

Government College Library

K O T A . (Raj.)

Acces.

Class

Book

DUE DATE SLIP

GOVT. COLLEGE, LIBRARY

KOTA (Raj.)

Students can retain library books only for two weeks at the most.

BORROWER'S
No.

DUE DTATE

SIGNATURE



All rights reserved by the publishers

Price : Rs. 60.00

54712

PRINTED BY RAVI OFFSET PRINTERS, MATIA MAHAL, DELHI
AND PUBLISHED BY KHAZANCHI RAM JAIN, MEHARCHAND
LACHHMANDAS, DARYAGANJ, DELHI.

FIRST PUBLISHED IN 1937

तुलसी-रामायण शब्द-सूची

लेखक

डॉ० सूर्यकान्त

डी. लिट्., डी. फिल्.

भूमिका-लेखक

प्रो० डॉ० जे० ब्लॉख

कॉलेज द फ्रांस, पेरिस



प्रकाशक

मेहरचन्द लछमनदास

अध्यक्ष—संस्कृत बुक डिपो

कूचा चेलां, दरियागंज, दिल्ली

विक्रय केन्द्र : स्ट्रीट नं० १, १ अन्सारी रोड, दरियागंज, दिल्ली-६

आ-मुख

१९३० में प्रकाशित हुए अपने 'हिन्दी साहित्य के विवेचनात्मक इतिहास' में मैंने तुलसीदास की प्रमुख रचना 'रामचरितमानस' की विश्व-साहित्य की मूर्धन्य रचनाओं के साथ तुलना करके स्थापना की थी कि यथार्थ कवित्व की दृष्टि से 'रामचरितमानस' का विश्व-साहित्य में अपना निराला स्थान है। इसका आधार स्फुट था : मानवता की दृष्टि से राम चरित्र के तुङ्गतम ककुद् पर जा लगे थे; भावना की दृष्टि से उनका सीता-परिणय अभूतपूर्व परिनिष्ठित हुआ था; विप्रलम्भ शृङ्गार की दृष्टि से उनका सीता-विरह अपने जैसा आप था। 'रामायण' में स्वयं भगवान् ने मानव का रूप धारण करके मानव-चरित का आदर्श स्थापित किया था। सीता-परिणय का अभिनय करके उन्होंने मानव के हृत्तल में असीम प्रेम का सागर प्रवाहित किया था। राम का यह अयन सचमुच अनोखा था। राम के इस अयन का तुलसी ने अपनी 'रामायण' में रसात्तावित ख्यापन किया है।

यदि भारत की राष्ट्रभाषा हिन्दी की शेषधि में 'रामायण' के अतिरिक्त और कुछ भी न रहा होता तो भी इसका वसु स्पृहणीय बना रहता और उसका आस्पद अप्रधृष्य बना रहता; किंतु 'रामायण' के साथ-साथ इसमें कवीर की पदावलि थी; सूर का कान्हा-स्तवन था और साथ ही और भी बहुत कुछ था, जोकि साहित्य की दृष्टि से उत्कृष्ट था—सचमुच मूर्धस्थानीय था।

हिन्दी की इस अमेय गरिमा को आत्मसात् करके महात्मा हंसराज ने इसे भारत की राष्ट्रभाषा बनाने का १९२८ में निश्चय किया—और इस ध्येय को समस्त रखकर अपने डी० ए० वी० कालेज, लाहौर में मेरी नियुक्ति हिन्दी-विभागाध्यक्ष-पद पर की। एक पहुँचे वीतराग महात्मा का आदेश था—सिर झुका दिया—हिन्दी को उसके सहज आसन पर आसीन करने का संकल्प पल्ले बाँध लिया।

किंतु क्षेत्र में प्रवेश करते ही अपेक्षित सामग्री का निपट अभाव खलने लगा—न कोई इतिहास, न किसी भी ग्रन्थ का कोई भी प्रामाणिक

संस्करण, न कोई शब्दसूची और न किसी भी प्रकार का कोई भी 'कॉर्डेस' । अवाक् रह गया माता की इस अकिंचनता पर; किंतु महात्मा का आदेश सामने काष्ठा वन कर खड़ा था—फिर हिन्दी के प्रति मन में प्यार भी था । वस, जुट गया इतिहास-संकलन में; और १९३० में 'हिन्दी का विवेचनात्मक इतिहास' प्रकाशन में आ गया ।

एक कमी पूरी हुई—किंतु हिन्दी का भाषाविज्ञान की दृष्टि से विश्लेषणात्मक अध्ययन कैसा ? इसमें एक भी ग्रन्थ का प्रामाणिक संस्करण नहीं था—एक भी शब्दसूची नहीं थी । वस, जायसी के 'पदुमावत' का प्रामाणिक संस्करण तैयार किया और साथ ही उसमें आये विपुल शब्द-भाण्डार की वैज्ञानिक दृष्टि से तुलनात्मक समीक्षा भी प्रस्तुत की । अब सामने आया प्रकाशन का प्रश्न । पंजाब विश्वविद्यालय के वाइस-चांसलर प्राच्यविद्या एवं इतिहास के पारंगत विद्वान् थे । वे स्वयं उच्चकोटि के अनूचान थे, विद्वानों का हाथ पकड़ना जानते थे और समझते थे कि अनुसंधान को बढ़ावा कैसे दिया जाता है । वस, प्रथम साक्षात्कार में ही जायसी के 'पदुमावत' के प्रकाशन की स्वीकृति लिख दी और उसे पंजाब विश्वविद्यालय के प्राच्य प्रकाशनों में संमिलित करने का आदेश दे दिया । इसे कहते हैं अनुसंधान का सच्चा प्रेम ! काश, इसका शतांश भी आजकल के शिक्षाधिकारियों में स्थान ले पाता !

जायसी का पुनरुद्धार हो गया किंतु तुलसीदास अब भी अंधेरे में उपाहित पड़े रहे । उनके भावपद्य पर तो श्यामसुन्दरदास एवं रामचन्द्र शुक्ल ने लिखा था और अच्छा लिखा था किंतु उनके शब्द-पद्य पर एक भी चितेरे का ध्यान न जा पाया था । इस काम की पूर्ति के लिये 'रामचरितमानस' की शब्दसूची तैयार की गई और उसके प्रकाशन के अनेक विफल प्रयत्न कर लेने के उपरान्त इस सूची को भी अपने महनीय गुरु डॉ० बुलनर के समक्ष रखा गया । उस सोमवार के प्रातः ६ बजे का दृश्य आज भी आँखों के सामने आ जाता है । उसे स्मरण करके एक देवता की याद सताने लगती है; एक वदान्य प्राच्यमना मानवपुंगव की—जो मानवता के उत्कर्ष पर जा पहुँचा था । रचना को देखते ही स्वयमेव प्रकाशनार्थ अरज़ी लिखवाई और तुरन्त उस पर Sanctioned लिख दिया । फिर उस अरज़ी की नकल करवाई, जिसे उन्होंने पब्लिकेशंस बोर्ड के तीन सदस्यों में प्रसारित किया । इसे कहते हैं आदर्श विद्याप्रेम—यह है एक मानव की शोलाखेज वदान्यता, जो अंधुर दुनिया को

वदल दिया करती है, जो अनुसंधाताओं के भ्लान दिलों में जान डाल दिया करती है। कौन-सा छात्र ऐसे महामहिम वदान्य वाइस-चांसलर के सामने सिर उठाने की गुस्ताखी कर सकता है ! चरित्र एक अनोखी शेवधि है। वह जिसके पास होती है उसे तो वह बना ही देती है एक सच्चा विश्ववेदस्; यह सामने आये जनसमूह को भी उन्दासित कर देती है; यह अपनी परिधि के वायुमण्डल में भी चन्दन-कस्तूरी बसा देती है। निदान 'रामायण शब्दसूची' पंजाब विश्वविद्यालय की प्राच्य प्रकाशन सीरीज़ में प्रकाशित हो गई। किंतु इसे प्रकाश में लाने वाला महामना ६ जनवरी १९३६ को सहसा स्वर्ग सिंघार गया; अपने प्रोज्ज्वल जीवन में वह नर-रत्न स्वाध्याय की एक परंपरा प्रवर्तित कर गया था। वह परंपरा प्रवर्तित रही और पंजाब में विद्वत्तापूर्ण प्रकाशन निकलते रहे।

'रामायण-शब्दसूची' १९३७ में प्रकाशित हुई। तब मैं ऑक्सफर्ड में अनुसंधान कर रहा था। मेरी अनुपस्थिति में इसके प्रकाशन का समस्त श्रेय मेरी सहधर्मिणी सुखदा देवी को है। उसीने इसके प्रूफ पढ़े, उसीने इसे प्रेस-संज्ञव के पार लगाया। आज इसके नवोदय के अचसर पर वह चिरसंगिनी भी सामने नहीं है—वह अपनी इहलीला को संवृत करके वैराज-नामक लोक में जा पहुँची है। सुना है उस लोक में एकमात्र प्राज्यचरित्र मानव प्रवेश पा सकते हैं। देखें, क्या कभी हम भी उस लोक के द्वार को छू सकेंगे ? पीछे उस स्नेहमयी का साथ इस जीवन का सहारा था—हो सकता है अपने नये आवास में भी वह हमारा हाथ सँभाल ले।

'रामचरितमानस' की शब्दसूची के बाद हमने 'पृथ्वीराजरासो' की शब्द-सूची पूर्ण की और साथ ही हिन्दी के प्रमुख कवियों की रचनाओं का 'कंकोडेंस' भी तैयार कर दिया। इसी बीच हमें लाहौर से प्रस्थान करना पड़ा और वह अनमोल सामग्री वहीं रह गई।

'रामायण-शब्दसूची' के प्रकाशन पर साधुवाद का ताँता लग गया था—विशेषतः पाश्चात्य जगत् की ओर से। स्वर्गीय माताप्रसाद गुप्त ने उग्र साधना करके 'पदुमावत' के शब्दकोश के आधार पर 'पदुमावत' का संस्करण तैयार किया था। तत्पश्चात् उन्होंने 'रामायण-शब्दसूची' के आधार पर 'तुलसी-रामायण' का प्रामाणिक संस्करण प्रस्तुत किया था। उन्हें इस सतत साधना में प्रयत्न देखकर मुझे खुशी हुई थी। इस साधना का परिणाम शुभ हुआ था—इससे हिन्दी को चार चाँद लगे थे।

पुस्तक की माँग लगातार बढ़ रही थी। सन्त विनोवा भावे ने १९४७

में इसे देखकर इसकी महत्ता को पहचाना था और इसके प्रकाशन का प्रबन्ध करने की आशा वैँधाई थी। किंतु सन्त एक जगह नहीं टिका करते; फिर उनकी दुनिया भी अनन्त हुआ करती है और उनके काम भी अगणित रहा करते हैं। बोलते कामों की लड़ी में 'रामायण-शब्दसूची' का मौन काम पिछड़ गया। फिर मैं भी संस्कृत की चिन्ता में इस काम को भूल-सा बैठा।

किंतु मेहरचन्द लछमनदास प्राच्य-प्रकाशन की एक प्रख्यात फर्म है। इस फर्म के कर्णधार श्री सुदर्शन मेरे अपने प्रियजन हैं। उन्होंने इसके पुनरुद्धार का भार अपने सिर ले लिया। वे धन्यवाद के पात्र हैं।

'रामायण-शब्दसूची' अपने नवीन आकार-प्रकार में पाठकों के सामने है। देखें, हिन्दी के विद्वान् इसका किस प्रकार और कितना उपयोग करते हैं।

सरसावा, सहारनपुर, यू० पी०
१.१.७३

सूर्यकान्त

Table of Contents

Preface	1-4
Introduction	i-xii
<i>Śabda-sūcī</i>	1-658
Addendum	659-72
<i>Sambaddha Kathā-bhāṣa</i>	1-13

The publication has been delayed chiefly on account of my prolonged absence from home.

In conclusion, I have the duty of making certain acknowledgements.

Prof. A. C. Woolner, the late Vice-Chancellor of the University of the Panjab—who had been a source of inspiration for me from 1918 till 1935, and to whom the inclusion of the present volume in the Panjab University Oriental Series was due—is now beyond the reach of human thanks or praise. Had he lived to see this work in print he would have assured me of the completion of my plan and would have begun to evince livelier interest in the scientific advancement of the national language of India.

Likewise has left me, in my absence, my beloved daughter Indirā, in real sense one of the *begetters* of this work, who, indeed, exerted an ennobling influence on my being; all peace and glory be hers wherever she may be journeying to-day.

It is impossible for me to exaggerate the debt I owe to Prof. J. Bloch of College de France for writing the brilliant introduction to this work and to our esteemed friend Prof. R.L. Turner, Director-elect of the School of Oriental Studies, London for going through it at the request of the illustrious writer. To both these eminent philologists I tender my most sincere thanks and also those of the University of the Panjab.

Untiring devotion and loyalty were shown by my pupil-friends Bharatamitra Śāstri (Lahore) and E. Kṛṣṇa Vāriar (Madras) in assisting me in the actual preparation of the Index.

I should also express my thanks to Messrs. Mehar Chand Lachhman Das, Lahore, for their efficient printing-office.


But the one person whose name I must not pass over in silence, and to whom my debt with regard to this Volume is particularly heavy—is my wife Sukhadādevī; for to her did fall the task—exceptionally laborious and exacting of seeing this work, from start to finish, through the press, in my absence. It was she, who, in collaboration with my brother-in-law, Pt. Baladeva Śāstri Nyāyatīrtha added meanings, selected different types, read proofs, and admirably carried out the hundred and one minor but essential tasks of checking and counter-checking, of taking charge of the administrative details inseparable

from a work of this size and nature. But for her untiring devotion and loyalty, the publication of this work in India and my studies in Europe would never have been possible; the more so after our bereavement, since when her courage, her patient learning of the art of suffering, her calm serenity in facing difficulties, her consuming restraint and love for literary service—all these have been, indeed, heroic.

Oxford, 12th May 1937.

Sūrya Kānta

INTRODUCTION



Not many words should be necessary to introduce an Index of the words included in one of the most famous poems of India. I am not speaking only on behalf of students of philology, who are in constant need of correct and full documentation on the different stages of evolution of languages (and who by the way are rarely satisfied in the case of Indian vernaculars). But taking the standpoint of the general or literary reader, it can be said that few works are more worthy of gratitude, although they seldom find due recognition, than translating or indexing the masterpieces of literature; though such works really the productions of the best minds of humanity are enabled to enrich humanity. In India especially, where there is a common culture expressed in many languages, helps of this sort are most needed, so long as one is not contented with the mere sonority of the words added to a guess of their general meaning. Not only scholarly knowledge, but refined enjoyment in reading and cultivation of the mind mean more. If 'to criticise is to compare', as a celebrated French critic who was a Professor in the Sorbonne, used to tell us, comparison in its turn must have a foundation in a solid and careful knowledge of the things compared.

Now it is clear that Tulsī Dās is among the literary glories of India, one of the most worthy of attentive reading. To appreciate his merits it is not indifferent to notice what the words he uses are, in what circumstances or with what frequency he uses them. All the more it is true if examined from the point of view of the history of the language. Things being so, indexes of difficult words are far from sufficient, even supposing that many difficult words or expressions do not escape being included in them; moreover it is a well known fact that the more knowledge advances, the more difficult things appear; so the only real help is in a full corpus of all words and forms, with of course full references allowing recourse to the context. In the case of the Rāmāyana, I even regret that other works of Tulsī Dās should not have been indexed at the same time, and I hope they will be so one day, as it is hoped, to mention only this point, that a help towards the question of their authenticity may be found in comparing in detail the use of the language in the different works. Much profit has been derived in that way in the study of European literatures, ancient and modern. And of course I hope that more authors and works in other vernaculars will be indexed

in the same way, so as to extend the detailed knowledge, necessary to correct understanding and comparison, which is, as we have seen, the basis of literary criticism as well as of linguistic history.

But I shall say no more on that matter. I shall rather confine myself to more familiar linguistic subjects, having in view the position of the language of Tulsī Dās among other languages of Northern India, past and present.

The fundamental origin of the unity of Indian culture lies, as is well known, in Sanskrit literature, so also the Sanskrit language, or let us say, some form of it, has been the common basis of the Northern vernaculars. But the origin of Sanskrit is foreign to India; it is distantly related to the language in which I am trying to express myself here as well as to another one, more familiar to me by right of birth; it is much more closely allied to present Iranian languages and especially to their ancient forms, among which we know well Old Persian and Avestic. What do we know or guess of the period contemporaneous to or preceding its propagation among tribes (unidentified) of Hindostan ?

Among the clay tablets discovered in the royal archives of Hattusas, the Hittite capital [now the village of Boghaz-Koi, 90 miles east to Ankara] is a treaty concluded circa 1380 B. C., where gods are invoked as witnesses: the gods of the Mitani King are Mitra and Varuṇa, Indra and Nāsatyas, that is, gods known from the Veda and grouped as we see them only in the Veda. In the same locality has been found a treatise on the training of race horses, written in the Hittite language; but this language is interspersed, probably through Mitani influence, with a few Aryan terms, especially *akavartana* meaning "one turn, one run," where the word for "one" has been formed with a suffix *-ka*, which in this word is only known otherwise in Sanskrit; Iranian for instance has old Persian *ava*, Avestic *auva* (modern Persian *yak* is **ava-ka*, not **aka* as in the Hittite treatise and in pre-Sanskrit). So traces of a people whose language and myths were closely connected with Vedic language and myths must have had some sort of contact with Western Asian peoples at a comparatively early date. But who were they? Were they really those who carried the Veda and the Sanskrit language in India, or only parent tribes? Were they on the contrary invaders come back from India? The last hypothesis has been propounded, it is not the most probable of all, but there is no decisive proof against it for the present.

Anyhow it is certain that Sanskrit-speaking Aryans did enter India from the West. The progress of their culture can be followed in the different layers of Vedic lore, the more recent the works are, the more do they contain indications of advance towards the East in the Ganges valley, and later on towards the South. But if modern vernaculars may pride themselves on continuing all (with some reservations which we will see later) the language of these 'noble' invaders, it is not to be concluded that those newcomers 'civilized' India, any more than, ages after, did the Moghuls or Europeans. It is clear, and language itself testifies to it, that they themselves were more and more influenced by the conditions of their new home; on the other hand recent discoveries have shown that there had existed 15 centuries before

the time of the Mitani-Hittite compact, a brilliant civilization whose monuments are to be found in the Indus and Satlej valleys; that civilization must have had, directly or indirectly, some sort of influence on the Indian culture of the time. But nothing yet would show that the Aryans had any cognizance of that civilization. All they knew of it may have been the same thousand ruined cities which Aristobulus saw, when sent on a mission by Alexander the Great in the Indus valley.

However, it is clear that the unknown language or languages of the dense and civilized population of the country was or were superseded by the language of the newcomers, for some reason or other, possibly because of their technical superiority, possibly because of their organised learning and knowledge of script. At all events the oldest remaining literature of India was composed for and transmitted by Vedic schools. It has been noticed that language evolves slowly through that ancient literature, at least different works admit of differences in style which correspond to a real evolution of the language. What is more instructive, even in the oldest of them, traces are to be found of vulgarisms creeping into the hieratic form of speech, which testifies to the existence of dialects other than the normally written one. I shall refer here only to the existence in the R̥gveda of a few words with *l* instead of *r*, the number of which increases in later texts; or to the fact that some sounds like *l*, or forms like instrumental pl. in *-ebhiḥ*, although avoided by classical Sanskrit, appear again in Middle Indian. And it has been observed that certain Middle Indian forms or words continue directly pre-historic Indo-Iranian, in opposition to Sanskrit: e. g. Pali *sāmaṇ* "of oneself" is Avestic *hāma* "same"; Prakrit *ghar* ("to pour") is in accordance with Avestic *žar*- and Greek *phtheiō* not with Sanskrit *kṣar*-. More than that: *du*- in Pali '*duṭṭiya*' ("second"), *dupada* ("biped") is not a local derivation of *dvi*- and has no corresponding form in Aryan, but is connected directly with Indo-European; compare for instance Latin *duplex* ("double"). So Prakrit *se* ("his," "their") has a corresponding form not in Sanskrit, but in Iranian (Old Per. *šaiy*, Gāthā *hōi*, Avestic *šē*); an equivalent to the endings of the genitive of the personal pronouns *maha*, *tūha*, will be found only in Slavonic.

No wonder then that in the small group of Indian dialects which go by the name of Kafir, that is, Kati or Basgali, Prasun or Veron, Aṣkun, and Dameli, a pronunciation of the palatal *varga* should have been kept till today, which is anterior to the actual forms of not only other Indian dialects including Sanskrit, but also of all known forms of Iranian, to quote only one example, in the word for "ten" where the medial consonant was in the mother Indo-European language *k* (e. g. Latin *decem* (read *dekem*), Greek *dékā*) and became sibilant in all Aryan speeches, except those (Skt *daśa*, Avestic *daśa*), Kati has *duts*.

So there are many indications that Sanskrit was not the only Aryan dialect used in India in old times. But predominant it undoubtedly became among them. Sanskrit learning became identical with learning, and so it has remained till a comparatively recent period. How it has given expression to a tremendous literature and has been cultivated for centuries does not need to be much dwelt upon. Although it was, on principle, identical with Brahmanism, it was adopted by all, non-Aryan and

foreign rulers adopted and propagated it; religions founded by reformers hostile to Brahmanism did not neglect Sanskrit expression; Middle Indian Pali was cultivated after the model given by Sanskrit, and it happens that forms which are found in old Pali texts were replaced later by those Sanskritic ones; Prakrit literature is not independent and could only be understood and enjoyed, as it was only written, by connoisseurs possessed of Sanskrit learning. Sanskrit gave and still gives more or less a model to the modern vernaculars, either in contributing to their poetical vocabulary or to the technical one, which in its turn affects the current speech. Even in distant Ceylon, where Brahmanism had not the pre-eminence, Sanskrit has got some influence, either through Buddhist culture or Tamil vocabulary, as may be seen from a glance at the Sinhalese Dictionary now in progress. In Tamil, which I have just mentioned, however old and original the literature, there is no period where Sanskrit influence is absent, and it has of course grown more and more. The legend of Agastya, the saint and savant, who mastered and civilized South India and Indonesia, is a good symbol of the spreading of Sanskrit culture in those parts. Finally Sanskrit forms the background of every literature written in any Indian language; it is the key to the understanding of all; it has been the most effective power in uniting India in the past; it symbolizes the presence of Indian culture in foreign countries.

To appreciate what the unifying force of Sanskrit has been, think only of those differences of words employed to designate similar objects not only in neighbouring provinces, but in neighbouring villages, and even among people of different breeds or castes living in the same villages. Old India had comparatively few towns, which had not the unifying influence of European capitals; communications between town and country or rather between cultivated centres and uncultivated people were few. There was every chance of unrestrained differentiation, had not Brahmanism given to all a norm in social matters including language. How Indo-Aryan languages were capable of separating can be realized by comparing Pali or Aśokan inscriptions, with a dialect which was in use nearly at the same time, but outside the pale of Brahmanic culture: I am thinking of those documents found in Chinese Turkistan, dealing almost exclusively with practical subjects, in a language originating in Panjab, but very peculiar and very often puzzling, a hard nut to philologists indeed.

Against this unifying power of Brahmanical culture, there has been no other equal power. The British Raj for the first time has created political unity in India and at the same time has given an impulse to the local languages. In mediæval India, local powers ignored local forms of speech; at least the patronage of kings went first to Sanskrit learning. In so far as modern languages have been reduced to writing, it can be said that it was mostly for popular subjects legends and epics, religious songs and the like. Moreover here again some sort of unifying tendency can be seen. Just as Sanskrit was considered fit for grammar, drama, kāvya etc., and as later on Śauraseni must have been, at the beginning at least, the language appropriated to drama, or Māhārāṣṭri to lyrics when reduced to writing, so Apabhraṃśa (not a local name) was connected with Jain teachings, Braj with Kṛṣṇa legend, Awadhi with Rāma, Maithili with Vaiṣṇavite lyrics. And as this is a volume dedicated to Tulsī Dās, I shall ask

whether he wrote his Rāmāyaṇa in Awadhi because he was by birth and residence a man of the Oudh country, or because a romantic poem had in 1575 A. D. to be written in the same language as had been before the Mrgāvāt of Kutban and the Padmāvāt of Muhammad Jaisi. It will be remembered that the majority of his other important works are written in Braj, the language appropriated to lyrics. In Braj is not only the Kṛṣṇagītāvalī, but the Gītāvalī comprising the history of and prayers to Rām.

It must be added that these specialized languages are nowhere really pure; there is so to say a reflexion of all in each of them. In classical drama this is probably less due to faults in copying than to the general fact that there has been no pure Prākṛit dialect ever written. Returning to the poems of Tulsī Dās, in his Kavittāvalī, Awadhi forms are found, where Braj would have spoilt neither style nor meter, e. g. *vāvaio* for *āpako*, or *moṛē* instead of *mērē*; and this is not to be attributed to any mistake, as critics agree that Tulsī Dās's Braj may be as excellent as his Awadhi. The same may be said of his contemporaries and compatriots Nābhādās and Narottam Dās, of Nand Dās "the seller of gems" dedicated to Kṛṣṇa, even of Sūrdās, whose Braj is recognised as the purest. As a matter of fact, if a few Awadhisms have crept into their Braj poems, it was perhaps due not only to their having been Easterners, but also to a tradition. Dr. Dh. Varma has aptly noticed that Vallabhācārya had studied at Benares and had established his headquarters at Arail in the vicinity of present Allahabad, so that a touch of the dialect of that place might have been recognized by tradition even after the migration towards Govardhan and Gokul.

Another remark may be made, viz. that few of the literary works of renown have come down to us in the exact form in which they were at first recited or written. Their fame itself has contributed to their being more or less adapted to modern taste and comprehension. With coming generations we find impressions of locality growing increasingly in the works of poets. For instance, in the so called Brajabuli of Bengal, changes in the work, both in recital and manuscript, have crept in, and we notice that Kabīr's poems have come down to us in a relatively modern mixture of Awadhi and 'Western' Hindi, barring those which are included in the Granth Sāhib, where no eastern forms are traced, but on the contrary Panjabi ones. And so who could definitely tell whether the linguistic mixture which is found in the poems of Mīrābāī has not been due to the fact that born in Rajasthan, she lived afterwards in Brindāban and in Gujarat (as experience goes, people do not usually change their language when changing their residence) or to the habits of those who recited her poems?

From what has been said, it is easy to understand why scholars find so much difficulty in fixing the localities and social groups amongst which each of the literary dialects has grown and developed. A good example of this is Buddhistic Pali, which today appears to be associated with Ceylon tradition, and which indeed has had a strong influence on Sinhalese Indo-Aryan speech—perhaps saving it to a certain extent from all the consequences which might have been expected from its isolation. Pali or rather Māgadhi—as this is the name given to it by the texts themselves—is undoubtedly of continental origin; but what we can infer of Middle Indian Māgadhi either by comparing

it with Aśokan inscriptions or with the Māgadhi as used in Sanskrit drama, precludes the idea that there is in the Ceylonese books identity with Māgadhi any more than for instance in the Brajabuli just mentioned with Brajbhūkhā. More stress may be laid on the linguistic connections which have been established between Sinhalese and the languages of the Western Coast (although in old Sinhalese inscriptions there is a nom. sg. in *-e*, e.g. *lene din(n)e*, "a cave has been given"), or to the fact pointed out by Sylvain Lévi that one of the oldest pieces of Pali canon, viz. the Suttanipāta, testifies to a good knowledge of Malva and Gujrat. But what no one proposes is to discover one among the present vernaculars of India, in which typical facts would give evidence of direct descent from Pali. I for one think the same might be said of other middle Indian literary languages. No doubt Śauraseni may have been called originally after the name of the Mathura country; but the fortune of the dialect of that name seems to have been due to having been carried all through India by itinerant troupes of actors. So many centuries later Sleemann was present in the camp of Scindia at Rupaheli at a Kṛṣṇa-Rādhā ballet performed by a party of Brahman boys "educated at Muttra for this purpose, where a large tract of land is appropriated for their support".

As to Māgadhi (that is, standard Prakrit with very few conspicuous deviations) it was admitted in dramatic performances for the sake of especially comic effects; Māhātīkī was reserved for songs, other, so-called dramatic, dialects, have on principle, been nothing but momentary variants of the leading one. So that to my mind it is time lost to look in Bengali for instance for any remnant of old Māgadhi as we have it, except in one of its general features, viz. the pronunciation of sibilants. Nor can Sauraseni be used either for a similar purpose, as it is typical of a state common to all Indo-Aryan vernaculars excepting the North-Western ones. Lastly, connection between Jaina Ardhamāgadhi and vernaculars of localities situated between Magadha and Śauraseni country is only a guess based on the interpretation of an obscure name. As to Paisāci I have never been able to discover in its name a local tinge or to derive any instruction from the local varieties attributed to that 'demoniac' form of speech (of which by the way we possess almost no document). On the c o n t r a r y Apabhraṃśa language testifies to a certain degree to a locality, that is a Western one: which is in accordance with the fact that the oldest texts are in fact Western; and that is why I should avoid extending the same term to all old forms of the vernaculars, even if they have passed through a stage similar to the Western Apabhraṃśa as actually known. Taking a broad view of the matter, Apabhraṃśa is the literary form given to a Western vernacular, by adapting the same to Prakrit; the degree of adaptation, by reason of age and affinity, was strong here, much stronger than in the Prithi Rāj Rāsau or in Vidyapati's poems; but the principle of recurring to an older literary form with a view both to giving more dignity to the language and to allowing more people to understand it, was after all the same.

Such were the general conditions under which Tulsī Dās wrote, it remains to be seen what the position of his vernacular was among the parent languages.

From the point of view of Philology, Awadhi is a well defined form of language, differing widely enough from the neighbouring ones, Bhojpuri on the Eastern and Braj

on the Western side. On the Southern side there are dialects which have been classified with it, viz. Bagheli and further South Chattisgarhi. As a matter of fact "Bagheli is scarcely worthy of being classed as a dialect separate from Awadhi" to use Sir George Grierson's own terms. As to Chattisgarhi, it does indeed differ somewhat from neighbouring Bagheli, but some of the points of difference are points of contact with Awadhi proper; as happens in colonial languages, Chattisgarhi has preserved archaisms, while admitting of course at the same time elements borrowed from more Eastern forms of speech. As a result of this we may include under the name Awadhi practically the whole group of dialects to which Sir George has given the name of Eastern Hindi. This group, as we have just mentioned, differs both from Braj on one side and from Bhojpuri on the other. From Braj it differs in showing in the direct case of masc. sg. of the 'long' noun *ā* instead of *au* or *o*; in using *kā, k* "to" instead of *kau* or *ko*; *ma* "in" instead of *mē*, in ignoring *ne* "by" accompanying the agent of the past verb; in having no *-g-* future-suffix. On the other hand, the relative pronoun, which is *jo* in Awadhi as in Braj, is *je* in Bhojpuri, so already in the settlement of which Tulsī Dās is said to have been an arbitrator, in 1612 A. D.; *jē upar likhā sē sāhī* "what has been written above is correct." For the postposition in *k-* meaning "to", Bhojpuri has *ke*; it possesses also a postposition *lā* which Awadhi ignores; it also has a *-l-* suffix in the past participle, which Awadhi ignores too. For "my", Braj has *mēo*, Bhojpuri *mor*, whereas the Awadhi form is *morā*, with the same radical word as the second, but with a suffix as in the first. In the verb, to express the future Awadhi has two forms: one in *-ba*, the other with a suffix *-ih*; of these, the first is to be found in Eastern languages, the second in Braj, Bhojpuri on its part has developed a *-l-* form which recalls similar ones in other Aryan languages; but not in Awadhi or Braj, whose *-g-* future is on the other side unknown further East.

It is not necessary to go into further detail. I shall just mention a compound verbal form peculiar to Awadhi, viz. the past 1. *dekheū* "I saw", 2. *dekhe* and *dekhisī*, 3. *dekhisī*; to quote one instance from Tulsī Dās, *racesi upār* "he managed means". This past tense is capable of gender, e. g. (Ayodhyā II, dohā 19) *kinhesī kapatānabodhu, kahisī kathā* "she planned the cunning tale, she told a story". But in mentioning that these forms are already known to Tulsī Dās it must be pointed out that he uses them only when implying contempt to the subject; 2. *dekhehu*, 3. *dekheu* are the normal forms, more in accordance with the general scheme of the present tense (although the 2 sg. present is in *-asī*) and consequently with the majority of the corresponding forms in old vernaculars. So also in the present itself, Dr Saksena observes that periphrastic tenses, which are usual in modern Awadhi, are seldom met with in the Rāmāyana, where the simple Present Indicative and the Present Participle ending in *-ta*, fem *-ti* are usual, again in accordance with old forms of other vernaculars. For instance, *jāta* "he goes", *karata* "he does" may be, among others, Braj as well as Awadhi; Braj *mlac*, Awadhi *mlai* are also nearly identical.

There are indeed many points of contact between Awadhi and the neighbouring languages, and especially Western ones. As a matter of fact, as we have pointed out, the name Eastern as opposed to Western Hindi is a creation of Sir George Grierson. And

with excellent reasons; but he himself notices that among the people there is (or rather was, so great has been his authority) "no difference in name given by people among the various Aryan languages spoken between Panjab on the West and the river Mahānandā on the East and between the Himālayas on the North and the river Narmadā on the South."

It is true that, to put it in the words of Mr. Blunt, in his U. P. Census Report for 1911, "an inhabitant of a given Tahsil can doubtless understand the dialect of his own and all neighbouring Tahsils and possibly those of several immediately beyond them, but a man from the Braj country can certainly not understand a man from the Bihari country, or a man from the Bundeli country one from the Pahari country." On the other hand Braj has a comparatively close connection with Rajasthani and Gujarati; and so has Hindustani with Panjabi. The common feeling has not given authority to these last connections, and officers of the above mentioned census left them unnoticed as they found it impossible to distinguish, in accordance with the philologists' point of view, between Western Hindi, Eastern Hindi and Bihari (any more than between Hindi and Urdu).

We have seen both the analogies and discrepancies which render acceptable both positions. Let us now look at the languages surrounding those already discussed.

Although Bhojpuri, as has been mentioned above, has points that are common with its Western neighbour, it has more affinities with the Bihari group, which in turn distinctly groups itself with the more Eastern languages, Bengali, Assamese and Oriya. This can be seen for instance in the more or less complete absence of any distinction of gender in the grammar of these languages. In them also Sir George Grierson has shown that the so called genitive postposition is used at the same time to denote the direct case of the plural number, e. g. Bhojpuri *hamnī-ke* 'of us', *hamnī-kā* 'we', Maithili *hamār* "of me, of us", *hamā* [*sabhi*] "we"; Bengali *āmār* "of me, of us" *āmā* "we", *santāner* "of a son" *santānerā* "sons". In all of them the past tense of the verb is formed with-*l-* Bhojpuri *dēhklē*, fem. *dēhli* "he, she saw", Bengali *dēhulo*, Oriya *dēhila*, Assamese *dēhul*. The future suffix *-b-* we have already found in Awadhi.

On the Western side, Braj and Bundeli border on cognate dialects, which although possessing distinct individualities are very close to each other and also to Hindi. Here again we see in operation that law under which the limits of the linguistic phenomena do not coincide with the limits of the recognized dialects; the dialects are defined by a combination of linguistic features, each of which is not necessarily their own. To those differing, but evidently connected dialects Sir George Grierson has again given a common name viz. Rajasthani. As a matter of fact the gradual progression of small differences here also is such that it would not be impossible to include with them the more distant Gujarati. This connection is borne out by history, not only because in mediæval times Gujarat was considered a part of Rajputana, but also because it has been established that the Gujarati language itself and Marvarī are derived from a common language which was still in use during the sixteenth century. On the other hand it is said that in the seventeenth century Jaipuri had many more points of

agreement with Western Hindi than today.

It must also be mentioned here that to the Rajasthan group have to be added not only the Bhil dialects occupying the hill country dividing Gujarat from Rajputana and Khandesh, but also the Aryan dialects of Himalaya which were brought there by Rajputs. I may here refer the reader to a remarkable sketch-map given in the introductory Volume of the Linguistic Survey of India, p. 181, showing the affinities on one side between Central Pahari and Eastern Rajasthani, on the other side between Western Pahari and Western Rajasthani. As to Nepal, its language originates in a combined settlement of the same Gurjars who extend over Eastern Rajputana and of Mewar Rajputs.

It is only when we come to the South-Western limits of the continental Indo-Aryan area, that we find a more independent language: "Marathi is a language with well-marked frontiers, and does not merge into any of the neighbouring forms of speech." There are indeed towards Khandesh and Central India mixed dialects affected by Bhili, Chattisgathi or Oriya, but these do not constitute progressive links with the vernaculars situated next to them. Marathi has points in common with cognate speeches of all directions, e. g. it distinguishes initial *r* and *b* like Gujarati (and partly Rajasthani), Sindhi and Panjabi; it has a cerebral *ḷ* like Gujarati, Rajasthani, Panjabi and also Oriya; it possesses a future tense formed with *l* like some Rajasthani dialects and Bihari, a *-y-* infinitive like central dialects, a *-l-* past like Eastern languages. It has preserved three genders in the noun with Gujarati and Himalayan Bhadrawahi. But it also has preserved the Prakrit forms in *mājhā* "my", *tujhā* "thy", it preserves also (but not alone) the *-s(t)* of the 2nd person singular and *-nti* and *-ntu* of the 3rd plural of verbs. It has also special creations, among them the so-called genitive postposition-*ca*, the conjunctive participle in *-ān*; and pronunciation of its own, due to local habits which it shares with the neighbouring Dravidian languages: one is the *s*, *ts*, *dz* pronunciation of *ś*, *c*, *j* before *a*, *o* and *u*; another, the breaking initial *e* and *o* into *ye* and *wo*. In Marathi syntax itself admits of a trace of a Dravidian construction, viz. the logical subject of an oblique participle put in the nominative, e. g. *pāusālī sarḷyā var* "after the end of the monsoon", (that is, something like *pāṛḷḷḷāh sṛṭād uparī*), *tuvhī ālyā śnāy* "except you (r) having-come". This construction may be comparatively recent, or else has been considered as vulgar by old Marathi poets, as Tukārām has *maj ālyā vṛā* "without my having-come." Influences of similar origin can be detected in at least another language neighbouring Dravidian country, viz. Sinhalese (colloquial), *tiama ki de* "the thing which I have said" (*aharī-kathuta-kāryam*).

Standard Marathi is the Deśī spoken between the Ghats and the frontier of Berar. It is not improbable that it has spread from there towards the sea coast. That might explain why Goanese Konkani shows many affinities with Gujarati, although separated from it by Marathi dialects.

We now come to the Western Indo-Aryan languages. Among them one is very close to Hindi, viz. Panjabi. For instance, the word for a horse is *ghoṛā*, oblique *ghoṛe*, pl. *ghoṛe*, oblique *ghoṛā*, as it would be in Hindi dialects other than Hindustani proper.

In the feminine plural, *ghoṛīā* is both direct and oblique of *ghoṛī*. The so-called genitive adjectival suffix is *dā*, not *lā* as in Hindi, but it works in the same way. As a matter of fact there are reasons to believe that Hindustani is not really at the start, as has been said, the dialect of Delhi or of the surrounding villages, but the dialect of places near or pertaining to the Panjab. There are, as might be expected, features pointing towards another direction; for instance "I" is *maī* and "mine" *merā*, but for "we" Panjabi has *asī* and so *tusī* for "you". This characteristic is more important than the preservation of initial *v* or cerebralization of intervocalic *ḷ* and *ṛ*, or even a past *sā*, *sī* "I, thou, he, she was" which as far as it is a survival of Skt. *āsīt* can be detected in other languages, North Western and Eastern. It is even more important in a way than the curious tone following disaspiration of voiced aspirated consonants eventually accompanied by their unvoicing, which is peculiar to Panjab and neighbouring districts. No form like *asī* is to be found in any of the languages examined till now. In all those, *s* preceding *m* has become *h* as it did in Pali or Prakrit. But similar forms are to be found in other languages of the Western and North Western zone. With Panjabi *asī* go Lahnda *assī*, Sindhi *asī*. Kashmiri *asi* (cf. *sōnu* "our"), Shina oblique *āse*, Mayā obl. *asā* and among the Dardic, Prasun *asē*; but Kati has *ima*, Gawarbatī *ama*, Pashai *hama*. So although *-ss-*, *-s-* in such a case are characteristic of the region, they are not universal here. In a reverse way, it is not impossible to find similar treatment of *sm* farther east. Think only of Hindi *bisarnā* "to forget" in which as in Kashmiri *sōrun* "to recollect" *sm* has become *s(s)*. In older times Śauraseni Prakrit has in the locative singular of the noun *agginmi*, but in the pronoun *tassim*. Aśoka has—*nota bene*: in Central and Eastern inscriptions—*u (y) ā n a s (s) i* "in the garden", *j a n a s (s) i* "among people"

There are other features typical of the Western zone. But before indicating some of them, we must say a word about the less known small dialects which constitute that zone. The language of Kashmir is one of them. Although Sanskrit culture has been strong there, there can be no doubt that it belongs to what has been termed the Dardic group which occupies the hills, or rather the deep valleys farther North and West: the Indus valley North of Darban, including the Gilgit and Astor valleys, up to Baltistan, the upper Swat valley, Kunar and Chitral, lastly the district farther West down to the Panjshir river. West of the Indus this country borders Iranian dialects; in the North-eastern hills, it borders Tibetan languages and the mysterious Burushaski: mysterious as regards its origin and connections, but no longer mysterious in itself, since the recent publication of the excellent book dedicated to it by Lt. Col. Lorimer. In the territory thus defined, no less than fourteen or fifteen independent Indo-Aryan languages are spoken. They are of course not important if considered from the number of their speakers. Kashmiri, which is by far the most important of them, is spoken by less than 1½ million of people. Shina which comes next to it, has less than 100,000, as to Khowar, suffice to mention that in the state of Chitral, with a population of about 100,000, eleven languages are spoken. But to the philologist the importance of those small languages is great. They have nearly all lived beyond the pale of classical Hindu culture, separated from the language of Hindustan, with few communications between

themselves; the result being that by whatever mixture they have been affected they have preserved archaic features and at the same time show independent developments. When did they separate from the rest of the Indo-Aryan stock and under what circumstances? Nobody, of course, knows.

The country is still difficult of access, and the discovery of the languages is still in progress. Nevertheless, owing to the researches of Sir George Grierson and Dr. Moigenstierne, enough is known at least of their main features. In them voiced aspirates have lost their breath. They possess the distinction of *s* and *ś* (this last being eventually capable of opening, as in Kashmiri *hal* which is of course not English *hall*, but Sanskrit *śālī*). They often preserve conjunct consonants, notably those with *r* or a sibilant; eventually preserve even intervocalic ones. In some of these features they agree with Iranian, but their grammar at least is distinctly Indian. Nay, some of the features they have, as just mentioned, in common with Indo-Aryan languages of the Indus valley, for instance in not allowing a short vowel to lengthen before a simplified geminate consonant, e. g. Kashmiri *bata*, Shina *bāt* like Sindhi *bhatu* are derived from a word similar to Lahnda and Panjabi *bhatt* as opposed to Hindi etc. *bhāt* from Sanskrit *bhaktā*, Middle Indian *bhatta* (Sinhalese also has *bata*); of course in Shina *rāt*, Sindhi *rāte* the long vowel is not due to the position, but continues the vowel of Skt. *rātri*. Another feature which is common to Dardic and Indo-Aryan is the frequent use of pronominal suffixes added to nouns or verbs, examples of which will be found in Kashmiri *gupu-m* "I concealed him", *gupū-m* "I concealed her" (cf. *dī-m* "give me"), Sindhi *māru-me* "I beat him," *māru-me* "I beat her" (cf. *pu-me* "my father").

These resemblances and others show that Dardic, however peculiar in appearance, cannot be separated from the rest of Indo-Aryan. There is a connection between Dardic and Lahnda first as there is one between Lahnda and Panjabi and Hindi. Now, we are in a position to infer a similar connection in the case of Indo-Aryan language other than Sinhalese, spoken outside India; here I am referring to Gypsy, or rather Gypsy dialects, which have been driven West for some yet unknown cause and at an unknown period (in the 5th century?) and speakers of which are found in Western Asia, Northern Africa, Europe and America; in America some people still say *su dicus* for "all day", *lei su* "do quick", *su: ma* "hear me", *del ma:le pi:u* "give me water", *be:talē ū:uo pū* "sit down on the ground."

The Gypsy dialects are divided into two groups, one which is found in Western Asia, the other in Armenia, Europe and America. In the first, Indian voiced aspirates have lost their aspiration, in the second they have become surd, hence Nuri (Palestine) *daw*, Armenian and European *thov* "wash", (cf Hindi *dho*), or Nuri *ben*, European *phen* "sister" (cf Panjabi *bham*), or Nuri *gaw*, European *kham* "sun" (cf Hindi *ghar*), hence European *ghar* wherefrom Armenian *ghar* above mentioned, as opposed to Hindi *bhān*. Another distinction between the same groups is that intervocalic *-t-*, which has been lost in Hindustan, has become *-l-* in Europe, *-r-* in Syria compare Prasin, Kalasha (and East Iranian dialects) *-l-*, Khovar *-r-*; so in these dialects there is a final consonant

to mark the third person singular in the verbs: Eur. *kevel*, Nuri *keḍr* "he does", cp. Khovar *šer* "there is" (Skt. *śete*), Kalasha *ḍali* "he gives." Another distinction, less important, is that cerebral *f*, which is kept in Syria, has been changed into *l* in Armenia and Europe; but the retention of cerebrals is in itself important.

The late Dr. Sampson was inclined to believe that the *phen* and *ben*-Gypsies separated in the Persian territory about the tenth century A. D. They all have features in common with both Dardic and Hindi languages, for instance, on one side, distinction of two sibilants: Eur. *šel* "hundred", *sovna-kay* "gold", cf. Khovar *šol*, *sorm*, Shina *šāl*, *sōn*; on the other side *amē* for "we", *tumē* (Nuri *tme*) "you". The sibilant followed by a dental stop is treated both ways according to its position in the word: Eur. *vast*, Nuri *vast* "hand" (cf. Khovar *host*, but Shina *hāt*); Eur. *ušt*, Nuri *ōšt* "lip" (cf. Kalasha *ušt*, Kashmiri *wuṣh*), but Eur. *than* "place", *thulō* "fat". Other groups are of course treated in a purely Indian fashion: Eur. *ḍakhl*, Nuri *idīāk* "grape"; Eur. *mačo*, Armenian *mančav* "fish."

Thus whatever exact part of India those vagrant people may have migrated from, they undoubtedly carry with themselves an Indian language; much they have borrowed (owing to their recognized character, some would say, stolen) on the way; and as a matter of fact they use the language of the places they live in, as long as they care to be understood by everyone. Those borrowings in vocabulary, it may be mentioned, have been used to detect the routes of their migrations; through them it has been possible to recognize that long after the split between the Western Asiatic and the Armenian European branches, there has been another split in Europe itself; and that in Egypt are today to be found, side by side with Asiatic Helebi, descendants of prisoners from Moldavia by the Turks in the seventeenth century, viz. the Ghagar. Is it not a remarkable fact that they all are by right of birth or rather inheritance possessed of linguistic material and habits which render them as fit as many in India to be introduced to Northern Indian languages and literary masterpieces, among those last the Rāmāyaṇa of Tulsī Dās? Indian philologists must not neglect those vagrant brethren, although they are perhaps not of those of whom India may be particularly proud. Real Aryan culture has been propagated in the opposite direction, in the Dekhan and South India first, and then to the Far East. But there it is Sanskrit which has been the main vehicle or at least the symbol of Indian civilization. And prolonged contact with Hindu culture has rendered those Easterners, if less able to catch the meaning of the words employed by Tulsī Dās, on the other hand much better prepared to appreciate his teachings and to enjoy his literary merits.

16 Rue Maurice
Bérteaux, Sevres (S. O.)
Paris

J. BLOCH

तुलसी-रामायण
शब्द-सूची

तुलसी-रामायण

शब्द-सूची

अ

अँकुर २. २४. ३; १०८. १
अँग २. ३१६; ७. २४. ४
अँग-चाम ५. ३५. ३
अँग-अँग ६. २१. १
अँगव-निहारे—सहने वाले २. २६. २
अँगार-रासीन्ह ६. ७४
अँगारा ६. ७३. १
अँच-व्रत २. २३२. ४
अँचइय—पी लीजिए २. ११६. १
अँचल—आँचल, वख्र २. ११८. ३
अँचवाइ—धुलवाए १. १२३. छं. ५
अँजोरी—प्रकाश ३. १६. १
अँतावरि—आँत ६. १०६. छं. २
अँधियारा १. १८७. ४; ६. ६६. ६;
७३. २

अँधियारी—घोर अन्धकार १. २२७. ३;
३. ५७. ४; ५. ४८. २
अँधियारे २. १४८. ३
अँवारी—अटारियाँ १. २४६. १
अँवराई—आम की वगीची १. २४७. ३
अइहहिँ—अवश्य आएँगे ३. १३. १; ५.
१६. २
अउर १. १७९. २; १९९. २; २. ७८;
७८; १०१. ४; १२८. १; १५३.
३; २५८. २
अउरउ—और भी १. ४९. ४; १३५. २;
२२८. २; २. ७९. ३; ७. ६८;
१७८. ८; १९७
अकंटक—निर्विघ्न १. १११. ४; १११.
छं. ५; २. २२९. ३; २३६
अकथ—जिसका वर्णन न हो सके १. ७

७; ३७. १; ४; ३८. १; ३९. १;
 २. १२७; २३९. ३; ३१९. २; ७.
 १९८. १
 अकनि—सुनकर १. ३७७. २; २. ४५.
 १
 अकंपन १. २११; ६. ६६. ५; ८४. ६
 अकरन-क्रोही—विना कारण क्रोध करने
 वाला १. ३०८. ३
 अकल—अंग-रहित १. ७३; ६. १३७.
 ३; ७. १८६. २
 अकलंका—कलंक-रहित १. ९६. २; ७.
 १८८. १
 अकलंकता १. ३००. २
 अकसर—अकेला ३. ३२
 अकाजा १. ६७. ४; १९४. १; १९६. १
 अकाञ्चु १. १०. ४; २. १४. २; २३. ४;
 २१९
 अकाजू १. १९७. ३; २. ७४. ४; २१२.
 १; २६६. १
 अकाम—कामना-रहित १. ९१; १००. १;
 ११४. २; ७. ५३. ३; १९८. ७
 अकाम-पियारे ३. १०. ३
 अकाम-प्रिय ३. ४१. छं. ३
 अकाम-हित ७. २२३. छं. ७
 अकामा ३. ५८. ४
 अकामिनां—किसी बात की इच्छा न रखने
 वाले पुरुषों को ३. ६. छं. १
 अकारन-क्रोही १. ३००. १; ३०८. ३
 अकारन-क्रोधी २. १७४. १; ७. ६२. ३
 अकारनहीं ७. १६२. २

अकाल ३. ३२. ४
 अकास १. २२६. १; ६. ८८. ३; ९४;
 ९५. ३; १२०. ३; १२६.
 अकासा १. २०४. २; २. ३२६. २; ४.
 १९. ५; ५. ६०. १; ७. ११७. ४
 अकिंचन—निर्धन १. १९०. २; ३. ५८.
 ४
 अकुंठ—जो दूट न सके ७. ८८. १
 अकुंठा ६. ४१. ४
 अकुल—कुल-रहित १. १०३. ३
 अकुलाई २. ५८; ७२; ७७; ३. १५. १०
 अकुलाई १. २०४. ४; २८३. ३; २.
 १०३. २; १२२. ४; ३. ३०. १;
 ४. ५. ३; ६. १०२. ४
 अकुलान ६. ७८
 अकुलाना—घवराया २. १००. २; ४.
 २३. १; ६. ८. ५
 अकुलानि २. ७९
 अकुलानी १. ८२. २; २१६. २; २३३.
 ४; २९०. ३; २. ४२. १; ५२. ३;
 ५९. १; ५. १३. १; ३६. २
 अकुलाने १. २६२. ४; १. २८४. ३;
 ४. २७. २; ५. ६१. ४; ६. ७३. ३
 अकुलाही १. १६३. १; २. ७७. ३;
 १४३. ४
 अकेल—अकेला १. १८५. ३; ३. २३;
 ३१. ४; ४६; ६. ६३; ११३
 अकेलि १. ७६. ४; ७. ३०. छं. ५
 अकेली ३. ३९. १
 अकेले १. १८७. २

अकोविद—मूर्ख १. १३९. १
 अखंड—संपूर्ण १. ८२. ४; १७२. २;
 २३३; ३. १८. ६; ५. ५०; ६.
 ८३. ९; १३८. छं. ४; ७. १०४.
 २; ११५. २; १७४. ५; १८६. २
 अखंडा ७. २०२. १
 अखंडित ७. ७२. ४
 अखंडी ७. ८८. १
 अखारा ६. १३. ४; १८. २
 अखारेन्ह ५. २. छं. ८
 अखिल—संपूर्ण २. २६४; ५. ४३. १;
 ७. ५२. ४; १०४. २; १३२. ४
 अखिल-ईश्वर १. ७०. १
 अखिल-लोक-विज्ञान १. २२३
 अखिल-लोक १. २२९. ३; ५. ६०. ३
 अखिल-विस्वकारन करन १. २४१
 अखिल-भुवन-पति ४. ३
 अखिलम्-अमलम्-अनवद्यमपारम् ३. १६.
 ६
 अखिल-अघ-पुंज-नसावन—संपूर्ण पापों को
 नष्ट करने वाले ७. १४२. १
 अखिल-लोकलोचन अभिरामा ६. १११.
 ५
 अखिल-जगराजु ६. १३३. छं. १
 अग-जग-मय—स्थावर-जंगम-रूप १.
 २१७. ४; ७. ८४. ३
 अग—स्थावर, पर्वतादि ३. ४१. छं. ४;
 ६. ७६. १; ७. ३०. छं. २; ७.
 १४६. ४
 अग-जगनाथा ६. ५५. ४

अग-जग नाथ ६. १३०. ७; ७. ७. छं. ९
 अगनित—गणना-रहित १. ६१. ४;
 ११७. छं. ५; १३८. २; १४७;
 १५८. १; ३; १७६. २; २३४. १;
 ३८२. १; २. ७. २; २२२. १; ३.
 २६. छं. ९; ५. ५. ३; ६. ४१. २;
 ५५. ५; ७. ११९. ३; १२१.
 अगम—जहाँ पहुँचा न जासके १. १२.
 ५; ५९; १७७. २; १८५. ४; १९३.
 २; १९४. ४; २१०. ३; ३९३.
 ३; २. ७३. १; ९९. ४; १०६.
 ३; १२१; १२४; १३७; २५१.
 ४; ३२७. छं. ५; ३. ४१. छं.
 ५; ५४. १; ५. ३३; ७. ६८. २;
 १०७; —कविकुल २. २३४. १;
 २३६
 अगम् १. ३७६. २; २. ११३. ३
 अगर २. १७१. १
 अगर-धूप १. २२७. ३
 अग्र १. २६२. ४
 अग्र-प्रसंग १. १९. ५
 अगवान १. १२०. १
 अगवाना १. ११९. १
 अगस्त ३. १७. ५; ४. १९. २
 अगस्ति—अगस्त्य मुनि ७. ९१
 अगस्त्य ३. १५. १
 अगहुँड—आगे २. २६. १
 अगाध—अथाह १. ३९. १; १९७. ४;
 ३. ५१; ५. ५२. ३; ६. ४३. २;
 १४१. २; ७. ३२. ५; १४२. १

अगाधा १. ५८. १; ८२. १; ४. २०. १
 अगाधू १. ११. ३; ५७. २; २. २०६.
 ४; -गुणउदधि २. ४३. ४
 अगिनि १. ८८. ४; २१३. ५; २२१.
 ३; ५. १२. ६; ३१. ४; ७. १९८;
 -जोग ३. १४. १
 अगिनित ७. १५. छं. ६; ६०. ३
 अगुआई २. २०४. १
 अगुन १. ३५. १; ३७. ४; ३९. १;
 ५८. १; ९१. ४; १३२. ४; १३९.
 ३; १४०. १; १६९. १; १७२. २;
 १७४. ३; २. २२०. ३; ३. १६.
 १०; ६. ४६; १३७. ३; १४३.
 २; ७. १०४. ३; १२९; १८६. २;
 -खल अघ १. १२. १
 अगुनहिँ १. १४०. १
 अगेहा-वे घर १. १९०. २
 अगोचर-जो इन्द्रियों से न जाना जा
 सके २. १०९. २; ३. ४१. छं. ३;
 -मन-क्रम-वचन १. २३५. ३;
 -वचन २. १२४. ४; १२७
 अघ-पाप १. ३२. २; ४६. १; ३; ६२;
 ८२. २; १२८. ४; १४३. २; २.
 २१; १६३. २; १६८. ३; १७५.
 ४; २३४; २६२. ३; ३. ४५; ५४.
 ४; ५. ३९. ४; ४५. १; ६. १३७.
 २; ७. ४४. २; ५२. ४; ५४. २;
 ५६. ४; ६४. २; १७१; १८८. ३;
 ४; ५; २०८. ३; ११; २१५. ४;
 २१९. २

अघ अवगुन धनधनी धनेसा १. १०. ३
 अघ-खल-अगुन १. १२. १
 अघ-लेस १. १८१
 अघ-रूप-पाप का अवतार १. २०६; ७.
 २२३. छं. ५
 अघ-कृत-भूरी १. २५६. ३
 अघ-अजस-भाजन २. १४५. ३
 अघ-उदधि-पाप का समुद्र २. २०२. ३
 अघ-मूला २. २१३. २
 अघ-हानिकर ४. १
 अघ-खगवधिक ४. ३४
 अघ-खानी ६. ४६. २
 अघ-जनमकोटि ६. १५५. ४
 अघ-गंजन-पाप नष्ट करने वाला ७.
 ७४. २
 अघ-अखिल-पुंज-नसावन ७. १४२. १
 अघटित-जो नहीं हुआ १. १३९. ३;
 २. १६६. ३
 अघ-रासी-पाप का ढेर ५. ६३. ३
 अघाड़-वृष होते हैं २. २१०; २१२. १
 अघाई २. ५३. ४; २५३. ३; २६१. १
 अघाउँ ६. ७८. ४
 अघाऊँ ७. १३४. १
 अघात-चोट ५. ५०. २; ६. १३८; ७.
 ७६
 अघाता ३. २८. २
 अघाती-वृष होती १. ४४. २
 अघाने २. १०९. १
 अघारी १. २१८. छं. ३; ३. ४४. २
 अघाहिँ ६. ११३. ५; १३२

अघाहीं २. २५२. ३; ७. ७७. १;
 अघाहू २. २१०. ३
 अंक—अक्षर, गोदी, चिन्ह ६. ४४. १;
 ७०. ४; ८५. ४; ७. ११२. ४;
 —सीयरामपद २. १२४. ३
 अंका १. १२१. ४;—रामपद २. २३९. २
 अंकित-राम-नाम-जस १. १९. ३;—रामा-
 युध ५. ५;—राम-नाम ५. १३. १
 अंकुर—नया उगा पौधा १. ३७९. ३; २.
 २४. ३; १७७ छं. ५; २५१;
 २५१. १
 अंकुरे ६. १२१. छं. १; ७. २१०. २
 अंकुरेउ १. १५७. २
 अंकुस १. २३१. २; २८९; ३. ३२. ४;
 —ध्वज कुलिस-कंजजुत ७. ३०. छं. ४
 अंग-भव १. १७. ३; १९. छं. ६
 अंग १. २५३; २६४. २; २६९; २८१.
 २; २९६; २. ८. २; ११३. २;
 २२६. २; २३६. ४; ३. ३५.
 २; ४१. छं. ४; ५. ४; ६. २०;
 ७. २४. ४; २७. छं. ६; ११२. ३;
 —प्राकृत-नारि-अनुरागी २८०. १;
 —भंग ५. २४. ५; ५४. २;—राम
 १२९. छं. १
 अंगद ४. १२. छं. ५; १३; १४. ५;
 २३; २५; २६. १; २९. २; ३;
 ३०. ४; ३३. १; ६. १४. ४; २५.
 ३; २७. १; २७. ३; २८. २; ३०.
 २; ३०. ३; ४; ३३. १; ३९. २;
 ४४. ३; ४८. ३; ४९; ५६. २;

६३; ६३. १; ६५. ४; ६६. २;
 ६७. १; ७१. १; ७३; ८७; ९५.
 ४; ९९; ९९. ३; १०५; १०७. ३;
 ११०. २; ४; १२१. छं. १; १२२.
 ४; १३२. १; १५१; १५३. ५; ७.
 १२. १; १८. १; ३६. ४; ३७;
 ३८;—आदि १. ३४. १; ५. ५६;
 ६. ९८. ३;—वचन ४. २९. ४;
 —दुख ६;—समन्त ५. २८. ४;
 —हनू-समन्त ४५;—पन ६. ५३. ७;
 —विभीषन-हनुमदादि ७. २७. छं.
 ५;—मुकुट-आदि २७. छं. ६;
 —हृदय ४०. १

अंगदहिँ ६. ५७. २
 अंगदु ६. ४१. १; ६७. ३
 अंगन-समर ६. १०६. छं. २;—संग्राम
 ११३. छं. १
 अंगान्हि ७. २७. छं. ६
 अंगा १. ३१८. २; ५. १९. ३
 अंगार ५. १२
 अंगारा ५. १२. ४
 अंगारू २. १६२. ३
 अंगीकारा १. ११३. २; ३. ५३. ३
 अंगुल ७. ११७
 अंगुलि १. १४१. २
 अंग्रि—पैर—भवत्-निरादर ७. ३२. ५
 अचगरि—नटखटी १. ३१०. २
 अचंचल—शांत १. २६३. २
 अचंभौ ६. ९३. ४
 अचर—जो न चल सके—चर १. ७८. १;

१०९ छं. ५; १४३. १; १५९. २;
 २३२. २; २३६. ४; ३. ३७. ३; ६.
 १०. १; ४२; ७. १३१. २; १३२;
 २०८. ५; ७. १३२. ३
 अचर-चर-राया १. १५६. ३
 अचर-सचरनायक १. १७४. १
 अचर १. १३१. ४; २. १४०. १; २३९.
 ४; ३२२. ३
 अचर-चर-नायक ६. १२८. २
 अचर-सचर ७. ४४; ११५. २; ११९. ४;
 २२१. २
 अचरज १. १३४
 अचरज्जु १.-१५५. २; २०२. १; २. ३९.
 १; २२४. ४
 अचरमय ६. २१
 अचल-पर्वत, जो चल न सके १. ७. ६;
 ४२. ३; ५१. ५; ९१. २; ११०;
 १८१. ३; २. ३०. ५; ३२६. ३;
 ३. १५. ८; ५८. ४; ४. १२. १;
 १६. ४; ६. १०; १०३. ५; १०७.
 २; ७. १७. १; १०६. ३; १३०;
 १४२. २; २०६. ३
 अचल-राज्जु ५. २३. १
 अचल २. १३४. २
 अचारा-आचरण १. २१५. छं. ५; ७.
 १३२. १; १५८. ५; १९८. ५
 अचेत १. ४९; १८५; २. ८०; ६. १२६
 छं. ३
 अचेता २. ३२१. ४
 अच्छ (अक्षयकुमार) ६. ५५. ३

अच्छत १. ७; ३९. ४; ३०७. ३; ३१२;
 २. २; ५. २
 अच्छत १. ३२९. ४; ३७९. ३; ७.
 १३८. १
 अच्छय-न नष्ट होने वाला, -कुमारा ५.
 १८. ४
 अच्छर १. १७१;-परुष ७. १६२. ४;
 -घुन-न्याय २०३
 अच्छोभा १. ३०७. ४
 अज-जन्म-रहित, १. २३. २; ७३;
 ११४. २; ११५. ४; १३२. ४;
 १४०. १; १६९. १; २३०; २३७;
 २४४. छं. ४; ३. १०. ३; ३९. ९;
 ४. २८; २९. ६; ५. ३. छं. ९;
 २३. ४; ३६. ५; ३९. १; ५८;
 ६. २१; १३१. १; १३७. ३; १३८
 छं. २; १३८. छं. ३; ७. १४. ३;
 ७. छं. ६; ४८; ५३. ५; ५७. २;
 ५८. ४; १०४. २; १२९; १७०.
 २; १७४. ५; १८६. २; २१०. ६;
 -आदि १. ७७;-धामा (ब्रह्मलोक)
 ६. २१. १; -सिव पूज्य ७. ३०.
 छं. ४; -शिव-पूज्य-चरन ७.
 २१५. २
 अजम् ३. ४१. छं. ३; छं. ४
 अजगर ७. १७२. ४
 अजगव-महादेव जी का धनुष्य १. ३०८
 अजय १. २००. ३; ५. १३. २; ६.
 ९९. ७; १०३; १३९. २; -मख
 ९८. १;

अजर—जो जीर्ण न हो सके १. १०६. ४;
 ५. १७. २; ६. ११४. २
 अजस १. २८०. २; २. १३; ३४. ३;
 ४६. १; ७. १८९. ४;—अघभाजन
 २. १४५. ३
 अजसी—अपयशी ६. ४६. १
 अजसु २. ३४; ४४. ३; १७५. ४; २१९
 अजहि—ब्रह्मा को ७. २११
 अजहूँ १. ७३. ४; ८६. २; १६९. ३;
 १७०. १; २००; ३१२. ४; २. ३८;
 १२५. १; १४५. ३; १६६. ३; ४;
 ३. ८; ६. ५६
 अजहु—अव भी १. ३०८
 अजहूँ १. १०४. १; १३३. ३; २. ३३.
 ३; ४. ११; ६. ४०. २; ८५. १
 अजा—जन्म न लेने वाली १. १२२. २
 अजाचक—अयाचक, न माँगने वाला ७.
 २७. ४
 अजान १. ३०२
 अजामिल—एक पापी ब्राह्मण १. ४२. ४;
 ७. २२३. छं. ५
 अजित—जो जीता न गया हो ४. २९. ६;
 ५. ३९. १
 अजितम् ६. १
 अजिन—मृग-छाल २. २१२
 अजिर—आँगन १. १२९. ३; दसरथ-
 विहारी १३६. २; २३५. ३; रन-
 २५४. २; ७. ५०. छं. ५; ११०;
 ११२. २; नृप-विहारी ११३. ४
 अजीता ७. १०४. ३

अजे ७. ३२. ९
 अजोध्या ७. ५०. १
 अंचल, दृग्—१. २६३. २; ३८५. २; ६.
 ९. २; ७. २०२. ४
 अज्ञ—मूर्ख १. ७४. १; ८०; १३३. १;
 १३९. १; ७. १७२. १
 अज्ञता,—भंजन ७. ५७. ३
 अज्ञा १. २३७. २; २५९. ३; २. १७५.
 ४; प्रभु—६. २५
 अज्ञान १. २३९; ४. ४;—प्रसंगा ७.
 १०६. ४; ५; १८७
 अज्ञाना १. ७६. २; १३२. १; १४०. ४
 अज्ञानी १. १४१. १
 अज्ञाना १. ३१८. ३
 अज्ञानु १. ७७. १
 अज्ञानू १. २९३. २
 अंजन, गुरुपदरजमृदुमंजुल—१. ७. १
 अंजलि, तिल—६. १३१
 अंजि १. ६
 अंजुलि,—गत १. ८
 अटकि—शिङ्क कर १. ८७
 अटन—घूमना १. ३८०. २; तीर्थ—७.
 २१९. २
 अटपटी—सुंदर १. १६२. ३
 अटपटे २. १०१
 अटारिन्ह ७. १०; १९
 अटारी ५. २५. ५
 अट्टहास—जोर की हँसी ५. २५; ६. ६०.
 २; ९४
 अठारह ५. ५७. २

अद्भुति २. १४४. ३
 अंड २. १५७. १;—कटाह ७. १२०;
 १४६. ४
 अंडकोस ५. २१. ३; ७. १२१. ३
 अंडज, —राया—पक्षिराज ७. ११९. २
 अंडन्हि २. ८. ४
 अतनु—अंग-रहित १. २८०. ३
 अतर्क्य—तर्क-रहित १. १४८. २
 अति १. ७;—अनुरागा ११. १; १७. ४;
 ६; १९; १९. १; २०; २१;
 २२. ३; ६; २३; २५; ३२. १;
 ४६. १; ४९; ५६. १; ५९; ५९.
 २; ३; ४; ६६. १; ३; ६७. १;
 ३; ६९. २; ७१; ७२; ७३. १;
 ७५. १; ७६; ७६. १; ७७. १;
 ८४. ४; ८७. ४; ९८. १; १००.
 ४; १०१. ४; १०२. ३; १०४. १;
 १०७. ४; १११. १; १११. छं. ५;
 ११३. १; ११४. ३; ११५. १;
 प्रिय—११७. २; ४; छं. ५; ११७;
 ११८. १; ११९. २; १२०. ३;
 १२३. १; छं. ५;—दिव्य १२४. २;
 १२६; १२६. ३;—मतिमंद १२७;
 १२८. १; १२९. २; १३०. २;
 १३१. २; १३२;—भयविकल १३३.
 २; १३४. २; १३५. २; १३८. ३;
 १४३. ३; १५३. १; १५४; १५५.
 ३; १५६. ४; १६०. १; ३; १६१.
 ३; १६२. ३; १६३. ३; ४; १६४.
 ३; १६५. २; १६६. १; १६७. १;

१७१; १७१. १; १७६; १७७. २;
 १७८. २; १८०; १८१; १८५. ३;
 ४; १८६. २; १८७. २; १९२. २;
 ४; १९३; १९३. २; १९६. ४; १९७.
 १; १९९. १; २००. १; २; ३;
 २०१. ३; २०२. १; २०४; २०४. २;
 २०८; २०८. ४;—बल २११.
 २; २१५; २१८ छं. २; २२३. १;
 —प्रियसीला २२४ छं. ४; २२७. ४;
 २२८. २; २३१. ३; ४; ५; २३४.
 २; २३५. १; २३६. १; २३८. २;
 २३९; २३९. २; २४०. १; ३; ५;
 २४४ छं. १; छं. २; छं. ३; छं. ४;
 २४६. ४; २४९. ३; २५२. १; ३;
 २५६. १; २५७; २५७. १;—सकुच
 सहित २५८; २६२. २; ४; २६७.
 २; २८४; २८७. ३;—प्रीती २९०.
 २; ४; २९१. ४;—लाघव २९४. ३;
 —भीता २९८. ४; ३०२; ३०३. २;
 ३;—कोही ३०५; ३०५. ३;—प्रिय
 ३११. २; ३;—विनीत ३१२. १;
 ३१३; ३१६. १; ४; ३१८. २; ३१९.
 १; ३२०; ३२३. ४; ३२७. १; ३२८.
 २;—प्रिय ३; ३३०. ४; ३६७. ३;
 ३६९. १; २; ४; ३७३; ३८७. १;
 २. ८. ३; ९. २; १५. २; २२. ३;
 २५. ४;—कटुवचन ३१. ४; ३४.
 २; ४२. १; ४६. ४;—विपादवस
 ५२. ४; ५३; ५४. २;—मृदुवानी
 ३; ५९. १; ४; ७१. १; ७८. १;

७८;—हित ७९. २; ८२. २;—वेग
 ८३; ८७. १; ८९. २; ९१. २; ९५.
 ३; ९७. १; १००. २; १०२. ४;
 १०६. २; १०७; १०७. २; १०८.
 २; १११. २; ११३. २; ११६. १;
 ११७. २; ११८; १२०. १; १२३.
 २; १३६. ३; १४०. २; १४२. १;
 १६२. ४; १६३. ४; १६६. १;
 —बलवान् २०१; २०८; २०९. २;
 २१०. २; २२८. २; २३१; २३४. २;
 २३७; २५१. ४; २५२. २; २५३.
 १; २६७; ३. २. १;—कृपाल २; ३;
 —आरतवानी ४. ३; ७. ४; १२;
 १२. १; १४. ३;—नागर १६. ७;
 १७. ५; १९. १; २१. ३; ४; ५;
 २२. १;—लाघव २२; २३. ४; २४.
 ७; २६ छं. १०;—सोचवस ३०;
 ३२; ३२. ४; ३३. ४; ३४. ४;
 —विचित्र ३५. १;—सुन्दर ३५. २;
 ३६. २; ३७. ९; ३९. ८; ४०. २;
 ४२. १; ४३; ४४. २; ४८; ५१;
 ५३. १; ५५; ५६; ५६. १; ४. ३.
 २; ७. ३; ८. ६; ९. ६; १०. १;
 —अभिमानवस १२ छं. ४; १३. २;
 १४. २; १५. १;—सुभ्र ३; २०.
 ३;—भय २३. १; २४. २;—वड-
 भागी २९. ७; ३१. २; ३२. २; ३;
 ५. १. १;—लघुरूप २. ५; ३. ५;
 ५. २; ३; ६. ४; ९; १३. १; १४.
 १; १६. ३;—उतंग ३. ६;—बल

३ छं. ७; छं. ८; ४. ४; ६. ९. ४;
 १०. ४; ११; १२. ४; १३. २; ४;
 १४. १; १६. ५; १८. ३; २३. २;
 —बलवीरा ५. १६. ४; १९. ३; २०.
 ३; २१. १; २२. ५; २४. १; २८.
 ३; २९. २; ३०. ४; ३१. ५; ३२. ४;
 ३३. २; ३; ३४. १; ३६. ३; ३७. १;
 ४१. १; ४६. ३; ४७. ३;—अधम-
 सुभाऊ ४८; ४८. ४; ५२. ३; ५३.
 १; ५४. १; ५५. २; ५५. ४; ६०.
 ३; ६१. २; ६२;—उक्ति ६. ४. २;
 —उतंग ४. ४; ५. १; ७; ७. १;
 अति ६. २३. २; २७. ५;—बल
 २८. ४; ३३. २; ५; ३९; ४२.
 ३; ४६. १; ४८. १; ३; ४; ५३.
 २; ५६. २; ५७. १; २; ३;
 ५९. ५; ६०. १; ६१. २; ३; ६३.
 ३; ६६. ६; ६८. ३; ७२. १; ७३;
 ७५. १; ७६. ३; ७७; ७९; ८०. १;
 ८३. ५; ८४. १; ३; ८७. ५; ८८.
 ४; ९१. ३; ९२; ९४. १; ९६. २;
 ५; ९७. १; ९८. १; ४; १०१. ६;
 १०२. ३; १०७. छं. ५; २; ३;
 १०९. ४; १०९; दीन ११०. ५;
 १११. १; ११२. १; ११४. १;
 ११४; ११६. ५; ११७. १; ७;
 —बल ११९. ५; १२०. २;—बल
 १२१. ५; १२४. ८; १२५. १; ३;
 १२८. ५; छं. ६; १२९. ८; १३५.
 ५; ६; १३७. ५; १३८; १३९. २;

१३९;—बल १४०. २; ३; १४१.
 २; १५३. २; ३; १५५. ५; ७. १;
 ४; ५. ३; ७. १; ९;—निर्मलनीरा
 ९. ५; ९; १२. ४; १३;—पुलकतनो-
 रुह १४. २; ५; १५. ६; १७. १;
 ४; १८. २; २२. ३; २४. १; २९;
 —दीन ३२. ६; ३५. २; ३; ३५;
 ३६. १; ३७; ४०. ३; ४२; ४६.
 ५; ४८. १; ४; ४९. ३; ५०. २;
 ५१. ३; ५७. २; ५८. १; ५८; ६२.
 २; ६३. २; ६५. १; ७१. १; ७३.
 १; ७५. ४; ७७; ७९. १; २; ८०.
 २; ३; ८३. २; ८५. ४; ८८. ४;
 ९०. २; ४; ९८. १; २; ३; ९८;
 ९९; १०७; १०८. ४; ११९. २;
 १२१; १२५. ३; १२६; १२९. ३;
 १३१. ३; ५; १३५. १; ३; १४१;
 १४२. ५; १४४. १; १४६; १४८.
 १; १४८;—परवञ्चनता-घनी १६२.
 ५; १६८. ३; १६९; १७०. ४;
 १७२. १; १८२. ७; १८३; १८६.
 ८; १९०. ३; ४; १९२. ८; १९६.
 ३; २०२; २०४. २; २०८. ४; १८;
 २१२; २१३. २; ३; २१३; २२१.
 ३; २२२. २; ४; २२३. ५
 अतिक्रय—एक राक्षस का नाम १. २११;
 ६. ८४. ६
 अतिक्रया ६. ६६. ५
 अतिथि १. ५२. ४; २. १२६. २; १७३.
 ३; २१३; २१५. १

अतिसय—बहुत अधिक १. ३४. ४; २१६.
 २; २४४. १; २६४. ३; २८३. ३;
 ३. १०. ४; १५. ७; २०. ३; ४५.
 ४; ४. ६. ३; ११. ५; २४. १; २७.
 २; ५. १७. ४; ५०. १; ६. ७१. २;
 ९८. ३; १११. ३; १३७; १५३. १;
 ७. ६५. ३
 अतिहि २. ३. १
 अतीत—त्यागी, रहित, ज्ञान—१. २२४.
 २; गुण—३. ५०. १; माया—६. १;
 ७. ४७. १; ज्ञानगिरागो—४८; कला
 —१७४. २; ६; मनगो—१८६. ३
 अतीता, गिरागो—७. १०४. ३
 अतीव ६. श्लो० २
 अतीवा २. २३९. ३
 अतुल १. १८१. ३;—बल २०९; ३२६.
 २; ५. ३४; ६. २७. २; ५५. ४;
 ५७. ३; ९३. ७; १०८. ५; ७.
 ५६. १;—बल सीमाँ ४. ३. १
 अतुलित—तुलना-रहित १. २२०. २;—बल
 २४२. ४; २८१. १; २. २१५. १; ३.
 ४६. १; ५. १९. २; ५७. १; ६. १०१.
 ४;—बल अतुलित प्रभुताई ३. ४. २;
 —भुज प्रताप बल घामा १६. ८;—
 बलप्रताप ३०. ४;—बलसाली ५. २१.
 ५;—बल ६. १४०. ५; ७. २१५. १
 अत्र—यहाँ, इस में ३. ६. ६
 अत्रि, -प्रिया—अत्रिक्रयि की पत्नी, अनसूया
 २. १३३. ३; ४; ३. ५. २; ३; ७.
 ९१. ४

अथइहि—अस्त होगा २, २१०. १
 अथयेउ—अस्त हो चला २, १५५. २;
 १५७. ३
 अथवा १. १७. ६; १९६. २; ७. २२१
 अधाई—बैठक २, १२. २
 अदभुत—विचित्र १. ६४. १; २१८. १;
 —रूप २२४. १; २३३; ३. ३७
 ११; ६. ६७. ४; ७. ११९
 अद्भुतं ३. ६. ५
 अदभ्र—अधिक, बहुत ७. १०४. ३
 अदाया ६. २३. २
 अदस्य १. २२१
 अदिति—दक्ष प्रजापति की लड़की १. ५१.
 ७; १५०. २; २१९. २
 अदेय—न देने योग्य १. १७७. ४; ३.
 ५४. ३
 अदेह १. १०३. ३
 आदोखा २. ३२६. ३
 अद्रि, तुपार—संकाशगौरं ७. १७४. ३
 अद्वैत ७. ३०. ६; १८६. २
 अध—नीचे—गो ६. २१. ४;—गति ७.
 १७२. ४
 अधम—नीच—सरीर १. ३४. १; १३८;
 १४८. ३; २. २२९; ३. ८. २;
 ३७. ४; ४२. १; ४४. १; २; ४.
 ११. ५; १३. २; ५. ७; ९. ५;
 २४. २; ४८. ४; ६. ३९. ६; ४१.
 १; ४५. ३; ४६. ४; ५१; ९३; ५६.
 ३; १२५. ४; १५७. ८; ७. ५. ४;
 ६३; वरन—१५८. ३; १७०. ३;

७;—अधम १७२. ४; २०८. १०;
 सकुन—२१३. ४
 अधमउँ ३. ४०. ३
 अधमाई २. २१२. १; ७. ६४. १
 अधमारे ५. १८. ३
 अधमु २. १४५. २; २०८. ४
 अधर—निचला होठ १. १६४. १; १७५.
 १; २३१. ४; २७६. २; २. १७;
 ४१. १; १४६. २; ६. २१. ३;
 ४६. ३; ७. ११३. २
 अधर्म ३. ४५. ८;—स्त ७. १५१; १६६.
 ३
 अधार—आश्रय वारि—१. १७२. १; ६.
 १५८; ७. १९८. ८
 अधारा १. ३८. ४; २. २४. १; ५. ५३.
 २; प्रान—६. ८३. ७; ७. ५. १
 अधारी ३. १८. ३
 अधिक १. २२. ४; ७९; ८२; १२०. ४;
 १३१. ३; १५७; १८५. १; १९०.
 ४; २०८. ४; २३०. ३; २५०. ३;
 २६१. ३; २६५. ३; २८३; ३१७.
 १; ३२४. १; ३२७. ३; ३९३. ४;
 ३९३; २. १६. ४; १३०. ४; २०९.
 ४; २१२. १; २५६. ३; २५७. ४;
 २६१. २; २६५. ४; ३. ४५. २;
 ५९. १; ४. ३४; ५. ३६. २; ६.
 १०३. १; ७. १८. ४; ३५. ४;
 ११९. २, १२७. २; १३१. २;
 १९८. ३; २०६. ८
 अधिका ३. ५४. ४

अधिकाइ १. ११८
 अधिकाई १. २१. १; ११९. १; १५७.
 ४; १६२. १; २००. १; २११. १;
 ३६५. २; २. ७९. ३; ८८. ३;
 २२०. १; ३. ७. १; ४. २५. २;
 ५. ३. ५; ३७. ३; ६. ७८. ३;
 १२८. १; ७. ४८. १; ५६. १;
 ६०. २; १४८. ४; १६८. ४; २०८.
 ४; २१०. ५; २२१. १
 अधिकाति १. ३९३
 अधिकान २. ५२
 अधिकारी—मालिक, स्वामी १. ४९. २;
 ५९. १; ७०. २; १३४. १; २१३.
 ५; नरक—२. ७२. ३; ७३. १;
 १२८. ३; १४०. १; ५. ६२. ३;
 ६. १३७. ६; ७. ४४. २; ६५. ४;
 १८६. १; २१३. ४; २२१. ३; ४
 अधिकु २. २१०. ४
 अधिप—राजा असुर—१. १५०. ४
 अधिवास—ठहरने का स्थान सर्वभूत—७.
 १७४. ७
 अधीन २. २६४. ३
 अधीना १. ३७. २; १७९. ३; २.
 १४७. ३
 अधीर १. १७२; ७. १०८
 अधीरा १. २४४. १; २. ७१. १; ६.
 १०३. १
 अधीश, —स्वामी मृग—चर्माम्बरं ७. १७४.
 ४
 अधीस, माया—१. १४१. ४; कोसल—५.

५४. ३; ६. १०. ४; ५७; ६४. १;
 ७१. १; कोसल—प्रतापा ९९. ८;
 १२१; १३९
 अधीसा, कोसल—६. ५९. ४; ८०. ४;
 ११७. ७; ११८. ४; १३३. ४;
 १५०. १; ७. ५०. १
 अन, —अहिवातु सूच २. २६. ४
 अनइच्छित ७. २०४. २
 अनइस—बुरा २. १६४. ३
 अनस्व—ईर्ष्या १. ४४. १; ३. ३९. ८
 अनघ—निष्पाप १. ३८. ३; १४६; ३.
 ५८. ४; ६. १३७. ३; ७. ५७. १;
 ६९. ३
 अनंग—कामदेव १. १११;—अराती
 १३२. ४; ३. ४१. ४; ७. २४. ४
 अनंगा, कोटि—१. ३१८. २
 अनजानत १. ३१५. २
 अनत १. २१. २; ३०३. १; २. २३४.
 ४; ७. ८४. ४
 अनंत—अंत-रहित, जिसका आखिर न हो
 १. ५४; १३८. २; १६८. ३; १७२.
 २; ३. ४१. ३; ६. ७५; ९५. ६;
 ९८; ९९. ४; १००. २; १३३; ७.
 ३२. ६; ५७. १; ७५. २; १४०.
 २; १७८. ६
 अनंता १. १६८. ३; २२४. २; ३. १८.
 ६; ५. ३९. १; (लक्ष्मण) ६. ७५.
 २; ७. १०४. २
 अनंद १. ६१. ४; १२३. ५; २४४. ४;
 ३६५. २; ३९३; ३९४; ३९५. ३;

२. २८. १; १२४; ७. ३
 अनंदा १. ६७. १; ६. ७४. ४; ७. ४६. २
 अनंदित—आनंद-पूर्वक ३. १९. २
 अनंदु १. ३८३; २. ५२; १०७; २२४. ४
 अनंदे १. १२३. १; २४८. १
 अनन्य,—और का न होना गति—१.
 १७३. ३;—गति ४. ५. ४
 अनपायनी—सदा एक रस रहने वाली ४.
 २८. ४; ५. ३४. १; ७. ३२; ५७
 अनमये १. २०२. १
 अनमल—बुरा मनुष्य १. ११. ४; २.
 १७. ४; २१; २२. ३
 अनमान—उदास २. १४. ३
 अनमिल १. ३१. ३
 अनयन—नेत्र-रहित १. २६२. १
 अनयासा—सहज में ही १. ४०. १
 अनरथ—अनर्थ, अनिष्ट २. ७४. ४; १६५.
 ४;—मूला २०८. ३; २६३. २
 अनरथु २. १५८. ३
 अनल,—अनिलसंघाता १. १३. ६; ५२;
 विषय—बन ५६. ४; ११०. ५;
 ११४. ४; जोग—१२२. ५; १८९.
 ४; १९०; २. ३४. २;—कन ४९;
 १६४. २; ३१८. ४; ३. ३२. २; ५६.
 ३; ५. ५. १; रघुपतिविरह—संजातं
 १०. ३; १२. २; ३,—समाना १२.
 ६; २६. ४; ५०; सर—५९; ६२.
 १; वडवा—६. ४. १; २१. ३; वंस
 —३०. ३; ४१. १; महा—४२. ४;
 ४३; क्रोध—७६. १; १११. २;

—वान ११६. २; १३४. ७;—संसय
 विपिन—१४३. १; ७. ६०; जपजोग
 —१२९. २;—संभव १७०. ५;
 १८६. ८; १९८. ७; २१०. १०
 अनलहि, वडवा—५. ३३
 अनलहु—३. ३. ४
 अनवद्य—निर्दोष १. ११४. २; ६. १३८.
 ४; ७. १०४. ३
 अनवद्यम्—सुन्दर, अच्छा ३. १६. ६
 अनवसर—१. ३७१. ४
 अनक्षया—३. ७. १
 अनहित १. ८; २. २०. १; २७. १;
 ९३. ३; २६३; २६५. २; ४. ९.
 ४; ५. ४१. ४; ४४; ७. ६२. ३;
 १८८. २; २०२. ५
 अनाथ,—हित १. १७४. २; २. ५८. २;
 ९६. १; ५. २६. ३; ६. १३०. ४;
 ७. २२३. ७
 अनाथन्धि ७. ३२. ४
 अनाथा २. ७२. २; ८४. २; ५. ७. १
 अनादि—जिसका आदि न हो १. ३७. १;
 ३९. १; १२२. २; १२४; १४१. ३;
 २. ९४. ४; ५. ३९. १; ६. १३८.
 २; ७. ३०. ५; ५७. २; १२९;
 १४४. २
 अनादी १. १३२. ३; १७२. २
 अनाम ७. ५७. ३; १८६. २
 अनामय—नीरोग, रोग-हीन १. ३८. १;
 ५. ३९. १; ६. १३७. ३; ७. ५७. १
 अनामयम् ६. १३३. ५

अनामा १. २३. २
 अनायास—विना परिश्रम २. २९८. २;
 ७. १८०
 अनायासा १. १८०. ४
 अनारंभ—आरंभ न करना ७. ६२. ३
 अनिकेत ७. ६९. ३
 अनिदिता—निन्दा-रहित ७. ४७. ५
 अनिष—सेनापति ६. ६६. ५
 अनिमा १. ३८. २; २. २१४. ४; ७.
 ५२; १२६
 अनिर्वाच्य ५. ८. १
 अनिल,—वायु अनल—संघाता १. १३. ६
 अनिशं—सदा ७. २२५
 अनी—सेना २. १२७. ५; २२३. २; ६.
 ५९. २; निसिचर—६६. ३; ७६.
 २; ९४. १; १०२. १; तमीचर—
 १११. २; निसाचर—११२. १;
 ११४. ४; मदमोहमहाममतारजनी
 तमपुंजदिवाकरतेज—७. ३२. ३
 अनीक—सेना १. २२०. ३; कलुष—दमन
 २. १०६. ३; रिपु—६. ८९. ४;
 ७. ५०. ३
 अनीति १. १४८. ४; २१५; ३२६. ४;
 ७. ६६. २; ३; १५८. ५
 अनीती १. ७९. ४; ५. ४७. ३; ६.
 ७५. २
 अनीसहि—विना स्वामी १. ९४. १
 अनीह—इच्छा-रहित १. २३. २; ७३;
 १३३. १; २३७; ३. ५८. ४; ७.
 १८६. २

अनु-कथन १. ६२. २;—दिन ६. ४६
 अनुकूल-पति १. २२०; २२२; २६९
 ३७४; २. ९; २०६; २६१. १; ३
 १०; ६. १३३;—पति ७. ४७. २
 २१५
 अनुकूला १. ३१. ४; १७६. १; ३१३
 २; २. ३३. ४; ३५. २; ५४. २
 १०५. १; २६०. २; २६८. १; ३
 २१. २; ५०. २; ४. ६. १; ५
 ४८. ३; ६. ८०; ४
 अनुग्रह—दया १. १; १६७. २; १७९
 २; २१८. १; २३०. ४; २४४. ३
 २. ४. ४; ५४. ४; १०३. ४; १५२
 ४; ५; २०६. १; २६७; ५. ७. ३
 ७. ६७. ४; ९८. १; १७७; १७८. ५
 अनुगामी १. ३१४. ४; ३७६. ३;—प्रेम
 २. ४; ५. ४; २२८. ४; ३१५. ४
 अनुचर—सेवक १. ३११. १; २. २५४.
 ३; ३. ३१. १; ६. ५६. २
 अनुचरन्ह ७. ८० २
 अनुचरी—दासी ५. ९. ३
 अनुचित १. ८६. १; २७१. २; २८६.
 १; २९१. २; ३०६; ३०९. ४;
 ३१०; ३११. २; ३१८. ३; २.
 ११. ४; ४६. ३; ९७. २; ९८.
 ४; १७५; १७६. ३; १७८. २;
 २३०. ४; २३२. २; ६. १३०. ६
 अनुज—छोटा भाई—स १. ६२. ३;—भूप
 १. २०६. २; २३७. २;—समेत
 २३९. ५; २४३. ३; २४५. ३;

२५१. २; २६३; २६४; ३१२. ४; ५.
 ३१. २; ४१. १; ४२. ३;—सहित
 २. ९५. २; १०५; २३०; ३२२.
 २; ३. १२. १; ४; ३. ५३. १; २;
 ४. ६. ४; १५. २; ४; २३; ५.
 १४. २; ४७. २; ५६. १; ६. ११४.
 ४; १३१. ३; १३२. १; २; ७. १४.
 २; सीत-समेत ३. १३; १५. ३;
 सीता-समेत १०;—श्रीसहित १६.
 ९;—जानकी-सहित १६; १७. ४;
 श्री-समेता १८. ५; २२. १०; २३.
 ५; ३०. ५; ३४. ५; ३९. २; ३; ६.
 १४८. ४;—बंधु ४. ११. ४;—क्रिया
 ३१. १;—समेता ५. १४. ५; राम—
 ५. ५८. ५; ५९; ६. ३३. १; २; ५५.
 १; ७६. ३; ८१. १; ८३. १; ८६.
 २; ८९; ९९. २; ९९;—कपि-सेन-
 समेता ६. १३३. ३; १३९. १; १३९;
 —वैदेहि-समेत ६. १४०. ४;—जान-
 कीसहित १४३. ४; सिय-युत ७. ३;
 सीता-सहित ७. ३. ९; भरत—१५.
 १; २७. ५; ३५. ३; भरत-सौमित्रि-
 समेता ४०. १; ६६. १; ११७. ३
 अनुजन्ह १. २३७. ३;—संजुत ७.
 ४९. २
 अनुजहिँ १. २५८. २; ४. २१; ७. १४. ५
 अनुजहि २. ८८. ३; ३. ३९. १; ४.
 १३. ५; ५. ५३. ३
 अनुजा ७. १६२. ३
 अनुदिन—प्रतिदिन, सदा २. २०६. १

अनुपम—उपमा-रहित १. ६०; २२५. ४;
 ३. १०. ६; २१. २; ७. ५७. २
 अनुवादा, हरिगुन—७. १८२. ६
 अनुभयउ २. ४. ३
 अनुभव, —ज्ञान—गम्य ३. १८. ६; ५०.
 ३; ७. ३०. ६; १३६. ३; १८६.
 २; आतम—सुख २०२. १
 अनुभवति १. २७५. ४
 अनुभवहिँ १. ३८. १
 अनुभवहीँ २. १०९. २
 अनुमान—अटकल १. ८०; १४२. २;
 ४. ९. ३; ७. १२७. २; १८६
 अनुमाना १. ७५. ३; १४८. २; २१६.
 ५; २. ९०. २; ३. ५. १; ३४. २;
 ३७. ६; ४. २७. २; ६. २८. ३;
 ७०. २; ७५. ३; १३९. ३
 अनुमानि १. १७६; २. १६२. २; ५.
 ४४; ६. ७९
 अनुमानी—अटकल से १. १३१. ३;
 १८६. २; २०२. २; २१०. ३;
 २२७. २; ३७४. ४; ३९३. १; २.
 ४६. २; २१५. १
 अनुमाने १. ९३. २
 अनुमोदन ७. २२२. ३
 अनुराग—प्रेम, भक्ति १. ७; १२. ५;
 २१; १७१; १८३; २. २०४; राम
 चरन—२०६. ४; २१७. ४; २५२.
 ५; ७. ८५; ९०. ४; ९८; १३०;
 १४७; १८२
 अनुरागऊँ ४. १२. ५

अनुरागहीँ ७. ३०. ६

अनुरागहू ३. ४५. ८

अनुरागा १. ६. १; ११. १; ६६. १;

सिवपद—८९. ३; ९०. १; ९८. २;

११०. ४; रमापतिपद—१५३. २;

१९३. २; २४४. ३; २४९. ३;

२६१. ३; २८८. २; ३६५. १; २.

७८. १; ७९. ३; ९४. ३; १०२.

४; १०७. २; ११२. २ १२१. ३;

१४१. २; २०९. ३; २११. ४;

३१८. ३; ३. १५. ४; २१. ४; ७.

२७. १; ८१. २; ८६. १; ८८. ४;

केवट—९१. २; १४८. १

अनुरागी १. २५३. २; ३६९. १; २.

९. १

अनुरागी, —भक्त प्रनत—१. २३. ३;

रामचरन—३१. ६; १३६. ४; ७.

७३. ४; १७०. २; भगत—१.

१५०. १; २१८. २; २२४. २;

नारि-अंग—२८०. १; ३७९. १;

३८२. ४; पितृमातृवचन—२. ४२.

४; राम—१११. ४; १६७. १;

२६०. ३; ७. २१७. ३; विषय—

३. ४२. २; रघुवीरचरन—४. २६.

४; सगुन ब्रह्म—४. २९. ७; दीन—

५. ६. ४; चरन—३१ २; प्रनत—

६. १०. ३; रामपदारविंदु ७. ५.

२

अनुरागु १. २०७; २. २५६; २६०. १;

२६६; ६. ८३. ३

अनुरागू २. २१७. २; २६०. ३

अनुरागे १. २७९. ४; ३२६. ४; ३२९.

२; ३८१. २; ३९३. २; ३९४. ३;

२. ८९. २; ११५. ४; १३६. ३;

१६९. ३; २३९. ४; २४०. २;

२५२. ४; ७. ३६. १

अनुरागेउँ ७. १२७. २

अनुरूप, —सदृश मति—१. २२. ५; ७७;

२६१. ३; २७४; ३८७. ३; ३.

२. १; २२. ५; ५. ३८. २;

प्राकृतनर—७. १०४; मति—

२२१. १

अनुरूपा १. ९५. २; दूलह—११६. ४;

२२९. २; स्वमति—७. २१३. १

अनुरोधू—प्रार्थना २. ५६. २

अनुसंधाना—ढूँढना १. १८४. १

अनुसर २. १४२. ३

अनुसरई १. १९८. ३; २. १७३. ४; ७.

४७. ३

अनुसरऊँ ७. १८२. १

अनुसरहीँ १. ८. ५; २३७. २

अनुसरहू २. १७७. ३

अनुसरी ७. २२०. ३

अनुसरे ६. १३७. ६

अनुसरेहू १. ३६७. ३; ७. ४३. १

अनुसार, —अनुकूल निजविचार—१. ३९;

मति—१४७; निजपौरुष—६. १२६

अनुसारा १. ५१. १; १६९. ३; २.

२२०. ३; ६. २५. २

अनुसारी—पीछे चलने वाला, उचित २.

१७. ४; ४६. ३; १५५. २; २२१.
१; २५५. २; ६. ८३. १; १३२.
३; ७. ५७. १; ९८. १; १३१. ३
अनुसासन—आज्ञा १. ११७. ३; १२४;
१७९. ४; २१३. २; गुरु—२५१.
२; २५८. २; २८६. २; ३८६. १;
२. १५८; ५. ३८. २; ६. ९८. ६;
रघुपति—१३७. १; ७. २२. ३;
६६. ३; १५४. १
अनुसासनु २. २५८. ३; ७. २४. ४
अनुहरइ १. ३१०. ४
अनुहरत १. २५२. २; २. ८८
अनुहारि १. ६४; मति—६९; ११७. १;
२६३; २७३
अनुहारी,—सदृश निजमति—१. ४४. ४;
५७. १; २५७. ४; २. ७८. ४;
२२७. ३; २३६. २; २५८. ४
अनूप—उपमा-रहित १. ५८. ३; ७७;
२०६; २३७; २४६. ४; २४७. ३;
२७४; २७९. ४; २. ११६. २;
३१८; ३. २. १;—रूपभूषति ६.
६; ४१. २;—छवि ६. १३८. १;
रूप—७. ३०. १; ३६. ३; ५२. ५
अनूपम १. ३५. १; ४२. ३; ६३. ४;
७. १४४. ४
अनूपा १. ३८. १; ३९. १; ९५. २;
११६. ४; १६९. १; १७०. १;
१७२. ३; १७६. ३; २०२. १;
२२४. ४; २२९. २; २. ९४. ४;
३. १७. ३; २४. ३; ४१. १; ४५.

५; ४. १५. २; २०. २; ६. १८.
४; ११४. २; ७. ३८. १; ९२. २;
१२१. ३; १८६. २; ६; १९६. १;
२१३. १
अनूपान ७. २१०. ४
अनृत—झूठ ६. २३. २
अनेक १. १८. ५; ४१. १; ५४. ४; ५८.
८; ७८. १; ८६. ४. ९४. ३; ९९.
१; १०५. २; १२३. २; १४३. २;
१८२. ३; २२९. २; ३०७. ३;
३२१. ४; ३२२. १; ३६६. ३;
३८३. ३; ३८८; ३९१. १; २.
९४. १; १००. ३; ११२; ११३.
२; १५७. १; २; १५७; १६८. १;
१७१. २; २६४. २; ३. १८. ३;
२६. ३; ४१. ४; ४६. १; ६. ३८;
४३. १; ४७; ८५; १००; ११७. ८;
१२६. ५; ६; १३८. १; १४०. ५;
१४८; ७. २२; ४५. १; ४७. १;
५२. ५; ५७. १; ३; ६४; ८१ ४,
१०५; ११५. ४; १२०; १२१. ३;
१५९; २०२. ३; २०३
अनेका १. ६२; १; ७७. ४; १३९. ३;
१३५. २; १४९. १; १९३. ३;
२०६. ४; ३२५. २; २. ७. २; ३.
५४. ४; ४. १५. ४; १७. १; ६.
१२१. १. ७. २२. ४; ५४. ४;
६८. २; ७२. २; ८१. १; ९६. ३;
११९. २; १२३. १; २०८. १९
अनैसे—बुरी दृष्टि से १. ३१२. ४

अंत १. १३. ३; १४२. २; ४. ११; १२.
 २; ६. ६५; ९४. १; ७. १५. ६;
 ३४. २; ६७. १; ८१. १; १६२. २
 अंतर—बीच, भीतर २. २५८; ३. ३५.
 ९; ६. ९. ३; ६४. १; ११७. १;
 —साखी १३४. ७; उर—१४३. ४;
 ७. ५९. ४; अग्नि—मल ७२. ३;
 १९४. ६; ७; उर—२०६. १
 अंतरजामी—मन पहचानने वाला, ईश्वर
 १. ७४. ३; ७६. २; ११२. ४;
 १२९. ३; १४३. १; १७७. ४;
 सकलउर—१७८. ३; उर—२.
 ७३. ३; २०२; २१२. २; २५७;
 २६७. ३; २६८. १; ३. १०.
 ५; १४. ४; १६. १०; ५०. १;
 ५४. १; ५. ५०. ३; ७. ५९. २;
 १२७. ४
 अंतरधान १. १०१. ४; १६६; १८०. ३;
 ६. १२१. १; ७. ३०
 अंतरधाना ६. ९९. ६
 अंतरहित—दृष्टि से ओझल १. १६१. १;
 ३८५. २; ६. १२५
 अंतस १. ९४. १
 अंतः, स्व—तमःशांतये ७. २२५
 अंतहु १. २८२. ३; २. ३६. २; ५७. २;
 १४५. २; २०८. ३
 अंता ७. ६८. ३; १४०. ३
 अंतावरी—आंत ३. २६. ९
 अंदासा १. २४. ५
 अंघ १. १०९. ३; १३९. १; २७८. ३;

२. ७४. २; तापस—साप १५६. २;
 ३. ७. ४; मद—६. २३; ५०; ७.
 १००. ४; १५६. ३
 अंघउ ६. ३०
 अंघकार ७. २१०. ९
 अंघहि १. ३८३. ४
 अन्न १. १२५. ४; १९८. ३; २०३. ३;
 २. १७१; ३. ३६. ४; ४. १७. ५;
 ६. ४१. ३; ७. १६०. ५
 अन्हवाइ १. ६४
 अन्हवाई २. ९५. ४
 अन्हवाये १. २१. ३; २३३. १; ३६९.
 २; ३८६. २; ३. ५. ३; ७. २४.
 २; ३
 अन्हवावहु ७. २४. १
 अन्हवावा २. १७१. १; ६. १३४. ३
 अन्यथा १. ९५. ४; ११२. १; १५६.
 १; २०४; ७. २१२
 अन्वहं—सदा ३. ६. ५
 अपकार १. १६५. ४
 अपकारा ६. ३९. ३
 अपकारी ७. १५५; मोह—१७४. ६;
 पर—२०८. ९
 अपकीरति—अपयज्ञ १. ३०६. ४
 अपलरा १. ११०. ५; ११५; २८१. ३;
 ६. १३. ५; ७९. २; १३५; ७.
 २७. ५
 अपजस १. १४; २. ३१. ३; ९६. ३;
 ४; १६५. ३
 अपजसु १. १२०. ५; २. १७२; ६.

८३. ६
 अपडर—झूठा डर १. ४६. १; २. २६८.
 २
 अपडरे ६. ११४. ५
 अपत—निरादर, अग्रतिष्ठा १. ४२. ४
 अपनपड २. १६१
 अपनपौ १. १९०. १
 अपना ३. ५०. ३; ५. ११. १
 अपनाइ १. २१२; ३७५. १
 अपनाइय ६. १४४. ४
 अपनाई १. १९०. ४; २. १९. ३
 अपनाया ७. १३६. २
 अपनावा ५. ५२. १
 अपनी १. ११. १; २. ७३. १; २३४;
 २६२. १
 अपने १. २२. ३; ४१. ४; ४२. ३; ४६.
 १; २०८. १; २९०. १; ३०७. ३;
 २. २१. ४; २१; २०२. ५; २६१.
 १; ७. १४५; १८६
 अपवरगु—मुक्ति, मोक्ष २. १३२. ४
 अपवाद,—कलंक पर—७. ६२
 अपबादा १. ८८. २
 अपबादू २. ७८. २
 अपभय—झूठा डर १. ३१८. ४
 अपमान—निरादर १. ८७. ३
 अपमानता ७. १७१
 अपमानहिँ, राम—६. ४५. ४
 अपमाना १. ८३. १; ८६. २; ८७. ४;
 ३. ७. ५; ५. १०. १; ७. ८०. २;
 १७८. ६

अपमानी २. १७३. ३
 अपमानु, सिव—१. २७
 अपमाने १. ३०४. ३
 अपर—दूसरा १. ६८; ११२. २; १६९.
 १; १८०; १८१. ३; २५३. ४;
 २५६. १; २; २५७. २; २७८. ३;
 ४; ३२८. १; २. १३६. २; ३. १७.
 ७; २०. २; ५४; ४. ३३. ४; ६.
 ७; २१. १; ८४. ६; १२९. १;
 १५१; ७. १०२. ४; १२६
 अपरना १. ९८. ४
 अपराध १. ८५. ४; १२२. ५; १२५;
 १५१. ४; १६७. २; २०४. ३;
 ३१५. ४; २. ४४. २; ५०. ३;
 २१९. ३; ३. ३७. १; ५. २२; ३१.
 २; ६०. ३; ६. २९. ३
 अपराधा १. ८२. १; २. ५५. ४; ५.
 २१. २; ३१. ३
 अपराधिहु २. २६१. ३
 अपराधी १. ३०८. ३; ३१२. २
 अपराधु २. २१९. ३
 अपराधू १. ३७. २; ३०८. ३; २. ३३.
 ३; ४३. ४; २०८. ४
 अपलोक—अयश १. ११. ४
 अपलोकु ६. ८३. ७
 अपवर्ग—मोक्ष, मुक्ति ५. ४; ७. ५६;
 नरकसर्ग—निसेनी २०८. ५
 अपवर्गा ७. ६९. ४
 अपहँ,—नाशक, दूर करने वाला मायामोह-
 मल—७. २२६

अपहरई ४. २०. ३; ७. ८३. ३
 अपहरतं २. ३२७. ५
 अपान—अपान वायु १. २६६
 अपार १. १२. १; २३; ३९; ५२. ३;
 २९६; ३०२. ४; ३६६. ३; ३९५.
 ५; २. १२७; ३१८; ४. ३१; ३२.
 २; ५. १९; ६. ८२; १११; ११३;
 ११७; १३६; १३८. २; १४०. २
 अपारं ३. १६. ६
 अपारा १. १८. ५; २२. ५; ५४. ३; ५६.
 २; ६८. ४; ७४. २; ८२. ४; ११३.
 २; १३४. ४; १५०. ३; १७३. १;
 १८२. २; २०४. ४; २०८. ३; २८९.
 ४; २३५. २; २. ७७. ३; ८९. १;
 ९९. ४; १०२. २; ११०. २; ३.
 २३. ३; ४. ३१. २; ३३. ४; ५.
 १८. ४; ३५. ४; ५०. २; ५; ६.
 २१. २; ४१. १; ४३. २; ६१. २;
 १०२. १; ११२. ३; ७. ५. १; ६५.
 १; ७१. २; ७५. १; ९०. ४; ९४.
 २; ११९. ४; १५८. ५; १९८. ५;
 २०२. २; २०८. १५
 अपारू १. २९३. ४; २. १५५. ३
 अपावन्—अपवित्र १. ११७. ५; २४४.
 २; ६. ९८. ३; ७. १४९; २१३. ४
 अपावनि ३. ८
 अपावनी ६. ११२. ६
 अपि—भी १. २००; ६. ७. ३; १३३. १;
 ७. ३०. ३; ९९; ११५; २२३. ५
 अपी ७. १६०. ४

अपुनीत १. ९३. ४
 अपेल—जो हिल न सके, स्थिर ५. ६२.
 ४; ७. २१०
 अप्रतिहत,—वेरोकटोक—गति ७. १७८. ८
 अप्रमेय,—अत्यन्त विशाल—वैभवम् ३. ६.
 २; ४१. ३
 अप्रिय १. २४०. १
 अव १. १६; ५५. २; ५६; ६५; ६९;
 ७७. १; ७९. ४; ८३. २; ९१. ४.
 ९६. १; ९८; ९९. १; १००; १०३;
 १११; ११२. २; ११३. २; ११३;
 ११४. १; १२२. ५; १२५; १२९.
 १; १३३. ४; १४४. २; १६५. २;
 ३; १६६. ४; १७७. १; १७९. ४;
 १८९; १९०; १९०. ३; १९२. २;
 १९४. ३; १९५. ४; १९९. ४; २०१.
 २; २१०. १; २१२. ४; २२०. ३;
 २३४; २८५. २; २९१. ३; २९९.
 ४; ३००. ४; ३०३. ४; ३०८. २;
 ३०९. २; ३११. १; ३१९. ३; ३१९;
 ३२६. ३; ३६५. ४; २. ४. ४; १५.
 ४; १७. १; २; ३; १८. ३; ३१. ३;
 ३३. २; ४; ३३; ३७. ३; ५०. ४;
 १०३. ४; १०८. ४; १२२. ४; १२७.
 १; १२९. २; १३४. १; १३६; १४४.
 १; १४७. ३; १७४. ३; २०२. २;
 ३०८; २१०. ३; २१९. २; २५५;
 २५६; २६३. ४; २६६. ३. २६८.
 १; ३. १. १; ४. ३; १०. ४; ५; १३.
 २; १६; १४; १८. २; २२. ५; ४०.

२; ४. ९. ११; १२. ५; २२. २;
 २४. ४; २८. २; ३०. ३; ३२. ४;
 ५. ७. २; १२. १; १४. २; १४;
 १७. ३; २७. ४; २९; ३४. ४; ४२.
 १; ४२; ४३; ४७. ४; ४८. ३; ५०.
 ४; ६. २; २३. ३; २७. ५; २९.
 ३; २९; ३०. ४; ३३. २. ३३; ४०;
 ४४. ५; ४५. १; ४६. ३; ४; ५५.
 ४; ६४. २; ७०. २; ८३. ३; ७;
 ८४; ८५. १; ४; ८६. ४; ९२. २;
 १११. ३; ११५; ११९. ४; ११९;
 १२१. ३; ४; १२४. ८; १२५. ३;
 १३०. ६; १३४. १; १३७. ६; १३८.
 ५; १४०. ३; १४०; १४४. ३; १५०.
 ३; १५७. ७; ७. ३; ७. ७; १४. ६;
 २२. ४; ३५; ३८. ४; ७५. ४; ७५;
 ८२. १; ८८; ९०. २; ९८. १; १२९.
 ३; १२९; १३१. १; १३६. ३; १४८.
 २; १५०; १५२. ३; १७४; १७७;
 १७८. १; १९०. ८; २०८. १४;
 २२२
 अबध, -पुरीवासिन्ह १. ३९४. १; २. ७५.
 २; ८२. २; ७. ४९; ५२; ७०; ९१.
 ४; ९६. २; -पुरी १२१. ३; -जन्म
 १. ३९४. १; २. ७५. २; ८२. २
 अबर्त्त, चक्र - ६. ११२. ६
 अबल - बल-हीन ७. १९४. ८
 अबलन्ह १. १२०. २
 अबला - स्त्री १. १०९. ५; १११. ५;
 १२०; १२१. ५; २. ३६. ४; ४८;

४९. २; २५८. १; ७. १६०. २;
 १६२. १; १९४. ८
 अबलोकि १. १२४. ५; २९७. ४
 अबसि २. ३२. ४
 अबसहिँ ३. ३४. ५
 अबसेवा, ग्रान - ६. ७१. ४
 अबहिँ १. १७३. ४; २. ११५; ५.
 १६. २; ६. ५३. ६; ९४. ४. ७.
 १५०. ५
 अबहीँ २. ३५. ४; ६. १३. २; ३९.
 ५; १०१. ३
 अबहु २. २०. १
 अबाधा - बाधा-रहित १. ५८. १
 अबाधी ७. १९६. ३
 अबिकारी - जन्म मरणादि विकारों से
 रहित १. ३९. ४; ६. ९५. ६
 अबिगत - जिसको कोई जानता न हो २.
 ९४. ४; १२७
 अबिचल - स्थिर १. १८०. २; २. २३८.
 २; ५. ३५. ७; ६. १३३. ४
 अबिद्या, - अज्ञान-नास २. ३०; ३. २०.
 २; -निसा ७. ५४. २; ११७. १;
 १९१; २०२. २; २०४. ४; २०६.
 ३; २२३. ६
 अबिनय - धृष्टता, ढिठाई २. ११७. ४
 अबिनासिनि १. १२२. २
 अबिनासिहिँ ७. ५३. ५
 अबिनासी - नाश-रहित १. ४२. १; ६८.
 २; ७०. ४; ८४. १; १४४. ३;
 २१६. ५; २१८. २; ३. १६. ९;

३९. ९; ४. १२. २; ६. १३७. ३;

७. ६७. २; १०४. ४; १८६. ३;

१९८. १; २१५. ४

अविवेक—अज्ञान १. १०२. ४; ११४.

३; २७८. ३; ७. ६४; १४५

अविवेकहि १. २५५. २

अविवेका १. ३१. १; ७. ८१. १; २०८.

१९

अविवेकी २. १४३. १

अविरल—निरंतर २. ७६. ५; ३. १५.

७; १६. १३; ४१; ७. १२७;

१७०. १; १९०. ८

अविरलि ३. १८. ६

अविहित १. १४३. ३

अवीर १. २२७. ३

अवुध—बुद्धि-हीन १. ३०७. १; ४. १९

४; ७. ४४. ३

अवृक्ष १. ३०८

अवृक्षा ६. ६०. ५

अब्ज, —कमल पद—भक्ति ३. ६. ६; श्री

मद्रामपद—भक्ति ७. २२५

अव्यक्त—जो प्रकट न हो, गुप्त, ईश्वर ७.

३०. ५

अव्याहत, —न रोकने योग्य—गति ७.

१८२. ६

अभगत २. २२०. ३

अभंगा ३. १८. ६; प्रेम—३४. ४; ६.

१५७. ५; ७. २२०. ४

अभंगू—जो टूट न सके १. १३. २

अभच्छ, भच्छ—७. १५४

अभय—निर्भय, भय-रहित १. २१९. ५;

३१७. ३; ३. ३०. ३; ४. ६. २;

—बाँह २३. १; ३०. ६; ६. २९;

१२९; ७. ४६. २

अभाग २. २६२. ३

अभागा १. ५९. २; ६०. १; २. १७.

१; ५. ४३. २; ६. ४१. २;

११०. १

अभागिनि २. ५८. ३

अभागी १. १३९. १; २. ३७. ४; ४८.

२; ५२. १; ५७. ३; १६५. ३;

२०२. ३; ३. ४२. २; ५८. २;

५. ५५. ३; ६. ६५. ३; ७. १०६.

४; १५६. २; १७०. २; १८२.

४; २०८. ८;

अभागु २. २५६; २६८. २

अभागे २. ८०. ३; १६७. ३; १६९. ३;

२९९. १; ३. ३३. १; ३४. ३; ६.

७०. १

अभाग्य ६. १२४. ३

अभास, स्यामता—६. १६

अभि, —सब ओर से—अंतरमल ७. ७२. ३

अभিজित—एक नक्षत्र १. २२३. १

अभिर्नन्दनु—सेवा तथा गुणों की प्रशंसा

२. १७७. ४

अभिमत, —इच्छित, इष्ट—दाता १. ४३.

३;—दानि ५२. ६; २. ४. ४; ६.

३; २५७. ४; ३२१. २

अभिमान १. ९३; ३. १६. ११; ३३. १;

४. १२. ४; ३१. ३; ५. २३;

६. २९. ३; ५७. १; १४०. ३; ७.
 १६२. २; १७०
 अभिमाना १. ६०. २; १४०. ४; १५७.
 २; गलित—१९०. १; २१३. १;
 ३०६. २; ३१६. ४; ४. ११. ५;
 विगत—५. ३३. ३; ६. ११. ३;
 १८. ४; ६०. ३; ८१. ४; ८५. १;
 ७. ८६. ४; १०८. ३
 अभिमानी १. १४८. ३; १८६. २; २१२.
 २; २७८. ३; ४. १०. १; ११. ५;
 ३१. २; महा—५. २४. १; ३७. १;
 ६०. २; ६. ३९. ६; ४१. १; ५०.
 ४; ८४. ५; ११८. १; ७. ११५. ३;
 १५२. १; १७२. १; २०८. १३
 अभिमानु १. ८४. ४
 अभिमानू १. २८६. २; २९३. २
 अभिरक्षय—रक्षा करो ६. १४३. १
 अभिराम,—सुंदर सकललोक—१. ९९;
 जग—७. २२. ४
 अभिरामम् १. २२४. १
 अभिरामा, लोचन—६. ७७. ३; अखिल-
 लोकलोचन—१११. ५; मन—७.
 ७७. २
 अभिलाखा १. १०९. १
 अभिलाखी २. १७१. १
 अभिलाष १. १७२. २; १८०. ३
 अभिलाषा—इच्छा १. १७२. ४
 अभिलाषु १. १७; २. ४. ४; ४; १२. २;
 २५. ४; २१६. ३
 अभिलाषे १. २८३. ३; २९९. १; २.

३. २; १२९. ३; २१५. ३
 अभिषेक,—राज-तिलक-स्नान रामराज—हित
 २. ६; राम—८. २;—समाजू ११. १;
 १५८. ४; राम—प्रसंगा ७. ९१. १
 अभिषेका, भूप—२. ७. २; राम—७. ३४.
 १; ९६. ३
 अभिषेकु २. ९; ३३
 अभिषेकू २. ११. ४; २५४. १; २५६. १
 अभीष्ट—इष्ट ७. ५८
 अभूत,—शत्रु-रहित—रिपु ७. ६१. १
 अभेद—ऐक्य १. ७३; ६. १०३. ५;—चादी
 ७. १५८. १
 अभोगे १. २९९. १
 अभोगी—१. ११४. २
 अमंगल,—बुराई—हारी १. १९. १; ४२.
 १;—वेख ९१;—हारी १३६. २;—दमनू
 २. १०. ३;—मूला २०२. २; २६४
 अमर—देवता १. १०६. ४; ११२. ४;
 १२६. ५; १५९. २; २. १३५. १;
 —पुर १४२;—पति १७५; २१५.
 ३; २१९; ३१७; ५. १७. २; ६.
 ११४. २
 अमरउ २. २७. २
 अमरता १. ११
 अमरावति,—इन्द्र-नगरी—वासा १. १८०.
 ४; २०८. ४; २. ११४. २; ७.
 ५०. ३
 अमरष,—क्रोध लोभ—७. ६१. १
 अमल—मल-रहित १. ६३. ४; २०६;
 २०७; २. ७६. ५; १५७. १; ३.

७. २; ६. १०३. ५; ७. ४६. ४; ८०; १८६. ३; १९८. १	१; १४१. ३; १७७; २१०. ३; २१६. २; ३; २३९
अमलम् ३. १६. ६	अमी १. ३५. ४; २. १०८. १; २१६. ३
अमान १. ९१. ४; २. २२०. ३; ३. ४४; ६. ४६; १३८. ३; ७. ५७. ३; १९०	अमृत, कृपा-१. १७३. ३; सरित-धारा २२३. २; ३८३. ३; स्रवन-५. १३. ४; ५०. २; प्रभुवचन-७. १३४. १
अमाना-प्रमाण तथा अहंकार से रहित १. २२४. २	अमृत २. ४३. २
अमानी ३. ५६. ४; ७. ६१. २; ६९. ३	अमोघ-विफल न होने वाला, सफल ५. १. ४; १७. ३; ५०. ५;-सक्ति ६. १३७. ३; ७. १०४. २
अमानुष-जो मनुष्य से न होसके १. ३९१. ३	अमोल २. २. २
अमाया २. २१७. ३; ३. ५९. २; ६. ८०. ३; ७. ६१. २	अमोले १. १७८. १
अमित-बहुत १. २२. ६; ४०. ४; ४०; ५४; ५६. १; ६२; ६८. १; ७७. ४; ७७; ८२. १; १२९. २; १३५. ४; १४७; १८२. २; १९३. ३; २११. ३; २१२. १; २३१. ४;-प्रभाव २६८. ४; २६८; ३६६; २. १३३; १७१. २;-दानि ३. ७. ३; १६. १; २३. ४; ५८. ४;-बल ४. ९. ७; -मदनमनमोहा ५. ४६. ३; ४८; ५६. ४; ६. ५. २; ४०. २;-बल- सीवै ८७; १०१. ५; ११७. ७; १२१. २; १३६; ७. १५. ३; ३०. २; ७१. ३; ७७. ४; ८४. २; १०२. ४; १४०. २; ४; १४२. १; सारदकोटि- ३;-गुनसागर १४२; १४६. ४; १८८. ६	अंब-माता १. ५१. ७; २. ४३. ३; ५४. ४ अंबक-आँख १. १७५. २ अंबर-आकाश, कपड़ा ६. १४८. ३; ७. २७. ६ अंबरम्, शार्दूलचर्म-६. २; मृगाधीश- चर्म-७. १७४. ४ अँवरार्ई १. ५८. ६ अंबरीप २. २६६. २ अंबा, जगद्-१. ११८; २७९. १; २. १७७. २; ७. ४७. ५ अंबिका १. ९१. १; जगद्-२८०. १ अंबु, -जल-निधि २. २६८. १; भव- नाथमन्दरम् ३. ६. ६; २. ५८. १; प्रेम-पूरं ७. २२६ अंबुज, -कमल तरुनअरुन-सम १. १३०. ४; १७५. २; २. २६०. ३; पद-५. ५०. २; चरन-प्रेम ६. १३८. ६
अमिय, -अमृत-मूरिमय १. ६. १; ७. १; १२. ३; १७. ४;-रस २. १२९.	

अंबुजम्, पद-३. ६
 अंबुधर, -वादल नव-गातं ७. २७. ६
 अंबुधि-समुद्र १. १०९. १; २. २. २
 अंबुपति-वरुण ६. २१. ३
 अंबोज, -कमल-नयन ७. २७. ६
 अंस, ईस-भव १. ४४. ४; १७२. ३;
 १७६. २; ईस्वर-७. १९८. १
 अंसन्ह १. १८०. १; २१९. १
 अयन-घर १. ४
 अयना, ज्ञानविरागसकलगुण-१. २३८.
 ४; सुख-५. ३२. १
 अयम्-यह १. १०९. ५; ६. १३०. १
 अयान २. २०८. ४
 अयाना १. ३१०. १; ७. १३२. ३
 अयानी १. १४४. २; २. २०८. ३
 अयुत-दस हजार ७. १७२. ३
 अरइ, हरि-१. ३०८
 अरगजा १. ३७७. ३
 अरगाई-चुप होकर २. २६०. ४
 अरगानी-चुप हुई २. १५. ४
 अरघ-पूजा-सामग्री १. ३८२; २. १०. २
 अरँडु २. ४३. २
 अरथ १. १८. ५; ३१. ३; गिरा-३४;
 ५८. ३; ५; -धरमकामादि १८२;
 १९२. ४; २. २०५; परम-७. ७०.
 ३; कृत-रूप ७०; कृत-८८; कृत-
 रूप ८९; परम-विदक १६८. २
 अरथी, परम-६. १३७. १
 अरध, -आधा तनु-१. २२२. १; २८०.
 ३; -निमेष ३०३. ४; २. ९९. २;

२५७. १
 अरधंग-आधा शरीर-निवासिनि १.
 १२२. २
 अरनी-आग निकालने की लकड़ी १. ५१.
 ३; ७. ५५. ४
 अरपित-१. १८४. १
 अरविंद, -नील कमल, रामपद-रति ७.
 ४७
 अरविंदम्, उमानाथपाद-७. १७४. ७
 अरविंदु, रामपद-अनुरागी ७. ५. २
 अरभक, -बालक-दलन १. ३०५
 अरंभ ७. ८८. ३
 अरंभा १. ५६. ३; ३२०. ४; ६. ६४. ३
 अरंभेउ २. १५८. ३
 अराती, -शत्रु त्रिपुर-१. ८०. ४; अनंग-
 १३२. ४
 अरि, उदासीन-मीतहित १. १०; काम-
 १४४; -मर्दन १८१. ३; -मर्दन-
 नामा २०६. २; नाग-भागू ३००.
 १; -करनी ३०४. २; पुर-३७८;
 २. ४. १; -वस २२. १; २७. २;
 रावन-३. ५९; काम-सेव्यम् ६. १;
 सक्र-४२; गज-४५. २; -दल
 ९०. १; दूपन-१४०. १; खर-
 १४०. १; रावन-२; त्रिपुर-१४२;
 रावन-चरित्र १५७. ८; असुर-
 ७. ७०. ३; काम-७४. १; रावन-
 ३; उरग-११७. ४; पुर-१३४; -
 मर्दन १४०. ४; उरग-१४८. १;
 पन्नग-१४८; उरग-१५२. ४;

व्याल—१६२; उरग—१९४. ६;
 पन्नग—१९६. १; उरग—२०४;
 २०६. ४
 अरिहि २. ३३. ४
 अरी, सुर—१. २१८. १; २३४. ३; ६.
 ४५. ३; खर—५७. २; ९५. ६;
 सुर—१२३. ४; १२४. ६; खर—
 ७. १५. २; भवरोगमहामदमान—
 ३२. ९; उरग—१६८. १; मन्मथ—
 १७४. ६; खर—१७८. ३; उरग—
 २०६. ७; २०८. ९; तम—११;
 उरग—२१३. १
 अरु—और १. १२. ३; १७. ५; ३७. १;
 ५६. १; ९३. ४; ११६. ३; १२१;
 १३१. ४; १३९. २; १४९. २; ३;
 १७०. १; १८२. २; १९७. २; २००.
 ३; २२२; २२९. १; २३६; २८२.
 १; २९३. २; २९८. १; ३०६. ३;
 ३३०. ४; ३६६. ३; २. ३१. २;
 ३६. ३; ५६. २; ७८. ४; ९२. २;
 ९३. ३; १०६. ४; १३९. ३; १४२.
 ४; १५७. ३; २१२. १; ३. ७. ४;
 १५. ६; १९. ४; २०. १; २८. ५;
 ३७; ४८. १; ४८; ५६. ३; ५८. १;
 ४. ८. १; ६; २२. ४; २५. ३; ३३;
 ५. १५. ३; १८. २; १९. २; २१.
 ५; ६. २१. २; २८. ३; ४१. ३;
 ४४. ४; ४६; ५७. ५; ६५. ४; ६६.
 ५; ८०. ३; ८१. १; ८५; ८७. २;
 ९४. २; ९९. १; ११७. ७; ७. ९.

२; १४. ५; १७; ३४. ३; ४४. ४;
 ४७. १; ४९. ४; ६३. ३; ६४. ३;
 ६४; ७७. २; ७८. ३; ९१. ४; १२७.
 ४; १३२. ४; १३४. २; १५१; १५२.
 १; १५४. ४; १५८. २; १६३; १८१;
 १९२. ५

अरुभाई—उलझती है ७. १९८. ३
 रुन, —लाल तरुन—अंबुजसम १. १३०.
 ४; १७५. १; २४२. १;—चरनर्पक-
 जनवजोती २३१. १;—सिखाधुनि
 २५९;—उदय २७१. ४; २७१;—
 नयन ३००; ३०१. ३;—चूड ३९२.
 ३;—नयनराजीवसुवेस ३. १६.
 ४;—नयन ४. ११. १; ५. ४३.
 ३; कंज—लोचन ४६. २;—उपल-
 निकर ६. ६०. ५; जलज—लोचन
 १३८. ४; नवराजीव—७. ११२. ३;
 ११३. १;—करचरना ११७. ३

अरुनमय २. २३८. ३

अरुनारी १. २२७. ३

अरुनारे—लाल १. २३१. ४; २. १२२.
 २; ७. ११३. २

अरूढा, समर—६. ३३. २

अरूप १. २३. २; १४०. १

अरूपा ७. १८६. २

अरोप ७. ६९. ३

अर्क ४. १७. २;—फलन्धि ६. ८७. ३

अर्णवे,—समुद्र में भव—३. ६. ४

अर्ध,—राति ४. ८. २; ६. ८३. १—जल
 ११३. २; १२५. ४

अर्पा ६. ८९. ३
 अलख, -अप्रत्यक्ष-गति १. १३२. ४;
 १४०. १; २. ९४. ४
 अलखु १. ३७४. ३
 अलच्छि-दरिद्री १. १२. ४
 अल्प १. २२. ३; २३६. २; २. २०८.
 ४; ५. ३८; ४;-कपि ६. ३३. ४;
 ७. ४४. ३
 अलंकृति १. १८. ५
 अलंपट ७. ६१. १
 अलपित, -धीमी-गति २. १११. ४
 अलान, -जंजीर-समान २. ५२
 अलि, -भौरा, -माला १. ५८. ४; -अवलि
 २७६. ३; २. २३५. ४; -गन २३७.
 ४; ७. ४६. २
 अलिनि, -भ्रमरी, गिरा- १. २९२. १
 अली १. २६९. ५
 अलीक, -शूठ-प्रलापी ६. ४०. ४
 अलीका १. २४९. ३
 अलीहा-शूठा २. ४९. ४
 अलुञ्जि-उलझ कर ६. ११३. ६
 अलेप २. २२०. ३
 अलोला-जो चंचल न हो ४. ९. ८
 अलौकिक १. ७. ७; ५४. २; १४२. ४;
 १७९. २; २६४. २; २९८
 अवकलत-सूझ पड़ता है २. २५४. १
 अवकास ७. १३८. २
 अवकासा ७. १४०. ४
 अवगाह १. २९५. १
 अवगाहंति-स्नान करते हैं ७. २२६

अवगाहहिँ २. ११४. ३
 अवगाहा १. १२. १; १७. ३; २७८. ३;
 ७. ४९. ३; १४०. ३
 अवगाही १. ६०. ५
 अवगाहू २. २८. ४; २६२. ३
 अवगुन, अघ-धनधनी १. १०. ३;
 ११. ५; गुन-साना १२. २; २२.
 ३; ६२; ९१. ४; १०४; २७१. १;
 २. १३२. १; १६३. २; -जलु
 २३३. ३; ४; २३४; -गेह ३. २;
 -मूल ५७; ४. ५. १; ११. ३;
 ५. ३१. ३; ६२. १; ६. २३. १;
 जन-७. ५. ३; -सिंधु ६३. ४;
 -आगार १६२
 अवगुनन्दि ४. ९. २
 अवघट, -अडवड-घाटा ३. १२. २; ६.
 ६१. ३; ९५. ३
 अवज्ञा ५. २६. ३; ४३. १; ७. १८६. ८
 अवट्टइ ७. १९८. ७
 अवडेरि-धोका देकर १. १०३. ४
 अवडर-दया करनेवाला, उदार २. ४५.
 ४
 अवतंसा, -भूषण चंद्र-१. ११२. ३
 अवतंस, हंसवंस-२. १०
 अवतरइ ४. २९
 अवतरहीँ १. १६८. १; ७. २०८.
 १४
 अवतरिहँ १. २१९. ३
 अवतरिहि १. १८०. २
 अवतरी १. ११८

अवतरेउ १. ३३. ४; ७०; ७४. ५;
२३८. ३; ६. ९. ४; ६८

अवतरेहु ४. ११. ३

अवतार, राम—१. १४६; हरि—१४८. १;
१५१. २; मनुज—१६७; १६९. ४;
२२४; ३३०; ४. ३; ६. १३८. २;
७. ३०. १; ८२. ४; प्रभु—कथा
९०. ५

अवतारा १. ५४. ३; ७०. ४; ११२. १;
राम—१३४. ३; १५०. २; १५१.
३; १६९. ३; मनुज—२१९. १; ४.
३३. ३; ७. ८०. १; रावन—९०.
४; राम—१२१. ४

अवतेहु—आते १. ३१५. २

अवदातम्,—पवित्र, सुंदर कंद—६. १
अवध,—अयोध्या—पुरी १. ३२. १;
—मुहाल ३२; ४१. ३;—पुरि ५५. ३;
५६. २; ६०;—नृपतिसुत १३२. ४;
—पति १४१. ३; १७९;—पुरी २२०.
४; २२७. २; ३२०. १; ३२९. ३;—पति
३६५. १;—नाथ ३६५;—पुर ३६७.
१; ३६९. ३;—पति ३७२; ३७६;
३९३; ३९५. ३; २. २. २; ८. २;
१२. ४; १३. २; १८. २; ३०. ५; ३७.
२;—पति ३८. २; ३८; सत—समाना
५१. ५; ५७; ७२. २; ७५. २;
८४. २; ३; ८५. ३; ८७. ४; ९६.
१; ९७. ४;—निवास ९९. ३; १४०.
३;—सहस्रसम १४१. २; १४२. २;
१४३. २; १४५. १; १४६. ४;

१४७. ३;—प्रवेशु १४८. ३;—पति
१५२; १५४;—जहाजू १५५. ३;
१५८. ३; २१३. ३; २२६. ४;
२५३. ४; २५६. १; ३१६. ३;
३२३. ३; ३२५. ३;—धनी ३. २६.
१०;—नृपति ३०. २;—पति ५. ९.
३;—ईसा ६. ६५. ४; ७९. ४; ८३.
६;—पुर १४४. ४; १५५; १५५. ५;
१५७. १;—पुरी ७. ९. ५; १२. २;
४;—सर २०;—पुरी २४. १;—ईस
३२. १; ११०. २; १२३. २; १३४;
१३६. १;—प्रभावा १५२. ३, १५२.
४; १६७;—ईसा १८६. ६;—पुरी
१९२. ६

अवधहि २. ८४. १

अवधि—सीमा महिमा—१. ३२. ४;
३९३. १; सुकृतसनेह—२. २९. ४;
३८. २; ५३. ४; ५८. १;—आस
८७. ४; १०८. ४;—कचाटी १४६.
२; धरम—१५७. ३; २१३. २;
३१६. ३; ३१८. १; ३२३; ३२६.
३; ४. २५. ४; २९. १; ६. १४६;
७. १

अवँर्राई ७. ७३. ३

अवनि—पृथ्वी १. १८२. ४;—ईसा १२.
४; १८७. ३;—ईसू २५०. ३; रंग—
२७७. ३;—परवँनि ३१२; २. ६०.
३; १६५. १; २५३. ३; ५. १२.
४; ६. ८७. ५; १०६. ३; १५७. ६

अवनिप—राजा २. ४५. १

अवनी १. २०४. ४; २१३. ३
 अवमान २. २१०. ३
 अवराधक—सेवक ४. ९. ९
 अवराधहु १. १०२. २
 अवराधे १. ९४. ४
 अवरेखी, — लिखी चित्र—१. २९७. २
 अवरेव—तिरछा १. ५८. ४.
 अवलंब—सहारा २. ९७. ४; ३१७. ४;
 ३. २१. २; ७. ३२. ६
 अवलंबन १. ४३. ४
 अवलंबा, प्रान—२. ८३. ३; १७७. २
 अवलि, —पंक्ति अलि— १. २७६. ३;
 ३८०. १
 अवली १. २८८. १
 अवलोकत १. ३६६; २. १०८. ३
 अवलोकनि १. ६३
 अवलोकय—देख ७. ७४. १
 अवलोकहिं १. १०९. ३; २७५. १
 अवलोकहु १. २७१. ४
 अवलोकि १. ४६. २; ८२. २; ११८.
 ४; ५; १६९. २; २. १५. २;
 २२७. ५; ३. २६. २; ९; ६. १७
 अवलोकी १. १४३. १; २९२. १
 अवलोके १. ७८. २
 अवसर १. ७०. ४; १०८. ५; ११३.
 ४; १२१; १५९; १६०. १; २१७.
 २; २२२. ४; २२३. ३; २२८.
 ४; २४८. २; २६१. १; २६५;
 २७४. १; २७९; ३०१. १; ३६७;
 ३७८. १; २. ८; ११; ३०; ४६.

३; ९२; १२२. ३; १४५. ३;
 १४८. २; १५४. १; १६४. १;
 १७०; २२७. ५, २३५. ४; २५८.
 ४; ३१५; ३२२. ३; ३. ८. २;
 २४. ८; ४. २२. ४; ५. ९. १;
 २५; २६. २; ३८. १; ६. ७१. ३;
 ९४. ३; १३९. १; ७. २६; ७७. ३
 अवसरु १. १२१. ५; १३१. १; २२९.
 १; २३५; २. ८३. २; १११. ४;
 ३. ५३. ४
 अवसाना—मरण, नाश, समाप्ति १. २६८.
 ४; २७२. १; ७. ८५. ३
 अवसि—अवश्य १. १०३. २; ११४. ४;
 १५७. ३; १९८. २; २. ५१. १;
 ७२. ३; १०१. ४; १७६. १; १७६;
 १७८. १; २५४. २; २६५. ४;
 ३२७; ७. १७८. ३
 अवसेवा २. २२७. २
 अवसेरी—विलंब २. ८. ३
 अवसेपा ६. ७५. ३
 अवसेषित—वचा हुआ १. २००
 अवस्था ७. २००
 अवाँ—आवा १. ८२. २; १८९. ४
 अविछीन—एक रस ७. १९७
 अविनासी १. ३९. ३; ३७४. ३
 अव्यक्त ६. १४०. ४
 अपय, —वट १. ६६. ३; २. १०६. ४
 अष्टक, रुद्र—७. १७४. ९
 अष्टादस—अठारह ६. २१. ४
 अस—पेसा १. १३. १; २१. ३; २३. १;

४; २४. ५; ३९. ४; ५४. २; ३;
 ४; ६०. ५; ६७; ६८. १; ७३. २;
 ७४. २; ३; ७५. ३; ४; ७९. २;
 ८०. १; २; ३; ८३. २; ८४. ४;
 ८७. ३; ८८. ४; ९१; ९३; ९४;
 ९५. १; ४; ९६. १; २; ९६; ९७.
 ३; ९९. १; १००. ३; १०१. १;
 ४; १०३. १; ४; १०४. २; १०७.
 १०८. २; १०८; ११०. १; ११४.
 २; ११६; ११९. ५; १२०. ४;
 १२१. १; ३; १२४. ३; १३२. २;
 १३३. ४; १३७; १३८; १३९;
 १४१. २; १४२. २; १४३. ३;
 १५६. १; ४; १६१. १; १६३. ४;
 १६६. ४; १६८; १७८. ४; १७९.
 ४; १८०. ३; १८१. ३; १८७; १९७;
 २०५. १; २११. २; २१५. ५; २२९.
 २; ३; ४; २३२. ३; २३९. ४;
 २४४; २५३. ४; २५४. १; २५५.
 ४; २५६. २; २६३. २; २६७. ३;
 २६९. २; २७१. ३; २७८. १; २;
 २७९. ४; २८०. २; २८६. १; ४;
 २९०. १; २९४. २; ३१६; ३२२.
 २; ३७०. १; ३८९; ३९४. ४; २.
 २; ३. ४; १०; ११. २; १४. ४;
 १५. ४; २२. २; २५. ४; ३१. २;
 ३५. १; ३६. २; ४३. २; ४६. २;
 ४७. ३; ४९. ४; ५१. १; २; ५२.
 २; ५८. २; ७२. १; ७५. ४; ८०.
 ३; ८२. ३; ८३. २; ४; ८५. ४;

९४. १; ९५. १; ३; ९५; ९९. १;
 १०७. १; १०७; १२१. २; १२३.
 १; १२६. ४; १२६; १२७. ३; ४;
 १३४. ३; १३९; १५४. २; १५८.
 १; १५९. १; १६२. २; १६३. ३;
 १६६. २; १७०. ३; १७३. १;
 २०१. १; २०४. ४; २०५. ४;
 २०९. ३; २११. ३; २१५. २; २१५;
 २१८. ३; २२०. ४; २२४. १;
 ४; २२६. ४; २२७. २; ४; २२८.
 १; २३५. २; २५६. ४; २६०. ३;
 ४; २६२. २; ३१५. ३; ३१६. ३;
 ३१७. ४; ३. ५. १; ८. १; १०.
 ४; ५; १४. १; १५. १२; १६. ११;
 १७. ३; १८. ७; २८; ३०. ४; ३३;
 ३४. ४; ३७. ८; ४३. १; ५३. ४;
 ५४. ३; ५८. २; ५९. ५; ४. ३. ३;
 ५. ३; ९. ४; १०. १; १२; १२.
 ३; ४; १४. ३; २५. २; २९. ४; ५;
 ३२. ३; ५. १. २; ७. ८. १; ९.
 ४; १०. २; १२. ३; १४; १७. २;
 २७. २; ३७. ३; ४१. ३; ४२. २;
 ३; ५; ४३. १; ४४. ४; ४७. १;
 ४९. ४; ५०. ५; ५२. १; ४; ५३.
 ३; ५७. २; ६१. ३; ६. २; ४. १;
 ८. १; १०; ११. ३; १२. २; १९;
 २२; २३. ४; २६; ३०; ३३. ४;
 ३४; ३९. ५; ४२. २; ४; ४२;
 ४३. २; ४५. १; ४; ४६. १; ३; ५२.
 १; ३; ५५. २; ५७. ५; ६०. २;

३; ६५. ३; ४; ७०. २; ७०; ७१.
 २; ७८. १; ७९. २; ८१; ८३ ४;
 ५; ९६. १; ३; ९८. २; ९९. ७;
 ९९; १०१. ४; १०२. ६; १०३.
 ६; १०३; १०८. २; १०९. ३;
 ११०. ४; ११५. १; ११९. ४;
 १२२. ३; १२५. १; १३०. ५;
 ७. ३; ३८. ४; ४०. २; ५; ४१;
 ४२; ४५; ६४. ३; ६७; ७०. २;
 ७३. १; ७७. ३; ८३; ८६. ५;
 ८७; १०१; १०२. ३; १०६. ४;
 १२७. ३; १२९. १; १३०; १३३;
 १३९; १४६. ३; १५२. ३; १६६;
 १७८. ८; १८२. ४; ८; १९६. ४;
 १९८. ४; २०४. ४; ५; २०४;
 २०५; २०६. ८; १०; २११; २१५.
 २; २२३
 असगुन २. १५९. २; ३. २३. ४; ५.
 ३५. ४; ६. २०. १; २; ६८. ४;
 १०१. ५; १२८. ४
 असंक १. १६५. २; ५. २१. १; ६.
 १५; २३; सुर-१४१. ४
 असंका १. ९६. २; १३७. १; ५. २०.
 ४; ५७. ४; ६. २७. १; ५२. २;
 ५५. २; ५९. ५; ११०. ३ .
 असंक्ल १. ३०७. १
 असञ्जन १. ११. २
 अस्त्य १. १४२. १; २. २०. ३; २९. ३
 असन-भोजन १. १९१; २०४. ४; ३६९.
 २, २. १२१. १; १४१. ३; २१२;

२१६. ३; ३२५. २; प्रजा-७.
 १५४. १; २०४. ५
 असनाना १. २३३. १
 असानि ६. ४८. ५
 असंत ७. ६०. ३; २०८. ३; ८
 असंतन ७. ६४. ४
 असंतनह ७. ६०. ४; ६२. १;
 असम, -सरकलाप्रवीना १. १५४. २; ३.
 ४१. ५;
 असमंजस-दुवधा १. १०७. २; १९७.
 ३; २५६. २; २. ३३. २; ८६. २
 असमंजसु २. २६५. ३
 असंभावना १. १४३. ४
 असंमत १. १३९. २
 असमय-अकाल १. १८६. २
 असरन, -शरण-हीन-सरन ७. ७४. २
 असवारा १. ११९. ४; २. २०४. ३; ६.
 १११. २
 असहार्इ-सहायक-रहित २. २३०. २
 असाँचा १. २०५. ४
 असाँची ६. ४४. १
 असा ७. १६२. २
 असाधि-असाध्य २. ३५; ५२. १
 असाधु १. १२. ३; १३. ५
 असाधू १. ११. ३; २. २०८. ४
 असाध्य ७. २०८
 असि-सलवार १. ८८. २; ९१; -धारा
 ९१. ३; १०९. २; ११४. ४;
 १२८. ४; १४२. ४; १६६. ३;
 १९०. ३; १९३; १९७. ३; २१०.

२; २५३. ३; २७३. ३; २८२. २;
 २९९. ४; ३०४. ४; ३१७. ३; २.
 १०. ३; २६. २; ३१; ७२. ४; ७८.
 ४; १२१. २; १६५. ३; ३. २४. २;
 २८. ६; २९; ४५; ५४. २; ५८. १;
 ४. ५; ९. २; १९. ४; ५. १०. २;
 -वरधारा ३; १३. २; ३७. ४; ५८.
 २; ६. १०. २; १३. १; ३५; ३९.
 ५; ४५. २; ५०. ४; ५५. १; ७४.
 ४; ७. २७. ५; ६०. ४; १०६. १;
 १३१. ५; १३१; १४८; १७०. ७;
 १९४. १; २०४. ५; २०७

असित, -कृष्ण, कालासित - २. २०५. २

असिव १. ११६. २

असीस १. ९४; १२६. ५; २४०; २४८.

१; २६९. ४; ५; २७०. २; २७३.

२; ३०२. ४; ३२८. २; ३६७. २;

३७०. २; ३७५; ३८५; ३८६. २;

३८६; ३९२. ४; ३९४. ५; प्रभु -

२. ४. २; ५३. १; ५९. १; ७८.

२; ८२. १; १०७; १०९. ४; २०७.

३; २५६. ४; ३१९; ३२४; ६. १५७.

५; ७. १७. १; २०. ३

असीसा १. २९५. ३; २९८. १; ३७२.

४; २. १०४. ४; ११२. २; ३२०.

२; ६. १५५. २

असुम १. ९३. ४; सुम - १६५. २; -

भरी २. ३९. ४; ७८. ४; २५६. ३;

६. १११. १; ७. ६४. ३; सुम -

दायक ४; -वेषकृत १३४; १५४;

सुम - १९८

असुर - वैत्य, राक्षस १. ३४. २; -सेनसम

५१. ५; ५५. ४; -अरी ७४. १;

१०६. ३; १११. ४; १४८; १४८.

३; १४९. ३; -अधिपनारी १५०.

४; १६४; २०५. २; -निकाया २१५.

२; -अरि २१८. १; -समूह २३९. ५;

२४३. ३; २४९; २५३. ३; २७४.

४; २९४. ५; सुर - ३२५. ४; ३.

१२. ३; २४. २; ३१. १; ३५; ३६.

४; ५. २२. ५; ६. १०. १; सुर -

७. ३०. २; -अरि ७०. ३; १३२. ३

असुरु १. १२७. ४

असेखा १. १४२. ४

असेपा - संपूर्ण १. २१८. ४

असोक, - एक वृक्ष का नाम - पादप ३.

३७; वन - ५. ८. ३; १२; -वाटिका

१८. २

असोका ५. १२. ५; ७. ९६. १

असोकी १. १९४. ४

असोच ४. ५. २

असौ - वह ६. श्लो० ३

असौच - शुद्धि का न होना ६. २३. २

अस्त १. १८७. १; २. १३९. ३; ७. २०

अस्तु - अच्छा १. १७८. १; १७९. ४;

१९५; २०७. ३; ३. १७. १; ५५;

७. १२९. १; १७८. १; १७८

अस्तुति १. १०७. ४; २१७; २२३. ४;

२२४. २; २३४. ४; २४३. ३;

२४४. २; ३. ५; १४. २; १६. १;

२७; ४१. १; ४४. १; ५३. २; ४.
 ४. ४; ५. ३८. १; ६. ९३. ५;
 १००. ३; १११. ३; १३२. ३;
 १३७; १३९; १५७. २; ७. २८;
 ५७. १; ५८; ६१; ८९
 अस्त्र ५. १९;—सस्त्र ६. २०. १; ७२. ३;
 ७४. १; ९५. १; ११७. २
 अस्थाना ६. १५५. १
 अस्थि, —हड्डी—मात्र १. १७२. २;—समूह
 ३. १४. ३; ४. ९. ६; ६. २१. ४
 अस्नाना ७. ५२. १
 अस्व—घोड़ा २. २०४. ३
 अस्विनीकुमारा ६. २१. २
 अह २. २२६
 अह, —दिन—निसि ७. ४८. ३
 अहह १. १०७. २; १९७. १; २५५. ३;
 २५६. २; २. १८. १; २३. २;
 १७४. ३; ३. २२. ६; ६. ९८. २
 अहर्ह १. १४२. १; १७२. ४; २५५. १;
 ३७४. ४; २. २९. १; १०१. २;
 १७७. १; ४. ६. १; ३१. ६; ५.
 ६२. २; ६. ३०. ४; ९२. २; ७.
 १४६. ३; १८२. ८; २०६. ६
 अहर्त्त १. ७५. १
 अहर्त्त ६. २५. ४; ३१. २
 अहंकार ६. २१; ७७. ४; ७. २०८. १८
 अहंकारी ६. ६०. १
 अहम्—अहंकार, मैं १. १४०. ४; १५५.
 ३; १५७. ४; १६२. १; ३१६. ३;
 ३. ६. ६; ७. १६८. ४; १७४. १;

२; ५; ८
 अहसि २. १६३. ४
 अहह—अत्यंत दुःख वाचक शब्द २. १४५.
 ३; ५. १४. ४; ६. ५६. ३; ८१.
 २; ८५. २; १३०; ७. ५. २
 अहहिँ १. २४. ३; ९४. २; ३२३; २.
 २०१. १
 अहहीँ १. ६८. २; १७८. ४; २५६. २;
 ३७६. २; २. ८. ३; ७८. ३; ११०.
 १; १२०. १; १६८. ४; २६६. २;
 ३. ७. ६; ६. १२. ४; ७. ५९. ३
 अहहू १. १४४. ३; २. ४४. २
 अहार १. २११. ३; ४. ३०. २; ५.
 ४. २; ६. ११. ५; ६०. २
 अहारा ४. ३०. २; ५. २. २; ७. ४
 अहारी, —खाने वाला मांस—२. २०२. २;
 ६. ६०. ५; मनुज—८४. ६
 अहारु २. ८९; ४. ३०. १
 अहारू १. २०७. ४
 अहि, —सांप—गिरिगजसिर १. २१. १;
 —सेज ९३. ३;—मौर ११६. १;
 —ईसा १२९. २;—भवन १३७. १;
 १९१;—कुलवासा २०८. ४;—राजा
 २२७. १; २९३. १; २९४. ५;
 —बेलि ३२१. १; ३९५. ३;—सीस
 २. ११८; १३७. ३;—राजा ३. १९.
 २; २८;—भामिनी ३९. ६; ५६. ३;
 —गतिसम ४. ९. ४;—गन ५. २०.
 ४; ३६; खग—६. ४१. ४;—गन-
 मीला ८८. १;—ईसा ९९. ७;

महां-७. ६२. ४;—ईसा १४२. ४;	१२३; १९७. ३; २१२; २१३. ७;
महा-१७०. ३; २०८. ९	२३३. ३; ३०२. २; ३२०. २;
अहित २. १६३. ४; ५. ४१	३७६; २. १०. १; ५४; १०४. २;
अहिन्ह ५. २. १	१०७. ३; १३३; १३६. २; १३८.
अहिनी-सर्पिणी ३. २२. २	३; २२८. १; २३१. ३; ३. २; ३६.
अहिय-सपेरा २. २५५. ४	७; ४०; ४. २५. १; ५. २. १;
अहिल्या १. २५६. ३	२९. १; २९. २; ६. ११. ४; १९;
अहिवास-सौभाग्य, सुहाग १. ३६७. २;	३९. ४; ५७. २; ६१; ७०; ७६;
६. १०; २२; १५७. ५	८३; ८५. १; ११०. ४; १३२. १;
अहिवाता १. ९१. २; ७. १७. १	७. ५; २३; ३५. १
अहिवातु, अन-सूच २. २६. ४	आह्य १. २५१. १
अहीर ७. १९८. ६	आह्रुँ २. १५२. ५
अही सा ७. २०८. ११	आह्रि २. १४७. २; ३. ३३. ४; ५.
अहीसु-शेषनाग २. १२७. ५	२५. १
अहेर-शिकार २. १३७. ४; १३९. १	आई १. २२५. १; ३८९. ४; २. २१४.
अहेरी-शिकारी २. १३४. २	४; २२२. १
अहेरे १. १८७. ३	आई १. १०३. १; ११९. १; १२४. ३;
अहो १. १२८. २; ३. ६. १;—भाग्य	१३१. २; १७३. ४; १८७. ३;
५. ४३. ४; ४८; ६. २३. १	२००. १; २०१. ३; २२२. १;
आई ६. १३०. १	२२७. २; २३३. २; २३६. २;
आँखि १. ३१३. ४; ३२६. १; ३; २.	२४४. २; २४५. १; २६१. १; ४;
२१. ३; १५५; १६३. ४; ६. ५५.	२६४. १; ३०२. ३; ३१६. २; ३२३.
६; ७. १५७	२; ४; २. २. २; १३. ४; २०. १;
आँखिन १. ३१३. ४	२९. २; ४०. १; ५८. २; १३६.
आँखिन्ह २. १६७. ३; २६३. ४	१; १४०. ३; १४३. ३; १५६. २;
आँखी २. ३२. ३	१६०. २; १६४. १; १६५. १;
आँत ६. ११३. ३	२३१. ४; २६३. ४; २६७. १; ३.
आँवी ६. १०१. ४	२२. ९; ४८. ५; ५३. ४; ४. ७.
आँसु २. १६६. २	४; ८. ४; ९. २; १४. ४; १४;
आइ-आकर १. ५५. ४; ५९. ३; ९७;	१९. १; २१. १; ३३. ६; ५. २.

३; १९. ४; २४. २; ३६. ५; ३७.
 ४; ४२. १; ५५. २; ३; ६. २७.
 २; ८५. २; ११२. १; ७. ५०. ३;
 ६३. १; ९४. ४; १४८. २; १९८.
 ५; २०२. ४
 आउव १. २६७. ३; ६. १४३
 आए १. ७२. ३; ६. ५७
 आये १. ११२. ३; ३२३; ३९३. २
 आक ७. १९४. १
 आकर १. १७. १; ६८. २; गुन-३३.
 ४; ८९; करुना-५. ४६. १; ६.
 ६५. २; ७६. ३; मल-९३; सिली-
 मुख-१११. ६; करुना-१३८.
 २; सदगुन-७. ३०. ६; गुन-
 ६१. १; ६७. २; १२९; करुना-
 १३९; रुचिर-२०६. ७
 आकरं, -खान सुख-३. ६. ३
 आकलित, -युक्त कुंजरमनिकंठ-१. २७६
 आकार, कनकभूधर-सरीरा ५. १६.
 ४; भूधर-सरीरा ६. ८७. १;
 नाना-११६. १; राम-१४१. ४
 आकारा, नाना-३. २३. ३; पर्वत-
 ४. ३३. ३
 आकाशं, चिद्-७. १७४. १
 आकाश, -वासं ७. १७४. १
 आकासवानी १. २०३. ३
 आकुल, -पूर्ण, दुखी परमविरह-५. १२.
 ६; विरह-१४. ४; प्रेम-३२;
 १५०. ३; १५७. ४; भवतापभय-
 ७. ३२. १; प्रेम-१२५. २

आकृति, -आकार, सूक्त कपि-१.
 १६५. ४
 आखर-अक्षर १. ३१. ३; ३६. १; २.
 ३१७. ३
 आखिन्ह २. १२२. ३
 आगत, सरन्न-७. ३२. १
 आगम-वेदादि शास्त्र १. २२; ७४. ५,
 १२७. ४; निगम-१४८. १; २.
 ९६. ३; ७. ३०. ५; ७२. २; ७४.
 ४; ९८. ३; १४२. छ० ५; १५२.
 ३; २०४. २
 आगमन-आना १. २३९. १; ४;
 २७१; प्रथु-७. २
 आगमनु, भरत-सूचक २. ८. ३; गुरु-
 १०. १; भरत-१२. १; राम-४४;
 रघुवर-१२५; १३६; १४८; ६.
 १२५. ५; रिपि-७. ९०; भरत-
 ९१. ३; सचिव-९१. ३
 आगमनु, स्वामी-२. १०. ३
 आगर, -पूर्ण सबगुन-१. २२४. २;
 नयन-२. ७१. ४; मत्ति-४.
 ३२. १
 आगवनु, प्रथु-३. १५. २
 आगवनु २. २२८. १
 आगार, हृदय-१. ३३; गुन-३. ५८;
 ६. ६९; ब्रह्मा-७. ३०; गुन-
 १००; अत्रगुन-१६२; गुण-१७४.
 २
 आगारा, -घर कृपा-७. ४०. ५
 आगि-१. २१५. ३; ६. १२६. २

आगिल-अगली १. ९५. १; २. १३.

४; १९. ४

आगिलि १. २३८. १

आगी-अग्नि १. २१७. ४; २. ४८. २;

विरह-८५. २; १६५. ४; १७०.

१; रामविरह-१७५. २; ४. २६.

२; ५. १२. ५

आगे-१. २४. ३; ७७. २. ७५; १४६;

३०८. ३; ३१४. ४; ३२५. १;

३८७. १; ३९४. ३; २. ३२. १;

८९. २; ९९. २; १२४. १; १२५;

१३६. ३; १६७. ३; २०३; २२२.

३; २२३. २; २४०. २; ३. ७;

१२. १; १४. ३; १५. १०; २३.

३; ३३. १; ३९. ९; ४०. ४; ४४.

१; ४. ३. १; ९. ४; ११. १;

१३. ३; २३; २७. ४; ५. ३. ४;

२६; ४६. १; ६. २९. ४; ४२. २;

४४. २; ५०. ४; ६३. १; ६४; ९३.

३; ९९. २; १२२. ४; १२९. ४;

७. १५. ४; ३६. १; ७१. ४

आघात, -चोट वज्र-समाना ६. ८६. १

आचरज १. ८. १; ५४. २; १५१. ४;

१९३. ३; ७. ८४. ३; १००. ३

आचरज्जु १. ५४; १९३. १; २. १४१;

२०९. १

आचरन १. १७०. १; २१५. ४; २१६.

२; २२०; ७. ६९. २; ६९; ७१. २

आचरनी-करनूत ७. ६०. ४

आचरनु ५. ४८. ४

आचरनु २. २२४. १; ३२७. ३

आचरहिँ ६. १०१. १

आचार ७. २०९

आचारा, ७. १९८. ५; सरल-१४६. १

आचारी ७. १५४. ३

आचारु १. ३१९

आच्छन्न, -ढका हुआ माया-३. ५०

आछी १. १७. ४

आछे २. २२२. ३; ३. १२. १

आजु १. १९७. २; २३९. २; २४०. २;

२७९. ३; २८३. २; २९०. ४; ३१३.

२; ३२४. ४; ३९१. ४; २. १०.

४; १२; २१; २३. ३; ४; ३९. १;

४३. २; ५०. ३; ५८. ३; १०३.

३; १०८. ३; १५७. ३; १७०; २२३;

२२९. २; २३०. २; २३१. २;

२६१; २६२. १; २६५; ३. ३४.

४; ४५. ४; ४. ३०. २; ५. २. २;

४३; ६. ७१. २; ९८. ७; १०८.

१; ११५. ४; १३०. ४; ७. ७. ६;

२२. २; ५६. ४; १२७. १; २१३

आजू १. १९७. ३; ३०३. २; ३६८. १;

२. ६. २; ११. २; १५. १; २०.

२; ४३. १; ७४. ४; १०८. ३;

१३५. २; २०५. १; २१५. २;

२३१. ३; ३. ३९. ७; ४. ३१. ५;

५. ३०. २

आज्ञा १. १०१. २; २१३. २; ३९०. ३;

५. ६२. ४

आटोप, घटा-६. ५९. ५

आठ ६. २३. १

आठव-आठवाँ ३. ४५. २

आतप-धूप १. ६३. २; ६. ८३. २; ७.
९८. २; सरद-१. १४४. १; २.
२१२; -वाता ४. ३. ५; सरद-
२०. ३

आतम, -हनगति ७. ६७; ७७. ३; -
वादी १००. ३; परम-विंदक १८८.
३; -अनुभवसुख २०२. १

आतमा, जगत-१. ८८. ३; जगद्-६.
५३. ३; जगत-७. ४६. ४; परम
-७१. ४

आतुर, -दुखी, उतावला भय-१. २१८.
४; ३. ४. २; ५. ३; १५. २; २४.
४; ३६; क्रोध-३७. ८; ४.
९. १४; भय-६. ६३. १; ७८.
४; ८०. १; १०९. ४; क्रोध-
१२०. ५; १५३. ३; प्रेम-७. १५.
२; १३४. ४

आदर १. ९०. ३; १२७. १; २४०. ५;
३८६. २; २. ४०. ३; १०९. २;
६. १२. ४; ५७. २; ७. २९; ४०.
३; ७१. १; ८८. ४

आदरहिँ-१. २४; २. २५. १; २३४

आदरहीँ १. २४. ४; ७. ३२. ८

आदरिय २. १७७. १

आदरी ७. ३०. ३

आदरु १. १३०. २; ३६५. २; २. २४.
२; ६. २६

आदरेण, -आदर-पूर्वक नर-३. ६. छं. ६

आदरेहु ७. १९४. ५

आदा, उरग-७. ७९. ३; ८२. ३

आदि १. २४. १; अगद-३४. १;
सनक-३; -कवि ३५. ३; ४२.
१; अज-७७; ११६. ४; १४२.
२; १७०. ३; -सक्ति १७६. १;
ब्रह्म-जनक १७८. ३; -शक्ति
१८०. २; अरथधरमकाम-१८२;
१९२; कौसल्या-२२०; २२२. १;
२६८. ४; ब्रह्मा-३७७; कौसल्या-
३७८. ४; सुधा-२. १२१. १;
१३३. ४; १७६. ३; ३. १०. ३;
२१. ६; काम-खलदलगंजा ४१.
३; कामक्रोधलोभमद-५६; अंगद-
४. २३; नारद-३३. ७; ५. ९.
२; १६. ३; अंगद-६. ७३;
८७; ९८. ३; ब्रह्मा-१०६. १;
हनुमद्-११०. २; १२३. ६;
ब्रह्मा-१३०. १; १३१; ब्रह्मा-
शंकरसेव्य १४०. ५; अंगद-१५१;
कुंभज-१५५. १; १५७. ८;
कौसल्या-७. ३; १५. ५; हनुमद्-
१८. १; सुग्रीव-२४. २; भरत-
अनुज २७. ५; विभीषणांगदहनु-
मंत-२७. ५; मुकुटांगद-२७.
६; दसकंधर-३०. १; नील-
३६; कौसल्या-४७. ४; उमा-
रमाब्रह्मा-वंदिता ५; सनक-
५०. १; नारद-५०. १; पिक-
खग ५२. ५; सनक-५५. ४;

आसत्रासइरिया—निवारक ५८. ३;
 सनक—५८; ८५. ३; काम—
 १०२; निगम—१३१. १; २०२.
 २; काम—२०६. ३; २१३. ३;
 गज—२२३. ५; स्वपच २२३. ५
 आदिक, अनिमा—१. ३८. २; काम—
 ५८. ५; ब्रह्म—९०. २; ११२. २;
 रंभा—१५४. २; ब्रह्मा—२९५. ३;
 गया—२. ४४. ४; १३९. ४;
 अनिमा—२१४. ४; वनिता—२१६.
 ४; स्रवण—३. २१. ४; ६. ५२. ६;
 ८४. ६; अनिमा—सुखसंपदा ७.
 ५२; सनक—५५. २; ५९. १; ६५.
 ४; भरत—७३. १; कुलिस—११२.
 ४; भरत—१२१. ४; अनिमा—१२६;
 मद—२०१; सनक—२१०. ६
 आदिकं, इन्द्रिय—३. ६. ४; ४१. ३
 आदिहुँ ५. १३. ३
 आदिहु २. १६१. ४
 आदी, सनक—६. १३१. १; ७.
 १००. ३; गृह—१०६. ३
 आधा ६. ६८. २
 आधार,—सहारा, धारण करनेवाला
 सकलजगत्—१. २२९; २. ३१७.
 १; जगद्—६. ७५; ७. १६४. ३
 आधारा, जगद्—३. १७. ४; ६. १००. २
 आधीन १. १९७. २; ३. २१. २
 आधीना १. १९८. १; ३१९. ४; राम-
 दरस—२. ३४. २
 आघे १. २२२. १

आन—अन्य, दूसरा १. ८. ३; ३८. ४;
 ७२; ९६. १; १३५. ३; १६०. ३;
 १६०; १९६. २; २३३. ४; २४०.
 ५; २. २०. ४; ८६. ४; १०१. ५;
 २०५; २१३. ३; २२७. ३; २६६.
 ४; ३. ८. १; १५. १; ४; ३४; ५.
 २४. ४; ४९. ४; ६. ६; ४४. २;
 १०५; ११७. २; १३०;—गति १३५.
 ४; १५८; ७. ७१; ८७; ११५. १;
 १२१; १४२. ५; १५२. १; १६४;
 १९४. २; २१८; २२३. ७
 आनउँ १. २३८. ४; ३. ३३. १; ४. २१.
 १; २; ३३. ५
 आनउ १. ३२०. १
 आनत—लते ही १. १४३. ३; २. २६२.
 २; २६४. ४; ७. ११५. १
 आनँद १. ३९. ३; २३५. १; २. ९. २
 आनंद १. ६०. ५; परम—मगन
 २२१;—मगन २२५. १; २; परम—
 २२५. ३; २२८. ३;—सिंधु २३९.
 ३;—दाता २५०. १; ३२८. २; ४;
 ३८८. ३; ३९३. ४; २. ११;—
 निधानू ४२. ३; १०२. ४; ब्रह्म—
 रसि १०७. ४; १०९. १; चिद्—मय
 १२८. ३; ३. ४६. ३; नयन—दान
 ५. ४६. १; परम—७. १७. ३;
 परम—मगनमन १७; परम—२७. ५;
 ब्रह्म—मगन ३४; सच्चिद्—घन ४८;
 ब्रह्म—५५. २; परम—५७; परम—
 संदोह ६९; सच्चिद्—घन ७०; चिद्—

संदोह ७५; ८१. ५; ९७; सचिद्- घन १०४. २; चिद्-संदोह ११४; सज्जन-दाता १७४. ६; चिद्-संदोह १७४. ६	८३. ४; १०७; १०८. १; १२१. ३; १४४. ३; २०२; ३. १५; ४३; ५. १२. २; ६. ४; ४८; ८४
आनंदहू १. २५०. १	आनिय १. ३०९. २; २. २१९; ५. ३१
आनंदा, परम-१. २१८. २	आनिये २. २०२. ५
आनंदु २. ५४. ४; १२६. ३; २६०. १	आनिवी-ले आओ ५. ३२. २
आनन-मुख १. २३१. ४; -रहित १४२. ३; दस-२१०. ३; २१३. ३; ४; गज-३७२. ४; २. २७. २; सहस- १४०. ३; ५. २. ५; ४६. ३; बिकट- ५६. ३; ६. २१. ३; ९३. ७; प्रभु- १२९. ५; -ससि ७. ७६; ११३. १	आनी १. ५४. ४; १०४. २; १३७. ३; २०८. २; २३७. १; २३९. १; २६५. ४; २९२. २; ३६८. २; ३७०. ३; २. ८०. १; ९०. ४; ११५. ४; १३३. ३; १४४. २; २१०. ४; ३. १७. ६; ५. १३. ५; ६. ९. २; ६८. ४; ८४. ५; ७. ६६. २
आननं, प्रसन्न-७. १७४. ४	आनु २. १०२. १
आननु १. १३०. ४	आनू ५. ६१. १
आनव १. १९९. २	आने १. २६७. ४; २. १०. २; १२६. १; ३. ५. ४; ५. ५४. १
आनसि ७. १८८. ७	आनेउ ६. ७६. ४
आनहिँ २. ११६. १; ६. ६. ४; ७. ६३. ३; १२१. २; १६०. २	आनेसि ६. ४५. ३
आनहु २. ७. १; ४०. १; २१४. ३; ३. ३५. ३; ४. ७. ४; ५. १५. ५; ४५; ६. ४. ५; २८. १; १३४. ६	आनेसु १. २१३. २
आन १. ७७. १; ८०. ३; १३८. ४; २४४. ३; २. ४४. १; ८९. ४; १०१. २; ३. १०. १; १८. ४; २१. २; ५. ३४. २; ५२. १; ५४. ३; ६. ६३. ४; १०३. २; १२४. ५; ७. ११५. २; १२१. २; १४४. १; १८८. ५	आनेहिँ ५. ९. ५
आनि १. १५८; २४२; २८१; २. ३;	आनेहुँ २. ३१. १
	आनेहु २. ९५. ४; ५. २१; ६. २९. ३
	आप ७. १५८. २
	आपद, -काल ३. ७. ४
	आपन-अपना १. ८२. ४; १०८. ३; १६०. ३; १६५. ३; १८६. २; १९२. ४; १९३. ४; १९४. १; ४; १९८. १; २१२. १; २९०. ३; ३१४. ४;

३९५. १; २. १५४. २; ४. ४. २;
 १२. ५; ५. ३८. ३; ६. ४४. १;
 ७३. २; ७. ८५. १
 आपनपौ १. २६७. ४
 आपना ६. ७७. ३
 आपनि १. १४४. २; १५५. २; २६३;
 ३०७. ३; २. १६१. ४; २२८. ४;
 ३. ४३. २; ४. २८. २; ५. ५५.
 २; ६०. ५; ७. ११०. १
 आपनी २. २३४; २९९; ७. १२७. २
 आपन्न—विपत्ति में पड़ा हुआ ७. १७४. ८
 आपु १. ३३. ५; ४०. ३; ४६; १०३.
 २; १०५. ३; १६४; १७८. १;
 १८१. ४; १८२. १; १८८; १९०.
 ३; १९९. ३; २०२. १; २३३. २;
 २३७. ३; २४३. १; ३०७; ३२३.
 २; २. २; ८७. ३; ९१. २; १०१.
 १; १०२; १२१. १; १४०; १५२.
 २; २०३. ३; २०४. २; २२८; ३.
 २०; ६. ५३. १; १३२. २; ७.
 ६१. २; ६३. ३; ८२. २
 आपुन १. २१३. २; २१५. ५; २५९.
 १; ७. १०५
 आपुनु ६. ६१; १०१. १
 आपुहिँ २. १२१. ४
 आपुहि १. ३१७. ४; २. ५८. ३; २१५.
 १; ५. ९; ७. १०६. ३
 आपू १. ४२. २
 आवरन, सप्त—७. ११८
 आभम्,—कांति वाला शंखेन्दु—६. २

आभीर—अहीर, ग्वाला ७. २२३. ५
 आम,—छाँह ७. ८१. ३
 आमलक—आँवला १. ४९. ४
 आमिप—मांस १. २०३. २;—भोगी ३.
 ४२. १; द्विज—भोगी ६. ६५. २
 आयउँ १. २३९. ५; २. १४७. ४; ३.
 ४. ३; ३३. ३; ५. ४६; ६. २९.
 १; ४५. १; ८१. २; ८६. ३; ७.
 ८१; ९०. १; १२३; १३६. १;
 १४७; १९२. ५
 आयउ १. ३०१; २. १२५; ४. २२;
 ५. ४४. १; ६१. ४; ६. १०. ४;
 ५५. २; ७६. ३; ८३. १; ८७. १;
 ८८. ४; १३१. ३; १५५. २;
 १५७. ५; ७. ३; ५. १; ७. २;
 ८४; १७०; १८४
 आयऊँ ३. १८. १
 आयत,—चौड़ा राजीव—लोचनं ३. ४१.
 २;—उर ५. ४६. ३; मंदिर—७.
 ५०. ५; ५२. ५; ११२
 आयतन,—घर करुना—१. १३४; कृपा—
 २९३; ३६९; मंगल—३९५; करुना—
 २. १०३; कृपा—२०२; करुना—
 ६. १३४; कृपा—१५३; मल—
 १५८; करुना—७. ३०. ६; कृपा—
 ५७; ७५
 आयतनं, परमकृपा—७. ३२. १०
 आयतना, सुंदर—५. ३. ७
 आयन, मुदित—७. ६१. ३
 आयसु—आज्ञा १. ७५. २; ८५. ३; ८५;

१०१. १; १५५. १; प्रभु-१७०.
 ४; १८९. १; १९८. ३; २००. १;
 २१३. ७; २१५. १; २२०. १;
 २३७. ४; २५१. ३; २५८; २५९.
 १; गुरु-२६०. १; २७०. ३;
 २७१. ३; २८६. ४; २८८. २;
 २९३. १; २९६. ४; ३०४. १;
 ३६५. ४; ३६७. ३; ३६९. ३;
 ३८०. ४; ३८५. ३; ३९४. ५; २.
 ८. १; १०. ४; २५. २; ४१; ४२;
 ४६; ५४. ४; ५६. ४; ५७. १;
 ६०. ४; ७६. ५; ७८. २; ८९. ४;
 ११०. ३; १११. ३; ११३. ४;
 १३७. ४; प्रभु-१५२. २; ५;
 मुनि-१५८. २; १६७; १७१. ४;
 गुरु-१७३. ४; १७६; १७७. १;
 ३; १७८. १; २१४. २; ४; २१५;
 २१६; रिषि-२१७. १; २२१. १;
 गुरु-२५४. २; २५४; २५९. २;
 २६०. २; २६५. ४; ३१६. २;
 ३२४. २; ४; ३२६; ३. १०. १;
 मुनि-१८. ९; ४. १३. ४; २५.
 ३; २६. ४; प्रभु-५. १६. २;
 ३४. ४; ५७. ३; ६२. २; ६.
 ८. २; २८. २; ३३; ५२. १;
 २; ६०. ४; ७३; ८१; १३१. ३;
 ४; १४०; १५७. ४; ७. २७. ३;
 रामचंद्र-४७. ३; ८८; मुनि-
 १९२. ४

आयहु ३. ३२; ३९. १; ४. २५. ४;

५. ६. ४; ६. १५७. १; ७. ८८
 आर्या ५. ४४. ३
 आयुध, -हथियार गिरितरुनख-१.
 २२०. २; निज-२२४. १; २४२;
 ३. २५; २६. ३; राम-अंकित ५.
 ५; नख-३५. ५; नाना-६. ६०;
 ७२. ३; भूधरनखविटप-धारी ७४.
 २; ९५. १; १०१. ६; नखदसन-
 सैलमहाद्रुम-१०२. ८; १०८. २
 आयुधधर, -हथियार धारण करनेवाला
 बहु-६. ६२; विविध-७०. ५;
 आयु, -हीन ५. ४३. १
 आये १. ९०. २; १०१. ४; ११२. ४;
 ११३. ४; ११७. ३; १२०. १;
 १२७. १; २; १३५. ४; १५८. ३;
 ४; १६७. १; १७१. ३; १७३. १;
 ४; २०८. १; २२२. ३; २२५. ४;
 २३५. ५; २४७. ४; २४८. २; ३;
 २५३. १; २५४; २६२. १; २;
 २७२. ४; २७३. ३; २७४. १;
 २८२. ४; २८४. ४; २९३. २; ३०१.
 १; ३०३. १; ३२०. ३; ३२३. ४;
 ३२६. १; ३७१. २; ३७३. ३;
 ३७८. २; ३८१; ३९१ ३; ३९२;
 ३९२. ३; ३९५. ३; २. २. १;
 ६. १; ११; ७४. २; ७७. १; ८७.
 ४; ९०. ३; १०१. १; १०७. ४;
 १०९. ३; ११०. २; १२१. ३;
 १२२. ३; १२३. ३; १२५. ३;
 १३४. ४; १३५. १; ३; १३८. ४;

१४८. ३; १५३. २; १५७. ४;
 १६६. १; १७०. ४; १७१. २;
 १७२. १; १७६; १७६. ४; २०५.
 १; २; २०७. २; २१३. ३; २२१.
 ४; २२७. २; २२९. ३; २५८. ३;
 ३२१; ३२३. ३; ३. ५. ३; १२.
 ४; १५. ८; १७. १; ४; २८. १;
 ३०. २; ४३. ३; ४६. ३; ५३. २;
 ५८. १; ४. ४. १; १४. ५; १५.
 १; १९. ३; २२. ४; २३; २३. ३;
 २४; २८. २; ५. ६. ३; २०. ३;
 २४. ३; २५. ३; २८; २८. ४;
 ३२. १; ३४; ३६. २; ४४. २;
 ४५. १; ५३. ४; ५५. १; ६. ५.
 ३; ६. ३; २८. २; ५७. ५; ६०.
 २; ६४. २; ६५; ८०. १; ९१. ४;
 ९३. ५; ९९. २; १००. १; ३;
 ११०; १२२. २; १२३; १३२. ४;
 १३३. २; १३४. ५; १३७. १; १३९.
 १; १४१; १४१. ३; १४४. १;
 १५०. १; १५७. ३; ७. ७. ४; ९.
 १; १४. १; २६; २८; ३१; ३६. १;
 ४०. ३; ५५. २; ६६. १; ७१. १;
 ७३; ७३. १; ८८. २; ९१. ४;
 ९४. ३; ९६. ३

आयेउँ ७. १२३. १

आयेउ २. ३२०. १; ७. ४१

आयेहु ४. २६. ६

आयो ६. ९. १

आरज—आर्य; श्रेष्ठ २. ९८

आरत—अत्यंत दुःखी १. ३८. ३; १५४;
 १६७. १;—बचन २. ३५; ५३;
 —नादू ८२. २; २०३. १; २०५.
 ४; २५९. १;—बानी ३. ४. ३;
 —गिरा ३६. १; ३७. ४;—बानी
 ९२. १;—बंधु १०७. ५; ७. १;
 १४. ६;—बंधो ३८. १;—जन-
 त्राता १२५. १; जग—हेतू २०८.
 १०

आरति—दुःख, १. ६४. १; ८३. ३;
 प्रनत—भंजन ९४. ४; १३४. १;
 २; १६०. ३; १६६. १; २२६.
 ३; २५५. ४; ३८१. ४; २. ४५.
 ४; ९८; ९८. १; २६४. १; ३१५.
 ३; ३. २४;—हरन ३७. १; प्रनत
 —भंजन ५. ३९. ३;—हरन ४६;
 जग—हेतू ६. १२८. ४; प्रनत—
 मोचन १४३. ४;—हर ७. २०. ४;
 प्रनत—हरना ५९. ४; ५. ३०. २;
 प्रनत—हर ६. ११९. १; प्रनत—
 हारी ६. ९२. २

आरती १. १२०. १; १८९. ४; २९८.
 ३; ३६८; ३७८. ३; ३७९. ४;
 ३८२. १; ३८३. २; २. १६०.
 २; ७. १७. २; २०. ३; ४; २७.
 ३

आरंभ, मिथ्या—७. १५४. २

आरव—कोलाहल १. १८४. ४

आराती—शत्रु ३. २८. ४; सुर—६. ५२.

७; उरग—७. ८२. ३

आराधना—सेवा ७. १८५
 आराध्य, दुर—१. ९४. २
 आराम—सुख, उपवन १. २६०; ७.
 ५२. ५
 आरामः, भक्तकल्पपादप—३. १६. ७
 आरूढ, —सवार, चढा हुआ स्वर—५. ११.
 २; रथ—६. ११४. ३; नौका—७.
 १०६. ३
 आरेख—डाह २. ५०. ४
 आलवाल—थाँवला १. ३७७. ४
 आलय, —घर सर्वउर—७. ५७. ४
 आलसहूँ १. ४४. १
 आलसी ५. ५३. २
 आलसु १. १०५. २
 आलि—पंक्ति, सखी १. २२५. ३; २६७. १
 आली १. २६२. २; २६७. ३; २. १६.
 २; २४. २; २२३. १; गज—२२९.
 ४
 आव—आता है १. ६६. २; ९७. ४; १२८.
 २; २०३. ४; २०८; ३९४. ४; २.
 ३६. १; ९७. ४; १४६. ४; २५६.
 २; ४. ४. ३; २२. ३; ५. १४. ४;
 ४५. २; ६. १२. १; ७२. २; ९५;
 ११०. २; ७. १२५. १
 आवह १. ६. ३; ६०. २; १८०; २४४.
 १; ४. २५. ४; ५. ३७. २; ४९.
 १; ६. ५६. ४; ७. १३८. २;
 २०४. २
 आवई ७. १४. ६
 आवउँ १. २५१. ३; २. ४७. २; ४. ८.

३; ५. १. २; २. २; ६. ९८. ७;
 १३२. २; १९२. ७
 आवत १. ३७. ३; ५९. ३; ७५; १२२.
 ४; १८५. १; २१३. ३; २३५. ३;
 ३२६. ३; ३६६. २; ३७७. २; २.
 ४०. ३; ७२; १३५. ३; १६०. १;
 ३. ३७. ६; ३९. १; ४२. ३; ४.
 ३. १; ८. ७; १२. २; ५. १८. ४;
 २९. ४; ४४. १; ६. ४८. ४; ५;
 ७२. २; ८७. १; ९१. २; ९९. ५;
 ६; १०८; ११९. १; ७. ७. ३; ९.
 १; ५; १२; ४३. २; ५५; ८८. ३;
 ११३; २०२. ६
 आवतही ३. १२. ३
 आवति १. २१. २
 आवलि, —पंक्ति रोम—१. १२८. १;
 पुलक—२९५. २; कुसुम—२९८.
 २; पुलक—३७७. २; रोम—६.
 १३९. २; पुलक—७. १४. ५
 आवली, पुलक—१. २९०; रोम—६.
 २८. ३
 आवहिँ १. ५५. ३; ९९. २; २५५. ४;
 २. १२. १; ८४. २; ६. ९५. ३;
 ७. ५०. १; ६५. २; ८१. ४
 आवहु १. २५१; २. ७४. १; ३. २४.
 ४; ४. २१; ६. ७८. ४; १३३. १;
 १३४. २
 आवा १. १९. ४; ६०. २; ८०. १; ८४.
 ४; ८६. ४; १३५. ४; १५५. २;
 १६४. १; २००. २; २०२. ३; ४;

२१०. ४; २१९. ५; २२५. ३;
 २२८. ४; २३४. ३; २४९. १;
 २६३. ३; २८७. ४; ३०१. ३; २.
 ३०. ३; १०२. ३; १११. ४; १४३.
 २; १४८. १; ३. २३. ६; ७; ३६.
 ४; ४०. ३; ४३. ५; ४. ८. १; ५;
 १२. ३; १६. ४; २७. ४; ३०. ५;
 ३१. २; ५. २. ६; ९. १; १८. २;
 १९. २; २०. २; २७. ३; २८. १;
 ३४. २; ३८. १; ४४. २; ४; ४५.
 ४; ४८. ४; ५४; ६. १२. १; २७.
 ४; ३३. ३; ३९. ८; ६३. ३; ७०.
 ४; ७७. १; ८४. २; ३; ९३. २; ९४.
 ३; ९६. ५; ९९. ३; १००. १;
 १०१. ३; ११०. ४; ११४. १;
 ११५. १; १३७. ५; १५५. १;
 १५७. ४; ७. ४३. ३; १८६. ४;
 २०६. २

आवइ १. १८८

आश्रम १. ६७. १; ३. १७. १

आस १. ६४. १; २८५. २; २. १७.
 १; अवधि-८७. ४; १०८. ४;
 ३१८. १; ३२३; ३. ५९. ५; ५.
 ३७;—भरोस ६३. ५; ६. ११०;
 १२१. ३; ७. ३०. ३;—त्रासइरि-
 पादिनिवारक ५८. ३; ६९. ३;
 १३३; २१०. ५

आसक्त, —फंसा हुआ, मोहित गृह-७.
 १०६

आसन १. ६७. ३; कमल-८२. ४;

८४. २; ९०. ३; १२४. १; १५६.
 ३; १६१. ३; १८७. १; २००. १;
 २३९. १; २७३. ४; वीर-२.
 ९१. १; सिंह-९९. २; १२६. २;
 २०७. ३; २१६. २; ३. ५; १७.
 ६; सर-३४; ४३. ५; ५. ३८.
 २; ६. १४. २; वीर-४; कृत्-
 ७. ६; सु-८८. ४; वर-१५८.
 ५

आसनन्हि १. ३९३. २

आसनु १. १३१. २; २. ९९. २;
 १०८. १

आसा १. २८८. १; २. ५२. ३; जीवन-
 १५६. ३; ४. १९. ५; ६. १८.
 १; १५३. ४;—बसन ७. ५५. ३;
 ६९. २; १३१. ४; २१०. ३

आसिरवाद १. ३७४. १; ३८७. १;
 २. १२६. १

आसिर्वाद ६. १३९. १

आसिप १. ३०२. ३; ३२८. ४; ३७५.
 ४; ३८५. २; २. ७६. ५; १३५.
 ४; २५३. २; ३२०. ३; ३२१. २;
 ३. ७. १; ५. २; १७. १; ३;
 रिषि-६३. १; ६. १५७. २; ७.
 १६; १८; १९०. ८; मुनि-१९२. ३

आसिपा १. ३७६. ३; ७. १७८. ८

आसीन-बैठा हुआ ३. ५; ४. १५. ३;
 ६. १४. २; १४; ७. १८३

आसीना १. ७७. ३; सुख-३. १९. ३;
 ५३. ४

सीस १. ३०२. ४
सु, -जल्दी - तोष १. ९४. २; १११.
५; २. ४५. ४
सू २. १४. ३; ६. ७६. १; १०७. २
स्रम, भरद्वाज-१. ६६. ३; १८६.
१; १८७. १; २३८. १; निज-
२४२; २४३. ६; भरद्वाज-२.
१०९. ३; बालमीकि-१२५. ३;
२१६; मुनि-२२५. १; २२७. ५;
२३६. १; ३. ५. २; ४; निज-१५;
मुनि-१७. ३; ३९. २; ३; ४३.
३; ५. ६०. ६; ६. ६. ३; ७८. १;
वरन-७. ४३; ९०. १; १२३. १;
निज-१३६. १; १४७; १५४. १;
वरन-१६२. ४; १८२. ५; १९१;
१९२. ५; ७
स्रमनि १. १८०. ४; २. १३५
स्रमन्ह १. ६७. २
स्रमन्हि ३. १४
स्रमहिँ २. १२६. १
स्रमहि १. १५४. १
स्रमी-ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ,
संन्यास ४. १. ९
स्रमु १. ७२. ३; १५३. २; २. १२५;
१३३. १; २४०. १
स्र्मित-सहारा लिए हुए १. १४२. १;
२. २३६. ४; भुजवल-४. ११. ५;
७. ३०. ५
स्रय, जल-३. ५७. १
सह २. १६४. ३

आहहिँ ७. ६५. ४
आहार, -भोजन वारि-१. १७२
आहिँ २. ११८. १
आहि ६. ३५; ७. २०६
आही १. १८१. ३; २५३. ४; ३. ५६.
५; ५. १९. १
आहुति, -सरिस १. ३०९; ३१६. १;
२. ३४. २; १६४. २; ६. ९९. १
इकतीसा १. ५५. २
इच्छा १. ७९. ३; १२२. २; निज-
निर्मिततनु २२४; हरि-१५५;
१६६. २; ३. ४९; निज-४. २९;
५. ४९. ३; ५०. ५; जय-६. ७४.
२; ७. १५०. ३; -मरन १९०;
१९२. २
इच्छाचारी २. १७३. ४; ५. ३५. ५
इच्छामय १. १८०. १
इच्छित-चाहा गया १. ९४. ४
इत-इधर १. २३५; ३००. ४; २. ४१;
८६; २२८. २; ३. ३६. ५; -उत
६. २७; ६१. ४; ७४. २; ९४. ५;
१०२; १०५; १०७. ३
इतराई ४. १६. ३
इति-अतएव, सीमा, ऐसा १. १४०. ४;
१५५. ३; १५७. ४; १६२. १;
३१६. ३; ६. १३८. ४; १४८; ७.
१६८. ४; १७८; २०२. १
इतिहास १. १२. २; ८९. २; १८०;
१९३. ३; २५९. १; २. १५७;
२३८; ७. १९२. १

इतिहासा १. ८२. ३; ३९३. ३; २.

१५६. ३; २१९. ४; ५. २८. ३;

७. ७९. ४; ८२. १; २१९. १

इत्थम्—इस तरह १. १४८. १

इदम्—यह १. १४८. १; ३. ६. ६;

६. १३८. ६; ७. १७४. ९; २२५;

२२६

इनाहिँ ३, ५७. २

इंदिरा—लक्ष्मी १. ७७;—पतिम् ३. ६. ३;

६. १३५. ६;—रमन ७. ५७. २

इंदु, —चांद कुंद—सम १.४; कुंद—दरगौ-

रसरीरा १३०. ३, २२७. ३; २३०.

४; ३. १६; सरद—१७; ४. २०.

४; शंख—आभम् ६. २; १६. ४;

लसद्भालवाल—७. १७४. ३;

२०८. ११

इंद्र, योगि—ज्ञानगम्यम् ६. १;—धनु

११२. ३;—धनुष १२६. ५; मुनि—

१३८. १;—कुलित ७. १७८. ७

इंद्रजाल—वाजीगरी ३. ५०. २

इंद्रजित—मेघनाद ५. १९. २

इंद्रजीत १. २१५. १; ६. ५२. ६; ७.

८२. २

इंद्रजीता ६. १५३. ५

इंद्रिय, —आदिकं ३. ६. ४;—गन ४.

१७. ६

इंद्री २. १५५. १; ७. २०२. ६;—सुरन्ह

८

इन्ह १. १०९. ४; २२९. २; २३६. १;

२३९; २५०. २, २५३. ३; २५५;

२५६. २; ३०६. ३; ३६८. ३; २.

७६. ३; ११७. ४; १६७. ३; ४.

९. ७; ५. ३. छं० ९; ४३; ५७. १;

६२. १; ६. ६६. ५; १२२. ३;

१४१. १; ७. १८. ३; ४; ५४. ३;

१०२. ३; १७८. ७

इन्हहिँ १. १६२. २; २४९. ३; २५५. १;

३१२. २; २. १२०. ३; ४; १२१.

३; १२२. २; ४. ११. ४

इभ, —हाथी कालमत्त—सिंहम् ६. १

इमि—इस प्रकार १. १४२; २. १२२;

३. ३६. ५; ६. ४०. ४; ७. १०६. १

इरपा १. २९९; ७. १६२. ४; १७२. ३

इरपाई ७. २०८. १७

इरिषा १. १६४. ४; २. ७६. ३; १२१.

३; आसत्राप्त—आदिनिवारक ७.

५८. ३

इव—सदृश १. ३२; ३३. २; ७४. १;

८२. २; १४१. ४; १४३. २; १५३.

४; १७६. ४; १८९. ४; २५०. २;

२६४; २७५. ३; २८६. २; ३; ३.

१५. ११; १६; ४६. १; ४. ५.

१२; १९. ५; ५. ५९; ६. ५. १;

३२; ४०. ३; ४२. ३; ९१; ९५.

६; ९८. ६; ११५. ३; ७. ५३. २;

१०४. १; ११४; १७२. ४; १८६.

३; १८८. ७; २०८. ९; २२२. ३

इष्ट, —उपासना के योग्य—देव १. ७४. ४;

निजकुल—देव २३३. १;—देव

२७५. ३;—देवन्ह २८३. ३;

—देव २. १११; ६. ९४. ४; ७.

११०. ३

इह—यह, अंगुली से निर्देश किया गया

—लोके ७. १७४. ४

इहह १. २१९; २४४. ३; २. ८. ४;

७६. ४; ५. ४२. ४; ६. ४३. १;

७. ५३. १; २१३. १

इहाँ १. ५९. २; ७५. ३; ११८. १;

१९०. ४; १९९. ३; २३३. ४;

२४७. ३; २५५. ३; ३०६. २;

३६९. ३; २. ३४. ३; १३७. २;

२१९. १; २३४. २; ३. ३१. ४;

४. ४. २; ७. २; ८. ७; २२. १;

२९. १; २; ३३. ५; ५. ६. १;

१०; ४१. २; ६. ५. २; १४. १;

२५. १; ५७. २; ७४. १; ७८. ३;

९६. ५; ११०. १; ४; १११. ३;

१२५. ४; १५३. ५; ६; १५७. ३;

७. १२. १; ४; ६८. १; १०४. ४;

११५. २; १९२. ५; १९६. १

ईन्धन १. ५२

ईधनु २. २५२. १

ईछा ६. ७१. ४; १२८. २; १४१. ४;

१५०. ५

ईड्यम्—पूजा के योग्य ६. २

ईति—सात प्रकार की ईतियाँ २. २३६.

२; २५४. १

ईश, सुर—६. १; उर्वी—रूपम् ६. १;

७. १७४. ८; काशी—६. २

ईशान,—ईश्वर, शिव, पूर्वोत्तर दिशा

—निर्वाणरूपम् ७. १७४. १

ईश्वरं ३. ६. ५

ईपना—प्रबल इच्छा ७. १०२. ३; १८२.

७; २०८. १८

ईस,—स्वामी, परमेश्वर—उपाधी १. ३७.

१;—अंसभव ४४. ४; अवध—

कुमारा ६८. ४; प्रजा—कुमारी ८४.

१; ५३; ९४. १; १११. २; मुनि—

१८९. २; १९७. ३; २७३. १; ३७४;

३९१. १; मिथिला—किसोरी २.

८३. १; सुर—सखा ९२. ३; मुनि—

१०७; १०९. २; २१९. ३; सुर—

२२०. १; २६४. ३; ३. २०;

कोसल—४. ४. १; मिथिला—

कुमारी ७. १ खग—९. १२;

कोसल—सुत १५; २८; ५. ५८;

कपि—६. ५. ३; वारि—८; १२.

३; कपि—उछंगा १४. ३; लंका—

२५; रिच्छ—५९. २; ५९; लंका—

६२. ३; १००;—भजन १०३. ४;

लंका—११५. १; १२२; कपि—

१२३. २; कपि—समेत १२६. ३;

लंका—१२७; कपि—१३२. १;

कोसल—१३५. ५; सुर—१३९;

सुर—१४१. १; त्रैलोक—१५०. ४;

वारि—७. १२. १; १४. ६; कपि—

१८. १; खग—२६; २७; रमा—

३०. ४; नभग—४४; खग—४५.

२; ६७. ३; १०८. १; ११०. १;

—वस्य ११५. ३; जोगि—१२७;

खग-१३५; मुनि-१४२. ५; खग-
 १५०. ४; विहंग-१५०; खग-
 १६०; विहंग-१६७; खग-१८१;
 १८२. ४; मुनि-१८६. १; ५;
 खग-१९०. १; मुनि-८; खग-
 १९४. २; मुनि-१९४. ७; १९८.
 ४; विहंग-२०२; खग-२०४. १;
 २०७; २१५. २; विस्व-२२२
 ईसा १. ७२. २; सप्तरीषि-९९. २;
 ११४. ३; सुर-१२५. २; दिन-
 १४०. ३; प्रतापदिन-१९४. १;
 निजवाग्-२. १०४. ४; सुरनर-
 मुनि-३. १२. १; चराचर-३३.
 २; ५. २१. ३; वारि-६. ४३. १;
 कपि-५९. ४; ८०. ४; अहि-
 ९९. ७; कपि-११८. ४; जगद्-
 १२९. ४; १५५. २; लंका-७.
 १२. १; मुनि-५०. १; खग-
 ५४. १; दिन-५४. १; मुनि-
 ५६. ४; वाग्-८२. ४; परम-
 ८२. ५; खग-१०६. २; ११७.
 १; १३६. ३; हृदय-१८६. २;
 अवध-६; -समान १८७; खग-
 १९२. ५
 ईसु २. २५. ३; ७८. ४
 ईस्वर, अखिल-१. ७०. १; १०७. १;
 २०४. १; ३. १९; भुवन-६. ७६.
 ३; ७. ११५. ३; १४६. ३; मुनि-
 १८२. ५; ८; -अंस १९८. १
 ईस्वरहि ७. ६६

उँजिआर-उजाला १. ३७
 उँजियारा ७. २०२. २
 उँजियारी १. २७२. १; २. २३३. ४
 उँजियारे १. ३२५. १
 उअहिँ-उगें ७. ११६
 उकठ-गठीला २. २१. २
 उक्ति-वचन ६. ४. २; वक्र-धनु ३७
 उखारी १. १५७. ३; २. १८. ४
 उगिलत १. १८४. ३
 उग्र १. २०७. १; ३. १८. ८; ६. ६२.
 ५; ९२. ६; -बुद्धि ७. १५२. २
 उघरहिँ १. ६. ४; १३. ३
 उघरी २. २९८. २
 उघरे-खुले १. ३१७. ३
 उघार ७. १६०. ४
 उघारा १. १११. ३
 उघारि १. १११. २; २. १५५
 उघारी १. ७८. ४; ३८१. ४; २. ३२.
 १; ७. २०२. ६
 उघारे १. २६७. २; २. ३१; ४५. १
 उचाटे २. ३१७
 उचारहीँ १. २९४. ५
 उचारी १. १३६. ३
 उचारे १. ३२४. २; २. १०८. २; १६६.
 २; १७२. २; ३. १०. ३; ७. २७.
 २; ३५. २; ५६. ३
 उचित-योग्य १. ८३. २; ८९. ४;
 १०१. १; ११४. १; जथा-१२४.
 १; १२६. ५; -फलदाता २५५. ३;
 २७३. ४; ३१९. ३; २. १०. ३;

१९. ४; ४४. ३; ५७. २; ८९;
 १००. ३; अन-१७५; १७६;
 १७७; १७८. १; २; २०४. ४;
 २०८; २३०. १; २३२. २; २६४.
 २; ४. ३३. ५;—मत ५. ३७. ४;
 ७. ७३. २
 उच्च ६. १५३. २
 उच्चरहीँ १. १२५. २; २९८. २; ३३०.
 ३; ६. १०२. ५
 उच्छंग १. ९२. ३; १२६. १; २३०. ४;
 २३२. ४
 उच्छंगा, —गोद कपीस—६. १४. ३
 उच्छाह १. ३७८. २; ३९३; ३९४; ३९५.
 ५. ३९५; ७. ९०
 उच्छाहा १. ६६. ४; २. ११. ३
 उच्छाहु १. ११२; ३३०. ४
 उच्छाहू, —उत्साह, उत्सव १. ६०. ५;
 विवाह—६२. ३; ६३. १; १२५. ३;
 १६५. २; २५०. ३; परम—२९७.
 २; ३२९. २; ३६५. २; ३८७.
 ४; ३८८. १; ३९३. ४; २. ३. १;
 ५. २; १४. १; ३८. ४; ५०. १;
 ७१. ४; २२६. १
 उजरउ १. १०४. ४
 उजरे १. १०१
 उजागर—विख्यात १. ४४. ३; ३२२. ३
 ३८१. १; २. २०१. ३; ५. ३०.
 २; ६. ६. ४; ८६. ५
 उजार १. २०७. ४; ५. २८
 उजारा १. १२१. १; ६. ५५. ३

उजारि २. ३०. ५; ६. ४१; ७. ९४. ३
 उजारी ५. १८. २
 उजेनी—उज्जयिनी नगरी ७. १६८. १
 उठइ १. २८३. ४; २८३; ६. ७५; ९९.
 १; २; ११२. ३
 उठत ३. २६. ६; ७. १४. ४
 उठन १. २२५. २
 उठव ५. ३३. १
 उठहु १. २८७. ३; २. ५१. ४; ६.
 ८३. ३
 उठा ३. १५. १०; ५. ४२. १; ६. ८.
 ५; ४८. ३; ५३. १; १०८. ४;
 १०९. १
 उठाइ १. २१०; २८२; २९४. ३; ३२५.
 ४; २. ५८. ४; ७७. ४; ९६. १;
 ११२. २; १६५; २०७. ३; ३.
 १४; ४. ५. ३; ५. ३३. २; ६. ४;
 ७५; ८३. १; ८६. २; ११७. ३;
 १२२. २; १२६. ४; १३०. १;
 १५७. ६; ७. ३८; ११०
 उठाई १. १९५. ३; २९७. ३; २. २३८.
 १; ३. १५. ११; ३०. १; ५३. ५;
 ६. ११. १; २७. ३
 उठाये १. १७६. ४; १८४. ४; ३१४.
 २; ३९०. ३; ७. १४. ४
 उठाव ६. १०८. ५
 उठावउँ १. १८६. २
 उठावन १. २८४. १; ६. १०८. ५
 उठावा १. १०२. ३; ३२५. ४; ५. ३३.
 १; ६. १००. १; ११६. ४

उठि १. ९६. ३; ९९. ४; १५६. ३;
 २०१. १; २०३. ३; २१३. २;
 २१५. ५; २२६. २; २३७. ४;
 २८७. ४; २९९. १; ३२३. २;
 ३२६; ३६५. १; २. ३५. १; ७१.
 १; ७८. १; ३; १५६. १; १६०.
 २; १६३. ४; १६५. १; १६७. २;
 २३१. १; २३४. ४; ३. ५. ३; १७.
 ५; २६. ८; ११; ४. ११. १; ५.
 ६. ३; १२; १९. ५; ६. ५२. ७;
 ५७. १; ७०. ३; ८०. १; ४; ८३.
 ८; ८४. १; ८७. ४; ८८. ४; ९०.
 ३; १०९. ४; १११. ४; १२०. ५;
 १२२. ५; १३०. १; ७. ७. ५; ९.
 २; ४; ३७; १२३. २; १३४. ४;
 १७०

उठी १. ३८६. १; ४. ८. ७
 उठी २. २७; ५८; ८०. १; १६५; ५.
 ४. ३; ६१. ३; ६. १०२. ४
 उठे १. २०३. ४; २४८. ३; २५९; २८३.
 ३; ३०२. १; २. ९१. १; १६१.
 ३; १७०; २२७. ५; ३. ३०. १;
 ३५. ३; ४. ३०. ३; ५. ४७. १;
 ६. २८. ४; ५२. ६; १४१. ३
 उठेउ १. २०२. २; ३४०; ३६८; २.
 २८. २; ६. २५; ११०. ५
 उठेसि—उठ खड़ा हुआ ६. १०९. २
 उड्ड १. २२७. ३
 उड्डत ३. २६. ६; ९; ६. ११७. ८
 उडाइ ६. ७४; ७. १७०. ६; १८८

उडाई २. १०१. ३; १५९. १; २३३. २;
 ४. ३१. १; ५. ३. २
 उडाउँ ७. ११०; ११७. ४
 उडात—उड़ते हुए ७. ५१. २; ११७
 उडाना १. १०२. ४; ६. १२०. २
 उडावनहारी १. १३८. १
 उडावन १. ३०६. १
 उडानही ३. २६. ९
 उडाहिँ ६. ७; १०२. ८; १११. १;
 १२६; ७. १४०. ३
 उडाहीँ—१. २२. ६; ३. २३. ४; ४.
 २७. ३; ५. ३. १; ६. ११३. १
 उडि ६. १०७. १
 उडु,—तारा, नक्षत्र—गन १. ५२. ६;
 —गनजोति २७१;—गन २७४.
 २; ३. ५४; ६. १२९. ८; ७
 ११९. ३
 उत—उधर १. २३५; ३००. ४; २.
 ४१; ८६; २२८. २; ३. ३५. ५;
 इत—६. २७; ६१. ४; ७४. २;
 ९४. ५; १०२; १०५; १०७. ३
 उतकंठा—चित्त की लालसा १. २६२. २
 उतकरप,—बड़ा; बढ़ती रिपु—५. ४१. २
 उतंग—ऊँचा ५. ३. ६; ६. ४; १४. १
 उतपति १. १९२; ६. २१. ३
 उतपात १. ६२; ६. ६४. ३; १२८. ६
 उतपाती ६. ६४. २
 उतपातु—उपद्रव २. २०२. ३
 उतर १. ६२. १; ३०३. ३; ३०८. ४;
 लपन—३०९; २. ३१. २; ७२;

१००. ३; १३४. १; १४७. २;
 २२७. ५; २५६. २
 उत्तरङ्ग ५. ६२; ६. २
 उत्तरहिँ २. १०२. २
 उत्तराई २. १०१. ५; १०३. २
 उत्तरि १. ११०. २; १८६. ४; ३७३. ३;
 २. १०३. १; ११०; २०३. ५;
 ३२३. २; ३; ४. २७. ४; ६. ७०;
 ७. १३; ९१. २
 उत्तरिहि ५. ६२. ४
 उत्तरी २. ४७; ७. ९४
 उत्तरु १. ७७. १; ३१५. १; २. १४. ३;
 ५२. १; ८०. १; ९६. ४; ९८. ४;
 १४६; १४७. ४; ३. ३४. ३; ३७.
 ९; ६. ८३. ८; १०१. ३
 उत्तरे १. २४७. २; ४; २. ८८. १; ५.
 ३५; ६. ८. १; १४. १; ६. ५६.
 १; ७. ९४. ४
 उत्तरेड ६. १२. ३; १५७. ४; ७. १२
 उताइल-जल्दी २. २३५. ३
 उताना-चित्त ६. ६०. ३
 उतारहिँ ७. १७. २
 उतारहि २. १०२. १
 उतारि ५. २७. १
 उतारिहुँ २. १०१. ५
 उतारी २. १०३. २; ६. ४०. २; ७.
 २७. ३
 उत्तम १. २७३; ३. ७; ८. १; ६. ५.
 २; २९. २
 उत्तर २. १७७; -तटवासी ५. ६३. ३;

प्रति-६. ३७; १५३. १; ७. १२.
 ३; ५१; ८०. ४; ८६. १; १८६. ७;
 १८८. ७
 उत्पल, -कमल नील-तनस्याम ४. ३४
 उत्सव-प्रसन्नता १. ८५; ११३. १;
 २०२. ३; जनमहा-७. ११०. २;
 १२३. २
 उत्तानपाद १. १७०. २
 उदक, -जल चरन-७. ७१. १
 उदघाटी १. २७२. ३
 उदधि-समुद्र १. १२. १; लोभ-५२.
 ३; ५७. २; गुन-२. ४३. ४;
 अघ-२०२. ३; २६२. ३; ५. ६१.
 ३; ६. ८; २१. ४
 उदवेग-डर २. १२७. १
 उदय १. १०. ३; अरुन-२७१; निज-
 व्याज २७२. ३; २७८. १; -गिरि-
 मंच २८७; २८९. ४; ३१९. २;
 २. ३८. २; १३९. ३; ज्ञान-६.
 ६७. २; दुष्ट-७. २०८. १ संत-
 ११
 उदर-पेट १. १७५; २३१. २; ४. ३०.
 २; ६. २१. ४; १०६. ३; १२४.
 ८; सिद्ध-पर ७. ६३. १; ११२;
 १५६. ४; -वृद्धि २०८. १८
 उदार-दानी, दयालु १. १४६; २२९;
 -गृह ३. ५०. ४; ५४. १; ५. ३५.
 ७; ५४; ६. ५८; १३८. २; १४०.
 २; १४३; १४३. ३; ७. ३०; ४५.
 ४; ४८; १२७. ४; १६०. ५

उदारहिँ ७. ५३. ५
 उदारा १. १९. १; ३८. ३; १३४. ३;
 २१९. १; २२७. ३; ३. ४३. ३;
 ६. ४२. ४; ५२. २; ७. १२१. ४
 उदास २. ४९. ३
 उदासा १. १०३. ३; १९२. ३
 उदासी-विरक्त १. ७०. ४; २. ४. १;
 ३०. २; १०९. ३; २०७. १; २२५.
 २; ५. ५२. २; सहज-६. १३७.
 ३; ७. ५२. ३; २१५. ३
 उदासीन-शत्रु-मित्र-भाव से रहित १.
 १०; ९१. ४; १२१. २; २. २११.
 २; ७. १७०. ८
 उदित १. २८७; २. ३८; २. १०. १; ४.
 १९. २; ६. १५; ७. ५४. १
 उदभव-उत्पत्ति १. १९३. ३
 उद्यम ४. १७. २; ६. १७. २
 उधारि १. २५४
 उधारे १. ४०
 उन १. १०३. १
 उनचास ५. २५
 उन्ह-के १. १२१. २; ३. २२. ७;
 ३०. २; ६; ५८. ३
 उन्हहिँ २. ३४. ४; ३. २२. ७
 उनीद १. ३८९
 उपकार, पर-७. २०८. ७
 उपकारा १. १०८. १; प्रति- ७. २१७.
 २
 उपकारी १. १३६. ३; पर-३. ५२; ४.
 १७. ३; ५. ३२. ३; ७. ४५. ४;

७०. ३
 उपचार-उपाय, पूजा की सामग्री २. १०८;
 २३०. ४
 उपज १. ९८. २; १९२. ३; ३. २१. ४;
 ४. १७. ५; ६. ५६. ३; ७. १८६.
 ८; २२०
 उपजइ १. २८०; ४. १८; ७. ७९. ५;
 १५०; १६९; २०८. १५; १६;
 २१९. १
 उपजत ७. १८. ५
 उपजहिँ १. ११. ३; २१. २; १७६. २
 उपजा १. ७३. १; ३; १६४. ३; १७७.
 १; २२४. ३; ४. ९. ८; १३. ३;
 ५. १३; १९. २; २०; ६. ११. २;
 ३; ८१. ४; ११४. १; ७. ४३. २;
 ८१. ५; ८२. ३; ८३. ४; १७२
 उपजाए १. १२. २
 उपजाया १. १८०. २; ७. १३२. ४
 उपजाये ३. २८. ५; ५. ६२. २; ७.
 १३१. २
 उपजावसि ६. ४६. ३
 उपजावहिँ ६. ११८. ४
 उपजावा ३. ४६. ५
 उपजि १. १९४. २
 उपजिहि ७. १७८. ५
 उपजी १. १९२; २६२; ३. ३. २; ६.
 ८८. ५; १२४. २; १२५. १; ७.
 १२५. ४; २२२
 उपजे १. २०६; ४. १७. ६; १७
 उपजेउ १. ९२. ३; ७. २२२. ४

उपजेहु ६. ३०. ३
 उपदेशा ६. १०१. १
 उपदेस १. ६८. ३; ७४; १०२; ११३;
 १५५; २. ८६. २;—विसेखी ४.
 २९. ६; पर—कुसल ६. १०१. १;
 १०४; ७. ९२. २; सुभ—१६८. ४;
 १८६. ५; मुनि—१८८. ६
 उपदेसहिँ १. १००. १; ७. १५६. १
 उपदेसा १. २०१. २; २. ३. ४; ब्रह्म—
 ७. १८६. २; ६
 उपदेसिअ २. ७३. ४
 उपदेसिन्हि १. १०३. १
 उपदेसु १. १२१. १; २. ७६. ५; १५२;
 १७८. १; २०९; २२०. १;
 उपदेसू १. ३५. २; १०५. ३; २. ७६.
 ४; ८७. २
 उपदेसे २. १७०. ४
 उपदेसेउ १. ९६
 उपद्रव १. २१५. २; २३८. २
 उपधान—तकिया २. ९२. १
 उपनिषद्,—ज्ञान-काण्ड के ग्रन्थ संत-
 पुरान—१. ६८. १
 उपपातक—छोटा पाप २. १६८. ४
 उपवन—विहार करने की वाटिका १.
 ११०. ४; ४. २७; असोक—३१. ६;
 ७. ५२. २; ४; ५५. १
 उपवरहन—तकिया १. ३९०. २
 उपवासा—व्रत १. ९८. ३; ७. ६९. १
 उपवीत १. ३९५. ५; २. ११. ३
 उपमा—तुलना १. ५८. २; कोटिकाम—

२६३. ४; २७६. १; २८०. १; २;
 ३८२. ४; २. १२४. २; ७. १४.
 ५; १४२. ५
 उपर ६. १३. ४
 उपरागा,—ग्रहण रवि—६. १२८. ५
 उपराजा—उत्पन्न किया ७. ८४. ३
 उपरि,—ऊपर गगन—६. ९३. ६; सैल—
 ७. ८०. ५
 उपरोहित—पुरोहित १. १९९. २;—रूपा
 २०२. १; ४; २०३. १
 उपरोहितहि १. २०१; २०२. ३;
 २०५. २
 उपरोहिती ७. ७१. ३
 उपल,—पत्थर हिम—१. १०. ४; ४४;
 १४०. २; २४३; ६. ६. ४; १८.
 १; ४१. ४; अरुन—निकर ६०.
 ५; रुधिर—छारा ६६. ६; ७३. २;
 ९७; १०७. १; ७. २०८. १
 उपवन ७. ४९. २
 उपवास २. ३२३
 उपवीत—यज्ञोपवीत, जनेऊ १. ११६. २
 उपहास १. १७; ४५; १६४. २
 उपहासी १. २२४. ३; २८४. २
 उपाइ १. ८३; ५. ६२; ६. ३८; ७.
 २०६. ६
 उपाई १. ९३. १; १०७. १; ११०. ३;
 १९७. १; २१८. ३; ३११. २;
 ३१२. ३; २. २०. ४; ५१. ४;
 ५८. २; ४. ५. २; ३२. २; ५.
 १२. १; ५३. १; ६. २५. १; ५२.

६; ८४. १; ९८. ५; ७. १९४. २;
 १९८. ३; २०४. ३.
 उपाउ २. १८. ४; ८१; २५४. १; २५६;
 २५८; २६६. १; ४; ७. १६४.
 २
 उपाऊ १. ८. ३; १७. ३; ३८. ४; ९२.
 ४; २००. ४; २. २२. ४; १५१.
 १; २३०. १; २५६. १; २५९. १
 उपाटी—उखाड़ कर ६. ९२. ५
 उपाधी—उपद्रव, उपनाम १. ३७. १; ७.
 २०२. ५
 उपाय १. ९६. १; १५७. ३; १९६. २;
 १९८. ४; २. ५१. ५; ७९. १;
 ८३. ३; ८६. ४; ३१४; ३. २६;
 ५. ५२; विजय—६. १०३. ५
 उपाया, कोटि—२. ३७. ३; ७. ११५. ४
 उपाये १. २१. ३; २. २१३. ३; ३१८.
 ४
 उपारउँ ६. ५२. ४
 उपारहिँ ६. १०६. ३
 उपारा ५. १९. ३; ६. ७२. १
 उपारि ६. ७९. ४; ८७. २
 उपारी ४. ३३. ५; ६. ५२. ७; ९१. २;
 १२५. ६
 उपारू ६. ७४. ३
 उपारै—उखाड़े ५. १८. २
 उपासक, —भक्त रघुपतिचरन—१. ३४.
 २; ४. २९; सगुन—५. ४९; ६.
 १३९. ४; संभु—७. १६८. २;
 राम—२२३. २

उपासन ७. १५६. ४; १८६. ४
 उपासा—उपवास, व्रत २. ३२६. २
 उवर ३. ४८. ६
 उवरसि ५. ५८
 उवरिहि ४. ८
 उवरे—बच गए १. १०९
 उवारा—बचा लिया १. ३०७. २; ५. २६.
 २; ३६. १; ६. ५३. १
 उभय—दो, दोनों १. ११. २; १२. १;
 —प्रबोधक ३७. ४; ३९. ३; ११०.
 १; २२२. १; २; २४९. १; २.
 ३८. २; ५६. २; १२४. १; ३. १२.
 २; ३४. ३; ४. ६; ३२; ५. ४५;
 ६. १३. १; ७. ६१; ६४; १२३.
 ४; १५८. ४; १९४. ७
 उभौ—दोनों ४. १०. १
 उमग १. ६२. ३; २. ३१८. ३
 उमगत १. ११०. ४; २. २२१. ३
 उमगा २. २५६
 उमगि—उमड़ कर १. १०९. १; ३३०.
 ४; ३७१. २; २. २. २; १०२. ४;
 ११२. २; २०४
 उमगी १. ३९३
 उमगे २. २३९. १
 उमगेउ १. ६०. ५
 उमहिँ १. ४९. २; ९३. १; ९८. ४;
 १२१. १
 उमहि १. ९६. ३; ९८. ४; १४४; १८०
 उमा, —पार्वती—रमनसहित १. ४; १९.
 १;—वृषकेतु ५६;—महेसविवाहवराती

६१. ४;—संभुसंवाद ६९, —कृतं
 ७६. १; ८९. ४; ९१. १; ९२. १;
 २; ९५. २; ९७. ४; ९८. १;—चरित
 ९९. ३; १०६. १;—विवाह, ११९.
 छं. ५; १२५; १२६. १; ५;—संभु-
 विवाह १२७. ५; सिव-निवास १२९.
 ४; १३१. ३; १३५. ३; १३८. ३;
 १४१. २;—बचन १४४. ४; १४७;
 १६९. ४; १७६. २; ३. १; ३१.
 ४; ४२. २; ५०. १; ३; ४. ४. ३;
 १३. ४; १४. १; २१. ३; २५.
 १; ३२. ३; ५. ३. ५; ३४. २;
 ४२. ४; ६. ४०. १; ५३. ४; ६०.
 ३; ६३. १; ६५. २; ८३. ९; ८८.
 १; १०६. १; ११९; १२८. २;
 सेवित संभु—१३८. ६; १३९. ३;
 १४९; ७. १५. ४; २०. ५; ३३;
 —रमात्रहादिबन्दिता ४७. ५; ७०;
 ७५. ३; ४; ७९; ८१. २; ८४; ८६.
 ४; ९९; १४८. १;—नाथपादार-
 विंदम् १७४. ७; १८९; २१७. ५;
 २२०; संभु—संवादा २२३. १

उयउ—उदय हुआ है ७. १०६. २
 उये ५. १६. १; ६. ११२. ३; १२२. १
 उयेउ १. २७०. ४; २७१. ४; २७२. २
 उर—हृदय १. ३; ६. ३; २१; ५४. ४;
 ५५; ६०. १; ६७; ७१; ७३. ३;
 ४; ७४. ३; ७४; ७७. १; सिव—
 ७९. ४; सती—८०. ३; ८२. २;
 ८३. १; ८६. ४; ८७. ३; ८८. ४;

९२. ४; ९५. ३; ९६. ४; ९८. १;
 ९९. १; १०१. ४; १११. २; ११६.
 २; १२०. २; १२६. ४; १२९. ३;
 १३०. २; १३३. १; १३५. ४;
 १४३. १; ३; सव—पुरवासी १४४.
 ३; १५७. २; १५९. ३; १६६. ४;
 १७२. २; १७३. ४; १७५. ३;
 १७७. २; सकल—अंतरजामी १७८.
 ३; १८०. ४; १८६. ३; २२४. ३;
 २३१. ३; २४२. १; २५०. ३; २५२.
 ३; २५९. ४; २६५. ४; २६६. ४;
 २६७. ४; २६८. १—पुर २६९. २;
 ३; २७५. ४; राम—२७८. २;
 संभु—वासी २७९. २; २८१; २८२.
 ३; रघुवीर—२८७. ४; २९१. ३;
 २९२. २; ३; राम—२९७. ४;
 सकल—रघुवर २९७; ३०१. ४;
 ३०३. ३; ३१३; विप्र—३१५. २;
 ३२३. ३; ३६७. ४; ३६८. ४;
 ३६९. १; ३७०. ३; ३७१. ३; ४;
 ३७३. २; ३८५. ३; ३८६. ४;
 ३८७. १; २; ३८८. ३; ३९२. २;
 ३९३. १; ४; २. २. ३;—दाह
 १४; १४. १; १५. २; १९. ४;
 २०. १;—पाहन २३. १; ३८. २;
 ४०. २; भूप—४१. ४; ४५. २;
 ५०. १; ५१. १; ५२; ५३. १;
 मातु—५५. १; ५६. १; ५८. ४;
 —अंतरजामी ७३. ३; ७३; ७७;
 ७८. १; ७९. २; ९०. २; १०५. १;

१०७; १०७. ४; १११. २; ११२.
 १; ११५. ४; ११६; १२५. १; १२८.
 २; १३२. २; ४; १३५. ४;
 भगत-चंदनु १४२. ४; १४४. २;
 १४६. २; १५४. ३; १५५. २;
 १६५; १७७. ५; २०३. १; २०७.
 ३; २१७. ४; २५८; २६२. २;
 २६३. ३; २६४. ४; ३. ५. ३;
 १५. ११; राम-१६. ४; -अंतर-
 जामी १०; ११; १७. ५; २४. ७;
 ८; २६. ५; ८; ९; १०; २८. १;
 ३८; ४१. ५; ४३. ४; ४४. १;
 ४६. ५; ५३. ५; भगत-व्योम ५४;
 ४. ५. ३; ७. ३; २६. २; २८; ५.
 १५. ५; २३. १; ३४. २; ३७. ३;
 ४१. १; ३; ४; हर-सरसरोज
 ४३. ४; आयत-४६. ३; ४८. १;
 ४९. ४; ५०. २; -अंतरजामी ५०.
 ३; ६०. ३; ६१. ३; ६३. २; ६.
 ४. ४; १३. २; १६. ३; ४; ५;
 १६; २०. ३; २३. १; सकल-वासी
 २५. २; २७. १; रावण-२८. ४;
 २८; ३०. ४; ३१. १; ४०. २; ३;
 ४४. ४; नृप-५७. ५; कादर-
 ६१. २; -अंतर ६४. १; ७४. १;
 लछिमन-७५. ४; ७७. १; ८०.
 २; ८०; ८१; ८३. १; ७; ९०. ३;
 ९४. २; ९८. ६; ९९. ३; ८; १००.
 ४; १०६. ६; १०८. ४; ५; १०८;
 १११. ६; ११४. १; ११५. १;

११६. ५; ११९. ४; ५; १२३.
 ८; ९; जानकी-१२४. १; सीता-
 ६; ७; १२५. ३; १२६. ५; १२८.
 ५; -ताडना १३०. २; १३३. ४;
 १३५. ४; -अंतर १४३. ४; १५०;
 १५७. ६; ८; ७. १४. ४; १७. ३;
 २०. ३; २७. ६; ३८; ६१. ४;
 ६६. २; ८१. ५; ८३. ४; ८४. १;
 -वासी १०४. ४; ११२; १२५.
 ४; -अंतरजामी १२७. ४; १२९.
 ३; १३४. ४; १४४. १; १५०. २;
 १५२. २; ४; १७१; १७२. १;
 १७२; १७८. ५; १७८; १८२. ७;
 ८; -प्रेरक १९०. १; ७; ८; १९२.
 ७; १९४. ३; १९६. ३; -गृह
 २०२. ७; -अंतर २०६. १; ३;
 ५; २१०. ५; ६; २२३. ६
 उरग, -साँप-अरी ३. २२. ३; ३२. ४;
 -स्वाससम ५. १५. २; ५२. ३; मकर
 -भयगन ६१. ४; -अरी ६. ५२.
 ७; ६७. ४; १०७. ५; -अराती ७.
 ७९. ३; ८२. ३; -अरी १०६. १;
 ११०. ३; -अरि ११७. ४; १४८.
 १; १५२. ४; -अरी १६८. १;
 -अरि १९४. ६; २०४; -अरी'
 २०६. ७; २०८. ९; २१३. १
 उरगा ६. ११७. १
 उरगादः, -गरुड संसयसर्पग्रसन-३.
 १६. ५
 उरगादा ७. ७९. ३; ८२. ३

उरन्ह—छाती पर १. २७६
 उरिन १. ३०८. ४; ३०९. १; ५. ३२.
 ४; ७. ७. ७
 उर्विजा,—पृथिवी से उत्पन्न हुई, सीता
 —पति ३. ६. ६
 उर्वी,—पृथिवी—ईशरूपम् ६. १
 उलटँ १. ३०३. २
 उलटा १. ३५. ३; ५. २४. २
 उलटि २. २१९. २; ५. २६. ४
 उलटे २. १२०. १
 उलीचा २. १६२. ४
 उलूक—उल्लू १. २८८. १;—निकर
 ३. ५७. ४; ५. ४८. २; ६. १०१.
 ६; ७. ५४. २; २०८. १३
 उलूकहि ५. ४६. ४
 उवाटि—उबटन लगा कर १. ३६९. २
 उसास २. ३१
 उसासा २. ५२. ३; १६२. ३; २२१. ३
 उसास्र २. १४. ३
 उहाँ—वहाँ १. २३३. ४; २. २२७. २;
 ४. २९. २; ५. ३६. १; ६. ४९;
 ६८. २; ७७. १; ८३. १; ६.
 १०९
 उहार—परदा १. ३८१. ४
 उँच १. १२. ३; २. १३. ३; ३२४. २
 उँचि १. १७. ४; २५७. ३
 उँचे २. २३८. १
 उँट ३. ४८. ३
 ऊख १. ३०८
 ऊतरु २. ३९. ३; १४७. ३

ऊना २. २२. २; ४. ५. ४; ५. १४. ५
 ऊपर ४. ३१. ६; ५. १. ३; ३०. १;
 ६. ७; ६१; ६३. ३; ७४; ७९. ४;
 ८७. २; १०६. ४; १४१. ३; ७.
 ५०. ४; २०८. १
 ऊमरि ३. १८. ३
 ऊपर—बाँझ धरती, वह जमीन जिसमें
 कुछ पैदा न हो ४. १७. ५
 ऊसर ५. ६१. २
 ए १. २५४. २; २५५. २; ४; २५६.
 १; २७९. २; २८९. १; २. १२०;
 १२०. ३; ४; १२१. १; १२२. ३;
 १२३. ४; २३८. ३; ३. २८. ८;
 ४६. ३; ४. ९. ९; ११. ४; ५. ५७.
 १; ६. ४८. ५; १३८. ५; ७. १८.
 ४; ५४. ३; ४; १९४. ८; २०८
 एइ—वही २. ४८. ३
 एक १. ११. २; ३; १७; १८. ६; १८;
 २३. २; ३१. १; ४०. २;—रस
 ६३. ४; ६७. २; ४; ६८. ४; ७०.
 १; ७७. ४; ८७. १; ९२. १; ९३.
 १; १०७. २; १२२. ४; १३०. २;
 १३८. ४; १४१. ३; १४९. १; २;
 ४; १५०. १; २; ३; १५१. २; ३;
 १५३. १; १५६. २; १६७; १७३.
 १;—टक १७६. ३; १७७. २; १७९.
 २; १८१. १; १८२. ४; १८३; १८४.
 २; १८६. १; १९२. ४;—तनु १९२;
 —छत्र १९४; १९५. १; १९७. १;
 १९९. २; २०८. ३; २१०. ४;

२११; २१२. १; ४; २१६. ३;
 २१७. २; २२१. १; २२७. ४;
 २२८. २; २३३. १; २४०. २; २४३.
 ५; ६; २४७. ३; २५५. १; २६१.
 ४; २६२. २; २६७. १; ३; २७७;
 -टक् २७७. २; २७८. ४; २९८.
 ४; ३०४. १; ३१५. ४; ३१८. ३;
 ३२५. ३; ३७४. ४; ३८२. ४; २.
 ३. १; ५. २; ११. ३; २४; ३०.
 १; ३६. ३; ४३. ३; ४९. १; २;
 ३; ४; ५०. १; ७३. ३; ८४. ३;
 ८७. २; ९०. २; १०२. २; १११.
 ४; ११५. ३; ४; ११५; ११६. १;
 -टक् १२१. १; ४; १२३. २;
 १३४. ४; १५९. २; २०२. ४;
 २०३. ३; -रस २२०. ३; २२३.
 १; २२८. १; २३०. २; २३७. २;
 २५६. ३; २५७. १; ३१६; ३. ४.
 ३; ७. ५; १५. ४; १९. ३; २०.
 ३; २२. २; २४. ५; २६. ११; ३०.
 ४; ३७. १; १०; ४४. २; ४८. ६;
 ५१; ५४. १; ४; ४. ४; ७. २; ८.
 ३; -रूप १०. ३; १९. ५; २१. १;
 २५. २; २७. १; २७; २९. ४;
 ३१. ३; ५. १. ३; ३. ८; ४. १;
 २; ४; ५. ४; ९. ३; १५. ३; १८.
 २; १९. ३; ४; २६. ३; ३१. ३;
 ३८. ४; ४६. २; ५३. २; ५८. १;
 ब्रह्मवृन्द-देवम् ६. १; ४. ४; ७. ३;
 १४. १; १८; २७. ४; २८. १; ३३.

३; ३८; ३९. ८; ३९; ५०; ५५;
 ६१; ६४; ६६; ७२. १; ७३. ४;
 ७४. १; ७५. २; ७७. १; ८३. ७;
 ९; ८५; ९२. ५; ९५. ६; १०६. २;
 १०८. १; १०९. १; ११०. १;
 ११३. १; २; ११५. १; ११७. १;
 ११८. २; ११९. ३; १२१. ४;
 १२१; १२२. २; ३; १२३. ३;
 १२६. १; १२९. १; -रस १३७.
 ३; ७. १; ५. १; ९. ४; ३६. १;
 ४५. १; -नारिन्नितरत ४५. ४; ४६.
 १; -रस ५३. ५; ५५. १; -टक्
 ५६. २; ५७. १; ६०. १; ६६. १;
 ६८. ४; ६८; ७१. १; ७२; ७८. १;
 ८०. ४; ५; १११; ११५. २; ३;
 ४; ११९. २; १२०; १३२. १;
 १५१; १५६. ३; १५८. २; १६४.
 ३; ४; १६५; १६८. २; १७०. १;
 १७०; १७८. ८; १८२. १; ७; १९१;
 १९२. ४; १९४. ४; २०८; २१२.
 १; २१९. ४; २२३. ७

एकइ ३. ७. ५

एकउ १. १७. ३; १९. ४; २. २५४. ४;
 ३. २०. ४; ४५. ३; ४. २०. १;
 ५. १२. ४; ६०. ३; ७. २१३. ३

एकतीस ६. १२८

एकंत १. ९५. १

एकन्ह २. ११५. ३; ५. ३. ८; ६. ७.
 ३; १०६. २; १२२. १; ७. ९. ४

एकम् ३. ६. ५; ४१. ३; ६. १३८. २

एकहिँ १. २८४. १; २. ८४. ३; ८७.
२; ३. २६. १०; ६. ६६; ७५.
२; ८७. ३; १०७. १; १२०. ३

एकहि १. १९६. ४; २४२. ३; २. २७.
१; ३३. २; २२२. २; २६२. ४; ४.
८; ३०. २; ६. ८८; ११९. ५;
१२६. ५

एकहु ६. ८१. २

एका १. ३१. १; ७७. ४; १४९. १;
३२५. २; ५. ११. १; ६. १२१.
१; ७. ७२. २; ११९. २; १२३. १

एकाकिन्द्-अकेला १. १०३

एकाकी-अकेला २. २२९. २

एकांत १. १९९

एकु १. ३६; ३९. २; ३; ३१२. २; ३७५.
२; २. ४. ४; १३०; ६. १२. १; ३९.
७; ११९. ५; १२०. ३; १२२. १

एकु १. ३९. २; ४३. ४; २. ११. ४;
२५४. १; २५६. १

एतनहि ५. १५. ४

एतना २. २३०. ३; ४. ३३. ६; ५. ६०.
४; ६. ८७. २; ७. ११५. १

एतनिअ २. २. ३

एतनेइ २. १५८. २

एतनोइ २. ३१७. १

एतादस-इस तरह का, ऐसा २. ९९. ३

एतेहु १. २२. ४; २. १६६. ४

एव-ही ३. ६. ५

एवम्-इस प्रकार, ऐसा ही १. १७८. १;
१७९. ४; १९५; २०७. ३; ३. १७.

१; ५५; ५. ३४. १; ५०. ४; ७.
१२९. १; १७८; १७८. १; १९२. ३

एह २. १२१; १६७. ३; १७०. २

एहा १. १०४. ३; १५१. २; १६५. ३; ३.
३१. ३; ३७. ७; ४. ९. ३; ७. ९८.
३; १५०. १; २१०. ७; २२३. १

एहि १. १९. १; ४; २४. १; ३१. ५;
३९; ४८; ५५. १; ५६. ४; ५७; ५९.

१; २; ३; ६०. ४; ६४. ४; ६७. १;
७२. २; ८०. १; ८४. १; ९१. २; ३;

९१; ९४. २; ३; १०६; १०७. ४;
१२७. ३; १४२. १; १५०. २;

१५८; १५९; १५९. २; १६०. १;
१६१. १; १६७; १६८. १; १९९. १;

२; २०७. ४; २१३. २; २२२. ३;
२२७. २; २२९. १; २३२. १; ४;

२४४. ४; २४७; २५५. ४; २५६. १;
२५७; २८०; २८२. ३; ३०४. ४;

३०८. ४; ३१२. ४; ३६५. ३; ३६७.
१; ३६८. ४; ३७१. २; ३८१; ३८३;

३९३; २. ८; ३१. १; ४८. १; ३;
५२. २; ५३; ७४. ४; ८२. १; ४;

८३. ३; ८७. ४; ९४. २; १०१.
४; १०२. ४; १०३. १; १०७. ३;

११३; ११९. १; १२३; १३३. १;
१३८. २; १४३. २; १४८. १;

१५४. १; १५७. ४; १५८; १५९. २;
१६०. ३; १७०. ३; १७१. ३; २०१.

२; २०३. ४; २१२. १; २१३. १;
२२१. ३; २२५. ४; २५७. ४;

२६१. २; २६३. ३; ३. १३. ४;
 १७. १; २१. ४; २२. १; ३५. २;
 ३; ७; ३७. १३; ३९. ८; ४८. ६;
 ४. ६. ३; ४; २२. ४; २४; ३०.
 १; ५. ३. २; छं. ९; ६. २; ८. १;
 ११. ३; २६. २; २८. १; २९. १;
 ३५; ४४. १; ६३. २; ३; ६. १२.
 १; १४; २३. ३; २९. ४; ३९. २;
 ५०. १; ५२. ७; ६२. ३; ७३. ३;
 ८९. ३; ९४. ५; ९९. ७; १०३.
 ५; १०४; ११०. १; १११. ३;
 १२४. ७; ८; १२६. ३; ७. ७. ७;
 १५. ४; ४५. २; ५३; ६५. २;
 ६७. १; ६९. २; ७१; १००; १२०;
 १३२. ३; १४२. ५; १४८. ४;
 १५०. २; १७७; १७८. १; २; ४;
 १८१; १८८. ५; ६; १९२. ५;
 २०१; २१०. १; ३; ४; २२२. २;
 २२३. २; ३
 एहीँ - इसी १. ८५. ३
 एही २. ११५. ३; ६. १११. ३; ११२. १
 एहु २. १६८. ४; १६९. २; ४; १७५.
 १; २०८
 एहु १. १८. २; ४३. १; ८३. ४, १२८.
 ३; १९८. ४; २३८. ४; २५५. ३;
 ३१३. ३; २. ४१. ३; ७६. २;
 ९४. ३; १०८. ४; २०९. ४;
 २२५. २
 ऐक - समता २. १२१. ३
 ऐन, - घर करुना - २. १०१; ११७;

१३७; १७५
 ऐना ३. १६. १०
 ऐसइ १. ११३. ३; २५६. ४; ५. ५३.
 ३; ७. ७९
 ऐसा ५. २६. ३
 ऐसि ६. ८८. १
 ऐसिउ २. २८. ३; ६. ११३. २
 ऐसिहु ६. ३१. १
 ऐसे १. २११; २. ९०. १; १०१. १;
 ११२. ४; ३. ४५; ५३. ४; ६.
 १२. ४; ४७; ७. ६३; १०९;
 १२७. ३
 ऐसेइ १. १९५. १; ५. ५७. ४
 ऐसेउ १. १७२. ४; ६. ७. ३
 ऐसेहि १. २७२. २; ७. ११७. १
 ऐसेहु २. ४३. १; ३. ७. ५; ६. १२४. ५
 ऐहलँ - आज्ञा २. ४७. २
 ऐहहिँ - आज्ञा २. ३२. ४
 ऐहहु १. ७५. १
 ओऊ १. २२७. १; ६. १३५. २; ७.
 ७०. २
 ओघ - समूह १. ३२. २; कलिकल्प -
 शमनम् ६. २; जराजन्मदुःख - तात-
 प्यमानम् ७. १७४. ८
 ओघमय, - समूह-रूप पाप - ६. १३०. ८
 ओंकार, - मूलम् ७. १७४. २
 ओट १. २६५. २; लोचन - २. ३७. ३;
 ४६. १; १६३. ४; तरु - ३. १५.
 ७; ५०; चिटप - ४. १०. ४; ५.
 ९. ३; ६. ७. ४

ओटा १. ३१३. ४; २. २४०. १
 ओठ ६. ६१. ३
 ओढन ७. ६३. १
 ओदन, - भात दधि - १. २३५
 ओधे - लग गए २. ३२४. १
 ओर - अंत, छोर १. ११. १; २. २५. ३; २३४;
 २५२; २९९; ३१५. २; ६. १२६. २
 ओरा १. २६३. २; ३०५. २; ३३०. ४;
 २. ७४. ३; ११६. ३; २३७. ४;
 २६२. ४; ४. ११. २; २५. ३; ५. ९.
 ३; ७. ४०. १; ५४. ३; १६६. ३
 ओरे - ओले २. १४८. ४
 ओस, - कन २. २०५. १
 ओही १. १६०. ३; २. १८. १; १९. ४;
 ३. ३. ३; ४. २०. ३; २९. ३; ३१.
 ३; ६. ७१. २, ९८. ४; १२४. ३
 ओहू ६. ८३. ३
 औरउ १. ५८. ८
 औरनि ७. १५८. २
 औपध - दवा १. २०१. २; २. ७. १;
 ६. ७९. ४
 औपधी ६. ७६
 औपधु २. २१३. १
 ऋतु, सिसिर - ३. ५७. ३
 ऋषभ - बैल, श्रेष्ठ, मुनि, जैनों का प्रथम
 अवतार ६. ९८
 कँगूरनि, कोट - ६. ६०.
 कँगूरहि, कोट - ६. ६१. १
 कँगूरा ७. ५०. २
 क, - ब्रह्मा, विष्णु, वायु, यम, सूर्य, अग्नि,

आत्मा, राजा, जल तुलसी - १. ४७;
 २. २१. ४; ५६. ४; ३. १५. १;
 ४. ९. १; ५. १४. ३; ६. ८५. ३
 कह २. २०. ४; ४४. १; ५३. ४; १३२.
 १; १६८; १६९. ४; २१८. २;
 २६०; ३. ४६. २; ४. ३१. ५; ५.
 ७. ३; २२. ३; ३६. ४; ४२. ४;
 ६२. १; ६. ४८. १
 कंक - एक पक्षी ३. २६. ७
 कंकन १. १२६. १; - किंकिनिनूपुरघुनि
 २६३. १; ३९४. १
 कच - बाल १. २३१. ५; २६६. २;
 २७६. ३; ३. ३७. १०; ६. २१.
 १; ७३. २; ९९. २; १२८. १;
 १३०. २; ७. ११३. ३; १६२. १
 कच्छप - कछुआ १. २८०. ४
 कलु १. ११. २; १२. १; ५१. १; २;
 ७०. ३; ७२; ७६. १; ७७. २; ७८.
 ३; ७८. ४; ७९. १; ७९; ८२. २;
 ८२; ८३. २; ३; ८५. ३; ८७. २;
 ८९. २; ९१. ३; ९३. ३; ९६. ४;
 ९८. ३; ११०. ३; ११३. १; १२३.
 २; १२६. ४; १३३. ३; १३६;
 १३९. ३; १४०. १; १४८. २;
 १५४. ४; १५५. १; १५९. ४;
 १६०; १६५. १; १७७. ४; १७९.
 १; १७९; १८०. ४; १८४. १;
 १८७. ४; १९३. १; २. १५८. १;
 २००. ४; २०३; २०४. ३; २१५.
 १; २१६. ४; २२०. १; २२१. ४;

२४०. २; २६५. ४; २७०. ३;
 २७७. ४; २८३. ४; २८७. ४; २८८.
 ४; २९१. १; २९२. ३; २९९. ३;
 ३०३; ३०६. २; ३; ३०७. ४;
 ३१०. १; २; ३१२. २; ३१४;
 ३७५. २; ३९५. ४; २. २. ३; ३.
 ३; १७. १; २०. ३; २१. १; २४.
 ४; २७. ३; ३०. ३; ३१. ४; ३३.
 १; २; ३६; ३७. ४; ३७; ४०. १;
 ४१. ४; ४३. ४; ४४. १; २; ४५.
 ३; ४६. २; ३; ४९; ५१. ३; ५१;
 ५३. ३; ५४. १; ५५. २; ५९. २;
 ७१. २; ७५. २; ७६. २; ८०. ४;
 ८३. ४; ९३; ९७. २; ९९; १००.
 २; ४; १०१. २; ४; १०३. १; ४;
 १०३; १०७. ४; ११७. ३; १२७.
 ३; १३२; १४१; १४२. ४; १५३.
 ४; १५३; १५९. १; १५९; १६२;
 १६३; १६४. १; १६६; २१२. १;
 २२८. ४; २३२. २; २६१. १;
 २६६. १; ३. १३. ३; १८. १; २२.
 ५; ७; ३२. १; ३; ३५. १; ३९. २;
 ४०. ५; ५४. ३; ४. ५. २; ७. १;
 ८. १; ९. १२; ११. ४; २३. ४;
 २४. १; २५. २; २९. १; ३; ३३.
 १; ५. ३. ५; ७. २; १५. ३; १८.
 १; ३; १८; २०. ३; २२. ३; २४.
 ४; २७. १; ३१. १; ३३; ४५. ३;
 ४९. ३; ५०. ३; ६. ४. ३; ४; ७.
 १; ५; १३; २०. १; ३४; ३९. ३;

४; ५; ४६. १; ४८. ३; ५५. ४;
 ६७; ६८. ३; ७४. १; १०८. ४;
 १०९; ११९. २; १२१. ४; १३५.
 २; ३; १५२; ७. ७. ७; २९; ३६.
 १; २; ४५. १; ४८. १; ५२. ४;
 ५९. ३; ४; ५९; ६६. २; ३; ७१.
 २; ८१; ८२. ४; ८६. ५; ९२. ३;
 १००. ३; १०८. २; ११५. २; १२३.
 १; १३४. ३; १३६. १; १४०. १;
 १४२; १४८. ४; १५२. २; १५७;
 १६४. ४; १६६. २; १६८. १;
 १७१; १७९; १८२. ४; १८८. ४;
 ५; ८; १९०. १; ५; १९२. १; २;
 १९४. ५; ७; १९६. १; ४; २०६. २;
 २१०. २; २१४; २१८; २२३. २

कलुक १. १५९. ३; २२२. ४; २२९.
 १; २३५. १; २४३. ४; २५७. ३;
 ३०१. ३; ३१०. ३; २. १७. ४;
 ८६. ३; ९१. १; ३. १८. ३; २२.
 १; ४. १४; ३१; ५. १६. २;
 ६. १२६; १३४; ७. ६३; ७५. ४;
 १५३; १८६. १; २१०. १

कलुयक ५. ३. ९

कलू १. २१६. ५; ५. ३३. ५

कजल, — काला — गिरि ३. २३. २; ६.
 २८. २; १०१. ४;

कंचन — सुवर्ण — कोहकाम १. २२. २;
 — थार १२०. २; — मंच २५७. २;
 — मृग ३. ४६. ३; ६. ६४. ३;
 — कलस ७. २०. १; — थार २०. ३

कंज, —कमल गुरुपद—१. ५; जनमन-
मंजु—मधुकर ३६. ४;—अरुनलो-
चन ५. ४६. २; जुगलपद—४८;
गुरुपद—धूरी १. ५५. १; ११०.
५; २३१. १;—विलोचन २५४
३; प्रफुल्ल—लोचनं ३. ६. छं. ६; ४.
२७; पद—५. २९; रामपद—६.
२७; ५३; नील—तनु ७७. ३;
पद—१०४; १३२; प्रभुपद—१४०.
३; विषयमनोरथपुंज—वनप्रबल-
तुपार १४३. ३; पद—द्वंद्व ७. ३०.
४; ध्वजकुलिसअंकुस—जुत ३०.
४; ५२. ५; संत—वनरवि ५३. २;
हृदय—मकरंदमधुष ७४. १; नील—
लोचन ११३. ३

कंजा, निजकर—१. १७६. ४; पद—
२१८. ४

कंजु, मुनिपद—१. २७

कटक—सेना, दल १. १०८. ४; २.
२०३; ३. ३०. ६; वानर—४.
२५. १; ५. ५४. २; ५७. २;
६. ३३. १; ३४; रिपु—६४. ४;
९६. २; निसाचर—१०६. ५;
रघुपति—१२१. १; ७. १०२

कटकाई १. १८२. ३; करुनरस—२. ४७

कटकटाहिँ ३. २६. ७; ८; ५. ३५. ६;
६. १२६. ४

कटकटाइ ५. १९. २; ६. ६६. ३; ८७.
२; १२५. ६

कटकटाई ५. ३७. २

कटकटान ६. ४८. २

कटकटाहिँ ६. ६१. ३

कटकाई १. २१०. २; राम—५. ५६.
३; ६. ८९. ४

कटकहि, कपि—६. ९४

कटकट—कटक का शब्द ६. ११३. ५

कटकु, भालुकपि—१. ४१. २; २४३.

३; गिरिचर—३. ४७; ५. २०. १;

३५. ४; ६२. ४; कपि—६२; ६.

२; ७. ५; ५९. २; ६८. २; ७२.

१; निसाचर—१०२. १; ३

कटत ३. २६. ६; ६. ११७. ६

कटन ३. २६. ४; ६. ९०. २

कटहिँ ६. ९०. ३

कटाच्छ १. ३६४; कृपा—७. ४७

कटाह, —कड़ाहा अंड—७. १४६. ४

कटि—कमर १. २३१. २; २४२. १;

२५२. २; केहरि—२६६; २. ९१.

२; २३१. १; २४०. ३; २५२. ३;

पानिचापसर—तूनीरं ३. १६. २; ३५.

४; ३६. १; ५. ४८. १ ६. १४.

४; ९०. १; ९८. ६; १०७; १११.

छं. ६;—तट ५. ६; ७. ११२. ४

कटिन्ह २. ११६. ४

कटिहँ ५. १०. १

कटु—कडुआ १. १३७. २;—वादी ३०८.

२;—मचन ३०९. ३; ३१४. १;

अति—वचन २. ३१. ४; ३६. २;

—वानी ४२. १; ९७. २; १५८. ३;

६. ३९. २; ४६; ४;—जल्पक ५१;

१२४. ४; ७. ३०. ५
 कटेहु ६. १२३. १; १२४. ३
 कट्टहिँ ६. ११३. ५
 कठवता—कठौता, पानी पीने का वर्तन २.
 १०२. ३
 कठिन १. ५२. ५; ५९. ४; ८७. ४;
 ९२. ३; १५७. ४; २६८. १;
 ३०१; २. २१. २; ३२. २; ३५. २;
 ४१; ९२; १००. ४; १२२. १;
 २०२. ५; २१३. २; २१४. १;
 २२७. ४; २३२. ३; २६३. ३;
 ३२५. २; ३२७. ३; ३. ११; १८.
 ४; २३. ७; ८; २६. ७; ३५. ७;
 —भूमि ४. ३. ४; ३३. ३;—कृपाना
 ५. १०. १; २१. ४; ५५. ३; ५६.
 ४; ६. ३१. २; ३६; ७१. २; ९०.
 ४; १०३. ४; १११. ५; ११५.
 ४; ७. ६८. २; १०८. ४; १५२.
 ४; २०३
 कठिनई ७. १९८. २
 कठिनता २. ४२. १
 कठिनाई १. ५९. ३; १९७. १; २. ३८.
 २; १०१. ३; १७७. ३; ६. ४०.
 ३; ६३. २
 कठोर १. १३७. ४; २८३. १; २९४.
 ५; २. ३६. २; ४२. २; ४८. २;
 १६१. ४; ३१९. १; ३. २४. ८;
 ५. ३५. ७; ६. ३१. २; ४५. २;
 ८३. ७; १०८; ११९. ५; १२१.
 ३; १२२. ५; ७. ४२

कठोरा १. १८. १; २४०. ३; २५६.
 १; २८३. २; २९१. २; २९४. ४;
 ३०३. २; ३०८. १; ३९१. २;
 २. ३२. २; ६०. ३; ७४. ३; १५३.
 ४; २०४. ४; ४. ११. २; ६.
 १३. २; १८. १; ११२. २; ७.
 ६२. ४
 कठोरि ७. १६२. १
 कठोरी २. २३. २
 कठोरु २. १५४
 कठोरू २. २८. २
 कठोरे १. ३०८. ४; ६. १२. ५
 कढाई ७. २०८. ९
 कढावउँ २. १५. ४
 कंटक—काँटा ७. ३०. ४
 कंहु ७. २०८. १७
 कंठ,—गला कल—१. १८. १; ९६. ४;
 ११६. २; २३१. ४; कुंजरमनि—
 आकलित २७६; ३१२. ४; कल—
 ३३०. २; २. १३८; नील—१३८;
 —गत १५५. १; ४. १०. ४; १२;
 २३. ३; ५. १०. २; ६. २९. ४;
 नील—७. १७४. ४
 कंठु २. ३६. १
 कंठे ७. १७४. ३
 कत—क्यों १. १२१. ४; २७९. ३;
 ३६७. ४; २. १५. १; ७८. २;
 १२०. ४; १६५. २; २०२. ४;
 ४. ९. २; ६. ८१. २
 कतहुँ १. ८७. २; १००. १; १८१;

२१०. २; २१३. ५; २१५. ४;
 २३४. ४; ३१४. ३; ३३०. ३;
 २. ८७. १; १५८. १; ४. १७. २;
 २१. २; २७. १; ६. ६७. २;
 १०३. ६; १५०. ५
 कतहु—कहीं २. १३४. १
 कति—कितना ६. ४. १
 कथइ १. १९२. ३
 कथन, अनु—१. ६२. २; ६२
 कथनीया—करने योग्य १. २७५. ३
 कथहिँ १. ३१. ५
 कथा, हरिहर—१. ७. ५; करम—७.
 ५; १८. ३; १९. ६; २२. ३;
 ४; ६; २४. १; ३१. ४; ४९.
 १; ४९; ५०; राम—५१. २; ३;
 ४; ५१; ५४. १; २; ४;—विस्तार
 ५४; ५५. १; २; ५६. ३; ७; ५८.
 ८; ५९. २; ६१. ३; सीयस्वयंवर—
 ६२. १; ६३. २; ६४; ६९. १; ३;
 राम—४; ७०. २; ७४. ४; ८२. ३;
 हरि—८४. ३; १०६. १; ११२. २;
 पूरव—प्रसंग १२२. १; ३; १२८. १;
 पूरवजन्म—१३१. २; ३; १३२. १;
 राम—१३३. ४; रघुपति—१३४. २;
 रघुपति—प्रसंगा १३६. ४; हरि—
 १३७. १; राम—१३७; १३८. १;
 २; १४४. ४; १४५;—रूप १४७;
 १५१. २; १५५. ४; १६०. ३; १६८.
 २; हरि—३; राम—१६९. १; १६९;
 १८१. १; १९३. २; १९४. २; १९६.

१; १९९; २०१. १; २२४. ३; २३८.
 १; २४३. ४; ६; २४५. १; २५९.
 १; २७०. ३; निज—२७७. ३;
 ३२६; अपर—३२८. १; सुभ—
 ३२९. २; ३९५. १; २. १९; २३. २;
 ७४. ३;—प्रसंगा ८८. ३; १११. ३;
 पथि—१२३. ४; १२६. ४; १२९.
 २; १४२. १; ४; विविध—१४४. २;
 १५६. २; १६८. २; १७२. ३; २२३.
 ४; २३८; २६४. २; ३. ९; ३१.
 ४; ३३. १; ३६. ६;—प्रसंगा ४४.
 ४; ४५. ७; ८; ४६. १; ५३. २;
 ४. ४. २; ६; ६. ३; १५. ४; २३.
 ५; २८. २; २९. ६; ३०. १; ६;
 ३१. १; ५. ३. ९; निज—६. ३;
 ६; ८. २; १३. ३; ४; ६; सकसुत—
 २७. ३; ३३. २; ६०. ५; हरि—
 ६१. २; ६. ४. ३; सैल—४४. ४;
 ८४. ५; ९४. ३; १०१. १; १२४.
 १; दंत—१३८. ४;—सुधा ७. ३२.
 ६; ३४. १; राम—३; ५५. ४; हरि—
 ६३. ३; ६५. ३; ६५; ६९. २;
 ७५. १; ३; सुभ—४; राम—७७.
 २; रघुपति—३; ४; ७९. २; ८०.
 १; हरि—प्रसंगा ८१. ४; ८२. १;
 हरि—८५. ३; ४; ८५; राम—८६.
 २; ८८. ३; श्रीराम—९०. २; प्रभु-
 अवतार—५; ९४. २; ४; ९६. ४;
 हरि—९८. ३; ९९; १०८. १;
 १४८. २; १८६. ६; १९०. ५;

१९२. ८; राम—२०६. ७; २०६;
 ३१३. ३; २१९. २; २१९; २२१.
 १; ३; २२१; २२२. १; ३; ४
 कदंब—कदम का पेड़, समूह १. ३७७. ४;
 ३. ५२. ३
 कदंबा २. ८३. ३
 कदराई १. २२. ६; २९३. ३; २. ७३.
 १; ३. २४. ७; ४. ३२. २; ५.
 १५. ५
 कदराहू २. ७१. ४; १७७. २
 कदलि, —केला कनक—१. ३२०. ४;
 ३७७. ४; ३. ४८. १
 कदली—२. २१. १; ५. ६१
 कदाचित् ७. १९८. ४
 कद्रू—नागों की माता, कश्यप मुनि की पत्नी
 २. २०
 कन, सिरिससुमन—१. २९१. ३; अनल—
 २. ४९; स्वेद—जाल ११६; ओस—
 २०५. १; रुधिर—६. १२९. ८
 कनक, —हिरण्य, सुवर्ण—कसिपु १. ४३;
 १०३. १;—भाजन १२५. ४;
 —कसिपु १४९. ३;—रचित २०८.
 ३;—कोट २०८;—कलस २२६.
 २;—फूल २५२. ४;—घट ३११.
 ४;—कदलि ३२०. ४;—कलित
 ३२१. १;—कलस ३२९. ४;
 ३७९; ३९०. १;—सिंहासन २.
 १२. ३; १७४; ३१८. ४;—तरुहि
 ३. १५. १२;—देह ३५. १; ३९.
 ७;—वरन ४. ३३. ४;—कोट ५.

३. ६; ७;—भूधराकारसरीरा १६.
 ४; २५. ५;—धार ६१. ४; ६.
 १२४. ४; १३५. ६; ७. १७. २;
 —मनि ५०. ५; ११२. १
 कनकउ—सोना १. १०४. ३
 कनकमय—सोने का वना हुआ ७. ८०. ४
 कनकहि २. २०६. ३
 कनहारू—कर्णधार १. २९३. ४
 कनी, सोनित—६. ९३. ७; रज—
 १०८. ५
 कंत—पति १. ९५. २; ५. ३६. ३; ४;
 ३७. ३; ६. २०. ४; ५५. १; ५६. ३
 कंता, सिंधुसुताप्रिय—१. २१८. १; श्री—
 २२४. २; ७. ११५. ४
 कंद, —कंद मूल, कमल आदि की जड़, एक
 तरह की मिठाई सुख—१. १२९;
 २४२; २. ८८; ९०; १०८. १; १२१.
 १; १२५. २; १२६. २; १३६. १;
 १४१. ३; २०२. २; २१३; २१४.
 ३; २५१. १; ३. ३१; करुना—४१.
 ४; ४३; ४. १५. १; ५. १. १;
 सिंह—४६. ३;—अवदातं ६. १;
 कृपा—१२९. ७; सुख—७. १९; २६
 कंदर—गुंहा २. १३७. ३; गिरी—३. २३.
 ६; गिरि—६. ९५. ३; १२१. ४
 कंदरन्धि १. १०८. ५
 कंदरा, गिरि—४. ३०. १; ६. २८. ३;
 गिरिवर—९८. १
 कंदर्पहं—कामदेव को भस्म करने वाला ६. २
 कंदा १. १७२. १; करुना—३. १४. २;

१७. ७
 कंदुक—गेंद १. २८६. २; ६. ५. १; ४२. ३
 कंध, —कंधा वृषभ—१. २७६; ३०१. ४;
 ७. ३०. ५; ११३. १
 कंधर,—गला कैहरि—१. १७५. ४;
 २५२. ३
 कन्या १. ९५. २; १०५. २;—पानी
 १२५. १; १५९. २; नृप—१६२.
 ४; दिनकर—२. १३९. २; ४. ११.
 ४; नरनागसुरगंधर्व—रूप ५. ३. ८
 कपट,—मुनि १. १९५; २२. १; २४.
 ३;—निघान ४३. ४; ५२; ७२. २;
 ८१; १६४. ४;—व्यवहार १६४;
 —मुनिवेखा १८६. १; १८९. ३;
 १९८; १९३. ४;—प्रवीना १९८.
 १; २००. २; २४४; ३२२; २.
 १५. ३; १६; गूढ—प्रियवचन
 १७; १९. २; १९; २१. २;—छुरी
 २३. १;—जलु २४. ३; २८. ३;
 —सनेहु ४;—सयानि ३७;—सनेहु
 ४४. १; १३१. १;—नीर १६०;
 १६३. २; २१९. १; २२९. ४; ३.
 २४. ७;—मृग ३३. १; ३५. १;
 —कुंरंग ३८; ४२; ४४; ५. ३. २;
 —कुंरंगसंग ४३. ४; ४५. ३; ४९.
 २; ५३;—वेष ६. ७८. २;—चरित
 ९५. ६; ९९. ८;—भू १२१. १;
 १२४. ४; १२६. ३; ७. ४४. ४;
 ६३. ४; १०२; १३२; १५८. १;
 १६०; १६६. ४;—समेता १६८. ३;

१७०. ८; २०८. १८; २२२. ३
 कपटी १. १०३. २; १३९. १; १६३;
 महा—२०१. ३; २०२. ४; २८८.
 १; २. १६९. १; ४. ९. ५; ७. ५.
 २; ६२. ३
 कपट्ट, सती—१. ७६. २; ८०; २. २७.
 ३; ६. ८६; ७. ६८. ४
 कपाट,—किवाड़ पलक—१. २६५. ४;
 २. ३१७. ४; ५. ३०; ७. ५०. ५;
 २०२. ६
 कपाटा १. २४७. १
 कपाटी, अवाधि—२. १४६. २
 कपारु २. १७. १
 कपारू २. १६४. ३
 कपाल—खोपड़ी १. ११७. ५; ११९. ४;
 ५; ३. २६. ८; ६. ११३. ४;
 मनुज—१२६. १
 कपाला ६. ४४. १
 कपाली १. १०३. १
 कपास ७. २००
 कपास—कपास १. ७. ३
 कपि,—बंदर—पति १. ३४. १; भालु—
 कटकु ४१. २; ४४; ४६;—आकृति
 १६५. ४; २. १३९. १; ४. ३. ३;
 ५. ४; ६. १; ४;—वानी ९. ११;
 —राउ १४. २; २२. ४; २३;
 २४. २; २५. २; २९. १;—वीरा
 ४; ५; ३०. ३; ३१. १; ३३. ६;
 ७; ५. २. ४; ५; ५. ४; ६.
 १; २; ७. ४; १२; १३; १४. २;

४; १५. ५; १६. ३; ४;—बानी
 १७. १; १७; १८. २; ३; १९. २;
 ३; १९; २०. १; ३;—मन ४;
 —वचन २२. १;—सुभाव २; २४.
 १;—वचन ३; २४; २५. २; ३;
 ५; २५; २६. २; २७. ४; २७;
 २८; २९. १; ४; ३२. ३; ३३. १;
 २; ३;—बानी ३४. १;—पतिहिँ
 ३;—पति ३४;—सैना ३५. १;
 —वीर ३५. ५; ३५; ३६. १; ४५;
 —कुलमन ५२. १; सकलभालु—
 धारी ५२;—देह ५३; ५४. २; ३;
 भालु—धारी ५६. ३; ५७. १; २;
 ५७;—कटकु ६२; ६३. १; ६. ४.
 २;—निकर ४; ५; ५. १; ३;—दल-
 विपुलाई ७. ५; ७;—जूथपभीरा
 ८. १; भालु—२; ११. ५; १२. १;
 —ईसउछंगा १४. ३; २७. ४;—कुंज-
 रहि २८. २; ४;—पोत ३०. १;
 ३१. २; ३; ३१; ३३. ३; अल्प—
 ४; ३३; ३८; ३९. ३; ४; ४०; ४१;
 ४३. ४; ४६. ४;—कुंजर ४८. २;
 ४; ४८; ५०. १; ५२. ४;—चरन
 ५२;—बलु ५३. १; ५; ६; ५३;
 —केहरी ५५. २;—कटकु ५९. २; ३;
 —ईसा ४; ५;—ईस ५९; ६१. ४; ६१;
 —जूथा ६२. १; ६२; ६३. १; ६३;
 ६४. २;—लीला ३; ६५. ४; ६६. ३;
 —दल ६६;—कुंजर ६७. ४; ६८.
 १; ७०. ४; ७१. ४; ७१; ७३. ३;

४; ७३; ७४. २; ३; ७८. ४;
 —पद ७८; ७९. १; २; ४;—समीप
 ८०. १; ४;—ईसा ८०. ४; ८१.
 १; २; ४;—मन ४; ८३. १;
 भालु—ब्राता ८४. २; ८७. ३; ८७;
 —राज ८७;—दल ८८. ५; ८८;
 ८९. १; भालु—ठाटा २;—फौज
 ४; ९१. ४; ९२. १;—कुलदेस २;
 ९३. ४;—दलबलु ९४. १; ५;
 —कटकहिँ ९४; ९५. ३; ९८. ३;
 ९९. २; १०१. २; १०५; १०६.
 २; १०७. ३; ४; १०७; १०८. १;
 १०९. १;—बल २; ३; ११०. ३;
 ११०;—भट्टा ११२. १; ३; ११३.
 छं. ६; ११३; ११४. ३;—ईसा
 ११८. ४; १२०. २; ३; ५;—दल
 १२०; १२१. १; १२२. २;—ईस
 १२३. २; ६; १२३;—दल १२५.
 ५;—ईससमेत १२६. ३; ६;—ईस
 १३२. १; २; ३; ४;—पुंज १३२;
 १३३. ३; ४; ५; १३४. ६; ७;
 १३६; १४१. १; ३; ४; १४८. ४;
 १५०. ४; १५०; १५१;—राज
 १५१; ७. ७. ४; ६; ८;—ईस
 १२. १; ४;—१८. १; ३४; ४०.
 ३; ५; ५९. ४;—त्रास ९३;—पति
 ९४. १; २; ३;—सेन ९४

कपिन, —सहित ५. १६. २

कर्पिदा ५. ३५. २; ६. ४८. १

कपिन्ह ३. ३७. १३; ४. ३०. ५; ५.

२८. १; २; २९. ३; ४; ३४. ४;
४४. १; ५४. १; ५६. २; ४; ६.
६. ५; ८. २; ६१. २; ६८. २;
७०. ५; ८४. ५; ८७. २; ९९. १;
१०२. ६; ७; ११०. ३; ११४. ३;
४; १२१. २; ५; भालु—१२३. १;
२; १४४. ३; १५०. १; १५६; ७.
१२. १; ३३; ९४. १; ९६. २

कपिबृंदा—बंदरों का समूह ५. ३४. ३

कपिराह—बंदरों का राजा ५. ५

कपिराई ४. २९. १

कपिल—पीला रंग, सांख्य-दर्शन-कर्ता मुनि
१. १७०. ३

कपिलहि ७. ६२. १

कपिला ३. ३७. ४

कपिहि ५. १२. ६; १९. १; २०. २;
२०; ३२. ४; ६. ४९; ८०; ७. ९३

कपीस—बंदरों का स्वामी ४. २३. १; ३;
५. ४४. २; ३; ५२. ३; ५४. १

कपीसा ४. ९. ७; ५. २९. २; ४५. ३

कूपूत १. २९९. १; ४. १७

कपोत—कबूतर ३. ३९. ५

कपोल—गाल १. १७५. १; कल—२७६.
२; ७. ११३. २

कपोला १. २३१. ५; २६६. ३

कफ ७. २०८. १५

कव १. ८३. १; २. १२. ३

कवन ७. ७९. ३

कवनि १. २१५

कवंध—घड़, राहु, विना सिर का शरीर,

दैत्य-विशेष ३. ४२. ३; ६. ५५;
११५. ३; ७. ९२. ४

कवहिँ २. ५३. ४

कवहुँ—कभी १. ११. १; १०३; १७९. २;
२३०. ४; २३२. ४; ३०४. ४; ३०९.
४; २. १५. ४; २८; ४९; ५०. ४;
८३. ३; १२५. १; १३२; २१०;
२३२; २६१. ४; ३. ६; १६. १२;
३५. ६; ५४. २; ४. १७; १८;
३०. २; ५. ७. १; ९. ४; १४. ३;
२२. ५; ६. ३०. २; ७३. २; ७४.
४; ९९. ६; ७. ७. ८; ९; ४८. १;
६७. २; ७२. ३; ७२; ८१. २;
८६. ४; १०४. ४; १३८. १; १४०.
३; १५०. ३; १८८. १; ३; १९०. ७

कवहुँक १. २३२. ४; २५५. ४; ३. १५.
६; ४. १२. ४; १८; ६. ७४. ४;
९९. ६; ७. ६७. ३

कवहु ६. ५२. ३

कवहुँ १. ७२. ४; १५५. ४; २३४; २.
२१०. १; २६१. ३; ७. ६१. ४;
१३४. १; २२१. ३

कवारू—कारवार, हुनर २. १०१. ४

कवि १. १८. ४; १९. २; ३; २१. २; ३;
२२. ५; २४. १; ३; ४;—कोविद
२६; आदि—३५. ३; सु—५२.
६; ५७. १; ६०. ५; ६४; १२४.
३; १२९. ३; २६३. ४; २७५. ४;
३२२. २; ३३०;—कुल ३९५. ४; ५;
२. १३. ४; ४८. ४; ५९. ३; १११.

४; १६८. ४; २५३. ४; ३१९. १;
 ३२१. १; ३. ३४. २; ५८. ४; ६.
 २३. १; ७. ५६; ८४. २; १००;
 १५०. २; -वृद्ध १६०. ५; १७०. ७;
 २१५. ३; २२०. २; २२३. ४
 कवित, -दोषगुण १. १८. ५; -विवेक
 ६; १९. ४; सुकवि-२१. २; ५;
 २४; ५८. ४
 कवी ६. १३८. १
 कविता, -सरित १. १९. ६; ६०. ६
 कवित्त-छंद-विशेष १. १७. ६
 कविन्ह १. २४. २; १५१. २; ७. २१७. ४
 कविहि २. २२६
 कवुली-कुत्सित बलि २. २३. १
 कम्, -जल-पती ६. ८
 कमठ, -कच्छुआ-सेपसम १. ३६. ४;
 २९३. १; -पीठि ३९१. २; २. ८.
 ४; १४०. ४; -पृष्ठ ५. ३५. ७;
 -खर्वर ३५. ७; ६. १११. १;
 ११२. १; ११६. १; १३०. ३;
 १३७. ४; -पीठि ७. २१०. ८
 कमंडल ६. ७८. ४
 कमनीय-मनोहर, सुंदर १. २८४
 कमनीया १. २८०. २
 कमल, पद-१. १५; चरन-२४. २;
 ३२. ३; रिपुसूदनपद-३३. ५;
 पद-३४. ४; चरन-५; -कुल ५८.
 ३; -आसन ८२. ४; सिवपद-९२.
 ३; रघुकुल-पतंगा १२२. ४; पति-
 पद-१२४. ५; सिवपद-१२८. ३;

प्रभुपद-१४३; पद-१७७. १;
 भगवतपद-२०७; हरिपद-२२०;
 -दलन्हि २३१. १; चरन-रज-
 चाहति २४३; २४४. ३; मुनिपद-
 २५२. १; गुरुपद-२५९. ३; -सित-
 स्नेनी २६५. १; पद-२६९. १;
 २७२. १; मुनिपद-२७७. २; राम-
 पद-२८५; -नाल २८६. ४; पद-
 परागा २४४. छं. ३; भृगुकुल-पतंगा
 ३०१. १; कर-३७९; ३८६. ४; २.
 १०. २; -कुलतोपनिहारा १८. ४;
 -मूल ३९. ४; पद-जुग ५८; ८७; ९८;
 चरन-रज १०१. २; पद-५; मृदु-
 पद-१२२. १; रघुकुल-रवि १२३;
 कर-१२६. ३; १७७; गुरुपद-
 २५४; २६४. १; मुनिपद-३. १२.
 १; चरन-१५. ४; १७. ५; हृदय-
 २१; पद-३९. २; ६; रघुपतिचरन-
 ४३. २; ४. २०. १; -पद २८. ४;
 चरन-५. २७; कुल-विपिनदुख-
 दाई ३६. ५; पद-४८. ३; -पद
 ६. ९; कर-१४. ३; चरन-४;
 प्रभुपद-६६. १; रामपद-८०. ३;
 रामपद-जुग ९८; -वन १२३. ४;
 हरिपद-विछोही १२४. ३; भानु-
 कुल-दिवाकर ७. १२. १; रघुपति-
 मुख-१७. २; रघुकुल-विपिनदिन
 करकै २०. ४; चरन-४७. २; प्रभु-
 मुख-४८. १; चरन-५८. ४; प्रभु-
 पद-७२; निजकर-१९०. ८

कमलनि, कर—२. ११६. ४; २४०. ४
 कमलन्ह ६. १२३. १
 कमलन्हि, करनिकर—६. ३२
 कमला, —लक्ष्मी—पति १. १६४. १
 कमान २. ४२. १
 कँष—कँषना, कँषकपी १. ७८. ३; २३३.
 ३; २४०. १; २. ७१. १; ६. २०.
 १; ११६. ५
 कँषति—कँष गया ६. ११६. छं. ५;
 १२८. ५
 कँषित—कँषाया गया १. ११९. ३;—गात
 ६. १०;—गाता १२०. २; ७. १७२
 कँषहि—१. ३२६. २; ५. ३७. २
 कँषेउ १. १११. ३
 कँषु—शंख १. २३१. ४;—कल २६६. ४;
 २७६. ४
 कर, —किरण, हाथ, सूँड, महसूल रवि—
 निकर १. ५; ८; १७. २; ३०;
 —तलगत ४९. ४; दिनकर—५२.
 ५; राकेस—सरिस ५३; ५५. १; ५६.
 ३; ५९; रवि—भववारी ६४. ४; ६५;
 —गत ६७. ४; ६८. १; ४; मनुज—
 ७२. १; ७५; ७७. १; ७९. ४;
 ८३. ४; ८७. २; ९१. २; ३; ९९.
 ३; १००. २; १०२; १०३. १; १०४;
 १०५. ३; १०८. २; ५; १११. ५;
 १११; ११३. २; ११४. ४; ११५.
 १; ११६. ३; ११७. ४; ५; ११९.
 ४; ५; १२१. १; १२२. ४; १२२;
 १२३; १२५. ३; ५; १२७.

१; ५; १२८. ३; १३०. ३;
 १३३. ३; ४; १३३; १३७.
 १; २; १३९. ४; भ्रमतमरवि—
 १३९; १४१. ३; १४१; १४२. ३;
 ससि—१४४. १; १४८; १५१. २;
 १५७. ३;—मरोज १६२; करि—
 सरिस १७५. ४; विधु—निकर—
 विनिंदक १७५. १; मिज—कंजा
 १७६. ४; १७८. २; १८०; १८४.
 २; १८६. २; १९०; १९२. ४; २०३.
 २; २११. ३; २१२. ४; २१३. १;
 २; २१५. १; २१७; दिन—वंस—
 उदारा २१९. १; २२१. ३; २२२.
 १; २२४. २; २२५. ३; २२७;
 २२९. १; ४; २३१; २३२. २;
 २३२; २३४; २३६. १; २४४. १;
 स्व—२४६. १; २५४. ४; २५५;
 २६१; २६४. ३; कामकलम—२६६.
 ४; वाम—२६६. ४; २६७. १; २६८.
 २; २७५. १; २७६. ३; २७७. १;
 २८२; चाप—२८४. २; २८६; राज—
 कुँर—२८९. २; २८९; २९२. १;
 २९३. २; ३; २९४. ५; २९७. ३;
 —मरोज २९७. १; ३०१. ४; ३०३.
 ४; ३०८. १; ३१०; ३१४. १; ३;
 ४; ३१७. ४; ३१९. २; ३२०;
 ३२३. ३; ३२५. २; ३६८. १; ३;
 ३६९. ५; ३७०. २; ३७३. ४; ३७५.
 ३;—कमल ३७९. २. ३. ३. ६. ३.
 ६; १०. २; १५. १; दिन—हृत्सीति

१६. २; २४. १; २६; समि—३०.
 १; २; ३२; दिन—कुल ३५. ३;
 ३७. ४; दिन—कुल ४०. ३; निज—
 ४८. २; ४९. ३; ४; ५१. १; दिन—
 कुल ५५. ४; ५७; ५८. ३; ७१; ७१.
 ३; ७२. ३; ७६. २; ७७. ३; ८१.
 ३; ८३. १; ८७. १; ९३. १; २;
 ९५. ३; ९६; ९७. १; ९८.
 २; १०४. १; ३; १०५. २;
 ११३. १;—कमलनि ११६. ४;
 ११९. १; १२२;—कमल १२६. ३;
 १३०. २; १३२. १; १३३. ४; १३६.
 ४; दिन—कन्या १३९. २; ३; १४५;
 १५४. ४; १५७; १६७. १; १७६. ४;
 १७६; २०५. ३; २११. २; ३; २१२.
 २; ३; ४; २१३. १; २; २१४. १;
 २१७. २; २१९. १; २२४; दिन—
 २२७. १; २३१. १; २; ४; २३५.
 ४;—कमलनि २४०. ३; ४; २५४.
 ३; २५५; २५६. २; २५९. २;
 २६३. २; दिन—२६४. २; ३१५.
 ३; ३१७. ४; ३२४. २; ३; ३.
 २. २; ३. ३; ४; ६; ७. ५; १०.
 ४; १५. १; २०. २; २१. ४; २२.
 ७; २२; २६. ५; ९; ३०. ३; ६;
 ३४. ५; ३५. २; ४; ३६. १; ३७.
 ६;—तीरथ ७; ३९. ९;—मगोज
 ३६; ३९. २; ४०. ३; ४१; ४२;
 ४४. २; ४; ४६. २; ५२. ४;
 —वीना ५३. ४; ४. ६. २; ४; ९.

३; ४; १४; १०. ३; १३. १; १७.
 ३; २१. ४; २२. ३; २४. १; २६.
 २; ३;—मुद्रिका ५; २६; ३२. २;
 ३; ३३. १; ४; ३३; ५. १; ३.
 ६; ४. ३; ४; ६. १; करि—सम
 १०. २; ११; १२. १; १२; १३.
 २; ३; १३; १४; १५. ३; १७. ३;
 ५; १९. १; २०. ४; २२. ३; ४;
 २४. ३; २६. ३; ४; २६; २७;
 २८. २; २९. १; ३१. ३; ३३. १;
 २; ३४. ३; ३६. ३; ३७. १; ३;
 ३७; ३९. १; ४१. २; ४२. २;
 ४३. १; ४५. २; ४६. ४; ४७. ४;
 ५०. ४; ५३. २; ५४. ४; ५५. ३;
 ४; ५८. ३; ५; ६०. १; ३; ६.
 ३; ८. ५; ९. २; ११; १४. ३; ४;
 १६. ४; ५; २०. ४; २०;
 २३. २; २७. २; २८. १; २९. २;
 ३०. १; २; ३;—निकरकमलनि
 ३२; ३६; ३८; ४०; ४२. १; ४३;
 ४४. १; ५; ४५. ४; ४७; ४८;
 ५२; ६०. ४; ६२. ५; ६४. २; ३;
 ६५; ७३. ३; ७५. ३; ७७. ४;
 ७७; ७९. १; ८१. ४; ८३. ५;
 ८७. ३; ८८. २; ९०. १; ९५. ६;
 ९५; ९६. ३; ९८. ४; ९९. ३;
 १०१. २; १०२. ७; १०६. २;
 १०७. १; १११. १; ५; ११७.
 १; ११८. १; ११८; ११९. २;
 १२२; १२३. १; ५; १२४. १;

१२५. १; १२६. १; १२८. २;
 ३; १३०. ४; १३५. २; १३७;
 १३८; १३९; १४२; रुचिर—सायक
 १४३. १; १५७. ३; छं. ७; ७. १;
 ७. ५; १४. ६; १६; २४. २;
 ३४. १; ३६. १; २; ३७; ३८;
 ४०. २; ४०; ४२; ४३. ४; ४५.
 ३; ४५; ४७. ३; ४; ४८; ४९;
 ५४. ३; ५६. २; ३; ५६; ६०. २;
 ६२. १; ३; ६४. १; ६६. ४;
 ६७. १; ३; ६८. ३; ६९; ७१. २;
 ३; ७२. २; ८१. ३; ४; ८२. २;
 ८२; ८३. ३; ८४. २; ८६; ८८.
 ४; ९०. ४; ९१. १; ९२. ३; ९२;
 ९३; ९५; ९६. २; १००. ४;
 १०२. १; ४; १०४. ४; १०८.
 ३; १०९; ११७. २; ३; ११७;
 १२५. २; ४; १२९. ४; १३४. ४;
 १३८. ३; १४४; १४८. ३; ४;
 १५४. ३; १५५; १५६. ३; १५८.
 १; १६२; १६४. ४; १६४; १६६.
 २; १६८; १७०. ४; ६; ७; १७३;
 १७८. १; ७; १८२. १; १८६. ५;
 ८; १८८. १; १९०. ४; ६; निज—
 कमल ८; १९६; १९७; २०२.
 २; २०५; २०६. ८; ९; १०;
 २०८. ३; ६; १५; २१०. ७;
 २१९. ४; २२०. १
 करइ १. ८. १; १९; ५४. २; ५७. १;
 ३; ७५. २; ८०. ३; ९३. १;

९४. ३; ९६. १; १०५. १; १०७.
 ३; १२४; १३७. ३; १४२. ३;
 १५६. १; १५७. १; १५८. ३;
 १८३. २; ३; १८४. १; १९३. २;
 २११. २; २१३; २३४; २४४.
 ३; २५५. १; २६४; २८२. २;
 २९४. १; २९९. ३; ३०४. २;
 २. १४. २; १८. ४; ४८; ५२.
 २; ७८. ४; ७८; १५३. ३; १७३;
 २०५. ४; २१९. २; २२०. २;
 २२९. ३; २५३. १; ३. ३. ४; १५.
 ६; ४४; ५६. २; ४; ४. १७. २;
 २३. ४; ३२. १; ५. ५. १; ६. १;
 ९. १; ४; ४२. ४; ६२. ४; ६.
 १३; ६३. २; ७२. ४; ७५. २;
 ९१; ९५. १; ९८. २; ९९. ६;
 १०९; ११०. १; १३४; ७. ५४;
 ६८. ४; ६९. २; ८४. २; ८८. ३;
 १०५; १६५; १६८. २; १८६;
 १८८. ३; २००; २०२. ३; २०४.
 ३; २०५; २११

करइहउ—कराओगे १. ११७. १

करई १. ६०. ३; १९८. ३; २६३. ४;
 २. २३. ४; २१९. ३; ३. ८. ३;
 ४. ९. ३; ६. ५३. ४; ९४. २;
 १२४. ३; ७. ४७. ३; ७३. ४; ८१.
 ३; १९८. ४; २०८. ९; २२०. ३

करउँ १. ७. २; १०; १७. १; २; १७;
 २४. २; ३१. ४; ३२. ४; ४४. १;
 ५१. २; ५५. २; ७५. २; ७९. ४;

८३. ४; १२०. ५; १३३; १४३.
 १; १५०. ४; १८०. २; १०८. ३;
 २२४. २; २८६. ४; २८६; ३१२.
 ३; ३१६. ४; ३१८. ३; ३७३. ४;
 ३७४. २; २. १०. ४; २१. ४;
 २४. २; २७. १; ४६. ३; ५६. २;
 ५७; ०५; ०७. १; १०४. २; १२७.
 ३; २३१. ३; २५४. ३; २५७. ४;
 २५०. २; २६५. ३; २६५; ३. १४;
 १६. १; १०. ४; २१; ३२. १;
 ४४. १; ५४. २; ३; ५६. ३; ४.
 ०. ११; १२. १; २२; ५. ३; ०.
 १; ३; २२. ४; ३२. ३; ३०; ४०.
 २; ६. ३०. २; ४६. १; ५३. ६;
 ८५. ४; ०४. ४; ०८. १; ११३;
 ११५. ४; १४०; ७. ३५. २; ६०.
 १; ८८; ११०. ३; १२३. ४; १६८.
 १; १६८; १७०. ४; १७२. २;
 १८२. २; १८६; १०२. ६

कगड १. १; ३; ४; २५; ६०. ४; ८३;

२१८. १; ३; ३. १६. १०

कगळ १. २८५. ३; ३. ३१. २; ४. ३०.

२. ६. ४५. ४

कगके २. ५५. १

कगज, - अंगुली नख - ७. ११३. १

कगत १. २२. ६; ४६. ३; ५५. १; ६८.

३; ७२. १; ७७. ४; १६६; २१७;

२२५. २; २२८. १; २३३. २;

२३५. २; ३; २३५; २३७; २३८;

२३५. ४; २५०. २; २६४. १;

२६४; २९८. ४; ३१०. १; ३७६.

२; २. ८. १; २४. ४; २५. २;

३२; ५२. २; ८७. ४; ८८; ९४;

१०७. ४; ११३. १; १४०; १४५.

३; १४८. १; १६४. २; ३; १७०.

३; २०७. २; २२६. २; २३६;

२३९. १; ४; २४०. २; २५२. ३;

२६०. ४; २६६. १; ३२३; ३२५.

२; ३२६; ३२७. ५; ३. १. २; ५.

३; ५; १२; १५. २; २६. ११;

२८. २; ३५. ७; ४१. १; ५; ४६.

१; २; ५२. १; ५३. ५; ४. ७. २;

९. २; ५. १४. ३; १५. २; ४२. ४;

४३. २; ४४. १; ४७. १; ५५. ३;

६. ४३. ४; ६२. ३; ६६. ४; ७०.

४; ८८. १; ११०. ३; ११५; १२२.

३; ४; १२३. ९; १३१. २; १३७;

१४२; १४८; ७. ११; ३१; ५९. ३;

६५. २; ६८. २; ८२. ३; ८३;

११२. २; ११४; १७३; २०४. ४

करतव १. २२. १; २. ३६. २; १२०. १;

विधि - २७७. ४; मातु - २१२. २;

२३४. ४

करतवु २. ५९. २; २१०. २

करतव्य २. ९७. १

करतल, - हृष्येली - गत १. ३७. ३; १५६.

२; १०४. ४; २३६. ४; २. ४७. १;

७. ७३

करतटि - कग गगगा १. २. २६६. ४

करता ६. १०. २

करतार १. १२; १०८. ५; २. १२०

करतारा ६. २७. ५

करतारी १. १३८. १

करताल ६. ११३. ४

करति १. १११. ५; ३. ३७. २; १२;

५. ३०. ४; ६. १२४. ६; १२५.

२; ७. ४७

करतूति १. ४६. ४; २. २०७; २२४. ३;

३२५

करतूती-करतूत १. ११. ४; ३६५. १.

२. २. ३; १३. ३; ३२६. ४

करने ५. १६. १; ७. ३२. ५

करनेउँ ४. ३१

करनेहु २. २०८. ४

करन-कान, करने चाला, कागण १. १७.

३; -विभूपन ३६. ३; ८४; ८८;

१०६. २; १४१. ३; १७२. १;

अगिलविष्यकारन-२४१; २४३.

१; २७०. ३; ३०२. १; ३७९.

३०५. ४; ५; -वेध २. ११. ३; ८७;

९०. ३; १७०; २५१; ३. २८. ४.

२५. १; ५. ६. ४; ६. १०. १;

४; ७. ४; २९; १२७. २; १३४.

३; १८६. २

करनभार-मण्ड, भार जागनेपाल २.

१५५. ३

करना ६. १२३. ५

करन्ति ६. ५०. २

करना १. ५८. १

करनि, मंगल - १. १६. २. १६९. मुगल -

२. ८८. २; मानुष-१०१. २

करनी १. ६. २. १०. ५; ८२. १; १००.

४; १०९. २; १४२. ४. १५५. २.

१५७. ४. २०५. ३; अद्रभुन-२१८.

१; ३०१; अरि-३०४. २. ३०७.

३; ३०७; ३२८. ३; ३७३. ४.

३८८. ४; ३९३. ३, विधि २.

१२१. २; १६१. ४; १७२. १. ३.

२०२. ५; ३२२. ३; ३. ३. ४. ३०.

२. ३७. ११. ४. १०. ४; ३०. ६.

५. ३०. ३; ३६. ४. ६२. १. ६.

६. ५. ६७. ४; ७. ५. ३. ३४. ४.

४६. ३. ६०. ४, मुग्गविगुन - ५१.

४, जट-१०५. २. २१७. ३

करनीया-कग्गा हि १. ३००. ४. २.

९७. ४

करन् २. ३२७. ३

करघ १. ५१. १. १०८. १; १५७. ३;

१६०; १९८; २०७. ४. ३६९. ३.

२. १५. १; २२. १; ७४. ४; १५८.

१५६. ३; १७६; २५९; ३२४. २;

४. ४. २९. १. ५. ५३. २. ६.

११. ४

करघि १. ३९४. ४; २. ८१. ३. ९६.

९६; १०५. ३; १३७. ३. १५२. ४.

२५४. २. ३. २९. १. ४. ३०

करग, कथा १. ७. ५. १२. १; कन्-

वानी ३०. ४. ४३. ४. ११४

२; १२१. ५. १३८. २. १४२. ३.

१९२. ३; १९३. ३; २३४. १;
 ३९१. ३;—बस २. १३. २; २५.
 ३; ७८. ४; ९३. २;—गति १००.
 ४; १०८; ११९. ४;—वचनमन
 १३२. ४;—मनवानी १४०. ४;
 १४६. १;—वस १४६. १; १५१.
 ३; १५३. २; १६६. ३; १६८. ४;
 १७३; २२०. २; २५५. ३; २५६.
 ३; ३१७. ४; ३. ४. ३; २१;
 —फलदाता ७. ६४. ३; १५०. ४;
 ५; १६४. १; १९२. ३
 करमु १. १२७. ५; २. २१. ३; ७८. ४;
 ९२. ४; ९३. ३
 करवट २. ४४
 करवरे—विघ्न १. ३९१. १
 करवाई १. १२५. १
 करवाउव १. १०७. ३
 करवाये १. १७१. ४
 करवाल—तलवार ६. १२६. १
 करवावहिँ १. २१६. १
 करवावा १. २३९. २
 करप—द्वेष ५. ३६. ३; ६. २७. २
 करपहिँ—खींचती हँ १. ३८०. १
 करपि—खींचकर १. १६५
 करपी २. १०२. ३
 करसि १. ३०५; ३१३; ३१४. १; २.
 १६; ३३. ४; ३७; ५४; ३. २८. ४;
 ३४. १; ३७. ५; ४. ३१. ५; ५.
 ५८. ३; ६. ४०
 करहिँ १. १३. २; २०; २२; २३. ४;

२४; ५४. २; ५५. ४; ६९. ४; ८५.
 २; ८६. २; ९०. १; ९३; ९४. १;
 ९७. २; १००. १; १०९. १; ११३.
 २; ११५; ११६. १; १२३. ५;
 १२७. ३; १२९. ३; १३१. ४; १३२.
 ३; १४८. ४; १५१; १५४. ३;
 १६२. २; १६६. ४; १६८. २; १७२.
 १; १९३. २; २१२. ३; २१३. ७;
 २१५. २; ३; २१५; २१७. १;
 २२३. ४; २३७. ३; ४; २३८. २;
 २४३. ३; २७२. १; २७९. ४;
 २८२. १; २९५; २९८. ३; ३०७;
 ३१०; ३१९. १; ३६८; ३७२;
 ३७४. ३; ३७५. १; ३७९. ४;
 ३८१. ३; ४; ३८१; ३८२. १; ३;
 ३८४; ३८९. १; ३९२. १; २.
 ३. २; ४. २; ६. ३; १६. ३; ४९;
 ७१; ८०. ३; ८५. ४; १११. १;
 ११४. ४; ११४; १३०. २; ४;
 १३३. ४; १३५; १३६. ३; १३९.
 ३; १४२. १; १५७. २; ३; १५८.
 ३; ४; २०२. ५; २०३. २; २०५.
 ४; २१४. ४; २२०. ३; २२२. ४;
 २२५. १; २२६. ४; २६१. १;
 ३. ९; १२. ३; १४. २; २१;
 २२. ७; २६. ३; ८; ३०. ५;
 ४८; ५९. ३; ४. १४. १; १५.
 २; १९. ३; ३३; ५. ७. ३; ४;
 १७. २; २५. ३; ३१. ३; ३६.
 १; ३८. १; ६. ५; ६. ३; १०. ३;

१३. ५; २७. ५; ६१. ३; ६४. १;
 ६६; ६७. ४; ८७. ३; ९३. ५;
 ९८. ७; ९९. १; १०६. ५; ११०.
 २; ११२. ४; ११५. ६; १२३.
 २; १२५. ७; १२६. १; १३०. २;
 १४९; ७. १०; २०. ३; ४; ४४.
 १; ४६. २; ४८. २; ४९. ४;
 ५२. १; ५३; ६३. ३; ६४. २;
 ६५. १; ६५; ८६; ९९; १०८. ४;
 ११३. ५; १५६; १५८. ५; १५८;
 १६१; १७०. ७; १८९; २०२. ५;
 २०८. १६

करहि १. ९७. १; ३; ३१४. २; २.
 १५१. १; २५८. २; ३. ६०; ५.
 १२. २; ६; ६. ११५. १; ७.
 १७८. ६; २२१

करहिं गे ४, १४; ६. २९

करही १. २४. ४; ९३. ३; १२५. २;
 १४३. २; १६८. १; १९७. ४;
 २२६. ३; २३७. २; २३८. २;
 २८३. ४; २९८. २; ३१०. २;
 ३३०. ३; ३८३. २; २. ४. ३; १२.
 ४; ५९. ३; ९२. १; ११७. ३;
 १२५. ४; १३०. १; १४२. २;
 २०१. ४; ३. २४. ५; ५२. ५; ५.
 ३५. ५; ६. १०२. ५; १२०. ४;
 १५०. ५; ७. १७. ३; २०. ३; ४९.
 २; १०६. ५; ११०. १; १६४. १;
 १७२. ३; १९४. १; २०८. १४;
 २२२. ३

करही २. २१०. २; ६. ४५. १; ७.
 १८८. ७

करहु १. १६; १७. २; २५; ३२. ४;
 ३४. ३; ४१. २; ९५. ३; १०२. २;
 १०७. १; ११३. १; २; १३३. ३;
 १६०. ३; ४; १६५. १; १६७. २;
 १७४. ३; १९३. १; १९५. २;
 २१२. ४; २४३. १; २४३; २४९.
 २; २५१; २७९. ३; २९०. ३; ४;
 ३१०. १; ३११. २; ३१३. ४;
 ३१९; ३६५; २. ६. २; ६; ७. ४;
 ११. २; २०. ४; २२. ४; ३४. ३;
 ३८. २; ५०. ३; ५१. ४; ५८. २;
 ७२. १; ३; ७९. ४; ८०. ३; १२८.
 ३; ४; १३२. ४; १३३. २; १३४.
 १; १७०; १७३. १; १७५. ३;
 १७६. २; २०७; २११. १; २१३.
 ४; २२०. ४; २५५; २६४. ३; २६५.
 १; २६७. २; ३. १८. ९; १९. ४;
 ३२. १; ४६. ३; ४. ९. ११; १४.
 ५; २४. १; ४; २८. १; ३१. ५;
 ३२. २; ३३. ६; ५. ११. १; ३०.
 १; ३४. ३; ३६; ४१. २; ६. २;
 ४. ३; १२. ५; २०. ३; २२; २५;
 ५०. १; ५९. १; ९८. ४; १३१.
 ४; १३४. १; १४०. ४; ७. ६५. ३;
 ६६. २; १२७. ४; १७८. १;
 १८६. ५

करहु १. १३३. १; १६५. १; ३६८.
 ४; २. ३६. ४; १३३. ४; १६२.

२; १७५. १; १७६. १; ३. १८.
 ८; ५. २३. १; ६. ४. ४
 कराइ—करा कर ३. ३७; ७. २४
 कराइहि ४. ६. २
 काराई १. २०१. ४; १६४. २; २५०.
 ४; ३. ५. २; ५. ८. ३
 कारायहु १. १६४. ४
 कारायेहु ७. ४०
 करारा २. १३४. १; १५९. २
 कराल—भयंकर १. ११७. ५; कौल—
 दसनछवि १८४. ४; २. ३२. २;
 ५८. ३; ३. २६. १; ७; ३७.
 ११; कालव्याल—भूषणघरं ६. २;
 ४२. ३; ६२. ४; ९१. ३; १०१.
 ६; १०२. ८; ११६; १२५. १; ७.
 ५३. ३; १४६; १६२
 करालन ६. ४०. ३
 करालं ७. १७४. २
 कराला १. २२. १; ४३. ३; ५९. ४;
 ६९. ३; ३०२. १; ३. १८. ४;
 ५. २६. १; ५६. ४; ६१. ३; ६.
 २१. ३; ९९. ५; १०९. ४; ११३.
 १; १२८. ३; ७. १४२. १; १७८. ७
 कराव ७. १३४. ४
 करावन १. ३६७
 करावहु १. ३८९
 करावा १. २२१. ३; ३०२. ३
 कराहि १. २३; ७. ११३
 कराही १. १७४. २; ४. १२. २; ७.
 ५१. ३; १६६. ३; २०६. ५

करि,—हाथी, करके—बरवदन १. १; ७.
 १; ९; २३. ३; ३५. ३; ४२. ३;
 ४९. २; ५२. ४; ५५. १; मन—
 ५६. ४; ६०. १; २; ६७. ३; ६८.
 १; ३; ७२. ३; ७५. ४; ७५;
 ८२. ४; ८३. १; ८६; ८९. १;
 १०६. १; २; ४; ११०. ५; ११०;
 १११. ५; ११३. २; ११९. १;
 १२०; १२४. ३; १२६; १२८. ४;
 १३४. २; १३६. ३; १५०; १५६;
 १५८. ४; १६०. ३; १६१. ३;
 १७३—करसारिस १७५. ४; १७८;
 १७९; १८२; १८५. २; १८६;
 १९९. २; ३; २००; २०१; २०५.
 ३; २०७. २; २१३. ४; २१३;
 २१५. १; २; २१६. ५; २१७. ४;
 २२१. १; २२२. २; २२३; २२५;
 २२६. ३; २२९. २; २३८; २३८.
 ४; २३३. १; २; २३४. ४;
 २३९. १; २४८; २५०. ४; २५०;
 २५४; २६०. १; २६१. ३; २६२.
 ४; २७०. ३; २७१. ३; २७२.
 ४; २७७. ३; २७८; २८५. ३;
 २८९. २; २९०. ३; २९५. २;
 २९८; ३०१. ४; ३०४. २; ३१२.
 ४; ३१६. १; ३२२; ३२३. २;
 ३२५. ४; ३२६. १; ३६७. २;
 ३६९. ५; ३७३. १; ३७४. ४;
 ३७५. ४; ३७६. १; ३७६; ३८२;
 ३८८. २; ३९१. १; ३९२; २. ५.

१; ९. ३; १३; १४. ३; १६. ३;
 ४; १७. १; ३; १८. ४; २३.
 १; २३; २७. ३; २९. ४;
 ३२. २; ३; ३४. ३; ४; ४०.
 ३; ४३; ५१. ५; ५४; ५८. २;
 ६०. १; ६०; ८०; ८४. १; ८९.
 २; ९०. ३; ९५. २; ९५; ९६. १;
 ३; ९९. ४; १०२; १०४. १;
 १०५. २; ४; १०७. २; १०८. १;
 ४; ११०. ३; ११०; १११. २; ११३.
 ४; ११८. ३; १२१. ४; १२६. १;
 १२९. ३; १३०. २; १३०; १३३.
 २; १३५. २; ४; १३७. ३; १३९.
 १; १४८. १; १५१; १५२. ५;
 १५३. ३; १५४. ४; १५७. १;
 १६१. २; १६७. १; २०१. ४;
 २०२. ३; २०३. २; २०३; २०६.
 १; २०८. ३; २११; २१२. ४;
 २१३; २१४; २१७. १; २१९. २;
 २२०. २; २२१. ४; २२२. १;
 २२५. ३; २२९. ३; -निकर २३१.
 ३; २३२. २; २३७. २; २५१. २;
 २५४; २५५. ४; २५८. ३; २६३.
 २; २६५; २६६. २; २६७; २९८;
 ३१५. ४; ३१७. २; ३१७; ३१९;
 ३२०. ४; ३२१. १; २; ३२२. ४;
 ३२४. २; ३; ३२५. १; ३२७;
 ३. ४. ३; ४; ५. ४; ६; १२. १;
 १५; निहिचर-ब्रह्ममृगराजः १६.
 ३; १७. ३; ६; २३. ३; २५; २६.

६; १०; ११; २६; २७; २८.
 ३; २८; ३०; ३२; ३४. ५; ३५.
 ३; ७; ३७. ९; ११; ४१. ४; ५;
 ४५. २; -वरगामिनि ४५. ५; ८;
 ४६. ४; ५३. २; ३; ५३; ४.
 ६. ३; ६; १०; १२. ४; ५;
 १२; १३. ५; २१. २; २२. ३;
 २३. २; ३; २३; २६. ६; २७. ४;
 ३०. ६; ३१. १; २; ३; ३३. ४;
 ५. २. २; ३. १; ९; ५. २; ३;
 ६. ३; ८. ३; -करसम १०. २;
 १२; २१; २२. १; २४. ४; ५;
 २५; २८; ३२. ४; ३३. २; ३४.
 १; ३५. १; ३७. १; ४; ४६. १;
 ५४. २; ५६. १; ६०. ५; ६. ४.
 ५; ५. ३; ९. १; १०. १; १२.
 ४; १९; २७. ४; २९. ४; ३२;
 ३९. १; ४५. ३; ४५; ४८. ४;
 ५२. ४; ६; -ब्रह्म ५६. २; ५९.
 २; ३; ५; ६२. ४; ५; ६४. ३;
 ६४; ६६. १; २; ४; ६८. १; ७०.
 १; ७१; ७५. १; ७८. ४; -वर
 ८३. ५; ८४. ३; ८६. १; ८७;
 ८८. ५; ९१. १; २; ९१; ९२;
 ९३. ५; ९४; ९६. २; ९९. ५;
 ८; १००. ३; ४; १०२; १०५;
 १०६; १०८. २; १०९; ११४. ४;
 ११५. १; ११६. ४; ११८. १; ४;
 १२०. ३; १२२. १; १२३. ६;
 १२४. ६; १२६. १; ३; १२९. १;

१२९; १३०. १; ७; १३५. २;
 १३७; १३८. १; १३९. ४; १४०;
 १४६. १; १४८. २; १५५. २;
 १५७. २; १५८; ७. ७. ७; १४.
 ४; १५. ४; ६; २१; २४. ४; २८;
 ३०. २; ३; ३२. ८; ३४. २; ४०.
 ४; ४९. १; ३; ५१. १; मनसिज—
 हरि ५३. ३; ५८; ६७. ३; ४; ७२;
 ७३. २; ७६; ८५. १; ८८. २; ४;
 ९१. ३; ९३; ११०; ११८; १२८;
 १३४. ३; १४०. १; १४४. २; १५०.
 ५; १५२; १५८. २; १६०. ३;
 १६४. १; २; १७३; १७८. २;
 १८२. ७; १८२; १८६. ७; १९२.
 ४; १९३; १९६. ४; १९८; २०२.
 ४; ६; २०८. १२; २१७; २२१. १

करिअहि १. ९५

करिनि २. ३०. ४; ३६. १

करिनी—हयिनी ३. ४६. ४

करिय १. ५४. ४; ९२. ४; ९५. २;
 १०१. १; २; १३९. ४; १९०. ३;
 १९८. २; २१७. १; ३०४. २;
 ३०५. २; ३१०. १; २; ३११. १;
 २; ३१२. १; ३; ३१४. ४; २. ५.
 १; ५; १२; ४१. ३; ८०. ४; ८९.
 ४; ९६; ९९; १००. १; ११९. १;
 १५२. ४; १५५. ३; १७५. १; १७७.
 १; १७८. २; २०२; २१५. २;
 २१८. ४; २१८; २३२. २; २५१;
 २५९; ३. २४. ७; ५. २४. ४; ५२.

४; ५३. १; २; ६. ११. ५; ११;
 १२; २५. १; ३५; ६४. ३; ६८. २;
 १४४. ३; ७. ६२. १; ७१; ८५. २;
 १४८; १७६; २०४. ५; २१०. ७

करियहि २. ५. १

करिया,—काला—मुख ६. ७०. १

करिये ६. १३८. ५

करिहउँ १. २४. १; १८०. १; १९८. २;
 २१९. ३; ३. ३७. ५; ४. ७. ४;
 ९. ८; ५. ६. २; १०. १; ६. ५.
 २; ७०. ३; ७. ३८. ४; १७८. २

करिइहिँ १. १७; २२. ४; ११४. ३;
 १६५. ४; १९९. १; २३२. ३;
 २९२. ३; २. १३. ४; ३७. २; ३.
 १५. २; ३०. २; ४. ६. ४; ५. ७.
 १; ६. ६. १

करिहहु ५. २; ७. १९२. २

करिहि १. १०७. १; २. ३३. ४; ६२.
 ३; १७४; ४. १२. ४; ६. २७. ५

करिहीँ ५. ६०. ३

करिही १. ६१. ३; ६. ६. २

करी ३. ३४. ५; ६. १२६. ५

करीजै ४. ६. २; ७. २२. ४

करु २. ३७. ३; १०२. १; ५. १२. १;
 ५; ६. ७७. ३; १४५

करुआई—कडवापन १. १९. ५

करुइ—कडुवी २. १७. २

करुणा १. २२. ३;—आकर ७. १३९.

करुन,—रसकटकई २. ४७

करुना—दया १. ४;—निधान ३५. ४;

१११. ५; १२१. ५;—आयतन १३४;
 —निधि १५७. २;—पुंजा १७६. ४;
 —निधि १७८. १; १७९. ४;—सुख-
 सागर २२४. २;—निधान २६९.
 ५;—गुनसागर ३१८. २;—आयतन
 ३६९; ३७०; २. ३६. ४;—आकर
 ५८. १;—सिंधु ७३;—ऐन १०१;
 —आयतन १०३; १३७;—निधान
 ३१७. ३;—कंदा ३. १४. २;
 —निधान १५. ४;—कंद ४१. ४;
 ४. १२. ५;—सीवँ २१;—निधान
 ५. १३. ५;—सिंधु २२;—पुंज २९;
 —निधि ३१;—आकर ४६. १;—कंदा
 ६. ७. २;—सील १४;—आकर ६५.
 २; ७६. ३; ८३;—निधि ९३. १;
 —सिंधु १०७. १;—आयतन १३४;
 —आकर १३८. २;—कोमलं १४०.
 ५;—सिंधु १५४;—निधि ७. २४.
 २; ३०. २;—आयतन ६;—सीवँ
 ३८; ६७. ३; ४;—भवन १४३;
 —पुंजा २१९. १
 करुनामय—दयारूप, दयामय २. ४१. २;
 ८६. १; ९८. ३; ६. १३७. ३
 करुनामयं ६. १३०. ८
 करेसि ४. ११. ५
 करेसु ७. १३०
 करेहू १. ७५. २; १०१; १२५; १२६.
 २; २. ७६. ३; ४; ८१; ८३. १;
 ३; १५२. ५; १७६. ४; ३. ३५. ५;
 ६. २५. ४; १४७; ७. ३५; ८३. ४

करेहू १. १९८. ४; २६७. १; ३६७. १;
 ३. १०. २; ७. ४३. १
 करै ६. ७२. ४
 करोरी—करोड़ २. ६. ३
 कर्दम—कीचड़ १. १७०. ३
 कर्म १. ३४. ५; ३. ४०. ४; ४५. ८;
 —वस ४. १२. ५; मृतक—१३. ४;
 सिल्प—६. ३३. ३; ८६; ७. ३०.
 २; ६; काल—सुभावगुनकृत ४४;
 विविध—गुनकालसुभाऊ ५४. ३;
 काल—सुभावगुनमञ्चक ५८. ४;
 ६४. ४; ६७. ३; ७१. ३; ७५. २;
 १५३; १६६. ४; १८८. २; १९२.
 १; १९८; २१९. २; ३
 कर्महि ७. ६६
 कर्मा, सत—३. २८. ४; ४५. १; ७.
 ७२. १; १३२. २; १६६. २
 करयो ७. ७. ९
 करयौ ३. २६. ११
 कलं, —अस्फुट मधुर शब्द, सुन्दर—कंठ १.
 १८. १; ३६. ३; ५५. ४; ८५. २;
 २४५. ४; २५४. २; ३; २६०. ३;
 कंचु—२६६. ४;—कपोल २७६. २;
 —ग्रीवाँ २७६. ४; २७९. ४; ३०१.
 ४; ३१९. १;—कंठ ३३०. २;—रव
 ३३०. २; ३७७. ४; ३७९. ४; ३९४.
 १;—कंठ २. १३८; राम—कीरति
 ७. ७३;—रव ८०; ११२. ४
 कलंक, कुल—१. ३१७. २; २. ५१. १;
 १६५. ३; २०९; ६. १३५. ५; ७.

१०२. २
 कलंका. १. १२१. ४; ५. २३. १
 कलंकु १. १२१. ५; २. ३७. ३; ५१.
 ४; ५; कुल-२०२. ३
 कलंकू, भानुवंसराकेस-१. ३०७. १; २.
 २३०. १
 कल्प, -कल्प, ब्रह्मा का दिन, रचना-भेद
 १. ५४. ४; ९३; १३१; १५०. २;
 ३; १५१. ३; १६७; १६८. १; ३;
 १९४; २०९; -सम २९४. १;
 ३०३. ४; ३७५. १; -तरु २. ३६.
 १; ४३. २; -वैली ६०. २; -तरु
 १२०. २; १६४; २२४. ४; -सत
 ३. ८. ३; -सम ५. १२. ६; ३१;
 -तरु ६. ४१. ३; -भरि ५;
 -सम १४४; -सत ७. ५. ३; ५८.
 १; -अंत ८१. १; -सत १२३. १;
 भगत-तरु १२८; -अंत १६२.
 २; ग्रन्त-तरु २१९. १
 कल्पना २. १५८. ३; ६. ५. २; २१. ४
 कल्पि २. २२९. ३
 कल्पित-कल्पना किया गया २. २६८. १
 कलहंस १. ११०. ५
 कलहंसा ३. ५२. १
 कलवल-तोतले ७. ११३. २
 कलभ, -हाथी या ऊँट का बच्चा काम-कर
 १. २६६. ४
 कलमले-छठपटा उठे १. २९४. ५
 कलवारा-जाति-विशेष ७. १५८. ३
 कलस-घड़ा १. ११५. ४; कनक-२२६.

२; नृपगृह-२२७. ३; ३२२. १;
 कनक-३२९. ४; २. ७; मंगल-
 ९. १; ११६. १; -सहित ६. ६४.
 २; कंचन-७. २०. १; ५०. ४
 कलह २. १६९. १; १७३. ४; ७. १७०. ७
 कला-चाँद का सोलहवाँ भाग, अंश,
 चाँसठ कला १. १८. ४; ११०;
 सकल-गुणधाम १३१; असमसर-
 प्रवीना १५४. २; ४; -अतीतकल्या-
 णकल्पान्तकारी ७. १७४. ६
 कलापा, -समूह विलाप-२. ५८. ४;
 प्रलाप-८७. ४
 कलि, -कलियुग सकल-मलदहन १. २;
 -मलहरनी ७. ५; मलसरि ११. ४;
 -मलहरनि १९. ६; -मलहारी २१.
 ३; मलभँडे २२. १; -काल २२. १;
 २४. २; ३१. ३; -मलरहित ६;
 -कल्पनसावनि ३२. १; ३८. ४;
 ४०. ४; ४२; ४३. २; ३; ४; -काल
 ४३; -कल्प ४८; -मलग्रसित ५०;
 -कल्पविभंजनि ५१. ३; -पन्नग-
 भरनी ५१. ३; ४; ५२. ४; ५२;
 -कुचालि ५६. ५; -मलत्रिनतरु
 मूलनिकंदिनि ६०. ७; -कल्पग-
 लानी ६४. २; -काल ४; -विटप-
 कुठारी १३८. १; -मलहरनी १६९;
 साउज २. १३४. २; २१३. २; ३२७.
 ३; -काल ५; -मलसमन ३. १०;
 -मलविपुलविभंजननामा १६. ८;
 -मलहर ५. ६३. ५; -कल्पपौष-

शमनम् ६. २;—मलहरानि १५५.
 ३;—मलमथननाम ७. ७४. ५;
 —काल १५२. ४;—मल १५२;
 १५३;—काला १५४. ४;—काल
 १५५;—कौतुक १६०. १; ४; ५;
 १६०;—काल १६२. ३; १६२; १६३;
 १६४. ४; १६५;—सुभाव १६६. ३;
 —काल १६८;—मलहरानि २२२. १;
 —काल २२३. ३;—मल २२३. ६
 कलिजुग ७. ६३; १५१; १५२. १; १५४.
 ३; ४; १५४; १६२; १६४. २; ३;
 —सम १६४
 कलित, —पहना हुआ, सुंदर कनक—१.
 ३२१. १; ३९३. ४
 कलियुग ७. १५८. १
 कलिल—कीचड़ ७. १२३. ४
 कलिहि ४. १७. ५
 कली, कुसुम—१. २६६. १; २७६. ४; ३.
 ३९. ६; ६. १३५. ६
 कलुप, —पाप कलि—नसावनि १. ३२. १;
 ४०. ४; कलि—४८; कलि—विभंजनि
 ५१. ३; कलि—नसावन ५६. ५;
 कलि—गलानी ६४. २;—अनीक-
 दलन २. १०६. ३;—पुंजकुंजरमृग-
 राऊ १०७. १; १३४. २; ३२७. ३
 कलेवर—शरीर १. २२. १; ७. ११२. ३
 कलेवा, काल—७. १४६. ४
 कलेश—दुःख १. ९८; ६. १२७; ७.
 १५०; १८१; २२२
 कलेसा १. ७. ६; २. ९६. २; ७. ११७.

१; १३६. ३
 कलेसु २. ४१; ५६; २६२. ३
 कलेसू १. ९४. २; ९६. १; १८५. ३;
 २. ७६. ४; ८३. २; ८७. २; ९७. ३;
 १५४. २; ३१६. १; ३२७. ३
 कल्प, —तरु १. ४२; २. ११४. ४; स्व-
 भक्त—पादपं ३. ६. ५; भक्त—पादप-
 आराम १६. ७; ६. १; १२६. ६;
 —भरि १४७; ७. १५१; १५८.
 २;—अन्तकारी १७४. ६
 कल्पना—तर्क, कष्ट, रचना लोक—६. २०
 कल्पद्रुमम्, कल्याण—६. २; ७. १७४. ६
 कल्पहिँ ७. १५९
 कल्पि ७. १५२
 कल्पित १. १३९. ३; ७. १५८. ५
 कल्लोलिनी, —तरंगोवाली (नदी) स्फुर-
 न्मौलि—७. १७४. ३
 कल्याण, —निवास १. ४२; ८६. ३;
 ९४; ९५; १२७. ५; २३९;—पद
 ४. १२. ५; ५. ४३. १; ६. ८४;
 ७. १६५
 कल्याना—१. ७५. ३; ९४. २; १९५.
 ४; ३२७. ४; ३८५. १; २.
 २५६. ४; ३. ३४. २; ५. ३८. ३;
 ६. ८५. १; ७. २०. ४; १७८. १
 कल्यानू २. ९. ३
 कवच ६. १०३. ५
 कवन १. ७८; ८०. ४; १०२; १०३. ४;
 १५१. ४; १५९. ४; १७५; १९२.
 १; १९६; २२७; २३२. २; २७५.

४; ३२४. ४; ३७३. ४; ३८९. ३;
 २. ३८; ४८. ३; ८२. ४; १४०. २;
 १४५. ३; १४७. १; ४; २१२. ४;
 ३. ३२; ५४. २; ५८. १; ४. ३;
 ४; ७; ११. ३; १२. ४; ३३. ३;
 ५. ७. ४; २१. १; ३६. २; ५३. २;
 ६. ११. २; ५; २९. १; ३३. १;
 ४३; ६९; ८३. ६; ७. ५. १;
 ४; १७. ४; ६९. १; ८५. २; ८६.
 ५; ९७; ९८. २; ११४; १४६. २;
 १४६; १४७; १५०. ४; १८२. ४;
 २०८. २; ३

कवनि—किस २. १४. २; ५२. ३; ३.

१६. १; ६. ११. ४; ७. ११९

कवनिउँ—किसी को ७. ४४. ३

कवनिउ ७. १३८. ४; २०८. ५

कवनिहूँ २. ९६; ७. ५४. ३

कवनी ६. ५७. ४

कवनु १. ६८. ३

कवने २. ३०; ७. १२७. ३

कवनेहूँ १. १९५. ३

कवनेहु ५. २. ३; ७. १५२. ३; १७८. ४

कवलु, काल—१. ३०७. २

कवहूँ १. ९४. १

कवि, —कविता रचने वाला विधिहरिहर—

कोविदवानी १. ८. ६; २८०;—कुल-

अगम २. २३४. १; ६. १२६. ६

कवित, —रमिक १. १८. २

कष्ट १. ६०. १;—साध्य १९७. १; १९९.

१; ७. ६८. २

कस १. १२०. ४; ५; १८७. २; २५१.

४; ३१४; ३१५. ३; २. १०; १५.

२; १६. ४; २२. २; २२; ३२. ३;

८७. ३; १२२. २; १२७. ४; २१८.

३; २५२. ३; ३. १०. ४; १४. ४;

३४. ३; ३९. ८; ४. १; ४. ४;

३२. १; ६. १२. २; २०. २; ३९.

२; ४१. ३; ४१; १५५. ३; ७. ५३.

४; १०९; ११५. ३

कसमसाति ६. ११२. १

कसमसे—खड़खड़ाने लगे ६. ११६. ५

कसहीँ २. १३३. ४; ३२७. १

कसि १. ३१३. १; २. २६. ४; २३१.

१; ३. २३. ८; ६. ९८. ६; १०७

कसिपु, कनक—१. ४३; कनक—१०३.

१; १४९. ३

कसे—कसकर, कसौटी पर रगड़ने से १.

२४२. १; २. ११६. ४; २४०. ३;

३१८. ४;

कसेउ ६. १११. ५

कस्यप—सृष्टि-कर्ता ऋषि का नाम १.

१५०. २; २१९. २

कस्यौ ६. १११. १

कहँ १. १८. २; ३; २२. ५; २४. ५;

७५. ३; ९१; ९३. ३; ४; ९४. ३;

१०९. १; ११३. १; १२३; १३२.

३; १६४. ३; १७८. १; १८७. ४;

१९५. ४; १९९. २; २०३. २;

२११. २; २१३. १; २१५. १;

२१७. १; २१८. ४; २१९. २; २२०.

१; २२२. २; २२५. ४; २२५;
 २३५. १; २३६; २३९; २४०. ३;
 ४; २४२. ४; २४४. २; २५५. ३;
 २५५; २५६. २; २५८. ४; २६३.
 १; ३; ४; २६५. १; २७९. ३;
 २८९. ४; २८९; २९१. २; ३१५.
 ३; ३२५. २; ३२६; ३२७. १; ४;
 ३६५. ४; ३६८. ३; ३७४; ३९५;
 २. २२. २; ३२. ४; ३५. ४; ३६.
 ४; ४९. ४; ५१. ४; ७१. ३; ७२.
 २; ७३. १; ७६. ४; ७८. ३; ७९.
 ४; ९८. ३; १०१. २; १०५. ३;
 ११०. १; १२१. २; १२६. १; १२६;
 १२८; १२९. ३; १५४. ३; १५६.
 १; १५८. ३; १६०. ४, १६५. २;
 १७५. २; ३; १७६. १; १७७. २;
 २०४. ३; २०४; २०९; २१६. ४;
 २१७; २१८. ४; २२४. ३; ४;
 २३०. ४; २५६. १; ३; २५९. २;
 ३; ३१६; ३१८. १; ३. ३. ४;
 १३. ४; १७. २; २०; २१. ५;
 २२; ३१. १; ५६. ५; ५७. २;
 ४. १३; ३०. २; ३; ५. ३. २; १३.
 ५; १५. १; १६. १; २५. ३; ६२.
 २; ६. १; ७. २; ९; २७. ३; ३०.
 ४; ४४. ५; ५२. ३; ६३. १; ७१.
 १; ८७; ९९. ४; ९९; १०३. ६;
 १०७. १; १०९. ३; ११८. १; ४;
 १२२. ४; १२३. ४; १४४. ३;
 १५५; १५७. ३; ७. ७. ६; ९. ४;

१६; ३४. ४; ४७. १; ५५; ६४. ३;
 ७७. २; ७९. १; ८७; ११७. ४; १५४.
 २; १७०. ३; १७८. ८; २०५; २०८.
 १९; २०८; २१७. २; २२१. ४
 कह १. १७. ५; ५६. १; ६४; ८६. ४;
 ९१. १; ९२; ९३. २; ९५. १; १०१.
 १; ३; १०४. १; २; १०८. १; ११२.
 ४; ११८. २; १६६. २; १८७. ४;
 १९०. १; १९३. ४; १९५. १; २१५.
 ५; २१७. १; २२४. २; २३९. ४;
 २४९. ३; २५०. १; २; २५१. ४;
 २५५. २; ३; २५६. १; २५९. ४;
 २८२. ४; २९९. २; ३०४. ४; ३०८;
 ३१९. ४; ३२४. ३; ३६४; ३६८.
 १; ३६९. ५; ३७३. ३; २. १४. ३;
 ४; १४; २२. २; २६. ४; २६;
 २८. १; ३६. २; ३६; ७८. ४; ९२.
 ४; ९५. ३; ९७. ३; १०५. २; ११२.
 १; १२७; १३३. १; १३५. २; १४४.
 ४; १५१. २; २०३. ३; २१९. १;
 २२४. ३; २३२. २; २५९. ३; ३.
 ७. २; १०. १; १३. १; १६. १;
 १८; २३. ५; २९; ३०. १; ३६. १;
 ६; ७; ३७. ८; ४०. १; ४४. २;
 ४५. ८; ५४. ४; ५७. १; ४. ३. २;
 ५. ४; ७. १; ४; ९. ३; ४; ६; १४.
 ४; २३. १; २४. १; २५. ३; २९.
 २; ३; ३०. ४; ३१. १; ३३. १;
 ५. २. २; ९. २; १०. ३; १२. ४;
 १५. ५; २१. १; २४. २; ३०. १;

३२. २; ४४. २; ३; ४५; ५२. ४;
 ५४. २; ६०. २; ६२; ६. ३; ४. १;
 ११; १३. १; १६. २; ३; ४; ५;
 १६; २०. २; ३; २५. १; ३; २९.
 १; ३१. ३; ३९. ३; ४१. १; ४४.
 ३; ४६. ३; ४८. ५; ५२. ५; ५३.
 १; ५७. ५; ६३. १; ६५. ४; ७६.
 ४; ७८. ४; ७९. २; ८१. ४; ९३.
 ७; ९६. २; ९९; १०३. १; २; १११.
 १; ११५. ५; ११५; १३३. ५; १३४.
 ६; १४४. १; १४८; १५३. ५;
 ७. ४९. ३; ५९. ३; ७१. २; ८१.
 ४; ८९; १०६. २; १२७. २; १३१;
 १५४. ३; १९८. ५

कहइ १. ८५. ४; ९२. ४; १०५. ४;
 १०७. ४; १७९. ३; १९३. २; २५६.
 २; २६२. २; २७५. ४; २८६. १;
 २८८; २८९. १; ३१४. १; ३६९.
 ५; ३८२. १; २. ४. १; २३. २;
 ३३. ३; ३४. ३; ३८. १; ३९; ४२.
 १; ४५. ३; ४; ८२. ४; १०१. २;
 १४४. १; २०८. ४; ४. ३२. ४;
 ३३. १; २; ५. ३८. ४; ४१. २;
 ४४. ३; ६. ११. १; १८. २; ३५;
 ४५. २; ७८. २; ९६. २; ९८. २;
 १०२. ६; ७. ३६. २; ४०. ५;
 ८६. २; ९०. ३; ११२. १;
 २१७. ४; ५

कहई १. ९३. ४; २५५. १; २. २९. १;
 ९१. ३; १०१. २; १७७. १; २०८.

२; ३. ८. २; ६. ३०. ४; ३३. ४;
 ७. ७८. २; १४६. ३; १८२. ८
 कहउँ १. १८. ६; २५; ३०; ३९. २;
 ४२. ४; ५६. ७; ५६; ६५; ६७.
 ४; ६९. ३; ६९; ९३. १; ११२.
 २; १२७. २; १२९. १; २; १४७;
 १४९. २; १५२; १६९. १; १६९;
 १७७; १९०. ४; १९५. ३; १९८.
 १; १९९. २; २१२. ४; २२८. २;
 २६२. १; २८६. २; ३०७. २;
 ३१७. २; २. २०. ४; २१. ४;
 २२. ४; २७. ३; ३२. ३; ३३. १;
 ३४. १; ३७. ४; ४६. ३; ५६. ३;
 ५७. ३; ७३. २; १०१. ५; १२४.
 २; १२९. २; १३३. १; १५४. २;
 १६३; २१२. २; २२८. ४; २५९.
 ४; २६१. २; २६५. १; २६८. १;
 ३. ७; १०. ५; २०. १; २१. ३;
 ४२. ४; ४४. ४; ५०. ३; ५६. २;
 ५. २. ३; ११. ४; १५. ३; २३.
 ४; २४; ३८. २; ४९. १; ६. २५.
 २; ७०. ३; ७. ३५. ४; ४०; ५४.
 २; ६६. २; ६८; ६९. २; ७१. ३;
 ७५. ४; १०३; १०८. १; ११०. १;
 १३१. ४; १३३; १३६. ३; १४८.
 २; १५०; १५३; २०८. ४; १९

कहउ २. १०; २०६. १

कहऊँ १. २२. ३; २. ६०. ३; ९६. ४;
 ३. ५८. ३; ६. २५. ४

कहत १. ८. ६; ३१. १; ३६. २; ३७.

२; ४५; ४६. २; ६२. ३; ६७. ४;
 ७०. ३; ७९; ९३. ३; १०९. ३;
 १२४. ५; १२६. २; १३७. १;
 १३९. ३; २५९. १; २६३. १;
 २८२. १; ४; ३२२; ३२३. ३; ३२९.
 १; ३८७; ३९०. २; २. १७. १;
 १८. २; ३१. ४; ३५; ४३. ४; ४९.
 ४; ५२. १; ८१. ४; ९५. १; १०७.
 २; १३६. २; १३८. २; १६६. २;
 १७२. ४; २०४; २०८. १; २१७.
 ३; २१८. २; २२४. १; २२८. ३;
 २३०. ३; २३५; २३९. १; २४०.
 २; २५७. १; २५९. १; २६२. १;
 ३१९. १; ३२१. १; ३२२. २;
 ३२५. ३; ३२७. २; ३. १७. ३;
 २२. १; ४६. १; ४. १५. ४; २९.
 ४; ३३. ७; ५. ८. १; २७. ४; २८.
 ३; ४१. १; २; ४२. ५; ५५. १;
 ६०. १; ६. १५; ३१. २; ३९; ४९;
 ७०. ३; ८०. २; ८६. ३; ११५. ६;
 ७. ७. ९; २७; ७२. १; ९६. ४;
 १४२. ५; २०३

कहति २. ३७; ५५. ३; ९८. २; ४; १६१.
 ४; १६९; ३. ३५. ३; ५. ९. ३; ४

कहतु २. २०२. ५

कहतेउँ - कहता, सुनाता ६. ८५. ३

कहन १. ८४. ३; १९३. ४; २७०. ३;
 २७१. ३; २. ८२. ३; १४२. ४;
 १५३; ५. ३३. २; ७. ३

कहंता - कहते हैं ३. ४३. १

कहव १. ५४. १; ५८. ५; १४६; २२९.
 २; २. १७. १; २; २०. ३; ७१.
 ३; १४७. १; १५२; १५३. २;
 १७६. ३; २२४. १; २५४. २;
 २५९. ३; २६१. २; ३२४. ४

कहवि - कहना २. १५३. ४

कहँरत - कहरा रहे थे ६. ११३. २

कहरत ३. २६. छं. ८

कहसि १. २३४. ४; २. १४; १५. ४;
 २२; ३२. ३; ३. ३०. १; ५. ४२.
 २; ५५. २; ५५; ६. ३९. २; ४०;
 ४३. ३; ४४. २; ३; १२४. २

कहसी ६. ४६. ४

कहहिँ १. १२. २; १८. १; १९. ३;
 २१. ४; ४९. ४; ५७. ३; ६६. ४;
 ६६; ६७; १०५. ३; ११९. ३; १२७.
 ५; १३२. ३; १३८; १३९. २; १४१.
 १; १४८. २; १६८. ३; १९०. २;
 १९३; २३७. ३; २५१. १; २५३. ३;
 २५६. ४; २६७. ३; २८०; २८२;
 २९५. ४; २९८. ४; ३६७. ४;
 ३७१. १; ३९०. ४; ३९२. २; ३९३.
 ३; २. २; १२. २; ३; १३. १;
 १७. २; ३८; ४८. ४; ४९. १; ३; ४;
 ७७. २; ७९. ४; ९०. १; २; १०६;
 ११०. २; ११३. २; ११५; ११६.
 १; ११७. ३; १२१. १; ४; १२२.
 १; १२३. २; १२९. १; १३१. २;
 १३६. ४; १३९; १४२. १; १५९;
 १७६; २०४. ३; २०७. १; २१५.

१; २२३. १; ३; २२५. ४; २३२.
 २; २३४; २५१. ३; २५७. ४;
 २५९. १; २६०. ४; २६६. ३;
 ३. ४०. ४; ४६. ३; ४९; ५७. ४;
 ४. ९. ८; २९. १; ३०. १; ५.
 ३४. ३; ५०. १; ५७. ४; ६. १०.
 २; ११. ४; १२. १; ३; ५; ३०;
 ६५. १; १००. ४; ११३. २; ११५.
 १; १५३. २; ७. २२. ४; ४०. २;
 ४५. ३; ५६; ९८. ३; १०६. ३;
 १४८; १५४. २; १५६; १५८. ५;
 १७०. ८; १८२. ६; १९४. ५; ७;
 २२२. ३; २२३. ६

कहहि २. ४६. २; ५. ५२

कहहीं १. २१. १; १४३. २; २५१. ३;
 २५६. २; ३७३. २; २. ८. ३;
 ४९. ३; ७८. ३; ११०. १; १२०.
 १; १४२. १; १६८. ४; १७०. २;
 २११. २; २१८. ३; २२५. ३;
 २५३. ४; २६६. २; ३. ७. ६; ५.
 ४१. ३; ६. १२. ४; २३. १; २७.
 ४; ७. २०. ५; ४८. १

कहहुँ १. ३७५. २

कहहु १. २२. ६; ६८; ६९. १; ७८;
 ८०. ४; ९०; १०२; १०३. ४; ११२.
 ४; १३३. १; ४; १३४. २; ३; ४;
 १३४; १३५. १; २; १४४. ४;
 १५१. ४; १५८; १८९. २; १९२.
 १; ४; १९५; १९६. ३; १९६;
 २१७. ३; २३९. ४; २४९. १; २;

२५४. १; २८५. १; ३०२; ३१५.
 ३; ३१६. ४; ३२३; ३२४. २; ३;
 ४; ३७८. २; २. ७. ४; २२. २;
 २८; ३१. २; ५०. ३; ५३. ४; ५७.
 ४; ९०. १; ११२. ४; ११८. १;
 १२७. ४; १२८. ३; ४; १५८. १;
 १७४; २५६. १; २५७; २६०;
 २६५. ४; २६५; ३. १०. ५; १९.
 ४; १९; ५८. १; ३; ४. ४. २; ७;
 ३३. ६; ५. ६. ३; ७. ४; ३०. ४;
 ६२; ६. ११. ५; १६. २; २५. १;
 ५७. ४; ६५. ३; ६८. २; १३३. ३;
 १५०. ४; ७. ३०. ६; ३८. ३; ४;
 ५१. ४; ५९. २; ६०. ३; ६९. १;
 २; ७५. ४; ७८. ४; ७८; ७९. १; ३;
 ११५. ३; १४५; १४६. २; १४६;
 १४७; १८५; १८६. ४; १९४. ४;
 ६; २०८. १; २; ३; ४

कहहू १. १०२. २; १४४. ३; ३०७. ४;
 २. ४४. २; ३; १०१. ४; ५. ३७.
 ४. ६. ५६. ३

कहाँ १. ४२. ४; ७६. ४; २१७. ३;
 २८०. २; ३१५. ३; ३२३. ४;
 ३७१. १; २. १२१. २; १२२. ४;
 १५६. १; १६०. ४; ३. १५. ६; ५.
 १; ६. १; १९. १; ५८. ४; ६. २८.
 १; ५५. ३; ७१. २; ७६. ३; ८३.
 ३; ९५. ४; १२९. २; ७. ७. ४;
 ३६. १; ३८. २; १४६. २

कहा १. ५४. १; ६९. ४; ७७. १; ७९.

२; ५७. १; ९७; १०२. ४; १०४.
 १; १०६; १०७. १; ११३. ३;
 ११३; ११६; ११९. ४; १२२. ४;
 १२४. ५; १२७. ५; १३८. ४;
 १३९. ४; १४५; १६८. ४; १७८.
 ४; १८०; २२५. ३; २३८. १;
 २४३. १; ५. २७०. १; २७३. १;
 २९७. ३; ३०५. १; ३०८. ३;
 ३१३. ४; ३१५; ३१६. ४; ३०५.
 ४; २. १६. १; १८. ३; ७२; ७४.
 ३; २१०. ४; २१४; २२८. १;
 २५७. ४; ३. ३. ३; १८. १; २२.
 ०; १०; २३. ५; २४. ४; ३२. २;
 ३३. २; ३५. ४; ३६. २; ४०. ३;
 ४. ४. २; ८. ३; ९; १०. २; १२.
 १; १३. ५; २२; २८. १; ५. ४. ३;
 ८. २; १०. ५; २४. १; ४; २६.
 २; ३४. ३; ३६. ३; ५६. १; ६०.
 ४; ६. २०. ३; ५४; ५५. ४; ५;
 ७६; ७७. २; ८५. ३; १२४. ८;
 १३०. ७; १३४. ६; १५५. ३;
 १५७. १; ७. २४. १; ३६. २; ६०.
 २. ७१. ४; ७७. ४; ८६. ३; १००.
 २; १२३. २; १८५; २१७. ४

कालाद् १. २२. २; २८०. २; ७. ६०. २

कालार्त् २. १५५. ४

कालाउष १. ३१५. १; २. ३६. ३

कालानी १. ३. ५; उद्भारवामनप्रलय

१०२. ३. १९६. १. २. २१. २. ४०.

३. १९२. १. २१०. ३; पनगास

२२५. ४; ज्ञान-५. ६१. २; ७.

१०८. १

कहाये ६. १२४. ४

कहायेछू ६. ३०. ३

कहारा १. ३६६. ३

कहावउँ १. २२. ५; २. २६८. १; ६.

९८. ७

कहावत १. ४५; २८०. १; ३७१. ३; २. ३६

कहावहिँ ६. ४४; ७. ४०. ३

कहावा १. ७०. ३; ८३. ३; ६. ५. ४

कहाहीँ ७. ६५. ३; २१०. ७

कहिँ १. २४८. २

कहि १. ८. ६; २२; ४८; ५६. १; ७३.

२; ४; ७४. ५; ७५. ४; ७६. १; ८२.

२; ८३. ३; ८८. ४; ९४; ९५. १; ४;

९६. ४; १०८. २; १०९. २; ११०.

३; ११०. ४; १२८; १२९. २; १३२.

१; १४०; १४८. १; १५४; १५५.

१; १५०. ३; १६०. ३; १६१. १;

१६३. ४; १७७. २; १८०. ३; १९५;

१९७; २०१. १; २०२. ४; २०५.

१; २१६. ३; २२१. २, २२४. ३;

२२५. ४; २२६. १; २२७. १;

२३०. ४; २४६; २४७. ४; २४८.

२; २४९. १; २५०. १; २; २५७.

४; २५८. २; ४. २६३. २; २६५.

४; २६६. ३; २६७. ३; २६८. २६९.

२; २६९; २७३. २. २७५. ४. २७५.

५; २८५; २८६. ३. २९८. १.

३०२. १. ३०३. १. ३०७. २.

३०७; ३०९. ४; ३१०. ३; ३१८.
 ४; ३२०. १; ३२६. ४; ३२८. ४;
 ३६५. ४; ३३६; ३७०. १; ३८८.
 २; ३८९. ३; ३८९; ३९१; ३९४.
 ४; ५; २. २. ३; ६. १; ७. ३;
 ११; १५; २१. २; ३०. ३; ३५.
 १; ३७; ३९. ३; ४०. ४; ४४;
 ४६. ४; ४६; ४७. ३; ५१. ३;
 ५३. ३; ५५. २; ५६. १; ५६; ५८.
 ४; ७१. २; ७७. ४; ७९. २; ३;
 ८१. २; ८३. ४; ८६. २; ८७. १;
 ८८. ३; ९१. १; ९४. ४; ९६;
 ९८. १; १००. २; १०७. १; २; ४;
 १०९. १; ११३; ११९. २; ४;
 ११९; १२१; १२४. ४; १२६. ४;
 १२८; १३४. ३; १३६. ४; १३८.
 १; १४०. ३; १४३. ३; १४४. २;
 ४; १५३; १५४. २; १५६; १५७;
 १६०. ४; १६८. १; २; १६९. १;
 १७०. ३; ४; २०३. ३; २०६; २११.
 ३; २१४. ३; २१५. २; २२१. ३;
 २२३. ४; २२६. ४; २२६; २२७. ४;
 २३२. १; २३९. ३; २५१. २; २६०.
 ३; ४; २६१. १; २६२. ३; २६४. २;
 ३१८. २; ३२२. ४; ३. ५. ४; १०. ५;
 १४. १; १५. ५; १७. १; १८. १;
 २६; २८; ३६. ६; ३७. १३; ४१.
 ४; ४३. २; ४५. ८; ५९. ४; ५;
 ४. ५. ३; ६; १०. १; १२. २; ४;
 २२. १; २६. ६; २९. ५; ३२. ३;

५. १. २; ३. ५; ५. ३; १०. ४;
 १३. ४; १४; २०. ३; २०; ३५.
 ३; ३७. ३; ४०; ४२. ३; ४३.
 १; ४५; ४७. १; ५०. ४; ५; ५३.
 ३; ६१. ३; ६३. ४; ६. ७. ५; ८.
 १; ४; १०; १३. २; ३९. ५; ५३.
 ५; ५९. ३; ६०. २; ६७. १; ७१.
 २; ७८. १; ७९. २; ३; ८०. ४;
 ८१; ९३. ६; ७; ९४. ३; ९६. ३;
 ९९; १०१. ४; १०२. ६; १०८. २;
 १०९. ३; ११०. ४; ११५. १; ११६.
 १; ११८. ५; ११९. ४; १२२. ३;
 १२४. १; १२५. १; १२६. ३; १३२.
 ४; ५; १३५. २; १५२; ७. ९. २;
 ३६. १; ३८. ४; ४०. ५; ४१; ४९;
 ७३. १; ८३; ९०; ९१; ९२. १; ९२;
 १२९. १; १३४. २; ४; १८६. ६;
 २१५. १; २२३. ५

कहिय १. ६८. ३; ११९. ४; १४०. २;
 १९४. १; २८०. ३; ३०४. १; ३१२.
 ३; ३२५. २; २. ३. ३; ५. १; ९५;
 ९७. ३; ११०. १; १२७. ३; १४०.
 २; २१२. १; २५८; ३. २०. ४; २०;
 ६. ४४. ५; ७. १९०. ७; २२१. २

कहियत १. ३४

कहिहउँ १. २३. ५; ४९. १; ५१. २;
 १३८. ३; १६९. ३; २. १४७. १;

७. ७९

कहिहिँ २. ४०. २

कहिहि १. ९५. ३; २८२. ३; २. ५१.

४; ७४. ४; ८०. २; २०८. १; ३.

४०; ४५. ६; ६. २३. ३

कहिहु २. २३. २

कही ७. १६२. २

कही १. ८. २; ५१. १; ७०. २; ८२. ३;

८८. १; १०७; ११०. ५; ११८. ५;

११९. ५; २४३. ६; २४४. १; २८६.

१; २. ९७. २; १२१. २; १३३;

२३२. ३; ३. २२. ६; ३३. १; ४०.

३; ४२. ३; ४. २९. ६; ५. २. १;

३. ९; ६; ८. २; १३. ६; ४०; ४२.

१; ४६. ३; ५३. १; ६. ८. ५; ४४.

४; ५३. ५; ८४. ५; १२८. ६; ७.

८; १४. ५; ४१; ७५. १; ९२. ३;

९६. ४; १२७. २; १६०. १

कहीजे — कहनी चाहिए ७. २२१. २

कहूँ १. ३८. ४; ५१. ३; ५९; १०८. ५;

२५३. ३; २९९. ४; २. २. २; ३. ४;

१९. ४; २०. ३; ५५. ४; ९६. ४;

२१५; २३८. ४; ३. ३५; ३७. ५;

४०. ५; ४३; ४५. ४; ४८. २; ५४.

३; ५७. १; ५८; ४. ६. ३; १५; १९.

५; २१. ३; २५. ४; २७. ४; २८;

२९. ६; ५. १. २; २. १; ३. ८;

९; १४. १; २०. १; २७. ४; ३३;

३४. ४; ३८. १; ३९. ३; ४१; ४४;

४७; ५३. २; ५७; ६०. ६; ६. ८.

२; ४; १३. ३; २८. ४; ३६; ४०;

५६. ३; ६३. ३; १०९. ३; १११.

२; ११९. १; ३; १२०. १; १२४.

४; १२४; १३१. ३; १३५. ४; १३९.

४; १५०. २; ७. १८. ४; २२. ४;

३०. २; ५२. ३; ५७. ४, ६२. २;

६७. ४; ६८. २; ७१; ७७. २; १०६.

२; १५०. १; १५८. २; २०८. ७;

२१५. २; २३२. ३; २६१

कहु १. ३०३. २; २. १६; २७. १; ३३.

३; ३६; ४१. ३; ४३. ४; १५६. १;

१६०. ४; १६१. ३; १६३. ४; ३.

३४. १; ४५. ५; ५. १३. ६; १४.

२; २१. २; २७. ४; ३३. ३; ४२.

३; ४७. २; ५५. २; ३; ४; ६. ३०.

१; ४; ३३. ४; ३९. ६; ५३. ४;

५७. ३; ८१. १; ७. ७. ८; ४२;

१३१; १८२. ४

कहूँ १. ४६; ७. २२३. ७

कहे १. २३. १; ७५. ३; १०३. ४; १६६.

२; १८३; १९६. १; ४; २४३. ४;

२. ७. १; २०. २; ५१. ३; १५३.

४; २२७. ५; २२८. ३; २६१; ३.

१९. ३; ५९. ५; ५. २२. ५; ३१.

१; ५; ६. ५८; ९४. २; १२६; १३४;

१५४; ७. ७. ८; १५. ६; ५४; ८३.

४; १४२. ५; १८६. १

कहेउँ १. ३१; ३९. ३; ३९; १०९. ४;

२१७. २; ३०६; ३०६. २; ३१८.

३; २. १४३. २; ७. ६४. १; ७५.

३; ८२. १; ८५. १; १४०. १;

१८३; १८६. ४; १९०. ६; १९२.

८; २०६. १; २१३. १; २१९. १

कहेउ १. ७४. ३; ७४; ७६. ४; ८०. ४; ८२. १; ८५. ३; १०७; ११५. १; १५७. २; १७९. २; १८६. ४; २०७; २४७. ३; २७२; ३०७. ३; ३०९. १; ३१०; ३१४. ४; ३८८. ३; २. ४. ४; ६; ६. २; ७. १; ३; ९. ३; ३३. १; ५४. ३; ५५; ५५. ४; ५७. १; ८३. २; ८६. ४; ९०. ३; ९५. ३; ९५; १०३. २; १०४. १; १०५. १; ११०. १; ११८. ४; १३४. १; १७०; १७२; २१३; २१८. ४; २३८. १; २५४. २; २६६; ३. २४. ७; ८; ३९. २; ५५; ५. २. ३; १५. १; १७; २७. २; ३४. १; ५४; ६. २; १३२. २; १३३. १; ७. १३; २२; ७५. ४; १७१; १९०. ४; १९८. ३	३; ८३. २; ८९. ४; १५८. २; ३. ४०; ४. ९. १२; १२. ४; २२. ३; ५. १५. ३; ६. ३४; ७. ४० कहै १. १०९. ५; २२४. ३ कहाँ २. १४०. ४ कह्यौ १. १२३. ५; १२५. ५; ३९५. ५ काँख ६. ८७ काँच ७. २०८. ६ काँचा ५. ३७. १; ७. ५०. ३ काँचे १. २८६. ३ काँजी, - सीकरनि २. २३२ काँधी - मान कर १. २१३. २ काँधे १. २७७. १; ३०१. ४; २. २४०. ३ काँपहिँ १. ३११. ३ काँपी २. २१. १; ५५. २ का - क्या, कौन १. ७५. २; ९२. ४; १००. ४; १०२. २; १०८. ५; १२५. ५; १३५. ३; १५१. ४; २५६. १; २८५. ३; २८६. ३; २९४. १; २; ३०५. १; ३२७. ३; २. १४. ३; १७. ३; २०. १; ३०. १; ३०; ४०. २; ३; ४८. १; ४८; ४५. १; ७१. २; ९६. ४; १६६. ४; १७६. २; १७८. १; २६८. १; ३. १०. ६; १६. १२; १८. २; ४. २९. १; ३३. २; ५. ९. १; ३२. ३; ५८. ३; ६. २५. १; ४; ५३. ६; ६८. २; ७०. ३; ९४. ४; १०८. १; १३३. ५; ७. ६९. २; ७५. ४; २१०. २
कहेऊ ३. ९ कहेऊ १. ८७. ३; १७९. ४; २१५. १; २७७. ४; २. ३६. २; ७. १७०. ३ कहेन्हि २. ४१. ४; ६. ६४. ३ कहेसि १. १९३. ३; ३१४; २. १९; २३; ३७. ४; ३. ४. १; २३. २; ५. १०. ४; ६. ११. ३; ६८. २; ७२. ३; १११. १; ७. ८३. २; ९०. ४; ५; ९०; ९१. १; ९६. ३	काई १. ६२. ४; १३९. १
कहेसु ४. ३. २ कहेहु १. ८६. १; १०४. ३; ११४. १; ३; १३८. ४; २४०. १; २४९. ३; २५६. १; ३०६. ३; २. २८; ३१.	

काउ ६. ११९

काऊ १. ६०. ४; ७४. ३; ११४. ४;
१९९. २; २३४. १; २३९. ४;
२६४. ३; ३१२. २; ३१३. १; २.
२१. ४; २९. १; ३३. १; ३७. ३;
४१. २; ८०. २; १२५. १; १५३.
३; २०१. २; २०२. १; २१९. ३;
२३०. १; २५२. ३; २५४. २;
२५९. १; २६१. ३; ३. ५९. ३;
५. ४५. २; ४८. ४; ६. ४४. ३;
८३. २; ७. ५. ३; ५४. ३; ५९.
४; ६२. १; १८२. १; १९२. १

काक—कौआ १. ८. १; १८. १; ५९. ३;
१५३. ४;—भुसुंडि २२८. २; ३.
२६. ७; ६. ११३. १

काकू २. २६२. ३

काग, — भुसुंडिहि १. ४९. २; ६२; २०५.
१; ७. ७७. ४; ७८. ४; ७८; ७९.
१; २; ३; ७९; ८२. १; ९८; १२६;
१३०; १३१;—चरन १४४. २;
१८८;—देह १९२. ८; १९४. ६

कागद १. १८. ६

कागा १. ११. १; ५९. २; ३. २. ४;
७. ८१. २; ८८. ४; १४८. १

कागू १. ३००. १

काछिय २. १२८. ४

काछे—पहने १. २५४. ४; २. ११४. १
काज १. १०. १; १०८. १; १२६. ५;
१९८. २; गृह—२७३. ३; ३०५.
२; ३१२. २; २. १०. ३; ३९. १;

१११. १; ११५. १; १२७. ५;
१६१. १; २१४. ३; २६६. ३;
३१९. ३; ३२३. ३; ३२४. १; सुर—
३. ३५. ३; ४. ९. ५; राम—लय
लीन २६; ३०. ४; ३२. १; ३३.
३; ५. १. २; २८; ६. २६; ८१.
२; ३;—परं १३८. ३; ७. ४६;
८८; १६८. २; १८४

काजहिँ २. ७

काजा १. १८९. ३; १९९. ३; २०२. ३;
पुर—२३७. ४; २. ८. १; ४३. १;
१२८. ३; ५. ५. १; २२. ३; २८.
२; ६. २९. २; ३९. १; ४३. ४;
७. १२७. ३

काजु १. १६०. २; २२१. ४; २५४; २. ६.
४; ८. १; १२; १३. ४; २३; ७५. २;
१७०; २३२. २; ४. २२. १; २५. ३;
२६. ५; २९. १; ५. १; २. २; २; २९.
२; ३; ४; ६. २५. ४; ७. ३८. ३; ८१. ३

काजू २. ११. २; ५१. १; ५४. ३; ८५.
३; ३२३. ४; ४. १४. ५; ३१. ५;
• ५. ३०. २

काटइ १. १४२. १; ६. ४४. ५; ७.
६०. ४

काटत ६. ११७. ६; ७; १२४; १२८. १

काटन ५. ५६. २

काटहिँ ५. २०. २; ६. ६१. ३; ७४.
३; ९५; १०६. ३

काटा २. ४८. ३

काटि १. ३०८. ४; ३१६. २; २. १६२.

४; ४. १२. ४; ६. ८. ४; ४३;
 ७२. ३; ९१. २; ९२. ५; ९३. ३;
 १०६. ५; १०८. २; ११६. ३; ७.
 ८२. ३

काटिय १. ८८. २

काटी ६. ७३. ४; ९२. ५; १२२. १

काटु ६. ७३. १; १०६. ६

काटे ३. २५; ३०. ५; ६. ४४. ५; ८८.

५; ९०; ९२. ६; ११८. ३; ४; १२७

काटेसि ३. ३७. ११; ६. ८८. ३

काटेहि ५. ६१

काठ २. १०१. ३; ५. १२. २; ६. १३५. ३

काढ् ७. २०. ६

काढत ६. ३७

काढा १. ३०९. २; ३. १५. १२

काढि २. ४८. २; ५. ९; १०. ५; ७.

१९८. ८; २००

काढी १. ३२१. ३; ५. ५८. ४

काढे २. ७१. २; ८५. १

काढेसि ३. ३७. ११

कादर, -कायर-मन ५. ५३. २; ६. १२.

४; ६१. २; ११२. ५; ६; ११२

कान १. १८४. ४; २५९; २९४. ५; २.

४९. ४; ५१; २०२. १; २६६. ३;

३. २२; २३. १; ३०. १; ६. ८.

५; ३०; ३१. ४; ८३; ८८. ५

कानन, -वन, दोनों कान तप-१. १९०;

२०२. २; २२०. ३; २३४. १; २.

४५. ३; ५१. ४; -राजू ५४. ३;

४; ५७. १; ८३. २; ९२. ४; ११३.

३; १२३. ४; १२५. ३; १३३. २;

१३७. १; १४०. ३; १५२. ५;

२५७. २; ४; ३२७. १; ३. १६. ३;

९; ३०. ३; ४२. ३; ५२. ३; ४.

२७. १; ५. २१. ३; ४३. ३; ६. १०.

२; १३०. ८; १४३. २; ७. ४६. १

कानन्धि १. २५२. ४

काननहिँ २. ३२०. १

काना १. १०. ५; १३७. १; १३९. ४;

१४२. ३; १८९. ४; २१५. ५;

२१९. ४; २२५. २; ३१२. १;

३२६. ४; २. १००. २; ४. ११. ५;

२३. १; ३०. ३; ५. १७. २; ५४.

३; ५६. २; ६. ८. ४; १४. ३; २३.

१; २८. ३; ३९. २; ४८. १; ६२.

३; ८७. २; ८८. ३; ९५. २; १३१.

१; ७. १३४. २

कानी-संकोच, लज्जा, मर्यादा १. ८६. २

काने २. १५

काम, -कामदेवं, इच्छा कंचनकीहि-

१. २२. २; ३४. २; ४३. ३; ५२.

४; ५६. ३; ५८. ५; ६४. ३; ९९;

१०४; १०७. ३; १०८; १०९. ४;

५; ११०. १; १११. ३; १११. ४;

११३. १; ११४. १; ११८. ३; १२५.

५; १३१. १; १४४; -कृसानु १५४.

२; -कला ४; १५५. १; ३; १५६.

४; १७४; १७७. १; धरम-आदि

१८२; -धेनु १८३. १; -रूप २०६.

४; २१२. १; २२१. ३; २३१. १;

२५३. १; ३; २५३; २६६. ३; ४;
 २७६. १; २९०. १; ३६९; २. २६.
 २; ५; १०६; ११०; १३१. १;
 १७१; २०५. ३; २०५; २२२;
 २६७. १; ३. २१. ६; ३९. ९;
 ४१. ३; ४८. ६; ४८; ४९; ५६.
 ५; ५६; ५७. २; ६०; ४. २६. ३;
 ३४; ५. ३८; ४४. ३; ४७;—अरि-
 सेव्यं ६. १; ४६. १; रत—१०१;
 १३७. ५; १३८. १; १४०. ५;
 १४१. ५; १४३. २; पूरन—१५७.
 ७; ८; ७. २७. ६; ५४. २; ५७. ४;
 ५७; ५८. १; ६१. ३; ६२. ३; ६३.
 २; ७४. १; १००. ४; १०२; १०६;
 १३८. १; १४०. ४; १४२. २;
 १५६. २; १६६; १८९; १९०; २०६.
 ३; २०८. १५; २१३. १; २१७. ३
 कामद—इच्छा पूर्ण करने वाला १. ५१. ४;
 ५२. ४
 कामधेनु—इच्छा पूर्ण करने वाली गाय ७.
 १९४. १
 कामना—इच्छा १. ३८; मन—२६९. ४;
 ३२७. १; २. १०४; ७. २२२. ३
 कामहिं १. १५३. ३
 कामः ३. १६. ७
 कामा, पूरन—३. ४०. ५; ४. १७. ५; ५.
 २७. २; ६. २५. ३; ५५. २; कौटि
 सत—७. ११०. ३; ११२. ३;
 १३८. १
 कामिन्ह ३. ५०. १

कामिहिं ५. ६१. २
 कामिहि ७, २२१. २; २२४
 कामी १. ५९. ३; १५३. ४;—बचनु
 २८४. १; ३००. २; ३. ३९. ८;
 ४. २४. २; ६. ५०. ३; १३७. २;
 ७. ५६; ६३. ४; १०६. १; १५८.
 ४; १८८. १; १९४
 कामु १. ११३; ३७५. ३; ६. ४१. ३
 कामुकिहि ६. ११८. ३
 काय—शरीर २. १६९; ३. ७. ५; ५.
 ३२. १; ७. १३०
 कायर १. ६४. ४; ३०७; ३१८. ४
 काया—शरीर ६. ८०. ३; ७. १३२. ४;
 २०८. ७
 कारक, —करनेवाला नृपहित—१. १८२. १
 कारज, —काम गृह—१. ५९. ४; १५०;
 ५. ६. २; २०. २
 कारजु २. ३२४. २
 कारण १. ३९५. ५
 कारन—हेतु, बनानेवाला १. २३. १;
 जग—३२. ४; ५९. ३; ८९. ३;
 १०२. २; १३४. २; १४८. ३; १५१.
 २; ४; १६१. ४; १६९. १; १७४.
 २; १९५. १; २३९. ४; २४१; २४४;
 २६४. १; २; २६९. २; ३०३. १;
 २. १६; २६; ३८; ४१. ३; ४८. ३;
 २२८. १; ३. २. ४; १८. १; ३५.
 ३; ४२. १; ५६. २; ४. ३; ७; ३०.
 ४; ५. २६. ४; ३४. ४; ४४. ३;
 —मनुज ५२. २; ६. ११९. ४;

१३४; १३८. ३; ७. ५. १; ७८;
 ९७; १०४. ४; ११५. २; १४६. २;
 १४६; १४७; १५६; १९२. ८
 कारनु १. २६१; दुख-२. ४१. ३; ५५;
 २२७. ५
 कारि २. १४. ४
 कारिनि १. १२२. २; २६८. ४
 कारिख १. १३. ६
 कारी-काली, करनेवाला १. ५७. २;
 १०१. २; २२४. १; २४३. ३; ३१८.
 १; २. ५३. ४; हित-९८. ४; १०६.
 २; १४३. २; १५३. १; २२१. १;
 ३. ७. ३; ६. १८. ३
 कारुणीक-दयालु ६. ५६. १; १२९. ७;
 ७. ७४. ४
 कारे ६. ६६. ४; ९१. ४
 काल, -समय, मृत्यु-सुमाउ १. १३. १,
 -नेमि ३; २२. १; -कूट ३५. ४;
 ४३. १; ३; ४; ४९. ४; ६२; ६४.
 ४; १००. २; १०९; १२७. ३;
 १४१; १७९; -केतु २००. २; २०६.
 १; २१३. ५; २१७. ३; २२२. ४;
 २२३. १; २३४. १; २३५. १; २३६.
 २; २७४. ४; ३०७. १; २; ३०८.
 १; ३१०. ४; ३१७. १; ३२७. ४;
 ३७४. ४; ३९२. ३; २. ३. २; ३६;
 ४६. ३; ५८. ३; १०३. ३; १२६.
 ४; १५१. ३; १६६. ३; १७७. १;
 ३; २५४. १; २५८. ४; २६४. ३;
 २६६. ३; ३१५; ३२७. ५; ३. ७.

४; ३०. ३; ३६. ८; अन्त-४.
 ११; वरपा-१५. ४; ५. ४१. ४;
 ४२; ५४; -प्रेरित ५५. ३; ५७;
 -मत्तेभसिहम् ६. १; -व्यालकराल-
 भूयणघरं २; ९. ५; -विबस ११.
 ३; १३. २; २३. ४; ५०. ३; ५३.
 ५; ५६. ३; ४; ५७; ६०. २; ६३.
 ३; ६९; ७७. १; -नेमि २; -व्याल
 ४; ८४. ४; ८६. ४; ८६; -सर्प
 ९०. २; -लीन ९३. २; ९४. ५;
 -दूत १०१. ६; १०२. ८; १०६. ४;
 १०७. ४; १११. १; प्रलय-११२.
 १; -हवाले ११५. ४; ५; ११८;
 ११९. ४; ११९; १२८. २; १२८;
 १३०. ४; ७; १३१. ४; १५८; ७.
 ३०. २; ३४. २; ४४; ४९. १; ५३.
 ३; ५४. ३; ५८. ४; ६४. ३; ६७.
 ३; ८१; ८५. २; १३४. १; १४१;
 १४६. ४; १४६; १५२. ४; १५५;
 १६२. ३; १६६. ४; १६७; १६८.
 १; १७४. २; १७७; १७८. ७;
 १७९; १८२. ५; १९०. ५; १९२.
 १; २२३. ३

कालम्, महाकाल-७. १७४. २
 कालउ १. १९५. १
 कालहि १. १६७. ४; ५. ३. ५; ६. ८८.
 १; ७. ६६
 कालहुँ ५. ३९. १
 कालहु १. २७८. ४; ३१७. २; ३. २४.
 ५; ४. ९. १५; २१. १

काला १. ८४. ३; १०६. ३; १३०. १;
 १५९. ४; १६०. २; १७०. ४; १८०.
 ४; १८२. ४; १९०. ४; १९५. ३;
 २०३. ३; २५०. ४; ३२०. १; २.
 १३५. १; २३८. २; २५५. ३; २९८.
 २; ३. १८. ४; ४. १०. २; ५. ३९.
 १; ६. ११. २; २१. १; ७२.
 १; ९९. ५; १०१. ५; ७. १५. ३;
 ११९. ३; १३६. १; १५४. ४

कालि २. १२. २; २०. ३; २८. २

कालिका—काली, देवीविशेष १. ६९. ३;
 ६. ११८. १

काली—ऋणवर्ण, भेषों की घटा, कालिका
 देवी १. २६२. २; २६७. ३; २.
 १२. ३; १६. २; २४. २; ४. २१. ३

कालीना, बहु—७. ५५. २; ८६. २

कालु, कलि—१. ४३; २. ४८; १२७. ३;
 ६. ५६. ४; ८९. १

कालू २. ९३. ३; ६. १०८. १

काशी, —ईशम् ६. २

कास ४. १९. १

कासी १. १२. ४;—मुकतिहेतु ३५. २;
 ५१. ६; १४३. १; ४. १; १२. २

काह १. १२१. १; ३००. ४; ३०२;
 ३०४. १; ३१२. ४; ३१८. ३;
 २. १४. १; २१. ४; २७. २; ४८
 ४९. १; ५०. ४; ५१. १; ४; ६०.
 २; ४; ७१. ३; ८०. ४; १०३. ३;
 १४६. ४; १४७. १; १६४. ३;
 २०५. ४; २२७. ५; २५२. १;

२६५. ३; ३. ४०. ५; ६. १६. २;
 २७. ५; ८३. ८; १२४. २; १४०;
 ७. ७. ६; ५९. २

काहा १. ७७. १; २. १५६. ३; २६१.
 २; ५. ४४. ३; ६. ११. ४; ८५.
 १; ७. ३८. ३

काहि १. २८५. १; २७३. १; २. १७३.
 १; २६३; ५. १५. ३; ७. ४२;
 १०२. २; १३१

काही ७. ११५. १

काही १. १३४. ३; २३२. ३; ७. २१३. २

काहु १. ५३; ८७. १; ९९. १; १६१.
 ४; १६२. ४; १९०; २८५. १;
 २९४. ४; ३२५. ३; ३९०; २. २१;
 ४६. ४; ९३. २; ६. ५६. ४; ६८.
 ४; १११. १; १३५. १; ७. १५.
 ४; १०४. १

काहुहि २. ९४. १; १६६. ४; ७. ४४.
 १; ४४; २१०. ८

काहू १. १३. ४; ३६. १; ६२. ३; ८८.
 १; १०९; ११७. ४; १२१. ४;
 १२६. ५; १६५. २; २०७. २;
 २१६. ४; २२६. ४; २७३. ४;
 २८२. ३; २८३. १; २९७. २; ३१४.
 ३; ३१९. ४; ३६५. २; ३८८. ३;
 ३८९. १; ३९३. ४; २. २५. ४;
 ३८. ४; ५०. १; ५६. १; ७३. २;
 ८०. ४; १०९. ४; १५८. १; २१०.
 २; २२६. १; २५३. २; २६२. ३;
 ३१५. २; ३. ३. ३; २४. ६; ३६.

३; ४. २६. १; ३२. ३; ६. १२.
 २; ११४. ४; १५०. ३; ७. २९;
 ४३. ४; ६२. ३; ६३. १; २; ८४.
 ४; ११७. ३; १८८. २; २०६.
 ९; २१९. ४
 काहे २. ३१. २; ३७; १६२. ४; १६५.
 २; ४. १४. ३; ५. ८. १; ७. ७.
 ९; १२९. १
 कि-क्या, या १. ११. १; १९; ६८; ७३;
 ७४. १; ८१; ९३; १०३; ११८;
 १२१. ४; १२३. ३; १३२. २; १५७.
 १; १५८. ३; १६४. २; १९७. १;
 २१२; २३३. ४; २५६. ३; २७९. १;
 २८९. २; २९९. ४; ३००. २; ३१०.
 १; ३२५. २; ३८९. ३; २. ५. ३;
 १७. ३; २३. २; २९. ३; ३१. १; २;
 ३२. २; ३३. ३; ३४. ३; ३६. ३; ४;
 ५०; ५९. २; ६०; ७१. ३; ७३. २;
 ४; ८५. ४; ९२. ४; ११५; १२८;
 १४०. ४; १४१. ४; १७८. २; २२३.
 १; २३२; २५३. ४; २५४. २; २६२.
 २; २६२; ३. २४. ८; २९; ३३;
 ३६. २; ३७. ७; ५४. २; ४. १२.
 ३; २१. ३; ५. ९. ४; १०. २; २०.
 २; २९. १; ३२. १; ४५. २; ५५;
 ५९; ६. ३३. २; ३५; ४१. ४; ४२.
 ४; ४४. ५; ६३; ७७. ४; ८६. ४;
 ८८. १; ९५; १०१; ११९; ७. ५२;
 ७२. ३; १०४. ४; १३६; १३७;
 १३८. १; २; ३; ४; १४०. ३;

१४२; १४६; १६९; १८७; १८८.
 १; २; ३; ४; ५; २१४
 किए १. ६. २; ३८; ६४. ३; १०५. २
 किएहु १. १३. ४
 किंकानि, -तगड़ी, करघनी कंकन-नूपुर-
 धुनि १. २६३. १
 किंकनी १. २३१. २
 किंकर-सेवक १. १७. २; २२. २; २.
 २१०. १; ७. ७. ५; २१७. ५
 किंकारि १. १४४. २
 किंकरी, -नौकरानी गृह-१. १२५;
 ३६९. ५
 किंकिनि ७. ११२. ४
 किछु-कुछ २. २०७. ४; २१९. २; २२४.
 १; २३४
 किथौँ -या, अथवा, क्या १. ११९. ४;
 ७. ५. १
 किन-क्यों नहीं १. ७५. १; १०२. १;
 १७९. ३; २६७. १; २७८. ४; ३०४.
 १; ३१३. ४; ३१७. १; २. ३. ४;
 १४; २९. २; ३४. ३; ३. ३०. १;
 ३७. ६; ५. १३. ४; ६. ५५. ६; ८३.
 ८; १२४. २; ७. ३०. ४; १३१. ५
 किन्नर-देवों की जाति विशेष १. १६;
 ६६. २; ८५. १; १०९. ३; १२९;
 २१३. ६; २१४; २९५. ३; २९८.
 १; २. १३५. १; ५. ३५. ६; ६.
 १३. ४; १३५; ७. २७. ५; ११९.
 ४; १२१. १
 किम्, -कुछ, क्या-अपि १. १९२. १;

-वा ६. २९. ३; १३३. ५
 किमि-क्यों १. ५०; १२७; १३२; १३४;
 १३९. २; १४०. २; १६६. २; २००.
 १; २०५. ४; २४६; २६२. १; २७०;
 २८०. ३; ३२५. २; ३३०. २; ३६९.
 १; ३९०; २. ३३. ४; ६०. ४; ९८.
 ३; १२१; १२४. ४; १४४. ४; १५४.
 २; ४; १६३. २; ३; ३. ३९. ८;
 ४. ३३. १; ५. ३५. ७; ६. ५३. ३;
 ४; ७५; ८१. ४; ७. २०. ५; ५१.
 ५; ७८. ४; ९८. ३; १०६; १३४. २;
 १८६. ५; १८७; १९८. ४; २०८
 किंसुक-देसू ६. ७५. १
 किय १. ३५. ४; ३९. १; ४०. ४; ४६;
 ८०; २०५. १; २. २५; ३९; ८५;
 १०२. २; ४. २
 कियहु २. ५०. ४
 किया १. १२२. छं. ५
 कियारी ४. १७. ४
 किये १. ४४; ४६. ३; ६७; ७९; ९४. २;
 ९८. ३; १५०. २; १८३; २०४;
 २२६. २; २३६. १; २५८. ४; ३२१.
 ३; ३२१; ३९१; २. ७८. २; ७९.
 १; ८६. २; ८८. २; १०७; १०८;
 ११०; १२०; १३५; १३८. २;
 १४८. १; १६७. २; १७८. २; २०२.
 ५; २०३; २१७; २५९ २; २६०.
 ४; २६६. ३; ३१५. ३; ३२०. २;
 ४; ३. ५. १; ७. ५; १०. ६; २८.
 ५; ३३. ३; ४. २०. ४; ५. ५. ४;

९. १; २९. ४; ६३. १; ६. १२९;
 १३२. ५; १४०. २; १५०. ४; ७.
 १५. ३; ३२. ४; ८६. १; १०४;
 १११; १५०. ४; १५२; १६२. ३;
 १८६. ८
 कियेउ २. २०४. १
 कियो १. १२५. ५; ३८८. ३; ६. १०९.
 ५; १२५. ७; १३५. ५
 किरणै; - किरणों से संसारपतंगघोर - ७.
 २२६
 किरन, ससि - १. ६९. ४; २३०. ४
 किरात - भील २. ९९. ४; १३४. ४;
 २२५. २; २२७. ५; २५१. १;
 २५२. १; ३२२. १; ७. ३२. ४;
 १५८. ३; २२३. ५
 किरातन्ह २. १३६. १; १३७
 किरातहिँ, लोभमोहमृगजूथ - ७. ५३. ३
 किरातिनि, भिलनी - फंद २. २७; ८५. २
 किराती - भिलनी २. १४. २; १६०. ३
 किरिच - टुकड़ा ७. २०८. ६
 किरिन, चंद - रसरसिक २. ६०. ४
 किरीट, - मुकुट नृप - १. २१. १; ६.
 ४८. ५; ७. १७०. ६
 किलकत - शब्द करते हैं १. २३५
 किलकिला - बंदरों का शब्द ५. २८. १
 किलकिलाइ ६. ८७. २
 किसलय, - नया कोमल पत्ता कुस - मय
 २. ९०. ४; नूतन - ५. १२. ६;
 नवतरु - १५. १; - सुमन ६. १४. २
 किसाना ४. १७. ४

किसोर, वय-१. २५३; २५४. ४;
 २६२. १; २६५. १; २; भूप-२६७.
 १; कौसलराज-२७५; महीष-
 ३०५; भूप-३१२; ३२४. ३; हरि-
 ३२६. २; २. ११७
 किसोरकु, -वशा चकोर-१. २९६. ४
 किसोरहि, सिंह-१. ३००
 किसोरा १. २४०. ३; २४८. ३; २५६.
 १; २९१. २
 किसोरी, -बालिका गिरिवरराज-१.
 २६८. ३; मिथिलेस-२. ८३. १
 की १. १८. ३; १९. ६; ३४. ४; ३९.
 २; ४०. २; ४४; ४६. २; ३;
 ६३; ९३. ४; १०९. २; ४;
 ५; ११८. ५; १२१. २; १३२.
 ४; १६४. ३; १७५. २; २१६;
 २२२. ४; २३१. ३; २३२. १;
 २४०. ३; २४३. १; २४८. १;
 २४९. १; २५१. २; २७६. ४;
 २८८. ४; ३०५. २; ३१२. ३;
 ३१५. २; ३६९. ५; ३७१. ३;
 ३८९. ४; २. ५९. २; ७५. ३;
 ८१. ३; ९२. ३; १०३. २; १२७.
 ५; १५१. ३; १७७. ५; २०२. ५;
 २२२. १; २; २२५; २३५. १;
 २४०. ४; २५२. ५; २५८. २;
 ३१५. २; ३१६. १; ३१८. १;
 ३२२. ४; ३२३; ३. १५. ३; ४;
 १७; १८. ५; १९. ३; ३३. ४;
 ३६. ६; ४०. २; ४१; ५०. २; ४.

३. ५; ३; ४. ४; ११. २; ३; १३.
 ४; ५. ३. ९; ६. ४; ९. ४; १३.
 ५; १६. १; २१. १; ३०. २; ४;
 ३२. २; ३७. २; ४५. ४; ५५;
 ५९; ६. ७. ४; २१. ४; ३९; ४८.
 ४; ५१; ५३. ४; ८१. १; ८९. २;
 १०७. ४; १२४. ६; १२६. ५;
 १२८. २; १३०. ४; १३४. ६;
 १३५. ६; १४१. ४; ७. ७. ८;
 १८. ३; ४०. १; ५१. १; ५;
 १०८. ४; १४८. २; १५६. १;
 १६८. ३; १७०. ८; १९४. ५;
 १९८. २; २२०. ४; २२३. ७

कीच २. २५३

कीचहि १. १३. ५

कीचा १. २२६. ४

कीजिय १. २२४. ४; २. ३९. १; ९४.
 १; ९६. १; १७३. १; १७६; २५७;
 २५९. ४; ३. १८. ९; ६. १०. २

कीजिये ४. १२. ५

कीजे १. १९९. ४

कीजे २. ७८. २; ३. ३३. २; ४. ६.
 २; ५. ५. १; २२. ५; ३४. ४; ६०.
 ४; ६. ९. ३; १४४. ३; ७. २२. ४

कीट-कीड़ा २. २७. २; ३. ३३. ४;
 ५. ५५. ३; ७. १०२. ३; १४९

कीती-कीर्ति, यश ५. ३५. ३

कीन्ह १. ११. १; १२; १४; २३. ३; २९;
 ४०. २; ४; ४१. २; ४२. २; ४६.
 १; ४९. २; ५४. १; ५६. ३; ६९.

४; ७२. १; ७३. १; ४; ७६. ३;
 ४; ७९. १; २; ४; ८०. १; ४;
 ८०; ८३. १; ८४. ३; ८६; ८७. ४;
 ९९. १; १०७. २; १०७; १०८. ३;
 ११२. ३; ११३. २; १२०. ५;
 १२२. ५; १२४. ४; १२५. २; १२६.
 ३; १२६; १२७. १; १३४; १३५;
 १५०. ३; १५०; १५३. ३; १५६.
 १; १६५. ४; १६७. २; १७०. ४;
 १८०. ४; १८२; १८५. १; १८६.
 ४; १८६; १८९. ३; २००. १;
 २०१. २; २०३. १; २०३; २०७.
 १; २१०. ३; २२४. ३; २२५; २३३.
 १; २३८. ३; २४८. १; २५९.
 २; २७०. ४; २७१. ३; ३१३. ३;
 ३१९. ३; ३२०. ४; ३४१. १;
 ३६८. १; ३७०. २; ३७०; ३७१.
 ४; ३७२. ४; ३७६. ३; ३८५;
 ३८६. ३; ४; ३८७. १; २; ३८८;
 ३९२; २. १०. ४; २१; ३३. १;
 ४०. ३; ४४; ५१; ७५; ८५. ३;
 ८८. १; ४; ९०; ९२; ९३. १; ९८.
 १; १००. ३; १०३; १०५; १०६.
 १; १०९. ४; १०९; ११२; ११३.
 १; ११६. २; ११९; १२०. २; ३;
 १३५. १; ३; १३७. २; १४०. २;
 १४८. ३; १५२. १; १५७. ४;
 १६३; १७१. ३; २०१. ३; २०२.
 ३; २०४. २; २०४; २११. १;
 २१३. २; ४; २१५; २१७. १;

२१९. २; २२४. ३; २२७. १; २३०.
 १; २३३. ३; २४०. ४; २६१. ४;
 २६३. २; २६४. २; २६७; ३१५.
 ३; ३१७. १; ३२०. २; ३२१. ३;
 ३२२. १; ३२३. २; ३२५. १; ३.
 २; ४; १४; १९. १; २४. ८; ३७.
 १०; ५३. १; ५७; ४. १२; १४. २;
 १५. ३; २७. २; २८. २; ३०. ५;
 ५. १; २. ४; ३; ८. ४; १६. ४;
 १९. ३; १९; २०; २२. ३; २५. ३;
 २७; ३१. ३; ३५. २; ४८. ४;
 ५३. ४; ६०. ४; ६२. ३; ६. ३१.
 ४; ३३. ४; ४८. १; ६५. ४; ७७;
 ८५. १; ८६. ५; ९३. ३; ९६. २;
 ९९. १; १०८. ३; १२०; १२५;
 १२६. १; ३; १३२. ३; १३७. २;
 १३८; १५३; १५४; १५५; १५६;
 ७. १५. २; २९; ३५. २; ५५;
 ५६. १; ७९; ८०. २; ८१; ८२.
 २; ८६. ४; ९२. २; ९४. १; ९८.
 १; १००. ४; १०१; १२५. ३;
 १७०; १७२; १७८. २; २१३. २; ४

कीन्हहु १. ६९. २; २. २०८

कीन्हा १. ८३. २; ८४. २; ८९. १;
 ९०. ३; १०३. २; ११३. १; १२०.
 ४; १२१. १; १२२. ४; १३१. २;
 १५१. ४; १६५. ३; १७१. १;
 १८१. ४; १८६. ३; २०४. ३; २०७.
 ३; २१५. १; २१९. २; २२०. १;
 २२२. १; २३२. ४; २३५. १;

२४४. २; २५९. १; २९४. ३; २९६.
 ४; ३२६. १; ३८०. ४; ३८६. १;
 २. ३. ३; ८. १; १७. १; ३; ४७.
 ३; ४९. १; ८७. ३; ९०. २; १०३.
 १; ११९. ४; १२०. ४; १२२. २;
 १२६. १; १७१. ४; १७५. २;
 १७८. १; २६५. ४; ३. १३. ४;
 ५६. २; ४. ७. ३; १३. ४; २७.
 ४; ५. २. ५; ३. २; ६. २; ७. ३;
 ६. ८. २; १६. ४; ६०. २;
 ८०. ३; ९३. २; ११८. ३; १३१.
 ३; १३३. ३; १३९. १; ७. २२.
 १; २७. ३; ७१. १; ८८. ४; ९४.
 २; १६८. ४; १८६. ७; १९०. ३
कीन्हि १. ४६. ३; ८८; १०७. ४;
 १५६. ३; १६०. २; १६५; १६९.
 ३; १९४. ३; २३९. २; २४३. ४;
 २६१. ३; ३०४. ४; ३८६. ३; २.
 ३०. ५; ३५. ३; ४०. १; ५१. ३;
 १०३. ३; १०४. ४; १०७. ३;
 १११. ३; १७२. १; २१४. ३;
 २२०. २; २३३. ४; २५४. १;
 ३२०. १; ३२०; ३. २२; २४. ३;
 ३९. १; ४५; ४६; ४. ७. १; ५.
 ३०. ३; ४७. ४; ६. ३९. ४; ६६.
 ५; ८४. १; ८५. २; ९०. १; ९९.
 ८; १३१. ४; १३४. ७; १४४. २;
 ७. ३०; ३९; ६०. २; ८९; ९६.
 २; १००. २; १००
कीन्हिसि ५. १०. ५

कीन्हिह १. १३६. ४; १३७. १
कीन्ही १. ११५. ३; १३४. ४; २५९. ३;
 २६३. १; २६८. २; २७०. २; ३०५.
 ४; ३६९. ४; ३७५. ४; ३९०. ३;
 २. ८५. २; १६३. २; १७१. ३;
 २०२. ५; ३. १३. २; ४०. १; ४१;
 ४. ४. ४; २३. १; २८. ४; ५. ७;
 ६२. ३; ६. १११. ३; १३२. ३;
 १३३. २; १५०. २; १५३. ३; १५७.
 २; ७. ४०. ४; ९२. ४

कीन्हे १. २१. ४; ८९. ४; १३४. ४;
 १८२. ४; २१०. ४; २६२. ३; २७१.
 २; २८२. ३; २९०. १; ३१६. २;
 ३२१. २; ३६८. २; ३७२. ३; ३७३.
 १; २. ४४. ३; ५३. १; ८१. २;
 १००. ३; १०५. ४; १०८. १;
 ११०. ३; १६८. ३; २०७. ३; २५७.
 ४; ३. २०. १; ५. १; ३६. ५;
 ६. ५९. ३; ६२; १२३. ५; १३२.
 ४; १४१. ५; ७. २७. ४; ४७.
 १; १८८. २

कीन्हेँ १. २६९. २; २९०. ४; ३. ३७.
 २; ७. १२५. ४

कीन्हेउ २. १६२. १; ३. ४७; ५. २९. ३

कीन्हेसि १. १५४. ३; २. १९; २१. २;
 ५२. २; ५. २५. १; २८. २; ४२.
 ३; ६. ५५. ३; ७१. ४; ७३. २;
 ९५. ३; ४; ५

कीन्हेहु १. १९३. ४; २३९. ४; २. ५६.
 ४; २१०. ३; ६. २९. २; ८५. ३

कीर-तोता १. २६०. ३; ३. ४८. ३;

७. १९८. २

कीरति-यश १. ८. ३; हरि-२३. ५; २४.

५; २४; रामसु-३२. २; रघुपति-

३३. ३; ५५. ४; ६३. १; ७४. ५;

१३८. २; २८४. २; ३००. २; ३२८.

३; ३९१. २; ३९३. ४; २. ७३. ४;

२११. १; ३. ४१. ५; ६. ८८. २;

१३२. ५; रामकल-७. ७३

कीरा २. १६३. १

कीस, -बंदर-समाजा १. ३४. १; १६५.

४; -घरूथ ४. २४; ६. ३३. ४; ३७;

३९. १; ४२. ३; -चरन ५२. ७;

६०. २; ३; ८०. २; ९१; ९७;

१२०; १२६. २; ३; १३४. ५; ७.

९४. १; निसिचर-लराई ९५

कीसन्ह ६. १२५. ७

कीसा ४. ३०. १; ५. १७. ३; २१. १;

३५. १; ५७. ४; ५८. २; ६. २८.

१; ३९. ५; ४३. १, ५२. ५; ९९.

७; भट-१२१. २; १२३. १;

१५०. १

कुअँर १. २६२. १; २६६. ४; राज-

२७४. १; -घर २७७. ३; राज-कर

२८९. २; ३६८. ४; ३८१. ४; ३८३.

१; ३८८. १; राज-२. ११७. ४;

१४७. ४

कुअँरि १. १५९; राज-१६२. २; १६२;

१६३. २; २७८. ३; २८४; २८५.

३; २९७. २; २९९. २; ३६७. ४;

३६९. ४; ३७०. ३; ३७१; ३८३. १

कु, -निन्दा, बुरा-कवि १. १९. ३;

-संकट ३८. ३; ४४. ४; -अंक ५२.

५; -संग ५९. ४; -पंथ ५९. ४;

-अवसर ९२. ३; २८०. २; -अव-

सर २. ७५. १; २१४. १; २२९.

२; ३१७; ६. ८१. २

कुआँरी १. ९५. २; १०५. ३

कुकरमू २. २०५. ४; २५४. ३

कुकाठ २. २१३. २

कुकाट्ट-बुरा काष्ठ २. २१. २

कुक्कुट, -मुर्गा जल-३. ५२. १

कुखेत २. १५९. २

कुगाँव २. २२४. ४

कुघरी २. २७. ४

कुघातु-बुरी घात २. २३

कुंकुम-१. २२६. ४

कुचालि १. ५२; कलि-५६. ५; २. २४.

४; ४०. १; २०८. ३; २१९. २

कुचालिहि २. ५२. २

कुचाली १. ४६. ३; २. १२. ३; १५;

२१. ३; २२९. ४; २५२. २; २५४.

१; २६२. २

कुचाह-अनचाही बात, बुरा समाचार २.

२२७. ४

कुजंत्रू २. २१३. २

कुजाति ६. ५०; ७. १६२. ३

कुजाती १. १२. ३; २. १४. २; २५२.

२; ७. १७०. ४

कुजोग १. १३

कुजोगी ६. ५२. ७
 कुजोगु २. २१३. ३
 कुंचित—बल खाए हुए १. २३१. ५; ७.
 ११३. ३
 कुंजर, —हाथी—मनिकंठाकलित १. २७६;
 मत्तमंजुकर—गामी २८८. ३; ३६६.
 ४; कलुषपुंज—मृगराज २. १०७.
 १; ३२७. ४; कपि—६. ४८. २;
 ६७. १
 कुंजरहि, कपि—६. २८. २
 कुंजरहु, दिसि—१. २९३. १
 कुटिल—धोकेवाज, टेढा १. १७. ५; १३९.
 १; १५३. ४; १६४; १७५. ३;
 १९५; २०६. ४; २७४. ३; २८५.
 ४; ३००; ३०१. ३;—भूष ३०३. ३;
 ३०७. १; २. १४. २; १५; १९;
 कौटि—मनि २८. ३; ३५. १; ४३;
 ४८. २; ५१; १६१. ४; १६९. १;
 १७२. ३; १७३. ४; २०६. १;
 २२९. २; २५२. २; २५३. ३;
 ३१७; ४. ४. ५. ६१. १; ७. ५.
 १; २; ६२. ३; १७०. ४
 कुटिलई ७. २०८. १७
 कुटिलपन—कुटिलता २. ९२
 कुटिलपनु २. ४८. ३
 कुटिलाई २. ११. ४; १६४. १; २२०.
 ४; २२९. ३; २६४. ४; ४. ९. ४;
 ७. ६९. १; १७०. ८; २२३. ४
 कुटी, परन—२. १०५. ३;—प्रिय १४१.
 ३; २३८. ३

कुटीर—कुटी २. ३२२
 कुटीरा २. ३२५. १
 कुटुंब, स्वजन, समूह—समेत १. २०२;
 प्रनत—पाल २. २०९. ४; ७. १६०. ३
 कुटुंबी ४. १९. ४
 कुठाहु—बुरा ठाठ २. २१३. ३; २९६
 कुठाय—बुरी जगह २. ३१
 कुठार—कुल्हाडा १. ३०१. ४; ३०६. २;
 ३०८. ४;—गति ३१२. ४; ३१२;
 ३१३. १; ३१४. २;—वानधनुधारी
 ३१५. १; ७. ६०. ४
 कुठारा १. ३०६. ४; ६. ४१. १
 कुठारी—कुल्हाड़ी कलिषिटप—१. १३८.
 १; २. ३५. ३; ९३. १; ६. २९. ४
 कुठारु १. ३०९. ३; ३१४. ४
 कुठारू १. ३०६. १
 कुठाहर—बुरा स्थान २. ३७. १; ५. ४७. २
 कुंठित १. ३१३. १
 कुंड, दधि—६. ६४; नाभी—१२८. ३
 कुंडल—कान का आभूषण १. १७५. ३;
 स्मृति—२७६. २
 कुंडलं, चलत्—७. १७४. ४
 कुतरक १. १४३. ४; २. २३४. ४;
 २६५. १
 कुतरकी १. १८. ३
 कुतर्क—बुरा तर्क, नीच विचार १. ५२;
 ५९. ५; ७. १३९; १४४. ३
 कुदाउ—बुरी घात २. ७४
 कुदाना ७. १५६. १
 कुदारी—कुदाली ७. २०६. ७

कुदृष्टि—बुरी नजर ४. ११. ४
 कुदेस २. २२४. ४
 कुधर, —महीधर, पर्वत—समान ३. २६. ५;
 ५. ५७. ३;—खंड ६. ६१. ५; ९२.
 ४; १०२. ३
 कुधातु १. ८. ५
 कुनारी ४. ९. ५
 कुंत—भाला, बरछी—वनसरिसा ५. १५. २
 कुंद, —एक सफेद फूल—इंदुसम १. ४;
 —इंदुदरगौरसरिरी १३०. ३; ३.
 ३९. ६
 कुपथ १. ५२; १६१. १; ४. ९. २
 कुपथ—बुरा मार्ग १. २२. १; २६४. ३;
 ३. ३६. ५
 कुपथ्य—खराब भोजन ७. २१०. २
 कुपाह २. २१. २
 कुबंधु २. २२९. २
 कुबरिहि—कूबरी को २. २४. १
 कुबरी २. २१. १; २२. २; २३. १;
 —वचनप्रचारा ३५. २; १६४. १
 कुबलय, —नील कमल—त्रिपिन ५. १५. २
 कुबस्तु १. १३
 कुबामा—खोटी स्त्रियाँ २. २२४. ४
 कुबिचारी १. १७. ५
 कुबिहंग—बुरा पक्षी २. २९. ४
 कुबुद्धि २. १४. २; ३२. १; ४८. २
 कुबुद्धे—खोटी बुद्धि वाला ६. ११९. ३
 कुबेखू २. २७. ४
 कुबेर १. २१०. ४; ६. ११. २; १३०.
 ४; ७. १३; ५१. ५;—गृह ८४

कुबेष १. १३. ४; १०३. ३; १९०. १
 कुबेषता—खोटा वेष २. २६. ४
 कुभाउ २. २५८
 कुभाग्य ६. ११९. ३; ७. १७०. ४
 कुभाँति २. ३१. १; ४०. ४; १५९. २
 कुभाँती २. ३२. ३
 कुभाय १. ४४. १
 कुभोग ७. ३२. ४
 कुमग २. ३१६. ३
 कुमत २. २२. ३; २९. ४; १६३. १;
 २१३. २
 कुमति, कौटिखल—१. ४०. २; ६२. ४;
 २. २४. ३; ४; २९. ४; ३१. १; ३४.
 २; ३७. १; ४३; ९३. १; १६३. १;
 २५२. २; २६३. १; ५. ४१. ३; ४
 कुमतिहि २. २६. ४
 कुमतिही ६. ५५. १
 कुमंत्र २. २२९. ३; ३. २८. ५
 कुमंत्रू २. २१३. २
 कुमाता २. २०२. ३
 कुमार—कुआँरा, लड़का, अवस्थाविशेष
 पवन—१. ३३; २३६. २; ३११.
 ३; ३८१; ३८६; २. ८२; ३. २२.
 ६; बालि—४. २२; १३७. २; ६.
 ५८; ७. ९४
 कुमारग ३. ५९. ३;—गामी ५. २२. २;
 ६. ५०. ३; १३७. २
 कुमारा, अवधेस—१. ६८. ४; पटवदन—
 १२७. ४; महीप—३०५. ४; राज—
 २. १२०. २; क्रौसलाधीस—३.

१७. ४; जुगल—२२. २; ३३. ३;
 ४. २३. २; पवन—५. २. २; अल्य—
 १८. ४; लंकेस—१९. ३; चालि—
 ६. २५. २; ३३. ३; ५३. १; ८३.
 ७; पवन—७. ४०. ५; ५५. १;
 समीर—९४. २; १३२. १
 कुमारि—कुआँरी, लड़की १. ९४. ३;
 गिरिराज—९८; १३९; राज—१६६.
 १; २१४; २. ११७. ३
 कुमारी, प्रजेस—१. ८४. १; ९१. २;
 १२०. ३; १२६. २; गिरिराज—
 १३८. १; १५८. २; १५९.
 ४; १६६. १; १७०. ३; विदेह—
 २६३. ४; चकोर—३१९. २; २.
 १४१. १; राज—३. ७. ३; २२
 ५, मिथिलेस—४. ७. १; जनक—
 ५. ३१. १; राज—६. १२४. ६
 कुमित्र ४. ९. ४
 कुमुख १. २११; २. ४४. ४
 कुमुद—रात को खिलनेवाला कमल, कोई
 सज्जन—चकोरचित्त १. ५३; २७१;
 २७६. ३; २८८. १;—गन २९७;
 २. २१०. १;—समुदाई ३. ५७.
 २; ५. ५६; दसरथकुल—सुधाकर
 ७. ७४. ३
 कुमुदिनी २. ११९. २; नारि—७. २०
 कुंभ—मस्तक, घड़ा मत्तनागतम—विदारी
 ६. १६. १
 कुंभकरन १. १०. ३; १४९; २०६. २;
 २०७. ३; २११. २; ६. ४२; ८४.

३; ४; ८४; ८६. १; ८७. १; ८९.
 १; ४; ९१. १; ११५. ३; १५३.
 ६; ७. ९५
 कुंभज—घड़े से उत्पन्न, अगस्त्य मुनि १.
 ५२. ३; ७०. १; ७४. ४; २८९. ४;
 ३. १७. १;—आदि ६. १५५. १;
 भववारिधि—७. ५८. २
 कुम्हड़,—वतिया १. ३०६. २
 कुम्हारा ७. १५८. ३
 कुम्हिलानी १. २४०. १
 कुम्हिलाही २. ८४. ४
 कुयोगिनां—बुरे योगियों के लिए ३. ६. ५
 कुरंग २. ९९. ४; १४१. ३ कपट—३.
 ३८; कपट—संग ५. ४२. ४
 कुरंगा—हरिण, बुरा रंग १. ७२. २; २.
 १३९. १
 कुररी—जलाशय पर रहने वाली एक चिड़िया
 ३. ४०. २
 कुरी—सब जाति ७. ३४. ४
 कुरुचि—बुरी इच्छा २. १६२. ४
 कुरूप—वदशकल १. १६१. ४; २. १७. ३
 कुरूपा ३. २४. ३; ७. ९२. २
 कुरोग—बुरी बीमारी रामवियोग—२.
 १५९. ४; २१३. १; ७. २०८. १९
 कुरोगा २. ३१८. १
 कुल—समूह, वंश साधुविवुध—हित १.
 ५१. ५; कमल—५८. ३; सुर—६३.
 ३; रघु—मानी ७४. ५; ९३; १;
 रघु—कमलपतंगा १२२. ४;—मनि
 १४०; विप्र—१९५. १; ब्रह्म—३;

-समेत २०१. ३; २०४. २; सत्य-
केतु-२०५. ४; पुलस्त्य-२०६;
अहि-बासा २०८. ४; रघु-तिलक
२१९. ३; रघु-मनिराज २२०. ४;
निज-इष्टदेव २३३. १; नृप-
२४९. १; मुनि-तिलक २४९. १;
रघु-मनि २४९. ४; रघु-नाथा
२४३. ५; निज-२५७. ४; भानु-
भूषणहि २६६; रघु-मनि २८६.
१; भानु-पंकजभानू २; भृगु-
कमलपतंगा ३०१. १; भृगु-केतु
३०४. ४; छत्रिय-द्रोही ३०५. ३;
३०६. ३; भृगु-३०६. ३; निज-
घालक ३०७. १; रघु-भानु ३०९
-कलंक ३१७. २; दनुज-दहन
३१८. १; रघु-केतू ४; ३१९; भानु-
३६७; ३७२. १; रघु-३८०. ४;
३८२; ३८३; ३९५; कवि-४,
गुरु-देवा २. ७. ४; रघु-कैरवचंद
११; दिनकर-रीति १६. २; भानु-
कमल-पोपनिहारा १८. ४; १९.
४; रघु-रीति २९. २; रघु-३१.
२; दिनकर-३५. ३; रघु-गुर
३८. २; रघु-दीपहिँ ४०. ४;
दिनकर-४०. ३; भानु-भानू
४२. ३; -मान्य ५०. २; ५१.
५; रघु-तिलक ५३. १; दिनकर-
५५. ४; रवि-कैरवविपिनविधु
५९; भानु-भानू ५९; भानु-
केतू ८८; ९३. १; रघु-नाथा

१०४. १; रघु-मनि १०५. २;
भानु-कैरवचंदू १२३. १; रघु-
कमलरवि १२३; रघु-केतू १२७.
२; ४; भानु-नायक १३३. १;
रघु-चंदा १३५. ३; रघु-तिलक
१५४. १; रवि-रवि १५५. २;
भानु-भानू १५७. ३; रवि-जल-
रुहचंदिनि १६०. १; निज-कुसल
४; १६२. ३; १६५. ३; -कलंकु
२०२. ३; २२४. ३; रघु-जनमु
२३०; कवि-अगम २३४. १;
भानु-भानू २५५. १; २६४. २;
३१७. ४; ३. ८. २; दिनकर-केतु;
१६. ७; रघु-राया १८. ९; दनुज-
घालक २४. ६; -कुसल ३४. १;
रघु-सरोजदिन नायकं ३७. १; ४;
-सकल ९; रघु-तिलक ४०; ब्रह्म-
द्रोही ४२. ४; ४४. ३; ४. १७;
-नासा २०. ४; भानु-नाथा ५. ७.
१; -कमलविपनदुखदाई ३६. ५;
निसिचर-३६. १; ४१. ४; दनुज-
घालक ५२. २; -गुरु ५२; कपि-
मन ५२. १; ५८; -सहित ५९;
दिनकर-विटप ६. ३; २९. २;
-घालक ३०. ३; ३०; -पालक
३०; ३१. १; -घाती ५०. २;
दिनकर-केतू ५६. १; जातुधान-
टीका ५७. ३, दिनकर-भूषण
५९. २; रघु-तिलक ८०; निसि-
चर-भूषण ८६. ४; कपि-देस

९२. २; रघु—तिलक ५; १३०. ५;
 पतंग—भूपन १३४. १; रघु—नायक
 १४३. १; रघु—तिलक ७. ७. २;
 भानु—कमलदिवाकर १२. १; रघु—
 नाथा १४. ३;—पूज्य १८. ३; रघु—
 कमलविपिनदिनकर २०. ४; रघु—
 केतू ५८. ४; रघु—भूपनभूषा ७१.
 ४; दसरथ—कुमुदसुधाकर ७३. ३;
 खग—केतू ८२. १; २२०. १; २२०
 कुलघाती ५. ५४. ४
 कुलवंत ७. १६०. २
 कुलह—ढक्कन, टोपी २. २९. ४
 कुलहिँ ५. २२. ४
 कुलहि १. ३१७. २
 कुलि २. २५५. ३
 कुलिस १. १३७. ४;—रद २११; २३१.
 २; २४७. १; कोटि—सम ३०६. ४;
 ३२१. २; २. २६. २; १५४. १;
 १५४; १६७. ४; २०१. २; २२१.
 ४; २६३. ३; ४. १०. ३; ६. ४८.
 ४; ५३. ४; ९५. १; १०६. २;
 —समान ११६. १; ७. ११२. ४;
 इन्द्र—१७८. ७
 कुलिसद्दु—वज्र ७. ४२
 कुलीन, —कुलवाला—तिय २. १४६. १;
 ७. १६०. ४
 कुलीना ५. ७. ४
 कुलु १. ९५. २
 कुवरी २. १४
 कुविचारी १. १४१. १

कुशल ५. ४७. २
 कुष्ट ७. २०८. १७
 कुस १. १२५. १;—किसलयमय २. ९०.
 ४;—पाता १२०. ४; २०१; २१२;
 ३२५. २; ७. ६; ४८. ३
 कुसगुन २. ८२. २; १५८. ३
 कुसंग १. १३. ४; ४. १८
 कुसंगति १. ८. ५; १३. ६; २. २५. ४
 कुसपने २. २१. ४
 कुसमउ—विपत्ति-काल में भी २. १४२.
 ३; १६६. ३; २५४. ३
 कुसमय १. ७३. १; १२६. ३
 कुसल—कल्याण, सुख १. ६२. १; १०७;
 १९०. १; २४८. २; ३००. १; ३२०.
 ४; ३२३; ३२४. २; २. ११. २;
 १३. ४; १४; १५. १; २५. १; ३६.
 ३; ८९. २; ३; १०४; १०४. २;
 २०८. १; १४७. ४; १५२. ४; १५२.
 ५; १५८. ४; १५९; निजकुल—
 १६०. ३; ४; पथगति—२१७. २;
 २२५. ४; ३१७. ४; ३. १७. ६;
 ३४. १; ३७. ८; ४. २५. २; ५.
 १४. २; ५; २९. २; २९; ३०. १;
 ४७. ४; ४७; ४८. ३; ६. ३०. ४;
 ५; ८१. १; परउपदेस—१०१. १;
 ११०; १३३. १; ३; ४; १३४. १;
 १३९; १५७. १; ७; ७. ७. २; ८; ९.
 १; २; १४. २; ६; ७४. ४; ९४. ३
 कुसलपद ५. २९. २
 कुसलं, खगवृन्दनिकंदमहा—६. १३८. ३

कुसलाई ५. ६. ३
 कुसलात १. ७८
 कुसलाता १. ८७. २; ५. ५५. २; ७.
 ७. ६; १७. १
 कुसली-सुखी २. २५२. ५
 कुसाजु २. ४०
 कुसुम, - फूल-कली १. २६६. १; २७६.
 ४; - धनुसायक २९०. १; - आवलि
 २९८. २; ३. २. २; ३२. ४
 कुसुमहु ७. ४२
 कुसुमित - खिला हुआ १. ११०. ३; २५४.
 १; २२३. २; ३. ५२. ४; ४. १५.
 १; ६. ७५. १; ७. ५५. १
 कुसेवक-बुरा नौकर १. ४४. २
 कुहू-कोकिल का शब्द, अभावस्या ३. ५२. ५
 कूजत १. २४५. ४; २६०. ३; ४; २.
 २३७. ३; ३. ४८. ३; ७. ८०
 कूजहिँ - गूँज रहे हैं १. १५४. १; ३२१.
 ३; ७. ४६. २; ५१. ३; ५२. ५
 कूट, - पर्वत का शिखर, कपट वचन, हँसी
 काल-१. ३५. ४; मुख-३१०.
 ४; ३९१. २
 कूटि, - व्यंग वचन १. १६२. २
 कूदि ५. १. ३; २६. ४; ६. ३९. १; ४८;
 ६१. ४; ६३. ३; ६४. ४; ११०. ३;
 १२२. ४; १२३. ५
 कूदे ६. ६५
 कूप-कुआ १. ११८. ५; १८३. ४; भव-
 २२४. ४; २४५. ३; २. २२; ५२. ५;
 तम-१०६; भव-३. २०. ३

कूबर २. १६४. २; ३
 कूचरी २. ३२. १; ५१
 कूचरे २. १५
 कूर-मूर्ख, कपटी १. १७. ५; १९. ६;
 २९९. १
 कूरम-कहुआ १. २९४. ५
 कूल-किनारा १. ६०; २. ३५. २; -हुम
 ६. ३३. २; ११२. १
 कूला १. ६०. ६
 कृत, - किया हुआ, उपकार कार्य कुकवि-
 १. १९. ३; सुकवि-१९. २; २३.
 २; उमा-७६. १; सुरसरिजल-
 ९४. १; १०९. ५; १३९. ४; पुरा-
 २५५; २५६. ३; निज-२. ९३.
 २; २३५. ३; ३. ४. ३; ५. १०.
 १; ६. ६. २; -सीस १४. ३;
 -परत्रियचोरी ३१. ३; ३९. ३;
 -रामविरोधा ५६. ३; ९४. ४; ९९.
 ४; विधंस-११०. १; ११७. ५;
 प्रभु-११९. २; १२४. ४; १२५;
 १२९. २; १३८. २; -कृत्य ५;
 ७. ३२. २; भगत-चेता ४०. १;
 कालकर्मसुभाव गुण-४४; -जुग
 ६३; माया-६४; ६७; -अरथरूप
 ७०; -कृत्य ७५; माया-८१. १;
 -अरथ ८८; -अरथरूप ८९; ९२.
 १; प्रभु-९३; १०२. १; ३; ११५.
 ४; १६३; १६६. १; हरिमाया-
 १६६; नट-१६६. ४; २०२. ८;
 -कृत्य २१७. १; २२२

कृतकृत्य - जिसकी इच्छा पूरी होगई हो
 १. २५५. ४; ३१९. ३; ५. १७. ३;
 ६. १३८. ५; ७. ७५; २१७. १;
 २२२

कृतजुग ७. ४६. ३; १६४. १

कृतज्ञ - उपकार को मानने वाला १. १००.
 ३; ६. ८४. १; ७. ४४. ४; ५७.
 ३; २१५. ३

कृतं ७. २२५ श्लो. १

कृतांत, - यम - समान ३. १७. ६; ६.
 १०६. १; - भच्छक १०९. ३;
 - सम ११०. १

कृतारथ २. २०७. ३; २५१; ७. २०२. ३

कृपनाई १. १७७. २

कृपनाई २. ३६. ३

कृपा १. २. ४; - सिंधु ५; राम - ८. ४;
 ९; १६; १७. २; २४. ६; २५;
 सिव - ३१. ५; ३२. ४; - सिंधु
 ३३. ४; ३४. ३; ४; ४४. २; ४९.
 २; राम - ५९. ३; सु ६०. ३; - निधि
 ६८. ३; - निकेता ७३. २; - सिंधु
 ८२. १; - आयतन ८५; - सिंधु
 ९४. ४; - निधि १००. ४; - निकेता
 ११२. ३; - सिंधु ११२. ४; ११३.
 १; - निधि ११४. ३; - सागर
 १२५. ५; १२९. ३; १३३. ३;
 राम - १३६; १४२. २; नाथ -
 १४४. २; - निधान १४४; - निधि
 १४८. ४; - सिंधु १४९. १; - निकेता
 १५६. ३; १५७. २; १६०. ३,

- निधाना १६१. ४; - निधि १६५;
 १६६. ४; - अमृत १७३. ३; १७४.
 ३; ४; - निधान १७६; - निधि
 १७७; १७८; - सिंधु १७९. १;
 - निधाना १८०. ३; १९०. ३;
 - सिंधु १९४. ४; - निधाना १९५.
 ४; १९६; - रहित २०६. ४; २२८.
 ३; २३२. ३; - निधि २३७. ३;
 २३९. ४; - सिंधु २४१; २४३;
 रघुपति - २४४. २; - निकेता २४७.
 ४; २७३. १; - निधान ३९२. ४;
 - आयतन २९३; २९९; ३१०. २;
 ३१३. १; २; ३; ३१५. २; ३६४;
 ३९१. ३; २. ३. २; ५. १; - सिंधु
 ७३. ४; ८४. २; ८९. ४; ९६. १;
 - निधाना ९८. १; - सिंधु १०२.
 १; १०४. ४; १०८. ४; ११३;
 १२८. २; १४२. ३; १५२. ४;
 - आयतन २०२; - निकेतु २३३;
 - सिंधु २३९; २५२. ५; २६१. ३;
 ४; २६८. १; ३१७. २; राम -
 ३१८. २; - निधि ३२०. ४;
 - निधाना ३. १०. १; २; ३; १३. २;
 - बरूथ: १६. ५; - निधि १७. २;
 - निकेता १८. ५; २४. ७; - निधान
 २६; - सुखवृंद ३१; - निकेतपद
 ३४. ५; भूरि - ३७. २; - सिंधु
 ३९; - निधाना ४०. २; - सिंधु
 ५५; ४. ९. ८; ११; - निधाना १२.
 १; - निधि १४; २१. ३; २४. ३;

-निधाना २६. ६; राम-३२. १;
 ५. ५. २; ७. १; हरि-७. २. ७
 -सिंधु १३; १७. २; २३; राम-
 २९. २; ३०. २; -निधि ३०. ४;
 ३४. १; ३५; ३५. १; ३५. २;
 -सिंधु ३९. २; -निकेत ४५.
 -सुखपुंज ४८; -ब्रूथा ५०. १;
 ५६. १; राम-५७. १; ५८. २;
 ६०. ३; -सिंधु ५; राम-६०. ५;
 -निधि ६. ५. १; राम-
 ६. ४; -निधि ७. १; -निधान
 १७; -निधाना २५. ३; २५;
 सिंधु ४२. १; ५६; ६६. १;
 ६८. १; -सिंधु ६८; -निधि ७०.
 १; -निधाना ७०. २; -दृष्टि ७३.
 ४; ७६. २; -निकेता ८१. ३;
 -निधाना ८८. ४; -वारिधर ९२.
 २; राम-९४. १; -सिंधु १००. ३;
 -निधाना १०३. २; ३; -सुखपुंज
 १०४; -निधाना ११५. ५; ११६.
 ४; -निधान १२४. ६; -कंद १२९.
 १; -दृष्टि १२९; -सिंधु १३०;
 दृष्टि १३१. ४; -सिंधु १३२. १;
 -निकेता १३३. ३; १४०; १४४.
 २; -धाम १४८. १; -सिंधु २;
 निकेता ४; -सिंधु १४८; राम-
 १४९; -आयतन १५३; -निधान
 १५७. ७; -निधाना ७. ७. ४;
 -निकेत ९; -सिंधु १२; १४. ४;
 -निधान १४. ६; -निधि १४. ६;

-दृष्टि १५. ३; -सिंधु १७. ३;
 १८. ३; २२. २; -निधान २९;
 -परमायतनं ३२. १०; -सुख-
 सिंधो ३८. १; -आगारा ४०. ५;
 -सिंधु ४७. ४; -कटाच्छ ४७;
 -निधान ५३; -आयतन ५७;
 -आनंदसंदोह ५९; -निधि ६०. १;
 -सिंधु ६०. २; -धाम ७०. १;
 -निधान ७०. १; -सिंधु ७१. २;
 ७२; ७३. १; २; ७४. १; ७५;
 -आयतन ७५; -निधाना ८६. ४;
 -निकेता ९६. २; -निधाना ९८.
 १; ४; राम-९८. ४; -पात्र १००.
 १; १०३; राम-भाजन १०८. २;
 -निधि ४; राम-११०. १;
 -संदोहा १२५. ३; १२७. ४; -सिंधु
 १२८; राम-१३६. ३; १३८;
 -सिंधु १४५; १७६; -निधाना
 १७८. १; २; -निधि १८५; -सिंधु
 १९०. १; -निधाना १९०. ४;
 १९४. ४; -निधि १९४. ४;
 -निकेता १९४. ६; रघुपति-१९६;
 हरि-१९८. ५; राम-२०६. ६;
 २०८. ४; राम-२१०. ३; २१५.
 २; २१८; २१९. ४; हरि-२२२.
 २; नाथ-२२२. ४; रघुपति-२२३.
 २; -निधान २२३. ७; -लवलेम
 २२३. ७

कृपान-तलवार १. २९२. १; सरचाप-
 तोमरसक्तिसूत्र-परिघपरसुधरा ३.

२४. ८; २६. १०; ६. ६०. ४;
 ११२. २; ७. २०४. १
 कृपाना ३. ३७. ११; ५. १०. १; ५;
 ६. ६२. ४; ९५. १; १०३. ४
 कृपाल १. २३. ३; २६; १११. ५;
 १२९. ४; १४४. १; १५१. १; १९७;
 २२६; २४४. ४; २. ९४; १०३.
 २; १४२. ४; २५१. ४; ३. २;
 ४. ३; ४; ४१. २; ५९. ५; ४. २;
 १४. २; ५. ३४. ३; ३८. २; ४८.
 ३; ५०. ४; ६२; ६३. ३; ६. ७.
 २; ८. १; ५७. २; ६७. २; १२१.
 १; १२५. ३; १२८. १; १२९. ६;
 १३७. ५; १४०. २; १४०; १४४.
 ३; १५५; ७. ७. ८; १५. २; २४.
 ३; ४३. १; ४८. १; ७३. २; ७९.
 १; १२२; १२३; १४२. ५; १४६;
 १७२. १; १७७; १८४; २०८. १
 कृपाला, परम—१. ४४. ४; ८०. ४;
 १००. ३; ११६. २; १२७. ३;
 १३०. ३; १६०. २; १६३. २;
 १६६. २; १६७. २; १७०. ३;
 १८०. ४; २१८. १; २२४. १; २७३.
 २; ३२०. १; ३. १३. १; १५. १२;
 ३५. २; ४२. १; ५३. २; ४. ८.
 ६; १०. २; ६. १४. २; १८. २;
 ४५. २; १०९. ४; १२८. ३; ७.
 १५. ३; २०८. ३; ८
 कृपालु १. ४४; १४२. २; १७८. २; २.
 १०१. ५; १०२. २; ११६. १;

-शीलकोमलं ३. ६. १; ५. १४.
 २; ४५; ६. ६५. ३; ८३. ९; ७.
 २१५
 कृपालू २. १५६. १
 कृपाही २. २५७. १
 कृपिन २. १४५. ४; १७३. ३; ४. ९.
 ५; ५. ६१. १; ६. ४६. १
 कृमि—कीड़ा ७. १४९
 कृपी १. १०. ४; २९४. २; ४. १७. ४
 कृष्ण—१. ११२. १
 कृत्स, -दुबला, पतला—सरीर १. १७१.
 ४; २. ७७. २; १६४; -तन ५. ८.
 ४; ६. १४५; ७. १; -गात ६;
 -तन १४. १
 कृसानु—आग १. १०. ३; ३५. १; ९३.
 ३; काम—१५४. २; ३०९; रघुपति-
 वान—५. १५; ६. १३५. ४
 कृसानु; मोहविपिनघमदहन—३. १६. ३
 कृसानुहि, दनुजगहनघनदहन—७. ५३.
 ४
 कृसानू १. ३१६; १; ३१८. १; २. ५५.
 ४; विसिख—५. १५. १; ६१. १
 के १. ६. ४; १०. २; ३; १५; १८; २२.
 २; ५; २४. २; ३१. २; ३३. २;
 ३४. १; २; ३६. २; ४; ३६; ५१. २;
 ५२. १; २; ३; ४; ५; ५४. ३; ५४;
 ५९. ४; ६०. ४; ६१; ९०. २; ९०;
 ९३. २; १०३. ३; १०३; १०४. ४;
 १०९. १; ४; १०९; ११२; ११३;
 ११७. २; १२१. २; ४; १२२. ५;

१२२; १२८; १३५. ३; १३९. २;
 ३; १४१. २; १४३. ४; १४९. २;
 १५०. १; १५५. २; १५६. १;
 १५८; १६८. ३; १८१. २; १८६.
 ३; १८७. २; १८९. ४; १९५. २;
 १९७. २; १९८. ४; २००. ३; २०१;
 २०७. २; २१०. १; २१३. १; ४;
 ६; २१५; २१६. २; ५; २१७. २;
 ४; २१९. ३; २२८; २२९. २; ४;
 २३०; २३७. २; २४३. ५; २४९.
 ४; २५०. १; २५१; २५४. २; ४;
 २५७. ३; २५९. २; २६६. १; २६९.
 २; २७६. १; २७८. १; २७८; २८४.
 ४; २९२. ३; ३०२. ४; ३०५. १;
 ३०५; ३०८. १; ३०९. १; ४; ३१२.
 ४; ३१६. ३; ३१७. ३; ३२०. ४;
 ३२०; ३२१. २; ३२४; ३२५. १;
 ३२६. २; ३२७. ३; ३२८; २. २;
 १६; ४; १९. २; २०; ४५; ४७.
 १; ५१. २; ५४. २; ५५. १; ५७.
 ४; ७३; ७५. ३; ४; ७६. ३; ९५.
 ३; १०१; १०८. १; ११६. ४; १२३.
 ४; १२९. २; ३; ४; १३०. ३; १३०;
 १३१. १; २; ४; १३१; १३२. १;
 ३; ४; १३७; १३९; १४०; १; १५३.
 २; १६५; १६७; १६९; १७५; १७६.
 ४; १७७. ४; २०९. ३; २१६. ३;
 २५२. ४; २५३. ४; २५५. ४; २५८;
 २६५. ३; २६६. ३; ३०३. २; ३१५;
 ३१७. ३; ४; ३१९. ३; ३. ५. २;

७. १; ८. १; १३. १; १४; १५.
 ४; १६. ९; २०. ३; २१. ३; ६;
 २१; २२; २५; २६. ८; २८. १;
 ३०. २; ४; ३२. ४; ३६. ४; ४०.
 ५; ४२; ४३. ३; ४५. ३; ४८. ६;
 ४९; ५०. १; ५१; ५४. ४; ५८. १;
 ३; ५९. ४; ४. ४. १; ८. ६; ९.
 ९; ११. १; १६. २; १७; २८. ३;
 ३२. ३; ५. ३. १; ४. ४; ११. ४;
 १३; १४. ५; १९. ३; २१. १; ३;
 २१; २२. २; ५; २६; २९. १; ३;
 ३०. ३; ३८. ३; ३८; ४१. ३; ४३;
 ४६. १; ४९; ५४. १; ५५. ४; ५८.
 ४; ६०. ६; ६१. ३; ६२. ३; ६३.
 १; ६. ४. ५; ६. ३; ७. १; ३; ९.
 ५; ११; १७; १८; २५. ३; ३०.
 ५; ४०. २; ३; ४२. २; ४४. १;
 ४६. ४; ४७; ४८. ५; ५५. २; ५६.
 २; ५७. ५; ५८; ५९. १; ६०. २;
 ६१. १; २; ६४. ३; ६५. १; ६६.
 ५; ७०. १; ७५. १; ४; ८१. २;
 ८३. ७; ८५. २; ३; ८६. ३; ९०;
 ९४. १; ९६. १; १०२. ४; ६; १०३.
 ६; १०३; १०८. ५; ११२. १; ११२;
 ११५. २; ४; ११६. ३; ११७. २;
 ११८. ३; ११९. ३; १२२. ३; १२२;
 १२४. ७; १२८. ३; १३४. २; १३५.
 १; १४०. २; १४१. ४; १४८. १;
 १५३. ५; १५४; १५५. १; १५७;
 ७. १२. ४; १८; २२. ३; ३०; ३२.

५; ६; ७; ३४. ५; ३४; ३५. ४;
 ४४. २; ४५; ४६; ४८. २; ४९. ४;
 ५२. २; ५३. ५; ५४; ६०. ३; ६४.
 ४; ६५. २; ६५; ७०. १; ४; ७३.
 १; ८८. २; ११५. ३; ११५; १३२.
 १; १४४. १; १४६. १; १५०; १५४.
 ४; १५६. ३; १६५; १६६. १; १७२.
 १; १८२; १९६. १; १८६. ७; ८;
 १८८. १; १९४. ३; २०६. १; ३;
 ४; ५; २१०. १; २१४; २१५. १;
 २१६; २२१. ३; २२३. २; ४
 कैइ १. ३०३. २; २. २७. १; ३. ३०. १
 कैकइ २. १६५. २; १७२. ३
 कैकई १. ६२. ४
 कैता ७. १९४. ६
 कैतिक २. १२. २; २५४. ३; ५. ३२.
 २; ७. १७०. २
 केतु, -ध्वजा, राहु का भाई -सम १. १०.
 ३; वृष-५६; ११८. ५; काल-
 २००. २; सत्य-कुल २०५. ४;
 धूम-२११; ३६७; ३७७. ३; भानु-
 कुल-२. ८८; दिनकरकुल-३.
 १६. ७; ६. ३; ४८. ५; ११७. १;
 ७; रघुकुल ७. ५८. ४; धूम-सत-
 कोटिसम १४१
 केतू, भख-१. १०७. ४; वारिचर-
 १०८. ३; जलचर-१५३. ३; भृगु-
 कुल-३०४. ४; रघुकुल-३१८. ४;
 २. १२७. ४; रघुवर-१६५. ४;
 दिनकरकुल-६. ५६. १; खग-

९४. ६. १२८. ४; ७. २०. १;
 खगकुल-८२. १; २०८. १०
 केते ३. २४. २; ६. ३९. ६
 केन ७. १६५
 केर-जैसे, मानों ६. १६. २; ३३. ५; ५५.
 २; १५५. २; ७. २; ६२. १; ११७.
 १; २२२. २
 केरा १. २००. २; २. ७. ३; ३. २८.
 ३; ६. १६. ५; १२५. ५
 केरि १. २८८. १; २९३. ३; २. १३;
 ३. ३५. ५; ६. ६०. १
 केरी १. ४६. ४; ६२. ४; १५१. २;
 १५७. ४; २०७. ४; २६४. ३;
 ३१५. २; २. ८. ३; २४. ३; ५०.
 २; ५६. २; ११५. ३; ५. ४१. ४;
 ५५. २; ६. ४. २; ३१. २; १२३.
 १; १२४. १; ७. ४५. २; १५०. ५
 केरे १. १०. १; २४. २; ३४. २; ११७.
 २; १६८. १; १९०. २; २०६. ३;
 २१०. १; २४६. ३; २४७. २;
 ३७२. १; ५. ६२. १; ६. ४५.
 २; ४८. ५; ७. ४८. ४; १००. १;
 १६६. १; २०६. ६
 केलि, -क्रीडा, खेल बाल-रस १. २३०.
 १; २. ११. ३; -मृग ८४
 केवट-महाह १. ६२. १; २. १०१. २;
 १०१; १०२. ३; १०३. १; २;
 १५२. १; १५४. १; २३८. १;
 -अनुरागा ७. ९१. २
 केवटहि २. १०२. २

केवट्ट २. १०३
 केवल १. २३. ३; ४३. २; ३०५. ३;
 ३०८. ४; ३९१. ३; २. ५७. १;
 ५९. २; १३८. १; १६५. ४; ३.
 ४९; ६. ११५. १; १४१. २; ७.
 ५९; १६४. २; १८२. ३; १९४. १

केवलम् ३. ६. ५

केस १. १७५. ३; २५२; ४. १३. १;
 ६. ११०. १

केसरि, - सिंह, श्रेष्ठ नर - १. ४३

केसरी - सिंह ६. १६. १

केसा, सित - २. ३. ४

केहरि, - सिंह - सावकजनमनवन १. ५२.
 ४; ११६. १; - कंधर १७५. ४;
 २५२. २; - कटि २६६; - ठवनि
 २७६; - नादू २. ५५. २; ६०; ९९.
 ४; ११३. ४; १३३. २; १३७. ३;
 १३९. १; - नादा १६१. २; नर -
 ३. ४६. १; ३९. ६; - नाद ५.
 ३५. ५; ५६; ६. ५९; १०२. ५;
 ७. ११३. १

केहरी, कपि - ६. ५५. २

केहि १. १७. ६; १९. ४; २२. ६; ७०;
 ७६. ४; १०२. २; १०८. ५; ११२.
 ४; १४४. ४; २२४. २; २३९. ४;
 २६३. ४; २९१. ३; २९६. ३;
 ३०४. ४; ३१६. ४; ३२३; ३६८.
 २; ३७४. २; ३७५. २; ३९०. ४;
 २. १४. २; १५. १; २१. ४; २६.
 ४; ५; २७. १; ३६. २; ४८; ५०.

३; ५५. ४; ५९. २; ८२. ३; ११०.
 १; ११४. १; १७३. १; १७४;
 २२५. ३; २२९. ४; २३०. १;
 २५४. १; २५६. १; ३. १०. ५;
 ३७. १; ४०. ४; ४४. १; ४६. २;
 ५६. २; ४. १३. ३; ५. १४. २;
 २१. १; २; २७. ४; ३०. ४; ३०;
 ३१. २; ३३. ३; ३४; ४; ३७. ५;
 ४४. ३; ४७. ३; ५२. ३; ६. २;
 १३. १; ३०. १; ४३. ४; ५९. १;
 १०३. २; १२४. २; ७. ३५. २;
 ७१. ३; ७८; ७९. १; २; ८८;
 १००. ४; १००; १०१; १०२. १;
 ३; ४; १८४; १८९; २१५. २;
 २२३. ५

केही २. १४०. ४

केही १. २०२. २; ३२२. २; ३७१. १;
 ३७८. २; २. ९२. ४; १०४. ३;
 १७६. ३; २१५. ४; ७. १००. ४;
 १०२. १

केहू ६. ६४. ४

कै १. ५०; ५४. ३; ६६; ६९; ३; ७३.
 ३; ८९. २; १००. २; ४; १०१.
 २; १०३. ४; १०६. १; ११४. ४;
 १२५. १; १३७. ४; १४३. ४;
 १४८. ३; १४९. १; १५६. ४;
 १६५; १७०. १; ३; १८३. २;
 १९०. ३; २१२. ४; २१६. २;
 २२८. ३; २२८; २३२. २;
 २३७. ४; २४२; २५०. २;

२६४. ४; २६७. २; २७४. २;
 २९१. ३; २९२. ३; २९८. ४;
 ३१७. ३; ३२२. ३; ३२२; ३२४.
 १; ३२५. ३; ३२८. ३; ३२९. ३;
 ३३०; २. ११. ४; १९; २९. २;
 ३०. ५; ८१. ३; ९६; ११३. १;
 १६९. २; ३. ३. ४; १०. २; १८.
 ८; २२. २; २३. ६; ८; २८. ३;
 ३०. २; ३२. ४; ३५. ८; ३७. ३;
 ४२. ३; ४५. ५; ५०. १; ५६. ३;
 ५६; ५८. १; ४. ४. ३; १०. ४;
 १४. १; १५. २; १६. १; १७. ३;
 १९. ४; २१. १; २४. ४; २५. २;
 २९. २; ५; ३०. ६; ५. २. १; २;
 ३. १. ५; २१. २; २४; २५. १; ३१.
 ५; ३३. १; ४; ४३. १; ४९. ३;
 ५०. २; ५४. ३; ५५. ४; ६. ६.
 ३; ५; १६. ३; ५५. ७; ६२. ५;
 ७१. ४; ७६. २; ८८. ३; ९६.
 ४; ९८. १; १०१. ४; ११०; ११४.
 ३; ११८. १; १२१. ३; १३२. ३;
 १३४. १; १३५. १; २; ४; १४१.
 २; १४४; १४६; १५०. ५; ७. ९.
 ५; १८. २; २०. ४; ३८. ४; ४६.
 ३; ५६. ३; ५९. २; ६०. १; ४;
 ६३. १; ८३. २; ८६. ५; ८९;
 ९०. ३; ९२. १; ९४. ३; १००;
 १०२. ३; १०३; १२५. ४; १३६.
 ४; १७०. १; २; १८२. २; २०४.
 १; २०६. १; २०८. १४; २१०.

३; २१७. ३

कैकई २. ३८. २; २१०. २; ७. १६
 कैकईहि २. ४८. १; १५७. ४; २०३.

२; २०७

कैकई २. २५; ५०. २; ८५. २; ७.
 १५; २२. १

कैकय—कैकय देश (काश्मीर) का राजा १.
 १८१. १;—सुता २२७. १; २.
 २५. ४;—नंदिनि ९२; १६०. १

कैकेइ २. १३; २२४. २

कैकेई १. २२२. २; २. २३. १; २४.
 २; ३; ३०. ५; ३१. ४; ३६. २;
 ३९. ३; ४१. १; ८०. १; १६०.
 ३; १६१. ४; २०२. २; २५३. ३

कैटभ—एक दैत्य का नाम ६. ९. ४; ६८

कैरव,—सफेद कमल रघुकुल—चंद्र २.
 ११; रत्रिकुल—विपिनविधु ५९;
 मानुकुल—चंद्र १२३. १; २६४. २;
 कामक्रोध—७. ५४. २

कैलास—कैलास पर्वत (शिव और कुबेर
 का निवास स्थान) १. ८२; २१०;
 ६. ३२; ७. ३३; ८१; ८४

कैलासहि १. १२७. २

कैलासा १. ८२. ३; १२७. ३

कैलास्य १. १२९. ४; २. १३९. ३

कैवल्य—मोक्ष, निर्वाण, मुक्ति ७. २०४.
 १; २

कैवल्यम्—मुक्ति, मोक्ष, निर्वाण, ६. ३

कैसा ६. ९. ३; ३. ४४. ३; ४. २०.
 १; ६. ८४. ४; ९२. ६

कैसी १. १०२. १; २९७. १; २. १२४.
 १; २३५. ४; ३. १२. २; ४. १७. ३
 कैसी १. ८. ६; १३१. १; १४०. २;
 २७५. १; २८४. १; २९२. ४;
 २९६. ४; ३११. ४; ३१२. ४; ३७१.
 २; २. २३. १; ३८. ४; ४४. ४;
 ७२. ४; ९०. १; १०१. १; ११२.
 ४; १४३. १; १४८. ४; २०५. १;
 ३. ८. १; १५. १०; ३७. ५; ४.
 १६. २; ५. १३. ६; ४९. ४;
 ६. १३. ३; ६१. १; ६५. ४;
 ७५. १; १११. २; ११६. ३

कैसीहुँ ४. २१. १

को १. ३५. १; ४; ३७. २; ४२; ४४.
 ६; ४७; ७५. ४; ८०. ३; १००.
 ३; १०२; १०५. १; १०८. ५;
 १०९. २; ५; ११७. ५; ११८.
 ५; १२४. ३; १२८. ४; १३७;
 १५६. ४; १८७. २; १९६. ३;
 २१२. २; २३१. ४; २५४. १;
 २७८. ३; २७८; २८०. २; २९९.
 २; ३०७. ३; ३०९. १; ३१६;
 ३३०; ३६८. २; ३८२. १; ३८८.
 २; २. ८. ४; २५. २; ४; ५५.
 ४; ७८; १०७. १; ११८. १;
 १२८. १; १६३. ३; ४; १६३;
 १६५. ३; १६६. ४; २०३. ३;
 २०९. १; २१९. ४; २२३; २२९.
 ४; २३०; २३२. १; २३३; २३४.
 १; २३९. ४; २५६. ४; २६०. ३;

२६२. १; ३१८. २; ३२७. २;
 ५; ३. ३. ३; ४; ८. ३; १५.
 ६; ३१. १; ३४. १; ३७. ३; ४.
 २; ५. ३. ७; १२. २; १३. २;
 २६. २; ३५. ४; ४२. २; ५७. १;
 २; ६. ७. ५; ११. १; ३३. ४;
 ४३. २; ५०. ४; ६५. ३; ७६. १;
 ७७. २; ११२. १; १२८. १; १३०;
 १४१. ५; ७. ७. ४; ३६. १; ७७.
 ३; ८७; १००. ४; १०१; १०२.
 २; ३; ४; १३७; १३८. २; २०२.
 ८; २०४. ५; २०८. १६

कोह १. ७०; १५१; ७. ३; १०५; १०७;
 १३२; १३८. २; १४२; १४९;
 १९६; २१४

कोई १. ८. १; ११. ५; १७. ७; २३.
 १; ६०. १; ६६. २; ७४. २;
 ८६. ३; ९३. २; १०७. ४; १३२.
 ४; १५६. १; १५९. २; १६५. १;
 १९८. ३; २०३. १; २११. ४; २१५.
 ४; २१७. १; २१८. १; २६२. ४;
 २८६. १; २९१. २; २. २४. ४;
 ३८. १; ५२. २; ७८. ४; १२५.
 १; १२७. १; १६६. २; २२७. ४;
 ३. १०. ४; ४५. ३; ४. २४. ३;
 ५. ६. ४; १५. ३; २६. २; ६.
 १६. ३; १५३. २; ७. ४३. ४; ६७.
 २; ७८. १; १३२. २; १४४. ३;
 १४८. ४; १५४. २; १८६. ८; १८८.
 ४; २०२. ३; २०६. ४; २१०. १०

कोउ १. ८; १९; २२. ४; ६०. २; ६८;
 ८४. ४; ९२; ९३. ३; ४; ११७.
 ४; ५; १२४; १३६. ३; १३८. ४;
 १४१; १४२. २; १५४. ४; १६३;
 १६६. ३; १६८; १९०; १९४; १९५.
 २; १९६; १९६. ३; २०५. ४;
 २१३; २१७. १; २१८. ४; २५३.
 ४; २५४. १; २५५. १; २; ३; २५६.
 १; २; २७७. ४; २८५. २; २८६. १;
 २८९. १; २९३. ४; ३०४. १; ३०६.
 २; ३११. २; ३१३. ४; ३२४; ३२७.
 ३; २. १५. १; १७. ३; ३३. ३;
 ३९. ३; ७८; ९३. २; ९९. ३;
 १०२. ४; १७४; २०३. ३; २०६.
 ४, २०९. २; २२४. ३; २५५. ३; ३.
 २३. ५; २४. १; ३१. १; ४. १९.
 ५; २७. १; ३०. ४; ५. ३२. ३;
 ४४. १; ६१; ६. १६. ४; ३४;
 ३५; ४४. ३; ६३. १; ७२. ४;
 ७६. ४; ८७. ५; ९५. २; १३०.
 ५; १४०. ३; ४; ७. १२. २; ४४.
 ३; ७२. ३; ७३. ४; ७८. २; १०२.
 १; १२७; १२९. २; १३१. ४;
 १३२. १; २; १४०. ३; १४८. ३;
 १५४. १; १६२. ३; २०४. ३;
 २०६. ६; २१७. ३

कोऊ १. ४१. १; ८२; १३३. १; १४९.
 २; १६०. १; १६२. १; १७९. ३;
 २०४. २; २२८. २; २४०. ५;
 २७५. ४; २७७. ३; २९९. २;

३१७. १; ३२६. ३; २. ११२. १;
 २०८. १; २३२. २; ३. ३१. ३;
 ४. ३; ५; ५. ४; ५. ३८. ४; ४१.
 २; ६. १८; ७. १२. २; ६८. २;
 ७०. २; ७८. २; १९२. २; १९६. २
 कोक, - चकवा पंकजलोक - सुखदाता १.
 २७१. ४; - सोकप्रद २७१. १;
 २७२. १; २८८. २; २. ८७; २१०.
 २; ७. ५४. ४

कोका - चकवा, चकई १. १०९. ३
 कोकिल १. १५४. १; २६०. ३; - बयनी
 ३१९. १; २. ९. ४; ३. ५२. ५

कोकिला ३. ३९. ५

कोकी २. ८७; १४१. २

कोकू २. ३०. २

कोछे - ७. ३८. १

कोट, - दुर्ग, किला कनक - १. २०८;
 २४६. ४; ५. ३. ६; ७; - कँगू
 रनि ६. ६०; - कँगूरन्हि ६१. १;
 ७. ५०. २

कोटर, - खोखल महाविटप - ७. १७२. ४

कोटि, - करोड़ - खलकुमति १. ४०. २;
 सत - ४१; ५४. ३; ९४. ४; १०५.
 ३; ११०; १२९. २; १६८. ३; १७४;
 २१०. १; काम - छवि २३१. १;
 २३३; २५३; - कामछवि २५३. ३;
 - कामउपमा २७६. १; २८३. ४;
 - कुलिससम ३०६. ४; - अनंगा
 ३१८. २; ३२८; - कुलिसमनि २.
 २८. ३; - उपाया ३४. ३; - विधि

३७; ५१. १; ९६. २; मरन-सम
 ९६. ४; ९६; ९८. १; १०८; १०९.
 १; ११६. ३; ११८. १; १२७. २;
 १५८. ३; २०१. २; ४; २२९. ३;
 २३४. ४; २६२. २; २६६. ३; ३.
 २३. ८; सत-३०. ५; ४. ६. २;
 काम-३४; बहु-५. २६. १; ३५.
 ६; ४५. १; -सिंधुपोषक ५२. ४;
 -सत ५६. ३; ५७; ६१; ६. ५०.
 २; ५२. ६; ७५; ८५; ८७. ३; ८९.
 १; ९१. ४; १२१. १; जनम-अघ
 १५५. ४; कामसत-सुभगतन ७.
 १४०. ४; ७५. १; २४. ३; ४;
 -विरक्तमध्य ७८. २; -सतकामा
 ११०. ३; ११५. ४; १२४; १२९. २;
 १३७; १४०. ४; सक्र-सतसरिस-
 विलासा ४; नभसत-४; रविसत-
 प्रकास १४०; ससिसत-१४०;
 मरुत-सतविपुलबल १४०; काल-
 सतसरिस १४१; धूमकेतुसत-सम
 १४१; सत-पताला १४२. १; समन-
 सतसरिस १४२. १; हिमगिरि-२;
 कामधेनु-सतसमाना २; सिंधु-
 सतसम २; विधिसत-३; सारद-
 अमित ३; -सत ३; रुद्र-सतसम
 ३; धनद-सतसम ४; सत-अहीसा
 ४; माया-४; -सतखद्योतसम ५;
 -जुग १७२. ३; मनोभूत-प्रभा-
 श्रीशरीरम् १७४. ३; भानु-प्रका-
 शम् ५; २०४. ३; २१०. ४

कोटिक १. ३१६. २; ३७५. १; २.
 १९; २१. २; २९. ३; ५२. २;
 ८८. ३; ७. ७८. १; २; २०९
 कोटिन १. १२४. ४
 कोटिन्ह २. ८४; ५. ३. ९; ३५. ६;
 ५७. १; ६. ६१. ३; ७०. १; ८९.
 २; १०८. २; ११३. ५; ११६. ३;
 ११९. ३; १२१. १; ३; ७. ४७.
 १; ११९. ३
 कोटिहु १. १२४. ५
 कोटिहू १. १२३. ५
 कोटी १. २१. ३; सत-३. ८. ३
 कोतल-सज्जित २. २०४. २
 कोदंड-धनुष १. २८३. २; हर-२९२;
 २९४. ५; ३. २३. ७; ८; ३३;
 ५. २१. ४; ६. १; ११५. ५;
 -धुनि ११६. १; १२९. २
 कोदंडा १. १७५. ४; ६. १०३. ४
 कोदव-कोदो, अन्न-विशेष २. २६२. २
 कोना, लोचन-१. २९२. १
 कोष १. ८९. १; १११. ३; १५०;
 १६४. १; १९५. २; द्विजगुरु-
 १९६. ३; ३०२; भृगुवर-३०९;
 ३११. १; ३१२. ४; ३१६. १;
 -गृह २. २३; -समाजु २४. ४;
 -भवन २४. २; २६; २६. १; ३.
 २६. १०; ६. १३८. १; ७. १७८. २
 कोषहिं १. १९६. २
 कोषा ६. ९. २; ५२. ४
 कोपि-कोई १. १०८. ५; ६. ६७. १;

७०. ५; ७१. २; ९१. २; ३; ९३.
 २; ९९. ३; ४; ११०. १; ११२.
 ४; ११७. १; ३; ११८. ३; १२२.
 ३; १२३. १; ५; ८; १२५. १;
 १२६. ५; १३४. ५; ७. १६०. ५

कोपिहिँ ६. ४२. ३

कोपी—क्रोधी ५. २३. ४; ६. १०७. २

कोपु १. ३१२. ३; २. १६. १; ६.
 ४८. ४

कोपे ३. २६. ४

कोपेउ १. १०८. ३; ११०; ३. २६. १;
 ६. ११८. २

कोविद—पंडित १. २१. ३; कवि—२६;
 ३. ५८. ४; ७. ५६; ६४. १;
 ८४. २; १००; १५०. २; १७०.
 ७; २१५. ३; २२०. २

कोमल १. १२१. ५; ३९०. १; ३. ४.
 १; ४२. १; ४. १; १२;—पदगामी
 ३. ४;—चित ५. १४. २; ६०. ३;
 करुणा—६. १४०. ५; ७. ४२;
 —चित ६१. २; १८२. १

कोमलता ७. १६२. १

कोमलताई, प्रभु—७. २४. ३

कोमलम्, कृपालुशील—३. ६. १

कोरि—किनारा १. ३२१. २; नील-
 मनि—३२१

कोरी—करोड़, जाति-विशेष १. २३२. २;
 ७. ५. ३

कोरे १. १८. ६

कोल,—सूअर—करालदसनछवि १. १८४.

४; १८५. ४; २९४. ५; २. ६१. १;
 ९९. ४; १३४. ४; १३६. १; १३९.
 १; २२५. २; २५१. १; २५२. ५;
 ३२२. १; ७. १५८. ३

कोलन्हि २. २२७. ५

कोला १. २९३. १

कोलाहल—शोरगुल १. ३००. ३; २.
 १२५. ४; ६. ६०. १; ७०. ५;
 १५३. २; ७. ११

कोलाहलु १. ३७८. ४; २. २४. ४;
 १५४; ६. २७. ४; १०७. ५

कोविद—विद्वान् विधिहरिहर कवि—वरनी
 १. ८. ६

कोस,—गुप्तस्थान, कली, म्यान, खजाना

पंकज—२. २०५. १; २२७. १;
 मल—३. ११; २८. ३; ४. २१. २;
 ६. १४४. ३; १४४

कोसल,—अवधप्रदेश—राऊ १. ४४. ५;
 —पति १४२;—पुरभूषा १६९.
 १;—पुरी २१९. २;—पुरवासिन्ह
 २३२. १;—पुरवासी २३६;—राज-
 किसोर २७५;—राऊ २७५. ४;
 —पति ३७३. २;—नाथा २. ९५.
 ३;—राऊ ९९. २;—राय १३६;
 —धनी १५२. ५;—राऊ १७४. ३;
 —पति ३. १६. १०;—अधीसकुमारा
 १७. ४;—पुरराजा २२. ७;—ईस
 ४. ४. १;—ईससुत ९. १५;—पुर-
 राजा ५. ५. १;—नाथ ३५. ६;
 —अधीस ३९; ५४. ३; ६. १०.

४; ५७; -अधीसा ५९. ४; -अधीस
 ६४. १; ७१. १; -अधीसा ८०. ४;
 -धनी ९३. १; -अधीसप्रताप ९९.
 ८; -धनी ११४. १; ४; -पुरभूपा
 ११४. २; -अधीसा ११७. ७; ११८.
 ४; -अधीस १२१; -राज १२६. ४;
 ५; -अधीसा १३३. ४; -ईस १३५.
 १; -अधीस १३९; -भूप १४०. ४;
 -पुरी १४३; -अधीसा १५०. १;
 -नाथ ७. १४. ६; -पुर ९. १;
 -पुरी ३४. ४; -अधीसा ५०. १;
 -पुर ११९. १; १५२. १

कोसला २. १०४; -धनी ६. ६८. १;
 ७. ४५. १; ७४. ४

कोसा १. २४०. २

कोसु २. ३१६. ४

कोह, -क्रोध कंचन - काम १. २२. २;
 ५२. ४; ६४. ३; मदमोह - भ्रम-
 हारी ३१८. १; २. १३१. १; २६१.
 ३; ६. ३४

कोहा ४. २१. ३

कोहात्र - रूठना २. २९. १

कोही - क्रोधी १. २४३. २; अकारन -
 ३००. १; ३०४. १; अकरन - ३०८. ३;
 ६. १३७. ५

कोहु १. २९९; ३७४. ३

कोहू १. २३. ३; ३१०. १; २. ५१. १

कौँ १. २३९

कौडी ७. १५६

कौतुक - खिलवाड़ १. ६; १०९. ५; ११०.

१; ११८. १; -निधि १५१. १;
 १५५; १५७. ३; २२७. ४; २३६.
 ३; २५८. ३; २८६. ४; २८९. १;
 ३२५. ४; २. २६. ५; ३. २६. ११;
 ४. २७. ३; ३३. ६; ५. १. ३;
 २०. ३; २५. ३; ३४. ४; ६. ४. ४;
 -ही ९. १; १९; ३९. ८; ४५. ४;
 ४८; ५५. २; ५७. ३; ६६. ४; ७०.
 ३; ७३. ३; ७४. ४; ११०. ३; ११६.
 १; ७. १५. २; ८०. ३; ७९. १;
 ८१. ५; ११७. ३; सिसु - १३४.
 ३; कलि - १६०. १

कौतुकहीँ ६. ७२. ३

कौतुकही १. ९०. ३; २१०

कौतुकिअन्ह १. १०५. २

कौतुकी १. १५८. ४; १६०. २; १६१;
 १६८. ४; ६. ११७. ७; १४८. ४

कौतुकु १. ७७. २

कौतूहल - तमाशा, उत्सुकता ६. ७६. २

कौने १. ३९५. छं. ५

कौमुदी - चाँदनी २. ११९. २

कौल - विपरीत आचरण करनेवाला, शराबी
 ६. ४६. १

कौसल्यहिँ २. १५६. २

कौसल्यहि १. २२२. १

कौसल्या १. ३२. २; २. १६८. १; २१९.

२; २२०; २२२. १; २; -हितकारी

२२४. १; २३०; २३२; २३४; २३५.

४; -सुत २५४. ३; ३२७. २; ३७८.

४; २. १६. ३; ५०. ४; १५५. २;

१६४. ४; १६७; १७६. ३; १७७.
 १; ७. ३; १५. ५; १७. ३; १८;
 ४७. ४; १२१. ४
 कौसिक—इन्द्र, विश्वामित्र १. २४७. ३;
 मुनि—मख २५४. २; २७०. १;
 २७२. ५;—रूपयोनधि २९५. १;
 ३०७. १; ३०८. ३; ४; ३२४. ३;
 ३६४; ३६५. ३; ३७५. ४; ३७६.
 १; ३९१. ३; ३९३. २
 कौसिकाहि १. ३१९. ३
 कौसिलाहि २. १५. २; १९. २
 कौसिला २. २०; ३४. ४
 कौसिल्या १. १५०. २
 क्योँ ६. ४१. २; ५०
 क्यौँ ३. २३. ८
 क्रम—कर्म १. ८३. ४; ६९. २; १३४.
 १; २१८. ३; २३२. ३; मन—
 वचनअगोचर २३५. ३; २. ७३. ४;
 ७६. ३; मन—वचन ९४. ३; १११.
 ४; ३. १५. १; २१. ५; ३१. ३; ४२;
 ४. २६. २; ५. १३; ३१. २;
 मन—वचनपुनीता ६. १३५. १; ४;
 ७. ४३. १; ४५. ४; ६१. २; ६८.
 ४; मन—वचन १५०. १; १५२.
 १; १५५; १९०. २
 क्रमनासा—नदी-विशेष १. १२. ४
 क्रिया, —काम, चेष्टा, व्यवहार का एक भाग
 नित्य—१. २७२. ४; २. १७१. ३;
 प्रति—२०३; ३. ४१; अनुज—४.
 ३१. १; ६. १३१. ४; १३८. ५;

नृप—७. ९१. ३; गीघ—९२. ४
 क्रीडत—खेलता है ६. १२७
 क्रीडहिँ १. १५४. ३
 क्रीडा, रन—७. ८२. २; ११३. ५
 कुद्ध—गुस्से में भरा हुआ ३. २६. २; ६.
 ६४. १; ९१. १; ९९. ५; ७; १०७.
 १; ११०; ११६. १; ११८; ११९.
 २; १२३. ७
 कुद्धा ६. ८९. १
 कुद्धे ६. १०६. ४; ५.
 क्रोध १. १६२. ४; १६३. ४;—वस
 १८४. ३;—मदसानी २१२. २;
 २४२. ३; ३१०; ३१३; २. ३५.
 १; तर्जनलोभ—मदकामः ३. १६.
 ७; २८. ३; ३४. ५;—आतुर ३७.
 ८; ४८; ४९, ५०. २; ५६. ५;
 काम—लोभादि मद ५६; ५७. २;
 —आतुर ४. ९. ४; १७. २; २२.
 ४;—तमनिसि २४. २; ५. ३८;
 रावन—५०; ५६. १; परम—५७.
 ३; ६. २८. ४; ६२. ५;—अनल
 ७६. १; ८८. ५; ९९. ३; ११०.
 ३; ११५. १; ११६. ४;—आतुर
 १२०. १; गत—१३८. २; काम—
 मदगजपंचानन १४३. २; काम—
 कैरव ७. ५४. २; काम—मदलोभ-
 परायण ६२. ३; ८०. २; १००.
 ४; काम—मदलोभरत १०६; काम—
 रत १५६. २; १६९; १७६; १८६.
 ७; ८; १८७; विगतकाममद—

१८९; २०८. १५
 क्रोधवन्त—क्रोधी ३. ३६; ३७. ५; ४.
 २१. ४; २३. १; ६. ४८. १;
 ७२. १; ७५. २
 क्रोधा १. ८७. ४; १३३. ३; १६४.
 ३; ३. ३७. ९; ५. १९. २; ६०.
 २; ६. ६३. ३; ६६. ४; ७५. १;
 १०७. ३; १२०. ३; ७. १७०.
 ४; १७२. १
 क्रोधिहिँ ५. ६१. २
 क्रोधिहि ७. २२१. २
 क्रोधी २. १६९. १; १७४. १; ३. ७.
 ४; संतत—६. ४६. २; ७. १५६. २
 क्रोधु १. ३१३. ३
 क्रोही, अति—१. ३०५. ३
 क्लेश, संसृति—७. २२०
 खँचाइ २. २०. ४
 खँचाई ६. ५५. १
 खँभारू—क्षोभ, दुःख २. ९८. २
 खग—पक्षी १. १६; ३४. २; ५५. ४;
 ९०. १; २२७. ४; २४३. ६; जल—
 २६०. ४; २७२. १; ३७१. २; २.
 ५७. २; १२५. ४; १४३. २; १५९.
 ४; २२७. ५; २३९. ३; ३२२. ३;
 ३. १९. २; २६. ७; ३१. १; ३७.
 ५; ७; ११; ३९. ५; ४२. १; ३;
 ४६. २;—गनगिरा ५२. २;—ईस
 ४. ९. १२; १५. २; १७. ५;
 २०. २; २७. ३; ३०. ५; ५.
 ३. १; ४; ६. ४१. ४; ४३. १;

६०. ३; ५; ८३. ५; ९४. ६; ९५;
 ९६; ११३. ३; १२८. ४; १३८.
 १; ७. २६; २७; ३४. १; ३; ४५.
 २; ४६. १; २; ५१. २; ५२. ५;
 ५३. ३; ५४. १;—पतिहिँ ७५.
 ३; ८१. १; ८२. १; ८३. २; ४;
 ८४. १; ३; ८६. ५; ८८. ३; ४;
 ८८; ८९;—नाह ९६. ४; १००.
 २; १०४. १; १०६. २; १०८. १;
 ११०. १; ११२. १; ११५. १;
 ११७. १; १२१. १; १२७. ३;
 १३३; १३५; १३६. ३; ४; १४०.
 १; ३; १४४. १; १५०. ४; १६०;
 १७०. ३; ७; १८१; १८२. ४;
 ६; १८४; १८६. १; १९०. १; १९२.
 ५; १९४. २; २०४. १; ३, २०७;
 २०८. १; ७; २१०, ७; २१५. २
 खगराया—गरुड ७. १६६. ४; २०२. ३
 खगसाई ७. १००. ३
 खगहा—गैंडा २. २३७. २
 खगेस—गरुड ६. १४१. २; ७. ४२
 खगेसा ३. ३६. ५; ७. ८३. ४
 खग्ग—खड्ग, तलवार ६. ११३. १
 खचित—जडाऊ वना हुआ, संयुक्त १.
 २०८; ७. ११२. १
 खची—जडाऊ वनी हुई, संयुक्त ७. ५०. ५
 खचे ७. ५०. ५
 खचर ५. ३. ७
 खंजन—एक पक्षी २. ११८. ४; ३. ३९.
 ५; ४. १९. ३

खटाई १. ८१
 खटाहिँ - स्थिर गहते हैं १. १०३
 खंड - टुकड़ा १. २९५. १; ३०३. १;
 २. १६३. १; ३. २६. ६; कुघर -
 ६. ६१. ५; १०७. २; १२९. ३;
 श्री-मम १३५. ५; श्री-७. ६०
 खंडन १. २१८. ३; ३. ४१. २; ६.
 १३८. ६; ७. ७४. ४
 खण्डनम्, - तोड़ने वाला महेंद्राचाप - ३.
 ६. २
 खंडहिँ ३. २६. ८
 खंडा, गिरि - ६. ६०. ४; नव - ७४. ४;
 ९०. ३; ९३. ३; ९९. ४; १०८.
 २; १२९. २
 खंडि ७. १८६. ६
 खण्डित - तोड़ा गया ५. ११. २; ७. ७४. ३
 खंडेउ १. २९४. ५; ३०८; ३. ३३
 खद्योत - पटवीजना, जुगनू ४. १७. ३;
 ५. ९. ४; ९; ६. ९. ३; ७. १४२. ५
 खनी, - खान मुर - १. २१३. ३; २.
 ३२५. २
 खप्पर - साधुओं का पात्र ३. २६. ८; ६.
 ११३. ४
 खप्परिन्ह ६. ११३. ६
 खवर १. २१०. २; ३२३. १
 खवरि १. २०५. २; ५. ३७. ४; ५५. २;
 ६. ३३. ५
 खमार - खलबली ६. ६६
 खमारू २. २२८. ३; २६४. १
 खंम, मनि - ७. ५०. ५

खंमा १. ३२०. ४; ६. ६४. ३
 खर, - दूषण का भाई, तीक्ष्ण, कठिन स्वर्ण
 वाला, गधा स - १. २७; ६३. २;
 ११७. ५; - अरि २३४. ३; २.
 १५९. ३; ३. १६. ९; २३. १;
 - दूषण २४. १; ७; २६. २; ९;
 २८. ३; ३०. ६; ३१. १; ३३; ४.
 ८. ४; ३२. ४; ५. ३. ९; - आरूढ
 ११. २; १४. २; २१. ५; परसु-
 सागर - धारा ६. ४१. २; ४४;
 - दूखनहिँ ५५; ५७. २; ९२. २;
 ९५. ६; १०१. ६; ११२. ६; ११५.
 ३; ११९. १; १२८. ४; १४०. १;
 २; ७. १५. २; ७४. ३; ९२. २;
 १७८. ३
 खरमर - श्लोम, उचल पुचल १. ११९. १;
 ३०१. १; ६. १२५. ५
 खरमरू १. १०८. ५; २. ५०. १
 खरमरे ५. ३५. ६
 खरी - गदही, गधी ७. १८२. ४
 खरे ६. ११४. १
 खरो २. ३१५. ३; ३२२. ४
 खर्पर - पीठ ५. ३५. छं. ७
 खर्व - छोटा, सौ अरब १. २८९; ६. ४०;
 ७. ८२
 खल, - कपटी, नीच, दुष्ट १. १०. १;
 ४; १०; १२. १; १७; १८. १;
 २९; ३२. ३; ३३; ४०. २; ४०;
 ५९. २; ६२; २००. ३; ४; २०३.
 २; २०५. २; २०६. ४; २०७. ४;

२१६. १; २९८. १; ३९०; २.
 १२७. ५; २५५. २; ३. २४. ५;
 ६; ३०. ४; ३२. ४; ३६. ७; ३७;
 ४०. १; ४१. ३; ४८; ४. १६. १;
 २; ३; १७. २; ५. ३. ९; ९. २;
 ४; २४. २; ३१; ३३;—ब्राता
 ३९. २; ४२. १; २; ४७. ३; ४८.
 १; ५८. ४; ५९; ६३. ३;—वध-
 निस्तम् ६. १; ९. ३; ११. १;
 ३१. २; ४०; ४२. १; ४३. ३;
 ४५. १; ४६. ३; ५०. ३; ६५.
 २; ६९; ७७; ८९; ९२. ६; ९३.
 ६; ९६. २; ९८. २; ९९. ६; १०६.
 ५; १०७. ४; १०८. १; १११. २;
 ११६. ३; ११९. ४; १२१. १;
 १२९. ७; १३७. २; १३८. ३; ६;
 १४१. ५; ७. ३०. १; ६३; १६८;
 १७०. ७; ८; १७२. २; ४; १८८.
 २; २०६. ३; २०८. ९; २२३. ५

खलउ १. १३. २

खलन्ह ७. ६२. २

खलहु ६. १२२. ४

खलानाम् ६. ३

खलु—निश्चय-वाचक अव्यय, निश्चय करके
 ६. ११५. ४; ७. १९६. २

खसि ६. १३०. १

खसी—गिरी १. २६९. ३

खसे ६. २०. २; ४८. २

खसेऊ—गिरा ६. २०. ३

खाँची २. २२. ४

खाइ १. ९८. ३; २. ३९. २; ४८; ५५.
 २; ९०; ५. १६; ६. ३९. ५; ६२.
 ४; ८६. १; १०७. ४

खाइय २. २०. २

खाई १. ९८. ३; २. १२५. २; ५. १.
 १; ३. २; ५; २२. ५; २९. १; ३७.
 २; ६. १०. १; ८८. १; ८९. १

खाउँ ७. ११०

खाटी १. ३२३. ३

खात २. २२३; ६. ५२. २

खातेउँ ६. ३९. ५

खान २. ३१६; ५. ३५; ६. १२६. २

खानि—खान १. ५६. २; गुन—३. ३९.
 ४; दुख—५७; ज्ञान—४. १; गुन—
 ७. २५; ४७. २; १२६; १२९. १

खानिक—खान से उत्पन्न हुआ पदार्थ १.
 ६. ४

खानी १. ७. २; ५६. ३; ९१. १; १५८.

३; १७६. २; २०४. ३; २२२. ४;
 २६८. १; २८०. १; ३९५. ४; २.
 १६३. २; २१०. ४; ६. ४६. २;
 ७. ९. ५; ६८. ३; ४६. ४; ७८.
 ३; ११५. ३; १९६. ४; २०६. ८

खाव ६. १२. ३

खायहु ६. ३९. ५

खाया ७. १०२. २

खाये १. ९८. २; २. १०८. २; १२६.
 २; ३. १४. ४; ४३; ४. २८. २;
 ५. २८. ४; ६. ९६

खायेउँ ५. २२. २

खाघेसि ५. १८. १; २
 खारा २. १२०. २; ६. ४. २
 खाल ७. २०८. ९
 खाले—नीचे, गढे में २. ३१६. ३
 खावा ३. ३७. ३
 खाहिँ १. १०३; ६. ११३. ५; ७. ६२. ४
 खाहीँ १. ९३. ३; २. १२१. १; ३.
 ३६. ४; ६. ७. ३; ६७. ४; ११३.
 १; १३०. ६
 खाहु ४. २८. १; ५. १७; ६. ५०. १
 खाहू १. २०३. ३; २. ५४. १; ६. १२.
 २; ६०. ३
 खिन्न—दुखी १. ३४; १८५
 खिसिआइ ६. ७५
 खिसिआई ६. ११६. २
 खिसिआना ६. ११७. २
 खिसिआनि ३. २२. १०
 खिसियान ५. ९
 खिसियाना ३. ३७. ११; ५. २४. ३;
 ६. ७२. ४
 खीभन ६. १२५. ४
 खीन—क्षीण, दुर्बल १. ९८. ४
 खीर २. ३१५. ४
 खीस—घटना १. ८८; ५. ५८
 खीसा १. २१५. ५; ५. २१. १; ७. ५६. ४
 खुदानी—पूरी होगई १. ३०२. २
 खुनस—क्रोध २. २६१. ३
 खुलेउ २. २२४
 खेत,—रणक्षेत्र, अन्न बोने का स्थान सूकर—
 १. ४९; ६. ५३. ६

खेता २. २३१. ४
 खेद—दुःख १. २८; १८५; ७. ३०. ३;
 ८३. १
 खेदा ७. १२९. ४; १९४. ७
 खेरे—पुर, गाँव २. २३७. १
 खेल १. २३६. ३; २. २६१. ४; ६.
 ६३; ८८. १
 खेलउँ ७. १८२. २
 खेलत १. २९१; २. २६१. ३; ६. २७. २
 खेलन ३. ३०. २
 खेलवार—खेल २. २१६
 खेलहिँ १. २३६. ३; २३७. १; ६. ३९.
 ७; ११३. ३
 खेलहीँ ६. १०६. ६
 खेला ५. २५. ३; ६. ७२. ४
 खेलाइ ६. ५३. ६
 खेलाई ६. ५३. ६
 खेलाउव २. १३७. ४
 खेलावहु ६. १११. ३
 खेलावा ६. ९९. ७
 खेलिहिँ ६. ४२. ३
 खेहु ६. ११९. २
 खेवा २. २२२. २
 खैचहिँ ६. ११३. ३
 खैचहु १. ३१७. ४
 खैचत १. २९४. ४
 खैचि ६. ९२. ४; ११७. ३
 खोइ ५. २६; ७. ४७
 खोई १. २०१. २; ६. ७२. २; ७. ४३.
 ४; ६७. २

खोज २. ८६; ८७. १; ४. ६. २; ३१. ४
 खोजह १. ७४. १; ७. २०६. ८
 खोजउँ १. १७८. १
 खोजत १. ७२. ४; १८५; २१३. ५
 ३. २४. ५; ३९. ८; ४२. २; ४.
 ४. २; १७. २; २६; ६. १०८. १;
 ७. १२७; १९४. १
 खोजन ३. ४६. ३; ६. ८८. २; ७.
 ९४. १
 खोजहु ४. २५. ४; ३०
 खोजि २. १२१. २; ३. २२. ५
 खोजु २. ८६. ४
 खोट १. ३११. ३; ३१३. ४; ६. ७२
 खोटाई ६. ८५. २
 खोटी २. १६४. ४; ३. ८. ३
 खोरि १. १९५; ३०७. २; २. २०३.
 २; ५. ४२
 खोरी—दोष १. १८. २; २२. ४; ४६.
 १; ५५. १; ६४. १; २. १३. १;
 २३५. ३; ३१९. १; ३. ३९. २;
 ४. २४. १
 खोरे—लंगड़े २. १५
 खोली १. ३०९. २; २. २९. ४
 खोवइ ७. ८६. ४
 खोह—गुफा १. २०१; ४. २६; ६. २८. ३
 खोहा १. २१३. ३
 गँधरव ६. १३. ४
 गँभीर—गहरा, ज्ञांत, धैर्यशाली १. १७३.
 ३; १८४. २; २०८; २४८; ३०६;
 २. १९. १; २३९; ६. ११४

गँभीरा १. ९८. ४; १८५. ४; ६. ९१.
 १; ९८. ६; ७. १९२. ३
 गँवार ५. ६२. ३
 गइ १. १४३. ४; १९९. ४; २४४. ४;
 ३८८; २. ४४; ४७. ३; ८२. ३; ३.
 २२. ३; ६; २३. १; ६. २७. २; ८३.
 १; ८८. २; १०९. २; ७. १५. ६
 गइउँ २. १६७. ३
 गई १. १३१. १; ३००. ३; ५. ११; ६.
 १३१; ७. १५. ६
 गई १. २३. ४; ७५. ४; ७८; ८७. १;
 ९६. ३; १११. ५; १२६. ५; १६३.
 ३; २१६. ४; २३३. २; ३; २६१.
 ३; ४; २६८. २; ३०२. ३; २. १३;
 ४५. २; ७४. १; ३; १७०. ३; २०७;
 ३. २२. १०; ४. १०. ३; २४; २८.
 ४; ५. २; ६. ५३. २; ७९. २;
 १०९. ४; ७. १६०. १; १९८. २;
 २१०. ५; २१७. १
 गगन—आकाश १. १३. ५; ८०. २; ९८.
 ४; ९९. ३; १४१. १;—गिरा २१८;
 २१९. ४; २२३. ३; २. २२१. ४;
 २३२. १; २३३. १; हिय—३. १६;
 २३. ४; २७;—पथ ३६; ४३. २;
 —पंथ ४. ७. २; १३. २; ३१. १;
 ५. ३. १; २; १२. ४; ३५. ५; ६२.
 १;—बनचारी ६. १६. १; ७८; ९२;
 —उपरि ९३. ६; १०६. २; १०७.
 १; १०९. ४; ११६. १; ११८. ३;
 १२०. २;—पथ १२२. ३; १३५;

१४८. ३; ७. १०; २१; १९२. ३
 गंग, -तरंगमाल १. ५२. ७; २. ८८. २;
 -तरंगा ३; -वचन १०५. १;
 १०६. ४
 गंगा १. ११६. २; १३६. ४; २४५. १;
 -शशांकप्रिय ६. २; -जल ६. १;
 ४१. ३; १५७. ५; चारु-७. १७४. ३
 गच-ढालुवाँ स्थान १. २५७. १; ७.
 ५०. २; ३
 गज, -हाथी अहिगिरि-सिर १. २१.
 १; ४२. ४; -वाजिनिवाहू १८५.
 ३; २२८. ४; वाजि-साला २४७.
 १; -वदनपडाननमाता २६८. ३;
 दिग्-२८७. १; महामत्त-राज
 २८९; मत्त-गन ३००; ३७२. ३;
 -आनन ३७२. ४; ३७७. १;
 -गामिनि २. २६; -राजु ४०; १७१.
 ४; २०४. ३; -आली २२९. ४;
 मत्त-२३७. ३; ३२१. ३; ४; ३७३.
 १; ३. ३९. ६; -राजघटा २३. ८;
 ४२. ३; ४८. ३; ५. ३. ७; -राजा
 १९. ४; मत्त-जूथ ६. २८; ४०.
 ४; -अरि ४५. २; ८७. ३; -राज
 ९१; १०१. छं. ८; रावणमत्त-भृगराज
 १०२. १; -जूथ २; १११. २; जल-
 जंतु-११२. १; २; कामक्रोधमद-
 पंचानन १४३. २; ७. २२; ४६.
 १; -मनि २०. २; वाजि-ठाटा
 ५२. १; ७३. २; २२३. ५

गजु १. ३२५

गंजन, -दूर करने वाला अघ-७. ७४.
 २; २२३. १
 गंजनं, कामादिखलदल-३. ४१. ३
 गंजय-नष्ट करो ७. ५७. ४
 गंजा, -नष्ट करनेवाला नृपदलमद-५.
 २१. ४
 गढ १. २१०. २; २. १०६. ३; ६. ६१.
 ५; लंक-६३. ३; ६७; ७०. ५;
 ७०; ९७
 गहि १. ३२१. ३; २. १८. २
 गत, -बीता हुआ, व्याप्त करतल-१. ३७.
 ३; दारु-३९. २; करतल-४९.
 ४; मकर-६६. २; कर-६७. ४;
 सुरसरि-२. ४४. ४; कंठ-१५५.
 १; ४. १४. ४; -मदमोहा १९. २;
 २१. १; -क्रोध ६. १३८. २; १४०.
 ३; सर्व-७. ३५; ५७. ४; -मम-
 तामदमोहा ६९; -मदमाया ७८. ४;
 २२२. ४
 गति-चाल, मुक्ति, मार्ग, दशा, उपाय १.
 ८. ३; १९. ६; नामरूप-३७. ४;
 गूढ-३८. २; ४४. ५; दच्छ-
 ८९. २; ९०; पति-१११. ५; ११७.
 ५; अलख-१३२. ४; १५३. ३;
 साप-१५३. २; १६२. १; १७३.
 ३; १७८. ४; १७८; मरुत-१८५.
 १; २३२. १; विधि-२८९. ३;
 संभ्रुचाप-२९१. ३; बालमराल-
 २९६; गौतम-तिय-२९८; परम-
 ३००. २; कुठार-३१२; ३६८.

५; २. ३९. ३; वक्र-४३; धरम-
 ५४. ३; विधि-५६. १; २; भग-
 वंत-७८; -भेदा ९४. ४; करम-
 १००. ४; १११. ४; ११९. ४;
 १३१. ३; प्रियाबंधु-१४२. ४;
 वाजिविरह-१४४. ४; हृदय-१६३.
 २; १६५. ३; १६६. ३; १६८; १६९.
 ४; १६९. २; १७७. १; विधि-
 २०१; भरत-२०४. ४; २०५;
 पथ-कुसल २१७. २; २३५. ४;
 २३६. २; २३९. ३; २५६. ४; २६४.
 ३; ३१५. ४; ३१९. १; ३२२. ४;
 परम-३. ८. ४; सुभ-८; मुनिवर-
 १४. २; १५. ४; २१; २९; मुनि-
 दुर्लभ-३५. ९; ४०. १; ४७. ४; ४२.
 १; ४३. २; ३; जोगवृंददुर्लभ-४५.
 ४; अनन्य-४. ५. ४; अहि-सम
 ९. ४; ११; सम-१२. २; ५. ३.
 ९; ३२. १; ६०. ५; रितुअनरितु-
 अकाल-६. ८. ३; ५५. ७; ६५.
 २; ३; ८३. ९; पति-१३०. २;
 १३०; आन-१३५. ४; १४१. ५;
 ७. ३४. ३; ४४. २; आतमहन-
 ६७; ९२. ४; ११८; १३१. ४; १६३;
 अघ-१७२. ४; घोर-१७३;
 अप्रतिहत-१७८. ८; अब्याहत-
 १८२. ६; सुभ-१८८. २; २२०.
 ४; २२३. ४; ५

गतिकारी, मनसम-६. ११४. २

गतिम् ३. ६. ४; ६. ३

गती ७. १६०. २

गथ-दाम ७. ५१. छं. ५

गदगद-आनन्दयुक्त, अव्यक्त और अस्फुट
 शब्द १. ९६. ४; २४८; २. ५५.
 ३; २११; ३. २१. ६; ५. १४;
 -गिरा ६. १४२; ७. ३१; १७३

गदा १. २१३. २; -प्रहार ६. ११९.
 २; ४

गन, -समूह गुन-वसकरनी १. ६. २;
 श्रीगुरुपदनख-जोती-६. ३; मनि-
 गुन-८. ६; -राऊ ३५. २; जम-
 मुहमसि ५१. ६; ७; उडु-५२. ४;
 ५२. ६; गुन-६४; ८६; संभु-
 ८८; ११६. १; ११७. २; ५; रुद्र-
 १६१; महेस-१६२. १; ३; हर-
 १६३. १; ३; १६७. १; २; गुन-
 २१८. २; गिरि-२२३. २; माली-
 २६१. १; उडु-जोती २७१; -नायक
 २९०. ४; छत-२९५; छवि-
 मध्य २९७. १; कुमुद-२९७;
 मत्तगज-३००; ३६७. १; ३८०.
 ४; मनि-३८१. ३; ३८५; २. २.
 २; ७. २; मुनि-४२; जलचर-
 ५२. ३; -पति १०५; वेदपुरान-
 १०६; गुन-गेहू १०९. २; विबुध-
 ११४; गुन-१२९; मीन-१४८.
 ४; भूत-१६८; प्रभुगुन-लेखा
 २०१. ४; निपाद-२०३; सेवक-
 २०४. ४; दसरथगुन-२१०. ४;
 तिय-२२३. ३; २३७. ३; गाउँ-

२३७. १; ४; मुनि-सहित २३०;
 जीव-२५२. २; २६६. १; मुनि-
 ३१८. ४; गुन-ज्ञानप्रवीणा ३.
 ४३. १; गुन-४४; खग-गिरा
 ५२. २; ४. १५; तरुसैल-६. ४;
 अहि-मीला ८८. १; हरिगुन-९३.
 ६; राम-भारगन-११६; गुन-
 १२६; उडु-१२९. २; रघुवीरगुन-
 १३१; मनि-वसन १४८. २;
 गुन-७. ७. ९; हंस-८०; तारा-
 समुदाई ११६; उडु-११९. ३;
 देवदनुज-१२१. २; रामगुन-
 १६४; गुन-२१५. १
 गनइ १. २१२. २; ५. ३. ७; ५७. १;
 ६. १०१. ५; ६
 गनक २. ३२४
 गनत ७. १०८
 गनन्ह १. १२७. ३
 गननायक-गणेश जी १. १
 गनपति २. ७. ४; ८२. १
 गनपतिहिँ १. १२४
 गनहिँ १. ३९०; ३. २३. ४; ६. ६१.
 ३; ७. १३५
 गनहीँ ५. ५७. १
 गना ५. ६३. ५
 गनि-गिनकर १. १२. २; १३. ५;
 ६४; २०३. १; २. ७. १; ४१. १;
 ७. ७५. २
 गनिका-वेद्या ७. २२३. ५
 गनिकाऊ १. ४२. ४

गनिय १. २००; २८९. ३; २. ४३. १;
 ३. २८
 गनी १. ४४. ३
 गने ६. ११९. १
 गेनस १. २८८. ४; ३७१; ३७८; २.
 ३२६. ४
 गनेसु २. १५८; २०९
 गनेसू १. ३८९. ३
 गनै १. ११७. ५; ६. ११२. ६
 गंध ७. १३८. २
 गंधर्व-देवों की जाति-विशेष १. १६;
 -वरूथा २२३. ३; ३. ४२. ४;
 नरनागसुर-कन्यारूप ५. ३. ८;
 ६. १४०. २; ७. २७. ५
 गंधर्वा १. ८५. १; २१६. ५; ६. १००. १
 गंधर्व १. २१४; ७. १२१. १
 गन्ध, पुरलोक-१. २०५. १
 गवनु २. १०५
 गभीरम्-शांत, गंभीर ७. १७४. ३
 गभुआरे-जन्म के जमे हुए १. २३१. ५
 गमन १. २९६. ४
 गमनु, वन-२. ५२
 गमु, गिरा-२. ३२६. ४
 गंभीर १. १८७; २१८; २३१. २; ७.
 ५१; ११२; १२५
 गंभीरा १. ७६. १; २३१. १; ३. ५०.
 ३; ५. ५२. ३; ७. १४२. २
 गम्य, -समझने योग्य ज्ञान-१. २४४.
 २; अनुभव-३. १८. ६; ७. ३०.
 ६; १८६. २

गम्यम्, योगिन्द्रज्ञान—६. १; भाव—
७. १७४. ५

गय—हाथी १. १५८. १; हय—रथसंकुल
२४७. १; २९५; २. ८४; १५९. ४
गयउँ ४. ८. २; ७. ८२. १; ११८;
११९. १; १८२. ५

गयउ १. १००. २; १४४. २; १५५.
१; १७०; १८५. १; ३; १८६. १;
२; २०१; २०२. २; २०४. ३;
२०७. १; २१०. २; ३; २२५. ४;
२३९. १; २५०. ४; ३०९. २;
२. २५; २६. २; २८. २; २९.
१; ३०. ३; ३०; ३९. ३; ४०. २;
३; ८३; १५६; ३. ३२. ३; ३३.
३; ३५. ७; ३६. ७; ४०. २; ४१;
४३. २; ४७; ४. ३०. ४; ५. ३.
३; ५. ३; ८. ३; १०; ३६. १;
६. २३; २७; २८. ४; ३०. ३;
३३; ३९. ७; ४१; ५७. १; ६३;
७२. २; ३; ७५. ४; ७६. ४; ७९.
२; ८६. २; ८८. ३; ९४; १०२.
४; १२०. २; ७. ५; ८; ८२. १;
३; ८३. २; ८८. १; २; ३;
९०. १; ९४; ९६; ११७; १७८;
१८१; १९२; २१७

गयऊँ १. १९७. २; ७. ११९. १

गयऊ १. ९५. १; १०२. १; ११०. १;
१२७. ३; १३०. २; १५४. १;
१५८. ४; १८४. २; १८७. १;
२०७. ३; २२२. ४; ३९५. २; २.

११. २; २६. ३; ८८. ४; १५४.
२; १६३. १; ३२३. २; ५. २;
१७. ३; ३५. १; ३७. १३; ४.
३. ३; १७. २; २९. ४; ३२. ३;
५. १३. ४; २०. १; ४२. ५; ६.
७९. ४; १५७. २; ७. ८४. १;
८८. १; ९८. ४; १९२. ४; २१७. ५

गयंदु, —हाथी नव—२. ५२

गयहु १. ६०. १

गया, —आदिक २. ४४. ४

गये १. ७०. १; ७०; ८६. ३; ११०.
२; ११२. ३; ११३. ४; ११४;
११४. ४; ११९. ३; १२०. ३;
१७९; २०२. ३; ४; २०७; २२०.
१; २३६. २; २३८; २४०; २४५.
१; २४८. २; २६५. १; ३१८. ४;
३२३. ३; ३२४. ४; ३६८. ४;
३९१. ४; २. ३३. २; ३९. २; ३;
५२. ४; ७२. ४; ७७. १; ८२;
८६. ३; १२२. ४; २२७. १; ५;
३२०. ३; ३८५. ३; ३. २२.
१; २३; ३१; ३९. ३; ५०. ३;
५३. ४; ५९. ५; ४. ८; २०; २३.
५; २९. २; ३१. १; ५. ११. ४;
२२; २३. ३; २९. १; ३९. ४;
५३. ३; ५५; ६०; ६. १०. १;
३०. ४; ६०; ६१. २; ६६. २;
९३. ६; १०९. ४; ११७. ४;
१२३. ३; १३४. ३; १३९. ४;
१५५. १; ७. २२. १; २; २८;

३०; ३३; ३४; ३६. १; ४३. ४;
 ५५. १; ६३. ३; ६५. २; ७०. ४;
 ७३. २; ३; ७४; ८५; ९१. ३;
 ९२. ४; १५८. २; १६२. ४; १६८.
 १; १७९; २१५. ४
 गयेउँ ७. १६७; १६८. १
 गयेउ १. २२१. १; ३२५. ४; ३. ३०;
 ५. ४१. २; ६. ७०. ३; ९८. १;
 ३; १३७. २; ७. ३८. १
 गयेऊ १. ३१७. ४
 गयो ६. १०९. १; १२२. १; १२३. १
 गर-गला ४. २४. ३; ६. ५०. २
 गरजइ ६. १८. १
 गरजत ४. १६. १
 गरजनि १. ३८०. ३
 गरजहिँ ६. ७. १; ११३. १
 गरजा ४. १०. १
 गरजि ६. ८८. ३
 गरव-घमंड-गरुआई १. २९३. ३; २.
 १५. २
 गरवित-घमंड में भरा हुआ २. १९. २
 गरवु १. २७८
 गरभन १. ३०५
 गरल-विष १. ११. ४; ११; ११६. २;
 विषम-४. २; ५. ५. १; ६. १६.
 ५; ७. २०६. ४
 गरह-गठिया, वायु ७. २०८. १७
 गरहि-गल जाते हैं २. १४८. ४; २०४.
 ४
 गरहीँ १. १०. ४

गरि २. १६३. १
 गरीव,-नेवाजू १. २३. ४; ४१. १;
 ४४. ३
 गरुअ-भारी १. २१६. ३; २८३. १;
 ५. ५. २
 गरुआइ १. २८३
 गरुआई १. २१९. ४; चाप-२९०. ३;
 गरव-२९३. ३
 गरुड १. १४५; २९२. ४; ५. २०. ४;
 ६. ७२. ४; ८८. १; ९६. ५; ७.
 ७७. ४; ७९. २; ८२. २; ८५. २;
 ८८. १; ९०. ३; १४४;-गिरा
 १४८. १; १९४. ३; २०६. १;
 २१३. ४; २१६; २१७
 गरुडहिँ ५. १६
 गर्ज ६. ९९. ३
 गर्जत १. २१३. ३; ४. १५. ४; ६. ७०.
 ६; ११२. २; ११५. १; १२२. ५
 गर्जहिँ ३. २३. ४; ५. ३५. १; ४; ५७.
 ४; ६. ५९. ४; ५९; ६१. ३; ६७;
 १२१. ३
 गर्जहीँ ५. ३. ८
 गर्जा ५. १८. ४; १९. २; २५; ६. ७१;
 ८६. १; ९१; ११७. १
 गर्जेउ ५. १८. ३; ६. ६३. ३; ९४; ११८.
 १; १२६. ३; १२९. २
 गर्जेसि ४. ९. १३; ५. २८. १
 गर्द ५. ५७. ४
 गर्दा, महि-६. ८९. २
 गर्व,-तरु १. १५७. २; ६. ४१. २;

४७; ५५. ३; १४०. २
 गर्वित, रघुवीरचल—६. ११९. १
 गर्भ १. २१३. ३;—सहित २२२. ३;
 ३१२; ५. २८. १; ३६. ४; ६.
 ३०. ३
 गर्भहि १. २२२. ३
 गर्व ६. ४५. ४; १०१. ५; ६
 गल ६. १०६. ६
 गलानि १. २२१. १; २. १४६. ३;
 १५४. २; २०६. ४; २०७; २११.
 १; ६. ८६. ३
 गलानी, कलिकल्प—१. ६४. २; ८३.
 ३; १८६. २; २. १६६. ३; १७६.
 २; २०४. ४; २२१. २
 गलित—गला हुआ, नष्ट हुआ—अभिमाना
 १. १९०. १
 गली १. २४६. २; ३२९. २; ३७७. ३;
 २. १२. २
 गर्व—मौका २. १४. २
 गर्वन १. ३६५. २
 गर्वनहु २. २५७. २
 गव ५. ५६
 गवन १. १७१. १; १८१. ४; १८६. ३;
 ३२६. १; ३८७. २; २. ११२;
 ११९; १४३. २; ७. २२. १;
 विपिन—९१. २
 गवनत ६. १५७. २
 गवनव २. ११५
 गवनहि १. ६७. १
 गवनहु १. १०५. ४; २७८. २

गवनी १. ११२. २; १२४. ५; १२६.
 १; २९६; २. २४. २
 गवनु १. ३८५; २. २५; ४७. ३; २०४.
 १; २०८. ३; २२७. १; २५३. ४;
 २६३. २; ३२०. २; ५. २७
 गवनू, रामवन—१. ६३. २
 गवने १. १०६. २; १२१; १२३. ५;
 १३४; १५५. ३; १५६. २; १६१.
 २; २०५. ४; २७०. १; ३११; ३२७;
 २. २०४. २; ६. २०. ३
 गर्वनेउ ५. ६३. ५
 गवहि १. २०२. २; २८३. १; ३१८.
 ४; २. १५९
 गर्वाँइय २. ११५
 गर्वाँई १. २७८. २; २. १००. ४; १४५.
 ४; १५२. १; ६. ५३. ३; ८३. ६
 गर्वाँयउँ ७. १२३. १
 गर्वाँये १. ९८. २
 गर्वाँरी २. ११७. ४
 गर्वाँरू १. १२७
 गर्वाँवा २. १४८. २
 गवासा—कसाई १. १२. ४
 गह ३. ५६. ३
 गहइ ५. ३. २
 गहई १. १७२. ४; ३. ८. ४; ५. ३. १
 गहगहि १. २२३. ४
 गहगही ६. १२९. ७
 गहगहे—नगाड़े का शब्द १. १८२. २;
 २९५. २; ३१९. १; ३२९. १
 गहत ५. ६०. १; ६. ५३. १

गहन—विकट, घना, जंगल १. २; १८५.

३;—दनुजकुलदहन ३१८. १; ४.

२७. २; सहस्रबाहुभुज—६. ४१. १;

दनुज—घनदहनकृसानुहिँ ७. ५३.

४; ११३; ११७. ४

गह्वर—वन, गह्वर २. ८५. १

गह्वरि २. १२२. १

गहरु—वेरी १. २६७. ३; ६. ८१. ३

गहसि ६. ५३. २; १२०. ३

गहहिँ १. १२; २. २२०. २; ६. १३२

गहहीँ २.-१३२. १

गहहु ६. २९. ४

गहहू ७. ६८. १

गहा ६. १३८. १

गहागह—वाजे २. ८. २

गहि १. ११५. ३; १२५. १; ५; १२६.

४; १४३; १६७. १; १७६. ४;

१७९. ४; १९४. ३; १९६. ३;

२०७. २; २६७. १; ३७०. १;

२. १३. ३; ३५. ३; ४८. ४; ४९.

४; ७८. ३; ९६; १५२; १७१. १;

२३३. ४; ३. ७. १; १५. ११;

१५; २३. ८; २६. ९; ३०. १;

३९. २; ४. ४. ३; १२. ५; १४;

२३. ३; ५. १२. ३; १८. ४; १९.

३; ३५. ७; ४१; ४७. १; ५०. २;

६२. १; ६. ९. २; १०; २७. ३;

५२. १; ५; ५५. ६; ५६. ४; ५९.

४; ६०. ४, ६१. ३; ५; ६१; ६३.

३; ६४. २; ३; ६५. १; ६७. ४;

७०. ६; ७२. ४; ७४. १; ३; ७९.

४; ८३. ८; ८९. २; ९५. ३; ९६.

३; ४; ५; ९७; १०६. ३; १०७.

१; ११०. ५; ११६. ५; ११८. ५;

११९. २; १२२. ४; ५; १२३. २;

७; ९; १२५. ५; १२६. ६; १३५.

६; १४८. १; ७. १४. ६; ४०.

४; ५६. ३

गहु १. २९८. ४

गहे १. १२५. ५; १६६. १; १९७;

२६९. २; २७७. २; ३७६. १;

२. १०. २; ७१. १; ७२; ३. ५९.

५; ४. २१. ४; ५. ४२. ३; ६.

४८; ५३. १; ५३; १०४; १२३.

४; १२६. १; ४; १२८. ३; १४८. १;

७. १४. ३; २७. ५; ५९. ४; ७०. १

गहेउ २. १०३. २; ५. १२; ६. ७८;

८८. ४

गहेसि १. १५४

गहेहू २. १५२. ३; ५. ३०. २

गाँठी १. १६३. ३

गाँथे—मुँथे हुए ६. १११. ४

गाँव २. ११४. १; ११५. १; १२३. १;

३२५. १

गा १. २४३. २; २. ४९. २; ५६. १;

१०१. ४; २५८. २; ५. १. ४; ५४. १

गाहू १. १४९. १; ३८०; २. ३७. ४;

१३३;—गोठ १६८. ३; ३. २. १;

६. ८८. २; ७. १६४

गाइय ७. २२३. ३; ५. ६३. २

गाइये ७. ५१. ५

गाइहैँ ६. १३२. १

गाई १. २३. ५; ४२. ४; ५१. ४; ५४.
१; ५८. ६; ७४. ४; १२५. १;
१६८. २; १८४. ४; २०३. १;
२३८. १; ३०६. ३; २. ७३. ३;
गुरुबामहन-१४८. २; २०८. १;
२५५. ४; ३. १५. ६; ३७. ४;
५६. ३; ४. ४. २; ५. ५२. ४;
५८. १; ६२. ४; ७. २४. ३; ६०.
१; ६८. १; ७३. ५; ७७. ४; ८५.
३; ९०. ५; ९२. १; ९८. ३; १२३.
२; १४८. २; १८२. २; १९८. ६;
२१५. १; २१९. ४

गाउँ १. २१५. ३; २. १११. २;—गन
२३७. १; ६. ४५

गाऊँ, जनपरिजन-२. ५८. २; १२३.
३; ४. ८. १

गाए १. ५४. ४

गाजहिँ २. २३७. ३; ६. ९०. ४;
१०२. ४

गाजहीँ ६. १०६. ५

गाजे १. ३७७. १; ६. ६७. ३

गाड-गड्डों में ६. ७४

गाडहिँ ६. १०६. ४

गाडि २. २१३. २

गाढा-घना, विपत्ति १. १६३. ४; ३.
३६. ७

गाढी १. २३४. २; ६. ११८. १; ७.
१८२. ७

गाढु २. १०६. ३

गाढे १. २९४. ४; ३०९. ४

गात, -शरीर पुलक-१. ९९. ३; १७३;
२५०. ३; स्याम-२५४. ३; मृदु-
२५६. १; २५७; २६१; २९१. २;
२९२; ३१७; ३२३. २; ३७९; प्रभु-
२. ४६; पुलक-११३; ११९.
३; १४८. ४; १६४. १; दस-
१७१. ३; पुलक-२११; ३२७. १;
पुलकित-३. ५. ३; ४१. १; २;
स्याम-४. ११. १; ५. ३२; ४६.
२; कंषित-६. १०; स्याम-८५.
४; १३८; १४३. ४; कृस-७. ६;
पुलक-७. १; स्यामल-१४. ४;
प्रभु-१७. २; १७; नव अंबुधर-
२७. ६; स्यामल-५६. २; ९८

गातहिँ ७. ५३. २

गाता १. ६६. ३; ८७. २; ११९. ३;
२४८. ४; दामिनिदुति-२६८. ३;
३१३. ३; ३२४. १; ३७९. १; ३९०.
४; २. २७. ४; ३६. १; ४६. ४;
५३. २; २३५. २; २५७. २; ३७७.
२; ३. २८. २; ३०. ६; ४. ३. ५;
स्यामलमृदु-५. १४. ३; ३२. ४;
४६. ३; कंषित-६. १२०. २;
स्याममृदु-१३४. १; ७. ७. ५

गातु १. १०५

गाथ, गुन-१. ४०; रामगुन-१५२;
३८५; प्रभुगुन-३. ३५

गाथा, -कहानी रघुपतिगुन-१. २३. ५;

रामगुन—४४. १; ५५. २; सिय-
 गुन—६३. ४; रघुपतिगुन—७०. ३;
 गुन—१२९. ४; रामगुन—१३३.
 ४; २. १७४. ४; २२५. १; भरत-
 गुन—२३४. १; गुन—३७५. २;
 ५. ५५. १; ६. ४३. ३; रामगुन—
 ७८. २; रघुपतिगुन—७. ७.
 ८; गुन—१४०. २; रघुपतिगुन—
 १८६. १
 गाधि,—विश्वामित्र के पिता का नाम
 —तनयमन १. २३८. ३;—सूनु
 २४५. १; ३०८
 गाधी,—सुत १. ३८६. ३; ३९३. ३;
 —कुल ३९४;—सुत ३९५. १
 गान १. २२; ११०. ५; ११५; १५४.
 ३;—प्रवीना १५६. २; रामगुन—
 १६६; २३२; ३१९. १; ३७२; ३८२.
 ३; ३८९. १; सवरी—२. १८. १;
 ३. ४४; ६. १२६. १; ७. १०;
 गुन—२९; रामगुन—५३; गुन—
 ६५. ४; रामगुन—८३
 गानहिँ, गुन—७. ६५. ३
 गाना, प्राकृतजनगुन—१. २१. ४; ५५.
 ४; ५८. ६; ८५. २; १२३. २;
 रघुपतिगुन—१३२. ३; रामगुन—
 १३७. ३; गुन—२२८. १; २७९.
 ४; २९५. २; ३७९. ४; ३. ५२.
 ४; ७. २०. ३; ८१. ४; १३४. ४;
 रघुपतिगुन—१९२. ६
 गायऊ ५. ६३. ५

गायक १. २२६. ३; २. ३८. ३
 गाया १. १३०. २; ७. १४०. १
 गाये १. १३८. २; १४८. १; १६८. ३;
 २३६. १; २९६. १; ३९२. ३;
 २. २९. ३; ५. ६२. २; ६. ९३.
 ६; ७. ४८. ३; ९६. ३; २१०. १
 गारि १. २१३. ४
 गारी १. १३. ५; १२३. ४; ५; ३०१.
 १; ३०७. ४; ३९२. १; २. ४८.
 १; ५२. २; १३१. २; १५७. ४;
 ३. ३४. १; ६. ६२. ३
 गारुडि—साँप को पकड़ने वाले ७. १४४. ४
 गाल १. २७९. १; २९९. १; ६. १२.
 ३; ४२. ४; २; ५५. ४; १०६. ६;
 ७. १५४. २
 गाला २. ३६. ३; ६. ४२. २
 गालु २. १४. ४; १५. १
 गाव १. ६७; १३८. ४; १७०. १; ७.
 १२७; १६४. ३
 गावई ४. ३३. ७
 गावउँ १. २२. ५; ७. १०८. २
 गावत १. ४१. ३; १५६. २; २२६. २;
 ३६४. ४; २. २३७. ४; ३. ८;
 २१. ६; ५३. ५; ४. ९. १२; ३३.
 ७; ६. १३८. १; ७. ९. ३; ७४.
 ४; १६४. २; १८२
 गावति १. २८१. १
 गावन ६. १३. ४; ७. ७३
 गावहिँ १. २०; २१. ३; ५५. ३; ५९.
 १; ९०. २; १०४. १; ११७; ११८.

३; १२०. १; १२४. १; १४०. १;
१४२; २१८. २; २२३. ३; २२४.
२; २२४. ४; २२६. ३; २६१. २;
२९५. ३; २९६; २९७. ४; २९८.
२; ३३०. २; ४; ३७८. ३; ३८१.
१; ३८२. ३; ३८५; ३९५. ५; ३९५;
२. ९. ४; ३८. ३; १३९. ४; ३.
३५; ५९. ४; ५९; ६. ९०. ४;
१००. २; ११३. ४; १३५; १५७.
८; ७. ३४. २; ४९. ४; ५३. १;
६५. २; १३६; १४०. २; १७०. ७;
१८६. ३; १८८. ४; २१८; २२२.
१; २२३. ४

गावहि ५. ६३. ५

गावही १. ७४. ५; १२७. ५; ३. १०.
६; ४१. ४; ४. १२. ४; ५. ३५.
६; ६. १२६. ६; ७. २७. ५; ३०.
६; २२३. ६

गावा १. ४९. ३; ६८. १; ८३. ३; ९९.
३; १४२. २; १४९. १; ३९५. २;
३. ४०. ३; ६. १२. १; २३. २;
६८. ४; ७. ६६. ४; ७७. ४; १३६.
२; १५२. ३; २२२. ३; २२३. २

गाहक १. ३६९; गुन-६. ३९. २; दीन-
जन-७. ७४. २; १४२. ५

गाहकताई ६. ३९. ३

गाहा, -कथा, लेनेवाला गुन-१. १२.
१; रघुपतिगुन-१७. ३; हरिगुन-
६६. ४; रामगुन-७. ४९. ३; रघु-
पतिगुन-९०. ३; हरिगुन-१६४.

२; रामगुन-१८२. ६

गिरउँ १. १२०. ५

गिरजाहि १. ९४

गिरजा-पार्वती हर-१. ३१. ३

गिस्त ४. १२; ६. ४८. ३; १०१. १;
१२९. ३;

गिरन ६. ११७. ८

गिरहिँ ६. ५०. ४; ६१

गिरा-वाणी १. २०; २१. ४; -अरथ

३४; संभु-७४. २; ८०. २; नभ-

३; मुनि-९२. १; ब्रह्म-९८. ४;

१३६. ३; १४४. १; हरि-१६१.

२; १७३. ४; मृदु-१८९. २; वर-

२०४. २; गगन-२१८; ज्ञान-

गोतीतर ३१; नृप-२४०. ४; २४८;

२६२. १; २६७. ४; २८०. ३;

२८५; -अलिनि २९२. १; ३०६;

३७०. १; ३९५ ३; ५; २. १३;

९८. ४; २०७; गुरु-२१४. १;

२५२. ५; -प्रसादू ३०८. २; ३२६.

४; ज्ञान-गोतीतरूपं ३. १६. ६; २१.

६; भयकर-२६. ८; आरत-३६.

१; ३७. १०; स्वगगन-५२. २; ४.

३१. ५; ५. २३. २; पितु-६.

१३. २; विधि-४४. १; ९८. ६;

१०६. २; १०९. १; गदगद-

१४२; ७. ३१; ज्ञान-गोतीतर ४८;

गौरि-७९. ३; ८४. ३; -गोतीता

१०४. ३; गरुड-१४८. १; १७३;

ज्ञानगोतीतर-१७४. २; विप्र-

१७८. १; १९०. ५; ब्रह्म-१९२.

३; नम-४; २१६; २२२. ४

गिरापति १. १२९. २

गिराये ६. ९९. ३; ११७. ३

गिरावा ६. १२२. ४

गिरि, -पर्वत अहि-गजसिर १. २१.

१; २२. ६; -नंदिनि ५१. ५;

-नाया ७०. ३; हिम-गृह ८९.

३; ९०. १; -गेह ३; ४; ९२. २;

-राऊ ४; ९५. ३; -संभव १०२;

-भव १०४. ३; -भवन ११३. ४;

११८. २; ३; -नारी १२०. ५;

१२०; तुहिन-१२१; -राई १२७.

१; -वरु १२९. ४; १३०. १;

-राजकुमारी १३६. ३; हिम-गुहा

१५३. १; १६३. ३; -गुहा १८५.

४; १९७. ४; -खोह २०१; २०८.

३; मेरु-खोहा २१३. ३; २१६. ३;

-तरुनखआयुध २२०. २; ३; -गन

२२३. २; २३४. १; -वरराज-

किसौरी २६८. ३; उदय-मंच

२८७; -सम २. २९. ३; ११३. ३;

११४; १२५. ३; १३३. २; १३७.

३; १३९. ३; २५४. ३; ३. १२. २;

१९. १; २३. २; ३७. १३; -सिला

४८. ४; -वरगुहा ४. ८. ३; -सम

९. १; १४. ५; १४; १६. २; २६;

२७. ३; ४; -कंदरा ३०. १; ३१.

६; ५. १. ४; ३. ५; २१. ३;

-पादपधारी ३५. ५; ६; ६३. १;

-गुहानिवासी ६. १६. १; -कंदरा

२८. ३; कज्जल-२८. ५; हर-

४०. १; हर-मथन ४३. ४;

-सिखर ५९. ४; -खंडा ६०. ४;

६३. ३; ७६; ७९. ४ -सिखरग्रहारा

८७. ३; -तरुजूह ८८; -गुहा ८९.

१; कज्जल-९१. ४; ९२. ५; मंदर-

६; ९५. ३; -कंदर ९५. ३; ९७;

-वरकंदरा ९८. १; -सृंगन्ह १०८.

३; -धारी १२०. १; कज्जल-

१२०. ४; -कंदर १२१. ४; १२३.

२; १२६. ६; ७. ८०. ३; ४; ८१.

१; २; ८६. १; १२१. २; हिम-

कोटि १४२. २; -ईशम् १७४. २;

विधि-१७९; २१७. ३

गिरिजहिँ १. १०६. १

गिरिजहि १. ९५. ३

गिरिजा-पार्वती १. ९०. २; ९२. २;

९६. ३; ९९. ३; १००. ४; १२२.

५; १२५. ३; हर-१२७. ३;

-रमन १२७; १३७. ४; १४२. २;

१४३; १४८. १; १५१. ३; १८१.

१; २१७. २; २२८. २; २६१.

१; -गृह २; ३८०. ४; ५. २६.

४; ६. ६. ३; ७६. १; ९३; ७.

७३. ५; ७५. १; ८२. १; २१८;

२२२. १; ४

गिरिजाऊ ५. ४९. १

गिरिजापतिम् ६. २

गिरिंदा ५. ३५. २

गिरिन्ह ४. ३३. ४; ६. ४. ५; ७. ४६.

४; ११६

गिरिपतिहिँ १. ११५. १

गिरिवरहू २. १३३. ४

गिरिराज, -हिमालय-कुमारी १. ९८,

१३८. १; -कुमारि १३९

गिरिवर-हिमालय १. २

गिरिहहिँ ६. ५०. ५

गिरिहि १. ९७. ३; १०१

गिरी, -कंदर ३. २३. ६

गिरीस १. ९४; -कुमारी १२०. ३;

१२५. १; २. ८२. १

गिरीसा १. ७८. ४; ९५. ४; ७. २०८. ११

गिरे ६. २०. २; ११३. २; १२६. ६

गिल्ई २. २३३. १

गीत १. ११७; २६१. २; २८१. १;

२९५. ३

गीता, मंगल-१. ३३०. ४

गीघ-गृध्र पक्षी १. ४०; -राज ३. १८;

२६. ९; ३७. ४; ८; ९; १०;

३९. ९; ४०. १; ४१. १; ४१;

४२. १; ४. ३०. ३-वचन ३०.

३; ३२. ३; ६. १०१. ६; १११. १;

११३. ३; ७. ९२. १; -क्रिया

४; २२३. ५

गीघहि ४. ३१

गुच्छा १. २६६. १

गुंज २. १३८. ४

गुंजत १. ११०. ५; २४५. ४; २६०.

४; २. १२५. ४; ३. १९. २;

५२. १; ४. १५. १; २०. २; ५.

३. ३; ७. ४६. २; ५१. २; ८०

गुंजहिँ १. १५४. १; ३२१. ३

गुंजा-चौटली २. २९. ३; ७. ६७. २

गुंजारहीँ ७. ५२. ५

गुडी-पतंग ३. २६. छं. ८

गुण, -गाथा १. ३७५. २; -निधिम्

६. १. २; -आगार ७. १७४. २

गुदारा २. २०३. ४

गुन-सत्व रज तम, धागा, प्रत्यंचा, रूपदि

१. १; -मनवमकरनी ६. २;

सकल-खानी ७. २; ८. ५; मनि-

गन ६; ११. ३; ५; -खलअध-

सगुन-गाहा १२. १; २; ५;

-दोषमय १२; रघुपति-गाहा १७.

३; -रहित १८; कथितदोष-१८.

५; १८; -रहित १९. ३; प्राकृत

जन-गाना २१. ४; राम-२२.

५; २२; रघुपति-गाथा २३. ५;

रघुपति-ग्रामा २४. २; -आकर

३३. ४; -निधान ३५. १; -गाय

४०; ४१. ३; नाम-४२. ४; राम

-गाथा ४४. १; ४८; ५१. ७;

राम-ग्राम ५२; -ग्राम ५२. १; ५४;

राम-गाथा ५५. २; ५८. ४; ६;

६३. ४; सिय-गाथा ६३. ४; -गन

६४; हरि-गाहा ६६. ४; ज्ञान

-रासी ६८. २; राम-६९. २;

रघुपति-गाथा ७०. ३; ९०; सकल

-खानी ९१. १; ९३. २; ९६. २;

राम—ग्रामा ९९. ४; राम—१००.
 १; सकल—धाम १०४; सकल—रासी
 १०४. २; १०५. १;—गाथा १२९.
 १; १२९. ४; रघुपति—गाना १३२.
 ३; राम—गाथा १३३. ४; १३७.
 ३; १३८. २; रामनाम—१३८. २;
 १४०. २; ज्ञान—धामू १४१. ४;
 १४३. ३; हरि—१४७; राम—गाथ
 १५२; हरि—१५६. २;—दोष १५८;
 १५८. ३; राम—गान १६६;—खानी
 १७६. २;—धाम १८१. २;—गन
 २१८. २;—मंदिर ४;—विधि २२०.
 ४; २२३. ३; माया—२२४. २;
 —आगर २२४. २; माया—गोपार
 २२४; २२५. ४; २२६. ३;—गाना
 २२८. १; सीलरूप—धामा २३०.
 ३; २३४. १—सीला २३६. ३;
 ज्ञानविरागसकल—अयना २३८. ४;
 २६८. १;—सागर २७४. १; सकल—
 रासी २७९. २; रूप—खानी २८०.
 १; बालरोप—३०८. ३; ३१५. ४;
 नव—३१५. ४; करुणा—सागर
 ३१८. २; रूप—सागर ३२२. ३;
 —सागर ३२७. ४;—निधि ३६४.
 ४; ३६९; ३७४. १; ३; ३८३;
 ३८५; ३८८. ४;—गण ३९२. ३;
 ३९४. २; २. ११. १;—धाम ३७. २;
 ३८. ३;—उदधि ४३. ४; ४९. २;
 —रूपनिधानु ५९; ६०. १; राम—
 ९५. १;—ग्राम १०६;—गनगोहू

१०९. २;—गन १२९; १३२. १;
 १३२. २; प्रभु—१३८. २;—रूप-
 निधानू १५७. ३; १७२. ४; १७४.
 ४;—सागर २०१. ३; प्रभु—गन-
 लेखा २०१. ४; राम—ग्राम २०७.
 २; दशरथ—गन २१०. ४; २२०.
 २; २२४. २; निज—सहित २२५.
 १; राम—गाथा २२५. १; २३३.
 ३; ४; भरत—गाथा २३४. १;
 २५१. २; २५८. ४; २६५. २;
 २६६. ४; २८९; राम—३. १;
 ज्ञान—गोतीत १०. ६; १५. ६;
 सकल—ज्ञाननिधाना १६. १३;
 —ग्रामः १६. ८;—वस २०. ३; ४;
 २१. ६; २२. १; ३०. ३; प्रभु—
 गाथ ३५;—खानि ३९. ४;—प्रेरक
 ४१. छं. २;—गनज्ञानप्रवीना ४३. १;
 सील—हीना ४३. १; ४४. ३;—गन
 ४४; ४८. ४;—अतीत ५०. १; ५८.
 ३;—आगार ५८; ५९. १; भगत—
 ५; पर—५९. १; ४; ४. ९. ३;
 सत—९. ३; १२. ४; २४. ३;—ग्राम
 ३४; ५. ६; ७; राम—ग्रामा ८. १;
 रघुपति—सेनी ८. ४; रामचन्द्र—
 १३. ३;—निधि १७. २;—सागर
 ३०. २; ३५. ६; ३८. ४; ५०. १;
 प्रभु—५३;—गाथा ५५. १; रघु-
 पति—६३. छं. ५; ६. ५;—धाम
 १४; बुधिवलतेजधर्म—रासी २५. २;
 बुधिवल—धामा २५. ३;—सागर

२५; ३८; प्रभु-३९. २;—गाहक
३९. २;—गाहकताई ३;—गाथा
४३. ३; ४४. ३; भूप-५७. ४;
५७;—आगार ६९; राम-गाथा
७८. २; भरतबाहुचलसील-८२;
रामरूप-८५; हरि-९३. ६;
—ज्ञानवलधाम १११;—गन १२६;
रघुवीर-गन १३१; सद-१३३;
१३८. १;—सागर १३८. १; अपार-
१३८. २;—ज्ञाननिधान ३;—मंदिर
१४३. २; १४८. १;—गनपाँती ७.
७. २; रघुपति-गाथा ७. ८; सद-
—सिंधु ७. ९;—गन ७. ९ सील-
धामा १५. ४; २०. ५;—खानी २५;
—गान २९; सद-आकर ३०. ६;
—सील ३२. १०; राम-३३; काल
कर्मसुभाव-कृत ४४;—अतीत ४७.
१;—मंदिर ४८. ४; रूप-सील-
घनेरे ४८. ४; मायामन-पार ४८;
राम-गाहा ४९. ३; राम-४;
रघुपति-५३. १; सोभासीलरूप-
धामहि ५३. १; राम-गान ५३;
विविधकर्म-कालसुभाऊ ५४. ३;
—सील ५५. २;—सागर ५७. २;
कालकर्मसुभाव-भच्छक ५८. ४;
—ज्ञानविचच्छन ६०. २; ४;—आकर
६१. १;—मंदिर ६१; ६४. ४; ६४;
—गानहि ६५. ३;—गान ४; ६७.
३;—ग्रामनामरत ६९;—गृह ७२.
४; राम-ग्राम ७४; राम-७५. ४;

५; हरि-७७. १; हरि-ग्राम २;
—आकर ७८;—रासी ७९. २; ८१.
१; रघुपति-८१; राम-गान ८३;
—गृह ८६. २; हरि-३; रघुपति-
गाहा ९०. ३;—आगार १००;
१०२. १;—धामा १०४. २; हरि-
प्रीति १०८. २;—खानी ११५. ३;
१२७. १; ३; १२९. ३;—आकर
१२९; १३२. १;—गाथा १४०. २;
अमित-सागर १४२;—मंदिर
१५६. २;—दूपनत्रात १६०. ५;
हरि-गाहा १६४. २; राम-गाना
३;—ग्रामहि ३; राम-गन १६४;
रजो-१६६. ३; १६६; राम-गाहा
१८२. ६; हरि-अनुवादा १८२.
६; रघुपति-गाथा १८६. १; सुभ-
भवन १९०; १९२. १; रघुपति-
गाना १९२. ६; राम-ग्रामा १९४.
४; २००;—गन २१५. १;—ज्ञाना
२२०. १; राम-ग्रामहि २२३. ३

गुनइ २. ४६. २

गुनउँ ७. १८२. ३

गुनउ ७. १६२

गुनऊँ ७. १८८. ६

गुनगान, रघुनायक-५. ६३

गुनग्राही-गुणों को ग्रहण करने वाला १.

१९. ३

गुनज्ञ-गुणों को पहचानने वाला ४. २६.

४; ७. ४४. ४

गुनत २. २३५. २; २२३. १

२१४. १; २१८. ४; २१९. १;
 सुर-२१९. १; २२१. २; -तिय-
 गामी २२९; २३४. ३; -पदकमल
 २५४; -आयसु २५४. २; २५५.
 २; २५६; २६०. १; २६०. २; ३;
 २६१. १; २६२. ४; २६२; २६४.
 ४; २६५. ४; २६६; २६७. ३;
 २६८. १; ३१६. १; ३; ४; ३१७.
 २; ३१८. ४; ३१९. १; ३२१;
 -तिय ३२१; ३२३. १; ४;
 ३२४. ३; ३२५. १; ३. १७. १;
 ३; २१. ५; ३४. १ -पदपंक-
 जसेवा ४४; -गोविंद ५९. २; ४.
 १४. १; ५. २४. १; ३७; कुल-
 ५२; ६. २४; -दछिना ७९. २;
 विप्र-पूजा १०३. ५; ७. ९; -चरन-
 सरोरुह १४. २; १८. ३; २२. २;
 २४. ४; ३८. २; ६३. ३; ६६. १;
 ६७. ४; ७०. १; १३६; १४४. ३;
 वेदविप्र-संतविरोधी १५६. २;
 -सिष १५६. ३; ४; विप्र-घात
 १५६; १६९; १७०. १; ३; ४; ८;
 १७०; १७१; १७२. १; ३; १७२;
 १७८; १८२. १; १८२; हरि-निंदक
 २०८. १२; सद्-२१०. ३; द्विज-
 सेवकाई २१९. ३; -पदप्रीति २२१.
 ४

गुरुं, -पिता को जगद्-३. ६. श्लो. ५
 गुरुहिँ १. २२१. २; २९४. ३; २. १३०.
 ४; २०३. ४; ३१६. १; ७. ९. १
 गुरुहि १. ३०८. ४; ३२६; २. ३; ८१.
 ३; २०३
 गुरू २. २८. ३
 गुसाईँ -स्वामी ६. १३४. ६; ७. ७. ८;
 १०८. ४; १३८. ३; १५०. ५;
 १७०. ८
 गुह-निपाद २. ८९. १; ९०. ४; ९१.
 २; १०३. १; १०५. २; ४; १४५. १
 गुहहि २. ८९; १०५. १
 गुहा, हिमगिरि-१. १५३. १; गिरि-
 १८५. ४; गिरिवर-४. ८. ३; १४;
 गिरि-निवासी ६. १६. १; गिरि-
 ८९. १; १५७. ५
 गूँगेहि २. ३०८. २
 गूढ-छिपा हुआ १. ३३. १; -गति ३८.
 २; ५०; ७६; ९१. १; -प्रेम २६७.
 ४; २९७. २; ३१७. ३; २. १७;
 ३. १; ६. २३. ४
 गूढउ १. १३४. १
 गूढा १. ६९. २
 गूलर, -फलसमानं ६. ५२. २
 गृह, -निवासस्थान, मंदिर-कारज १.
 ५९. ४; हिमगिरि-८९. ३; सैल-
 ८९. ४; ९०. २; १०५. ४; १०६.
 १; ११८. ४; ५; दच्छ-१२२. ३;
 -किंकरी १२५; भूप-१५८. ४;
 १८६. २; १९७. २; १९८. ४;

गुरुइ २. २१४. १

गुरुता, -भारीपन, गुरुपन चाप-१.
 २९०. ४

ह्य-२०१. ४; २०३. ३; २०८.
 १; २१०. ४; २१९. ३; गुरु-
 २२१. १; २२५. ३; २२६; नृप-
 कलस २२७. ३; गुरु-२३६. २;
 नृप-सरिस २४७. २; २५०. ४;
 गिरिजा-२६१. २; छवि-२६३. ४;
 -काज २७३. ३; २८५. २; ३२०.
 ३; ३२२. ३; नीच-४; ३२९. २;
 ३७७; ३७८. २; ३८५; ३८९;
 ३९५. २; वंदि-२. २०; कोप-
 २३; गुरु-५१. २; पितृ-८३. ३;
 ८५; ९९. १; ११५. १; १२९. ३;
 १४१. १; २०७. ३; २१५. २;
 परन- ३. १८; ३७. ८; ४३. ३;
 उदार-५०. ४; ५२. ३; ४. ८. ५;
 ५. ५; २६. ३; ३६. १; ४१. २;
 ६. ९. १; २०. ३; ६०. २; ६३.
 ४; कालनेमि-७७. १; ११०. ४;
 जन-१४४. ३; १४४; १५०. ३;
 ५; ७. १५. ६; २२. १; ३५. १;
 ३५; ३८. ४; ४३. ३; ४७. ३;
 -परिचरजा ४७. ३; ४; ४९. ४;
 ५०. ४; ५०; ७०. ४; गुन-७२.
 ४; ७३. १; दच्छ-८०. १; कुत्रे-
 ८४; गुन-८६. २; -आदी १०६.
 ३; -आसक्त १०६; १६०. २; १७८;
 १९४. १; उर-२०२. ७

गृही-गृहस्य २. १७३; २०७. १; ४
 १५; ७. १६०. १

गृह २. १६७

गे-गए १. २१६. छं. ५; २१९; २५७. १;
 ३८९; २. ८७. १; १४७. २; १६४.
 ४; २६६. १; ३२४. ३; ७. ५८

गेरु ३. २३. १; -पनारे ६. ९१. ४

गेह, -घर मिरि-१. ९०. ३; १०२;
 २. ७१. ३; ३२४. ३; अवगुन-
 ३. २; ५८; ७. ३५. ३

गेहा १. ८६. ३; १०६. २; १०७. १;
 ११८. ३

गेहु २. २५; १३२; १४०

गेहू १. ३१३. ३; २. १०. ४; ५१. २;

गुनगन-१०९. २

गै १. १८७. १

गैहहिँ ५. १६. ३

गो, -गाय, इन्द्रिय, सूर्य, वाणी, किरण

-पद १. १४३. २; -द्विजहितकारी

२१८. १; मायागुन-पार २२४;

२२८. ४; -पद २३३. १; ज्ञान-

गिरा-अतीतरूपं ३. १६. ६; -पद

४१. ३; ५; ४. १२. ४; सुरमहि-

द्विज २९; -पद ५. ५. १; -द्विज-

धेनुदेवहितकारी ३९. २; -घात-

समाना ६. ४८. १; १३८. ४;

ज्ञानगिरा-तीत ७. ४८; गिरा-

अतीता १०४. ३; गिराज्ञान-अती-

तम् १७४. २; मन-अतीत १८६.

३; -पद २२२. ३

गोह ७. २१४

गोई-छिपी हुई १. ८. १; ३३. १;

१३५. २; ३९२. २; २. २८. ३;

३७. ३; ३१७. १
 गोचर, — विषय, जहाँ इन्द्रियाँ विचरती हैं,
 इन्द्रियों का विषय लोचन— २. १०७;
 १२१. २; ३. २०. २; ४०. ४; ४.
 १२. ३; नयन— ४; ६. १३८. ४
 गोड, गाड़— २. १६८. ३
 गोतीत, ज्ञानगिरा— १. २३१; मनज्ञान-
 गुण— ३. १०. ६
 गोतीतं १. २१८. २
 गोद १. ९६. ३; १२०. ४; २३०; २३५.
 ५; ३६७. २; ३८८. २; २. ५३. २;
 ६०. ३; १६६. २; ७. १३४. ४
 गोदावरि २. १३९. २;—तट ३. ३९. ३
 गोदावरी ३. १८
 गोप्य— छिपाने योग्य ७. ९९
 गोमती २. ३२३. ३
 गोमायु— गीदड़ ६. १०१. ६
 गोरे २. ११८. ३
 गोरोचन ७. ११३. ३
 गोलक— आँख २. १४३. १
 गोला ६. ७०. ६
 गोविंद— ईश्वर का नाम ३. ४१. ३; गुरु—
 विप्रपदप्रेमा ५९. २
 गोसाईं २. ९५; २६२. ४; २५६. ४;
 ३००. ४
 गोसाइहिँ २. ४६. ४
 गोसाईं— गुरु, राजा १. ७९. १; ९३. ४;
 १७७. २; २४०. ३; २८८. ४;
 ३०४. ४; ३१२. ३; ३१५. २;
 ३१९. ३; २. ४. २; १०. ४; ५२.

४; ५८. १; ७३. १; ८१. ३; ८६.
 १; ९२. ३; १५१. ३; २१४. ४;
 २२८. ४; २३८. ३; २५२. १;
 २५९. ३; ३१५. १; ३. १५. ३;
 ३६. ६; ४०. २; ४. ११. ३; १३.
 ४; ५. २४. ४; ३८. ३; ६. १०७.
 ४; ७. १००. ३; १५६. १; १९४.
 ५; १९८. २; २०४. २; २१०. ५
 गोहारी २. ३१८. २
 गौतम, — नारी १. २४३; २४४. ४;
 — तियगति २९८
 गौन— जाना २. १६१
 गौर— गोरा १. ९६; कुंदईंदुदर— सरीरा
 १३०. ३; २३०. ३; २४२. २; २४८.
 ३; २५०. १; २५२. २; स्याम—
 २५३; २५४. ४; २६२. १; २६५.
 २; स्यामल— सरीरा २७४. १; सुंदर-
 स्यामल— तनु २७५;— सरीर ३०१.
 २; ३१०. ४; ३२४. ३; २. ११७; ३.
 ४३. ४; स्यामल— सरीरा ४. ३. ४
 गौरं, तुषाराद्रिसंकाश ७. १७४. ३
 गौरव— प्रशंसा, बड़ाई २. १३३. ४; ७.
 १५५
 गौरि, — पार्वती हर— पसाड १. ३१;
 १०२. १;— निकेता २६१. ३; २६४.
 १; २६७. १; २६९. ३; ५; २६९;
 २. ८२. १;— गिरा ७. ७९. ३
 गौरीस— शिव ६. ४३
 गौरीसा १. १२८. २; ५. ३३. १; ७.
 ११९. ३

ग्यान २. ४९. २
 ग्रंथ, सद्-१. १०८. ५; ७. ५६; १५२;
 २१०. ७
 ग्रंथन्हि ५. ६२. २; ७. ६६. ४
 ग्रंथि-गांठ ७. १९८. २; ३; ४; २०२.
 २; ३; ७
 ग्रसइ १. २७१. १; ३१४. ३
 ग्रसत ५. ३६
 ग्रसन, संसयसर्प-उरगादः ३. १६. ५;
 ५. ५७. ४; ६. ९२. ६
 ग्रससि ५. २. ३
 ग्रसि १. १८४. ३
 ग्रसित, कलिमल-१. ५०
 ग्रसिहि २. २१०. २; ६. ८९. ३
 ग्रसे १. १३८; ६. ४८. २; ११६. ५;
 ७. १५२; १५३
 ग्रसेउ ७. १४४. ३
 ग्रह-नक्षत्र १. १३; ३०; २२२;-दसा
 २. १३. ४; २३६. २; नव-७.
 ५०. ३; २०८. १०
 ग्रहइ १. १४२. ४; ७. ६७. २
 ग्रहन-पकड़ना, पानि-१. १२५. २
 ग्राम-समूह, गाँव १. ४४. ३; गुन-
 ५२. १; रामगुन-५२; ६०; १९७.
 २; ३७६. ४;-देवि २. ९. ३;
 -नरनारी ९०. १; गुन-१०६;
 ११०. ४;-तिय ११७. २;-वधूटी
 ११८. ४; रामगुन-२०७. २; गुन-
 ३. १६. ८; ४. ३४; ७. ६९;
 रामगुन-७४

ग्रामहिँ, गुन-७. १६४. ३; रामगुन-
 २२३. ३
 ग्रामा, रघुपतिगुन-१. २४. २; रामगुन-
 ९९. ४; हरिगुन-७. ७७. २; राम-
 गुन-१९४. ४
 ग्राम्य, -वास २. ८९
 ग्राम्य १. २०
 ग्रीवाँ-गला, गर्दन १. १७५. १; २६६.
 ४; कल-२७६. ४; ७. ११३. १
 ग्रीषम-गर्मी १. ६३. २; ३. ५७. १;
 ४. १४. ४
 ग्लानी १. २१६. २; ६. ८८. ५
 घट, हाटक-१. १२३. २; सव-वासी
 २१८. २; २८६. ३; कनक-३११.
 ४; ३७९. ३; २. ३२६. १;-जोनी
 २३३. १; ६. ८५;-संभव ७. ५५. ४
 घटइ १. १९२. २; २७१. १; ७. ७२
 घटयोनी-अगस्त्य ऋषि १. ८. २
 घटा, -समूह, उमड़ते हुए बादल, अंधकार
 गजराज-३. २३. ८; जलद-६.
 १८. ३;-आटोप ५९. ५
 घटि २. २०६. २; ५. १५. ३
 घटिहि-करेगी, होगी २. २१०. १; २५९. ३
 घट्टा ६. ११२. १
 घन-बादल, लोहे का घन १. ३३; ५७.
 २;-पटल १४१. १; १८५. ३;
 तनु-स्यामं २२४. १; २९५; ३८०.
 १; ३; २. ११४; मोहविपिन-
 दहनकृसानुः ३. १६. ३; ४१. ३;
 -कानन ४२. ३; ४. १६. १; १७.

३; १९. ५; २७. २; ६. १८. १;
 -माला २१. १; ६१. १; -समुदाई
 ६२. २; -बोध ६९; ९१. ३; ९८.
 ६; १०२. ४; १०६. ५; ११२. १;
 ज्ञान-१३८. २; मोहमहा-पटल-
 प्रभंजन १४३. १; सच्चिदानंद-७.
 ३२. १०; ४८; ५३. ४; ७०; १०४.
 २; २०६. ९

घननाद-मेघों की गर्जना ७. ९५

घननादहि ६. ११५. ३

घननादा ६. ७०. ३; ७२. ३; ९६. २

घनस्यामहि २. ११४. ३

घनहि ७. ६०

घना ५. ३. ७; ७. २२३. ५

घनी २. १५२. ५; ३. २६. ११; ६. ९४.
 १; ११२. १; ७. १६२. ५

घनु ६. १५३. ३

घने ६. ९३. १; १०१. ६; ११२. ६;
 ७. ३०. ५

घनेरा १. २००. २; ६. ७०. ५; १२५. ५

घनेरी १. ६२. ४; १५१. २; ३१५. २;
 ५. ४१. ४; ६. १२३. १; १२४.
 १; ७. ४५. २

घनेरे १. ७८. २; १६८. १; २०६. ३;
 २. ८६. २; २१८. १; २३७. १;
 २५६. ३; ६. ६६. ५; १०१. १;
 १०२. २; रूपगुनसील-७. ४८. ४

घमंड १. ३८०. १; ४. १६. १; ६. १८. १

घमोई-एक तरह का कटीला पेड़ ६. १३. २

घर १. ९९. २; १०३. १; ११९. ५;

१२०. ५; पर-घातक १२१. २;
 १२२; २०२. ३; २७८. २; ३२९
 १; ३८३; ३८५. ३; ३९२. १;
 ३९५. ३; २. २. १; १०. २; १२.
 २; -फोरी १५. ४; १८. २; २०.
 ४; २८. १; ४५; ८४. ४; ९०. ३;
 १०५. १; १३२. १; १३६. १;
 १३८. २; १५७. ३; ३१६. १;
 ३२२. ४; ३. २४. ६; ७. १५८. ३

घरनी, -स्त्री, घरवाली रजनीचर-५.
 ३६. ४

घरहि १. ३०९. ४

घरिक-घड़ी भर २. ११६. २

घरी १. ११०. १; ३८८; २. २७. ४;
 ४१. १; ११४. १; ४. ३२; ७.
 १२३. ४; २२०. ४

घरु १. ९५. २; २. ७९. ३

घवरि-गुच्छा १. ३२१

घसीटन २. १६४. ४

घहरात-शब्द करते हैं ६. ७०. ६

घाउ-घात, चोट ६. ९९. ४

घाट १. ५७; ६२. २; २. २२२. १;
 ५०. ४; ६. ९५. ३; ७. ५१; राज-
 ३. ५२. १

घाटा ३. १२. २; ६. ६१. ३; ७. ५२. १

घाटि ७. १५७

घाट २. १३४. १

घात-मारना, धोखा २. १८. १; १३४.
 २; गो-समाना ६. ४८. १; लात-
 १२३. १; विप्रगुरु-७. १५६

घाता ३, ३०, ६; निजदल-६, १२३, ८
 घातिनी, -मारनेवाली वीर-६, ७५, ४
 घाती, नृप-१, ३१३, १; २, २५२, २;
 कुल-६, ५०, २; सुत-१०८, १;
 सुर-९६, ४
 घामा-गर्मी १, २२३, १
 घाय-घाव २, ३६, २
 घायल ६, ६७; ७५, १; ९०, ३; ११२,
 ४; ११३, २; १२२, ५; १२३, ५
 घालइ १, २१५, ५; ७, ६२, १
 घालक-मारनेवाला, घाती १, १२१, २;
 निजकुल-३०७, १; दनुजकुल-३,
 २४, ६; ५, ५२, २; कुल-६,
 ३०, ३
 घालसि ५, ५८
 घालहिँ ७, ६३, ३; १५८, २
 घाला-नाश किया १, १०३, १
 घालि १, २३२, ४; ६, ६३, ४; १०९,
 १; ११९, १
 घालिसि २, २१३, ३
 घाली-डाली ६, ४४, ४; ९२, ३; ७,
 ३८, १
 घालेसि-नष्ट किया, उजाड़ा ५, २१, १
 घालै १, २०४, १
 घुन ७, १०२, ३-अच्छर-न्याय २०३
 घुनि १, ५८, ४
 घुरघुरान-घुर घुर शब्द करता है, गरजता
 है १, १८४, ४
 घुमि-घूमकर ६, ९०, ३; ११२, ५
 घुमिन ६, ९६, ४

घृत-घी परहित-१, १०, २; २, ३४,
 २; १६४, २; ६, ४२, ४; ७, ७२,
 ३; १९८; १९९; २०६, २; २१०
 घेरत ३, २३
 घेरहिँ ४, २७, १
 घेरा ६, ७०, ५; ७, ६७, ३
 घेरि ६, ८, ४; १२३; १२५, ७
 घेरी २, ५६, २; ६, ५९, ५; ७, ५०,
 ३; १५०, ५
 घेरे ६, १२६, ४
 घेरेन्हि १, २०५, ३
 घेरेसि १, २१०, २
 घोर,-तीव्र, भयंकर, दुर्गम महा-१,
 ६०, ३; ६३, ३; १८७; २०४;
 २०६, ३; २१५; २४०, ३; २९४,
 ४; ५; ३०५; ३१२; ३१६, १;
 ३५०; २, ८४, ३; १६८; ३, २३,
 ३; २४, ८; ३५, ७; ४, २४, २;
 -चिकारा ३१, २; ६, ५;-रत्न
 ९९, ३; ५; १०२, ४; १०६, ६;
 ११९, ५; १२१, ३; १२२, ५;
 १२६, २; १२९, २;-गति ७,
 १७३; संसारपतंग-किरणैः २२६
 घोरतर ६, ९२
 घोरा १, १९६, ४; ३८०, ३; २, १६९,
 २; ३, ३७, ९; ४, १६, १; ५,
 १०, २; ६, १३, २; १८, १; ७९,
 १; ११२, २
 घोरी २, २३, २
 घोरे २, १४४, ३; १४८, ४; ६, १०३, ३

घान-नाक, सूँघना १. १४२. ४; ६.
 २१. २
 चँदोवा १. ३९०. २
 च- और ३. ६. ५
 चंचरीक-भौरा २. ३२५. ४; ५. ३. ३
 चंचल ५. ७. ४; ६. ११४. २
 चँवर १. ३२२. १; २. १०६. ४
 चउहड्ड-चौराहा ५. ३. ७
 चक्र २. २१६; २३७. ३
 चक्रई २. ७९; १२२. १; २१६
 चकार ७. २२५
 चकित-आश्चर्य से युक्त १. ७६. १;
 १५१. ३; १८४. ४; २०२. ३;
 २०४. ३; २४६. ४; २५८. ३; २६२;
 २६५. १; २७७. ३; २८१. ४; ५.
 १३. १; ५५; ६. ११४. १; ७.
 ११७. २
 चकोर, -चाँद की किरणें पीने वाला पक्षी
 सज्जनकुमुद-चित १. ५३; ६९. ४;
 २३९. ३; -किसोरकु २९६. ४;
 -कुमारी ३१९. २; २. ८४; १३८;
 १४१. १; २३७. ३; सीता नयन-
 निसेसं ३. १६. ४; १७; ४८. ३;
 -समुदाई ४. २०. ४; ७. ५४. ३
 चकोरा, चंद-१. २४९. २; २६०. ३;
 २६३. २; २. ११६. ३; २१०. १
 चकोरी १. २६५. ३; महेसमुखचंद-
 २६८. ३; २. ६०. ४
 चकोरू, चंद-२. २७. २
 चक्र-पहिया, सुदर्शन चक्र २. १३८

चक्रवइ-चक्रवर्ती राजा २. ९९. २
 चक्र, -भय ३. ३. २; -अवर्त्त ६. ११२.
 ६; ११६. ३; हरि-७. १७८. ७
 चक्रवर्त्ति १. १८०. २; ३२८
 चक्रवाक, -चकवा, चकई-बकखगसमु-
 दाई ३. ५२. २; ४. १७. ५; -मन
 २०. २; २७. ३
 चख-आँख १. ४६. २
 चढ ५. २६. १
 चढइ १. २; १३. ५; २. २०६. ३
 चढत ६. ४०. ४; ७. ६०
 चढा ५. १९. ४
 चढाइ २. ८२; १०१. ५; १५२. २; २०३.
 ४; ३. २३. ८; ३७. १२; ४. २१.
 ४; २२; ६. १८. ४; १२२. ५
 चढाइहि ६. ६. १
 चढाई १. ३७१; २. ९१. २; २०३. ४;
 ३२१. २; ४. ६. ३; ६. ४०. १;
 १५३. १; ७. १८८. ८
 चढाउव १. २८५. १
 चढाये २. ८४. १; ४. ११. १; ६. ११९. ३
 चढावउँ १. २८६. ४
 चढावत १. २९४. ४
 चढावा १. २३३. २; २८५. १; ३. २३.
 ७; ५. ६१. ३; ६. ६७. २
 चढि १. २३; ११६. ३; ४; १८४. २;
 २०२. २; २. ८४. १; ८६; २३८.
 १; ३. २४. ७; ३१. ४; ४. २७.
 ३; ५. ३. ५; ६. ३; ७. २; ७;
 ६०; ६१. ५; ७३. १; ७८; ९४;

१००. १; १०१. ३; १०६; ११७.
 २; १२३. ३; १२५. ५; १४१;
 १४८. ३; १५७. ३; ७. ८; २६;
 ९६. २
 चढिहहिँ १. ९१. ३
 चढीँ ७. १०
 चढी २. ४७. ३; ६. १३४. ४; १३५;
 ७. १९
 चढु ६. ८१. ३
 चढे १. २७९. ४; २९३. ४; २९४;
 २. १५२. २; २२१; ६. ६२. १;
 ६४. १; ९७; १०६. १; ११०. ३;
 ११३. ३; ११४. २
 चढेउ १. ८७. ३; १११. १; २. १५५.
 ३; २२९; ५. १. ३; ३. ४; २५.
 ५; ६. ६३
 चंड-तेज, क्रोध-सर ३. ४१. २; ६.
 १; ११६. ५
 चंडाला ७. १८८. ८
 चतुर १. २२. ५; ३७. ४; ३८. ४; ५९.
 १; ११८. ५; १७८. २; १८६. ४;
 १९१; २७९; २८९. ३; २९६;
 २९७. ३; ३२९; २. १९. १; २;
 ३. ११; ४. १७. ४; ६. २५. ४;
 ७. ४४. ४; -सिरोमनि २०६. ५
 चतुरंग-चार हिस्सों में बटी हुई सेना
 (हाथी, घोड़ा, रथ, पैदल) १. १८२.
 २; ३१६. २; २. २२८. १
 चतुरंगा २. २२३. २; २३७. २
 चतुरंगिनि ३. ४८. ५

चतुरंगिनी ६. १०२. १
 चतुरता १. १९३; ६. ५८
 चतुराई १. ६९. २; २३२. ३; २. १५.
 ३; २५. ४; २८. ३; श्री-३. १०.
 ४; मुनि-१७. २; २४. ७; ४४.
 ३; ६. २३. ३; ४२. १; ७. १२९.
 ३; १४२. ३
 चतुरानन-ब्रह्मा १. २३४. १; ६. १२९.
 ५; ७. ८३. ४; १०२. ४; ११९. ३
 चतुर्भुज, -विष्णु-रूप ३. १५. ९
 चंद, सरद-छविहारी १. १३०. ४;
 -चकोरा २४९. २; २७०; सरद-
 निंदक २७६. १; महेसमुख-चकोरी
 २६८. ३; ३९४; रघुकुलकैरव-२.
 ११; -चकोरू २७.२; ४९; -किरिन-
 रसरसिक ६०. ४; सरद-चंदिनि
 ७९; ११६. ३; ५. ३८. ३
 चंदन १. २२६. ४; २. १२८. २; १७१.
 २; २१६. ४; ७. ६०. ४; १८६.
 ८; २०६. ९
 चंदनु, भगतउर-२. १४२. ४; १७७. ४
 चंदा-चाँद, श्रेष्ठ रघुकुल-२. १३५. ३
 चंदिनि, -चाँदनी सरदचंद-२. ७९.
 राविकुलजलरुह-१६०. १
 चंदु १. ३८३; रामचन्द्रमुख-२. २.
 ३; ५१. ५; ९८. ३; रघु-२४०
 चंदू, भानुकुलकैरव-२. १२३. १;
 २६४. २
 चंद्र, -मौलि १. ८८. ४; -अवतंसा
 ११२. ३; -हास ५. १०. ३

चंद्रमहि १. ३१४. ३
 चंद्रमा १. २७१. १; ४. ३१. ३
 चंद्रिका २. ९८. ३
 चंपक २. ३२५. ४; ३. ५२. ३
 चपरि—जल्दी, १. १८४
 चपल—चंचल १. २३५; ३८०. २
 चपलता ६. २३. २
 चपेटन्दि, वानर भालु—६. ५०. ४; ६४.
 ४; १०६. ५; १२५. ७
 चपेटा—तमाचा ४. २७. १
 चबेना २. ३१. ३; ७. ६२. ४
 चमगादुर ७. २०८. १४
 चमकहिँ ६. ११२. २
 चर, —जंगम, दूत—अचर १. ७८. १;
 १०८; १०९. ५; १३१. ४; १४३.
 १;—अचरराया १५६. ३; १५९.
 २; स—अचरनायक १७४. १;
 —अचर २३२. २; २३६. ४;
 २. ७८. ३; १७०. १; २३९. ४;
 ३२२. ३;—अचरईसा ३. ३३. २;
 —अचर ३७. ३; ६. १०. १;
 —अचरमय २१;—अचर ४२;
 —अचरनायक १२८. २; स—अचर
 ७. ४४; ११५. २; ११९. ४;
 —अचर १३१. २; १३२. ३; १३२;
 २०८. ५; स—अचर २२१. २
 चरइ २. २३. १; ७. १९८. ६
 चरण, —पैर—सरोज ३. ५८
 चरित १. १२७. ५
 चरन, राम—रति १. ९;—कमल २४.

२; ३०; राम—अनुरागी ३१. ६;
 राम—पंकज ३३. २; ३४. १; रघु-
 पति—उपासक २;—कमल ३४. ५;
 राम—६०. ४;—सरोज ६७. ३;
 ७७. ४; ८३. ४;—सलिल ९०. ४;
 ९५. ४; ९८. २; १०५;—पंकज
 १२५. ५; रघुवीर—१३६. ४; प्रभु—
 —प्रसादा १४४. २; मुनि—१५४;
 १५५. १; १७८; १७९. २; ४;
 १८९. १; १९०. ३; २२१. १;
 अरुन—पंकजनखजोती २३१. १;
 विप्र—३; रघुनाथ—२३२. १;
 २३९. ३—कमलरज २४३; हरि—
 २४४. ४; २४८. १;—सरोरुह २५९.
 २; ४; २६८. २; २६९. २; मुनि—
 सरोज २७१. ३;—सरोज २७२. ४;
 २८७. ४; २९२;—परस २९८. ४;
 ३१५. ३; ३६४; ३७०. १; ३७२.
 ४; ३७५. ३; ३७६. १; ३७९. १;
 गुरु—३८६; ३८९; ३९४. ४; श्री-
 गुरु—सरोजरज २. १; गुरु—रेनु ४.
 ३; १०. २; १३. ३; ४५. १;
 —सरोरुह ५७. २; ५८. ३;—नख
 ५९. ३; ७१. १; ७२;—रत्त ७३.
 ४; ७६; रामसिय—७७. १; राम—
 ७९. ३; विप्रगुरु—८०; राम—पंकज
 ८५. ४; संभु—८६; रघुनाथ—९४.
 ३; सियरघुवीर—रत्त ९५. १;—कम-
 लरज १०१. २;—सरोज १०२.
 ४; १०३. २;—सेवकाई १०५. २;

सिय-धूरि ११२. २; राम-११४.
 २; १२२. २; १२४. ३; १३०. ३;
 -रति १३०; -रज १४०. १; राम-
 १४१. २; १६५. १; १६७. १;
 १६८; सीताराम-२०६. १; राम-
 अनुराग ४; रघुवर-२०८; २१४.
 १; राम-२३६. ४; २५२. ५; २६०.
 २; २६६; -पीठ ३१७. ३; सीता-
 ३. २. ४; -सरोरुह ६; १०. १;
 -कमल १५. ४; -सरोरुह १८. ६;
 -रजलेखा १९. ४; १९; विप्र-
 २१. ३; संत-पंकज ५; २६. ५;
 ३६. ८; राम-३९. ९; रघुपति-
 कमल ४३. २; ४; ५; ५३. ६; ४.
 ५. ३; ९. १४; ११. २; १३. ३;
 रघुपति-५; रघुवीर-रति २१. ४;
 २३. १; २; ३; २४. १; रघुवीर-
 अनुरागी २६. ४; राम-जुग २८;
 ५. १. ४; राम-८; राम-रति
 ११. १; रघुपति-१७; राम-पंकज
 २३. १; २५. ३; -कमल २७;
 -अनुरागी ३१. २; ३२; रघुपति-
 भगति ३४. २; भ्राता-३८. १; ४१;
 -प्रहारा ४२. ३; -जलजाता ४३.
 ३; रावन-५५. १; -प्रहार ६०.
 ४; ५; ६३. ४; राम-पंकज ६. ४.
 ४; ९. २; -कमल १४. ४; २५;
 २७. १; -सेवकाई ३१. १; ५२. ५;
 कीस-५२. ७; ५२; ५३. १; राम-
 २; -पंकज ५७. २; ५; राम-५९.

४; ६१. १; रघुपति-सरोज ७६;
 राम-सरसिज ७७. १; ८१. ४;
 ८६. २; ८८. ४; ९०. ३; ९६. ४;
 १०३. १; ११०. ५; विप्र-पंकज
 ११५. १; १२२. ४; महेसवंदित-
 रति १३५. १; १३७. १; -अंबुज-
 प्रेम १३८. ६; १४४. १; विप्र-
 १५३. १; गुरु-सरोरुह ७. १४.
 २; सीता-१५. १; ६; राम-रति
 १५; ३०. ४; ६; -सरोज ३६. २;
 ३८. ४; ४०. ४; ४३. २; -नलिन
 ३; ४४. २; विप्र-सेवक ४५. ४;
 -कमल ४७. २; राम-रति ४८.
 १; श्रीरघुवीर-रति ४८. ३; -कमल
 ५८. ४; राम-५९. १; -उदक
 ७१. १; राम-अनुरागी ७३. ४;
 रघुपति-७९. ४; राम-५; ८५.
 ४; काग-१४४. २; रघुपति-प्रीति
 १६६. ४; १७०. २; संभु-१७८;
 राम-१८२. ३; राम-वारिज १८२.
 ७; राम-१८२; १८३; राम-स्त
 १८९; राम-बिस्वास १९०. २;
 सिवअजपूज्य-२१५. २; राम-
 २१७. १; २१७; २२०. १; राम-
 रति २२१; २२२. ४

चरनन्दि, सिसु-१. २२६. ३; २३४. ३;
 २३९. ३; २४४. १; ३. १५. ११;
 प्रभु-२२. १; ५९. ५; ४. २२. १;
 ४, २३. ३; ५. २९. ४; ६. १०९.
 १; १५७. ४; ७. ७. ९; १७. १; १८

चरनहिँ ५. ११. ४

चरना, महीसुर—१. ७. २; ११. २; ३३.

२; मुनि—९०. ४; प्राणपति—९८.

१; १२६. ४; १३०. ४; हरि—१६६.

१; ४. ४. ३; ५. ३१. २; ७. ५९.

४; ११२. ३; अरुनकर—११७. ३

चरफराहिँ—तडफडते थे २. १४४. ३

चरम—मृगचर्म २. ७. २

चरहिँ १. ३१०; २. ६०; १४३;

२३७. २; ७. ४६. २

चरहीँ २. १२५. ४; ६. १२३. ४

चराचर—चल अचल, स्थावर जंगम ३.

१९. ४; ५. २१; २२. ५; ३३. २;

—द्रोही ४९. १.

चरित्त—चरित्र, व्यवहार १. ७. ३; १७.

३; राम—सर २१. ३; राम—

२१; २२. ५; २३. २; हरि—२४.

३; रघुवर—मानसमंजुमराल २६;

३१. ४; राम—४१; ४९. २; राम—

चिंतामनि ५२. १; राम—५३. हरि—

५४. ४; ५५. ३; राम—मानस ५६.

४; ५; ६; ५७. १; ५९. १; बाल—

६१; भरत—६२; ६८. ४; रघुपति—

७२; ७९. २; ९५. १; उमा—९९.

३; १२७. ५;—सिंधु १२७; १२८.

१; सिव—१२८; राम—१२९. २;

१३२; बाल—१३४. ३; ४; २३५.

४; रघुपति—१३५; हरि—१३७. ४;

१३८. २; राम—मानस १४५; १४६;

हरि—१४८. १; १५०. २; राम—

१५५. ३; काम—१५६. ४; १५८.

४; १६२. ४; १६८. १; ३; १६९.

३; १८०. १; २१५. १;—पुनीतिं

२१८. २; २२०. ३; २२४. ३; ४;

सिसु—२३१; बाल—२३२; २३५.

१; २; २३७. ४; २३८. १; २४३.

५; ३९५. ५; नारि—२. १४. ३;

२८. ४; ४७. १; ५५. ३; ८८. ९४;

१२८. ४; ३२७; ३. ५. १; रघुवीर—

१०. ६; २८. २; ३२. ३; मनुज—

३९. ९; राम—५३. ५; ४. ४. २;

७. १; ५. ३०. ३; ५३; ६३. ४; ५.

६. १२. १; ८१. १; कपट—९५. ६;

९६. १; राम—१०६. १; १२४. ३;

श्रीरामरावणसमर—१२६. ६; प्रभु—

१३५. १; १४३; १५७; ७. ७. ७;

२०. ५; रघुपति—४३. ३; ४५. २;

नर—४८; राम—४९. ४; ५०; सत—

५१. ५; रघुपति—५५. ३; ६५. २;

३; ६५; राम—७५. १; रघुपति—

७५. २; राम—७७. १; रघुपति—

३; राम—७७; प्रभु—७९. १;

राम—८१. ४; ८२. २; ८८. २; राम

—सर ९०. ४; सिसु—९०. ५;

बाल—९०; ९६. ३; रघुपति—९६;

९८. १; १०४. १; १०४; नाना—

१०७; बाल—११०. २; ११०. ४;

१११; राम—११२. १; ११३. ५;

११७. २; १२५. १; रघुवर—१३४.

४; गुप्त—१३६. २; राम—सर १४६.

२; १५०; हरि-१८८. ३; राम-
 मानस १९०. ५; राम-सर ६;
 हरि-२१३. १; -सिंधु २१४;
 २२३. २; ६
 चरिता, मनोहर-१. ३१. १
 चरित्र १. १६१. ४; २३७; ४. २१. ४;
 रावन्नारि-६. १५७. ८; हरि-
 मानस ७. ७७. ४; ११४; १२९. ४;
 १५८. १; श्रीमद्राम-मानसम् २२६
 चरिये ६. १३८. ५
 चरु-जंगम १. २२२
 चरु १. २२१. ३
 चर्म-खाल ३. ३५. ३; शार्दूल-अंबरम्
 ६. २; ४; ११२. ६; ७. २७. ५;
 मृगाधीश-अंबरम् १७४. ४; २०७
 चल-चंचल, चलना १. १९५. ३; ४.
 १७; ३०. २
 चलइ १. १४२. ३; २. ४३; ५. ३४.
 ३; ७. १३७
 चलई ६. ३३. ५
 चलउँ ७. ११३. ५
 चलत १. २२. १; २३. ५; ८०. २; १०८.
 २; २१३. ३; २८८. ३; ३७२. २;
 २. २१; ८२. २; ८४. २; १६१.
 ३; २१७. २; २२३; २३५. ३; ५.
 ४. ३; २८. १; ३१. १; ६. ४०.
 ४; ६१. १; १०२. ३; १०९. ४;
 १११. १; १५३. २; ७. १०६. ३
 चलत्, -कुंडलं ७. १७४. ४
 चलति २. १२४. ३

चलन १. ३६५; ३९४. २; २. ५९. २;
 ६०. ४; ३१९. ३; ३. ४०. २; ४. ११
 चलनी ७. ४०. २
 चलष १. १९६. ४
 चलाहिँ १. १७३. २; २३५. ४; २८३;
 ३७९. १; २. ११३; ४; ११५. १;
 १२४. ३; १४४. ३; २५६. १; ६.
 १२३. ३; ७. ४३; ४४. १; १५९
 चलहीँ २. १६९. ४
 चलहु १. ११६; २७२; ३२७; २. ७४.
 १; ११३. ३; १३३. ४; ६. २९. ४
 चला १. २०१. ३; २१०; ३३०. ४;
 ३६६. २; २. ४५. २; ३. २. ४;
 ३. १; ३१. ४; ३४. ४, ३५. ५;
 ३६. ५; ३६; ३७. १२; ४. १०. १;
 ५. १. ४; १८. ४; १९. २; ३५.
 ४; ४३. १; ६०. ५; ६. ७. ५; ९. १;
 १३. २; ७८. १; ८६. १; ८७; ८९.
 १; १०७. २; १२०. २; १५५. २
 चलाइ २. २०३
 चलाई २. १५४. १; २०४. १
 चलाना ६. ११५. १
 चलायउ २. ८६
 चलाये १. १७३. २; ६. ४८. ४; ५७.
 ४; ११७. ३
 चलावहिँ ६. ८. ३; ६१. ४; ६४; ६५.
 १; ७०. २
 चलावा १. १८५. २; ४. ९. २. ६. ६७.
 २; ९६. ३; १५३. १
 चलि १. ५५. ३; ७५; १२७. ३; १६२;

२२२. १; ४; २२५. १; २३३. २;
 २८२. ४; ३०९. २; ३१७. ४;
 ३६६. १; २. २९. २; ११४. २;
 १३०. ३; ३. ५. ३; १५. ८; २३.
 ७; ४. १७. ४; २८. २; ५. १३.
 ४; ५५. ३; ६. २८; ७५. ४; ११७.
 ४; १३३. १; १५३. ४; १५५. १;
 १५७. १; ७. ४६. २

चलिव १. ८८. २; २. २०२; ५. ३१

चलिहउँ २. ४७. २

चलिहहिँ २. १२१

चलिहि १. ३६७. १; ६. ४२. ४; ८१. ४

चली १. २७९; ३७९; ३८२; २. ५२.
 १; ६. ११८. ५; ७. ९. ३

चली १. ६०. ६; ७५. २; ७६; ७८. ४;
 ९७. ४; ११०; १२०. २; १२६.
 ५; १५४. २; २२६. २; २६२. ४;
 २६८. १; २६९. ५; २८१. १; ३७६.
 ४; ३७८. ३; २. १३. ३; ३५. २;
 २२३. २; ४. १६. ३; ६. ७. १;
 ७८; ८७. ५; १०१. ४; १११. २;
 ११२. ६; ११८

चले १. ७०. ३; ७३. २; ८०. २; ८५. १;
 २; १०५; ११४; ११६. ३; ४;
 ११९. १; २; १२६. ५; १२६;
 १५७. ४; १५९. ३; १६४. १; ३;
 १६७. ४; २२३. ३; २२८. १; २३५;
 २४०; २४१; २४२. ३; २४३.
 ५; २४५. १; २; २४७; २५२.
 १; २५८. ३; २६०. १; २७०. ३;

२७१. २; २७३. २; ३; २८२. ४;
 २८३. ३; २८४. २; २८८. ३;
 ३००. ३; ३२०. ३; ३२८. ४; ३२९.
 १; ३६४. ४; ३६७; ३७०. २;
 ३७२. २; ३७२; ३७६. १; ३८६.
 २; ३८७; ३८९. २; ३९४. ५; २.
 ७६; ७७. १; ८०. ४; ८०; ८२.
 १; ३; ८४. १; ८५. २; ४; १०९;
 ११०. ३; १११. ३; ११३. १;
 ११४; ११५. ४; १२३; १२५. २;
 १२७. ५; १३४. ३; १३६. १; १४५.
 १; १५४. १; १५८. २; १५८;
 १५९. १; १६७. १; २; २०३. १;
 २१७. २; २२१. ३; २२२. २; २२५;
 २२६. ४; २२९. २; २३४. ३; २३५.
 २; २३९. १; ३१९. ४; ३१९;
 ३२१. ४; ३२२. ४; ३२३. ४; ३.
 ५. २; १२. १; १४. ३; १७. १;
 १८. ९; २३. ६; २६. १; २; २७;
 ३६. ३; ३८; ३९. ४; ४२. २; ४६.
 १; ४. ३. १; ९. १३; १३. ५;
 १९; २२. ४; २३; २५; २६. ४; २६;
 ५. २५; २८. ३; ३४. ४; ३५. ५;
 ४५; ४६. १; ५५. १; ६. ४. ५;
 ८. १; २७. ३; ४८. २; ५९. ५;
 ६०. ४; ६१; ६२. २; ६७; ७०. १;
 ७३; ७५; ९०. १; २; ९२. १; ३;
 ९७; ९९. २; १०१. ४; १०२. २;
 १०७. १; ३; १०७; ११६; ११७.
 ४; ११८. ५; १२०. ५; १२१. २;

३; ५; १२५. ७; १२८; १२९. १;
 ४; १३२. ३; १३४. ५; १४१;
 १५०; १५७. ३; ७. ९; १५. ४; १९;
 २१; ३६; ४०. १; ५; ८३; ९६. २
 चलेउँ ३. १५. ६; ४. ८. ४; ७. ११७.
 ४; १८८
 चलेउ १. ५७. ४; ७३. २; १०८. २;
 १५३. ३; १७१. २; १८२. ३;
 १८४; १८५. १; २; २१३. २;
 २५०. ३; २. ४०. १; ४; ८९. १;
 १४५. ४; ३२२. १; ४. २६. ६;
 ५. १. २; ४; ४. १; ८. ३; १८.
 १; ३७. ३; ४३. २; ६. १३. ३;
 २७. १; ५३. ५; ७०; ७७. १; ७९.
 ३; ८१; ८८. ३; ९८; १०२. १;
 १०६; ११०; १३७. १; १५३. ३;
 ७. ८; १३; २२; ४०. ३; ४१; ८४.
 ४; ८६. ३
 चलेऊ ५. २९. ३
 चलेसि ३. ३७. ६; ५. ४. १
 चलेहु १. १५५. ४; २. ३१६. ३
 चलै ४. ३०. ५
 चवइ-वृष्टि करे २. ४९; १७०. १
 चवहीँ ७. ४६. ३
 चप-आँख १. ६०. ५; -पूतरि २. २४. २
 चह १. ६०. ४; ७२. १; ७६. ३; १०३.
 २; १३१. ३; ३००. १; २. १८.
 ४; २७. १; ४८. २; ४९. १; २५८.
 २; ३. २२. ८; ३७. ३; ४. २५.
 १; ६. ५. ४; ७८. २; १०८. १;

११९. ४; १३४. ७; ७. ७७. २;
 ८६. ४
 चहइ १. १८९. ३; ३००. १; ७. २२१
 चहईँ १. ३००. २; ६. ९२. २
 चहउँ १. १७. ३; २. १०१. ५; २०५;
 २६५. ४; ५. ८. २; २२. ३
 चहत १. १०२. ३; १५३. ४; २९३. ४;
 ३०६. १; ३१३. ३; ३६८. १;
 ३६९. ३; २. ३७. १; ५९. २;
 २०७. ३; ३. १०. ३; २२. ८;
 ४०. २; ४. २७. २; ५. ५७. ४;
 ६. ७०. २; ९२. ६; १०९; ७. ३
 चहति २. २९; ६०. ४; २१८
 चहसि ३. ४५; ४. ११. ५; ७. १७०. २
 चहसी ६. ४६. ४
 चहहिँ १. ३८. २; १०२. ४; ११२;
 २९३. १; ५. ३३. १; ७. ५९. २
 चहहीँ १. २५१. ३; ३७३. २; ३७६.
 २; ३९४. २; ७. ४८. ३; ५९. ३
 चहहुँ ७. ६०. २
 चहहु १. ३०७. २; ५. ३६. ४
 चहहू १. १०२. २; २. १०१. ४; ७.
 ६८. १
 चहिय १. १७. ४; १२०. ५; २. २५१.
 ४; ७. २०६. २
 चहुँ १. ३८. ४; ४३. १; ५८. ६; ६१;
 ६३; २४५; २५७. २; २६१. १;
 २. ७. ३; ७४. ३; ८७. १; ११६.
 ३; १३४. १; २२१. ३; २३७. ४;
 २५२; ३. ५२. ३; ४. १७. १; २५.

३; ५. ३. ६; ९; ५४. २; ६. ५९.
 ५; ९३. ७; ९४. ५; १२५. ७;
 १२६. २; ४; १३४. ५; १५३. ४;
 ७. २; ५०. २; ५२. २; १६६. ३
 चहूँ १. ३८. ४; २६५. १; ४. २७. ३;
 ६. ७०. ४
 चहै १. २२४. ३
 चाँड-इच्छा १. २९९. २
 चाँदिनि २. १२. ४
 चाँप, - धनुष धृतसररुचिर-तूनीरहिँ
 ७. ५३. २
 चाँपत १. २५९. ४; ६. १४. ४
 चाँपन १. २५६. २
 चाँपि १. १५४. ४; २९२
 चाँपी-द्वार्ड २. २१. १
 चाऊ, चित्त-१. ३१. ४; २२३. २; २.
 ५२. ४; २३६. ४; ६. ६१. १
 चाक्का-पहिवा ६. १०३. ३
 चाक्की-द्वारकर १. २५२. ४
 चाखा-(नीलकंठ पक्षी) चखता है २.
 २२०. २
 चातक १. २६०. ३; ३८०. ३; २. ५३;
 ८४; १२९. ३; १३८; पितुहितचित्त-
 जलयर १५६. ४; २३५. २; २३७.
 ३; ३२५; ३. ४८. ४; ४. २०. ३
 चातकही १. १८. १
 चातकि २. ५३
 चातकी १. २९६. ३
 चातकु २. २०६. २
 चातुरी ४. ११

चाप, - धनुष सर-घर १. ३३; सुमन-
 १११. १; मनोज-छविहारी १७५. २;
 रुचि-सायक २४२. १;-सर २५२.
 २;-मख २५४; सर-४; शंकर-
 २५६. १; सिव-२६८. १;-तम
 २७२. १; २७८. १;-समीप २८३.
 ४;-कर २८४. २; शंकर-२८५.
 १; २८६. ४;-गरुजाई २९०. ३;
 -गुरुता ४; संभु-गति २९१. ३;
 -समीप २९३. २; संभु-४; शंकर-
 २९४;-खंड २९५. १; ३०३. १;
 ३११. १; ३१६. १; ३; ३१७. ४;
 ३१९. ४; ३२५; ३८०. २; २. ९१.
 २; महेश-खंडनम् ३. ६. २;
 निपंग-सायकं ६. २; पानि-
 सरकटितूनीरं १६. २;-वानधर
 १६; २३. ८; सर-तोमरसक्तिमूल-
 कृपानपरिवपरसुधरा २४. ८; ३५.
 ४; ३६. १; ४. ११. १;
 -सायक ५. ४८. १; ६१. ३;
 ६. १४. ३; १८. ४; ६७. २; ७८;
 १०६; १०७. ४; १०९. ४; सर-
 १११. ६; ११२. ६; ११४. ५;
 १२२. ५; १२२; १२८. ६; सर-
 मनोहरत्रोनधरं १३८. ४; धृतत्रोन-
 वरमर-१४०. १; धृतवर-१४३.
 १; धृतसायक-निपंगवरम् ७. ३२.

३

चापधर, - धनुर्धारी सर-६. ६०
 चापधरे, सायक-६. १३८. १

चापा, भव-१. २८७. ३; २८९. २;
२९८. ३

चापि ६. १२९. ३

चापू, भव-१. ४०. ३

चामर-चँवर १. ३२९. ४; ३८३. २;
२. ७. २; ७. २७. ५

चामुंडा-योगिनी का नाम ६. ११३. ४

चार-दूत, चतुर ३. २२. ८; ७. १५५

चारा २. १६९. २

चारि १. ७; १७. १; ३८. ३; ५६. २;
५७; ६८. २; १९४. ४; २०३. १;

२५३. ४; ३२८; ३२९. २; ३७८;
३८३. १; २. १; २. १; २९. २;

४७. १; ५४; ८२;—दस ८९; ९९.
२; १०५. २; १०६. २; ११०. ३;

१४४; १७४. ३; २०३. ५;—त्रिवि
३. ७. ६; स्मृति-८; ४. १४. ४;

१९; ६. ४८. ४; ५७. ४; ५९. १;
२; ७६. १; ११७. ३; ७. ३०. ५;

६७. २; ८०. ४; ११९. ४; १६५
चारिउ १. २८; ३८. ३; २१९. ३; २३०.

३; २३५. २; ३६८. १; ३८२. ४;
३९२; ६. ६८. १; ७. ५२. २;

५५. ३; ११२. २

चारिहुँ ६. १०१. २

चारिहु १. २०८; ३२०. २; ४. २२. १;
६. ६०. ३; ७. ४४. २

चारी-चार, चलने वाला १. ५८. ५; ९१.
४; २२१. २; २२४. १; २३०. १;

२३६. ३; २३९. ३; २४०. १;

२५३. ४; २६९. १; ३२२. ४;

३२७. ४; ३६८. २; ३८१. ४;
३८२. २; दस-२. १२१. २;

२१६. ४; ३२३. ३; ३. ७. ४; ४१.
१; ५०. ४; ४. ९. ५; ११. ४; ५.

११. ४; ६. ५७. ४; ११४. २; ७.
५७. १; ११२. ४; १५४. १

चारु-सुंदर १. २१. ५; ५१; ५७. ५;
५८. २; ५; ५८; १६४; १६८. १;

१७५. १; ४; २४६. १; २५२. २;
४; २५७. १; २६३. २; २६६. ३;

२६८. २; २७६. २; ३०१. ४; ३२९.
३७७. ३; ३८०. २; ३८३. २;

३९०. २; २. ९. २; ५९. ३; ९१.
४; ५. ३. ७; ७. ५०; ५१. ५; ८०.

४; ११२. ४; ११३. १;—गंगा
१७४. ३

चारुतरं-अधिक सुंदर ७. ३२. ३

चारु १. ६. १; ३२. ३; ५२. १; ३२९.
४; २. ७. ४; १०६. २; १३३. २;

७. ५१. ४

चालही २. ५१. ५

चाली २. २२३. १

चाह २. १३. ४

चाहइ ५. ३८. ३

चाहउँ १. १७७; २. १७८. १; ३. ५६. २
चाहत १. २२५. २; ३६५; २. ११. १;

४८. २; ५३; २३१; २६६. १; ३.
२. ३; ६. ३१. १; ८४; ७. ४७

चाहति, चरनकमलरज-१. २४३

चाहसिं १. ३७
 चाहहिं १. १५६. १; ७. १६२. १;
 १९४. २
 चाहहु १. ६९. २; १०३. ३
 चाहा १. ३००. २; ३. २. ३; ३६. ८;
 ७. ८८. ३
 चाहि—देखकर, इच्छा, समान १. २९१.
 २; ७. ४२
 चाहिय १. १०२. ४; १५९; ३१५. २;
 २. १०३. ४; १२८. ४; १३२;
 १७५. २; २१४. ३; ४; ६. १०. १
 चाहिये २. ३१६
 चाही—देखने की इच्छा की १. ४६. २;
 ६०. ५; ३८२. ३; २. २२. १
 चाहे ७. ७३. २
 चिकनाई ७. १३६. ४
 चिकार—चिघाड़ ६. ९२; ११२. २
 चिकारा, घोर—४. ३१. २; ६. ९९. ५
 चिकन १. २३१. ५
 चिकरत ३. २६. ५; ६. १०१. १
 चिकरहिं—चिघाड़ते हैं १. २९४. ५; ५.
 ३५. ६; ६. १०६. ५; ११६. १
 चिकरही ५. ३५. ५; ६. ११२. ५
 चित, —चित्त—चाऊ १. ३१. ४; ५१;
 ५३; ८७. ३; १३१. २; २३५; २४६.
 ४; २८१. ४; ३४८. ३; २. १२. ३;
 ५२. ४; ११७. १; १२४. ४;—चौर
 १३८; १४०; पितुहित—चातकजलधर
 १५६. ४; २२७. ५;—अश्रु २२८. २;
 सरल—२२८; २३६. ४; ३. ४. १;

७; २०. १; ४२. १; ४. ९. ४;
 ११. २; मृदुल—५. १४. २; ५५.
 ४; ५५; ६. ४४. ४; ६५. २; ११३.
 ३; ७. ४२; क्रौमल—६१. २; ८३. ३
 चित्, —आनंदमय २. १२८. ३; सत्—
 आनंदधन ७. ४८; ७०; १०४. २;
 —आनंदसंदोह ११४
 चितइ १. २६१. १; २९१; २९२. ४;
 २९३; ३०२. ४; ३०५. २; २. ४५.
 २; १०१; ११८. ३; ३. २२. ६;
 ३६. ५; ४. ११. २; ५. ३५. १;
 ६. ११४; १३९. ३; १५०. २; ७.
 ११३; १३४. ३
 चितयउँ ७. ११७
 चितयउ २. १५५
 चितये १. २६३. २; २. २१८. १
 चितव—देखता है १. १४१. २; २५०.
 ३; २६५. ३; २७५. ३; २७७. ३;
 २९२. ४; ३१२. ४; २. ५२. १;
 ३. २८. २; ५. १३. १; ३२.
 ४; ६. ७. २; २७; ११०. ४; ५;
 ११९; ७. ४०. १; २०२. ५
 चितवत १. १११. ३; २५२. ४; २५८.
 ३; ३००; ३०१. ३; २. ७१. २;
 ११५. ४; ३. १३. २; १७; २३.
 ८; ७. ११९. १
 चितवति १. २६५. १; ७. १७. ३
 चितवन ७. ४७
 चितवनि १. १७५. २; २५२. ४; २७६.
 २; ७. ११३. ४

चितवहि १. ११७. १; १७६. ३; २२०.

२; ३०२. २; २. ११७. १; ४.

२०. ४; ६. ११४. ५; १५२; ७.

५९. १; ९८. ४

चितवहि १. ७७. ३

चितथा १. ७७. ३; ५. ५. २; ६. ६८. १

चितहि १. २५२. ४

चिता २. १७१. २; ५. १२. २

चितु १. २९२. २; ३८९; २. २१७. २

चितेरे—चतुर, चित्र खींचने वाले १.

२४६. ३

चित्त, —१. २६८. २; ६. २१; ७.

१९९

चित्र १. २९३;—अवरेखी २९७. २; २.

८५. १; १३६. ३;—माभ ३. १५.

१२;—लिखित ६. ११४. ५;

—साला ७. ५०

चित्रकूट १. ५१; २. १३. २; १३३;

१३४. २; १३५. १; ३; १३९. ४;

१३९; ३२२. ३; ३. ५. १; ६.

१५५. २; ७. ९१. २

चित्रकूटहि २. २१७. २

चित्रकेतु—एक राजा का नाम १. १०३. १

चित्रित—खिंचा हुआ १. २४६. ३

चिद्, —चेतना—आनंदसंदोह ७. ७५; ९७;

—आकाश १७४. १;—आनंदसंदोह

१७४. ६

चिदानंद—चैतन्य और आनंद-रूप ईश्वर

१. ९९; १७२. ३; २१८. ३

चिंता १. ८२. १; २३८. ३; २६५. १;

२. ९६. १५२. ४; ३१६. १; ३.

३९. १; ४. १४. २; ३१. ५; ५.

३७. ३; ६. १२४. २;—साँपिन ७.

१०२. २

चिंतामनि,—इच्छा पूर्ण करने वाली मणि

रामचरित—१. ५२. १; ६. ४१.

४; ७. २०६. १

चिन्मय—चैतन्य-रूप, ईश्वर १. १४४. ३

चिन्ह, द्विज—७. १६०. ४

चिन्हारी—मिलना १. ७३. १

चिबुक १. १७५. १; २३१. ४; २६६.

३; २७६. २; ७. ११३. १

चिर—देर, विलंब १. २२८; ३२८;

३६७. २

चिराना—बहुत दिनों का १. ५७. ५

चिरात्र ७. १०८. ४

चीखा २. ४८. २

चीठी १. ३२३. ३

चीन्हा १. ४९. २; १०३. २; १८६. ३;

२४४. २; ३१५. १; ४. ११. २;

५. ३. २; ४. ३; ६. २; २७. १;

६. १३३. ३; ७. ५. २; १८६. ७

चीन्ही—समझा १. २४२. ४; ४. ४. ४

चीन्हे १. ३२१. १; ३२५. २; ७. १८८. २

चीर—वस्त्र, फाड़ कर १. २९५; २. १६६

चीरं, जटामुकुटपरिधनमुनि—३. १६. २

चीरा, मुनि—१. १३०. ३; २२८. ४;

३८१. ३

चीरि १. ३२१. २

चुकड़ १. १३. १; २. १३४. २

चुकाहीँ २. ४३. २
 चुके १. २९४. २
 चुनइ २. १२९
 चुनि ३. २. २
 चुनौति—ललकार ३. २२; ४८. ५
 चुपचाप २, ३२३. १
 चुप ४. ३३. २; ६. २७. ४
 चुंवंत—चूमता है ७. ५०. ४
 चुंवंति २. ५३. २
 चूक १. ४६. ३; ३१५. २; ३१६. ४;
 २. १७. ४
 चूका २. १४५. ३
 चूड, —सिर अरुन—१. ३९२. ३
 चूडाकरन—मुंडन संस्कार १. २३५. २
 चूडामनि—सिर का रत्न ५. २७. १;
 ३१. १
 चूरनु १. ६. १
 चेत १. २०२; ६. २४
 चेतन १. ८. २; १२; १५; सत—धन
 ३९. ३; २. २१८. १; ७. १९८.
 १; २०५
 चेतनहिँ ७. १९८. २
 चेतन्ह, स—१. १०९. २
 चेता—सावधान हुआ २. १२. ३; भगत-
 कृत—७. ४०. १
 चेरा—सेवक, चाकर २. १३२. ४
 चेरी २. १४. ४; १५; १७. ३; १८. १;
 २३. २; ७. १६०. २
 चेरिहि २. २४. २
 चेरी—सेविका, नौकरानी २. १३; २४. ३

चेरे १. ३४. २; १०९. ४
 चैतन्य ७. २०५
 चैन ६. ११२
 चैल—वस्त्र १. ३८७. २
 चोँच, ३. २. ४;—भंगदुख ६. ६०. ५
 चोखा—अच्छा २. ३२६. ३; ६. १५५. २
 चोचन—चोंचें ३. ३७. १०
 चोप—प्रसन्नता १. ३००
 चोर १. २१६. १; विस्वबिलोचन—२७५;
 चित—२. २८. ३; १३८; त्रिय—
 ६. ५०. ३
 चोरहिँ २. १२. ४
 चोरा १. २४८. ३; जनमन—३. १३. ३;
 ५. ४. २; मत्सरन्मानमोहमद—
 ७. ५५. ३
 चोराइ ७. ५०
 चोराई २. २५२. २
 चोरि १. २५२. ४; २. १४२. ४
 चोरी १. २२८. २; कृतपरत्रिय—६.
 ३१. ३
 चौक ७. २०. २
 चौकइ २. ७. ४; ९. २
 चौके १. ३२१. ४; ३२९; ३७७. ३
 चौगाना—खेलने का स्थान ६. ४२. ३
 चौगुन २. ५२. ४
 चौतनी—टोपी १. २५२; २७६. ४
 चौथपनु—बुढापा १. १७०
 चौथि ३. ४४; ५. ३८. ३
 चौथे १. २०१. ३; २. ३२३. ३
 चौथेपन १. २४०. १; २. ४४. ३; ६.

१०. २
 चौदह २. ३०. २;—सहस्र ३. २६. ११;
 भुवन ५. ३८. ४; ६. ४६. २
 चौपट १. २११. ३; ६. ४५
 चौपाई १. ५८. २; ७. २२३. ६
 चौवारे २. ९१. ४
 चौरासी १. १७. १; ७. ६७. २
 चौहट १. २४६. २; ३७७. २
 छँडाइ १. २९९. २
 छ, —रस १. २०३. १; ३६९. २
 छञ्जुदरि २. ५६. २
 छठ ३. ४५. १
 छठे १. १९६. १
 छत—फोडा २. १६२. ३
 छतज ६. ७४. १
 छति—हानि १. ३०५. १; ६. ८३. ६
 छत्र—छाता, क्षत्रिय १. ३६; एक—१९४;
 —बंधु २०४. १; ६. १८. ३; १८;
 ७. २७. ५
 छत्रक—वृक्षविशेष, कुकुरमुत्ता १. २८६
 छत्रि—क्षत्रिय २. २३०;—जाति ६. ३६
 छत्रिय १. ३०५. ३;—तनु ३१७. २
 छत्री—क्षत्रिय १. १८९. ३; ३. २४. ५;
 —रूप ४. ३. ४
 छत्रु २. १०६. ४
 छन १ १०८. ३; १२२; १५१; २०१.
 ४; २९४. ४; ३०७. २; ३८२. ३;
 २. ११५. ३; १४५. १;—भंग २१२.
 ४; ३. ८. ३; २६; ३०. ६; ३३.
 ३; ४. २३. ४; २९. ४; ५. १२.

६; ३१. ४; ६. ८५; ९०; ९१. १;
 ११६. २; १२१. १; १२२. १; ७.
 १५. ४; १८२
 छनहिँ १. ३८२. ३; २. १४५. १
 छन्द,—प्रबन्ध १. १८. ५; ५८. ३
 छपाई ३. ३५. ६; ६. १०२. ४
 छवि,—शोभा मनिमानिकमुक्ता—१.
 २१. २; ६२. १; ७३. १; ४;
 ११८. ५; १२४. ३;—खानि १२४.
 ५; सरदचन्द्र—१३०. ४; १६२.
 २;—सीवाँ १७५. १; जमुन भँवर—
 २; समुद्र—१७६. ३; कौलकराल-
 दसन—१८४. ४; २३०. ३; काम-
 कोटि—२३१. १; मदन—२३१. ४;
 २५२. ४; २५३. ३; ४; २५५. १
 २६२. ३; २६३. ४; २६४; २६५. ३;
 २६६. २; ३; २६६; सिय मुख—
 २७१. २; २७७. १; २७९. २;
 २८०. ४; २८१. १; २८२. १;
 २९६. १; २९७. १; २; ४; २९८.
 ४; ३१८. २; ३६९. १; ३७८. ३;
 ३८२. २; ३८९. १; २. ९२. १;
 ११५. ४; १२४. २; ४; १२६. १;
 ३२६. १; ३. ५. ४; १९. १; २;
 ३८; ३९; ५. ४६. २; ६. ९३. ७;
 १११; १३८. ३; १३९; १४०. ५;
 ७. २४. ४; २७. ६; ५६. १; ११२.
 ३; ११३. १; ३
 छविहि २. २१०. २
 छवी ६. १३८. १

छमव २. ४६. ३
 छमवि २. ११७. ४
 छमहु १. ३०६; ३१५. २; ४; ३१८. ३;
 ५. ६२. १
 छमा—पृथिवी, सहन शक्ति १. ५१. ५;
 ५८. ७;—मंदिर ३१८. ३; २. २३१.
 १; ३. ५९. २; ६. ३१. ४; १०३.
 ३; १३८. ६; ७. १७८. ३; १९८. ७
 छमि—क्षमा करके, सहकर २. २३४
 छमिय १. ३०८. ३; २. १७. ४
 छमिहहिँ १. १७. ४
 छमिहि ६. २९. ३
 छय—नाश १. २००. ४
 छरु, —भारू २. २६१. १; ३१६. ४
 छल—धोका १. १७. २;—सानी ११३.
 ४; १२८. ३;—बिहोन १३५. ३;
 १५०; १८१. ४; १८५. २; १८९.
 ३;—ज्ञानी २००. १; २७०. १;
 २७४. ४; ३१४. १; २; २. ३४. १;
 ७५; १६८. २; २१८; ३१५; ३.
 ८. ४; १९. ३; ३३. १; ३५. ७;
 ४५. ३; ४. १०; २६. २; ५. ३.
 २; ४५. ३; ४९. २;—बल ६. ७५.
 २; १०६. १; १२०. ४; ७. २०२.
 ४, २२०. २
 छलहीँ २. १६९. ४
 छलु १. ७२. ३; २. ७९. १; १७४. २;
 २१९. १; ६. ६. २
 छहँ १. ६३. १
 छाँडउ १. ३०८. ४

छाँडि २. १७. ३; १०८; १३१. ३;
 ३६५. ४
 छाँड २. २१९. १
 छाँडे—छोड़ दिया १. २२. १
 छाँडेउ १. १११. २; ६. ९९. ८
 छाँडेन्हि ६. ८८
 छाँडेसि ६. ११७. २
 छाँह २. ९८. ३; ११४; चट—११५; ५.
 ३. २; ७. ८१. ३
 छाइ २. ४८. १; १०४; ३. १८; ६. ७४;
 ११७. ७; ७. ५२
 छाईँ २. २३८. ३
 छाई १. ६२. १; ८९. ४; २३१. ४;
 २९०. १; ३२७. १; ३६९. १;
 ३८३. ४; २. १२३. ४; ४. ५. ३;
 १४. ४; १९. १; ६. ९५. २; ७.
 २१०. ६
 छाए १. ७२. ३
 छाके—छके हुए, उन्मत्त २. २२६.
 छाळी—मट्टा १. १७. ४
 छाजा—शोभित हुआ ३. २२. ७
 छाडइ २. १४. ४; २३३. १; ६. ७१.
 ३; ९५. ५; ११६. १
 छाडत ६. ५२
 छाडन २. २९
 छाडव २. ११९. १
 छाडहु २. ३६. ४; ५१. १; ६. ७७. ३
 छाडा ६. ७३. २
 छाडि १. १७. २; १९५. १; २१८. ३;
 २३२. ३; २४४; २. १५. १; ४१.

४; ७५; ८६. ३; १७४. २; ३. ८.
 ४; १३. ४; ५. ५२. १; ६०. २;
 ७. २२०. १
 छाडिय २. १५१. ४
 छाडिहि २. ८०. २; ३. ३७. ७
 छाडिहउँ—छोड़ दूंगा १. २१२
 छाडु १. ३१४. १
 छाडे ३. २५; २६. ४; ६. ९१. ३;
 ९२. ५; ११६; ११७. ३; १२६.
 ६; १२८
 छाडेउँ ६. ९६. ३
 छाडेउ ३. ४
 छाडेसि ६. ७५. ४; ७९. ३; ९९. ४;
 ९९; १०७. ५; १०८. २; ४; ११६.
 २; ११८
 छाती १. १३७. ४; १८९. ४; ३१३.
 १; ३२३. २; ३२८. ३; २. २३.
 ३; ३२. २; ३५. ४; १००. ३;
 १५४. १; २०१. २; २१३. १;
 ३. १३. २; ४. १४. २; ५. २७.
 ४; ५८. ५; ६. ५०. २; ६४. २;
 ९६. ४; १०८. १; ७. २०८. १५
 छाया १. १३०. २; १६९. ३; २.
 २१७. ३; २१७; २३८. ४; नभ—
 ३. १२. ३; ५३. १; तरु—७.
 ९८. २; १८३
 छाये १. ११८. ४; १३५. ४; २२२.
 ३; २६६. २; २७४. १; ३७१. २;
 ३८९. १; २. ९५. २; १३५. ३;
 १७०. ३; २२१. ४; ३. १४. ४;

१७. ५; १९. १; ४८. २; ५२. ३;
 ४. १४. ५; १५. ४; ६. ११२. ३;
 ११६. १; १३९. १; ७. ११३. ३
 छार १. ११९. ५; ४. २२
 छारा—राख १. १११. ३; ११९. ४;
 २. १८. ४; ६. ५५. ३; १३०. ३
 छाला १. ११६. १; १३०. ३; मृग—
 ३०१. ४; ३. ३५. २
 छावा १. २२६. १; ३२९. ४; २. ९६.
 ३; १५७. १; ६. ११५. १; १३३.
 ४; ७. ८३. १; ८४. १
 छाहीं, बट—१. ७५. १; २. ११६. २;
 ३२२. २
 छिति—(क्षिति) पृथिवी १. २२०. २; ४.
 १३. २
 छिद्र—छेद, दोष ५. ४५. ३; ६. १६. ४
 छिनु २. १४०; १४१. १
 छिनुकु २. ११५
 छीजइ—नष्ट होजायें ६. ९८. ५
 छीजहि, ६. ९४. २; ७. २१०. २
 छीजहीं ६. १०६. ५
 छीजै ६. १४४. ३
 छीन,—दुर्बल, कमजोर लुधा—१. २१२
 छीना १. ९१. ४
 छीनि १. १५३; १७५; ६. ११३. १
 छीने २. ७७. २; ११९. ४; ६. ११७. ६
 छीर,—दुग्ध—सागर १. ३;—सिन्धु
 १५६. २;—फेन २. ९२. १; बट—
 ९५. २; २३२. ६. १३५. २
 छीरु २. १५२. १

छुअत २. ३०. २; ४७. ३; १०१. ३
 छुआ १. २७०. १; २८९. २
 छुइ २. २८. २
 छुटि ६. १२४
 छुटिहहिँ ६. ४२. ३
 छुडाई १. १८६. १; २८५. १; २. १६४.
 ४; ३. २३. ५
 छुडायसि ६. १२५. ४
 छुडावा ४. ३१. ३
 छुद्र—(क्षुद्र) छोटा, तुच्छ, ३. ३६. ८;
 ४. १६. ३
 छुधा, —भूख—छीन १. २१२; २४२. ४;
 ६. १२. २; ७. १६२. १; २१०. ५
 छुधावँत ६. ६०. २
 छुधित—भूखा २. २३६. १
 छुद्धित १. १८५
 छुभित—क्षोभ-युक्त ६. १०२. ३; १२९. ३
 छुरी, कपट—२. २३. १
 छुवत १. ३०५. २
 छुवतहि १. ३१६. ४
 छुहे—विचित्र १. ३७९. ३
 छुछि, सुभ—२. ३९. ४
 छुछे—खाली २. ३३. १
 छुट १. १०४ ३; २. ५२; ७. १०३;
 १९८. ३
 छुटइ १. ८३. ४; १०४. ३; ३. ३७. ५;
 ४. २४. १; ७. ७२. ३
 छुटत ७. १९८. २
 छुटहिँ १. ८५. २; ३. ५०. २; ४. २१.
 ३; ७. ८२; २१९. १

छुटि १. १११. २; १६३. ३; ७. १९८.
 ४; २०२. ७
 छुटी १. २९८. २; ७. १८२. ७
 छुटे १. २९६. ३; ४. १३. १; ६. ९२.
 ४; १४१. ४
 छेँका—घेरा ६. ७०
 छेँकी २. ९८. ३
 छेकी २. २५६. ४
 छेत्रु २. १०६. ३
 छेदन—काटना ७. ३०. २
 छेदनि, सहसवाहुभुज—हारा १. ३०५. ४
 छेदे ६. ११७. ८
 छोट १. १७; ३७. २; ३११. ३; ३१३. ४;
 ३७६. ४; २. ३२; ३. २८; ६. ७२
 छोटे ६. ४६. ४
 छोडाई ६. ३९. ७
 छोडाये ५. ५४. ४
 छोडावा ६. ३९. ८
 छोडि १. १८२. ४
 छोनिष—राजा १. २७४. ४
 छोनी—पृथिवी २. २३३. १
 छोभ—(क्षोभ) घवराहट १. १०७. ३;
 १११. २; २. १३१. १; ३. ४८;
 ६. ११४. १; ७. १६
 छोभा १. २६४. २; २६७. २; २९१. १;
 २. १५. २; ३. ४६. २
 छोभु १. ७१; २. १६. ४; २१९. १
 छोइ १. २३४. २
 छोरात ७. २०२. ३
 छोरात ७. २०२. ३

८८; ८९. १; १२२. ५; २३८. २;
 २४३. १; ५; धनुष—२६४. १;
 —उपवीत २७७. १; समर—३१६.
 २; ३. १३. ४; ६. १०९; ११०.
 ३; ७. १६४. १
 जच्छ, —यक्ष, देवों की जाति-विशेष—पति
 १. २१०. १; २; २१४
 जजातिहि २. १७५. ४
 जज्ञ १. २१५. ४; ६. ९८. ४;—विधंसा
 ९९. १; ७. ७१; दच्छ—८०. २;
 ८१. ३; १६४. ३; २०९; २२३. ३
 जंजाल—चक्कर, जलझन १. २४४
 जंजाला १. ५९. ४
 जटा—व्रतियों के बाल, आपस में जुड़े हुए
 बाल १. ११६. १;—मुकुट १३०;
 ३०१. ३; २. ९५. २; ११६; १५२.
 १; २३१. १; २४०. ३; ३२५. २;
 —मुकुटपरिधनमुनिचीरं ३. १६.
 २;—मुकुट ४३. ४; ५. ८. ४;
 —जूट ६. १११. ४;—मुकुट १२९.
 ८; ७. ६; २४. २; ४; १५४. ४
 जटाजूट २. ३२५. २
 जटायू ३. ३७. ७; ४. ३०. ४
 जटित १. ३९०. १
 जटिल—बटा वाला, जो सहज ही समझ में
 न आवे, बट-वृक्ष, ब्रह्मचारी १. ९१;
 ११९. ५; २. १२०; २४०. ४
 जठर—पेट १. १७०. ३;—अगी ७.
 २०४. ५
 जठेरी—बूढी २. ५०. २

जड—मूर्ख, जो चेतन न हो १. ८. २;
 १२; १५; २२. ४; ५०; ८७; ९३;
 ९५. ३; १२०. ४; १४१. १; ४;
 १४४. २; १५३; ३०३. २; ३०५.
 ३; ३१३. ३; २. १२८. ४; १५१.
 ४; २०९. ३; २१८. १; २३९. ३;
 २५२. २; २६३. ४; २६४. ४; ३.
 ७. ४; ४४. १; ५. ६०; ६२. १;
 ६. ३१. ४३. १; ४६. ४; ५०;
 ८३. ५; १२६. ७. ७७. ३; १७६;
 १८७; १९४. १; २; ८; १९८. २;
 २०५; २०८. १४; २१०. १
 जडता—मूर्खता, अचेतनता १. ६०. १;
 २९१. ४; ७. १६२. ५
 जडताई—मूर्खता १. १०२. ३; जनक—
 २८२. २; ७. ११०. १
 जडन १. १०९. २
 जडहि ७. २०५
 जत १. १५
 जतन १. ८. ३; नाम—३९. ४; ८६;
 १५९. ४; १७४. २; १९७. १; २३२.
 २; २. १००. ३; १५२. ५; १६७.
 २; २१८; ३१७. ३; ४. १२. २;
 २४. ४; ५. २. ३; ३. ९; ६१; ६.
 ८४. ३; १३४. १; १४५; ७. ५१.
 १; १२९. २; १३७; २०४. ४;
 २१०. ४
 जतनु १. ७५. २; २. ४१. ३; २५८. २;
 ३. ३७; ४१. ५; ४. २१. २; २६.
 २; ५. ३६; ६. १०. ३; १२३. ९

जतिन्ह ७. ४५

जतिहि २. ३०

जती-संन्यासी २. १७३; २२५. २; ३.

२८. ५; ३६. ४; ६; ७. १६०. १

जथा-अनुकूल, सह्य १. ६; ७४. १;

११०. १; -जोग ११८. ४; -उचित

१२४. १; -सुत १२९. २; १३४.

३; १३६. १; १३८. २; ३; १४१.

१; १४१; १७७. ३; -जोग २२१.

४; २५७. ४; -ब्रंसव्यवहारू ३१९;

-विधि २. १०७. ३; १३५; -जोग

१३५; -रुचि २१५. ४; -जोगु

३२०. ४; -जोग ३. ३. २; २३;

-उचित ४१; -लाभ ४५. २; ५१; ४.

१६. २; ५. ४६. ४; ६१. २; -मति

६३. ५; ६. २८; ५६. २; -जोग

५९. ३; ८३. ५; १३८. १; ४; ७.

१५. ३; -लाभ ६९. १; ७५. १;

९४. ४; १०५; -मति १०८. १;

१७०. ३; १७८. ३; २०८. १०;

२१४; २२३. २

जथारथ ३. ५९; ३

जथारथु २. २५५. ३

जदपि-यद्यपि १. १९. ४; ७४; ८०. ४;

८६. ३; १००. १; १०१. १; १०७.

२; १३४. १; १३८. ४; १४१;

१४२. १; १४४. २; १६२. ३;

१७८. ३; २०४; २०६; ३. १६.

९; ४६. ५; ४. ५. १; ५. २४. १;

५०. ५; ६. २४; ७. १०८; १५२.

२; १७८. २; १९८. २; २०६. ६

जदा ३. ४१. ५

जदु, -वंस १. ११२. २

जद्यपि १. ७४. ३; ८७. ४; ९४. ३;

१५६. ४; २४३. ४; ३२७. १;

३२९. ३; २. २८. ४; ४३;

१७८. ३; २२०. २; ३. ४; १८.

६; २४. ३; ६; ५४. १; ४; ४.

२६. ७; ५. ५२. ४; ६०. ३; ६.

३६; ६३. १; ७. १२. २; ४७. ३;

४९. १; ६५. ४; ११५. ४; १३२.

३; १७२. १; २१३; २२१. १

जन, -मनुष्य, जीव, लोग-मनमंजुमुकुर-

मलहरनी १. ६. २; ७; प्राकृत-

गुनगाना २१. ४; २३. ३; ३४. ३;

३६. १-त्राता ३; -मनमंजुर्कंज-

मधुकर ४; ३८. ३; ३९. २; ४०.

४; -मनमीना ४३. २; ४३; -जी

४६. २; सकल-रंजनि ५१. ३;

रामभगत-५२. ६; -मन वन

५२. ४; रामभगत-जीवन ५७.

४; ६८. १; ९०. २; -वास

१२०. १; -वासा १२०. ३; जोगि-

१२९; १४०. १; ४; २१२. २;

२१६; -सुखदायक २१८. १;

-अनुरागी २२४. २; २३०. १;

२३६. १; -सुखदाई. २४४. १;

-सुखदायक २४४. २; गुरु-लाज

२८१; वंदी-२८२. ४; हरि-३०६.

३; ३१० ३६९; पुर-५; महा-

३७३. १; ३७५. १; पुर-३७७. २;
 ३९२. ३; ३९५. ५; २. १०. ३;
 दीन-४५. ४;—परिजनगाऊँ ५८.
 २; पुर-८१; ८९. ३; ४; ९०. ३;
 सीयलपन-सहित १०८. २; १०८;
 १०९; वृद्ध-१२२; १४१; पुर-
 १५३. १; १५९; १६५. ३; हरि-
 १७४. २; १७७. ३; पुर-२०१. १;
 २२१. ४; २२५. ४; २५२. ४;
 २५८; ३००; ३१४; ३१५. १;
 २; ३२०. ३; ३२७. ४; ३. ५.
 ३; १३. २;—मनचोरा १३. ३;
 निज-१५. ८-मनरंजन ४१. ३;
 ५४. २; ३; लुवति-६०. ४. ६.
 ३; पुर-१३; हरि-तिय १७. ५;
 हरि-१९. ५; २०. ४; २६. ५;
 ५. १४. १; पुर-बानी ३६. २;
 -रंजन ३९. २; ४५. ३; ४७. ४;
 ५२. १; ६. ९८. ५;—रच्छक १०७.
 १;—त्राता १२०. २; १२८. २;
 -रंजन १३८. २;—मनकानन १४३.
 २;—गृह १४४. ३;—अवगुण ७. ५.
 ३; १४. ६; ३८. ३;—पालक ५१.
 ४;—सुखदातहिँ ५३. ३;—सुखदाई
 ६०. १; पुर-६६. २; सत्-रंजन ७४.
 २; दीन-गाहक ७४. २; प्रनत-
 ७४. ५;—सुखकारी १०६. १; १०८.
 ३;—सुखदायक १४४. ४; हरि-
 १६८;—त्राता १८२. ५; १९०. २;
 -परिनामी २१०. २; २१३;—रंजन

२२३. १

जनक-पिता, सीता के पिता का नाम १.
 ११. ३;—सुता ३४. ४; ५२. २;
 जगत-८८. ३; ११९; ब्रह्मादि-
 १७८. ३; २०५;—निवास २४६.
 ४;—पुर २५१. १;—तनया २६४.
 १; २७२. ५;—विनय २७२. ५;
 २७२; २७३. ४;—जाति २७५. १;
 २७९; २८२. २; २८२. ४; २८४. ३;
 -बचन २८५. ४; २८६. १; २८७.
 १;—परिताप २८७. ३; २९३. ३;
 २९६. २; ३०२. २; ३०३. १; २;
 ३११. २; ३१३. ३; ३१९. ३;
 -भवन ३२२. ३;—पत्रिका ३२८.
 १;—सुता ३२९. २; ३६५. १;
 ३६६. ३; ३६७. १;—मंदिर ३६७.
 ३७४. १; ३७६. १; ३८८. ४;
 २. ४४. २; ५९; ८०. ४; ८१. ३;
 -सुता ८२; ९२. ३; १७४. १;
 ३१८. ४; ३१९. १; ३. ३१; ३९.
 १; ४०. १; ४५. ५; ४. २५.
 ४; ५. ८. २; ११. ४; २६;
 -सुतहिँ २७;—कुमारी ३१. १;
 -सुता ४३. ४; ६०. ४; ६. २९.
 ४; ३०. १; ४५;—सभा ५५. ५;
 -सुता १३३. २; १३४. १;—सुतहिँ
 १३४. २;—सुतासमेत ७. २७. २;
 ५३. ४; ७०. १

जनकहिँ ६. २९. १

जनकु १. २७७. २; ३७१. २; ३७३.

२; २. १६२; ३२३. ३
 जनतेउँ १. २८५. ३; ६. ८३. ३
 जननि, — (उत्पन्न करनेवाली) माता जग—
 १. ३४. ४; ५२. २; जग—७०.
 १; ११९; जग—लोभा १२४. ५;
 १२६. ४; २६१. १; जगत—२६८.
 ३; २८१. १; २. ७४. २—सिख
 ८०. ३; ११२. २; १४१; राम—
 १४७. २; १७४. १; २०२. १;
 २२४. २; २५४. २; २६२. ३;
 ७. ७०. १;—सुखदाई ११२. २
 जननिन्ह १. ३९२. ४
 जननिहिँ १. १२१. ३; २. ८०. ४
 जननिहि २. २६४. ४
 जननी १. ८७. ४; १२६. १; ५; २३०.
 ३; २३३. १; ३; ४; २३४. ४.
 २३५. ४;—भवन २४०; ३८४;
 २. ४२. ४; ४२; ४४. २; ५३.
 ४; ८१. ३—सम १३१. ३; १५२.
 ५; १६२; १६८; १६९. २; ४;
 २५८; २६२. १; २६३. १; ३२१.
 ३; ३. ५६. ३; ५. १४. ५; १४;
 १५; १६. २; ४९. २; ६. ८३. ७;
 १३४. ६; ७. ९. २; ४९. २; १०८
 जनम, —जन्म, उत्पत्ति राम—१. ५५.
 ३;—महोत्सव ५५. ४; ६१. ४;
 प्रभु—६३. १; ८९. ३; १००. ४;
 १०५. १; ३; १२७. ४; पूरव—
 कथा १३१. २; १३८. २; १४३.
 २; राम—१४८; १४९. १; २;

१५०. १; १५१. २; १६८. १;
 १७०; १८०; २२२; पुत्र—२२५.
 २; २७०;—फल २७९. ३;—दरिद्र
 ३१९. २; ३६८. ३; ३८३. ४;
 ३९४. १; २. ३. ४; ४७. १;
 २;—लाम ५३. ४; ७१; ११०.
 ३; १३७. १; १४०. १; १५१. ३;
 १६२. २; २०५; २०६. २; २२२;
 —फलु २२५. ३; २३४. १; २५६.
 ३; २५७. ४; ३. ८. ३; ४; १२;
 २४. २; ४५; मुक्ति—४. १; ६.
 ३; ११. २; १२. २; २६. ६;
 ५. ३०. २; ४५. १; निसिचर-
 वस—४६. ४; ६. ५०;—कोटिअघ
 १५५. ४;—भूमि ७. १२. ३; १८.
 ४; २५; ७२; ७५. २;—महोत्सव
 ११०. २; १२३. २; प्रभु—१२३.
 २; १४८. २; १५०. ४; ५; १५०;
 १५२. ३; १७२. ३; १७८. ३;
 ४; ५; १८२. ७; २१७. ५; २२०. ४

जनमइ ७. २०८. १२

जनमउँ ४. १२. छं. ५

जनमत १. २२७. १; २. १६२. ४; ७.
 १५२. १; १७८. ४

जनमा १. ८४. ४

जनमि १. १२२. ५; २. २०१. ३;
 २३३. ३

जनमी १. ८९. ३; १०७. १; १२२. ३;
 २. १६५. २

जनमु १. १२७. ५; २. १६. ४; २२.

१; ३५. ४; ७१; ९३. ३; १२२.
 ४; रघुकुल-२३०; राम-२५५. २;
 ३२७. ३
 जनमें १. २२. १
 जनमे २. ११. ३
 जनमेउँ १. १२७. ४; ७. १५०. ४
 जनमेउ २. १६५. ३
 जनयित्री, -माता, उत्पन्न करनेवाली
 धरम-७. ६१. ३
 जनहिँ ३. ५६. ५
 जनहीँ २. २३५. १
 जनाई १. १९०. ४; २०५. २; ३२३.
 १; २. १९. २; ४४. १; १२८. २;
 ७. ९. १
 जनाउ १. ३६५
 जनाये १. १९२. १; २. ८. २
 जनाव ३. ३४. ४; ७. २
 जनावउँ १. १९०
 जनावहिँ १. २८८. २; ३०७
 जनावहु २. ५१. ३
 जनाववा १. ७७. २; २. ४६. ४; ६.
 २८. १; ७७. १
 जानि-जन्म १. ८. १; ३९. २; ५४.
 २; १२१. ४; १२४; १३३. १;
 १३५. २; १५३; १५५. ४; १६६.
 ३; १९३. १; १९४; २१९. १;
 २३४. ४; २३४; २४९. २; २७९.
 १; २८५. २; २९९; ३०५; ३०७.
 ४; ३०८. २; ३७५. ३; ३९१. ४;
 २. २३; २५. २; ३१. ३; ३५.

३; ४; ३६. ४; ३७. ४; ३८. १;
 २; ४६. १; ५१. ५; ५२. ४;
 ५४. ४; ५४; ५७. १; ५७; ५९.
 ३; ७१. ४; ७६. ३; ९६; ९७.
 ३; ९९; १००. १; १५८. १;
 १६६. ३; २०७; २१३. ४; २२०;
 २३४. ४; २६५. १; ३. ६; १०.
 २; १६. ११; ३७. ५; ४०; ५४.
 ३; ६०; ४. ५. १; ५. ४; २८.
 ३; २९. ६; ३१. ५; ५. १२. ६;
 १४. ५; १९. १; ४२; ४७. ४;
 ५८; ६. ३१; ४२. २; ४५. १;
 ४६. ३; ४८. ५; ५५. ४; ७०. २;
 १११. ३; ११५. ५; १२६. ४;
 १५०. ३; ७. ३८. २; ४; ७२;
 ८४. ४; १७८. ६
 जनित-उत्पन्न हुआ मोह-संसय १. ७.
 २; दरिद्र-१३२. २; ३. ४. ३;
 ध्यान-१५. ९; देह-४. ३१. ३;
 ७. १५. २; मोह-८६. ३; माया-
 २१७. १; २२३. ६
 जवहीँ १. ९९. २; ५. ४३. १; ४५.
 १; ६. ६८. १; ७९. २; १००. ३
 जम, -यमराज, काल. अहिंसा आदि
 -गन-सुह-मासि १. ५१. ६; ५८. ७;
 ११९. ४; २०५; २१३. ५; -पुर
 ३१३. ३; -दूता २. ८४. ४; -पुर-
 पंथ १४६. ३; २३६. ४; ३१७.
 ५; -पुर ३. ७. ५; ६. ११. २;
 २१. ३; १३०. ४; -पुरवासन ७.

६३. १; ११९. ३; १९८. ५
 जगहिँ २. २५३. ३
 जमात १. ११७. ५
 जमुना ६. १५५. ३
 जमेउ ६. ७४
 जमावई ७. १९८. ७
 जमिहहिँ ४. ३१. ५
 जमी २. २१६. ३
 जमु २. २७. १
 जमुन, — भवँरछवि १. १७५; २. १०६.
 ४; — जल ११०; — तीर २२२. १
 जमुनहिँ २. ११३. १; २२१. ४
 जमुना — यमुना (नदी) १. ५१. ६; २.
 ३२३. २
 जनु १. १०; ५१. ६; ६१. ३; ६२. ४;
 ११०. ४; १२९. ३; १५८. १; १६२;
 १६३. ३; १७१. २; १७५. ३; १७५.
 १८४. ३; २१५. १; २२७. २; ३;
 ४; २३१. १; २३९. ३; २४६. १;
 ३; ४; २५२. ४; २५९. ३; २६२;
 २६३. ३; ४; २६५. १; २; ३;
 २६५; २७४. २; २७४. २७६. ४;
 २७८. १; २८४. ३; २८४; २८५;
 २९१; २९६. २; ३; २९७; २९७.
 २; ४; ३०१. २; ३०१; ३०२. २;
 ३०८. १; ३०९. २; ३१३. २;
 ३१९. २; ३६५. ३; ३७०. १; ३७३.
 ४; ३७४. २; ३७५. ३; ३७८. ३.
 ३७९. ३; ३८०. १; २; ३८३. १;
 ३; ४; २. २. ३; ४. २; ३; ६.

३; ४; ८. १; ८; १३. ४; १४. ४;
 १८. १; २५; २६. ४; २८. २; २९.
 ४; ३०. ३; ४; ३६. १; ३८. १;
 ३; ३९. २; ४२. २; ३; ४७. ३;
 ४९. २; ५२. १; ३; ५३. ३; ५४.
 २; ७१. २; ७४. ३; ७७. ३; ७९;
 ८४. ४; ९१. ४; १००. २; १०७.
 ४; ११२. १; ११५. ३; ११९. २;
 ४; १२२. १; १२४ २; १३४. २;
 १३४; १३६. १; ३; १४३. ४;
 १४५. ४; १४८. २; १५५. १; १५५;
 १६०. १; १६१. २; ४; १६२. ३;
 १७१. २; १७७. ४; १७७; २०७.
 ३; २०९. ४; २१७. २; २२४. ४;
 २२४; २२६. ४; २२७. २; २३६.
 १; २; ३; २३७. १; ४; २४०. २; ४;
 २४०; २५७. ३; ३१७. ३; ३२२;
 ३. १५. १२; २३. १; २; २६. १;
 ३७. १२; ३९. ७; ४८. १; २; ५०.
 ४; ५२. १; २; ४. १६. ३; १७.
 १; ३; १९. १; ५. १२; १५. २;
 २८. ३; ३५. ३; ७; ६. १८. ३;
 २८. ३; ४२. ४; ६१. १; ६४;
 ७०. ३; ६; ७१. ३; ७२. १; ८९.
 १; ३; ९०. २; ९१. ३; ४; ९३. २;
 ९५. ४; ९९. ५; १०१. ४; १०२. २;
 ३; ४; १०६. ४; ६; १०८. ३; १०९.
 १; ११२. १; २; ४; ५; ११२;
 ११३. ३; ११४. ५; ११६; ११७.
 १; ११८. २; १२०. ४; १२३. ४;

१२६. ५; १२९. ८; १३७. १; १५३.
 ३; ७. २; ५; ११; १४. ५; १५. ५;
 ६; ५०. ३; ५२. ५; ५५. ३; ६३. १
 जनेउ १. ३०१. ४; ३०६. ३; ७. १६०. ४
 जनेऊ १. १७५. ४; २३६. २; ७. १५६. १
 जनेत—वरयात्रा, वरात १. ३७६
 जनेषु—मनुष्य २. २२६
 जनेसु २. १५. १
 जंतु १. १४३. १; २४३. ६; २. ६०;
 —सम ८४. ३; १६३. ३;—समाना
 ३. १८. ४;—संकुल ४. १७. ६;
 ५. ३. १; ६१. ४; ६. ३१;—विसेखा
 ३९. ८; ५२. २; जल—गज ११२.
 ६; १२६. १
 जंत्रित, —बँचे हुए, वश में किए गए निज-
 पद—५. ३०
 जन्म, जरा—दुःखौघतातप्यमानम् ७.
 १७४. ८
 जप १. ६२; ९४. ४; १०८. ४; १५९. ४;
 २१५. ४; ५; २३८. २; २५९. २;
 २. १३३. ४; १३५; २१९. ४;—तप
 ३. १०. ६;—जोग ६; जोग—११;
 १३. ४; १५. ४; ५७. १; ५९. २;
 ५९; ६. १४९; ७. ६९. १; ७२. १;
 ८६. १;—जोगअनल १२९. २;
 १४८. ३; १५०. ४; १५८. ५; १६१;
 १७४. ८; १९८. ५; २०९; २१९.
 ३; २२३. ३
 जपउँ ७. १६८. ४
 जपत १. १९. १; ३५. २; ४०. १; ४२.

२; ४४. १; ६८. २; ६८; १३६.
 २; ३. १७. ४; ६. १४५. ७. ६;
 १७०.
 जपति—जपते हैं, स्मरण करते हैं, ध्यान
 करते हैं ५. ८. ४
 जपन १. ७५. ४
 जपंत ३. ४१. ३
 जपहिँ १. ३८. २; ३; ५५; ९९. ४;
 १७१; २. १३०. ३
 जपहु १. १३२. ४; १६६. ३
 जपामि—मैं ध्यान करता हूँ ७. ३२. ९
 जपि १. ३५. ३; ३८. १; २; ४३. १;
 ५. २०. २; ६. ९५; ७. ३०. ३; ८२
 जपु २. १०८. ३; ३२७. १
 जपेउ १. ४२. ३
 जष १. ८. ३; १३. १; ६६. २; ७५. १;
 ८४. ४; ८७. १; ८९. ४; ९९. ४;
 ११०. १; ११२. १; ११९. २;
 १२०. २; १२५. २; १४८. ३;
 १५०; १५१; १५४. १; १६६. १;
 १७३. ४; १८१; १९७. २; १९८.
 २; १९९; २०२. ३; २०५; २२३.
 ३; २२४. ३; २३५. ३; ४; २३९.
 १; २४५. ३; २४८. ३; २५५; २५८.
 १; २६५. ४; २६७. ३; २६८. १;
 २८०; २८१. २; २८७. १; २९३.
 २; २९४. २; ३; ३९५. ३; २. २.
 १; ५; २२. ३; २३. ४; ३७. ४;
 ७१. १; ८०. २; ८९. १; ९४. २;
 १०१. ५; १०८; ११०. ४; ११५.

१; ११८; १३८. ३; १४२. २; १४६;
 १४७. १; २; १५८. ३; १६३. १;
 २१६. १; २३५. ३; २५२. ४; ३.
 ५. २; १३. ३; १९. १; २८. १;
 ३१; ३६. ३; ७; ४. ६. ३; १४.
 ५; १५. १; ३; ३२. ३, ५. १. २;
 ४. ३; २८. ४; २९. ४; ३२. २;
 ३६. १; ३६; ४७; ४८. १; २; ५६.
 १; ६१. ४; ६. १६. ४; २०. ३;
 ४८. १; ५९. १; ६८. ४; ८७. २;
 ९८. ६; ९९. १; १०२. ७; ११०.
 ५; ११८. ३; १२५. ३; १२६. १;
 १३७. ४; १४४. १; १५७. ४; ७.
 २२. २; ५४. १; ५४; ६३. २; ८०.
 २; ८१. ५; ८५. २; ८६. ३; १०६.
 २; ११०. १; ११३. ५; ११९. १;
 १३६. २; १५२. ४; १६०. २; ३;
 १८२. ५; ७; १९२. ६; १९८. ४;
 ६; २०२. ७; २१०. ५; ६; २२०. ४

जवहिँ १. १०८. ३; १२७. २; २०३.
 ३; २३६. २; २. ८६. ४; ९७;
 १४७. १; ३; २२१. ३; ३. ३२. २;
 ५६. १; ४. ३२. ४; ५. ४३. २; ५३.
 ४; ६. ४२. ३; ४४. १; ९१. ४;
 १११. ६; १४३

जवहिँ १. १९२
 जम ६. १०३. ५
 जंबु - जामुन २. २३८. १
 जंबुक - गीदङ्ग ३. २६. छं ७; - निकट
 ११३. ५; १३०. ६

जय १. ७३. २; ८०. २; १०५. ४;
 ११३. ३; १२५. २; १४९. २;
 - माल १५९; १६२; - माला १६३.
 २; २०५. ४; २११. १; २१८. १;
 २; २४४. २; २६८. ३; २९५. ४;
 - माल २९७. १; ३; ४; २९७;
 २९८. १; ३१८. १; २; ३; ४; ३६५.
 ४; ३८१. १; ३८३. ४; २. ६. १;
 ३९. ३; २२६. ४; ५. ३४. ३; ३५.
 ६; ४५; ५०. १; ६. ४. ५; ५९. ४;
 ५९; ६१. ४; ६२. १; - इच्छा ७४.
 २; - सील ३; ८०. ४; ८८. ४;
 ८८; ९८. ६; १००. २; १०२;
 १०३. २; १०६. २; १११; ११३.
 ६; ११६. ४; ११८. ४; १२०. ५;
 १२१. ३; १२६. ५; १२८. ६;
 १२९. ५; ६; ७; १२९; १३५. ५;
 १३६; १३८. १; १४०. १; २; १५३.
 २; ७. २७. २; ३०. १; ३२. १;
 ५७. १; २; ७४. ३; २०७

जयऊ २. २११. ३
 जयकार ६. १०२
 जयति - जयशाली १. २१८. २; २९४.
 ५; ३१८. २; ३. १४. २; ६. ५९;
 ६१. ४; ८०. ४; ८८. ४; १२९. ६;
 ७. २७. २
 जयंत, - इन्द्र के पुत्र का नाम मची - ममेत
 २. १४२
 जयंता ३. ४. १
 जये ६. १२८. ६

जर--ज्वर, बुखार २. १८. ४; विषम-
 ५२. ३; २६३. १; ४. १४. २
 जरइ १. ३११. ३; ५. २६. १; ३;
 ३१. ४
 जरई-जल जाता है १. ५६. ४; ६०.
 ३; २. ३४. २; ७. १७८. ७
 जरलँ १. १२०. ५; ७. १६८
 जरठ-बुढापा १. २७३. ३; ३. ३७. ७;
 ४. ३२. ४; -मति ६. ४४. २;
 ६८. ३; ७. ५१. ५
 जरठपनु २. ३. ४
 जरत २. ३३. ३; ४. २; ५. २५. ४;
 ४२. ४; ४४. १; ५०; ६१. ४
 जरति-जलती हुई २. ३२. १
 जरनि-जलन २. ५. ४; २४०. ४; ७.
 २०८. १७
 जरहिँ १. १०; ३१३. ३; २. ४१. १;
 ५२. ३; १६४. १; २६३. १; ६.
 ४४; ७. ६२. २; २०१
 जरा-बुढापा १. १९४; ३. ३४. १;
 ५. २६. ४; -जन्मदुःखौघतातप्य-
 मानम् ७. १७४. ८
 जरि-जल-(जाय), जलकर १. १११. ३;
 ७. १९८
 जरिहि २. ३५. ४
 जरी १. १२२. ५
 जरे १. ८७. २; २. ३१. ४; १६२. १;
 ३. ३०. ६; ४. ३१. २; ५. १५;
 ६. ११६. २; १३५. १
 जर्जर-क्षीण, दुर्बल ६. ७०. ६; -तन

९५. ५

जल, वीच-संगा १. १३. ५; ६; १३;
 -थलनभवासी १७. १; ७; ३३. ३;
 ३४; ४४; ५७. ४; -चर ५८. ५;
 -विहग ६; ५८; -भरिता ६०. ६;
 -मल ६२; ६३; ९२. २; सुरसरि-
 कृत ९४. १; नभ-थलचारी १०९.
 २; १३५. ४; -चरकेतू १५३. ३;
 १६४. १; १७९. ३; १८५; -दाता
 २०४. २; सरजू-२३८; २४४. १;
 पद-जाता २५९. ४; -खग २६०.
 ४; मृग-२७९. ३; प्रेम-२९०;
 -सम ३०९; ३७१. २; -निधि २.
 २८. ४; ३५. १; -चरगन ५२. ३;
 ७१. २; ९१. ३; नयन-९५. २;
 जमुन-११०; ११३; १२९. ४;
 १३६. ३; -पान, १५१; १७०. ३;
 २२१. ४; २२७. १; ३; २२७;
 २३३. १; २३५. ४; -प्रवाह २३५.
 ४; २५२; २५८. १; ३१८. ४;
 ३२२. ३; ३२६. २; ३. १०. ५;
 १४. ४; १७. ५; ४०. ४; ४३. ५;
 ४४. ३; ५०; ५१; -कुक्कुट ५२.
 १; -आस्रय ५७. १; लोचन-४.
 ५. ३; १३. २; -निधि १६. ४;
 १९. २; ४; २७. २; -निधि ५.
 १. ५; ३. १; ३१. ४; ३२. १;
 ६२. १; -धारा ६. ४. २; -चर-
 बृंदा ७. २; -चरन्हि ७; -निधि
 ८; बल-पूरा ४३. २; ५३; -नाथ

५६. १;—धारा ७३. १; ७८.
 ४; ११२. ३;—जंतु ११२. ६;
 अर्घ—११३. २; १३९. १; ७. ५;
 लोचन—१४. ४; नयन—१७. २;
 ४६; ५१; ५२. १; ५६. ३; ७२.
 ३; ७३. ४;—सीकर ७५. २;
 १३६. ४; १३७; १३८. ३; राम-
 भगति—१८६. ५; २०४. ३; २१०.
 ६; मृग—पाना २१०. ९
 जलचर—(जल में चलने वाले जन्तु), मछली
 आदि १. ८. २; ६१. ४;
 जलचरन्धि ६. ७
 जलज १. ११. ३; पद—११७: ३; २४२.
 १;—आभसरीरा २६६. १; जुग—
 २९७. ४; २. २६७;—अरुनलोचन
 ६. १३८. ४;—विलोचन ७. ५३.
 २; ८०
 जलजाता,—कमल माधवपद—१. ६६.
 ३; चरन—५. ४३. ३; पद—७.
 ३८. २
 जलजान—नाव, जहाज ५. ६३
 जलजाना ५. १४. १
 जलद—मेघ, वादल १. १३. ६;—पटल
 २६५; २. २०६. २; २१७;
 नील—३. १३; ४. १६. २;
 —घटा ६. १८. ३; २४; प्राचूट—
 १०२. २
 जलधर—(जल धारण करने वाला) वादल,
 दैत्य-विशेष १. ५२. ५; दरस—
 २. १२९. ३; पितुहितचितचातक—

१५६. ४
 जलधार १. २४४. १
 जलधि १. ११. ३; १९७. ४; ४. ३३.
 ४; विरह—५. १४. १; ५२. ३; ५२;
 ६०; ६३. १; ६. ४. १; ६. ८;
 मोह—७. २१७. २
 जलनिधि—समुद्र १. १२०. ५; ५. ३.
 ६; ६१. ४
 जलधर—मेघ १. १५०. ३; १५१. १
 जलपत ६. ९४. ५
 जलपना—(जल्पना) वकना ६. ७७. ३;
 ११५. ६
 जल्पसि ६. ११५. ५
 जलपाना ४. २७. २; ७. ८८. २
 जलरुह,—कमल रविकुल—चंदिनि २.
 १६०. १
 जलासय—तालाव २. २१६. २
 जलु १. ६२. ३; ८१; ९०. १; १४०. २;
 २६१; लोचन—२९२. १;—स्वाती
 २९६. ३; कपट—२. २४. ३; नेह—
 ५३. २; ८८. ४; १०२. १; १०२;
 १२५. ३; १४३; २०६. २;
 अवगुण—२३३. ३; २६१. २; ६.
 ७८. १
 जल्पक, कहु—६. ५१
 जल्पसि—तू वकता है ६. ३१; ४६.
 ४; ५०. ३
 जल्पहिं—बकते हैं १. १३९. ३
 जल्पेसि ६. २३
 जव ५. ५५. ३

जवन-यवन, म्लेच्छ ७. २२३. ५
जवनि १. १६५. ३
जवनिका-परदा ७. १०६. ४
जवास २. ५५. १; ३. ५७. ३; ४. १७. २
जश १. ३९५. ५
जस, हरिहर-राकेस १. १०. २; ४;
१४; रामनाम-अंकित १९. ३;
राम-संगा १९; सियाराम-२०;
हरि-२१. ३; २५; ३३. ३; ५; ५१.
२; ५६; सु-५७. २; रामसीय-
५८. २; ६०. ६; ८३. ३; ८७. ३;
९३. १; ९५. १; ११८. १; १२३.
२; १२९. १; १४८. २; ३; १४८;
१४९. १; १५१; २०८. ४; २१०.
४; २१६. ३; २१७. २;-भाजन
२७३. १; २७५. ४; २७८. २; ३१६.
१; ३२५. १; ३८१. १; ३९५. २;
सीय-४; २. ३४. ४; ५२. २; ९५;
१२८. ३; ४; १२९; १४३. ३;
१४५. २; १५७. १; १७४. ३;
१७६; २०९. ३; २११. ३; २१४.
४; २१७; २२०. २; २२६. २;
२२६; २३३. ४; २३५. २; २५१.
२५३; २५४. १; २५९. ३; ३१७.
४; ३. ३९. ३; ५०. ४; ५९; ४.
१५; १६. ३; १७. १; २; १९. २;
५. २. ५; २२. १; ६२. २; ६.
६. ४; बालिविमल-भाजनु ३९.
६; ४५. २; श्रीरघुवीरविमल-
१००. २; ७. ३. ६; १४२; रघुपति-

१८२; १८८. ४
जसि १ ८९. २; १२५. १; १३८. ३;
१८८; २०३. १; २०८. ४; २३०.
२; २८६. १; २. १८. १; १०५.
३; १२४. २; १४०. ३; १७२. १;
३. २२. २; ३१. ४; ४. १९. ४;
५; ६. ३०. ५; १४९
जसु १. १३. २; रघुवीरविसद-२८;
रघुवरविसद-४८; रामसमर-६१.
१; ९०. २; ९१. २; १०४. १;
रघुवरविसद-१३३; २०५. ४;
२९८. ३; राम-३८७; रघुवर-
विमल-२. १. ४; ७८. २; १३९.
४; १६२. १; १७२; विमल-२०८.
१; २१०. १; २३१. २; ३. ८;
२२. ८; रघुनाथ-४. ३३; ५. १६.
३; रिपिपुलस्ति-२३. १; राम-
५५. १; ६. ५६; ६१. ५; ६८. ४;
११५. २; १३२. ५; १३८. १; १४४.
२; ७. १०२. १
जसोमति,-श्रीकृष्ण की माता जीह-
१. ३६. ४
जहँ १. ६. ४; ७. ४; २९; ३२. ३; ७५.
४; ७७. ३; ७८. १; ४; ८६. ३;
८९. ४; ९९. ४; १०९. २;
११०. ४; ११३. ४; ११८. २;
४; ११८; १२१. ५; १२३. ५; १३४.
१; १५६. २; १७१. ४; १८२. ३;
१८३; १८५. ३; १९३; २०४. ३;
२०५. २; २१३. ६; २१६. ४;

२२०. ३; २२५. १; २२६; २२८;
 २३३. २; २३८. २; २४६. ४;
 २४७. २; २५६; २५७. १; ३; ४;
 २६०. २; २६२. ३; २६५. १; २७७.
 ३; २८६. १; २९५. ४; २९६. १;
 २९८. २; २९९. १. ३००. ३;
 ३०१; ३०३. २; ३१८. ४; ३३०.
 १; ३६६. २; ३७७. ३; ३८८. १;
 ३९५. २; २. ४७. ४; ४८.
 १; ५४. ३; ७३. ३; ७५. २; ७७.
 १; ८५. १; ९१; ९३. ३; ४;
 ११४. २; १२१. २; १२२; १२३.
 ३; १२७. १; ३; १२८; १३२.
 ४; १३६. ३; १३७. १; ४; १३९.
 २; १४०. २; ३; १७१. ४; २११.
 १; २२२. ४; २३४. ३; २३७. २;
 २३८. ३; २५५. ४; ३. ८. ४; १२.
 ३; ४; १७. ७; २०. २; ४; २६.
 ५; ८; ३३. ४; ४५. ८; ५०. ४;
 ४. १; ६. २; १७. ६; १७; २२.
 २; ४; २३; २५. ३; २५; ३१. ६;
 ५. ५. ३; ११; ३५; ६. ८. २; ८.
 ४; २७. ३; ३९. १; ४३. २; ५०.
 १; ५२. ६; ६१. ५; ६२. १; ६५;
 ६६. ३; ६६; ७०. ६; ७१. ३;
 ७४. ४; ८१. ३; ८७. १; ५; ९०.
 २; ९१. २; ९९. २; ११२. ५; ११३.
 २; ११४. ५; ११७. ८; १२०. २;
 १२१. १; १२५. ६; १२६. २; ३;
 १२८. ४; १३४. ३; १३७; १५३;

१५४; १५५. १; ७. १; २०. ३;
 २३; २८; ३१; ४५; ४९; ५१. ३;
 ५; ५२. १; ५२; ५३. १; ५५. ४;
 ६२. २; ७०; ७२. १; ८५. ४;
 ८८. १; ९१. ३; ९४. ३; ११०;
 १५०. ४; १८२. ५; २१९. ४

जहवाँ ३. ३१. ४; ३९. ३; ५. ८. ३

जहाँ १. ८. ३; ८८. २; ११२. ३; १२०.
 ३; १२४. ५; १२९. ४; १६१. २;
 २१७. ३; २४५. १; २४६. १;
 २४९. ४; २५६; २५७. २; ३३०;
 २. ४०. ३; ७५. ४; ८३. ३; ८३;
 ८५. ३; ९७. ४; ९८; ११३. ४;
 १२२; १२३. ३; १२९. २; २३८;
 ३१९. १; ३. १९. २; ३२. ३; ३६.
 ३; ५३. ४; ४. २८. २; ४; ५.
 ४. २; ४१. ३; ४६. १; ६०. ५; ६.
 ६८. १; १२९. ४; १४७; ७. ७१.
 १; ७३. ३; ७४; ११८, २२०. ३

जहाज २. २२१

जहाजू २. ८७. २; अवघ-१५५. ३

जहाना १. ८. २

जहिँ १. १००; ७. ५३. ३

जहिआ-जव १. १६७. ३

जाँचत ३. ४२. १; ६. ६५. २

जाँचति २. २५३. ३

जाँचा-परखा १. ७२. १; ३. १६. १२

जा १. ३३. ३; ७२. ४; १२३. ५;

१५७. १; २१६. ५; २१७. २;

२२२. ३; २२५. ३; २२८. ३;

२२९. ४; २३६. ३; २४२. ४;
 २७३. १; २७९. ३; ३२४. ४;
 ३२६. २; ३२७. ३; २. २६. १;
 ४७. १; ९६. १; १५३. १; २२६.
 २; २६०. ३; ३. १५. ४; १९;
 २०. ३; २१. १; ६; ३४. ५; ३६.
 ४; ४०. ३; ४८. १; ५०. २; ४.
 ९. ४; ३२. २; ५. २१. ३; २१;
 २२. ५; ३०. १; ३३; ३७. २;
 ४८. ३; ५८. ४; ६. ९. ५; २५;
 ३०. ५; ४६. ४; ५५. २; ५६.
 २; ७६. २; ८५. २; ३; ९५; १०१.
 २; १०३. ६; १०३; १०८. ५;
 १२८. २; ७. १२. ३; ५४; ७१;
 ७२. ४; ८२; १०६. २; १५०;
 १५४. २; ४; १८८. १; २०६. १;
 ३; ५; २२०. १; ४; २२३. ७

जाइ १. २१. ३; ३३. २; ६०. १;
 २; ६६. ४; ७२. २; ७५. १;
 २; ७७. १; ७९; ८१; ८३. ३;
 ८४. २; ८५. ३; ८७. २; ८७;
 ८५. १; ९६. १; ९७. १; ३;
 ९८. १; ९९. ५; १००; १०१;
 १०५. २; १०६. १; ४; १०७.
 १; ३; १०८. ५; ११४. ४;
 ११५. ३; ११८; ११९. ४; १२२.
 ५; १२३. ३; १२४. २; ४; १२५.
 ४; १२६. ४; १२९. १; १३६. १;
 १४२. ४; १४८. १; १४८. ४;
 १४९; १५४; १५५. २; १५८. ३;

१५५. ४; १६१. ४; १६३;
 १६७. ३; १७१. ३; १७९. ४;
 १८०. ४; १८५. २; १८८; १९८.
 ४; २००. १; २०२. १; २०३;
 २०६. ४; २०८; २१०; २११. ३;
 २१२. ४; २१५; २१५; २२६. १;
 २३४. ४; २४६. १; २५०. २;
 २५१. १; २५१; २५९. ३; २६०.
 १; २६१. २; २६६. ३; २७२;
 २७५. २; २७९. ३; २८०. १;
 २८२. ४; २८४. ३; २८५. ३;
 २९३. ४; २९७. २; ३०१; ३१२.
 ४; ३१४. ४; ३१९; ३२२. २;
 ३२६; ३३०. २; ३६६. २; ३७७.
 ३; ३७९. ४; ३८९; २. २. ३;
 ३; ५. १; १२. १; १४. २; १७.
 ४; २६. ४; ३५. १; ३८. १; ३९.
 २; ४०; ४८. ४; ५१. ५; ५४. १;
 ५५. २; ५५; ५६. २; ५७; ५८.
 ४; ५८; ५९. २; ६०. २; ७४. २;
 ४; ७७. ३; ७८. २; ८२. २;
 ८७. ४; ८८. ३; १००. ४;
 १०५. ३; १११; ११३. ४; ११५.
 ३; ११७. १; १४०. ४; १४३. ३;
 १४६. २; १४६. ३; १४७. ३;
 १५४. ४; १७२. १; २१६. १;
 २२१. ४; २२२. ३; २३४. २;
 २३६. १; २३६. २; २३७. १.
 २६४. ४; ३. १४; १५. ५; १९;
 २४. ७; २६. २; २८. ३; ३१.

२; ३६; ४०; ४८. ४; ४. ४. ३;
 ९. १३; २२. १; २३. २; २७;
 २८. ४; ३२. ३; ३२; ५. ३. ३;
 ५; १८. १; १८; २०. ३; २८;
 ३०. ३; ३५; ४२. ३; ४३. ३;
 ४३; ४४. ३; ५६. १; ६. ५. २;
 ६; ८. १; २; १३. ४; २२; २७.
 ५; २८; ३९. ८; ४०. ३; ५७ १;
 ६१. २; ७८. १; २; ८५. ४; ९४.
 ६; ९९. १; ११०. १; ११४. ३;
 १२६. ४; १३१. ३; १३२; ३;
 १४८. ३; ७. ८; १६; २२; ४०.
 ५; ५२; ६७; ७९; ८१. ५; ८६.
 ३; ९४. ४; ११२. २; ११५. ४;
 ११६; ११९; १२३. ३; १३४. २;
 १३६. ३; १५८. ५; १७९; १८२.
 ५; १९२. ७; १९८. १; १०८;
 २०२. ४; २०२; २१०. ९.

जाइय १. ८६. ३; २. १३. २; ६. १४४. ४
 जाइहिर. ३७. ३; ५. २५. १; ६. १०. २;
 ९८. ३; १२४; ७. ८५. ४; १७८. ३
 जाइ १. ५७. ३; ५९. ३; ६१. १; ६३.
 ४; ८२. २; ८९. ३; ४; ९२.
 ३; ९६. ४; १०३. १; १०६. १;
 ४; ११०. ३; ११७. १; १२२.
 ३; १३६. १; १४२. २; १६२.
 १; १६३. ३; १६४. २; १६६. ४;
 १७८. १; २०७. १; २०८. २; २१०.
 २; २११. १; २१९. ३; २२१. ४;
 २२५. ४; २३३. २; २३५. २; २३५.

४; २३७. १; २३८. ४; २४३. १;
 ५; २५७. ३; २५९. २; २६०. २;
 २६१. ४; २७३. १; २७७. २;
 २९७. ३; ३१२. ३; ३१५. २;
 ३२०. १; ३६५. ३; ३६९. १;
 ३७६. १; २. २२. १; २९. २; ३९.
 १; ४८. ४; ५३. ३; ७४. १; ८६.
 ३; ८८. १; ९१. २; ९७. ३; ९८.
 ३; १०१. ३; १०२. १; १०६. १;
 १०७. ४; ११०. ४; ११४. ४;
 ११५. १; १२२. ४; १२४. ४;
 १२८. २. १४५. १; १४६. ४.
 १५८. २; १५९. २; १६३. ४; १७२.
 २; १७७. ३; २०६. २; २१४. ३;
 ३१६. ३; ३१५. ३; ३. ४. २; ८
 ४; १५. ६; २०. २; २४. ४; ३५.
 १; ३७. ४; ५२. २; ५३. ४; ४.
 ३. २; ८. १; ३; १६. ४; २५. ४.
 २९. ५; ३०. ६; ३३. ६; ५. १०.
 ४; ११. ३; १२. १; १३. २; १९.
 ४. २०. ३; २९. ४. ३३. ५. ३६.
 २; ५२. ४; ५६. ३; ६. ७. १; ५.
 ११. ३; २०. ३; २०. ४; ३९. ७;
 ५०. १; ५३. २; ८३. ८; ८५. ४.
 ९८. ४; ९९. २; ६. ११३. २; १२४.
 १. १२९. ४; १३०. ५; १३४. १.
 १५७. १; ७. २४. १. ७७. १; ४९.
 २. ५२. ४; ७२. ३; ७९. २ ८५.
 ४. ११०. २. १२३. २. १२२
 १६८. ४. १७२. ४; २०५ २

२०६. ३; २१९. २
 जाउँ १. ७२. १; ८५; १९७. ३; ३६९.
 ५; २. ४३. १; ५४. १; ५६. ४;
 ७२. २; ७५; १५९. १; २०४. ४;
 ३. १०. १; १७. २; ४. १४. ४;
 ३३. १; ५. १४. २; १६. २; ४२;
 ६. ४५; ७. ३८. २; ११३
 जाउ १. १२०. ५; ६. १०१. ३
 जाऊँ २. ४६. १; ५७. ४; ५८. २; १२७.
 ३; ७. ११०. २
 जाऊ २. ५. ३
 जाग—(याग) यज्ञ १. ६२; ८४; १८३;
 २. १३५; ३. १५. ९
 जागइ १. ११०. ५
 जागत १. २११. २; २. १३१. २; ६.
 ८०. २
 जागहु ६. ८३. ४
 जागा १. ८७. २; ११०. ४; २. ३९.
 १; ९४. २; २०३. ४; २३१. १;
 ३. १५. ४; ४. २४. २; ५. ६. १;
 ६. ८४. ४; ८८. २; १०९. २; ११०.
 १; १२५. ४
 जागति—जगती हो २. ३७
 जागन २. ९१. १
 जागबलिक १. ४९. १; ३; ६७. २; ६९. १
 जागरन—जागना १. ३९२. १
 जागहिँ १. ३८. १; ९४. २
 जागि २. १५८. ३
 जागी—प्रकट हुई, नींद से उठी ६. ३१.
 ४; ९८. १; १०८. ४

जागू ६. ७७. ४
 जागे १. ८४. २; १११. २; १३६. १;
 १४२. १; २५९; २७१. ३; ३९२.
 ३; २. ३८; ८७. १; ९३; ९५. १;
 २२७. २; ४. ९. १०; ६. २५. १
 जागेउ १. २०२. १
 जाचक—(याचक) मँगता १. १२६. ५;
 ३२८; ३८०. ३; ३८५. ४; २. ८१.
 २; २०५. ४;—भीरा ३. ५०. ४;
 ७. २७. ४
 जाचत २. २०६. २; ७. २०८. ५
 जाचहिँ १. ३८५. ४; ७. १९६. ४
 जाड—जाड़ा, झीत १. ६०. १
 जात—उत्पन्न हुआ १. ८. ६; ७०; ७३. २;
 ८५. २; १६७. १; १७१. २; २२७.
 ४; २२९. १; २३२; २३८; २४२.
 ३; २६८. १; २६९; २७६. २; २९५.
 ४; ३९४; ३९५. ४; २. २४. १;
 ३९. २; ५१. ५; ७६. ५; १५२.
 ५; २१७; २२३; ३. १३. १; ३९.
 ८; ५२. २; ५. २. १; ५. ३; ८.
 ४; ६. ८२; १४४; ७. ६; ३४; ४९.
 ४; ८४; १६०. १
 जातकरम—बालक की उत्पत्ति के समय
 होनेवाला संस्कार १. २२५
 जातना—दुःख, पीड़ा २. १४७; ६. २१. ४
 जातरूप—सोना, सुवर्ण—मनिरचित ७.
 ५०. २
 जातहिँ १. ६०. १; ५. ५६. १; ७. २०?
 जाता १. ३३. ३; ७७. २; ११८. १;

२११. २; वन-२४५. ४; पदजल-
२५९. ४; २. ५४. ४; ११३. २;
१३६. २; २३५. २; २५७. १; ३.
१२. ३; ४. ७. २; ६. ८१. ३;
७. ४३. २

जाति १. १७. १; ८७. ४; ८९; १७७.
२; २०७. २; २४६; जनक-२७५.
१; २८९. ३; २. १३२. ३; १३९;
२३०; ३. ३७. १२; ४४. १; ३;
-हीन ४५; छत्रि-६. ३६. ७.
१४. ५; ५१. १; १६२. ३; १६८;
१७०. ३

जाती १. ५८. ४; १२३. ३; ३७१. २;
३८२. १; ३९४. ५; २. ७. २;
९८. १; १४४. ४; ५. ५२. ३;
६. ३९. २; १४४. २; ७. ११२.
१; १२१. २

जातुधान, -राक्षस-पति १. २०८. २;
२०९; ३. २३. २; २४. ८; ३७.
५; -सेना ५. ११. २; १६. १;
-भट ३; २५. २; ३२. २; ६.
५३. ७; -कुलटीका ५७. ३; ६०;
६६. २; १४०. २; -वरूथवलभंजन
७. ७४. २

जातुधानी ६. १३४

जातुधानु १. २०१. १

जातेउँ ६. ४५. ३

जान-जानते हैं, रथ, (जलयान, वायुयान)

१. ३५. २; ३; ४; ४१. १; जल-
४४; ७०; ७४. २; ८५. १; ११४.

१; ११४. २; १२१. २; १२७.
५; १४९. २; १४९; १७७. ३;
१८९. ३; १९८. ३; २०२. २;
२१०. ४; २१७. १; २२८. ३;
२३१. २; २३२; २६४. २; २७७.
४; ३०९. १; ३१५. १; ३६९;
३७४. ४; ३८५. २; ३९०. २;
२. २४. ४; ३९; ४३; ५०. ४;
५५. ४; ५६. ३; ८०. २; ८६;
१२८. ३; २२९; २३०; २५५. ३;
२५९. ४; ३. २०; ३१. ४; ३७. ७;
१२; ५. २. ३; १५. ३; ४९.
१; ६. १८; ४०. १; ५५. ५; ७८;
१०८. ५; १५७. ४; ७. ८; १४.
६; २७; ८४. ३; ८६; हरि-१२१;
१३२. २; १५३; १८०; १९५;
२०९

जानइ १. ७१; २००. २; २१८. १;
२२७; २२८. २; ३०२. २; २. ७८.
१२८. २; १६३. ३; १६६. ४;
२३४. १; ३. २१. ५; ४. १२; ५.
२. १; ६. ५५. ६; ७६. २; ७.
१२. २; ४७. ४; ६९; ९८. २;
२३४. २; १५७; १९६

जानउँ १. १९३. ४; २. २१. ४;
७३. २; १०१. ४; १६९. ४; २६१.
३; २६५. ३; ३. १८. ३; ४. ५.
२; २१. १; ५. ४७. ३

जानकि-जनक की लड़की, सीता १. ३९१.
३; रघुनंदन-साथा २. ७४. २;

-नाथू ७७. १; २२६. ४
 जानकिहिँ २. ६०. १; ९२: ६. १३३.
 १; १५४
 जानकिहिँ १. २२५. १; ३; २८५. ४;
 ३. २३. ६; ३७. ८; ५. ३५. ४;
 ६. १५५. ३; ७. २४
 जानकी १. ३४. ४; १३४. ३; २६८. १;
 २८२. ३; २९४. २; ३०३; ३७१.
 १; २. १०. १; लपन—सहित ११९;
 १२७. ५; १३४; १५६. ४; ३. १०.
 १; अनुज—संगा १२. ४; अनुज—
 सहित १६;—हीना ३९. ३; ४; ७;
 ४. ७. ४;—माता ८. २; ८; ९. ४;
 १३. ५; १६. १; १७; २२. ५; ३०.
 ४; ३२. २; ६. ९; ५५. ६; ८१. १;
 १२४. ६; ८; १२५. २; १३३. ३;
 श्री—समेत १३६; अनुज—सहित
 १३९; १४३. ४
 जानत १. ११. ५; २३. १; ७३; ७६. १;
 १८७. ४; १९२. १; २१६; २६९.
 ५; २. १२८. २; १४७; ३. ३५.
 ३; ५४. १; ४. २६. ७; ५. १५.
 ३; ६. २५. ४; ३१. २; ५९. ५
 जानतहूँ ४. १४. ३; ५. ८. १
 जानतहूँ ३. १४. ४; ४५. ६
 जानति २. १५. ३; ७. ४७. २
 जाननिहारा- जाननेवाला २. १२८. १;
 १३८. १, २३२. १
 जानपनी—जानना है ७. १६२. ५
 जानघ १. ८. ३; २. १९. १; ७. १२९.

४; १९२. २
 जानिनी—जानिए १. ३६९. छं ५
 जानसि २. २७. २
 जानहिँ १. ३८. २; ३९. २; ४९. ३; ४;
 ७२; १३८; १६१; २१२. १; २३१.
 ६; २. १२१. ४; १२८. १; २; १३१.
 ३; १५९. १; २१९. ४; २६२; ३.
 १६. १०; १८. ४; ४. २१. ४;
 ६. ३३. ३; ४०. २; ३; १०२. २;
 १४१. २; ७. ४९. १; ४; ६४. १;
 १०६; १०७; १३४. २; १९६. २
 जानहि १. ३०५. ३; २१६. १; ३. ४५. ५
 जानहु १. १७७. ४; २१६. २; २६९. २;
 २७९. १; २. १३. २; १८; २०६.
 १; २५८; ३. ८. २; १६. १०; १८.
 १; ५४. २; ४. २९. ६; ६. ५५.
 ४; ५५; ७. ३०. ६; ५९. ४; ६१.
 ४; ८०. २; २०८. ३
 जाना १. ३८. २; ७७. २; ७९. २; ८३.
 १; ८९. २; ९२. १; ९४. १; १०२.
 ४; १२५. ४; १२७. ४; १२९. १;
 १३५. ३; १४०. ४; १८६. ४;
 १८९. ३; २०६. ३; २१६. ५; २१७.
 ३; २१८. ४; २२३. ३; २२७. ४;
 २२८. १; २३४. ४; २४२. २; २४३.
 ४; २४४. ३; २६८. ४; २९२. ४;
 ३०५. १; ३१०. १; ३१७. २; ३१७;
 २. २०. १; ५०. ३; ५७. १; ५९.
 २; ९०. २; १०१. २; १३४. ३;
 १५५. २; १६७. ४; १७३. २; २०९.

३; २२९. १; २५६. ४; २६५. २;
 ३. २. ४; हरि—३. ३; ५. १; ३२.
 ३; ३७. ७; ४. ९. १; २१. ४; ३०.
 ३; ५. २. ३; १३; १७. १; २४.
 २; २५. २; २७. ४; २८. २; ३३.
 ३; ३४. २; ३५. ३; ४४. १; ६.
 ८. ४; ११. ३; ३०. २; ३३; ४०;
 ६२. ४; ६३. ४; ६७. १; ७२. २;
 ८८. ३; ९५. २; १०२. १; ११५. २;
 ५; १२१. ५; १३०. ७; १३५. ४; ७.
 १२. २; १५. ४; ५९. २; ७१. ३;
 ७७. १; ९२. २; ९८. १; हरि—११५.
 २; ११७. ३; १२७. १; १४४. ४;
 १५२. ३; १५४. ३; १६६. १; १९४.
 ८; २०८. १६; १८८. ५; १९०.
 २; २०८. १६; २१७. ४; २२०. २

जानामि—मैं जानता हूँ ७, १७४. ८

जानि १. ९; १०; १५; १७. २; ३४
 ३; ४१; ४४. ५; ४६. २; ७३. १;
 ७४; ८२. ३; ९२. ३; १२२. ५;
 १२४. ४; १२४; १२५. १; १३१.
 २; १३३. १; १३७. १४४. १; १५३;
 १५५. ३; १६१. ४; १६२. २;
 १७६; १८७; १८९. २; १९४. १;
 १९८. १; २०२. ४; २१८; २४२. ३;
 २४२; २४८. १; २४८; २५८. ३;
 २६०. १; २६८. १; २६९; २७९;
 २८६. ४; २९४. २; २९८; २९९;
 ३०२; ३०३; ३१४. ३; ३६९. ३;
 ३७१; ३७५. १; ३८०. ४; २. १५;

१७; ४६. ३; ४८. ४; ५२. १; ५२;
 ५७. १; ६०. २; ७२. १; ७३;
 ७५. ४; ८७. २; १०७; ११२. २;
 ११७. ४; ११९. २; १३८. १;
 १४०; १६१; २०२. ५; २०५. ४;
 २१४. १; २२०. ४; २२९. २;
 २३०. २; २५१; २६७. २; ३१५.
 २; ३. ४. २; १०. २; १३. २;
 २४; २६. ४; ३४. ४; ५३; ५७;
 ४. १; ३. २; ६. २; ९. ७; १२.
 ४; १९. ३; २६. ५; ५. ७. १; १२.
 ५; १४. १; ३५. ७; ३८. १; ४४.
 ३; ४७. ४; ५२. १; ६. १३. ३;
 २०. ४; ४४. १; ५४; ५७. ५;
 ६६. २; ६८. १; ८१. २; ८६. २;
 ९६. ३; १०२; १०९; १२३. ९;
 १२८. ६; १५०. ४; ७. ४; ५. १;
 १४. ६; १५; १७. २; २५; ३५;
 ३८. ३; ५५. २; ८७; १२६; १३६.
 ३; १४४. २; १४५; १४८; १५२.
 ४; १६६. ३; २०२. ३; २१३.
 २२३. ६

जानिय १. १३२. १; १९४. १; २१८.
 ३; २२९. १; ३१४. ४; २. ९४.
 २; २२८; ७. २१०. ५

जानिये ६. १४०. ४

जानिहहिँ १. २२. ३

जानिहि २. १७६. ४; ३१९. १

जानीँ १. २६५. ४

जानी—जानली, ज्ञानी, विद्वान् १. १८. ४;

२३. ४; ३२. ४; ५४. २; ५६. ३;
 - ६९. २; ७० १; ७४. ३; ९७. ३;
 १९. १; १०१. २; १०९. ४; ११४.
 २; १२३. ४; १२९. ३; १४४. २;
 १७१. ३; १७३. ३; १८६. २; १८७.
 १; १८९. २; १९२. ४; २०८. २;
 २२९. १; २३०. २; २३७. १;
 २३८. १; २५१. २; २६२. २;
 २६८. १; २७१. २; २८०.
 ३; २८५. २; २८६. १; २८७.
 ३; २८९. ३; २९०. १; २९२.
 २; २९३; २९५. ४; ३०२. २;
 ३१०. २; ३६९. २; ३८६. १;
 ३९५. ४; २. ५. १; १५. ४; २४.
 १; २८. १; ४०. १; ४५. ४; ४६.
 २; ५४. ३; ५६. ३; ५८. ३; ७५.
 १; ९१. १; ९७. २; ११६. २;
 ११९. ३; १२२. १; १२५. २;
 १३०. ४; १५३. २; १६३. २;
 १६६. ३; १७६. २; १७७. १;
 १७८. २; २१९. २; २३५. १;
 २५४. २; २६०. १; २६४. ३;
 ३. १०. ४; १८. २; २२. ६;
 ५६. १; ४. १०. १; ११. ५; २६.
 ५; ५. ५०. २; ६. ३९. ६; ८३.
 ८; ८८. ५; १२१. ४; १३१. ४;
 ७. ९. ५; ४५. २; ४६. ४; १५२.
 २; १८६. १; १९०. ६; २०८. १
 जानु-घुटना १. २३१. ६; ३. १६.
 १२; ५. १५. ४; १५; ६. १०९. १;

-पानि ७. ११७. ३

जानू १. ३१६. १
 जाने १. ३७. ३; १३६. १; २५८. १;
 २६७. ४; ३२४. ४; ३७१. ४;
 ३७५. ४; ३८७. ४; २. ७९. १;
 १३६. ४; २१९. १; २२८. ३;
 २३६. १; ३२०. २; ५. ५४. १;
 ६१. ४; ६. ७३. ३; ७. ३४; ४५.
 ३; ६४. ३; १३६. ४; १८८. ३;
 २०२. ५; २१०. २
 जानेउँ २. २५. १; ६. २३. ३; ४५. ३;
 १३०. ८; ७. ७५
 जानेउ १. ४२. २; ७६. २; ८०; ८४.
 २; १५०; २०२. २; ६. ९३. १
 जानेसि ३. ३७. ६; ४६
 जानेसु ४. ८. ३; ५. ४. ४; ७. १२९;
 १७८. ६
 जानेहि ५. ४. २; ६. ३०. १
 जानेहु १. ९९. २; २. ३१. ३; ७.
 २१७. ५
 जाप ३. ४५. १; ७. ८१. ३
 जापक-जप करनेवाला १. ४३
 जापू १. ३१. ३; ३५. ३
 जाव १. १९७. २; २. ११३. ४; ४.
 २८. २; ५. ६२. ४
 जावाली-इस नाम का एक ऋषि २.
 ३२०. ३
 जाम-(याम) पहर, समय-जुग १.
 २०२. ३; जुग-२५९. १; -जुग
 २. ८६. ४

२०. २; २१. २; ३४. २; ३५.
३; ३६. २; ४; ३९. ४; ४८. ४;
६. १; २०; २१. २; ३१. १; ४०.
१; ४; ४१. १; २; ४३. ३;
५७. ३; ६८. ४; ७२; ७. ७. २;
९; ४७; ६१. ४; ७३. ५; १०४. १;
१७०. २; १९६. ३; २०१; २१५;
२२२. २; २२३. ४

जास्र १. ६. ३; ७. ३; ३३. २; ९०. २;
१५४. ४; १७०. २; २०६. २;
२११. ४; २. ३. ३; ४७. १; ७६. ४;
१४१. ४; ६. ७६. १; ७. ४५. १

जाहिँ १. २३; ५९. २; १६८. ३; २१२.
३; २५६; २५८. १; २७७. ३;
३२७. २; ३९३; २. १२; ३४;
४९. ४; ९२. २; ११४; ११५. ४;
१२२; १२३. ३; १२३; १३४. ४;
१५९. ४; १५९; १६०. १; २०४.
२; २१७; २२२. १; २२५. १;
२२६. २; २३४. ४; २५३. १;
२६३. १; ३२१. ४; ३. १२. ३;
५१; ४. २०; ५. ३; ३१; ६. ७;
१२; ६१. २; ६८. ४; ८३. ४; ९५.
४; ९६. १; १२२. १; १२३. ४;
१२६. २; १४७; ७. ५६. ४; १३६.
३; १६६; २०९

जाहि १. ४; ३३. १; ६८; ७३; ७४. ४;
७६. २; ८४. ४; १०४; १३६.
१; १४२; २०५; २६९. ४; ५;
२७५. ४; २. ८८. ४; १३२; २६३;

४. २४. २; ३; ५. ५५. २; ६.
७०. १; ७. ७७. ३; ८६. ५; १०१.
१०२. २; ४; २०४. ५; २०६;
२२१. ४

जाहीँ १. ६७. १; ७५. ३; १०१. १;
११७. २; १३०. १; १४३. ३;
१७६. १; २८३. ४; २९१. ४;
३०६. २; ३२७. १; ३८१. २;
३९०. २; २. ५. ४; २५. १; ४०.
४; ४५. ३; ७५. २; ७६. २; ८२.
३; ८४. ४; ११०. १; ११४. २;
११७. २; १३०. ३; १४२. ३;
२१०. ४; २२१. ३; २५२. ३;
२६५. २; ३२३. १; ६. ९१. ३;
११३. ३; ७. ३४. २; ६५. ३;
७५. २; ८१. २; १०४. ४; २०६.
३; २१०. ४

जाही १. १५९. २; १७०. २; २३४.
२; २५३. ४; २. २२. १; ५. ५.
२; ३२. १; ६. ९. ३; २०. २;
७६. १; ११५. ४; ७. ३८.
४; २१३. २

जाहु १. ८६. २; ४; १५३. ३; २.
२३; २९. २; ३९. १; ५७. १;
५८. २; ९५. ३; ३. १०. ५; २३.
६; २४. ३; ३४. १; ३६. २; ४०.
५; ४५. ६; ४. २५. ३; ३०; ५.
१७; ६. २५. ३; ७६; ८६; ९८.
४; १२२. ४; १३२. २; १३३. १;
७. १३; ३५; ४३. १; ८३. ४

जाहू १. २०३. ३; २७३. ४; २८५. २;
 २. ५६. १; ७५. ४; ८२. ४;
 १०५. १; १५८. १; . २४. ६;
 ३७. ८; ४. २६. १; २८. ३; ५.
 ४५. १; ६. ६०. ३; १५०. ३;
 ७. ८४. ४

जिअइ २. ३४. १; १६७. ४

जिअउँ २. ३७. ४

जिअत २. ५८. २; २६३. ४; ३. २३.
 ५; २९; ६. ५०. १

जिआये ३. ३३. २; ७. ५१. २

जिआयेउ ७. १४४. ४

जिआव - जिला रहा है ६. १२४. ५

जिआवत ६. १२४. ३

जिआवनि, मृतक - १. १७३. ४

जिइहि - जीवित रहेंगे २. ५०

जिउ २. १४६. २; ४. १६. ४

जित - जीत लिया ३. ५८. ४

जितइ १. १९४

जितन - जीतने के लिए ६. ३९. ७

जितव १. १६७. ३; २७८. ४; ६. ५५.
 २; १०३. २

जितहिँ १. १५०. ४

जितिहहिँ ६. ७८. ३

जितहु ७. ४५

जिता १. १५५. ३

जितावहिँ २. २६१. ४

जिति १. २०५. ४; ४. १२. ४

जिते १. २४९; ३. २४. २; ६. १२१. ४

जितेउँ ६. ११. २; ४२

जितेहु ५. २१; ३७. ५; ६. ५५. ६;
 १३०. ४

जिन १. १०. १; २; ५४; २१५. १;
 २. २६४. ३

जिनहिँ १. ५९; २. १५. १; २१८. २

जिनि १. १२१. ५

जिनिस - वस्तु, चीज. जिन १. ११७. ५;
 २०६. ४; नाना - ६. १५०. १; ७.
 १२१. ३

जिन्ह १. १८; २४. १; २; ३; ३१. ३;
 ३२. १; ३४. १; ६०. ४; ६४. ४;
 ८८. १; १२१. १; १३७. १; ३;
 १३९. २; ३; ४; १७०. १; ४; १७६.
 १; २१२. १; २१६. २; २३१. २;
 ६; २३२. १; २३६. १; ४; २५४.
 २; २५९. २; २६२. ३; २६४. ४;
 २७४. २; २८३. ४; ३२४; २. ९.
 १; ९०. १; ११०. ३; ११२. ४;
 १२१. ४; १२३. ३; १२४; १२७.
 २; १२९. २; ३; १३१. १; १३२.
 १; १३६. २; १४८. ३; २१८. १;
 २६४. ४; ३. ३०. ३; ३९. ९; ४०.
 ५; ४५. ३; ५८. ३; ५८; ४. ९.
 २; २१. ४; ५. २२. ३; २५. १;
 ४३; ४९; ५५. ४; ६. ८. ५; ४०.
 २; ३; ४७; १२१. ४; ७. ३२. ६;
 ४५. २; ५२. २; ६४. ४; ७३. २;
 १३५; १९०. ७; २०६. ४; २२१. ३

जिन्हहिँ १. २८; ३२. ४; ३४; १२८.
 ३; ३६६. ४; २. ९२. ३; १३१

४; १६९. ३; २१५. ३; २६३.

४; ४. ९. १४; ७. ३४. ५; ५४.

२; ७७. ३

जिन्हही २. ८५. ४

जिन्हहि ७. १४. ३

जिमि—जैसे १. ८; १०. ४; ११. ३;

१३. २; ३; ४; ३९. ४; ४०. ३;

४३; ४६. ३; ५२; ६४. ४; ९०.

२; ११०. २; १३४. ४; १३६. १;

१४१. २; १४१; १५५. ४; १७९.

३; १८६. ३; १९२. ३; २११. १;

२१७. ४; २४९. २; २८६. ३; ४;

२८६; २९४. ३; ३००. १; ३०२;

३०८; ३२५; ३२६. २; ३२७. १;

३६८. ३; ३८८. ३; ४; २. १४.

२; २१. १; २८. ३; २९; ३०. २;

४; ३०; ३६. ४; ३६; ४३; ४४.

४; ४७. ४; ५१. ५; ५३; ५५. १;

५५; ६०. २; ३; ९५; ९७. ४;

१००. ४; १११; ११२. ३; १२२.

२; १२६. ४; १३४. १; १३७;

१४१. २; १४२. ३; १४२; १४३.

१; २; १४५; १४६. १; ३; १४७.

२; ४; १४७; १४८. ४; २०२. १;

२०६. ३; २२६; २३१. ३; २३७;

३१८. ४; ३२५. ४; ३२६. २;

३. २. ३; ३; २२. ३; ३२. ४;

३४. १; ३६. ८; ३७. ४; ५५;

५६. ३; ४. १२; १६. ४;

१६; १७. २; ५; ६; १७; १८;

१९. २; ३; ४; १९; २०. १; २;

३; ४; २०; २४. ४; ५. १. ४; ७.

१; २०. ४; ६. ३९. ८; ४०. ४;

५२. ७; ५२; ५३. २; ६०. ३;

५; ६२. २; ६७. २; ७०. ६; ७२.

४; ७३. ४; ७४; ८३; ८७. ३; ९०.

४; ९२. १; ९३. ३; ४; ९४. १;

१०६; ५; १०७. ५; १०८. ५;

११७. २; ११७; १२२. १; १२२;

१२६; १२८. १; १३५. ६; ७. ७.

३; १८; ३५. १; ५५. ४; ६०. ४;

६२. १; ४; ८०. १; ९१. २; ९२.

२; ४; ९४. २; ९४; १०८. ४;

११७. ४; १३६. २; ४; १३८. ३;

१४२. ५; १८०; २०४. ३; ५;

२०८. ६; १०; ११; २२४

जिय १. १८. ४; ३६. १; ४१; ७४.

९२. १; ९७. ३; १२४; २१९. ५;

२३७. १; २४२. ४; २७९. १;

२९४. २; २. ५. १; २७. ४; २८.

१; ३२; ३४. २; ३७. १; ५१. ५;

७२. १; ७५. ४; ९३; १२४. २;

१२७. ३; १३०. ४; १५५. २; ४;

१५९. १; १६१; १६३. १; २०५.

४; २०७; २११. १; २१२. २;

२२०. ४; २२६. २; २२८; २२९.

४; २४०. ४; २५१; २५५. ४;

२५७. ३; २६१. ४; ३. १५. ३;

३४. ४; ४३. ३; ५३; ५७; ४. ३.

२; ५. ४; ८. ५; ३३. १; ५. १४.

५; ३९. ४; ६. ६. ३; ५७. ५;
 ६५. ३; ८३. ४; १०९. ३; १३१.
 ४; ७. ५. ४; ६३. ४; ८७
 जियत १. ११९. ५; ३१२; २. २२. १;
 १५४. २; १५६. ४; १५७. १; ३२३;
 ५. २७. ३; ६. ५५. ६; १०९. २;
 १२८. ३; १४६
 जियन २. १५७. १; १६२. ४
 जियव २. ९७. ४
 जियसि ५. ४२. २
 जियहिँ ५. ३७. २
 जियाई ६. १४१. २
 जियहु २. ६. ३
 जियावसि १. ८३. २
 जियाउ ६. १४१. १
 जियाये—जिला दिष्ट ६. १४१. ३
 जियावइ ६. ८३. ५
 जियावत २. २२. १
 जियावा २. १६६. ४; ५. ४२. २
 जिये ६. १४१. ३; ४
 जिव—जीव ६. ९. ५; ७. ६७. २
 जिवन,—मूरी २. ६०. ३; १४७. ३; ६.
 ८३. ५; ११०
 जिमु १. १३६. २
 जी, जन—१. ४६. २; १७५. २; २७६.
 १; ३०९. १; ३८५. -१; २. २३.
 ४; ३०. १; ७५. ३; ११६. ४;
 २६५. ३; ३१५. २; ३१८. १
 जीजै ३. ३३. २
 जीत १. १५९. २

जीतइ १. १०६; ५. ५७. २
 जीतन ६. १०३. ६
 जीतहु १. २९९. ३
 जीता ५. ४२. २
 जीति १. १०६. ४; २१०. ४; २११;
 २१३. २; २१४; २७८; ३१६. ३;
 ३. ३१. ३; ४. ९. १५; २१. १;
 ५. १३. २; १९. ५; ३१; ३२. २;
 ५७; ६. ९. ३; ७६. १; ९८. ३;
 १०३; १३३. ५; ७. ७. ३
 जीतिय ६. ७७. ४
 जीतिहहिँ ६. ६३. १
 जीती १. ४१. ४; २५३. ३; ६. ७५. २
 जीते १. १०६. ३; १८२. ३; २५९. ३;
 ३. २८. १; ६. १०. १
 जीतेउँ ६. १३९. २
 जीतेउ ६. १३३. ४
 जीतेहु ६. २९. २; ४४. ४; ११५. २
 जीवन—जीवोंने प्राणियों ने १. ९०. १
 जीम १. ८८. २; २. १५. ४; १७. १;
 २१. १; ४२. १; ५. ७. १
 जीव—जीवात्मा, प्राणी १. ८. २; १२.
 ४; १५; १७. १; ब्रह्म—सम ३६.
 ३; ३९. ४; ४३. १; ५०; ५६. २;
 ६४. ४; ६८. २; ७८. १; ९३;
 ११०. २; ११९. ३; १३५. ३;
 १४०. ४; १४१. ३; १८७. २;
 २१०. २; २३२. २; २३४. २;
 २४३. ६; २५०. २; ३६५. ४;
 ३७४; २. ६. १; १३. २; २२. १;

३९. ३; ९४. २; ब्रह्म-विच १२४.
 १; १६३. ३; २१८. १; २२९. १;
 २५२. २; २५५. ३; २६३. ४;
 २६४. ३; ३१७. २; ३. १२. २;
 १८. ४; २०. ३; २०; ३७. ३;
 ४५. ५; ४. ५. १; १३. ३; २०;
 ५. ३. १; ४५. १; ४७; ४८. २;
 ७. ७७. ३; १०२. ४; ११५. १;
 २; ३; ४; ११९. ४; १२१. २;
 १३१. २; १३२. ३; १३२; १४६.
 ४; १५०. १; १७६; १८७; १९८.
 १; ३; ४; २०२. ३; २०२; २०५;
 २०६. ४; २०८. ५; २०८; २१०.
 १; ८; ९

जीवत्-जीते जी १. १२०. ५; १३७. ३;
 २९९. २; २. १६२. २; ३. २४.
 ३; ४. २१. २; ६. ४६. २

जीवन, -प्राण, आजीविका जग-दाता
 १. १३. ६; -मुक्तिहेतु ५१. ६;
 -धन ५२. ६; रामभगतजन-५७.
 ४; १७९. ३; ३८२. २; ३९५. ४;
 २. ३. ४; ५२. ३; ५७. ४;
 -नाथू ५९. २; ७५. ३; ४; ८७.
 ३; १४५. २; -आसा १५६. ३;
 -तरु २०२. १; २०९. १; ३;
 २२६. ४; -हानी ५. १०. १;
 ६. १३८. ५; -मुक्त ७. ६५.
 ७७. १; ७८. २; ३; १६२. २;
 २१७. ५

जीवनि २. ३१८. १

जीवन् २. ३२. २; ३४. १; २; १७२
 जीवन्ह २. २५७. ४; ५. ५५. ४; ७.
 ११७. १

जीवहिँ ७. ११५. ३

जीवहि ३. १९; ४. १६. ३

जीवहु १. २२८; चिर-३२८; ७.
 १३१. ५

जीवा, -चेतन जड-२. २३९. ३

जीह, -जीभ जसोमति-१. ३६. ४;
 -देहरीद्वार ३७; ३८. २; १३७. ३;

दादुर-१३७. ३; २. ३२७. १

जीहहिँ २. १०१. १

जीहा २. ४९. ४; १२९; ६. २१. ३;
 ५२. ४

जुआरा १. २१६. १

जुआरिह २. २५९. १

जुग-दो, जोड़ा, सत्ययुग आदि चार युग
 १. १५; १७. १; ३४. ४; नरन-
 ३५; ३८. ४; ३९. १; २; ३; प्रथम-
 ४३. १; २; ६१. २; ७०. १; ८२;
 १३५; १७७. १; जाम-२०२. ३;
 -सम ४; जाम-२५९. १; २६५;
 २७१. ४; २७४. २; -सय२९१.
 ४; मनसिजुमीन-२९१; -जलज
 २९७. ४; -पानी ३१२. १; पद-
 कमल-२. ५८; ८१. ४; जाम-
 ८६. ४; १५६. २; १६८. २; २६७;
 ३१७. ३; रामचरन-४. २८; ६.
 १; २०. ४; रामपदकमल-९८; ९९.
 ४; १२३. ४; १२५. २; १२९. २;

१४२; कृत-७. ६३; ७०. ३;
 ११७; १५१; १६४; १६६. १;
 धर्म-१६६. ३; कौटि-१७२.
 ३; -विधि २०८. १९
 जुगल-दोनों, जोड़ा १. ३१. १; ६५;
 १६७. ४; -सुत १८१. २; २४४.
 १; २९७. ३; -कुमारा ३. २२. २;
 पुरुष-४. ३. २; -तन ५. ६; १९.
 ४; -लोचन ३१. १; -पदपंकज
 ४८; ६. २७. २; ६५, ६६. १;
 ४; भुज-९३. ७; १२०. ३; १५७.
 ३; ७. १७. ४; ३०. ५
 जुगलु ६. १२०. १
 जुगुति १. २१; ५८. २; १८९; १९७. २;
 १९८. २; २. १११. २; २५४. ४;
 ३. ३१. ४; ५. ८. ३; ६. २०. २;
 ५२. २; ७. १४०. १; १८८. ६
 जुगुल १. १४१. २
 जुभाऊ ६. ६१. १; १०१. ४
 जुभारा-लड़नेवाले १. १८२. २
 जुजभाहिँ ६. ११३. ६
 जुटत-लड़ते हैं; आपस में भिड़ते हैं ६.
 ७०. २
 जुठारी-झठी १. २६३. ४
 जुडाई १. ६०. १
 जुडाना १. २१९. ४
 जुडानी १. ३९३. १; ३. १३. २
 जुडाने-ठंडे हो गए १. १६०. २; ३१०
 ३; २. १२६. १; ३. ५. ४
 जुडावइ ७. १९८. ७

जुडावउँ ६. १०८. १
 जुडावहिँ १. ३२८. ३
 जुडावहु २. २३. ३; ५. ५८. ५
 जुडावा ४. ५. ३
 जुत, धरम-१. १०१. ३; १२१. ३;
 सुख-२२२. ४; २३१. ३; हरष-
 सोक-४. ३०. ५; ध्वजकुलिस
 अंकुसकंज-७. ३०. ४; सकल-
 लच्छन-७२. ४
 जुद्ध, -विरुद्ध ६. ६४. १; १०६. ४; द्वंद-
 १११. १; ११४; ११६. ५; मल्ल-
 ११९. ५
 जुघति-युवती, तरुणी, जवान स्त्री. १.
 २८०. २; -वृद्ध ६. १३०. १
 जुघतिन्ह १. २९६. १
 जुघती १. २५३. २; २. ७६. १; ३. ४६.
 ५; -विरहु ६. ४६
 जुवराज २. २; ४. १३; २९. ५; ५. २८;
 ६. २६; १३४. २
 जुवराजा-राजकुमार (राज्य का अधिकारी)
 ६. ५०. २; ९९. ४
 जुवराजु २. ३. ४; ५; ६. ५३. १
 जुवराजू २. ५. १, ६. २; ११. १; १५.
 १; २८. २; ३३. २; ५१. १
 जुवा १. १२३. १; २८७. ४
 जुवइ १. १७. ४
 जुवहि १. ३११. १
 जुवे १. ६२. ४; २. २५४
 जुवति ३. ६०
 जुवती, -जन २. २२४. २; ७. २०. ३

जुवा—युवक, जवान १. १८७. २
 जुवान १. २७३. ३
 जूम्ह ६, ९५. ५
 जूम्हा—लडा ६, ११. ४
 जूझे १, २०५. ३
 जूट, —समूह जटा—३. २३. ८; ६.
 १११. ४
 जूठनि ७, ११०
 जूडी—शीत-ञ्जर ७, ६३. १
 जूथ—समूह १. ३१९. १; ३३०. १;
 ३७८. ३; वानर—४. २४; २५. ३;
 निसिचर—५. ३. ७; ३४; मत्तगज—
 ६. २८; वानर—९६; गज—१०२.
 २; लोभमोहसृग—किरातहिँ ७.
 ५३. ३
 जूथ, भवभंजनरंजनसुर—३. १६. ५
 जूथप—सेनापति ५. ३४; ५७. २; कपि—
 भीरा ६. ८. १; ५९. ३; १५१
 जूथा १. २१२. ३; सुर—२२३. ३;
 कज्जलगिरि—३. २३. २; पदचर—
 ४८. ५; वानर—५. ५०. १; ६. ४.
 ५; कपि—६२. १; मालुवलीमुख—
 ९२. १
 जून—पुराना १. ३०५. १
 जूरी—इकट्टा करके, सरदी २. २५१. १
 जूह, —(यूथ) समूह गिरितरु—६.
 ८८
 जूहा, वानर—४. २२. २
 जैवत १. १२३. ४; ५
 जे १. ८. २; १०. १; २; १७. ५; ६;

७; २२. १; ४; २३; २४. ३; ३१.
 ५; ३४. १; २; ३; ३८; ५४. २;
 ५९. १; २; ६६. ४; ७२; ८४; ९१.
 ४; ९३. २; १०३. २; १०८; १०९.
 ५; १०९; १२७. ५; १३२. ३;
 १३७. २; १३८; १४३. २; १५३.
 ४; १८३. ३; १८४. १; १९०. १;
 २१६. १; २२४. ४; २३७. २; २६२.
 २; २७८. ३; ३०६. २; ३२०. ४;
 ३२५. ३; ३७२. १; ३८७. ४;
 ३९१. ४; ३९५. ५; ३९५; २.
 ४. १; ३; ५०. २; १११. २; ११४.
 १; ३; १२१. ४; १२२. ३; १२३.
 १; १३१. ४; १६८. ३; ४; १६८;
 १६९. २; ३; १७५. २१०; २१५.
 ४; २१८. १; २२५. ४; २६०; ३;
 ३१८. ४; ३. १; २. १; ७. २;
 १०; १६. १०; ४१. ३; ५; ५६.
 २; ५८. २; ५९. ५; ५९; ४. ९.
 १; २०. १; २८; ३३; ५. ३. १;
 १५. २; ४३. ३; ४; ४४; ५२. १;
 ६. ६. १; ६; ७. ३; १२. ४;
 ५; १४; ६५. १; ६८. २; ९३;
 ९६. १; १०१. १; ११५. २;
 १३१. १; १३२. १; १३८. ५;
 १४१. १; १५१; १५७. ७; १५७;
 ७. २७. ६; ३०. २; ३; ४; ६;
 ३२. ५; ३४. २; ५०; ५१. ५;
 ५४; ६४. २; ३; ६५; ७७. १;
 १००. ३; १२७. १; १५४; १५५;

१५८. २; ३; १७२. ३; १७८. ३;
 १८९; १९४. १; २; १९६. ४;
 १९८. ५; २०६. ५; २०८. ६; १३;
 १४; २१०. ६; २१९. २; २१९;
 २२३. २; ५; ६
 जेह १. २८३. २; ३०४. २; ३२२. ४;
 ३२५. ४; ३९०. २; २. २२.
 ३; ६. ९. ४; ७. ७३. २
 जेई^०—भोजन किया १. ३५. ३
 जेई ५. ४३. ४; ६. ६. ४; ७. २२१. ४
 जेउ १. २८९. १
 जेऊ १. १३. ३; ३८. २; २. २१८. २;
 ७. ७७. १
 जेठ १. १८१. ३; २११. ४; २. १६. २
 जेठे—बड़े १. १८१. ४
 जेतनेहि^० ७. ४६
 जेता १. ३८८. २
 जेते १. ३४. २; ७८. १; २. १३९. ४;
 ३. २४. २; ५९. ४; ५. ४५. ४;
 ६. ३९. ६; १२१. १; ७. १३२. ३
 जैन—(यैन) जिससे ७. १६५
 जेबइ १. १९८. ४
 जेबनार—भोजन १. १९८
 जेबनार १. १२३. ३; २०३. १
 जेबनारा १. १२३. २; ४
 जेवाँइ २. १३०. ४; १५८. ४
 जेवाँये १. ३८६. २
 जेवाये १. ३६९. २
 जेहि^० १. ४४; २००. २
 जेहि १. १; ६. ४; ७. ३; ८. ३; १०.

६; ११. ५; १९. १; २२. ६. २३.
 ३; २७; २५; ३२; ३९. १; ४६.
 ३; ५१. १; ५४. १; २; ५५. १
 ३; ५६; ६९. ४; ६९; ७४. ५;
 ७५; ७७; ७९. ३; ८३; ९५. ३;
 ९५; ९६. १; १०४; १०८. ५;
 १२०. ४; ५; १२३. ३; १२७. ४;
 १२९. ३; १३३. १; १३५. १;
 १३६. १; १३८. ४; १४२; १४६;
 १४८. १; १५१. २; १५१; १५६.
 ४; १५८. २; १५९. ४; १६०.
 ४; १६०; १६२. १; १६३. १;
 १६६. ४; १६८; १६९. १; ४;
 १७०. ३; १७२. २; ३; १७४. २;
 ३; १८०. २; २००. ४; २०२. २;
 २०६. ३; २०९; २१०. ४; २११.
 २; ४; २१५. ३; २१८. २; ३;
 ४; २२१. ४; २२२. ४; २२४.
 २; ३; २२६. १; ४; २२८. ४;
 २३७. ३; २४४. ४; २४५. १;
 २५६. ४; २६४. १; ३; २७५. ३;
 ४; २९०. २; २९२. ३; ३०२. २;
 ३०३. १; ३१०; ३१२. ३; ३१४.
 ४; ३१६; ३२२. २; ३२२; ३७४.
 ३; २. ४. २; ५. ३; ८. १; ४;
 ९. ३; १६. १; १९; २३. ४; २५.
 ३; ३३; ३५. ४; ३७. १; ३९. ३;
 ४१. ३; ४४. ३; ४५. ३; ५०. ४;
 ५१. ४; ५; ५३; ५४. ४; ५८.
 २; ७६. ४; ५; ८१. ४; ८१; ८५.

२; ९२; ९७. ४; ९८. १; ९९. २;
 १०२. १; २; १०४. २; १०५. ३;
 १०९. २; ११४. ४; १२०. २;
 १२३. २; ४; १२६. ४; १२८. २;
 १३२. २; १४२. १; १४४. ४;
 १५२. ५; १५२; १५३. ३; १५६.
 ३; १६३. ३; १६५. ३; १७२. ३;
 १७३. २; १७४. १; १७५. २;
 १७६. २; २०२. १; ३; ५; २०८.
 २; २१०. ४; २१५. २; २२३. ४;
 २२५. ३; २३२. ४; २५६. ४;
 २५९. ३; ३१४; ३. १०. ४; १८.
 १; २; ६; १९. ४; २०. १; ३३.
 १; ३३; ३८; ४१. ४; ४. २; ७.
 ४; ९. १०; १२. ५; २१. ३; २३.
 ५; २४. ३; ४; २५. २; ५. १.
 ४; २. ६; ८. २; १३. ४; २१.
 ४; २६. ४; ३४. २; ३८; ३९. ४;
 ४२. २; ५६. ४; ६२. २; ६२;
 ६३. २; ६. ९. ४; १०. ३; १२.
 ३; २७. ४; ५; ३३. ३; ४०. १;
 ४१. २; ४३; ५०; ५६. १; २;
 ४; ६८; ६९; ७१. ४; ७७. २;
 ७८. ४; ८०. ३; ८४. २; ५; ९३.
 ७; ९४. २; ९८. ५; १०३. २;
 १०६. ५; १२४. ३; ४; १३०.
 ८; १३८. ५; १४०. ४; १४८; ७.
 ३०. ५; ४७. ४; ६६. ४; ८२. १;
 ८३. ३; ८४. २; ८५. ३; ८९;
 ९०. १; ९१; ९२. ३; ४; ९४.

१; ४; ९४; ९६. ३; १०२. ३;
 १०६. २; १०८. १; १२३. २;
 १२७; १३१. ४; १३४; १४८. ४;
 १७०. ५; १७७; १८२. ८; १८८.
 ४; १९१; १९२. ८; २०८.
 १४; २२०

जैही १. २०५. १; २. ५०. १; १५७. ४

जैही १. १०. ५; ६०. ३; १०४. ४;
 २८०. ३; २. २१५. ४; २१९. ४;
 ३. १७. ४; ७. ९८. ४; १००. ४;
 १६६. ४; २०८. ५

जैसा ३. १५. ८; ४४. ३; ४. २०. १;
 ५. २६. ३; ६. ९. ३; २८. २

जैसी १. २१. १; १०२. १; २७४. २;
 २९७. १; ३२२. ३; २. १२४. १;
 २३५. ४; ३. १२. २; ४. १७. ३

जैसे १. ८. ६; ६९. १; ७५. २; ९४.
 १; १३१. १; १४०. २; २७५. १;
 २८४. १; २; २९२. १; ४; २९६.
 ३; ४; ३११. ४; ३२६. २; ३६८.
 ३; २. २३. १; ३८. ४; ४४. ४;
 ७२. ४; १४३. १; १४८. ४; २०५.
 १; ३. ८. १; १५. १०; ५०; ४. १६.
 २; ५. १३. ६; २७. १; ४९. ४;
 ५६. १; ६. १३. ३; ६५. ४;
 ७५. १; १११. २; ११६. ३;
 ७. १२७. ३

जैसेहि ७. ९. ४

जैहउँ - जाऊँगा ६. ८१; ८३. ६

जैहहि ४. २९. ५; ५. १६. ३

जैहौँ ६. १४६

जोँ क २. ४३

जो १. ६. ४; ७. ३; ४; ११. ५; २४. ४;
 २४; ३१; ३३. ४; ४२; ४९. १;
 ५७. ३; ७३; ७५. ४; ७८. १;
 ७९. २; ८३. १; २; ८६. ४; ८७.
 ३; ८८. २; ९२; १०७. १; १०८.
 १; ११९. ५; १२०. ५; १२१. ३;
 ५; १२२. ५; १२३. ५; १३१. ३;
 १३४; १३५. २; १३७. ३; ४;
 १३८. ४; १४०. २; १४१. २;
 १४४. ३; १५९. २; १५९; १६९.
 २; ३; १७०. ३; १७४. २; ३;
 १७८. २; ४; १७९. १; १८१. १;
 ३; १९०. ३; १९४. ३; २०६. २; ३;
 २१५. १; ५; २१५; २१८. १; ३;
 २२०. १; ३; २२१. ४; २२८. ४;
 २२९. २; ३; २३४. १; २; २४४.
 ३; ४; २४९. १; २५४. १; ३;
 २५५. १; २६०; २६६. ३; २८४.
 ४; २९४. १; २९४; ३०४. २;
 ३०६. ३; ३०६; ३१७. ३; ३१९.
 ३; ३२२. ४; ३६६; ३७४. ४;
 ३७६. २; ३८६. १; २. १; ३.
 ३; ७. २; ८. १; १५. २; १७. ३;
 ३१. २; ४; ४१. ४; ४२. ४; ४४.
 २; ४७. ४; ४९. २; ५४. १; ५७.
 ३; ७८. ४; ७९. ४; ८०. ३; ८२.
 ४; १०४. ४; ११०; ११३. ४; १२५.
 १; १२७. ५; १२८. ४; १३३. ३;

१३८. १; १४४. ४; १६३. ४;
 १६६. ४; १७०. ३; १७०; १७३.
 २; ३; ४; १७३; १७४. २; १७८.
 ३; २०८. ३; २१९. ३; २२०. २;
 २२४. १; ३; २३२. ४; २३४;
 २५६. ४; २५९. २; ४; २६५. ४;
 ३२७; ३. ३. ४; ७. ३; १६. १०;
 १६. १२; १६. १४; २१. २; २२.
 ७; ९; २६. २; ३२. ३; ४१. ५;
 ४२. १; ४२; ४५. ५; ५४. २; ४.
 ९. १२; १०. २; १२. ५; २४. २;
 २५. १; ४; २६. ४; ३२. १; ३३.
 ३; ७; ५. ३. ५; ४; ७. ४; १६.
 १; २१. ४; २२. ५; २६. २; ३०.
 ३; ३८. ३; ४१. १; ४२. ४; ५१;
 ५४. ३; ५७. २; ६२. ४; ६. ६.
 १; २; १०. २; ४; ३३. ५; ३४;
 ३८; ३९. १; ४; ४१; ४३. २;
 ४८. १; ६२. ४; ६५. २; ८५. ३;
 ८८. १; ९५. २; १०१. ३; १०६.
 ६; १०८. ४; ११३. ६; १२४. ५;
 १२५. ७; १२६. ६; १३०; १३५.
 ६; १४१. ५; ७. ७. ९; ९. ४; १२.
 ४; १४. ६; ५०. ३; ५९. २; ६२.
 ३; ६७; ६८. ४; ७५. ३; ७७. २;
 ४; ७९. ४; ८१. ३; ५; ८३. २;
 ३; ४; ८५. ३; ९६. ४; ९८. २;
 १०४. १; १०५; ११९; १२७.
 १; १२७; १२५. २; १३२.
 ४; १५०. १; १५४. २; ३; ४;

१५८. २; १६०. ४; १६३; १६४.
 ३; १६४; १७८. ७; १८०; १८२.
 १; १९२. २; १९४; १९६; १९७;
 १९८. ५; २०२. ५; २०५; २०६.
 ८; २०८. १; २१०. ३; २२०. २;
 ३; २२१. २; २२१: २२२. ३;
 २२३. ६; ७
 जोड़ १. ३५. २; १७६; १९८. ३; २०९;
 २७९. ३; ३८५. ४; २. ६; ९३;
 १०३. ४; १४७. ३; ५. ३५. ४;
 ६. १४८. ४; १५०. ४; ७. १५४.
 २; २०६. १०
 जोई १. १७. ७; १४०. १; १४१. ३;
 २२९. ४; २३५. ३; ३८५. ४;
 २. ३५. १; ११३. ४; १४६.
 ४; ३२४. ४; ३. ८. २; ४५. ४;
 ४. ११. ४; २२. ३; ६. ७७. ४;
 ७. ६६. ३; १५३. ३; १५४. २
 जोउ १. ३६
 जोऊ १. १९. २; ३६. १; १९८. ४;
 ५. ३८. ४
 जोग—अष्टाङ्ग-योग, मिलाप १. ३३. १;
 ५२. २; ५८. ५; परब—६२. ४;
 ७२. ४; ८८. ४; ९४. ४; १०८.
 ४; जपा—११८. ४;—अनल १२२.
 ५;—ज्ञानवैराग्यनिधि १३१; १९८.
 २; २१०. ३, २१५. ५; जथा—
 २२१. ४; २२२; २३८. २; २५९.
 २; २८४. २; ३२५. १; ३७४. ३;
 २. ३०; ९३. ३; १३३. ४; १३५;

२५५. ४; जप—३. १०. ६; ११;
 १३. ४;—अग्नि १४. १; १५.
 ४; २१. १; भगति—२२. १; ४१.
 ४; ४५. ८; ५९; जथा—६. ५९.
 ३; १४९; ७. ३२. ७; ६९. १;
 ७१; ७२. १; जप—अनल १२९.
 २; ४;—बल १४६; १४८. ३; १५०.
 ४; १६४. ३; १६३; १९४. ८; १९८;
 २१९. २; २२३. ३

जोगवह २. २०२. १

जोगवत—सावधानी से, दर्शन करना १.
 ३८६. ४; २. ६०. ३; २१५. ३

जोगवहिँ २. ९२. ३; १४३. १; २०२. १

जोगि—योगी १. ११७. ५;—जन १२९;
 —ईस ७. १२७

जोगिनि १. ११९. ५; ३. २६. ८; ६.
 ११३. ४; १२६. १

जोगिन्ह १. २७५. २

जोगी १. ३८. १; सिद्धमुनि—४२. १;
 ७४. ५; ९१; १०९. ४;—ईस ५;
 १११. ४; ५; ११४. २; १४२. ३;
 १६१. १; ३७४. ३; ३८३. ३; २.
 ९४. २; २४०. २; ३. ४१. ५;
 ४२. १; ५८. ४; ६. ६५. २; ७.
 १६४. १; २१५. ३

जोगु १. २५५. १; २. ७. २; १७. १;
 ४; ४४. २; ७८; १०८. ३; १२१.
 ३; १७३. १; २०१. १; २२४. २;
 २५२. १

जोगू—योग्य, लायक १. ९५. ३; ९८. १;

२६२. ३; २८२. ३; वध—३०८.
२; २. ५१. ४; ९२. ४; १६२. १;
१७४. १; परमपद—२१८. १;
३२७. २

जोंक १. ११. ३

जोजन, —चार कोस सत—१. १५७;
१८७. ४; २४३. २; २८६. ४; सत—
३. ३३. ३; ४. ३२. १; ५. २. ४;
५; सत—तन ६. ७. ३; ७. १९१

जोटा १. २५४. २; ३०२. ४; २. २४०. १

जोति, —प्रकाश उडुगन—१. २७१

जोती—ज्योति, प्रकाश श्रीगुरुपदनख—१.
६. ३; अरुनचरनर्पकजनख—२३१. १

जोधो ३. ३४. १; ३७. ९; ५. ५. ३;
१९. २; ६. ११. १; ३३. १; ६६.
४; ७५. १; ७५; महामहा—८४.
५; १०७. ३; १२०. ३

जोनि, —कारण, स्त्री का गुह्य-स्थान, जन्म
२. २५. ३; ४. १२. ५; ज्ञान—
पावक ७. ५५. ४; ६७. २; १५०.
४; १७२. ३

जोनी, घट—२. २३३. १

जोवन, —ज्वर ७. १०२. १

जोये—देखे २. ९२. २; १५९. ४

जोर, वर—२. ३००

जोरत ६. १२८. १

जोरि १. १०; १५; १७. १; ३०; ७६.
४; १११. ५; १२५. ५; १३३;
१४३; १७७. १; २३४; २४४. १;
२७१. ४; ३१२. १; ३१७; ३६९.

५; ३७४. २; २. ५३. १; ८१. ४;
९५. ३; ९६; १२६. ३; १६८. २;
१७६; १७७; २३१. १; २६७; ३.
५. ६; ४४. १; ५३; ५. ४. ३;
१७. ३; २२. ४; २६; ३६. ३; ६.
३; ११; ४३. १; १३२. ४; १३५.
२; १३७; १४२; १५०. ३; ७.
३६. १; ३७; ४०; ५९. ३; १४४

जोरिय १. ३११. २

जोरिहि ६. ७४. २

जोरी १. ५५. १; ८३. ४; २२४. २;

२३०. ३; २५२. २; २६८. २;

२९८. ४; ३७०. २; ३७३. ४;

३८२. ४; २. ६. ३; १०. २; ३७.

४; ६०. ४; ८१. ३; ८३. १; १०४.

१; १०५. २; ११३. १; ११७. १;

११९. १; १३६. ४; २१४. १;

३२४. ३; ३. ३९. २; ४. ६; २४.

१; ५. १२. १; ४१. २; ६. २०.

४; ७४. २; ८१. ४; १०२; १५७.

३; ७. ७१. २; ९६. २; १२५. ४

जोरे १. १३३. ३; १७८. २; २३४. २;

३१४. १; ३७५. ३; २. ७१. ३; ९७.

१; १०४. ३; १४४. ३; २०५. ३;

२५६; २; ३२४. २; ५. २०. ४;

६. १०३. ३; ७. ५६. २

जोवा—देखा १. ३९०. २

जोपिता—स्त्री १. १३४. १

जोहा—देखा २. १३७. ३

जोहारन—प्रणाम के लिए १. ३९२. ३

जोहारहिँ २. १५९
 जोहारि १. ३८५; २. १३६. ४; ३२२. १
 जोहारी २. ३२२. १
 जोहारु २. ९० ३; १३६. ३
 जोहारे—प्रणाम किया १. ३८१. ३
 जोही—देखकर २. १२४. २; २६१. ४
 जौँ १. १७. ५; २३; ६०. १; २; ७२.
 १; ८३. ३; ४; ८५. ३; ८५; ८६.
 २; ९३. २; ३; ९३; ९४. ३; ९५.
 २; ३; ११४. २; १३२. १; १३२;
 १३३. १; १४२. १; १४४. ३;
 १७४. २; १९२. २; १९५. २;
 १९६. २; ३; ४; १९७. ३; १९८.
 ३; २०१. २; २०७. ४; २११.
 ३; २५१. ३; २५५. ३; ४;
 २८०. २; ४; २८५. ३; २८६.
 २; २८६; २८८. ४; २९९. ३;
 ३०७. २; ३१०. २; ३११. २;
 ३१३. ३; ३१५. २; ३१६; ३१७.
 १; २. ६. २; ११. २; १६. २;
 २०. ३; ४; २४. २; २७. ३; ३४;
 ३६. २; ४३. १; ५१. ३; ५७. १;
 ३, ७५. २; ७५; ८३. १; ८७. ३;
 १०१. ४; ११९. १; १२०. ३;
 १२०; १२१. १; १२२. २; ३;
 १४०. ३; १५५. ४; १६२. ४; १६५.
 २; १६८. ४; १६८; १६९. २; ४;
 २१२. १; २२९. ४; २३१. ४;
 २३४. १; २३५. १; २५४. ३; २५७;
 ३. २४. ६; ३१. २; ३२. १; ३३.

४; ४०; ४. ९; २१. २; २४. १;
 ५. ७. ३; १७. ५; १९; २९. १;
 ३६. ४; ३७. २; ३७; ३८. २; ४५.
 २; ४; ४७. ४; ४९. १; ५३. १;
 ५८. २; ६. १२; २४; ३५; ३९.
 ५; ४२. १; ४३. ३; ४५. ४; ४६.
 १; ५२. ४; ५; ८०. ३; ४; ८३.
 ५; ९८. ३; ७; १०९. २; ११५.
 ४; १३५. ४; ७. ५. ३; ४; ६३.
 १; ६६. ३; ६८. १; ९८. २; ११५.
 ३; १२७. ४; १४४. ३; १७२. २;
 १७५; १८६. ८; २०२. ३; ५;
 २०३; २०४. १; २०८. १६

जौँ १. २२. ३; ३१; ३७; ४७; ५६. ४;
 ६०. ४; ६७. ४; ७५. १; ७९. ४;
 ९३. १; ९६. १; १००; १०५. १;
 २; १२१. ४; १७२. ४; २. १६.
 ४; ६. १३. १; ८३. ३; १४६;
 ७. ६६. २

जौवनु २. १७५. ४

ज्याये—पाले १. ३७१. १

ज्योतिषु २. ११३. ३

ज्योँ २. २५. २; ६. १५७. ८

ज्यौँ १. १९. ६; ३. २३. ८

ज्वर, जीवन—७. १०२. १; २०८. १९

ज्वाला—आग की छपट ५. ६१. ३

ज्ञाता, परमारथ—२. १४४. १; ७. ८४.

२; १३२. १; गुन—२२०. १

ज्ञाति—विरादरी, संबंधी १. २४७; ३८८;

२. १०५. ४

ज्ञान १. ३३; ३७. २;—निधि ५०; ५२.
 २;—नयन ५८. १; ५; संजुत—
 विराग ६६;—गुनरासी ६८. २;
 —धाम ७४. १; १०८. ४; जोग—
 वैराग्यनिधि १३१; १३५. १; १४०.
 ४;—गुनधाम् १४१. ४; १४३. ३;
 १५७. १; १७१. २;—अतीत २२४.
 २;—गिरागोतीत २३१; २३४. १;
 —विरागसकलगुनअयना २३८. ४;
 —गम्य २४४. २; ३७१. ३;—विराग
 भगतिरस २. ९३. २; १७३. ३;
 २४०; २५८. ४; २६५. २; ३१८.
 ४; मन—गुनगोतीत ३. १०. ६;
 ११; १५. ३;—गिरागोतीतम् १६.
 ६; सकलगुन—निधाना १३; १९. ४;
 २०. ४; २१. १; २; २२. १; २४. ८;
 २८. ५; ४१. १; गुनगन—प्रवीना
 ४३. १; ५६. ५;—रंक ५८. २;
 —खानि ४. १; ९. ८; १३. २; ३;
 १८; ३१. ३;—कहानी ५. ६१. २;
 —उदय ६. ४०; ६७. २;—दृष्टिवलु
 ७८. ३; ४; ८५. ३; गुन—बलधाम
 १११; ११५;—घनं १३८. २; गुन—
 निधान ३;—मानविमत्त ७. ३०. ३;
 —बुद्धिबलहीना ३८. ३;—गिरागो-
 तीत ४८;—रत ५२. ३; ५४. ४;
 —जोनिपावक ५५. ४;—निधान ५७.
 ३; गुन—विचच्छन ६०. २; ६८. २;
 ७२. १; ७७; ७८. २;—रत ७८;
 ८३. १; ८६. १; ११५. २; ३;

१२७. १; १२९. ४; १३६; १४६.
 १;—प्रभाउ १४६;—निधि १५३;
 ब्रह्म—१५६; गिरा—गोतीतम् १७४.
 २; १८१; ब्रह्म—रति १८६. १;
 १८६;—विरागनिधान १९०;—हेतु
 १९४. १; ५; ८;—निधान १९५;
 १९७; १९८; २०२. ८;—पंथ २०४.
 १; २०६. १; ७; २०६; २०७;
 —विरागभगतिमुखदेनी २०८. ५;
 १३; २०९; २१०. ६;—निपुनाई
 २१९. २

ज्ञानवंत ७. ७८. २; ११५

ज्ञानहिँ ७. १९४. ६

ज्ञाना १. ४९. ४; ५८. ७; १००. १;
 २२४. ३; ३. २१. १; ४. १७. ६;
 २२. २; ६. १३९. ३; ७. १५६.
 १; १६४. ३; १७८. ४

ज्ञानिन्ह ७. ८३. ३

ज्ञानिहिँ ७. १९४. ७

ज्ञानिहु ७. १३१. ३; १८६. ८

ज्ञानी—विद्वान् १. ३८. ४; ५४. २; ९९.
 १; १०५. ४; १२८. २; १३५. १;
 १५१. ३; १५१; १६८. ४; १७१.
 ३; १८४. १; छल—२००. १; २२०.
 ४; २२९. १; २३८. १; २४०. ४;
 २४६. ३; ३१०. २; गुरु—३९५.
 १; २. १२७. ४; १५१. २; १५७.
 ४; १७२. ४; २१६. १; २६४. २;
 ३. १०. २; १५. ५; १७. ३; ५६.
 ४; ४. १९. ३; २१. ४; ५. २०.

२; २४. १; ६० ६; ६. १२१. ४;	भाँखा २. ३१. १
१४१. २; ७. ४४. ४; ५५. ४;	भाँभि १. २९६. १; ३७७. १
७८. ३; महा-७९. २; ८६. २;	भाँपेउ १. १४१. १;
५; ८६; १००; १३१. ३; १५४. ४;	भानी ३. ४८. १
१५८. १; १९२. ३; २१५. ३	भारि ५. २१; ६. ४२
ज्ञानु १. ८६. ४; २. १७०. २; ३२२;	भारी, -समूह, झाड़ी, लोटा सुरमुनि-१.
६. १०१. १	२१६. ४; मुनि-२४३. १; ३; ३.
भङ्ग २. १६५. १	२३. ४; ५७. १; ६. १५१. ५;
भख, -मछली-केतू १. १०७. ४; ६.	७. ४५. ४
७. ३	भिगुली ७. ११३. ४
भगुलिया-घबों का कुरता १. २३१. ६	भीनि ७. ११३. ४
भटिति-जल्दी ६. ११७. ६	झुकी २. १५. ४
भपट १. ३०१. २; ५. २६. १	झुठाई ६. ५२. ३
भपटहिँ ६. ५२. ६; ७; ६१. ५	झुलावड़ १. २३२. ४
भपटि-झपट कर, तेजी से आगे बढ़ कर	झूठ १. ७९. ३; ११३; १३८; २. ५७;
६. १०७. ३	११३. ३; २११. २; २६२; ३.
भपटेउ २. ३०. ३	१६. १२; ७. ६२. ४; १५४. ३
भरत १. ३१३. २	झूठ ७. ६२. ४
भरना २. २३७. ३; ३. ४८. ४	झूठ १. १३६. १
भरि ६. ९५. २; वान-११२. ४; ७.	झूठि १. ९२. ४; २. १७. २
२४. १	झूठा ६. १२४. ४
भरोखा ७. २०२. ६	झूठेहु २. २९. २
भलकत-चमकता है २. २०५. १	भोटिंग-वाल पकड़ कर लटकना ६.
भलकाहीँ १. २७६. ३	११३. १
भलका २. २०५. १	भोँटी-चोटी २. १६४. ४
भप-मच्छ, मछली ५. ५२. ३; -ब्याला	टँकोर, -टंकार, शब्द धनुष-३. २४.
५७. ३; मकरउरग-गन ६१. ४;	छं. ८
६. ६७. ४	टक, एक-१. १७६. ३; २७७. २;
भरहिँ २. २३७. ३	३८२. ४; २. ११६. ३; ७. ३६.
भरोखन्हि, भवन-१. २५३. २	१; ५६. २

टकोरा, धनुष—६. ९०. १
 टरह १. १२१. ३; २८४. १; ४. ५;
 ६. ५२. ६
 टरई २. २३. ४; ४. २०. ३; ६. ५३.
 ४; ७. २२०. ३
 टरत—हटता है १. २७७. २
 टरहिँ ६. ७. ४
 टरहीँ ३. ५२. ५
 टरे ५. ३५. ६
 टरै ६. ८७. ३
 टहल ७. ३८. ४
 टाट १. २४. ६
 टारन, —हटानेवाले भूमिभय—१. ३३.
 ४; २. ६०. ३
 टारा १. २८४. १; ३२५. ३; ६. ८७. ३
 टारि १. १४१; २७२. १; २. २५६. ४
 टारी १. ३९१. १; ६. ५२. ५
 टारे १. २७७. २; ६. ७. ४
 टिट्टिम—टिट्टिहरी ६. ६०. ३
 टीका—तिलक, श्रेष्ठ २. ६. २; १९. ४;
 ३०. १; ४०. ३; ५६. ४; १७६. २;
 जातुधानकुल—६. ५७. ३
 टीड़ी—टिट्टिहरी ६. ८९. १
 टूका २. १४५. ३
 टूट १. ३०५. २; ३११. १; ३१६. ४;
 ६. ६३. २
 टूटतही १. ३१९. ४
 टूटे १. २७२. २; २९६. ३; ६. ४०. ३
 टूटेउ २. १६४. ३
 टेई २. २३. १

टेक—हठ, प्रातेज्ञा २. २५६. ४; ३२५; ५.
 ३६; ६. ४७
 टेका ७. ६८. २
 टेकि ६. १०९. १
 टेकी—हठ-पूर्वक १. ६७. २; २. २५६. ४
 टेढ १. ३१०. ४; ३१४. ३
 टेरे—पुकारने पर १. ११७. २; १९०. २;
 ३७३. १; ६. ८९. ३; १२२. २
 ठकुर, —ठाकुर—सोहाती २. १७. २; ६.
 १२. १
 ठग १. १०३. ४
 ठगि ७. २०. ५
 ठड्डा—समूह ६. ६१. २; १०२. ६
 ठठाइ २. ३६. ३
 ठयऊ १. १६१. १; ३८०. १; २. १६३.
 १; ६. २३. ४
 ठयेऊ ५. २. ४
 ठवनि,—चाल केहरि—१. २७६; २८७.
 ४; ६. २७
 ठहरानी २. २५४. ४
 ठाँउ २. १३७. २
 ठाँव—ठावँ २. १३४. ३
 ठाउँ २. ७५; ९०. ३; १३७. ४
 ठाऊँ—स्थान, जगह, घर १. ४२. ३;
 २. १२३. ३; १२७. ३; १२८;
 २३४. ४; ३. १८. ८
 ठाटा,—रचना २. २१३. ३; भालुकपि—
 ६. ८९. २; बाजिगज—७. ५२. १
 ठाड २. ४८. ३
 ठाडू २. १३४. १

ठाढ १. २८७. ४; ३९४. ३; २. १०३.
 १; १५४. १; ३. ३७. ६; ४. ३०.
 ५; ५. २६; ६. १२०. २
 ठाढा १. ३१६. ३; ३. १५. १२; ३६.
 ७; ६. ९६. २
 ठाढि २. १३. १; २५८. १
 ठाढी १. १२८. १; २३४. २; ३२१.
 ३; २. ३५. १; ३. ४४. १; ५.
 १४. १; ६. १३९. २
 ठाढे १. १७३. १; २९४. ४; ३७३. १;
 ३; २. ७१. २; ८१. १; ८५. १;
 १३६. ३; २६१. २; ४. २५. ३;
 २८. ३; ७. १४. ४
 ठाना—दृढ़ विचार किया १. २२४. ४;
 २८४. ४; २९२. ४; २. ४८. ३
 ठानि १. ११०. ३; ३. २६. ३
 ठानी १. २४४. २; २९१. १; २. २२.
 २; ५. ५८. ३
 ठावँ २. ९१. २
 ठाहर—स्थान २. १३४. १
 ठाहरू २. २६. ५
 ठिठुकि—अटक कर, ठहर कर, ठिठक कर
 ५. ४६. २
 ठुमुकि १. २३५. ४
 ठोरी १. २९८. ४
 डगइ १. २८४. १
 डगमगत ६. ९२. ४
 डगमगहीँ ६. १०२. ३
 डगमगानि १. २८७. १
 डगमगाहिँ ५. ३५. ५

डगमगे—हिल गए ६. १११. ६
 डगहीँ—विचलित होगए ६. १०२. ३
 डगि २. २२६. २
 डगरू १. ११६. ३
 डंवर, —आडंवर, घटा मेघ—६. १८. ३
 डर १. १९६. ४; २५१. ३; २५८. ४;
 २८५; राम—३००. ४; ३. ३६.
 ४; ५. २२. ५; ६. ७. ३
 डरऊँ १. १०४. ४; ६. ४५. ४
 डरत ३. १८. ४; २६. ११
 डरपत—घबराता है, डरता है १. १९६;
 ४. १६. १
 डरपति ७. १९६. ३
 डरपसि २. ५४. ४
 डरपहिँ २. ८४. ३
 डरपहु १. २१९. १; २. २२०
 डरपावइ ६. ७२. ४
 डरपे १. १११. ४; ६. ९९. ७
 डरपेहु ४. ३०. ३; ६. १५०. ३
 डरहिँ १. ३१७. २; ६. ११२
 डरहीँ १. २३८. २; २. ११७. ३; ३.
 २४. ५
 डरही ७. १८८. ७
 डरहु २. २११. १
 डराऊँ २. १८. २
 डराना १. १५३. ३
 डरीँ ५. ११. ४
 डरू १. ७१; २. २१२. ३; २६७. २
 डरे १. २७४. ३; ६. १२१. ३
 डरेऊँ २. २६८. २

डरेउ १. १५४. ४	१०; ५. १८. २; ६. ७२. ३; ९१.
डरेहु ६. ११५	२; १०८. २
डर्वरुआ—डमरु रोग, पेट का बढ़ना ७.	डारेसि ६. ८७. ५
२०८. १८	डारेन्हि ६. १०७. १
डसाई—बिछा दिया २. ९०. ४; ४. २९.	डासन—बिछौना ७. ६३. १
५; ५. ५३. ४; ७. ७३. ३	डासि—बिछाकर १. १३०. ३; २. ११. ५;
डसाये—बिछवाए १. ३९०. १; ६. १४. २	१२०. ४; २१२
डहँकि—ठगकर १. १६५. २	डिंडिमी—एक प्रकार का बाजा, डुगडुगी
डाँटि ६. १०६. ५	१. ३७७. १
डाँटेहि ५. ६१	डीठ ७. १६०. २
डाकिनि २. १३३. ३	डीठा—देखा २. ९९. १
डाटाहिँ ६. ७४. ३	डीठि—दृष्टि, नज़र २. १४६. २
डाटि ७. १५७	डीठी—१. २६४. ४
डाढा ६. ९४. १	डेरा २. १३२. ४; ३. ४७
डाबर—गढा, पोखर २. १४०. ४	डेराई—डरता है १. ३१७. ३; २. ८३.
डार १. ४६	२; ५. २२. ५
डारइ ६. ९१. २; ९५. १	डेराने १. २८७. १; ३१८. ४
डारई ६. ११०. १	डेरावहिँ ६. ६४. ३
डारउँ १. २८६. ३	डेराहीँ १. १५३. ४; ३११. २; २.
डारउ २. २०६. २	३९. २; ३. ३६. ४; ६. ७. ३; ७.
डारहिँ ६. ६७. ४; ८७. २; १०६. ३;	१०२. ४
७. ४६. ५	डेराहू ६. ४८. ५
डारहीँ ३. २६. १०; ६. ६१. ५	डोरि १. ३२१
डारा ६. ७२. १; ९६. ५	डोरिआये—वागडोर से बँधे हुए २.
डारि २. २६. ३; ४८. २; ५. १२; ६.	२०४. २
१०६. ४; १४८. ४; ७. २०८. ६	डोरी ५. ४६. ३
डारिहँ १. १५७. ३	डोल—डोलना, कुए में जल भरने का पात्र
डारी १. २६२. ३; २९१. ४; ३. २४.	१. २९१; २९४. ५; ५. ३५. ६;
१; ३७. १३; ४. ७. ३	६. १३०. ३
डारे १. २९५. १; ३०३. १; ३. २६.	डोलत ६. ४०. ४; ४८. २

डोलति ६. ९२. ४; १२८. १
 डोलहिँ २. २२६. २; ७. ६१. ४
 डोला १. २९३. १; २. ४६. २; ३. ३६.
 ३; ६. १०१. २; ७. ३६. ४
 डोलात १. २१३. ३
 डोलावा ७. १०२. २
 डोली—बदल गई, कंपित हुई, काँपी १.
 २२४. ४; ६. १२९. ३
 डोले १. २८७. १
 डोल्लहिँ ६. ११३. ५
 हदोरी—खोजी गई २. ३८२. ४
 हनमनी—लुढक गई ५. ४. २
 हरके २. २२७. १
 हरहीँ १. ३८३. २
 हह ६. ७०. १
 हहाये—गिराए ४. ९. ६; ६. ७०. ५
 हहावहिँ ६. ६१. ४
 हहावहीँ ६. ११३. ६
 हहावा ६. ६४. २
 हाँकी २. ११८. ३
 हावर—मलिन, मैला ४. १६. ३
 हारइ २. २४. ३
 हारी १. २५७. १; ७. ३०. २
 हाहत २. ३५. २
 हाग—समीप, पास ५. ४७. २; ६. ७. २
 हाठाई १. ४६. १; १७८. ३; २. ४६.
 ३; २२८. ४; ३. ५४. ३; ६. ३९.
 ४; ६०. १; ७. ६०. १
 हीठ २. ३१५. ३
 हीठु २. २२८. ४

टैक—कुलंग पक्षी ३. ४८. ३
 टोटा—वेटा १. २५४. २; ३०२. ४;
 ३१३. ४
 टोल १. २९६. १; ५. २५. ४; ६२. ३;
 ६. ६१. १
 त—तो १. ८८. २; ९५. २; १९५;
 २५५; ३०३. २; ३०४. ३; ३१४.
 २; २. १७. २; २२. ४; ३५. ४;
 ४१; ७२; ८३. ३; ४; ९८. २;
 १५५. ४; १६५. २; २०८. ४;
 २१९. २; २५४. ३; २५७; ३२४.
 ४; ३. ३७. ८; ४०; ४. ३१; ५.
 १०. १; ५४; ५७. ३; ६. १२; ४५.
 ३; ७०. २; ७. ६९. २; २१०. ४
 तउ २. १६७. ३; १७८. ३; २०९. ४
 तकइ २. १४. २
 तकहीँ १. ३००. ४
 ताकि—जानकर, ताककर १. १८५. २;
 २८३. ४; २. १६४. २; ३. ४. ३;
 ५. ४९. १; ६. ७९; १२४. ५
 ताके १. २१३. ३
 ताकेउ १. २९२. ४
 तजइ १. १९. ५; ३३. २; १०८. १;
 १८५. ३; ५. ३८. ३
 तजई १. २५५. २; ३. ६
 तजउँ ४. ३. ३; ५. १२. १; ४५. १;
 ६. ५१; ७. १५०. ३; १८०
 तजत ३. ३५. ८
 तजहि ६. १२४. छं. ८
 तजहिँ १. ६०. ४; २. १४१; २५७. १;

२६३. ४; ३, २६; ४. १७. ४;
 १९; ५. ४४
 तजहीँ ३. ५६. ५
 तजहु १. ५४; ९६. २; १२२. ५; १६६.
 ३; २२४. ४; २३९; २८५. २;
 ३१४. ४; ३१४; २. ३१. ३; ७२;
 २२०. ४; २६७. १; ३. ५४. ३;
 ४. ७. ४; ५. १५. ५; ६०. २;
 ६. ५५. १; १२१. ३; ७. ३८. २
 तजहू १. २८५
 तजा १. १३४. ३; २. १६७. ३; ३.
 ४. ३; ६. ६२. ५
 तजि—छोड़कर १. १३. १; ७०. ४; ७९;
 ९४. ३; १०३. २; १०८; १५२;
 १६१. ३; १८०. ४; १८६. १;
 १९२. १; १९६; २३५. ३; २३७.
 २; २८२. २; २९४. ५; २९९;
 ३१४. २; २. १०. ४; १२; ३३.
 ३; ४५; ५१. २; ६०. ३; ९८.
 ३; १३२. १; ३; १४०. ३; १६९.
 ४; १७३. २; १७५; २१२. ४;
 २२२; २२३; २३३. ४; २३४. ४;
 २५१; २६०; २६३; २६५; ३१५.
 ४; ३२३; ३. १९. ४; ३७. ८;
 ४०. ५; ४१. १; ४२. २; ४२;
 ४४; ४५. ८; ५६. २; ५८; ६०;
 ४. ९. ११; १९; २६. ३; २८. ३;
 ३२. २; ५. २२. ४; ३४. २; ३६;
 ३९. ३; ४७; ४९. २; ५६. १;
 ५९; ६१. ४; ६३. ५; ६. ६. १;

२; ६; १०. ३; ४७; ८६. १; ८६;
 १३५. ४; १५८; ७. १५. ६; ३०.
 ६; ३८. २; ३; ६५; ६८. ४; ८१.
 ३; १३१. १; १३२; १३९; १४३;
 १६४. ३; १६६. ३; १६६; २११;
 २१३. २; २२२. ३; २२३. ४
 तजिय २. १५३. २; १७७. १
 तजिहँ १. ८८. ४
 तजिहि २. ८२. ४
 तजी १. ८४. १; १०७. १; १२८. ४;
 ७. ९१
 तजु १. १३९
 तजे १. ५६. २; २६३. २; २. ८७. २;
 ९६. ३; १६६; १७५. २, ३२५.
 ३; ६. १४१. १; ७. ८०. २
 तजेउँ ७. १७९
 तजेउ १. ८२. २; ९८. १; २४२. २;
 २. ३१. ४
 तजेहु ३. १०. २; ६. ८३. २
 तज्ञ—ईश्वर को जाननेवाला ६. ९६. १;
 ७. ५७. ३; ७२. ४; १४६. १
 तट, —किनारा सिंधु—३. ३१. ४; गोदा-
 वरि—३९. ३; लवणसिंधु—४. २९.
 ५; सिंधु—३०; ५. ५३. ४; कटि—
 ६. १११. ५; ११३. २; ३
 तटन्हि ७. ४६. ५
 तडाग—तालाव १. ११८. ५; ७. ५२.
 ५; धरम—५४. ४
 तडागा १. ५८. ५; ११०. ४; १८३.
 ४; सुधा—२९४. १; रविवंस—२.

२३३. ३; ७. ४६. ५; ५२. ४;
 ८०. ३
 तडागु १. २६०
 तडित-विद्युत्, विजली-विनिदक १.
 १७५; ६. १८. २; -पटल १२९. ८
 तद्-वह, उस ७. २२५
 तत, -काला १. ८. १
 तत्त्व, -सार-विभाग १. ६६; वेद-
 ६७. ४; १३४. १; १३५. १; १७०.
 ४; २३०. १; परम-मय २७५. २;
 ३८३. ३; ५. १५. ३
 तथा-उस प्रकार, वैसे १. १३८. २;
 १७७. ३; ७. २०४. ३; २२५
 तथापि १. १९४. ४
 तदपि-तौ भी १. २३. १; ५१. १; ८०.
 ४; ८६. ३; ९३. १; १००. १;
 १०७. २; १०८. १; ११२. ४;
 १२९. २; १३३. २; १३७. १;
 १३८. ३; १४८. २; १६४. १; १७३.
 २; १८५. ३; २०६; २२७. २;
 २३०. ३; २८०; ३१९; ३२९. ३;
 २. १०. ३; ४१. २; १००. ३;
 १०४. ४; २२०. ३; ३. १६. ९;
 ३३. ४; ४. ८. ७; ५. ५२. ४;
 ५४. ३; ६. १३; ३६; ३९. ३; ४६.
 १; ५५. ७; ९३. १; ९८. ७; ९९.
 २; १२६. ६; ७. १५२. २; १७२.
 २; १७८. २
 तन-शरीर १. ५६. २; ७७; ८०. १;
 १०३. २; ११६. १; -लीना ११७.

४; ५; ११९. ५; मातु-१२६. ५;
 १४२. ४; १७३. ४; १९८. २;
 २१७; २३४. ३; २४२. ४; २५२.
 २; २५७; २७४. १; २८१; २८८. ३;
 रघुवीर-२९०; २९२. २; प्रभु-
 ४; २९७. २; ३११. ३; ३१३. ३;
 २. ३; रामसीय-८. २; ९. १;
 २१. १; २६. ३; ४७. ३; ५५. २;
 ७१. १; ७७. २; ८२. ३; ९४;
 राम-१००; १०१; १११; ११२.
 १; ११५. ४; पिय-११८. ३;
 १३३. ४; १६५. १; २०१. २;
 २२७. २; २२७; २६०. १; ३१८.
 ३; ३१८; ३२४. ४; ३२५. ३; ३.
 १०. ६; १७; २६. ६; ३६. ५;
 मुनि-५८. १; ४. ४. ३; २६;
 कनकवरन-३३. ४; नीलोत्पल-
 स्याम ३४; विकट-५. ३. ९;
 जुगल-६; कृत्-८. ४; १५. ४;
 २८. २; ३७; सतजोजन-६. ७.
 ३; ७०. ६; ८०; ८७. ३; ९१. ३;
 ४; ९३. ७; जर्जर-९५. ५; ११४;
 स्याम-१२६. ५; १२८. १; १२९.
 ८; १३३. ५; १३८. १; पुलकित-
 १४२; राम-१५२; १५५; -सुधि
 १५७. ६; कृत्-७. १; ७. ९;
 १४. १; ५; ३६. १; ६७. १; ४;
 वायस-७७; सिमु-१०८. ४;
 ११३. ४; १३४. १; कामसतकोटि-
 मुभग-१४०. ४; १४८. ४; १५०.

२; १८०; मुनि-१८६. ७; १९२;
 नर-सम २०८. ५; १२
 तनय, -पुत्र, लड़का कृष्ण-१. ११२.
 १; नृप-१३२; १७८. १; २२८;
 गाधि-मन २३८. ३; २४०. ५;
 ३२४; ३२५. १; २. ५. ४; ३६.
 ४; ४२. ४; ७७. ४; १७५. ४;
 २६३; प्रोढ-सम ३. ५६. ४; ४.
 १२. ५; पवन-२३. ५; २६. ५; ३३.
 २; ५. १. ३; २२. ३; ३०. ३; ६.
 १७; बालि-२५. ३; २८. ४; ४८.
 ५; ५३. ६; ५३; ५७. ३; १२३.
 २; १३९. १; ७. १५; ३९
 तनया, -लड़की, पुत्री जनक-१. २६४.
 १; मय-५. १०. ४
 तनु-शरीर १. ७; १०. ४; तरुनी-२१.
 १; ३२; ४०. १; नर-धारी ७४. १;
 ७८. ३; ८८. ४; ८९. ३; ९८. १;
 ९९. ४; १०४. ३; ११८. ३; १२२.
 ३; नर-१४४. ४; १४९. १; -धारी
 १५८. १; नृप-१६३. २; १६५.
 ३; मनुज-१६७. ३; १७२. ४;
 -सोभा १७४; -दसा १७६. ४;
 १८०. ४; १८४. ४; १९२. ४;
 १९२; १९४; -धारी २१३. ६;
 वानर-२१९; निजइच्छानिर्मित-
 २२४; -घनस्यामम् २२४. १;
 २३१. ६; २३५. ५; २३७. २;
 २४२. १; २५४. १; सुंदरस्या-
 मलगौर-२७५; -अरध २८०. ३;

नवल-२८१. १; २९४. १; मुनि-
 ३०१; ३११. ४; छत्रिय-३१७.
 २; ३७८. २; ४; २. ४. २; ५. ३;
 ३०. ४; -घनु ३१. ४; ३६. ४;
 ४२. २; ५१. ५; ५९. २; ८२. ४;
 ९१. ३; ९८. ३; ११६. ३; १२७.
 ५; नर-१२८. ३; १४७. ४; १५६.
 ३; १५६ नृप-१५८. १; १६७. ३;
 १६९. ३; १७१. १; १७२. ३;
 १७४. २; २०६; २१२. ४; २४०.
 ४; २४०; २५७. ३; २६५. ३;
 ३. १३. ३; १३; १४. १; राम-
 १५. १०; २६; ४०. ३; ५; ४. ५.
 ३; १०. ३; -त्याग १२. १; १२;
 १३. ३; १४. २; मधुकरखगमृग-
 १५. २; ३०. ४; मनुज-३१. ४;
 ३२. ४; ३२; ५. २. ४; तामस-
 ७. २; ३१. ४; -धारी ३२. ३;
 मानुप-धारी ३९. २; ४९. २; ६.
 २६; -पोषक ४६. २; ६१. २; ७४.
 १; नीलकंज-७७. ३; ७८; ७९.
 ३; -पदत्राना १०३. २; कपि-
 १०६. ५; ६; वज्र-१०७. २;
 चारिद-१११. ५; १२५. १; १३०.
 ३; ८; १३७. ४; मनुज-१४०. ५;
 ७. १४. ५; ५७. १; मानुप-६६.
 ४; नर-६७. १; ७०. २; मराल-
 ८१; १०४; मनुज-११०. १; १५०.
 १; ३; सुद्र-१५२. १; -पोषक
 १६२. ५; १७९; १८१; १८२. १;

नर-१८८. ५; २०२. ५; २०८. ६
 तनुजा, -लड़की मय-१. २०८. १;
 रवि-२. ११३. १; ७. १६२. ३
 तनुम्, -शरीर को सुंदर-६. २
 तनोतु-विस्तृत करे, फैलावे ६. ३
 तनोरुह, -रोम अतिपुलक-७. १४. २
 तंत्र, -अधीन, एक शास्त्र निज-१. ७४. ५
 तप-तपस्या, पूजा १. ५८. ५; -बल ९७.
 २; ९८. १; -अधार ९७. ३; ४;
 ९८. १; -खीनसररीरा ४; ११३. २;
 -धन १२९; १५९. ४; १७२. १;
 १७३. १; -कानन १९०; -बल
 १९३. १; २; १९५. २; १९८. २;
 १९९. ३; ४; २०७. १; ३; २१५.
 ५; महा-२१९. २; -पुंज २४४.
 १; ३१८. ४; निज-बल २. १३३.
 ३; ४; १३५; -बल २१५; २३७;
 ३२७. १; जप-३. १०. ६; १३.
 ४; ५७. १; ५९. २; -पुंज ४. २७;
 ६. १४९; ७. ४६; ६९. १; ७२.
 १; १३८. ३; १४८. ३; १५०. ४;
 १५८. ५; १६१; १९८. ५; २०९;
 २१९. ३; २२३. ३

तपइ १. ८२. २

तपत्, -तेल ५. १५. २

तपसिन्ह ५. ४२. ३; ५५. ४; ६. ५२. ३

तपसी ७. १६०. १

तपस्या १. १०२. १

तपहि १. ९८. २

तपी-तपस्वी ७. १६०. ४

तपु १. ९४. ३; ९६. १; ९७. १; ९९.
 १; १०२. २; १०७. २; १२१. १;
 १२२. ५; २. १०८. ३; १७४. १
 तव-उस समय, तुम्हारा, तुम्हारी, तुम्हारे
 १. १३. १; ४९. ६९. ४; ७५. १;
 ७८; ७९. २; ८०. १; ८२; ८४. ४;
 ८५. ३; ८६; ८७. २; ३; ८७; ९७;
 ९८. ४; ९९. २; १०२. १; १०२;
 १०६. २; ४; १०७. ३; १०८.
 ३; १११. २; ३; ११३. ३;
 ११३; ११६; १२२. १; १२२;
 १२३. १; १२५. २; १२६. १;
 १२६; १२७. ४; १३३. ३; ४;
 १३५; १३६; १३८. ३; १४४;
 १४८. ४; १५०; १५१; १५४;
 १५५. १; ३; १५६. १; १५७. ४;
 १५९; १६२; १६३. ३; १६६.
 १; १६६; १६८. २; १७१. १;
 १७८. ४; १७९; १९२. ३; १९२;
 १९३. ४; १९४. २; १९७. ३;
 २०३; २१२; २१९. ५; २२१;
 २२५; २३८. ३; २३९. ४; २४०.
 ४; २४२. ४; २४३. ५; २४५. २;
 २५५; २५९. २; ३; २६५. २;
 २६७. २; २७२. ५; २७२; २७७.
 २; २७९; २८२. ४; २९०. २;
 २९६. ४; २९९. १; ३०३. १; ३१३;
 ३१७; ३२४. २; ४; ३२६; ३२७;
 ३२८. ४; ३६५. ३; ३७१. २;
 ३७३. ४; ३८१. ३; ३९५. ३; २.

१०. १; १५. ४; १८. २; २१. १;
 २३. ४; ३७. ४; ३९. २; ४०. १;
 ४५. १; ४७. ३; ५४. १; ७८. १;
 ७९. २; ८२. ३; ८४. १; ९०. २;
 ९४. ३; ९७; १०१. १; ५; १०४.
 १; २; १०५. १; ३; ४; १०५;
 १०७. ४; १०८; १०९. १; ११०.
 ३; ११२; ११९; १२५. २; १२६.
 २; ३; १३८. १; ३; १४२. २;
 १४३; १४४. १; १४४; १४६; १४८.
 २; १५२. २; १५७; १५८. ३;
 १६७. २; १७०. ४; १७२. १; १७६;
 २०३. ५; २१९. २; २२८. ३;
 २३५. ३; २३८. १; २५६. २;
 २६०; ३. ५. ४; १०. १; १३. ३;
 १५. ८; ९; १५; १८. १; २१. ४;
 २२. १०; २३. १; २६. १; २८.
 १; ३२; ३४. २; ३; ३५. १; ३;
 ७; ३६. ७; ३६; ३७. ११; ४०. १;
 ४७; ५३; ५४. ३; ५५; ५६. २;
 ४. ५. ३; ६. १; ६; ८. ३; ९. ८;
 १०. २; १०; १३. ३; ४; १५. ३;
 २१; २२. ३; २२; २३. ३; २३;
 २४. ४; २५; २८. १; ३२. ४; ३३.
 ६; ५. १. १; २. ३; ४. ४; ६; ८.
 २; ११. ३; ११; १२; १३. १; ४;
 १६. ५; २५. १; २७. १; २८. २;
 ४; ३४. १; ३; ३५. २; ३६; ४८.
 १; २; ४८; ५४. १; ६०; ६. ८.
 ४; ११. १; १२. २; १८; २७; ३०.

४; ३८; ४२. ४; ४४. ३; ५४; ५५.
 ६; ५९. २; ३; ६२. ५; ७०. ३;
 ७५. २; ४; ७६. ३; ८४. १; ८७.
 ४; ८८. २; ९३. २; ३; ९६. ५;
 ९९. १; ५; ७; १००; ११०. ५;
 ११४. ३; ११५. १; ११५; ११६.
 ४; ११७. ३; ११८. ३; १२०. ४;
 १२०; १२२. २; १२२; १२३. ३;
 ९; १२४. २; १२४; १२६. २; १२८.
 १; ४; १२९. २; १३२. १; ४; १३३.
 २; १३४. १; १३७. १; १३९. १;
 १४३; १४४. १; १५०; १५७. २;
 ४; ७. ७. ८; १४; २२; २७. २;
 २८; ३१; ३३; ३५. १; ३६. ३;
 ३७; ३९; ४०. ४; ५९. ३; ७१.
 ४; ७१; ७३. ४; ८०. १; २; ३;
 ८१; ८२. २; ८४. १; ३; ८४; ८८.
 ४; ९०. १; ५; ९६; ११०. २; ११३.
 ५; ११७. ४; १२३; १२५. २;
 १२७. २; १३६. २; १५२. २; ४;
 १६०. २; ३; १६७; १७८. १;
 १८२. ७; १८५; १८६. १; ६; ७;
 १८६; १८८. ६; १८८; १९०. ३;
 ५; १९२. ७; १९८. ३; ७; ८; १९८;
 १९९; २०२. १; २; ३; २०२; २२१.
 १; २१०. ५; ६; २१७

तवाहिँ १. १०१. ४; १९८. २; २. ५;
 ९४. २; ११९. ३; ३. ३७. ९;
 ५. २३. ३; ४३. २; ६. ८४. २;
 ७. ८५. २; २०२. ७

तवहि १. २२२. १
 तवही १. ९९. २; ५. ४३. १; ४५. १;
 ६. ६८. १; ७९. २; १००. ३;
 १४८. ३
 तवहुँ २. १४. ४; ५. ४५. ३; ७. १९८. ४
 तवहँ १. १५५. ४; ७. २२१. ३
 तम, महामोह—पुंज १. ५; १४; भगत-
 हृदय—हरना १३०. ४; भ्रम—रवि-
 कर—१३९; १४१. २; चाप—
 २७२. १; २; त्रिभुवन—२८९. ४;
 २. ८७; ४. १७. ३; निविड—१८;
 क्रोध—निसि २४. २;—वरूथ ५.
 १६. १; २३; ४६. ४; मत्तनाग—
 कुंभविदारी ६. १६. १; ६६; ६७.
 २; ८५; १२२. १; भ्रम—प्रवल
 प्रतापदिवाकर १४३. २; रजनी—
 पुंज ७. ३२. ३; संसयसोकनिविड—
 मानुहि ५३. ४; १०४. ४;—कूप
 १०६;—पारा १४६. १; १९८. ४;
 २०२. २;—अरी २०८. ११
 तमः, स्वान्तः—शांतये ७. २२५
 तमकि—ल्योरिष्यौ चदाकर, तमककर १.
 २८३. ४; २८३; २. ८०. १; ६.
 ४८. २; ६१. ५; १२२. २
 तमसा—एक नदी का नाम २. ८५;
 —तीर १४८. १; १५१
 तमाल—वृक्ष-विशेष, आयनूस २. ११६.
 ३; ६. १२६. ५; १२९. ८
 तमाला १. २४२. १; ३७७. ४; २.
 २३८. १; ३. १५. १२; ५२. ३

तमीचर—(रात्रि में विचरनेवाले) राक्षस
 —निकर ६. ६२. २; ९७;—अनी
 १११. २
 तर, —तल, तले, नीचे तरु—१. ४६.
 ८२. ४; १३०. २; १३२. २; ३२६.
 ३; २. १०६. १; ११४. ४; तरु—
 वास १२०. ४; विटप—१४८. २;
 तरु—२१२; २६४. ३; ३. ३७; ५.
 २०२; वध—६. ९५; ७. ७९. ५;
 ८१. ३; ४; ८८. २; १६४. ४; १६४
 तरहू ७. ६७; १४४. ३
 तरहुँ ३. ३१. २
 तरक—(तर्क) विचार १. ७५. ४; २.
 २२३. ३; ५. ६. १
 तरका ७. १५८. २
 तरकि १. ३७४. ४; ६. ६३; ९६. १
 तरकेउ—कूदा ५. १. ३
 तरंग—लहर गंग—माल १. ५२. ७;
 ६१. ४;—समान ७. ११
 तरंगा १. १५४. ३; गंग—२. ८८. ३;
 १०६. ४
 तरंगिनी,—नदी सुधा—१. ५१. ४; २.
 ३५. १
 तरंगी—मन-माँजी १. ११७
 तरजा ४. २०. १
 तरजनी—तर्जनी, अंगूठे के पास की अंगुली
 १. ३०६. २
 तरत ६. ४. १
 तरन २. २१८. २; ७. ५८. ५
 तरनि,—सूर्य—प्रकाश २. २९६. ४

तरनिउँ २. १०१. ३
 तरनिहि २. २३३. १
 तरनी-नौका, सूर्य १. ५१. २; २. २२२.
 १; ६. ४०. ४; १३०. ३; ७. ३४.
 ४; संसृतिसरि-५८. ३; १९४. २
 तरंति-तैरते हैं, पार उतर जाते हैं ७.
 २१२
 तरपन २. १३०. ४
 तरल ६. ६१. ५; १२२. २
 तरवारि २. ३२. १; ६. ९५. १; ११२. २
 तरहिँ ३. ७; ५. ६३; ६. ३; ७. ३०.
 ३; १६४; २१०; २१५. ४; १६४. १
 तरहीँ १. १४३. २; १४९. १; ४. ३२.
 २; ७. १६४. १; २२२. ३
 तरि ७. २०२
 तरिय ५. ५२. ३; ७. २०४
 तरिहउँ ७. ३८. ४
 तरिहहिँ १. १८०. २; ५. ६३. १; ६.
 ८८. २
 तरिही ६. ६. २
 तरी-नौका १. २५६. ३; ३९१. २; ५.
 ४३. ३; ७. ३०. ४
 तरु, -पेड़, वृक्ष कल्प-१. ४२; काम-
 ४३. ३; -तर ४६; देव-५२. ६;
 कलिमलत्रिन-मूल ६०. ७; -साखा
 १०९. १; -राज ११०. ३; १३०.
 २; सुर-१३२. २; गर्व-१५७. २;
 सुर-१७४. १; विबुध-१७७. ३;
 १८९. १; गिरि-नखआयुध २०२.
 २; २६७; सुर-३६८. ३; ३७७. ४;

३८०. १; २. ३०. ३; ४; -मूला
 ३५. २; कल्प-३६. १; ४३. २;
 सनेहसुर-५४. २; ७१; ७२; ३;
 ९०. २; ९७. ४; कल्प-११४. ४;
 -तर ११४. ४; कल्प-१२०. २;
 -तरवास १२०. ४; सुर-सरिस
 १३८. ४; जीवन-२०२. १; -तर
 २१२; सुर-२१६. ३; कल्प-
 २२४. ४; २३८. २; ३; -वर ४;
 ३१८. १; -ओट ३. १५. ७;
 ऊमरि-१८. ३; ३९. ४; ४८. २;
 ५२. ४; ५३. १; सुर-४. १२. ४;
 ५. ३. ४; -पल्लव ९. १; नव-किस-
 लय १५. १; १८. १; १९. ३; ४;
 -सैलगन ६. ४; ८. ३; -किसलय-
 सुमन १४. २; कल्प-४१. ३; ७५.
 १; गिरि-जूह ८८; तीर-११२;
 १२३. २; ७; अनादि-७. ३०. ५;
 ४६. १; ५५. १; ८१. ३; -छाया
 ९८. २; भगतिकल्प-१२८; १३८.
 १; २०६. ९; भूरज-सम २०८. ८;
 प्रनतकल्प-२१९. १

तरुन, -युवक, नवीन-अरुनवारिजनयन
 १. ३; -अरुनअंबुजसम १३०. ४;
 २. ११६. ३; २३३. १; ४. ३२. ४;
 -प्रताप ६. ६१. ५; ७. २०८. १८
 तरुनतमी-अँधेरी रात ५. ४८. २
 तरुनाई-जवानी ३. ८. ४; ४. ३१. १;
 ६. २७. २
 तरुनी-युवती, जवान स्त्री १. २१. १

तरुहिँ, सुर— १. १२०. ५
 तरुहि, कनक— ३. १५. १२
 तरे ६. ६
 तरेरे—घुड़का, आँखों से डाँटा १. ३११
 तरेरी ६. ३१. २
 तर्क, समनसुकर्कस—विवादः ३. १५. ५;
 ६. ९६. १; ७. ६९. ४; ८३. १
 तर्जत ६. ११५. १
 तर्जन, —लोभक्रोधमदकामः ३. १६. ७
 तर्जहिँ ३. २३. ४; ५. ५७. ४; ६. ५९.
 ४; ६१. ३; ५
 तर्जहीँ ५. ३. ८
 तर्जा ५. १८. ४
 तल, कर—गत १. ४९. ४; वसुधा—
 ५१. ४; धरनि—२. १११; १४३.
 ४; भूमि—१५७. २; १६१. २; कर—
 ३. ३५. ४; धरनि—६. १०८. ४
 तलफत २. १५४. ३; १५५; ५. २८. ३
 तलाई १. १०९. १
 तलाव १. १०९. १
 तलावा ३. ५३. १; ४. १६. ४
 तव—तुम्हारा १. ७४. ३; ९८; १११;
 १२८. २; १४३. ३; १७८. १; १७९.
 ३; १९०. ३; १९३; १९४. १; १९५.
 १; २; ४; १९६. १; २; १९७. २;
 १९८. ३; १९९; २०४. २; २३०.
 १; २५०. १; २६८. ४; २६८;
 २७२. ३; २७३. १; २८६. ३;
 २८६; २९०. ४; ३०३. २; ३१२.
 ४; ३६४; ३७६. ३; २. २२; २७.

२; १०२. १; १०४. ३; ३. ९;
 १८. ३; ४; ७; २८. ४; ३०. १; ५;
 ५४; ४. ५. १; ९. ९; १३. ३;
 २४. १; ३३. ३; ५. २. ३; ९. ३;
 १०. १; २; ३; १५. १; १७. ३;
 २२; ३३. ५; ३६. ६; ३७. ५;
 ४१. १; ४; ५०. ५; ५२. ४; ५८.
 १; ६२. २; ६. ३; ४. २; १६;
 २३. ४; २९. १; ३०; ३१. २; ४;
 ३३. १; ३९. २; ३; ४; ४०; ४१;
 ४२. २; ३; ४३. ३; ४५. ३; ४५;
 ५०. ४; ५०; ५१; ५२. १; २; ४;
 ५५. २; ५६. १; २; ७९. १; ८१.
 ८३. २; ९९; ११५. ५; ११९. ४;
 १२४; १३०. ३; ६; ७; १३३;
 १३७. ५; ६; १३८. ५; १३९. २;
 १५७. ५; ७. ७. ६; ३०. २; ३;
 ६; ३२. ७; ९; ४०. ४; ७२. २;
 ७६; ८०. १; ८४. ४; ८८; ९०. १;
 ९८. ४; १२७. १; १२७; १४४. ४;
 १४६. ३; १४७; १४८. १; २; १७२.
 १; १७६; १७८. ५; १८८. ८; १९२.
 ३; १९४. ३; २१७. १; २; ५;
 २२१. १; २२२
 तस १. ५१. २; ७२. ३; ९३. १, १४८.
 ३; १५१; ३००. २; २. ३४. ४;
 १२८. ४; १७१. ४; १७६; २१७;
 २२६
 तसि १. ४९; ११८. १; ३२७. २; २.
 १८. १; २१४. ४; ६. १४९

तहँ-वहाँ १. ७७. ३; ७८. १; ४; ८२.
 ४; ८८. २; ८९. ४; ९९. ४;
 १०२. १; ११०. ४; ११८. ४;
 ११९. ३; १४०. ३; १४३. ३;
 १५८. ३; १६२. १; १६३. २;
 १६६. १; १७१. २; १७९; १८१.
 १; १८२. ३; १८६. १; १९३;
 २००. २; २०४. ४; २०५. २;
 २१७. २; २२०. ३; २२५. १;
 २२६; २२८; २४३. ४; ६; २४७.
 २; ४; २५६; २६१. १; २६२. ३;
 २६५. १; २७७. ३; २७७; २९५.
 ४; २९६. १; २९८. २; २९९. १;
 ३१८. ४; ३३०. १; ३६६. २;
 ३७७. ३; ३९५. २; २. २५. ३;
 ४०. ४; ४८. १; ८५. १; ३; ९२.
 १; ९७; ११३. ४; १२५. २;
 १२७. ३; १२८; १३२. ४; १३३.
 २; १३६. ३; १३७. ४; १६४. १;
 १७१. ४; २२२. ४; २३७. २; ३.
 १२. ३; १८. ९; १९. १; २६. ५;
 ८; ३२. २; ३३. ४; ४२. ३; ४५.
 ६; ५०. ४; ५३. २; ५६. ३; ४.
 ३. १; ३; ६. २; ८. ४; १२. ५;
 १५. २; १७. ६; १७; २२. २;
 ४; २५. ३; २५; २७; २९; ३१.
 ६; ५. ५. ३; ४; ५; ६. ३; ८.
 २; ९. १; ११; २५. १; ४१. ३;
 ६. ८. २; १०. २; १३. ४; १४.
 २; १८. २; २७. ३; ३९. १; ५०.

१; ५२. ६; ६१. ५; ६२. १; ६३.
 २; ६६. ३; ६६; ७०. ६; ७१.
 ३; ७४. ४; ७८. २; ८७. ५; ९०.
 २; ११२. ५; ११३. २; ११४.
 ५; ११७. ८; १२१. १; १२५.
 ६; १२६. २; ३; १२८. ४; १३७;
 १३९. १; १५५. २; ७. १; २०.
 ३; २३; ५१. ३; ५; ५३. १; ५५.
 ३; ८१. २; ८१; ८४. ४; ८६. १;
 ३; ८८. २; ११०. २; ११०;
 ११९. २; १२१. २; १२३. १;
 १६८. १; १८२. १; १९१. २०२. ६

तहँ १. २४६. १; २. ७५. २

तहँ १. १२२. ३

तहँ २. २०८. ४

तहँ १. २३३. २; ३. ३१. ४; ३९.
 ३; ५. ८. ३

तहँ १. ७६. ३

तहाँ-वहाँ १. ५५. ३; २३. १; ६६.
 ४; ७०. ३; ७८. ४; ८६. ३;
 १२४. ५; १२९; १५०. २; १५१.
 १; १६१. २; १६१; १७१. २;
 १८८; १९७. १; २१०. १; २१६.
 ४; २२२. १; २३३. ३; २५०. ४;
 ३२३. ४; ३२५; ३८८. १; २.
 ७५. २; ४. १५. ३; ५. ३. ३;
 १८. १; ६०. ५; ६. ८४. २; १५५.
 १; २; ७. ५२. १; २; ५४. २;
 ५५. ४; ८५. ३; ४; ११८; १८२.
 २; १९०. ५

तहिआ—तब १. १६७. ३
 तहीं १. १२१. ५; ६. ३०. ३
 तहूँ १. ३१५
 ता १. १९२. १; १९६. १; २२९. ४;
 २४९. २; २५५. ४; २. १७. ४;
 ४३. ४; ४७. १; ३. २; ३. ४;
 १०. ४; १४. १; १८. १; ७; २०.
 ३; २१. ६; २२. ५; २२; ३३. २;
 ४२; ५७; ४. ५. २; ८. ६; २१.
 ३; २२. ३; ५. १; ३; ३. ४; १९.
 ३; २२. ५; २६. ४; ३०. १; ३३;
 ३७. १; ५०. १; ५८. ४; ६. १४.
 २; ३०. २; ५; ४४. ४; ४६ ४;
 ६९; ७०. १; ८७. २; १०३. ६;
 १०७. १; ११७. २; ११९. ५;
 १२४. ७; १२८. ३; १३४] ४;
 १३९. ३; १५३. २; ७. ५. २;
 ३५. ३; ६०; ६९; ७७. २; ८५. १;
 ८६. ४; १०८. २; ४; ११७. २;
 १४८. ४; १५०. २; १५४. २;
 १९०. ६; १९२; १९६ ३; २०६.
 ५; २२१. ४
 ताकहिँ २. १६९. २
 ताका २. २२. ३; ३४. ४
 ताकि—देखकर १. १११. १; २८३. ४
 ताकी २. २२९. २
 ताके १. ३४. ४; ७२. ४, १५७. १;
 ३२६. २; २. २६. १; ७. १८८. १
 ताकेउ १. २९२
 ताकेसि ३. ३४. ३

ताग—डोरा १. २१; ममता—५. ४९. ३
 ताजी ३. ४८. ३
 ताटंक—करनफूल ६. १८
 ताटंका, मंदोदरीस्रवन—६. १८. ३
 ताडका—एक राक्षसी का नाम १. २४२.
 ३; ३. ३३
 ताडिका १. ३९०. ४
 ताडत ३. ४३. १; ६. १००. ४
 ताडना—पीटना, मारना ५. ६२. ३; उर—
 ६. १३०. २
 तात—पुत्र, पिता, भाई, मित्र, प्यारा, गरम
 १. ६९. ३; ११४. ४; १७९;
 १८७. ४; १९२. २; १९४. २;
 २२४. ४; २६४. १; २७२; २८७.
 ३; २९१. १; ३२३. ४; ३६९. ५;
 ३९०. ४; ३९१. १; ४; ३९२;
 २. ४१. ३; ४६. ३; ४६; ५३. ४;
 ५४. १; ५५. ३; ४; ५६. ४; ५९.
 ४; ७१. ४; ७२. ३; ४; ७५. १;
 ४; ७६. २; ७८. २; ३; ९६. १;
 ४; ९६; ९७. १; ९८; १२६; १३१;
 १५२. ३; ४; ५; १५३. १; ३; ४;
 १६०. ४; १६१. १; २; ३; १६२.
 १; १६५. २; १६६; १६९; १७०;
 १७३. १; १७४; १७५. ३; १७७.
 २; २०६. ४; २०७; २०८. १;
 २१०. १; २११. १; २१३. ४;
 २३२. १; ३; २५४. १; २५७. १;
 २६०; २६४. ३; २६५. १; ३;
 ३१६. १; ३. १८. १; २०. १; ४:

२१. २; ६; ३२; ३३. २; ४; ३९.
 १; ४०. ४; ५; ४०; ४६. ५; ४८;
 २१. १; २; ४. २१; २९. ६; ३३.
 ३; ६; ५. ४. ४; ४; ७. १; १४. १;
 १७. १; १७; २६. २; २७. २; ३;
 ४; ३०. ४; ३९. १; ४०; ४१. १;
 ४१; ६२; ६. १२. ४; १२; २५.
 ३; ५७. ३; ४; ६८. ३; ७९. १;
 ८१. १; ३; ८३. ७; ८४. ५; ८५.
 १; ८६. ३; ४; ९४. ४; १३३. ३;
 १३९. २; ७. ७. ४; ७; ७; ६१.
 ४; ६४. १; ६४; ६५. ३; ८४. ४;
 ९०. १; २; ९८. २; ११७; १३७;
 १४०. ३; १४६. २; १४८. २;
 १६०. १; १७०. २; १९०. ६; ७;
 १९२. ८; १९८. १; २०८. ४;
 १४; २१७. ३

तातप्यमानं, -अत्यंत दुखी हुआ जरा-
 जन्मदुःखौघ - ७. १७४. ८

ताता १. १८०. १; २०७. १; २५१. ४;
 २५९. ४; २७१. ४; २. ४४. २;
 ५७. १; ८६. ४; २०९. १; २३३.
 - ३; ३. ३. ४; ४०. ३; ५. १४. ३;
 ३८. २; ४७. ४; ८३. ४; १३४. १;
 ७. १०८. २; १२१. ४; १४४. ३

ताति २. २०१. २

ताते १. १७. २; ५६. ६; ८९. २

ताते, -उत्तेजित रामचल - ६. १०६. २

तान १. १५४. ३

तानि ३. २५; ४. १०; ६. ७९; ९१. ३

तानिउ ६. ११६

तानी ३. ४८. १; ६. ११८. १

ताने १. १११. १; ६. ७१. २

तानेउ ६. ९३. १

ताप, -दुःख त्रय - १. ६०. ३; त्रिविध -

त्रासक ६१. २; -त्रयमोचन २५२.

३; २. २२७. २; २३६. २; त्रय -

नसावन ५. ३९. ४; -त्रयमोचन ६.

८५. ४, त्रिविध - भवरोगनसावनि

१५५. ५; भव - भयाकुल ७. ३२.

१; त्रिविध - भवभयदावनी ३४. १;

त्रिविध - ५८. १; ६२. २; -त्रय-

सल २१५

तापस, -तपस्वी - तिय १. ४०. २; ६६.

१; १०९. ५; १७३. ३; १८६. ३;

१८७. १; १९२. ३; -बस १९३.

४; १९५. १; १९८. १; २००. २;

४; २०१. १; ३; -वेष २. ३०. २;

१०९. ३; -वेषु १२४. १; १२७.

२; १४३. २; -अंधसांप १५६. २;

२११. २; २३७; ३१९. ४; ४.

१९; ५. ६०. १; -दूत ६. ३०. ३;

५०. १; ११५. २; १४५; ७. १००;

१३२. १; १५४. ४; १५४

तापसहि १. २०५. २

तापसु २. १११. ४

तापा ७. ४४. १

तामरस - कमल २. ७२. ४; स्याम -

रामसरीरं ३. १६. २; नील - स्याम

७. ७४. १

तामस—तमोगुणी १. १४९. ३; २. २६३.

४; ३. ३१. ३;—तनु ५. ७. २;

—देहा ४६. ४; ७. १६१; १६६.

२; ३; १८८. ५

ताये—संतप्त हुए २. २२७. २

तारकु १. १०६. ३; १२७. ४

तारन—पार उतारनेवाला; बंधन से छुड़ाने-

वाला २. २१८. २; ४. ३; भव-

६. १३८. ३; ७. ५८. ५

तारय—पार लगाओ ६. १४३. ३

तारा—नक्षत्र, बालि की स्त्री का नाम, तार

दिया १. २२७. ३; ४. १३. १; २;

२३. २;—सहित २३. २; ५. १२. ४;

६. १६. २;—गनसमुदाई ७. ११६

तारी १. ४०. २; ५. २५. ४

तारे ७. २२३. ५

ताल—ताड़ वृक्ष, सरोवर १. ५९. १; ३.

१९. १; २६. ८;—वर ४८. १;

—समीप ५२. ३; ४. ९. ६; ६. १३.

५; १८. ४

ताला ७. ८१. ५

ताली २. २६२. २

तालू २. ३०. ३

तावत्—तब तक, उतना ७. १७४. ७

तासु १. ७३. ४; ८८. २; ११३. २;

१२९. ४; १५०; १५१. १; १५८.

२; ३; १५९. १; १६९. ३; १७७.

३; १८६. ३; १८७. ३; १९९. ३;

२०७. ४; २५४. ४; २५६. ४; २६१;

२६२. ४; २८९. ४; २. ३२. २;

११४. ४; १२९; १३२; १४१; १७४;

२२३. ३; २६३; २६५. ४; ३. १०.

१; २४. ४; ३०. ५; ३५. ९; ४७;

४. २८. २; ३१. ४; ३२. २; ३४;

५. २. ५; ३. २; ११. ४; २०. २;

२१; ३०. २; ३५. ३; ३६. ४; ३७.

२; ४१. १; ५८. २; ६. ९. ५; १०.

२; १२. १; २५. ४; २७. ४; ३१.

१; ३३. १; ३८; ४१. २; ५३. ३;

४; ५; ६; ५५. ५; ५७. ४; ७७. २;

८३. ७; ८८; ९३. २; ४; ९४. ३;

१००. १; ११७; १२६; १२९. ५;

१३३. १; ७. २०. ५; २२. १; ४१;

८०. ४; ८१. १; ९०. ३; १७०.

२; २१७

तास्र १. ९०. २; १५४. ४; १७०. २;

१९५. ४; २०३. २; २११. ४; २.

३. ३; ४७. १; १०५. ४; १४०. २;

६. १०७. २; ७. ४५. १

ताहि १. ६०. २; १८८; २०५; २०६.

१; २३५. ४; २४४; ३२७. १; २.

१३; ३. २४. ४; ४३. २; ३; ४.

८. ५; ११. ४; २७. १; २८. १; ३०.

६; ३०; ५. २. ६; ३. ३; ४; ७. ४;

१८. ४; १९. ४; ३०. १; ३४. २; ३७.

३; ३९. ३; ४४. २; ४५. ४; ४८.

३; ५२. १; ६. ३५; ५५. २; ६३.

४; ७२; ८४. २; ३; ८८. १; ९३;

९६. २; १०१; १०९. १; १२४. ५;

१३१. ३; ४; ७. २२. १; ३६. ४;

६७. २; ६९. ३; ८६; १४४; १७०.
 ५; १८६, ३; २०६. २; २२३. ४
 ताही १. १९. ३; १०३. ४; १५०. ४;
 १५९. २; १८१. ३; १८९. १;
 २३२. ३; २३४. २; २. ५०. २;
 ७३. ४; ३. ४. १; ५६. ५; ५. ५.
 २; १९. १; ३२. १; ६. ९. ३;
 २०. २; ५५. ६; ७६. १
 ताहु ५. ३९. ४; ७. १३
 ताहू १. २२६. ४; ५. ४५. १; ७. ६२. ३
 तिथि १. २२२; २२३. १
 तिन १. १८. २; २२. २; ५९; १०३.
 १; १५०. १; ३९५
 तिनहुँ १. ३८
 तिन्ह १. ११. १; १८. ३; २४. २;
 ४९. ३; ५४. ३; ५९. ४; ६८. ४;
 ७३. ४; ८९. १; ९३. ३; ११२.
 ३; ११५. ३; ११७. ३; १३९. ४;
 १४९. ३; १९५. २; १९८. ४;
 २०८. ४; २१२. ४; २१५. १;
 २१५; २१९. २; ३; २२०. २;
 २३२. १; २५७. ३; २७२. ४;
 २७३; २७४. २; ४; ३२०. ४;
 ३२३. १; २; ३२५. २; ३६५. ४;
 ३८३. १; २. ६. १; ९. १; १६.
 ४; २२. ४; ५२. १; ७१; १११.
 २; ३; ११४. २; ११५. ३; ११९.
 ४; १२२. ३; १२९. ३; ४; १३०.
 ३; १३०; १३१. १; ३; ४; १३१;
 १३२. १; १३६. २; १६८; १६९.

२; ४; २५२. ४; ३. २१; ३५;
 ३०. ४; ३३. ३; ४०. ५; ४४. २;
 ४८. ६; ५६. ३; ५६; ५७. २;
 ४. ३०. ६; ३२. ३; ३३; ५. ३. १;
 १७. ५; २५. १; ५३; ५५. १; ६३.
 १; ६. ७. ४; ८. ५; ३९; ५९. २;
 ६२. ५; ६५. १; ६६. १; ११५. २;
 १२६. ४; १३३. २; १३४. ३;
 १३९. ४; १४१. ४; ७. १५. ६;
 १८; ३२. ६; ७; ३४; ३६. २;
 ५६. ३; ६०. २; ६२. १; ६४. ३;
 ६५; ७७. १; ७८. ३; ८०. ५;
 १३१. ३; ४; १३२. ४; १५५; १९०.
 ७; २०२. ५; २०८. ३; २२३. २
 तिन्हहिँ १. १८. ३; ६६. १; १३९. ३;
 १६३. ४; २०८. १; २१३. २; २.
 १२. ४; ११३; ११४. १; २; ११८.
 २; ४; १३६. २; १४७. १; ३. १०;
 ३१. १; ३३. ४; ५७. ३; ४. ९.
 १; ३०. ६; ३१. ४; ५; ५. १८.
 ३; १९. ४; ४२. ३; ४४; ६. ७.
 ३; ६०. ५; ६४. ३; १०१. १;
 १२३. ४; १३४. ४; १५७; ७.
 १३४. २; १८२. ६
 तिन्हहीँ २. ८५. ४; ५. ५७. १; ७.
 ५५. ३
 तिन्हहुँ ७. ४५. २
 तिन्हहुँ ६. ६५. १
 तिमि - वैसे ही १. १५३; १७९. ३; १९२:
 ३; २७१; ३२७. २; २. ५१. ५; ९३;

१४६. १; २०६. ३; ३. ३; ६.
 ६०. ५; ११७; ७. १०९; १४०.
 ३; २२४
 तिमिर, - अंधेरा भ्रम - पतंगा १. १४०.
 २; २. २३३. १; ३; २३८. ३;
 - निकाया ६. ७३. ४
 तिमुहानी - जहाँ तीन नदी या मार्ग मिले
 हों १. ६१. २
 तिय, - स्त्री - भूपन १. ३५. ४; ३६. ३;
 तापस - ४०. २; संनसुमति - ५२.
 १; ९१. ३; पर - २६४. ४; गौतम -
 गति २९८; २. १५; - माया २२.
 २; - रिम २६. २; - मिसु ३५. ३;
 ३६. ४; - धरमु ५६. ३; ग्राम -
 ११७. २; ३; मुनि - १४१. ३;
 कुलीन - १४६. १; १६८. ३; २२३.
 ३; - गन २२३. ३; लघु - २२४.
 ३; गुरु - गामी २२९; गुरु - ३२१;
 ३. ८. २; २३. ५; पर - लंपट ७.
 १५८. १
 तिरहुति - मिथिला देश १. ३२२. ४; २.
 ३२३. ४
 तिरा २. २५२. ५
 तिरीछे - तिरछे २. ११८. ४
 तिल ३. २५; - प्रमान ६. १०८. २
 तिलक, - टीका, श्रेष्ठ राम - १. ६२. ४;
 १७५. २; रघुकुल - २१९. ३;
 २३१. ४; मुनिकुल - २४९. १;
 - रेखसोभा २५२. ४; २६६. २;
 २७६. ३; २. १६. ४; राम - हित

१९. ३; रघुकुल - ५२. १; रघुवंस -
 ५७. ३; रघुकुल - १५४. १;
 ३. ३७. ४; ५. ५०. ५; ५६.
 १; ६. ८०; ९२. ५; १३२. २;
 ३; ७. ७. २; २२. ४; २७. ३;
 ९३; ९६; ११३. ३
 तिलकु १. ६. २; राम - २. १४. १;
 १६. २; २०. ३; ६. १४३; १५०. २
 तिलांजलि ४. ३०; ६. १३१
 तिलांजुलि २. १७१. ३
 तिलु १. २८५. १
 तिलोक - तीनों लोक २. २१०. २
 तिष्ठइ ५. ३८. ४
 तिसिर - (तीन सिरों वाला) एक राक्षस
 ३. २६. ९
 तिसिरा - एक राक्षसी ३. ३०. ६; ३३
 तिहुँ १. ४३. १; १४१; ३२२. ३; ३२५.
 १; ३७४. ४; ३८१. १; ३९३.
 ४; ३९५. २; २. ३७. २; १०२.
 २; ३. २२. ५; ५. १६. ३; ६३.
 २; - पुर ६. १०. ४; १३२. ५;
 ७. ५४. १
 तिहुँ, - पुर १. २११. २; २. ९६. ३
 ती १. ३५. ४
 तीछी २. २६३. ४
 तीछे - तीक्ष्ण, तेज, पैने २. १४४. ३
 तीजे १. १९९. ४
 तीतर ३. ४८. ४
 तीन १. ४३. १; ९८. ३
 तीनि १. ४९ ४; ११६. २; १५०. १;

१७५; ३२५. ३; २. ३. २; २६४.
 ३; ३. २०. ४; ४८; ४. ३. ५;
 ५. ३७; ६०; ७. २००
 तीनिउँ १. २०७. १; ६. ९८. ५; ७.
 २४. ३; ५६. १;
 तीनिउ ३. २६. २; ७. २०८. १६
 तीनी १. २०२. ४; ७. १०२. ३
 तीव्र-तेज, तीक्ष्ण ६. ९३. २; ९६. ३;
 ११६. २
 तीय १. २८०. २; २. १७;-सुभाऊ
 १६३. ३;
 तीर १. ६१. ३; सरि-६१. ३; १८५.
 २; २. ८५; सुरसरि-१०१. १;
 ५;-घासी १११. १; तमसा-
 १४८. १; १५१; १७१. २; जमुन-
 २२२. १; २५८. १; ३. २५;
 २६. २; सिंधु-५. १. ३; सागर-
 ३५; ६. ९२; ४;-तरु ११२;
 ११७. ५; १२६. ५; ७. ५१;
 ५२. २; ३
 तीरथ-राजू १. ७. ४;-राऊ ७; ५५.
 ३;-पतिहिँ ६६. २;-राजा ६६.
 ४; १७१. १; ४; २. ४४. ४;
 १०६. १;-राजु १०६. ३;-पति
 १०७. १;-राजवडाई १०७. २;
 -देवा १०७. ३; राम-१३०.
 ३;-राऊ २०५. ३;-राजनिवासी
 २०७. १;-राजू २१२. १;-राजा
 २१७. १; २२५. १; कर-३.
 ३७. ७; रघुवीरसर-५. ३. ९;

६. १२२;-पति १५५. ४; ७.
 ७२. १; १४२. १
 तीरथन्ह १. १८३. ४
 तीरथु २. १०८. ३
 तीरा,-किनारा, वाण धेनुमति-१.
 १७१. ३; धनु-२. ११६. ४;
 २२६. ३; सरोवर-३. ५०. ३;
 ४. २८. ३; सागर-३१. १;
 निसाचर-६. ११६. २; सरोवर-
 ७. ९२. ४; वारिनिधि-९४. ४
 तीर्थ,-राज १. ७. ६;-अटन ७.
 २१९. २
 तीस ६. ११७. ५
 तीसर १. १११. ३
 तीसरि ३. ४४
 तीसरे २. २०४
 तु १. १०५. ३; ३०८. ४; ७. १९४
 तुंग-ऊँचा ६. १२६. ५
 तुभ्यम्-तुझे, तेरे लिए ७. १७४. ८
 तुम १. ७९. २; १०१; १०२. २; १०३.
 ३; २१२. ४; २३०; ३६९. ५;
 २. ५१. ४; ९६. ४; २०९. २;
 २०९; ५. ३०. १
 तुमहिँ १. २१९. १; ३९१. ४
 तुमहि १. ९६. १
 तुंवारि-तुंवी १. १३७. २
 तुम्ह १. ६८; ६९. २; ७५. १; ८०. ३;
 ९०; ९३. १; ९६. २; १००. ३;
 १०१. २; १०४. १; १०५. १;
 ४; १०५; ११२. ४; ११४. ३; १२०;

५; १२१. ४; १२८; १३२. ४; १३५.
 ३; १३६. ३; ४; १३८. ४; १४४.
 १; १६३; १६४; १६५. १; ४;
 १६७. ३; १६९. २; १६९; १७७.
 ४; १७८. ३; १७९. ४; १८७. २;
 १८७; १९० १; २; १९२. २; १९६;
 १९८. ३; २०१. २; २०७. ३; २४०.
 ५; २४३. १; २५१. ४; ३०७. २;
 ३; ४; ३०८. १; ३१०. २; ३१२.
 १; ३१५. २; ४; ३१९; ३२४. २;
 ३; ३२४; ३२७. २; ३; ४; ३७५.
 २; २. १०; १३. २; १८. २; ३;
 १९. ३; २०. १; २; ३; २२. २;
 ३१. २; ३४. ४; ३६. २; ४१. ३;
 ४४. २; ३; ४५. ४; ४५; ५०. ४;
 ५५. ३; ५६; ५७. ३; ४; ५८. १;
 ७२; ७३. ३; ७६. ४; ७८. ३; ७९.
 ४; ८०. २; ८१; ८२. ४; ८३. १;
 ९६. १; ९७. १; ९८. ४; १०४.
 ४; १८९. २; ११०. १; ११८; १२६.
 ४; १२७. ४; ५; १२८. १; ४; १२९.
 ३; १३०. ४; १३१. ४; १३१; १३२;
 १४४. १; १५१. २; १५५. ३; १५६.
 ४; १६९; १७०. १; २; १७४; १७५.
 २; ३; १७६. १; ४; १७७. २;
 १७८. ३; २०२. ४; ५; २०६. ४;
 २०७; २०९. ३; ४; २११. १; ३;
 २१२. २; २२१. १; २२८. ४; २३२.
 ३; २३४. १; २५१. ३; २५२. १;
 २५७. २; २५७; २५९. ३; २६४.

४; ३१६. ४; ३२४. ४; ३. १०. ५;
 १४. ४; १७. २; १८. १; ५; २०.
 २; २२. ४; २४. ४; ५; ३२. १;
 ३३. १; ३९. ५; ४०. ५; ४६. ३;
 ५४. २; ४. ३. ४; ५; ३; ४. ४;
 ९. १०; १०. ३; १३. ३; १४. ५;
 २४. ३; ४; २६. ६; ३१; ३२. २;
 ३३. १; ३; ६; ५. १. १; २; ६.
 ४; ७. ३; १३. ५; १४. ५; १७. ५;
 २१. ४; २२. ४; २३. १; ४२. ४;
 ४४. ४; ४७. ४; ४८. ३; ४९. ४;
 ५०. १; ५३. १; ६०. ३; ६. १०.
 १; २९. ३; ३०. ३; ३०; ३१. ४;
 ३३. २; ५२. २; ५५. २; ७; ५७.
 ४; ६८. ४; ७९. २; ८३. ७; ९८.
 ४; १००. २; १०९. ३; ११५. ३;
 १२२. ३; १३२. १; १३३. १; १३४.
 १; १३५. १; १३७. ३; १४७; १५०.
 ३; ४; १५७. १; ७. ४. ७; ७; ९.
 ४; १३; १८; ३५. २; ३; ३८. २;
 ४०. ५; ४३. २; ५९. ४; ६०. १;
 २; ७०. २; ३; ७७. ४; ७९. १;
 ८०. २; ८५. ४; ८९; ९६. ४; ९८.
 ३; १००. १; २; ३; १०८. २; १२७.
 ४; १४६. १; १५७; १७८. ८; १८५;
 १९०; १९१; १९२. २; १९४. ५;
 १९६. २; २०८. ३; ४; २१३. २;
 २१७. २; ३; २२३

तुम्हें ७. ३८. ३

तुम्हें १. ८६. १

तुम्हरिय ५. ६२. ३

तुम्हरिहि २. १२८. २; ७. ८३. १

तुम्हरी ४. २४. ३; ७. ७५; १९४. ४

तुम्हरे १. ७५. १; १०५. २; ११४.

१; १२२. ५; १५६; १६४. ४;

१७९. १; १९८; १९९. २; २.

५७. ३; ७५; ७६. ५; १०८.

४; १२६. ४; १५२. ५; २०९. ३;

२६७. १; ६. ३३. १; ३९. ४;

१५०. २; ७. ५६. ४

तुम्हरेइ ३. १८. ३

तुम्हरेहि २. ७६. २

तुम्हहिँ १. ६९ १; ९९. २; १२०. ४;

५; १३३. २; १५७. १; १६५. २;

१७७. २; १७७; १७८. ३; १७९.

३; ३०७. ३; ३१५. १; ३;

३१७. ३; २. ११. १; १७. २;

१८; ५८. १; ७२. २; ८०. २;

९७. ४; १०८. ३; ११३. ४; १२८.

२; १२८; १३०. १; ३; १३१. ३;

१३२. ३; १३७. १; ४; २०२. ४;

२०८. २; ४; २०८; २०९. १; २;

२५२. १; २६५. ३; ३१६. १; ३.

१०. ४; १३. ३; २२. ५; ५. ५७.

२; ६२. ४; ६. ९. ३; १२. २;

२५. ४; ५५. १; ७७. २; ८३. ८;

१३७. ४; ७. ३५. ४; ४०; ६६. २;

१००. २; १४०. ३; १४२; १४६;

१९०. ४; १९२. १; ८

तुम्हहि १. १०४. २; १२८. २; १६६.

४; २. २०; २९. १

तुम्हाहि ७. १०८. २

तुम्हाही २. १७७. २

तुम्हाहुँ ६. ५५. ५

तुम्हाहूँ ५. २७. ४; ६. १३०. १

तुम्हार १. १०१. ३; ११२; ११३;

१२८; १२९. १; १६०; १६१. १;

१७९; १९४. १; १९६. १; २४९. ३;

२७१; २८६. २; ३००. २; ३११.

१; २. ४; ५. ४; १९. २; ४१. ४;

४४. १; ७५. २; १०१. २; १०८;

१२६; १२७; १२९; १३२. १;

२; १३३. २; १७०. २; १७६. ४;

२०८. १; ४; २०९. १; २३३. २;

२६४; २६५. ४; २६६; ३१६. २;

३. ३७. २; ४. ३१; ५. ३०; ३६.

५; ४१; ५२; ५४; ६. १६; ११३.

२; १४३; ७. १७. १; ७०. ३;

१४८. १; १७८. २

तुम्हारहिँ ७. ३८. १

तुम्हारा १. १०१. १; १०८. १; ११४.

३; १६७. ४; १८०. ३; १८७.

४; २२१. ४; २३९. ४; ३०४. १;

३०६. ४; ३०७. ३; ३०९. १;

३१२. २; ३१५. ३; ३९१. ४;

२. १७. ४; ८९. ३; १२८. १;

१३०. ३; १३७. २; १७४. ३;

२११. ३; २१४. २; २३२. १;

२५१. ४; ५. ४२. ४; ४७. २;

५६. १; ६. ४२. ४; ५५. ३; १३०.

५; ७. ७१. २; ८०. १
तुम्हारि १. ६९. २; ९०; ९१. १; १५७.
 २; २. १८. ४; ७५. १; १२९. २;
 ३१६. १; ५. २२. १; ४७. ३;
 ६. १३०. ५.
तुम्हारिहि १. ७९. १; ६. ५६. ४; ७.
 १४. २
तुम्हारिही ७. ५९
तुम्हारी १. २४. ६; ९१. ४; ९४. ३;
 १०१. २; १३१. ४; १२४. १;
 १४४. १; १६५. ४; १६९. ३;
 २६९. ४; ३९१. १; ३९४. ३;
 २. २२. ४; ८३. ३; १२८. ३;
 १३१; २; ३. १८. ३; ४४. १;
 ६. १३२. ५; ७. १९२. ८
तुम्हारे १. १७७. १; १८०. १; १९६.
 ४; २६९. १; २७०. २; २७२. २;
 ३०६. ४; ३०८. ४; ३१५. ४; ३२५.
 १; ३९१. ४; २. १५. ३; २०. २;
 ३१. २; ४९. ४; ५१. ३; ५५. ३;
 ९७. १; ११३. २; ११८. १;
 १२७. १; १२८. ४; १३१. ४;
 १५२. ४; १७०. १; ५. २२. ३;
 ४८. ३; ६३. १; ६. १३२. ५
तुम्हारेहि २. २५९. १; ४. ५. १
तुम्हारो ६. १३२. ५
तुरग-घोडा १. १२५. ४; १८६. ४;
 १८९. १; १९९. ४; २२८. ४;
 २. ७; ६. ७२. २; ११२. २;
 ६; ११४. २; ११७. ३; ७.

७३. २
तुरंग-घोडा २. १४४; ६. १२०. १
तुरगा ६. ११७. १
तुरत-तुरंत १. ७२. २; ८८. १; ४;
 ९६. ३; १०२. १; ११०. २; ३;
 १२७. १; १६१. २; १६६. ३;
 १७६. ४; १८५. १; २०२; २१९.
 ४; २२१. १; २५१. ३; २७२. ५;
 २७३. ४; ३०९. २; ३६६. ३;
 २. ७६; ८०. ४; ८६; ११५. १;
 १४८. १; ३. ४. १; १७. ३; ५;
 २४. ३; ७; ३६. १; ४. ३. ३;
 ७. ३; १३; ५. २. ४; ३४. ४;
 ४०; ४३. १; ४७. १; ५०. ४;
 ५४. ४; ५५. १; ६. ६३. ४; ७२.
 १; ८४. १; ९८. १; ९९. ६; १०९.
 ५; ११४. १; ११७. २; ११९.
 १; १३२. ३; १५७. २; ७. २२;
 २४. २; २४; २७. १; ११९. १;
 १८८
तुरंत ४. २५; ६. ८१; ९८
तुरंता ५. १. ४; २५. ४; ६. ७५. २;
 ७६. ४; ८७. ४; ७. ४०. ५
तुरतहि ३. १२. ४; १८. ९; ५. ३. २;
 ६. १३४. ३
तुरतहि १. ११३. ४; ५. ६३. ३
तुराई २. १५. ३; ९२. १
तुरित १. १२१; ६. २८. १; ७. ८
तुरीय ७. २००
तुरीय-चौथा ३. ६. ५; ७. १७४. २

तुलसि १. ३७९. ३
 तुलसिका, -मालां १. २७६; ३. ८; ५.
 ५; ७. ५२. ३
 तुलसिदास १. ५१. ६; २२८; २४४; ६.
 १४३. ४; ७. ५३. ५; ५८. ५; १०९
 तुलसी १. १९. ६; ३१. २; ३५;
 ३६. २; ३६; ३७; ४२; ४६; ४७;
 ५१. ६; ५१; ५७. १; ७१; १२४.
 ५; १५२; १८८; १९१; २६९. ५;
 २९४. ५; ३६९. ५; २. २६. ५; ७६.
 ५; १५२. ५; १७७. ५; २०२. ५;
 २२७. ५; २२७; २३८. ४; २५२.
 ५; ३१६; ३२७. ५; ३९५. ५;
 ३. ४५. ८; ४. ३३. ७; ५. ६३.
 ५; ६. ९३. छं. ७; १११. छं. ६;
 ७. ९. ३
 तुलसीदास १. ४५; १२७; २. ५१. ५;
 १०१. ५; ३. ५९. ५; ५. ३. ९
 ६. १२६; १५७. ८; ७. २२३.
 ७; २२५
 तुलसीदासु १. ४२
 तुला ५. ४
 तुषार, -बरफ-अद्रिसंकाशगौरं ७. १७४.
 ३
 तुषारु २. १६४
 तुषारु २. २६४. १
 तुसारु-पाला १. ३२. ३;
 तुहिन, -बरफ-गिरि १. १२१; २. ७२.
 ४; १६०. २
 तुहूँ २. ३३. ४

तूँ २. १६२; १६३. ४
 तू १. ३१४. १
 तून-तरकस १. ३०१. ४; २. २४०. ३
 तूनीर-तरकस १. २७७. १
 तूनीरम्, पानिचापसरकटि-३. १६. २
 तूनीरहिँ, धृतसररुचिरचाँप-७. ५३. २;
 तूनीरा २. ११६. ४; ३. ३६. १
 तूरी-समान २. ३२५. ३
 तूल-रुई १. २२. ६; २८०; २. ४९;
 ५. ४; ३०. ४; ३३; ७. २००
 तून-तिनका १. ३२; १८७. ४; २३०.
 ३; -सम २. ३६. ४; ११५; परन-
 साला १२७. ३; १३४. ४; १३९;
 -सम १४१; १४३; १४७. ४; २३७.
 ४; २५१; ३२५. ३; ३. २०. ४;
 -समान ४. १०. १; -संकुल १६;
 ५. ९. ३; -समान ५७. १; ६. २९.
 ४; ५३. ४; ९४. १; १०६. ६;
 -सम ७. ६९. ४; १९८. ६
 तूनु २. ७१. ३
 तूपित २. २६१
 तृप्ति १. १७६. ३; ७. २०४. ५
 तृषा-प्यास, तृष्णा ४. २०. ३; २७. २;
 ७. २१०. ९
 तृषावंत ७. ७. ३
 तृषित-प्यासा १. १८५; १८६. ४; १८६;
 २९४. १; ६. ५१
 तृष्णा ७. १००. ४
 तृस्ना ७. २०८. १८
 तेँ १. १२. १; ३९. ३; ४; ३९; ४१; ४४.

६; ६४. ३; ७७. ४; ८७. ४; ८९. ४;
 ९१. २; ९९. ४; १०४. ३; १११;
 १३६; १४१. ३; ४; १४९. १; ३;
 १५६; १५७; १७०. १; १७२. ३;
 १७३. ४; १८६. ४; १९०. २; १९२.
 १; १९३. १; २; १९६. १; १९७. २;
 २०८. ४; २१६. ४; २१७. ३; ४;
 २२२. ३; २२६. १; २२९. ३; ४;
 २३०. २; २३६; २४०. २; २४२.
 ४; २४९. २; २५९; २६५; २७७;
 ३१४. ३; ३२३. ४; ३२४. ४;
 ३२५. २; ३२७. ३; ३९५. ३; ५;
 २. २. १; १६. ४; १७. ४; २२. ३;
 ३३. १; ४३. ४; ७६. १; ८१. ४;
 ८२. ४; १०१. ३; १०२. २; ११७.
 ४; १२३. ३; १२७. २; १३०. ४;
 १३१. ३; १३८. ३; १५३. १;
 १५८. ३; १६१. ४; १६३. १;
 १६३; १७०. १; २०४. ४; २२०;
 २२९; २५२. ४; २५४. ३; २५६.
 ३; २५७. ४; २५९. ४; २६१. २;
 ४; ३१७. ४; ३. ३. ४; ८. २;
 १४. १; १८. १; ७; १९. १; १९;
 २१. १; २२. ५; २६. २; ३; २८.
 ५; ६; ४०. ४; ४४. २; ४५. २;
 ४८. ६; ५४. ४; ५७; ५८. ३; ४.
 ४. ५; ५. ४; १०. ३; १२; १५.
 १; ३; १६; २४. ३; २७. ४; २८.
 १; ५. ६. २; १३. २; ३; १४. ५;
 १६; २१; २२. २; २६. १; ३३. ४;

३४. ४; ३६. १; ४६. १; ६. ६; १३.
 २; २०. ३; ४४. ४; ५२; ५३. ४;
 ६८. ४; ७०; ७३. १; ९३. २;
 ४; १०१. १; १०६. २; ११०. ४;
 १२३. ९; १२४. ७; १३०. ८;
 १३३. ३; १३४. ७; १३८. ५;
 १३९. ३; ७. ५. २; ७. ४; १२.
 ३; १४. ६; १८. ४; ३२. ७; ३५.
 ३; ५४. १; ६०; ६१. २; ७०. १;
 ७८. ४; ८२; ८६. ४; ५; १०८.
 २; ४; ११७. २; ११९. २; १३१.
 २; ३; ४; १३६. २; १४५; १४८.
 ४; १४९; १५०. २; १५०; १५७;
 १६०. ३; १६३; १७०. ५; १७०;
 १८२. ३; १८६. ८; १८८. ७;
 १९०. ६; १९२; १९६. ३; १९८.
 ३; २०६. ८; २०८. २; ६; १४;
 १५; २१०. २; १०; २१०; २११;
 २२३. ७

ते-वे, तेरेलिए, तेरा १. १७. ६; २२.
 ४; ३९. १; ४२; ४६. ४; ४६;
 ४९. ३; ५८. ४; ५; ६; ६०. ४;
 ६१. ४; ६२. ३; ६२; ६४. ४; ८६.
 २; ९३. २; १०८; १०९; १२०. ५;
 १२८. ३; १३०. १; १३७. २;
 १३९. २; ४; १६१; २०८. १;
 २१०. १; २१२. ३; २१६. २;
 २१९. २; २२४. ४; २३६. १;
 २३७. २; २५५. ४; २६४. ४;
 ३२६. ४; ३९१. ४; २. ४. ३;

१७. २, १८. ३; २३. ४; २६.
२; ७१. २; ७३. १; ७५. ४;
९०. १; ९२. २; ११२. ४;
१२१. ४; १२३. १; ३; १२७. २;
१३७; १६८. ४; १७५; २०१; २;
२०१; २०२. २; २१८. १; २२५.
३; ४; २३२. २; २६०. ३; ३६५.
४; ३. ६. १; ४; ६; ७; १०. ३;
६; ११; १६. १०; १८. ४; ५;
३३. २; ४२. २; ५९. ५; ५. ११.
४; १५. ३; २२. ३; २८. ३७. ४;
४३; ४४; ४९; ५०. १; ५२. १;
६. ४; ५. १; ५; ६. १; ६; ७. ३;
१२. ५; १४; ४२. ३; ४३. १;
४४; ६४; ६५. १; ३; ९३; १०१.
१; १०२. १; ११०. १; ११३. १;
१२१. १; १३०. २; १५५. २;
१५७. ७; ७. २७. ५; ३०. २; ३;
६; ३२. ५; ४५. ४; ५१. ५; ५४.
२; ५४; ६१; ६२; ६४. २; ४;
६७. १; ७७. ३; १०६. ५; १०६;
१३५; १५४; १५५; १५८. ४; १६२.
५; १७८. ३; १९४. १; २; २०२.
६; २०५; २०८. १३; १४; १६;
२१२; २२१. ३; २२२. ३; २२३.
५; २२६

तेह १. ५७; ५८. ८; ५९. १; ४; १०६.
३; १०७. २; १३७. ३; १४९; २२७.
४; २५५. ३; २६१. ४; २६२. २;
३१५. १; २. २८. ३; ५१; ९२.

३; ११२; १२४; २६३; ५. १५.
२; ६. ७०. २; ७. १५४; १५८.
१; १९८. ६; २०६. ५

तेई २. २३२. ४; २६४. ४; ५. ४३. ४;
६. ६. ४; ७. १३४. ३; २२१. ४

तेउ १. १६१; २. २८; ४३. २; १२८.
१; १६३. ४; ३१८; ६. १२६. ६;
७. २०. ५

तेऊ १. १३. ३; ३८. २; १७५. ४; २.
१७६. ३; २१८. २; २२९. २; ७.
७७. १

तेज—प्रताप १. १०. ३; १००. ३;
१०६. ३; १५८. २; १६७. ३;
१८१. २; २२२. ४; २४२. ४;
२७८. २;—निधान ३२६. २;
—पुंज २. १११. ४; ३. ३१.
२; ३६. ५;—बलसीवाँ ४. ९.
१४; ३१. २; ३३; ४; भगतिप्रताप—
बलसानी ५. १७. १; २८. २; रिपु-
दल—बल ५५; राम—बलबुधि ५८.
१;—बलरासी ६. १६. १; बुधिबल—
धर्मगुनरासी २५. २; ४६. ४;—हत
५३. २;—पुंज ७५. ४; ९३. ४; ९४.
३; ११४. २; १२९. ५;—हीन १३०.
३; ७. २७. १; सरपावक—३२. २;
दिवाकर—अनी ३२. ३;—पुंज ५५.
२; १३८. ३;—रासि २०१

तेजवंत—तेजस्वी, बलशाली, प्रतापी १.
२८९. ३

तेजसी—तेजस्वी १. २००

तेजु १. २७२. २; २. १५७. २; २५७. ३
 तेते १. ७८. १; २. १३९. ४; ३. ५९.
 ४; ५. ४५. ४; ६. १२१. १
 तेषि—वे मी १. १०९. ४
 तेरे ६. ४५. २
 तेल २. १५८. १; तपत—५. १५. २;
 २४; ७. २१०
 तेला ५. २५. ३
 तेलि ७. १५८. ३
 तेषां—उनका ७. १७४. ९
 तेहिँ १. १९०. २; ६. ६२. ४; १२५. ५
 तेहि १. ७. १; ११. ५; १२. १; २३. २;
 ५; ४९. ३; ५९. ३; ७०. ४; ७३.
 १; ७५; ७७; ८४. ३; ८६. २; ८८.
 ४; ८९. ३; ९४. १; १०३. ३; १०४;
 १०६. ३; १०८. ५; १०९; १११.
 १; ११४. ४; ११९. ५; १२०. ४;
 १२१; १२२. ५; १२७. २; ५; १३०.
 १; २; १४०. २; १४१. २; १५०.
 ४; १५०; १५१. ३; १५१; १५४.
 १; १५७. ४; १५७; १५८. १; ४;
 १५९. २; ४; १६०. २; १६३. १;
 १६९. ३; १७०. ४; १८०. ४; १८१.
 २; १८२. ४; १८६. ३; १८६; १८९.
 ३; १९२; १९९. १; ३; २००. ३;
 ४; २०२. १; २०३. १; २; ३;
 २०५. २; २०७. ३; २०७; २०८.
 ४; २११. ३; २१५. ५; २१७. २;
 २२०. ४; २२८. ४. २२९; २३०.
 १; २४२. ३; २४३. २; २४८. २;

२५६. ४; २५७. २; २६१. १; २६३.
 २; २६५; २७४. १; २७५. ४; २८६.
 १; २९२. ३; २९४. ४; ३०१. १;
 ३१२. २; ३१७. २; ३२०. १; ३२१.
 २; ३२२. ४; ३२२; ३२५. ४;
 ३६७; ३७८. १; ३९५. ४; २. ८.
 १; ११; २२. १; २९. ४; ३३. ३;
 ३५. ४; ३८. ४; ४२; ५८; ८८. ४;
 १०६. १; १११. ४; ११३. ३;
 १२०. २; १२१. ३; १३२. २; ३;
 ४; १३५. १; १४१. ४; १४५; १४७.
 ३; १५३. ३; १५४. १; १६४. १;
 १६६. ४; १७५. १; १७७. ५; २०२.
 ५; २११. ३; २१३. २; ३; २१६;
 २२२. १; ३; २२३. ३; २२५;
 २२६. ३; २२६; २२७. ५; २३५.
 ४; २३६. २; २५४. ३; २५९. ४;
 २६५. ४; २९८. २; ३२२. ३; ३२५.
 ४; ३. ३. १; ४; ७. ३; ८. ३;
 १२. ४; १८. ८; २०. २; २१. २;
 २३. २; २४. ८; २६. ३; ३३. १;
 २; ३४. ४; ३५. १; ४०. १; ३;
 ४१; ४२. ३; ४८. ६; ५६. ४; ४.
 ६. २; ७. ३; ८. १; १०. ३; २१.
 ३; २२. १; २३. १; ४; २७. ३;
 २८. १; २; ४; ३०. ५; ३१. ३;
 ५. १; २. १; ४; ५; ३. ५; ६. २;
 ७. ४; ९. १; १८. २; ४; १९; २०.
 १; २२. ३; २३. १; २५; २६. ४;
 २९. ३; ३३. १; ३६. २; ३८. १;

४१. ४; ४५. २; ४५; ४६. १; ४८.
 ४; ४९. २; ५०. ५; ५४. ३; ५६.
 १; ४; ६०. ४; ६२. २; ६. १; ४.
 २; ११. ३; ४; १३. ४; १४. २;
 १६. ४; २७. ३; ३३; ३९. ३; ४०;
 ४६; ४८. १; ३; ५१; ५५. ३; ५५;
 ५६. ३; ४; ५७; ६२. ३; ६३. ४;
 ७०. २; ७१. ३; ७७. २; ७७; ७८.
 ४; ८०. ३; ८३. ८; ८४. ५; ८५.
 ३; ८६. २; ३; ८७. ४; ८८. ३;
 ४; ९२. ५; ९४. ३; ९५. २; ३;
 ९८. ५; ७; ९९. ४; १००. १; १०१.
 ५; १०३. ३; १०६. १; १०७. ४;
 १०८. ५; १०८; १०९. ५; ११२;
 ११९. ४; १२०. १; २; १२०; १२२.
 ३; १२३. ९; १२६. १; ३; ४; ५;
 १३०. १; १३४; १३९. १; ७. १५.
 ३; २६; ६८. ४; ७३; ७९. २; ८१.
 १; २; ५; ८५. १; ८५; ८६. ३;
 ५; ९२. १; ३; ११७. १; ३; १३४;
 १३८; १४८. ३; ४; १४९; १५९;
 १६७; १६८. २; ३; १७०. ५; ६;
 १७६; १८८. १; १९६. ३; ४; २००;
 २०२. ५; ८; २०६. ४; १०; २०८.
 १५; २२०. २
 तेही १. १०. ५; ६०. ३; ७२. २; ३;
 ८८. ३; १०४. ४; १०४; १०८. १;
 १६२. ४; २०२. २; २८३. २;
 २९०. २; २९४. १; २. ११२. ३;
 १२३. ४; १४४. ४; १४७. २;

२२५. ३; ३. ३७. १०; ५. १.
 ४; ५. ४; ६. १; ६०. ४; ६.
 ९३. ५; १२४. १; ७; १२५. १;
 १३५. ३; १५७. ६; ७. १७. १;
 ८८. ३; ९८. ४; १५०. २; १६६. ४
 तै १. १९८. २; २०४. १; २१६. ५;
 २. १६२. ४; ४. ३. २; ५. ४;
 ३१. ४; ५; ५. १. ५; ४. ४; १०.
 १; १२. १; २१. १; ६. ११. १;
 २३. २; २९. १; ४४. ४; ४५. ४;
 ५२. ३; ८५. १; २; ८६. ४; ५;
 १०९. २; ११९. ३; ७. १२९. १;
 २; ४; १७८. ५; १८६. ३
 तैसइ - वैसे ही ३. ३२. २
 तैसी १. २१. १; १८८; २७४. २; ३२२. ३
 तैसे १. ९४. १; ३२६. २; ३६८. ३;
 ५. ५६. १
 तैसेहि ७. ९. ४
 तैसेहि १. २१. २; २. २३१. ४
 तो १. १३२; १७४. २; ३१२. ४; २.
 १६. १; ३. ४५. ४; ६. ३४; ७. ७. ६
 तोतरि १. १७. १
 तोतरे - तोतले १. २३१. ५
 तोपेठ - ढक दिया ६. ११८. २
 तोमर, - शस्त्र-विशेष सरचाप - सक्तिमूल-
 कमानपरिघपरसुधरा ३. २४. ८;
 २६. १०; ६. ६०. ४; ११२. ६
 तोमर छंद ७. १६०. १
 तोय, - जल - निधि ६. ८
 तोर १. १९५. ३; १९६. २; १९९. ३;

२०४; २१६. ५; ३१०. ३; २.
१६. १; २७. १; २; २८. १; ३६;
३७. ३; ४२; ३. २०. १; २२. ७;
५. २. ६; ५५; ६. ५३. १; १०८.
१; १४४

तोरइ ५. १८. १

तोरुँ १. २८६; ६. ५२. १

तोरन—तोरण, बाहर का दरवाजा, बंदन-
वार १. ११८. ५; २२६. १; ३२९.
४; ३७७. ३; २. ७

तोरन १. २७८. १; २८५. १

तोरहिँ १. २८८. ४

तोरा—तोड़ा, त्वरा, वेग १. ११२. १;
१६०. ४; १९८. २; २८३. २;
२९३. १; २६४. ४; ३०३. २;
३०४. २; ३११. ४; ३९१. २;
२. २१०. १; ३. ३७. ९; ५. १५.
३; ३२. ३; ५६. ४; ६. १३. १;
२९. ३; ३१. १; ४५. ३; ८३. ७;
७. १७२. २

तोराइ—तुड़वाकर २. ७६

तोराई ४. १६. ३

तोरि १. २३४; ३१३; २. १६३. २;
१६५. ३; ३. २२. ९; ४. ११; ५.
४२; ६. २३. ३; ६४; ७४. ३;
१०६. ३; १२६. ३; ७. १२९. ३

तोखिँ ६. ५२. १

तोरी १. १३८. ३; २२४. २; २२८. २;
२३०. ३; २८६. ३; २९१. ३;
३०४. ४; २. १५. ४; २१. ३;

१०४. २; ३. १६. १; ६. ३१. ३;
७. ७९. ४; १७८. ८

तोरू २. २८. २

तोरे—तोड़े, तुम्हारे १. ६७. ४; १२९. १;
१७८. २; १७९. २; १८७. २;
१९२. २; १९४. ४; १९९. १; २५६.
३; २७८. ३; २९९. २; ३०५. १;
३१४. १; ३१६. ३; ३७६. २; २.
४. ४; १४. ४; १६. ४; २७. ३;
३७. १; ५४. ४; ७१. ३; १०३.
४; १०४. ३; २०६. १; ३. ४५.
४; ४. ९. ५; ५. ५०. १; ६.
११. २; २३. ३; ७. ८०. ३; ८३.
४; १२९. ३; १७८. ५; १९०. ८

तोरेँ ५. २२. २

तोरेहु १. २७८. ३

तोष,—संतोष स्वाद—सम १. ३६. ४;
आसु—१११. ५; २. ३१७. १;
७. १६२. ३; १९८. ७

तोषक—बढ़ाता है १. ६४. २

तोषन, हरि—७. १७८. ६

तोषये,—प्रसन्नताके लिए हर—७. १७४. ९

तोषा १. ६४. २

तोषे १. ३८६. २; २. १३८. १; २२२. २

तोषेउ १. १०१. ३

तोहिँ १. ९६

तोहि १. १९३; १९६. १; १९९. २; ४;
१९९; २३९. ५; २६९. ५; ३०४. २.
१३. १; १६; २१. ४; २४. १; २;
३३. १; ३६; ३७. ३; ४३. ४;

१०४. ३; १६३; २२३. ३; ३. ९;
 २२. ८; २९; ३९. ७; ८; ४४. ४;
 ५६. २; ४. ११. ५; ५. ७. ४;
 १५. ४; १६. ३; २१. २; ४; २४.
 २; २७. ४; ३२. ३; ४; ४२. १;
 २; ६. १०. ४; १३. १; २; २९.
 १; २९; ३०. ५; ३६; ३९. ६; ४४.
 ३; ४५. ४; ४५; ४७; ५०. २;
 ५१; ५३. ६; ५५. ३; ८१. ३; ८५.
 ३; ९४. ४; १०८. १; १३०; १४५;
 ७. १२७. १; १२९. २; १२९;
 १३१. ४; १३३. ५; १४५; १८६.
 ३; १९०. ६; २१५

तोही १. ६८. ३

तोही १. ८३. २; १४८. ३; १५५. ४;
 १७७. ४; १९२. २; १९३. ४;
 १९८. १; २७१. १; ३०५. ३; ३१०.
 ४; ३१४. २; ३१६. १; २. १६.
 १; २७. ३; ३५. ४; १६१. ३;
 १६२. ४; १६३. ४; ३. १६. १२;
 ४२. ४; ४. ३३. ५; ५. ९. ५;
 २३. ४; २४. २; ६. ३९. ५; ४२.
 १; ४६. ३; ५७. ३; ७०. २; ८३.
 ५; ९६. ३; १२५. ४; ७. ७. ७;
 ७१. ४; ८३. ३; ८५. २; ९०. २;
 ९८. २; १००. २; १०८. १; १३१.
 १; १३४. १; १७२. २; १९४. ४

तौ १. ३१; ४७; ७५. १; ८३. ४; ८३;
 ८५; ९६. १; १०५. २; ११४. ३;
 १२१. ४; १३२. १; १७२. ४;

१९५. २; २५५. ३; ४; २७९. ३;
 २८५. ३; २८८. ४; २९२. ३;
 २९९. ४; ३०७. ४; ३०८. १;
 ३१०. १; ३११. २; ३१६; २.
 २०. ३; ४; ५१. ३; ५६. ३; ५७.
 १; ७९. ४; ८३. १; ८७. ३; २३१.
 ४; ४. ९; ५. ७. ३; १०. ५; २७.
 ३; ६. १२. ४३. ४; ८०. ४; ९८.
 ७; १३५. ४; ७. ६६. ३; २०२. ३; ५

तौलि—तोलकर १. २१०

त्याग—छोड़ना, परित्याग १. १२. १;

तनु—४. १२; ममता—१९. ३;

६. ५२

त्यागत ७. ३२. ७

त्यागहि ३. ५९. १; ७. ६४. ४

त्यागहु ४. ९. ५; ५. २३

त्यागहू ३. ४५. ८

त्यागा १. ९०. १; ९९. ४; २४९. ३;

२९४. १; २; ३१८. ३; ३. ४६.

१; ५. ३९. ४; ४३. २; ६. ९९. ८

त्यागि—छोड़कर २. २२; २०५. ४; ४.

२९; ५. ३. ९; २३. २; ६. ८५.

१; ११०; ७. १०९; १९४

त्यागी १. १०७. २; १८०. २; २५३.

१; ३७४. ३; २. ४३. २; ५२. १;

५७. ३; ७९. १; २६५. ३; ३. १३.

३; २०. ४; ४. २६. २; ३०. ४; ५.

३१. २; ५५. ३; ६. ८. ३; १०. ३;

६५. ३; ९६. १; ७. ६१. १; १५४.

४; १५६. २; १८२. ४; १९४. १

त्यागू २. १०८. ३; ६. ७७. ४
 त्यागे १. २४. ३; १७२. १; ५. ३.
 ४; ५४. ३; ५६. २; ६. २९. ४;
 ४४. २; ७५. ४; ९३. ३; ७.
 ३५. ३
 त्यागेउ १. १७३. १
 त्रय, -तीन-ताप १. ६०. ३; -लोका
 १११. ३; २३१. २; ताप-मोचन
 २५२. ३; -लोक ५. ३०. २;
 -तापनसावन ३९. ४; ताप-
 मोचन ६. ८५. ४; -लोका ९२.
 ६; ७. ११२; ताप-सल २१५
 त्रयः, -तीन-शूलनिर्मूलनं ७. १७४. ५
 त्रसित-डरे हुए १. २०४. ४; ६.
 ८७. ५; ९२
 त्रसे ६. ११६. ५
 त्राताहिँ, सेवक-७. ५३. २
 त्राता, -रक्षक, वचाने-वाला जन-१.
 ३६. ३; ९७. २; जग-१९६. ३;
 सुर-४. २६. ७; ५. २१. ४;
 २३. ४; ३२. ४; ६. १०९.
 ३; जन-१२०. २; देवमुनि-७.
 ७. २; दिसि-१२१. १; आरत-
 जन-१२५. १; २२०. १
 त्रातु-रक्षा करे ३. १६. ३; ५; ७
 त्रान, -रक्षक, वचाने-वाला पद-२.
 २१७. ३
 त्राना, पद-२. १२०. ३; तनुपद-६.
 १०३. २
 त्रास, -भय, डर दच्छ-१. ८७. १;

२५८. ३; ४; विगत-३१९. २;
 ३. ३७. १२; वालि-व्याकुल ४.
 १४. २; ५. १०; ५५. ४; ६.
 १३; ४४. २; ४६; ५१; ५७. १;
 ९४; १२३; १२४. १; -हरन
 १४०. ५; -विरखंडन १४३. ४;
 -दुखहरनी ७. ३४. ३; आस-
 हरिपादिनिवारक ५८. ३; कपि-
 ९३; सकलभव-१४०
 त्रासइ १. २१५. ५
 त्रासक, -भयंकर त्रिविधताप-१. ६१. २
 त्रासन, जमपुर-७. ६३. १
 त्रासहु ५. १०. ४
 त्रासा १. १२०. ३; १५३. ४; २०४.
 २; २११. २; ३. ३. २; १९. १;
 ३७. ५; हिम-४. २०. ४; ५.
 ३७. २; विगतसम-६. ६७. ३;
 ८८. ५; ७. ६९. ३; ९२. १
 त्राहि-रक्षा करो ३. ४. २; ५. ३२;
 ४६; ६. २९; १०७. ३; १२१. २;
 ७. १२५. १
 त्रि, -तीन-विधतापत्रासक १. ६१. २;
 -पुरारि ६८; -पुरारी ७०. ३; ७४.
 १; -पुरारि ८६; -कालग्य ९०;
 -पुरारी ९४. ३; -पुरारि ९८; -विध
 १३०. २; -पुरारी १३०. ४; १३६.
 ३; -भुवनविदित २२१. २; -बिध
 २४५. ४; -पुरारी २६९. १; -भुवन-
 सोभा २७६. ४; -भुवनजयसमेत
 २८३. २; -भुवनतम २८९. ४;

—भुवन २. ३. २;—कालदरसी
 १२६. ४;—लोकनायकम् ३. ६.
 २;—पुरारी ४०. २;—भुवनधनी
 ४१. ५;—विध ४८. ५;—भुवन-
 धनी ६. १०८. ५;—विध ११५.
 ६;—भुवन १४१. २;—पुरारी १४२;
 —भुवन १४४. २;—विध १५३.
 ४;—विधतापभवरोगनसावनि १५५.
 ५;—विध ७. ९. ५;—भुवनधनी
 १४. ५;—भुवनसाईँ २७. ४;
 —विध ३०. २;—विधतापभव-
 भयदावनी ३४. १;—विध ५१.
 २;—विधताप ५८. १;—भुवनभूपन
 ५;—भुवनपति ८६;—जग १३२.
 ३; १७२. ३;—जगदेवनर १८२.
 १;—विधि १८२. ७; २०८. १८
 त्रिकूट १. २०८. ३; ४. ३१. ६; ३३. ५
 त्रिजटा ५. ११. १; १२. १; ६. १२४.
 १; २; ६; १२५. १
 त्रिन, कलिमल—तरु १. ६०. ७; २.
 २३. १
 त्रिपुंड—तीन रेखाओं वाला तिलक १.
 ३०१. २
 त्रिपुर, —त्रिपुरासुर—अराती १. ८०. ४
 त्रिबिक्रम—वामनावतार, विष्णु ४. ३२. ४
 त्रिविध—तीन प्रकार का १. ६०; १५४.
 २; २१८. ३; २. २१६. ४; २३६.
 २; ५. १५. २
 त्रिवेनिहि २. २०५. २
 त्रिवेनी—त्रिवेणी, तीन नदियों का संगम

१. ६६. २; २. २०६. ३; ६. १५६
 त्रिभुवन—तीनों लोक १. १३१. ४;—गुरु
 १३५. ३; २. १६५. ३; २६४. ३
 त्रिय, —स्त्री सुर—१. ११६. ३; ३. ५७.
 ४; कृतपर—चोरी ६. ३१. ३;
 —चोरी ५०. ३; पर—गामी ७.
 १८८. २
 त्रिविध, —दोषदुःखदारिद्र्यावन १. ५६.
 ५; ५. ४८. ३
 त्रिपित्त—प्यासा १. ६४. ४; २. ५३
 त्रिसंकू २. २३०. १
 त्रिसिर, —अरि ४. ३३; ५. २१. ५
 त्रिसूल १. ११६. ३; ६. ९६. ३; ९९.
 २; ३; ११६. ३
 त्रिसूलन्ह ६. ६२
 त्रेता १. ७०. १; ४. ३१. ४; ७. ४६.
 ३; ६३; १६३; १६४. १; १६६. २
 त्रै, १. २२९. ३;—लोकपावन ४. ३३.
 ७; ५. ५७. १;—लोकईस ६. ८७.
 १; १३३. ५; १५०. ४;—लोक-
 पावन ७. ३०. ४;—लोका ४३. ४
 त्रोन, —तरकस काल—६. ९३. २; १०३.
 ५; ११६. ५; धृत—वरसरचाप
 १४०. १
 त्रोनधरं, सरचापमनोहर—६. १३८. ४
 त्वच—खाल ७. ३०. ५
 त्वत्, —तुम्हारा—अंघ्रिमूल ३. ६. ४
 त्वदीय, —तुम्हारी—भक्तिसंयुत; ३. ६. ६
 त्वम्—तू ३. ६. ५
 थकि ४. १७. ६

थकित्त—श्रांत, थका हुआ १. २३६. ४;
 २४९. २; २. १५३; १६१; ३. २४.
 १; ६. १०२. ४; १२६. ३
 थके १. २६५. ३; २९६. २
 थन २. १७०. ३; ७. १५. ६
 थर १. ३११. ३; २. ५५. २
 थल—स्थल, पृथिवी १. ५७. २; सु—५७.
 ५; नमजल—चारी १०९. २;
 २७३; २. २१२. १; २१७. ४;
 २२७. १; ७. १३८. १; २०४. ३
 थलु २. १३४. ३; २५३. ४
 थाका ६. ११७. १
 थाकेउ १. २२७
 थाती—धरोहर २. २३. ३; २९. १
 थाना—स्थान, ठिकाना ७. २०२. ६
 थापना, संभु—६. ५. २
 थापहिँ १. १४८
 थापि ६. ५. ३
 थापिय २. ८९. ४
 थापेउँ ६. १५३
 थार १. १२०. २; ३७९; कनक—५.
 ६१. ४; ७. ९. ३; १७. २; २०. ३
 थारा १. २२६. २
 थाह १. २५६. २; रिपुबलवृद्धि—५.
 ५८. ३; ७. १४२; २१४
 थाहा ३. २. ३; ७. १४०. ३; १६४. २
 थिति—स्थिति, ठहराव १. ११०. १; २.
 २२८. २
 थिर—स्थिर, अचल १. २२४. ३; २.
 २६७. २

थिरीना १. ५७. ५
 थिरु १. १०६. २; ४. १६. १
 थीरा ७. १३८. ४
 थैली १. ३०९. २
 थोर १. २५; २. ३. ३; २२४. १; २३४
 थोरही ७. १७७
 थोरा—थोड़ा, १. ४१. २; २८२. ४;
 ३३०. ४; २. १०२. २; २३०.
 ४; ५. ५६. ४; ६. ७०. ३; ७. ४०.
 १; १६६. २
 थोरि १. २६७; ३६६; २. ११७. १; ६.
 ११; ७. १६२. १
 थोरिउ २. १३. १
 थोरिहि २. ४३. ३
 थोरी १. ३२. १; २९०. ४; ३७०. ४;
 ३८६. ४; २. १४६. २; २२८. १;
 ३. १६. १; ३७. १२; ४. १९. ५;
 मति—६. ५. ४; ७४. २; ७. ७९.
 ४; १००. १
 थोरे १. २२. ३; १९९. १; २६४. ४;
 ३०८. ४; ३७५. २; ३९४. १; ६.
 १२. ५; ७८. ४
 थोरेहि ३. २०. १
 थोरेहु ४. १६. ३
 दइय २. १६४. ३
 दर्ई १. १२०. ५; १२६. ५; २ ७६. ५
 दखिन २. १४३. ४
 दच्छ, —दक्षप्रजापति, चतुर—कुमारी १.
 ७०. ३;—सुता ७५. ३;—कुमारी
 ७८. ४; ८४. ३; ४; ८४;—कुमारि

८६. १; ८६;—त्रास ८७. १; २;
 —सुकसंभव ८८. ३;—गति ८९. २;
 —सुतन्ह १०३. १;—मख १०७.
 १;—गृह १२२. ३; भवखेदछेदन—
 ७. ३०. २; ६९. ३; ७२. ४;—गृह
 ८०. १;—जल ८०. २
 दछिहँ १. ८४. ३
 दच्छिन—दक्षिण दिशा, चतुर ३. ४०.
 २; ४. २६. १;—दिसि ५. ११. ३;
 ६. १७; १८. १; ७. ४
 दछिना—दक्षिणा १. २३५. २; गुरु—
 ६. ७९. २
 दंड, —लकड़ी, राजदंड, छड़ी—समान २.
 ३३. ३; १०९. ५; १३५; १७६. ४;
 १८२. ४;—प्रनामा ३०२. १; २.
 १११; २०३. ५;—प्रनासु २०७. २;
 —प्रनामा २२६. ४; ३. ३७. १०;
 ५. २४. ४; भुज—६. ४८. २;
 ५६. ४; ५७. ५; १११. ६; ११८.
 २; ११८; १२९. ८; भुज—प्रचंड—
 प्रतापबर्ल १३८. ३; भुज—१४०.
 १;—प्रनामा ७. ४०. २; ४५; ६०;
 १६०. ३; १७२. २; कलि—१७८.
 ७; २१३. ३
 दंडक—दंडकारण्य, (राजा, छंद-विशेष)
 —वन १. ४०. ४; ७०. ४; ३.
 १८. ८;—काननपावनकारी ५. ४३.
 ३;—वन ६. १५५. १; ७. ९२. १
 दण्डकूद् ६. ३
 दंडवत्—प्रणाम १. १७३; २३९. १;

३४१. १; २. ८८. १; ८९. २;
 १०३. १; १०७. ४; ११२. ३;
 १२६. १; १३५. ३; २१७. १;
 ३२४. ३; ३. १७. ३; ५३. ५; ५.
 ४७. १; ७. ४०; ५५; ५६. १; १७३
 दंडा, भुज—१. १७५. ४; २०६. १;
 ६. ९०. ३; १२९. ५
 दत्त, —दिया हुआ ब्रह्म—६. १०८. १
 ददाति—देता है ६. ३
 दधि, —दही—ओदन १. २३५; ३२९. ४;
 ३७९. २;—मुख ५. ५६;—कुंड
 ६. ६४; ७. ९. ३
 दधीच २. ९६. २
 दधीचि—एक ऋषि का नाम २. ३१. ४;
 ४९. ३
 दनुज—दानव १. १६; ६६. २; ९२;
 —निघन १०६; १०९. ३;—विमो-
 हनसीला १३७. ४; १५०. ३;
 —अरी १६४. ३; २८४. ४; ३१७. १;
 गहन—कुलदहनकृतान् ३१८. १;
 ३. २३;—कुलघातक २४. ६;—कुल-
 घालक ५. ५२. २; ६. ११. २;
 —काननदहनपावक १३०. ८; ७.
 १८. ३;—गहनवनदहनकृतान् १३१
 ५३. ४; १०६. १; देव—गन
 १२१. २
 दंत, —कथा ६. १३८. ४
 दपटि ६. १०७. ३
 दपट्टिहँ ६. ११३. ५
 दम, —इन्द्रियों को विषय से रोकना सम—

दयानिधाना १. ६६. १; २. १३४.
 २; ३२६. २; ३२७. ५; ३. ४५.
 १; ५९. २; ६. १०३. ३;—सीला
 ७. ४५. ३; ६१. ४; ७२. १; १४८.
 ३; १६२. ५; १९८. ८; २१९. ३
 दमकहिँ १. ३८०. २
 दमकि—चमक ४. १६. १
 दमकैउ १. २९४. ३
 दमंकहिँ ६. ११२. २
 दमंका ६. १८. ३
 दमन, —नष्ट करनेवाला कलिमलसमन—
 ३. १०;—विपाद ५. ६३. ५
 दमनीय, —दमन करने योग्य धनु—१.
 २८४
 दमनु, रिपु—२. १४
 दमनू, —दूर करनेवाला अमंगल—२. १०. ३
 दंपति—स्त्री पुरुष १. ९२. ४; १७०. १;
 —मन १७१;—वचन १७४. ४;
 १८०. ४; २३१
 दंपतिहिँ १. ९२. १
 दंभ—पाखंड, झूठा व्यवहार, अभिमान १.
 ५२; २. १३१. १; ३. २१. ६; ४९;
 ५९. ३; ७. ६३. ४; १०२; १५२.
 २;—स्त १५४. २; ३; १६०; १६८.
 ४; २०८. १८
 दंभा १. ५६. ३
 दंभिन ४. १७. ३
 दभिन्ह ७. १५२
 दंभिहि ७. १६९
 दंस, मसक—४. २०. ४

दसन ६. ११०. १
 दयऊ १. १५१. १; २२२. २; ५. २७.
 १; ७. १७८. ५; २१७. २
 दया, —निधि १. ४४. २; ५८. ७; सम-
 दम—निधाना ६६. १; १८७. २;
 २. ९. ३;—निधि १६४. ४; ३२०.
 १; ३. ४. १; ४. ३१. ३; ५. ५४.
 ४; ६. ३९. ७; १३८. ५; ७. ७२.
 १; १२८; १६२. ५;—सरिस १८८.
 ५; भूत—२१९. ३
 दयाकर, —दयालु दीन—७. ३८. १
 दयाल १. २; दीन—३२; ८३. ३; १३५.
 २; १९६; १९७; २४४; २. १०३.
 ४; २२०; ३१४; ३. ४. २; दीन—
 ६. १०. १; १३७. २; दीन—हितं
 १३८. ३; दीन—५; १४०. ३;
 १४०; ७. ९. ४; ३०. १; ५९.
 ३; १२५. २; १६८. ३; १७०. ४;
 १७१; १७७
 दयालु, दीन—विरुद्ध ५. २७. २
 दयालं ७. १७४. ४
 दयाला, दीन—१. ८०. ४; १६०. ४;
 १६६. २; १६७. २; १७०. ३;
 २१८. १; परम—२२४. १; दीन—
 २५८. ३; ३. ४२. १; ४. ८. ७;
 ५. ३१. ५; ६. १४४. ४
 दये ६. ११३. ३
 दर, —शेख, छेद, थोड़ा, स्थान कुंदइंदु—
 गौरसरीरा १. १३०. ३; १७५. १;
 — ७. ११३. १

दरवार १. २३८; भूप-२. २४; सभा-
६. २७

दरवारा, भूप-२. ७७. ३

दरस-दर्शन १. ५६. १; संत-१३७.
२; १८७. ४; २६२. ४; राम-
३७९. १; राम-आधीना २. ३४.
२; राम-३८. ४; राम-हित ८७;
१०८. ४; १२६; -जलधर १२९.
३; २११. ३; २१८. १; राम-
२२५; रघुनंदन-२५२. ३; ३२३;
३; ४०. २; संत-४. २०. ३; ६.
३१. ४; ७९. १; ७. ७. ६; ५६.
४; ९०. १

दरसन १. ७१; १९४. ४; २५५; ३६८.
३; ३७६. २; ३; ३९४. ४; २.
११९. २; १७१. १; २११. २;
२६१; -फल ३. ४५. ५; ६. ६.
१; २; ७. १४. ६; ५०. १; ८८;
प्रभु-१९२

दरसनु. १. ७०; २. २५१. ३; ७. ९८. ४
दरसी, -देखनेवाला सम-१. ४९. ३;
सब-७६. २; त्रिकाल-२. १२६.
४; सब-३. १४. ४; सम-४. ५.
४; ९; ७. ५५. ३, सब-१०४. ३

दरसु २. १३७. २; २२४. ४; २२४;
२५१. ४; ५. ७. ३; ५०. ५

दरारा ६. ६१. २

दरिद्र, -कंगाल, निर्धन, निर्धनता-जनित
१. १३२. २; १७७. ३; -जनम
३१९. २; ३७८; ६. ४६. १; ११३.

२; ७. ४४. ३; १६०. १; १६८.
१; १८८. १; २०६ २; -सम
२०८. ७

दरिद्रहि २. २११. १

दर्पा-घमंड ६. ८९. ३

दर्पित-घमंड में भरा हुआ ६. ११३. १

दर्भ ४. २९. ५; ५. ५३. ४

दल, -समूह, सेना-समेत १. २०९;
२६१. १; २. २४. ३; २३६; २५५.
२; ३२१. ३; रिपु-३. २३. ७;
२६. ९; ११; कामादिखल-गंजनं
४१. २; खल-५. ३१; रिपु-
तेजवल ५५; कपि-विपुलाई ६.
७. ५; निज-६२. ३; ६३. २;
रिपु-६५; ६६. ३; ४; कपि-६६;
रिपु-वल ६७; राजिव-लोचन ८३.
९; कपि-८८. ५; अरि-९०. १;
कपि-बलु ९४. १; १०६; कपि-
१०७. ५; १०७; १२०; निज-घाता
१२३. ८; कपि-१२५. ५; खल-
विदारन १२९. ७; रिपु-१३३. ५;
१४१. ३; तुलसी-६. ९. ३

दलइ १. ४०. ३; २. २३१. ३

दलकि २. २८. २

दलन-नष्ट करनेवाला १. ६. ३; अर-
भक-३०५; ३६९; कलुषअनीक-
२. १०६. ३; १२७. ५; २५५. २;
३२७. ३

दलनि ६. ९०. १

दलन्धि, कमल-१. २३१. १

दलमले—पीस डाले ६. १२०. छं. ५
 दलमलेउ ६. ६५
 दलहि, खलवल—६. ८९
 दलि १. १०. ४; १३. २; ४३; २.
 २५६. ४
 दलित—दूटा हुआ २. १६४. ३
 दलु, मोह—१. ४१
 दले १. ४०. ४
 दव—वन की अग्नि २. ७४. ३; ८५. २;
 १६०. ३; ७. ११६
 दवनु, रिपु—२. ३१९. २
 दवारि—दावानल, वन-वह्नि १. ५२. ४
 दवारी २. ४७. ४; १६०. १
 दस, सहस—१. १०. ५; १७३. १;
 २००. ३; २०६. १; २८४. १;
 ३२२. ४; ३२९. २; सहस—२६६.
 ४; ३७५. १; ३८१. १; २. २. १;
 २५. १; ५४; चारि—८९; ९९. २;
 —चारी १२१. २;—गति १७१. ३;
 चारि—१७४. ३; २०७. १; ३. २६.
 छं. ९; ४. १४. ४; ५. ५१; ६.
 २१. २; ३०. ४; ४६. ३; ५२. ४;
 ७१; ७६. १; ९५. २; १०६; १०८.
 ३; ११२. २; ११७. ३; ४; ११९.
 ५; १२१. ३; १२२. ५; १२३. ५;
 १२६. ४; १२८. ५; ७. ४०. ४;
 —दिसाविभागा ४६. ५
 दस, —आनन १. २१०. ३; २१३. ३; ४
 दसउ ६. ५२. १; ११८. १
 दसकंठ—रावण ५. २३. ४; ६. १३. १;

२९. १; ३४; ३६; ११८; १२२. ५
 दसकंध—रावण ६. २३; ५०; ५५; ७७
 दसकंधर—रावण ३. २९; ३६. ४; ३७.
 ६; ५. १०. २; १०; २४. ५; ५७.
 २; ६. १८. २; २९. १; ३९. ४;
 ४८. ३; ५;—बचन ८४; ९४. २;
 १००. ४; १०५; १०७. १; १०९.
 ५; ११०. २; ११६. १; ११८. २;
 १२१. ४; १२३. ६; १२९. ३; ७.
 ३०. १;—मारीचवतकही ९२. ३
 दसन, —दाँत कोलकराल—छवि १. १८४.
 ४; २३१. ४; २. २१. १; २६. ५;
 १६४. ३; ५. ३५. ७; ६. २१. ३;
 २९. ४; ४०. ३; ४६. ३; ५२. १;
 ६१. ३; ८८. ३; नख—सैलमहा-
 द्रुमायुध १०२. छं. ८; ११०. ५;
 ११६. ५; ७. ११३. २
 दसनन्हिँ ६. ८. ४
 दसनन्हि ५. ७. १
 दसवदन—रावण ६. ११३
 दसमुख—रावण १. २१०. २; २१२. १;
 —बसवर्ती २१३. ६; ३. ३२. ३;
 ३३. १; ५. ९. ४;—सभा २०. ३;
 ६. ८. ५; २०. २; ४५. १; ७७.
 २; १०८. १; ११८. ५
 दसमौलि—रावण ६. ३८; ५४
 दसरथ, —राउ १. ३२. ३;—अजिर-
 बिहारी १३६. २;—सुत १४२;
 २५०. २; २१९. २; २२०. ४;
 २२५. २; २३५. ३; २४९. ४;

२५४. २; २७८; ३०२. ४; ३२३.
१; ३६५. २; ४; ३७२. ३; ३७८.
२; २. ३. २; ५. ३;—पुर १३. ४;
—सपथ १०१. ५;—सुअन १०९.
३; १५७. १; १७४. ४; २०९. १;
—गुनगन २१०. ४; ३२५. ३; ३.
३०. २; क्रीसलेस—४. ४. १; ६.
१३९. १; ३;—कुलकुमुदसुधाकर ७.
७४. ३; १२१. ४

दसरथहि १. ३२०. १

दसरत्थ १. ३२८

दसरथु २. १६२; १७३. १; ६. १३९. ४

दससीस—रावण ३. ३०. ६; ३६. ५;

८;—बाहुप्रचंडखंडन ४१. २; ५.

३९; ६. ३०; ३७; ४१. २; ५७;

—दुहाई ६६. २; ८५. २; ९१; १२१;

१२६. ३;—विनासन ७. ३२. २

दससीसा १. ७२. २; २०७. २; २१५.

५; ३. ३३. २; ५. ११. २; २१.

३; ४५. ३; ५७. ४; ५८. २; ६.

१३. ३; २८. १; ३९. ५; ५२. ५;

१२१. २; १३३. ४

दसहुँ १. ११५. ४; २. ८५. २; ६.

६६; १०७. ४

दसहुँ १. ४४. १

दसा—दशा, अवस्था १. ७३. ३; १०२.

१; १०९. २; ४; १२८. २; १६३.

१; १७६. ४; २६१; २६३; ३७१.

२; ३७८. ४; ग्रह—२. १३. ४;

२६. ३; ५५; १११; ११५. ३;

१६५. १; १७७. ५; २१७. ४;

२२१. ३; २२४. २; २३५. ४;

३१८. ३; ३२२. ४; ३२७. २;

३. १५. ५; ५. ३३. १; ६. ९५.

७; बंधु—१३१. ३; १४४. ७.

५६. ३; देह—१२५. १

दसानन—रावण ३. ३०. ३;—संगा ३४.

४; ३५. १; ३७. ९; ४०. १;

४०;—मंदिर ५. ५. ३; २०; ४२.

१;—भाई ४४. २; ४६. ४; ५५.

२; ६०. १; ६. १०. २; २८. २;

३१. २; ४१. ४; ४९; ६०. १;

६८. २; ७४. १; ८४. ३; ९३. ३;

१००. ३; १०१. २; १०२. ६;

१०६; १०९. ३; १०९; १२१. १;

१२५. ५; ७. ९२. २

दह २. १६०. १

दहइ १. ३१३. १; २. १२७. २; २१३. १

दहई ६. ३३. ४

दहति—जला देती है ३. ५७. ३

दहन, —अग्नि, अनल, दाहक सकलकलि-

मल—१. २; ५२; ११५. १; गहन

दनुजकुल—३१८. १; मोहविपिन

घन—कृसानु; ३. १६. ३; ६. ४१.

१; खलवन—६९; दनुजकानन—

पावक १३०. ८; दनुजगहनघन—

कृसानुहिँ ७. ५३. ४

दहहीँ १. १४३. २; २. १२७. २; ७.

१२९. २

दहि ७. ९४. ३

दाहिन—दाहिने ओर ६. १४. ३
 दाहिनि २. २१. ३
 दहे ७. ३०. १; ३२. २
 दहेउ ३. २४. ७; ८; ५. ३३. ३; ५६.
 ४; ६. ३३; ३७; ५६
 दहेऊ १. ८७. ३; ७. १७०. ३
 दहान्ति—जलाते हैं ७. २२६
 दाँतन्ह ६. ७४. ३
 दाइज—दहेज १. १२५. ४; ५; ३६६
 दाई, —देनेवाला देवदुख—१. २००. ३;
 परिजनसुख—२३५. १; २४४. २;
 २७१. १; लोचनसुख—२७४. ४;
 दुख—२. १३. ४; स्रवनसुख—
 १२६. ३; सुख—१३२. ३; १३८. २
 दाऊ २. २५९. १
 दाडिम—अनार ३. ३९. ६
 दातन्ह ६. १०६. ५
 दाता,—देनेवाला जगजीवन—१. १३.
 ६; भगतसुख—३३. ३; अभिमत—
 ४३. ३; साधकसिधि—१७१. १;
 १८०. १; जल—२०४. २; सुख—
 २३२. १; २४५. ४; आनंद—२५०.
 १; सेवकसुख—२५१. ४; लोक-
 लोचनसुख—२५२. १; उचितफल—
 २५५. ३; पंकजलोककोकसुख—
 २७१. ४; सुख—२७५. ३; २.
 ४४. २; ९३. २; २०१. ३; २१८.
 ३; ५. ४६. १; विस्वदुख—६.
 १२४. २; सुजनसुख—७. ७. २;
 करमफल—६४. ३; ७३. १; सुख—

१०८. २; १३२. १; सञ्जनानंद—
 १७४. ६; २२०. १
 दातार—देनेवाला २. ४
 दातारा २. ९५. १
 दादुर—मंडक १. १८. १;—जीह १३७.
 ३; ३८०. ३; २. २५२;—घुनि
 ४. १७. १; ७. २०८. १२
 दादु ७. २०८. १७
 दान १. १२७. १; सरवस—२२६. ४;
 २४५. २; ३२८. ४; ३७२. ३;
 ३७८; ३८५. ४; ३८६. २; २.
 ९. २; वर—२३. ३; ८१. २;
 २०५. २; नयनानंद—५. ४६. १;
 ६. ४१. ३; ५७. ५; १०३. ४;
 १४९; १५६; ७. २७. ४; ३४.
 ५; ४७. १; ७१; १६१; १६२.
 ५; १६५; २०९
 दानं, वर—६. १३८. ६
 दानव—दैत्य, राक्षस १. १२. ३; मय—
 २०८. ३
 दाना, वर—१. ११५. १; १८३. ३;
 २१५. ४; २. १३०. ४; १३४. २;
 १५८. ४; १७१. ४; ७. १२९. १;
 १४८. ३; १५०. ४; १५८. ५;
 २१९. ३
 दानि, वरदायकवर—१. ४१; ५२. १;
 अभिमत—६; सचसुख—१३७;
 महा—१७६;—सिरोमनि १७७; २.
 ३६. ३; अभिमत—३. ७. ३
 दानी, दिन—१. ३१. २; २. ४५. ४

दानु, वर-२. २०५
 दानू, वर-१. २४. ४; २. ९. ३
 दाप-घमंड १. ३१६. ३; ६. १०६;
 १२२. ५; भव-नसावनि ७. ५८. १
 दापा १. २८९. २; ६. ९९. ८
 दात्रि ६. ८७; ९३. ४
 दाम-रस्ती, माला, रुपया १. २०५;
 ३२१. २; स्यामतामरस-सरीरं ३.
 १६. २; ५. ९. २; स्यामसरोज-
 सम १०. २; ७. १६०. १; २२४
 दामिनि, -विजली-दुतिगाता १. २६८.
 ३; २९४. ३; सकलदुति-३३०.
 १; ३८०. २; २. ३०३; ११६.
 ४; ४. १६. १; ६. ९१. ३
 दामिनी ३. २३. ८; ३९. ६; ६. १८.
 १; ३; ११२. २; १५३. ३
 दायक, -देनेवाला सुख-१. ३४. ५;
 वर-४१; ९४. ४; १७४. १; जन-
 सुख-२१८. १; २२९. ३; २४४.
 १; वर-२९०. ४; सुख-२. १२९.
 ४; १३३. १; मंगल-१३८. ३;
 वर-३. ५४. १; ६. १४०. १;
 सुभासुभ-७. ६४. ४; सकलसौक-
 १०८. ३; सुख-१२९. १; सकल-
 काम-१४२. २
 दायक २. १; सुमंगल-१६. १; २१५
 दायनी, हरिपद-७. ७५. ३
 दाया १. ६८. ३; १३४. २; १५६. ३;
 २१२. १; २४३. ४; ३११. १;
 ३. १४. ३; १५. २; १८. ९; १९.

४; ३७. १; ५०. २; ५९. २; ४.
 २४. १; ५. ३०. १; ४७. ४; ६.
 १०. ४; १३७. २; १५०. २; ७.
 १४. २; ६१. २; ८३. २; १००.
 २; १३२. ४; १८६. ५
 दायिनी, -देनेवाली वर-१. २६९. १
 दार, -दारा, स्त्री पर-रत्न ७. ६२
 दारन, -फाड़नेवाला, नष्ट करनेवाला भव-
 वारन-सिंह ६. १३८. १
 दारय-नष्ट करो ७. ५८. २
 दारा, -स्त्री पर-१. २१६. १; ५. ४९. २
 दारिद्र-दारिद्र्य, कंगाली १. ५२. ४;
 त्रिविधदोषदुःख-दावन ५६. ५; ६४.
 २; दुःख-दावा २. १०३. ३; दुःख-
 भंगा १०६. ४; ३२७. ५
 दारु-हल्दी, लकड़ी, शराव १. १९;
 -गत ३९. २; -जोपित ४. १३. ४;
 ७. १०२. ३
 दारुन-भयंकर १. ११. २; अति-७७.
 १; ८४. १; ८७. ४; १२२. ५;
 -अरि १२९. ३; १४३. ४; १९२.
 २; २१६; -हठ २९१. १; -दुःख-
 दाया २९३. ३; २. २६. ३; ५६.
 १; -दुसहदाह ५८. ४; ७८. १;
 ९६. ४; -दाह १४६. २; १५४.
 ३; १६५. ४; ३१९. ३; ३. २२.
 २; ५६; ५. १९. २; -बल ६. ९१.
 १; १११. ३; मनसंभव-दोषहरं
 १३८. ३; ७. ३०; १; मनसंभव-
 दुःख ५८. २; १७२; १७८. २;

२२३. ६
 दावन, - नष्ट करनेवाला, (पल्ला) त्रिविध-
 दोषदुःखदारिद्र- १. ५६. ५
 दावनी, त्रिविधतापभवभय- ७. ३४. १
 दावा, - वनाग्नि, नष्ट करनेवाला दारुन-
 दुःख- १. २९३. ३; दुःखदारिद्र-
 २. १०३. ३; २४०. २
 दास, - दुरासा १. ४०. ३; १२५. ४;
 १६०. ४; १७३. ३; ३०४. १; ३१२.
 ३; ३७२. १; २. ७२; ८१. ३;
 ९२. २; १५७. ३; २१५. ३;
 - सुखदाई ३. १६. १३; - वस ४१.
 ५; ४५. ८; ५६. ४; ४. ६. १;
 १२. ५; ३३. ७; ५. १३; ६३. ५;
 ६. ५; १६; ९३. १; १११. ६;
 १४०. ४; ७. ७. ८; ९; ३०. ३;
 ३५. ४; ६९. २; १०९; ११७. २;
 १२५; १४५
 दासन्ह १. २३५. १; ३. १८७; हरि-
 ५. ६. ४
 दासा ३. २२. ७; ७. १३१. ४; १४६.
 १; १९८. ६; २०६. ८
 दासी १. १२५. ४; १३२. १; १३४.
 १; २१६. ५; २२५. १; २९२. ३;
 ३७२. १; २. ८१. ३; ९२. २;
 ११९. २; १५७. ३; २१५. ३;
 ७. १०३
 दासु, तुलसी- १. ४२
 दाह, - जलन दुःसहदारुन- २. ५८. ४;
 १७१. ३; दुःख- २१३. १; ३२७.

२; ६. १२८. ५
 दाहा १. ७७. १; पुर- ६. ३३. ४; ७.
 १००. ४
 दाहि ७. ६०
 दाहिन २. १५. २; २१. ४; १२४. ३;
 २२४. ३
 दाहिनेहु १. १०. १
 दाहु १. १९०; २. ५०. १; ९५. ३
 दाहू १. ९५. ३; २८२. ३; उर- २.
 १४. १; २५. ४; ५६. १; ७८. १;
 ९६. ४; १०५. १; दारुन- १५४.
 ३; १४६. २; दुष- २२६. १; ३१५.
 १; ६. १२५. ३
 दाहे २. २०६. ३
 दिखाइ ६. १३३. २
 दिखाई ६. २७. ५
 दिखाया १. २७२. ३
 दिगंबरु- वस्त्रहीन, नंगा १. १०३. ३
 दिग- दिशा- पालन्ह १. २१३. ४; ६.
 ११. २; २१. ३; ४०. २; ४३. ३;
 १०२. ३; - सिंधुर १०२. ३;
 दिग्गज- दिशाओं के हाथी १. १८७. १;
 २९४. ५; ५. ३५. ५; ६; ६. ४०.
 ३; १११. ६; ११६. ५; १२९. ३
 दिति, - दैत्यों की माता- सुत ६. ९. ४
 दिन १. ७. ६; १२. ३; - दानी ३१. २;
 ५५. ३; ७०. ३; ८५. ३; ९८. ३;
 १०९. ३; १३२. ४; १४०. ३;
 १८३. ३; १९९. ४; २०२. ४; २११.
 ३; - करवंसउदारा २१९. १; २२२.

३;—मनि २२८. १; २२९. १;
 २३२; २३७. १; २७०; ३०९. २;
 ३२४. ४; ३६५. १; २; ३७६;
 ३९४. २; २. ८. ३; ४;—करकुल-
 रीति १६. १; २; १८. ३; २१. ४;
 २२. २; ३३. २;—करकुल ३५. ३;
 ४०. ३; ५१. ५; ५५. ४; सुभ-
 ५५. ४; ८२;—करकुलविटप ९३.
 १; १०५. २; १०६. १;—करकन्या
 १३९. २;—राति १३९; १५६. ४;
 १५८. ४;—राती २०२. १; २१०.
 १; २; २१३. १; २१९; २२२. १;
 —कर २२७. १; ३५३; २६४. २;
 ३२६. १; ३. १३. २; १९. १; २२.
 १; ३६. ४; ५१; ४. १४. २; १४;
 ३०. २; ५. ७. ४; ११. ४; ६०;
 ६. ३०. ४; अनु—४६; ९४. १;
 २; ७. १; ५. १; ७. २;—अंत
 १५. ६; ४०. ४; ५०. १;—ईसा
 ५४. १; १७०. ४; २०६. २

दिनकर, —सूर्य—कर १. ५२. ५;—कुल-
 केतु ३. १६. ७; ५. ३५. ६;
 —सरिस ६. ४८;—कुलकेतू ५६. १;
 —कुलभूपन ५९. २; ७३. ४;—कर-
 निकर ११७. १; रघुकुलकमल-
 विपिन—कै ७. २०. ४;—वंसवि-
 भूपन २७. ६

दिनकरहिँ ६. ९. ३

दिननायक, —सूर्य रघुकुलसरोज—३. ३७.

१

दिनमनि—सूर्य ६. ११८. २

दिनन्ह १. १५६. ३

दिनहिँ १. १९८

दिनही ६. ४८. ४

दिनहुँ २. ३२६. १

दिनु २. १७. २; २०. २; ३२४; निसि—

३. १०. ६; १७. ४; २८. ४;—राती

४. ९. ११; ५. २७. ४; ४७. ३

दिनेश, —सूर्य—वंशमण्डनं ३. ६. २

दिनेस, रघुपतिविरह—७. २०

दिनेसा ७. १०६. २

दिनेस्र २. ३२७. ३

दिन्य, अति—१. १२४. २; ६. ७८;

११४. २; ७. २४; २७. १

दियटि, —दीयट समता—७. १९९

दिया ७. १९९; २०६. २

दियासे—दीपक को २. ११७. २

दिये १. ८६; १२०. १; ३२८. ४; ३७२.

१; ३७८; २. ९. २; २६. ३; ९६.

४; १०८. १; १२६. २; १४४;

१७१. ४; १७१; २०५. २; २१५.

४; ३. ५. ४; ७. ६; ४३; ४८. १;

५. ८; ५१; ६. १४८. ३; ७. ७३. २

दियेउ ६. २६

दियो १. १२५. ५; ६. १३०. ८; ७. १४. ६

दिवस—दिन १. ८२; २०१. ३; २२३. १;

२२७; २२९. १; २४३. ४; विगत—

२७०. ३; २९६. ३; ३६५. ३;

३९३; २. ७५. २; ८५; १४१. २;

१४८. २; १५१. ३; ३२३. ३;

३. १७. १; ४. ८. ४; १८;
 मास—२५. ४; ५. १०. ५; ११;
 १६. २; २७. ३; ३०; ६. २१.
 २;—निसि ४७; मध्य—५३. २;
 ६५; ७. ३०. २; ३४;—निसि
 ४९. ४;

दिवसु १. २५०

दिवाकर—सूर्य ६. २१. १; ६२. १;
 भ्रमतमप्रवलप्रताप—१४३. २; भानु-
 कुलकमल—७. १२. १; मदमोह-
 महा ममतारजनीतमपुंज—तेजअनी
 ३२. ३

दिवाये—दिलाए ७. ३३

दिव्य—स्वर्गीय वस्तु, मनोहर, सुंदर,
 अजीव, चमकीला १. ६. ३; ३.
 ७. २; ६. १३४. ४

दिसा,—विभागा १. ११०. ४; ४. १७.
 १; ६. १५; २१. २; दस—
 विभागा ७. ४६. ५

दिसि—दिशा १. ११. १; ३२. २; ४४.
 १; २; ५८. ६; १११. २; ११५.
 ४; ११६; १६३. १; वाम—१७६.
 २; २०८; २१७. ३; २५७. १; २;
 २६१. १; २६२; २६५. १; प्राची—
 २७०. ४;—कुंजरहु २९३. १;
 २६६. ४; ३८१. १; २. ८५. २;
 ८७. १; १३४. १; १३५. १; १४३.
 ४; १६०. १; १७४. ४; २२७. ५;
 २५५. ३; २६८. २; ३१५. २;
 ३२७. २; ३. १५. ६; ३६. ३;

४०. २; ५२. ३; ४. ६; २४;
 २७. ३; ५. ३. ९; दच्छिन—११.
 ३; ६. १४. ३; १६. १; १७;
 चहुँ—५९. ५; ६०. ३; ६६; ९३.
 ७; ९५. २; १०२; १०६. २;
 १०७. ५; ११२. २; ४; ११६. १;
 ११८. ३; १२१. ३; १२५. ७;
 १२६. ४; १२८. ५; ७. १२. ३;
 रामवाम—२५; ५१; ५२. २; ८०.
 ४; ८६. १;—भ्रम १०६. २;
 —त्राता १२१. १

दिसिप—दिशाओं के राजा, इन्द्रादि ५.
 २०. ४; ६. १३०. ६

दिसिहिँ ६. १५३. १

दिहेसु—पता देना ४. ३१. ५

दीख १. ७६. १; ७७. २; ७८. ४; ८७.
 २; ९६; १३३. २; १५७. २; १६३.
 ४; १६४. १; १८४. ३; २४३. ६;
 २. १४. १; ४१. २; १०६. १;
 ११०. २; १२५. ३; १३४. १;
 १३७. २; १५५. २; २३६. १;
 २४०. १; ३. १०. ६; ४. २७; ५.
 ५. ४; ६. २८. २; ९१. १; ७. १२१

दीखा २. ४८. २

दीखि २. ३२. १; ५. ५. ४; २०. ३

दीछा—दीक्षा, मंत्रोपदेश ६. ७८. ४

दीजह ७. ५८. १

दीजेहु ४. ३३. ५; ५. ५४. ४

दीजै २. ७८. २; ५. २२. ५; २७. १;
 ३४. ४; ६०. ४

दीन-दुखी, गरीब १. ४; -बंधु ३१. २;
 -दयाल ३२; ३९. ४; -दयाला
 ८०. ४; -दयाल ८३. ३; -दयाला
 १६०. ४; १६६. २; १६७. २; १७०.
 ३; -दयाल १९६; १९७; -दयाला
 २१८. १; ४; २४२. ३; -बंधु
 २४४; -दयाला २५८. ३; -वचन
 २. २२. २; ४१. १; -जन ४५.
 ४; -बंधु ७३. ३; ८१; ८७; -दयाल
 १०३. ४; -वचन १०५. २; १४७.
 १; २२७. ३; -दयाल ३१४; -बंधु
 ३१५; ३. २; दुख-३; -बंधु १०.
 ३; -हित १३. ३; -बंधु १५. २;
 ३५; -दयाला ४२. १; -बंधु ५९.
 ५; ४. ४; ६. २; -दयाला ८. ७;
 -अनुरागी ५. ६. ४; ८; -दयाल
 विरुद्ध २७. २; -बंधु ३०. २;
 -दयाला ३१. ५; ४७. १; ५४.
 ३; -दयाल ६. १०. १; ८६. ३;
 अति-११०. ५; -बंधु १३७. २;
 १३८. २; -दयालहितं ३; -दयाल
 ५; १४०. ३; १४०; -हितकारी
 १४१. ५; -बंधु १४३. ४; १४४.
 २; -दयाल १४४. ४; १५०. ४;
 -बंधु ७. ५. ३; ७. ५; अति-
 ३२. ६; -जनं १०; -दयाकर ३८.
 १; -दयाल ४९. ३; -बंधु ५८. २;
 -जनगाहक ७४. २; -दयाल १२५.
 २; १२५; १६८. १; १७५; १७७;
 १८३; -हित २२३

दीनता-गरीबी १. ६४. १; ३. ५०. १;
 ७. १८८. ८
 दीनन्ह ७. ६१. २
 दीना १. १३९. २; दुख-२. ३४. १;
 ९५. ३; १४५. २; १४७. ३; ३.
 ७. ४; १३. २; ३९. ३; ४५. ३;
 ६. ८३. ५; ७. ३८. ३; ४४. ३
 दीनु २. ३६. १; ७१. २
 दीन्ह-दिया १. १४; ३५. ४; १२५. ४;
 १५०; १५१. १; ३; १५५; १६१.
 ४; १६३. ४; १७९. १; १८६;
 १८७. १; २०८. २; २२२. २;
 २२५; २२६. ४; २२८. ४; २३३.
 ४; २३६. २; २४२; २५०. ४;
 २७३. २; ३०२. ४; ३६६; ३६७.
 १; ३८६. ४; २. १४. ४; २०;
 २१; ५०. १; ५३. १; ५४. ३; ५६;
 ६०. ३; ७४; ७६. ५; ७९. ४;
 ८९. ४; ९२; ९५; ९८. १; १०७;
 ११२; ११९. ४; १२०. ३; १२३.
 २; १२६. ४; १४७; १७८. १; २०७.
 ३; २१५; २२३; २३०. १; ३२२.
 ४; ३. १४; १६. १४; ३५; ३७. १३;
 ४. १३. २; १३; ३०. १; २; ५.
 २. २; १२; २७; ६. १६. ५; ३९.
 ७; ४६; ५२. १; २; ७८. ४; ९३;
 १४६; ७. ५५; ७३. ३; १७८.
 २; २१३
 दीन्हा १. ४९. २; ८३. २; ८४. २;
 ८९. १; ९०. ३; ११३. १; १२०.

४; १२१. १; १३१. २; १५१. ४;
 १६५. ३; १७१. १; १८१. ४;
 २०४. ३; २०७. ३; २१५. १; २१९.
 २; २२०. १; २२२. १; २३२. ४;
 २३५. १; २४२. ३; २४४. ३;
 २५९. १; २९६. ४; ३१२. ४;
 ३१५. १; ३२६. १; ३८०. ४;
 ३८६. १; ३८७. १; २. ८. १;
 १७. ३; ४७. ३; ४९. १; ८७. ३;
 ९०. २; १०३. १; ११९. ४; १२०.
 ४; १२२. २; १२६. १; १७१.
 ४; १७६. २; १७८. १; २०४. १;
 २६५. ४; ३. ५६. २; ४. ७. ३;
 ११. २; १३. ४; ५. ४. ३; ७. ३;
 २७. १; ६. ८. २; ६०. २; ८०.
 ३; १३१. ३; १३९. १; ७. २२.
 १; २७. ३; ८८. ४; ९४. २; १६८.
 ४; १९०. ३

दीन्हि १. ४०; ९४; ११५. ३; १६२.
 २; २४२. ३; २४८. १; ३०२. ३;
 ३२६; ३२८; ३७३. ४; ३७५. १;
 ३७५; ३९४. ५; २. ५९. १; ७३.
 १; १०३. ३; १०४. ४; ११२. २;
 १६४. ४; २०७. ३; ३२४. १; ३.
 २२; ३५. ९; ४. २६. ५; ५. १२;
 १३. ५; १७. १; ५१; ६. ९८. ६;
 १०८. ४; १३०; १४१. २; १५७.
 ५; ७. १००. २; १९०. ८; १९३

दीन्हिउँ २. १६. १

दीन्ही १. १२६. १

दीन्ही १. ११५. ३; २१३. १; २; २४२.
 ४; २५९. ३; २६३. १; २७०. २;
 ३०५. ४; ३१८; ३२३. २; ३७५.
 ४; ३८७. ३; ३९०. ३; २. ७९.
 २; १७१. ३; २५३. २; ३१७. २;
 ३. ४२. १; ४; ४. २३. १; २८.
 ४; ३२; ५. ५८. ५; ६२. ३; ८५.
 २; १११. ३; १३३. २; १५७. २;
 ७. १८

दीन्हे १. ८९. ४; १२३. ५; १२४. १;
 १८२. ४; २१०. ४; २२१. ३; २२८.
 ४; २६५. ४; २७१. २; २९४. ५;
 ३१६. २; ३७३. १; ३८५. २; २.
 ४४. ३; ८१. २; १००. ३; १०८.
 १; ११०. ३; १६८. ३; २१५. ३;
 २१७. २; २५७. ४; ३. ४८. ५;
 ५. ३६. ५; ५६. २; ७. २७. ४,
 ४३. १; ४७. १; १६५

दीन्हेउँ ४. ८. ५

दीन्हेउ २. २०३; ४. ७. ३; ५. ५०;
 ६. १३९. ३

दीन्हेसि २. ३०. ५; ३. ३४. १

दीप, — दीपक, चिराग रामनाममनि — १.
 ३७; १८२. ४; — सिखा २६३. ४;
 २८४. ४; २९६. ३; ३२५. २;
 ३८३. २; ३९०. २; — चाति २. ६०.
 ३; मनि — ९१; — सिखासम ३. ६०;
 मनि — ७. २०१; — सिखा २०२. १;
 ७; ८

दीपहिँ, रघुकुल — २. ४०. ४

दीपा ७. २०२. ४
 दीसा—देखा १. २७५. १; २. २३२. ४
 दुअउ—दोनों को ४. ६. ३
 दुआर—द्वार, दरवाज़ा १. ३८१; ६. ९४.
 ५; राज—७. ५१. ४
 दुआरा, भूप—१. २२६. २; ६. ५९. १;
 ७०. ४;
 दुआरे २. ४०. २; १४८. ३
 दुइ—१. ३७. १; ३९. १; ९१. ४; १०८.
 ५; १०९. ५; १४९. २; १६१; २०७.
 २; २२४. २; २३१. ४; २३३. ४;
 २६२. १; ३०१. ४; २. २३. ३;
 २७. १; २८; २९. २; ३२. ३; ३६.
 ३; ४१. ४; १३४. ४; १४५. ३;
 २२७. १; ६. ५६; ६४. २; ६५. ४;
 ९३. ३; ७. ४८. ३; ४; ११३. २
 दुकाल,—सम ६. ९२. २; ७. १६०. ५;
 १६७
 दुख १. ६. ४; ७. ३; ११. २; १२. ३;
 १३. २; दोष—४०. ३; त्रिविधदोष—
 दारिद्रदावन ५६. ५; ६४. २; ६८.
 ४; ७२. ३;—सागरपारा ८३. १;
 ८७. ४; ९२. १; ९७. १; भगत-
 विरह—दुखित १००. १; १२०. ३;
 १४२. १; १६८. ४; १७०; १८३.
 १; १९४; १९७; देव—दाई २००.
 ३; २००; २२१. २; २३८. २;
 विरहिनि—२७१. १; दारुन—दावा
 ३९३. ३; ३०७. ४;—दाई २. १३.
 ४; सुख—भागी १३. २; १७. १;

२१; २२;—फल २४. ३;—दीना
 ३४. १; ४१. २; तात—कारनु ४१.
 ३; ४६. १;—भाजनु ४९. २;—लेखु
 ५६; दुसह—भारु ८२. २; ७९. २;
 ८१;—भारु ८९; ९३. २; १००. १;
 —दारिद्रदावा १०३. ३;—दारिद्र-
 भंगा १०६. ४; १२७. २; १३१. २;
 १३५. २; १४४. ३;—दीना १४५.
 २; १४७. ३; १५१. ३; ४; १५४.
 ४;—हू १५४. ४; १६४; १६५.
 ४; १६६. ४; २०२. १; २१२. २;
 —दाह २१३. १; ४; २१९; २२४. १;
 २४०. २; २५२. ४; २५६. ४; २५७.
 ३; २६३; ३१५. १;—दीन ३. ३;
 ७. ५; ८. ३;—रूपा २०. ३;—भारा
 ५३. ३;—खानि ५७; संसार—रहित
 ५८; सेवक—४. ८. ७; निज—९.
 १;—रज ९. १; ९; २०. २; अंगद—
 २९. ६; ५. १. १;—भारा १०. ३;
 १३. ३; १४. ५; १५. ३; सीता—
 ३२. १; ३५. ६; कुलकमलचिपिन—
 दाई ३६. ५; ५६. २; ६. १२. २;
 ३३. १; ४६; चोचभंग—६०. ५;
 ७६. ३; ८०. ३; ९८. ४; विस्व—
 दाता १२४. २; ४; ५; १३१. २;
 ३; १३७. ४; १३८. ५;—पुंज १४०.
 ३; ७. ५. १; ७. ६; १५. १; ३०.
 १; २; ३२. ६; त्रास—हरनी ३४.
 ३; ४४; मनसंभवदारुन—५८. २;
 पर—६१. १; संसृति—६४. ३; ६६;

८६. ३;—पुंजनसात्रनि ९०. २;
 —रूप १०६; १०८; १२५. २; १५८;
 १७८. ४; १८८. १; १९२. १;
 —लवलेस २०६. ५; २०८. २; ७;
 ८; पर—हेतु २०८. ८; १४
 दुखद ३. ५६; ७. ११५. १; १४४. ३;
 २०८. १८
 दुखदाई ३. ३२. ४; सुरमुनि—६. १५३.
 ६; ७. ६२. १; ६७. १
 दुःख, जराजन्म—ओघतातप्यमानम् ७.
 १७४. ४
 दुखारा ६. ५३. ६
 दुखारी १. ३९. ४; ६४. ४; १६५. ४;
 २८५. ४; २. ७२. ३; ९३. १;
 ११९. ३; १४२. ३; १५९. ४; २२७.
 ३; २३६. २; ३१८. ३; ३. ३७. ३;
 ४. ९. १; ५. ८. १; ६. ८०. २;
 १२५. २; ७. १६८. १; २०६. ४
 दुखारे १. १०६. ४; १५०. ३; २००. ३
 दुखित—दुखी १. ८४. १; भगतविरह-
 दुख—१००. १; १२०; १८९. ४;
 २८०. ३; २. ११०. ४; १३१. ४;
 १४७. १; १६०. २; २०५. १; ६.
 ८३. २; ९५. ३; १११. ३; ७. १६९
 दुखी २. २२०; ३. १२. ४; ५. ८; १४.
 ५; ६. ३३. १; ८१. १; ७. ४४.
 ३; ८०. ३; १६०. ५; १६२. १
 दुखु १. ७७. २; ८४. १; ८५. ४; ८६. २;
 ८७. ३; ११५. १; १२१. २; १३२.
 २; ३१३. २; २. २०; २३. १; २६.

३; ३३. २; ४३. ३; ४६. ४; ७२.
 १; ७७. २; ८२. ४; ८६. १; ९२;
 ९७. १; १७७. ३; ३१९. ३;
 ३२०. १
 दुगुन—दूना ५. २. ४
 दुति—कांति, चमक नख—१. १३०. ४;
 मुख—२४०. १; दामिनि—गाता
 २६८. ३; सकल—दामिनि ३३०.
 १; २. ११७. ४; ससि—हरना ७.
 ११२. ३
 दुतिकारी १. १७५. २
 दुनी ७. १६०. ५
 दुंदभी ७. २७. ४; ५
 दुंदुभि—डोल, नगाड़ा, एक दैत्य का नाम
 १. ३८०. ३; ४. ९. ६; ६. १२९. ७
 दुंदुभी १. ११३. ३; २२३. ४; २६३.
 १; २८१. ३; २९६; १; ३१८; ३.
 ४८. ४; ६. ९३. ५; १००. २;
 १२९. ४;
 दुविद ६. ६३. १; १२३. २
 दुमाखी—दो बाणी बोलनेवाला १. ३७. ४
 दुराराध्य—दुःख से सेवा के योग्य १.
 ९४. २
 दुरइ २. २६५. १
 दुरघट—जो जाने योग्य न हो ६. ७०. ५
 दुरजन ४. २०. २
 दुरत १. १८५. २; ३. ३५. ७
 दुरतिक्रम—कठिनता से पार होने योग्य
 ७. १४६. ४
 दुरंत—महादुखदायी ७. १४१

दुरवासा—एक ऋषि २. २१९. ४;
२६६. २

दुरलभ १. १८७. ४

दुरहिँ १. ३८०. २

दुरा—छिप गया ६. ११८. २

दुराड् २. ८६

दुराई १. ९२. ३; ३. २४. ३

दुराउ १. १७७; २. १६; ३. १८. १

दुराऊ १. ७६. ३; ७९. १; १९८. २;
२४९. २; २. ४८. ४; ३. ५४. २;

५. ५४. १

दुराधरप ७. १४१

दुराधर्ष—दुःख से दवाने योग्य १. ११०. २

दुरायहु १. १५५. ४

दुराये १. १९०. १; २. १२१. ३; २६५. १

दुराव—छिपाव १. ६७

दुरावउँ १. १९२. २; ७. १०८. २

दुरावहीँ १. १३४. १

दुरावा १. ७. ३; ३. १५. ९; ४. ९. २

दुरासा, दास—१. ४०. ३

दुरि ६. ९९. ६

दुरित—पाप १. ६४. २

दुरे १. २७२. २

दुरेउ १. १८४. ३

दुर्ग—किला ५. ३. ५; ३३. ३; ६. ५९.
५; ६२. १; ६५. ४; ७०; ८६. १;

७. १४१

दुर्गम—कठिनता से जाने व हुचन योग्य

१. ५९. ४; ११०. २; २०८. ३;

७. २०८. १६

दुर्ममं ७. २२५

दुर्घचन—कट्ट वाणी १. १६६. २; ६.
११५. ५; ११६. १

दुर्बलता ७. २१०. ५

दुर्वा ७. ९. ३

दुर्वाद—बुरी बोली ५. २०; ६. १३४

दुर्वाद ६. ५०. ३; ७०. ३; ७२. ३;
९६. २

दुर्वासना ३. ५७. २

दुर्वासा ३. ४२. ४

दुर्मद—झूठा अभिमान ६. ८६. १; रन—
१०७. २

दुर्मुख—अप्रिय बोलनेवाला, (बंदर, घोड़ा)
६. ८४. ६

दुर्लभ १. ९१. ३; १९३. १; १९८. १;
२. ४२. ४; सुर—८५. ४; मुनि—

गति ३. ३५. ९; ४०. ५; जोगि-
बृंद—गति ४५. ४; ६. ६२. ४;

मुनि—१३०; सुर—पदात् ७. ३०.
३; सुर—३४. २; ४८. २; ६६.

४; ६७. ४; ७८. ३; ४; १२७.
१; १७८. ८; १८२. २; १९२. २;

५; १९३; १९४. ५; २०४. २;
२०८. २; २१३. ३; मुनि—२१९

दुर्लभम् ६. ३

दुर्वासा ३. ३. २

दुलहिनि—दुलहिन, विवाहवाली स्त्री १.
११६. ३; १६३. २; ३२२. २;

३८३. २; ३८४

दुलहिनिन्ह १. ३८१. ४

दुलार-लाड ५. ४१
 दुलारहिँ १. २३०. ४
 दुलारा-लड़का २. २६२. १
 दुलारी १. ३८८. २
 दुलारे २. १०१. १
 दुप, -दुःख-दाहू २. २२६. १
 दुप २. ६०; ३. २०. ३; २२. २; ३६.
 ६; ३७. ६; ५. ४५. २; ४७. ४;
 ६. १४०. १; ३; ७. ६९. ४;
 २०८. १०
 दुष्टता ७. २०८. १७
 दुसरे ६. ६३. ४
 दुसह-दुःख से सहने योग्य १. ६३. २;
 ८३; ९८; ३०७. ४; ३१३. २; २.
 १३. ४; २१; ४६. १; ५०. १;
 -रिस ५२. १; शमन-दाह ५८.
 ४; -दुखभारू ७२. २; ७९. २; ८५.
 २; १३५. २; १६५. ४; २५२.
 ४; २६३. १; २६३; ४. ३. ५;
 ५. १२. १; ६. १२४. ४; ७. १५.
 १; १७८. ४
 दुस्तर-कठिनता से पार करने योग्य ५.
 ५२. ३; ६. १४३. ३; ७. १४१;
 २०२
 दुस्तरं ७. २१२
 दुहाई-सौगन्ध दससीस-६. ६६. २
 दुहि-दुह कर, सार ग्रहण करके २. १६९.
 १; ३. २२. ८; ७. १९८. ७'
 दुहुँ १. १४; ३९. १; ६०; २४२. १;
 २७०. २; ३१९. ३; ३९१. १; २.

११८. २; ३१५. ३; ३१६. २;
 ३२१. २; ३; ३. ५६. ५; ४. २९.
 २; ६. १४. ३; ४८. २; १०२;
 १०६. २; ११२. ४; १४१. ३
 दुहुँ २. ५६. १; ३१५. २; ३१९. ३
 दूखनिहिँ, खर-६. ५५
 दूखहिँ ७. १५८. २
 दूखा ७. ७. ३
 दूजा १. १२६. २; २१८. ३; २३९. २;
 ३८६. २; २. १३०. २; ३. १७. ६;
 ६. ५. ३; १०३. ५; ७. ६८. ४; ८१.
 ३; १६४. २; १६८. २; २२३. ३
 दूजी २. १७. १; १०८. ४; २२३. ३
 दूजे १. ४३. २; २. ४. ३
 दूत १. ३२०. १; ३२३. १; ३२४. २;
 ४; -बचनरचना ३२६. ३; ३२६;
 २. ३२. ४; १५८. १; ३. ४७;
 -समूहा ४. २२. २; -समुदाई २३.
 ५; ३२. २; रघुपति-५. १. ५;
 राम-१३. ५; २०. २; २१; -बल
 २६. २; ४; ३६. ४; रिपु-४४.
 १; ५३. ४; ५४. १; ५५. १;
 रावन-५६. २; -रिस ५८. ४; ६.
 ५. ३; २५. २; २८. २; रघुवीर-
 २९. १; तापस-३०. ३; ३१. १;
 ३; -पन ५३. ४; ५५. २; ५६. १;
 ७७. १; राम-कर ७७; काल-
 १०१. १; रघुपति-१३३. ३
 दूतन्ह १. ३२६. ४; ३२७; ३. २४. ४; ७
 दूताहि, मायापति-६. ७८. २

दृता, जम—२. ८४. ४; ४. २२. ३; ३१.

४; ५. ४. ४; २५. ४; ६. ४५. ४

दृतिन्ह ५. ३६. २

दूधमुख—दुधमुहौ बालक १. ३१०. १; २.

२०. ४; ३. २२. ८; ७. १७०. ३

दून ५. २. ५

दूनउँ १. १४९. ३

दूनउ १. २३०. २; ७. ४९. २

दूना २. २२. २; २१०. १; ४. ५. ४;

५. १४. ५

दूब १. ३२९. ४; ३७९. २

दूबरि २. ३२६. १

दूर १. १६६. १

दूरि १. १०१; १४२. १; १८५. ३;

२५५; २७८; ३७३. ३; २. ९१. १;

३१५. ४; ३. ३५. ६; ३७. २; ४.

२८. १; ५. ४१. २; ७. ३२. २;

५२. १; ६९. ४; ११७. ४

दूरिहिँ ५. ४६. १; ६. १३३. ३

दूरी १. ५५. १; ३. ३५. ७; ४. १७.

२; ७. ८०. ४; ८६. ३; १०८. ४;

१८६. ७

दूलह, -अनुरूपा १. ११६. ४; ११८.

१; ३२२. ३

दूषण, -दोष पर-भूषणधारी १. १७.

५; ६. ११५. ३

दूषण, -दोष, खर के भाई का नाम—सहित

१. २७; १०४. २; १०५. १; १२१.

५; १३४. ३; २०४; २०५. १; २.

४२. ३; ५०. १; १६५. ४; २०३.

२; २२४. १; ३२७. ५; ३. २३.

१; २४. १; ७; २६. ९; २८. ३;

३०. ६; ३१. १; ३३; ५. २१. ५;

-अरि ६. १४०. १; ७. ५८. ५;

खर—विराधवधपंडित ७४. ३;

खर—वध ९२. २; गुन—व्रात

१६०. ५; रिपि—१९०. १

दूपनहा ६. १३८. २

दूपनु २. २२४. ३

दूमणापह, -दोषों को नष्ट करने-वाले

समस्त—३. ६. ३

दूपा २. २१०. ३

दूसर १. ७८. २; ९४. ३; १४९. ४;

२. ८. ४; ३०. १; ३३. २; ४४.

१. ५१. २; ७६. २; ९६. ३; १५१;

३२३. २; ६. १०९. ५; ७.

१३२. २; १७५

दूसरि २. ५१. ५; १३१. ३; ३. ४४.

४; ७. १३१. ४; १५६

दृग्, -आँख—अंचल १. २६३. २

दृग १. ६;—दोषविभंजन ७. १

दृढ़—मजबूत, स्थिर १. २०८; २२०;

२२८. २;—व्रात २. ८३. १; २०२;

३. १५. ३; ४; २१. ५; ३१. ३;

४५. १; ४; ५९;—प्रीति ४. १२;

—नेम ५. ४९; ६. १०३. ३; १०३;

१११. ४; १३९. ३; ७. ५. ४;

—करनी ३४. ४; ३५; ६७. ४; ६८.

१; ७७. २; ७७; ८५; १७५;

१९९; २२२

दृढाङ् २. २९. ४; ३. १८; ४. ६
 दृढार्थ—दृढता १. ८०. २; १२८. ४; २.
 ८५. ४; ३. ५०. १; वचन—५.
 ५८. ३; ७. १३६. ४
 दृढावा ६. ५९. २; ९९. ७
 दृढाही—दृढ होजाती है ३. २१. ४
 दृष्टि—नजर, आँख १. ६. ३; ४. ३१;
 कृपा—६. ७३. ४; ज्ञान—बलु ७८.
 ३; कृपा—१२९; १३१. ४; ७.
 १५. ३
 द्वे ५. २. ३; ६. १३८. ६; १४०. ४; ५
 द्वेह—शरीर १. ७. ७; १३. १; १६१. १;
 १८३. ३; २०८. १; २१३. ४;
 २४०; २७३. १; २९१. २; ३०८.
 २; ३११. ४; ३६७. २; २. १०.
 २; ११. २; १४. ३; १५. १; १६.
 ४; ५२. १; ७६. ५; ७८. ४; १०३;
 १७६. २; २०८. २; २२९. ४;
 २५६. ३; ३२०. २; ३. ७. १;
 १३. ४; ४३. ३; ४. ६; ८. ४; १०.
 ४; ५. १. ४; २. ३; ४७. ४; ६.
 १२. ५; ८८; १०७. १; १३१; ७.
 ६०. ४; ७०. २; १९८. ७
 द्वेय २. ४६; ९४. १; १७३. १
 द्वेहर्ष १. ७७. १; १६४. २; २. १४७.
 ४; ६. १०१. ३; ७. १७२. २
 द्वेहि १. २२. ४; २. २०. ३
 द्वेर्ष १. २८०. २; २. २४. २; ३१. ४;
 ३६. २; ३९. ३; ८०. १; ९९. २;
 १६१. ४; २५३. ३; ५. २; ७.

१३४. ३
 द्वेर्ष १. १२५. ५; २४०. २; ३०९. २;
 २. १६. २; २८. २; ३२. ४; ३४.
 ४; ३५; ४; ९८. ४; ३. १६. १२;
 ४०. ५; ४. ३०; ६. ७८. ४; १३३.
 १; ७. ७. ६; १२७. १; १८८. ७
 द्वेत् २. २; १९. ४; २५. ३; १११; १६८
 द्वेर्ष २. २३१. २
 द्वेर्ष २. १६९. ४
 द्वेर्ष १. २०२. ३; २३३. २; २५५. १;
 २९४. ४; ३१०. ४; ३८२. २; २.
 १३२. ४; ३. २०. ४; ६. १८. २
 द्वेर्ष १. २१६. ३; २. ३१४; ३. ८.
 १; ४५. २
 द्वेर्ष २. २६. ५
 द्वेर्ष १. २३८. ४; ३१२; २. ३३; ३.
 ३३. ४; ४. ३१; ५. ४. ४; २१.
 २; २५. १; ६. ७८. ३; ८५. ४;
 ८९; १३४. १; १४५; ७. ११०.
 २, ४; ११७. ४; १८२. ७; १८६.
 ५; २१५. २
 द्वेर्ष १. १०९. ५; ११७; १२४. ३;
 १६१; १६२. ४; १६२; १८७. २;
 २१५. २; २३१. ३; ४; २३८. २;
 २३९. ३; २४४. १; २५६. २;
 २८९. ४; ३०२. १; ३१३. ४; ३८१.
 ३; २. १५. ३; १०७. २; ११४;
 ११६. ३; १२३; १२५. ३; १४४;
 १६५. १; १७७. ५; २०५. ३;
 २१५. ३; २१६. १; २२४; २२७.

५; ३. ३०. ३; ४६. २; ४८. ६;
 ५२. २; ४. ४. ३; ६. १८; ४१.
 २; ४५. ४; ५२; ५५. ३; ७७. २;
 ८८. ५; १०६. १; १०८; ११२;
 १३०. १; १३१. ३; १३६; ६. ७.
 २; १५५. ४; ७. ७. १; ३०. ३;
 ३०; ५२. ४; ५५. २; ८०. ३;
 १२०; १२२; १२३. ३
 देखन १. ८५; ११९. २; २४८. २;
 २५३. १; २५४; २६१. ४; २६२.
 १; ३; २६७; २७३. २; ३६८. १;
 ३७८. २; २. १०९. ३; १२२. ३;
 १४८. ३; १५२. ५; १६१. ३; ६.
 १३४. ५; १४३; ७. २६; ५५. १
 देखनिहारे—देखने वाले १. २८९. १; २.
 १२८. १
 देखव १. २३८. ४; २. १४६. ४
 देखराई—बताई २. ८२; ४. २२. ४
 देखराये—दिखाये ४. ९. ६
 देखरावा १. २३३; २. १३४. ३; ६.
 ९६. ४
 देखहिँ १. ६; १०९. ५; १३९. २;
 १७४. ३; २५७. ४; २७४. ३;
 २७९. ४; २. ११६. २; १२१. ४;
 १३५. ४; ३. १५. ७; २६. ११;
 ४. १०. ४; २८. ३; ६. ४८; ६६;
 ७४. ४; ९५. ३; १२६. २. १३४.
 ६; १३५. ५; ७. १९; ६३. २;
 १८९; २०२. ६
 देखहि २. १५८. ३

देखहुँ २. २१. ४
 देखहु १. ७६. ३; ८१; १०२. ४; २९९;
 २. १५. २; २६. २; १२१. २;
 २५५. ४; ३. ४६. ५; ४. १५; १९.
 १; ५. २२. ४; ६. १५; ६०. १;
 १००; ११४; ७. १९३
 देखा १. ७२. ४; ७३. १; ७७. ३; ७८.
 २; ८४. ३; ८६; १००. २; १०३.
 १; ११२; ११७. ३; १२०. २; १३७.
 २; १४२. ४; १६२. ४; १६९. २;
 १८६. १; १९२. ३; २१०. ३; २३१.
 १; ६; २३३. ३; ४; २३४. १; २;
 २७४. ४; २७७. ४; ३०५. १; २.
 ४०. ३; २२७. २; ३. २. ३; ४. १;
 ३४. ३; ३५. २; ३६. ४; ३९. ९;
 ४५. २; ४. ६. ३; ८. ५; २५. १;
 २७. ३; ५. २. १; ५. ४; ८. २;
 १९. २; २०. १; २९. ४; ४४. १;
 ४७. १; ६. १५; २०. १; ३९. ८;
 ७१. ४; ७८. १; ७९. ४; ९९. १;
 ११०. ३; ११४. १; १२०. १; १२८.
 १; ७. ३६. २; ८१. ५; १०६. ३;
 ११७. २; ११९; १२३. ४; १४०.
 १; १५६. ३
 देखाइ १. १८६; २. ४९. १; ५०. १;
 ९५. ४; ३. ३७; ४. २१; ३१. ५
 देखाई १. २४. १; १५८; २४२. ३;
 २६३. ३; २७७. ३; २. ९७. ३;
 १०५. २; १६५. २; ३. ३६. ६;
 ५०. १; ६. ८३. ९. १५५. ३

देखाउ १. ३०३. २; ६. ११५. ५
 देखाउव २. १३७. ४
 देखाऊ २. ८३. ४; १५१. १
 देखायउँ ६. ९४. ४
 देखाये १. ३२६. १; २. १३३. १; ६.
 १५४
 देखाव १. ३०६. १
 देखावइ ६. ७२; ७. १०५
 देखावउँ २. १२८
 देखावत १. २५८. ४; ७. १२. १
 देखावसि—दिखाते हो ६. ७०. २
 देखावहिँ १. २३७. १; २५७. ४; २५८.
 २; ५. १०; ७. ११३. ५; १५७;
 २०२. ४
 देखावहु १. ३०९. ३
 देखावा २. ४९. १; २२६. ३; ३. १५.
 ९; ३६. ७; ४. २७. ४; ५. २.
 ५; ९. २
 देखि—देखकर १. १७. ७; ४४. २;
 ७२. ३; ७८. ३; ९८. ४; १०२.
 १; १०५. ४; ११०. २; ४; १११.
 १; ११४; ११६. ३; ११८. ५;
 ११९. २; १२०; १२८. २; १३२;
 १३८. ३; १५०. ३; १५३. १;
 ३; १५४. ३; १५९. १; १६०.
 ४; १६३. १; १७३. १; १७७.
 १; १७८. १; १८४; १८५. १;
 ४; १८६. ४; १९१; १९४. २;
 २००. ३; २०२. १; २०७. १;
 २१०. २; २१६. २; २२७. २;

२२८. १; २३३. ४; २३४. ३;
 २३७. ४; २३९. ३; २४७. ३;
 २४८. ४; २५०. १; २५७; २५८.
 ३; २६१. २; २६३. ३; २६५. २;
 २६६; २६७. १; २; २७०. ४;
 २७७. २; २७८. १; २८१. २;
 २८३. १; २८५. ४; २९०; २९३;
 २९७; २९९. १; ३०१. १; २;
 ३०२. ४; ३०६. २; ३०९; ३१०.
 ३; ३१५. १; ३२०; ३२६. १;
 ३; ३६६. ४; ३६९. १; ३७८. १;
 ३८१. ४; ३८२. ४; ३८६. १;
 ३८७. ४; ३८८. ३; ३८९. २;
 ३९०. ४; ३९१. ४; ३९३. १;
 ३९४. १; २; २. ४; १३. १;
 ३; १४. २; १७. ४; २२; २६.
 ३; ३१. १; ३८; ३९. २; ३; ४०.
 २; ४; ४१. १; ४६. ४; ४७. ४;
 ५५. ३; ५९. १; ४; ७४. ३; ७७;
 ८३. २; ८४. ४; ९५. २; १००;
 १०६. ४; १०७. १; १११. १;
 ११३. २; ११५. २; ४; ११७. २;
 १२१. ३; १२३. १; १२४. ४;
 १२५. २; १२६. १; १२७. १;
 १२८. ४; १३५. ३; १३६; १३९.
 २; १४३. ४; १६०. ३; १६५. १;
 १६६. २; २०४. ४; २१६. ३; ४;
 २१७. ४; २१८. ४; २२१. ३;
 २२२; २२४. २; २२५. ३; २२६.
 ४; २२७. १; २३३; २३५. ४;

२३७. २; २३८. २; २३९. ३;
 २६३. १; ३१८. ३; ३२७. २;
 ३. ५. ३; ४; १२. ४; १३. २;
 १४. ३; १५. ८; १०; १७. २;
 २२. २; १०; २३. ४; ७; २४.
 ५; २६. ११; २८. ३; ३४. ५;
 ३७. ६; ३९. ३; ४२. ४; ४३. २;
 ३; ४६. ३; ४७; ४८. १; ५३.
 १; ४. ३ १; ६. १; ७. ३; ८.
 २; ५; ९ ७; ११. १; १३. २;
 १५. २; २०. ४; २२. ४; ३०. ५;
 ३३. ६; ५. ३. ४; ५; ८. ४; १२.
 ६; १४. ४; १७. ४; १८. ३; ४;
 २०. ४; २५. ४; ३७. ४; २९;
 ३४. ४; ४७. ४; ४८. ३; ६३.
 ४; ६. ५. १; ७. १; १९; २०.
 २; २७. ३; ४८. ४; ५३. १; ६४.
 २; ६५; ६६. १; ३; ७२. १; २;
 ४; ७३. ३; ७६. ३; ८३. २; ८६.
 २; ३; ९०. ४; ९१. २; ९५. ७;
 ९८. ४; ९९. ५; ७; १०३. १;
 १०७; १०९. ३; ११०. ५; ११२.
 १; ११४. ५; ११६. ५; ११८. १;
 २; ११९. १; २; १२०. ५; १२२.
 १; १२३. १; ६; ८; १२४. ८;
 १२५; १२६. ५; १२७; १२९. ४;
 ५; १३०. २; १३५. ३; १४०.
 ३; १४१; १४४. ३; १५०. १; ५;
 १५३. १; ७. ६; १०; ११; १२;
 १८. २; २०. ५; २५; २७. ४;

३६. ४; ४०. ३; ४३. ३; ४९. २;
 ५०. १; ५२. ५; ५५; ५६. ३;
 ७१. २; ७३. २; ८०. ५; ८८. १;
 ३; ९०. १; ९८. १; ११४; १२३;
 १२५. १; १२५; १२९. ३; १३४.
 ४; १६८. ३; १६९; १७४; १८३;
 २०८. १७; २१६; २२१. १

देखिअत ६. १०६. ४

देखिअहिँ १. ३७. २

देखिन्ह ६. ६१. २

देखिन्हि १. २२५. ४

देखिय १. ३९. २; ११३. १; १७२. २;

२४३. ५; २७३. १; ३२२. ३;

३२५. २; २. ९३. ४; ९४. १;

२६६. ४; ३. ४४. ३; ४६. ४; ५.

१९. १; ६. १६. ४; ८४. ४; ७. ६४

देखियत ४. १७. ५; ५. १२. ४

देखियहिँ ७. ६४

देखियहि १. २६२. ३; २. २३८. १; ६.

७१. ३

देखियहु ६. ७०. ३

देखिये ३. ५०

देखिहुँ २. ५४, ३. ३४. ४; ५. ४३.

३; ४; ७. ४०. ४

देखिहहिँ २. १२१. ४

देखिहि १. ११९. ५; २. १४६. ४

देखी १. ७३. ३; ७७; १०२. १; १११.

२; १६२. २; १६४. ४; १६७. १;

१९०. ३; २३४. २; २४३. ६;

२४५. ३; २४८. ४; २५१. १;

२६१; २७३. ४; २७४. २; २८२.
 १; २९४. १; २; २९७. २; ३२४.
 १; ३८२. २; २. १६. ३; १९. ३;
 ३५; ४३. ३; ७४. ३; ८६. १; ८८.
 १; ११६. १; १३०. २; १३१. ४;
 १३९. १; २१३. ४; २२७. ३;
 २६०. १; २६१. ३; ३. १४. २;
 २४. २; ३६. १; ५; ५३. १; ३,
 ४. ७. २; २०. २; २९ ६; ३०. ३;
 ५. १. २; ३. ५; १३. १; २९. २;
 ३५. १; ६. १४. १; २८. ४; ५३.
 ७; ५५. ७; ८९. ४; ११४. ३; ४;
 १५५. ३; ७. ६२. २; १२५. ४;
 १७८. २; १९०. २; १९८. ४

देखु १. ३१३. ३; २. ३४. २; ४३. २;
 २६७. २; ३. ४६. २; ४. ३. २;
 ५. २३. २; ६. १८. १; ४४; १५३.
 ५; १५५. ४; ५; १५८; ७. २०७;
 २१३. ४

देखू २. २७. ४

देखे १. ३७. ३; ७७. ४; ७८. १; १०६.
 ४; २६५. ३; २७४. ४; २७५. ३;
 २८१. ४; ३०३. १; ३९१. ४; २.
 ८९. ३; १२१. ४; १२४; १३६. २;
 २०७. २; २२४. २; २२५. ४;
 २४०. २; ३. २४. २; ४. ३०. १;
 ५. ५. ३; ४६. १; ५३; ६. ७३.
 ३; १०७. ४; १२१. २; १२२. ३;
 ७. ९. ४; १४. १; ६१. १; १६८
देखेउँ १. १८७. ३; १९६; २४४. ३; २.

१५४. १; २६३. ४; ५. ३२. ४;
 ४८; ६. ३९. ४; ७. ७. ७; ८२. ४;
 ११९. २; १२१. ३; ४; १२३. २;
 ३; १३६. १; १५०. ५; १५८. १
देखेउ १. ७९. २; ८७. २; १२२. ४;
 २६०. २; २७५. ४

देखेसि २. १४३. ३; ६. ९९. ६; १०६
देखेहु ६. ९४. ४

देत १. १४२. १; १७७. २; २००; २४०.
 ३; २६०; २९७. ४; ३०३. ३; ३०७.
 ४; ३०८. ४; ३१७. ४; ३७६;
 ३८१; ३८२. ४; ३८६. २; ३९४.
 ४; २. १२३; २०८. २; ३. ३४.
 ३; ३६. ५; ३७. ९; ४. ९. ३; १२.
 २; ६. ९९. १; ७. ६७. ३

देता १. ३२८. ४; ३६८. ४; २. १३७. ४
देति २. २३. २

देन १. १२३. ४; ३२६ ४; २. ९. ३;
 १०. १; ११. १; २८; ४१. ४; ५०.
 २; ५५. ४; ५. ६०. ४; ७. १२७. २

देना २. ३१. ३; ७. ६२. ४

देनी, सकलमुदमंगल—१. ७. ५; २.
 १०७. ३; **सुख**—१३८. ४; **सुमंगल**—
 २०६. ३; **सुख**—७. २०८. ५

देव—दो, देवता १. २५३. ४; **बन**—२.
 ५७. २; ११९. २; १४७. २; २५२.
 १; ३२४. २

देवा २. १४७. ३

देवि १. १७८. २; २६९. १; २९०. १;
ग्राम—२. ९. ३; १७. ४; १०४. ४;

१०५. ३; ११९. १
 देवी १. ३२७. २; वन-२. ५७. २
 देव-देवता १. १२. ३; १६;—तरु ५२.
 ६;—धुनि ६१. २; ६६. २; ७४.
 ४; ७८. २; ९२. २;—रिपि ४;
 १०६. ३; ४;—हित १०७. ४;
 १०९. ३; १२३. ३; १२६. २;
 —रिपि १५३. १; ४;—हूति १७०.
 ३; महि-साप १९६. ४;—सुखदाई
 २००. ३; २१४; २१५. ४;—समु-
 दाई २१९. ४; २२०. १; २४२. २;
 २४३. ३; इष्ट-२७५. ३; २८४.
 ४; २९५. २; २९७; ३०५. १;
 ३१५. ४; ३१७. १; ३२६. ३;
 महि-३२८. ४; ३८५. १. ३८७.
 ४; वाम-३९३. ४; ३९५. १;
 २. १२. ३; १३. १; २; २०; ५८.
 १;—माया ८६. ३;—सरी ८८. १;
 ८९. ३; १०२. ३;—सर ११४. ३;
 १३५. १; २; १३९; १४६;—सरि
 २५१. ४; २६७. २; २६८. २;
 ३१५. २; ३१९. ४; ३२०. १; २;
 ३२३. २; अजादि-३. ६. ३; १०.
 ४; १२. ३; १३. ३; १५. १; ३५.
 २; ३६. ३; ४२; ४५. ६; ५३. २;
 ४. ३. ५; २४. १; ५. ३९. २;
 ५०. ३; ६. ११. २; ८५. ३; ९३.
 १; ५; ९४. ४; ९६. ५; ११०. २;
 १११. ४; १२९. ६; १३७. १; २;
 —सरीर १३८. ५; १४०. १; ७.

७. २; ३०. ६; ८३. २; ११०. ३;
 १२१. २; १३२. ३; १५२. १;
 १६१; १८२. १
 देवतन्ह १. २१३. ४; ६. १११. ३
 देवता, पति-१. २६८; ३०९. ४;
 २. १४६. १; २१४. ४; ६.
 १३७. ६
 देवन १. ११२. २; ११३. ३; ३१८;
 ६. १२०. ५
 देवन्ह १. २१३. ३; २१९; महि-२४५.
 २; इष्ट-२८३. ३; ३०५. ४; २.
 १३४. ३; ४. १४; ५. २. १; ६.
 ९५. ७; १००. २; ११४. १; १३७.
 २; ७. २४. १; ५२. २
 देवम्,—देवता को ब्रह्मवृन्दैक-६. १
 देवर, प्रिय-२. १००. १;—सहित १०४.
 २; १०४; लघु-११८. ३
 देवा १. ५५. ४; ७७. ४; १३१. ४;
 १८३. २; १९९. १; २१६. १;
 २२३. ४; २. ७. ४; १०३. ४;
 १०७. ३; १५१. २; २६६. ४;
 ३. १९. ४; २१. ५; ४. १५. २;
 ७. ४०. ४; ६८. ४; १४६. ४
 देवाइ १. ३२७
 देवाई २. २०. १; १५३. ४; ४. ३०. ५
 देवि २. १०४. ४
 देश १. १८१
 देपन १. २५१. ३
 देस १. १८६. १; २१५. ३; ५; २१७.
 ३; ३२३; २. ४६. ३; १०६. २;

२५८. ४; ३१५; ३. २८. ३; कपि-
कुल-६. ९२. २;—सतावन ९८.
२; १३१. ४

देसा १. ७. ६; ७. १२. १

देसु २. १२३. ३

देसू १. १८१. १; २. २७. १; ५०. ४;
२३६. ३

देह १. ४; २३. २; ७३; ८३. ४; ८८.

४; ९८. २; १०२; १४९. ३; १८०.

१; १९२; वनचर—२२०. २; २३९.

३; २४०. २; २४३; २६५. ३; २.

२५; ७१. ३; १२८. ३; १५३; १७७.

५; २०९. ४; २१७. २; ३२६. १;

कनक—३. ३५. १; ४०. ४; ४१.

१; ४५. ८; ५८; ४. १३. १; २६.

३;—जनित ३१. ३; ५. ३. ८; १२.

१; २१. ४; २२. २; २६. १; ३१.

४; ४९. ४; कपि—५३; ६. ८४.

४; ७. ३५. ३; ६२; ९१;—दसा

१२५. १; १४६. २; १७५; धरम—

१८२. २; काग—१९२. ८

देहरि, जीह—द्वार १. ३७

देहा १. १०४. ३; १०७. १; नर—१५१.

२; १६५. ३; ३. ३१. ३; ३५. ८;

३७. ७; निज—५. १६. ४; तामस—

४६. ४

देहिँ—देते हैं, देंगे १. १३. ५; १२३. ५;

२२८; २९५. ३; २९८. १; ३;

३०१. १; ३२८. २; ३८५. ४; ३८५;

३९२. १; २. ४८. १; ४९. २; ५२.

२; ८७. २; १०९. ४; ११८; १२०.

१; १३०. ४; १५८. ४; २०३. २;

२१३; २५१. २; ३. १२. २; ५९.

३; ५. २५. ४; ५७. ३; ६. ४;

८. ४; ६२. ३; ६५. १; ३; १०६.

४; १५७; ७. १७. १; २०. ३; ४६;

८३. ४; २०२. ६; २०६. ६

देहि १. २८२. २; २. ५४. ४; १६५.

२; ३. ६. ६; ५. १२. २; ६; ६.

२७. ५; ४४. ५; ७. ५८. ३; २२२. २

देहीँ १. ११. २; १३. २; ८५. ३;

२०५. १; २५२. ४; २८९. २;

३६७. २; ३८५. २; ३८७. ३; २.

५०. १; ११५. ३; १३५. ४; १५७.

४; १६९. १; २०३. २; २५१. २;

३. ४६. ४; ६. ५. १; १३९. ४;

१४८. ४; ७. ६७. १; २०८. ६

देही १. ८८. ३; १०८. १; १६२. ४;

३. ३७. १; ५. ३५. ३; ७. १५०.

२; २०८. ५

देहूँ २. १२८

देहू १. ९; २४. ४; १००; १२५;

१६०. ३; २२१. ४; २३९. ५;

२३९; २७३. ४; २. ६. २; ९. ३;

२३. ३; २८; ३०. १; ३१. २; ३४.

३; ५१. १; १०८. ४; १२८. २;

१३३. ४; १६६. ४; १७८. ३; ३.

१६. १३; १४; १८. २; ७; २४. ३;

५४. १; ४. १२. ५; १३. ५; ५.

२४; ३४. १; ३९. ३; ४१; ४२;

५०. ४; ६. ५६; ७०. १; १४०;
 १४४. ३; ७. २२. ३; ३२; ५७;
 ५८. १; ७२; ८८; १२८
 दैह्य १. ९६. १; १७४. २; ३६५. ४;
 ३६९. ३; २. ३. ४; ४. ४; २९.
 २; ३१. ३; ५०. ३; १०९. २; ६.
 ७९. २; ७. १२७. ४
 दैत, -निकाया ६. १०२. २
 दैविक -दैवयोग से प्राप्त ७. ४४. १
 दैव -भाग्य, १. ९३. १; ३१३. २;
 २. १९. ४; २१; २२. १; ५२.
 २; २६३; ५. ५३. १; २; ६. ८१.
 २; ८३. ५; १२४. ४
 दैवहि १. २०५. १; २. १२०. १
 दैह्य ६. ८३. ८
 दैहिक ७. ४४. १
 दौड १. ८; ३६; ७२. ४; १६३; १९५. ३;
 २०८. २; २३०. ३; २३८. ४; २४०.
 ५; २४१; २४२. २; २४८. २;
 ४; २४९. १; २४९; २५०. १;
 २५१; २५२. १; २५२; २५३. २;
 २५४. २; २५४; २५६; २५७. १;
 २५७; २५८. १; २५८; २५९. २;
 ३; २६०. १; २६१. ४; २६५;
 २६६. १; २६७. २; २७०. १;
 ३; २७२. ५; २७३. ३; २७४. ४;
 २७५. ३; २७७. २; २७७; २७९.
 २; २८१. ४; २९५. १; २९९. ३;
 ३०२. ३; ३१८. ३; ३२३; ३२४.
 १; २; ३२४; ३९३. २; २. २४.

३; २६. ५; ३०. ४; ३२. ४; ३५.
 २; ५३. १; ५६. ३; ७७. ४; ७७;
 ८२; ८३. १; ८३; ८४. १; ८८.
 १; ९५. ४; ११३. १; २; ११५. २;
 ११७. ४; १२४; १३०; १२१;
 १३३; १३६. २; १३८. २; १५१.
 ४; १५१; १५८. २; १६४. ४;
 १६५. २; १६८. १; १७२. २;
 २२२. २; ३; २२६. ३; २२९. ३;
 २३१. २; २३९. १; २५३. ३;
 २५७. २; ३१९. ४; ३२०. ३; ३.
 ५. २; ३; १७. २; ५; २३. ५;
 २४. ३; ३०. ४; ३३. ४; ४२. २;
 ४३; ४; ४. ४. १; ८. १; ४; ९.
 १४; १५. ३; २९. ४; ३१. १;
 ५. ४६. १; ६३. १; ६. ४. ३;
 ८. १; ५०. १; ६४. १; ६५. ४;
 ६६. ३; ७१. १; ७५. १; ७६. २;
 ९४. १; १०२. ६; ११२. ६; ११९.
 ५; १२३. ५; १२९. ३; १४४. ४;
 १५३. ६; ७. १४; ४८. ४; ७९. ३
 दौड -दोनों १. ३६. १; ४१. १; १४९.
 २; १६२. १; १६७. ३; १७३. १;
 २२७. १; २२८. २; २४०. ५;
 २७६. १; २७७. ३; २९९. २;
 ३२६. ३; २. २०८. १ ११२. १;
 २०८. १; ३. २०. २; ३१. ३;
 ४६. १; ४. ३. ५; १०. ३; ५.
 ४१. २; ६. ३३. २; १३६. २;
 ७. १९६. २

दोख २. २१०. ३
 दोना १. २६६. ४; २. ९०. ४; १३६. १
 दोष—काम क्रोधादि, कलङ्क, अवगुण १.
 ६. ४; दृग—विभंजन ७. १; १२.
 १; २; गुन—विभागा १२. ५; गुन—
 भय १२; १३. १; २; कवित—गुन
 १८. ५;—रहित २७;—दुख ४०.
 ३; ४८; त्रिविध—दुखदारिद्र्यावन
 ५६. ५; ९०; ९३. २; ३; ४; ९७.
 १; १२१. ४; गुन—१५८; १८१.
 ४; १९२. २; २७१. २; ३०८. २;
 ३६९; २. १०३. ३; १२३. १;
 २२९. ४; २३५. १; २५२. ४;
 २६८. २; ३१५. ४; मदादि—
 मोचनम् ३. ६. १; ६. ३६; ७.
 ६४; ६६; ८१. १; नयन—१०६.
 २; १६६; १९२. १
 दोषु १. ९३. २
 दोषहरं,—दोषों को दूर करनेवाले मन-
 संभवदारुन—६. १३८. ३
 दोषा १. ६४. २; पर—३. ४५. २
 दोषु २. २०. २; २९. २; ३६; १२०. १
 दोषू १. ३०५. २; ३१४. ३; २. ७२.
 ३; ९४. १; १७३. १; १७६. १;
 २०८. ४; २२०. २
 दोस २. १६६. ४; २६४. ४
 दोसा २. १३२. २; ३. ३७. २
 दोसु १. ३१४; २. ४९. २. २०२. ४;
 २०७; भरत—२२१. १; २६२. ३
 दोहा १. ५८. ३

दोहाई—सौगन्ध, करुण-पुकार १. १८१;
 २. १०५. ३; २३१. ४; २५१. २;
 २६०. २; ४. ५. २; रघुवीर—
 ५. ११. ३; राम—१६. २; ६.
 ६१. ४; ६४. १; रघुवीर—९८.
 ७; १०२. ७
 द्रव्य,—वस्तु, चीज मंगल—१. ३२१.
 ३; ३३०. ३; ७. २३
 द्रव्य—वहनेवाला पदार्थ ३. २२. ३
 द्रवइ—पिघलता है ७. २१७. ४
 द्रवउँ ३. २१. १
 द्रवउ १. २; १३६. २; २१८. ४
 द्रवहिँ २. २२१. ४; ७. १३८; २१७. ४
 द्रुम—वृक्ष १. ८९;—लताविताना ५८.
 ७; कूल—६. ३३. २; नखदसन-
 सैलमहा—आयुष १०२. १
 द्रोह,—वैर, अनिष्ट-चिन्तन साईँ—२.
 २०२. ३; ३. ४; ४. २०. ४; भूत—
 ५. ३८. ४; विश्व—कृत ३९. ४;
 भूत—रत ६. १०१; पर—निरत-
 मनसा ११७. २; पर—रत १३०.
 १; विश्व—रत १३७. २; पर—रत
 १४०. ३; पर—७. ३५. १; ६३.
 ३; विप्र—४; सुर—६३. ४; १५८.
 १; १६८; १७०. २; ४; विप्र—
 पावक १७८. ७
 द्रोहा २. १३१. १
 द्रोहिहि, द्विज—७. २२१. ३
 द्रोही,—वैर करनेवाला, बुरा सोचनेवाला
 पर—१. २१६. ३; मुनि—२४३.

२; पंकज-२७१. १; छत्रियकुल-
३०५. ३; गुरु-३०८. ३; नृप-
३०९. ३; सिव-३१४. २; २.
१६५. ३; २०६. १; ३. ३. ३;
मुनि-१८. २; ब्रह्मकुल-४२. ४;
शंकर-४. २०. ३; ५. २३. ४;
चराचर-४९. १; सिव-६. ५.
४; ५; ४२. १; भ्राता-७१. २;
सुर-१०९. २; १३७. ५; पर-७.
६२; नर-६७. ३; पर-१८८. १
द्वंद, -हर ३. ४१. ३; -जुद्ध ६. ११४;
-हरन १२९. १; -भंजन १४०.
५; पदपंकज-७. ३०. ४; -घनम्
३२. १०; ५७. ४
द्वादस-चारह १. १७१
द्वापर-युग-विशेष, (संशय, वह पासा
जिस पर दो अंक हों) १. ४३. २;
७. ६३; १६३; १६४. २; -धर्म
१६६. २
द्वार, -दरवाजा, मार्ग जीहदेहरि-१.
३७; २४७. १; भूप-३२३. १;
३२८. ४; ३९२. ३; ४; २. १०.
१; ३८; वसिष्ठ-८१. १; भूप-
१४८. ३; पुर-४. ८. २; ६. ६३.
२; लंका-१००. १; प्रति-७.
५०. ५; २०२. ६
द्वारपाल १. १४९. २
द्वारहिं २. १६०. २
द्वारा, नृप-१. २२५. ४; २. ३८. ३;
६. १०१. २; ७. ६६. ४

द्वारे १. ३७७. २; ७. २०. १
द्विज, -ब्राह्मण, (पक्षी)-वचन १.
१५०. १; -सापा १९६. २; -गुरु-
कोप ३; १९८; २०३. ४; -भोजन
२१२. ४; २१५. ३; गो-हितकारी
२१८. १; -निर्भयकारी २४३. ३;
३०९. ४; ३१६. १; २. १३०. २;
४. २०. ४; सुरमहिगो-लागि २९;
गो-धेनुदेवहितकारी ५. ३९. २;
-पदप्रेम ४९; -आमिषभोगी ६.
६५. २; ७. १२. २; २२. ३; ४९.
१; -पदप्रीति ६१. ३; ६६. १;
-सेवा ६८. ४; १३१. ३; १५४.
१; -चिह्न १६०. ४; १६८. ३;
-वर ४; १६८; १७३; १७४;
१७८. ३; -सेवकाई ६; १८२. २;
१८४; १८८. २; -निंदक २०८.
१२; -गुरुसेवकाई २१९. ३; २२०.
३; ४; -द्रोहिहि २२१. ३; -सेवक
२२१. ४
द्विजन्ह १. २२५. ४; ७. १४. ३; ३४.
५; २७. १; २; ४७. १; १५६. १;
१५७
द्विविद ५. ५६; ६. ७१. १
द्वेष-शत्रुता ५. ४८. २; ७. १६०
द्वैत-भेदबुद्धि ७. १८७
धन, -द्रव्य अथअवगुण-धनीधनेसा १.
१०. ३; ५२ १; ४; जीवन-
६; -धारी २१३. ५; पर-
२१६. १; मुनि-२३०. १; २४०.

२;—रासि २. १४५. ४; १७१;
—हीना ३. ७. ४; २२. ८; २८.
४; ४४. ३; ४. १६. ३; १९.
४; ५. ४९. २; ४; पर-७. ६२;
पर-स्वामी ६३. ४;—मदमत्त १२२.
२; पर-हारी १५४. ३; सिष्य-
१५६. ४;—हीन १६२. १; २२०.
४

धनद-कुवेर, धन देनेवाला १. २४६. २;
—पदवी २. ५३. ३; ३२५. ३;
—कौटिलसतसम ७. १४२. ४

धनवंत-धनी ७. १३२. १; १६०. १; ४

धनवाना ७. १४२. ४

धनवानू २. १७३. ३

धनिक १. २४६. २

धनी, —स्वामी, धनवान् अघअवगुनधन—
धनेसा १. १०. ३; माया—७४.
५; राज—१८१. ३; २. १२७. ५;
कौसल—१५२. ५; अवध—३. २६.
११; ३४. २; त्रिभुवन—४१. ५;
कौसला—६. ६८. १; त्रिभुवन—
१०८. ५; कौसल—११४. ४; ५;
त्रिभुवन—७. १४. ५

धनु, —धनुष-सायक १. ३४. ५;—सर
१०८. ५; १२१. २; १२९. २;
—सायक २५४. ३; सिव—२५६.
३;—मख २५७. १;—विघटन-
परिपाटी २७२. ३; सिव—२८३.
१; ४; २८३;—दमनीय २८४;
२८६; सिव—२८८. ४; २८९. २;

कुसुम—सायक २९०. १; २९१. २;
२९२. ४; शंकर—२९३. १; २९४.
३; ४; संभ्र—२९५. ४; २९६. ३;
सिव—भंगा ३०१. १; ४; संभ्र—
भंजनिहारी ३०४. १; २; ४; त्रिपु-
रारि—३०४; ३०५. १; ३०६. ४;
कुठारवान-धारी ३१५. १; ३१७.
४; ३१९. ३; ४;—हाथा ३२४. ३;
३२६. १; ३९१. २; तनु—२. ३१.
४; ३६. ४; धरनि—धाम ८९. ३;
९३. ४; १००. १;—तीरा ११६.
४; १३१. ३; १३२. ३;—बाण ४;
१५२. २; २०९. १; २३०. ४; २४०.
३; ४; ३२५. ३; सर-धारी ३.
२३. ६; ३२. ४; मनोज—३९. ६;
—पानी ४. ९. ११; बक्रउक्ति—६.
३७; ९१. ३; १०७. ५; १०७;
इंद्र—११२. ३; ११७. ५; ११८. ५;
१२३. ५; १२६. १; ७. १४. १;
२७. ५; ७०. २;—पानी १५२. ४
धनुष, सुमन—१. १०८. २;—जग्य २३६.
४; २४३. ५;—मखसाला २५८. ३;
—जग्य २६४. १; २७२. २;—मख-
साला २७३. २; २७७. १; भव—
२७८. २; ३;—भंगाधुनि २९५. ४;
२९९. २; ३०३. २; ३०५. १; ३१५.
४;—विद्या २. ४२. २; १३४. १;
सीक—सायक ३. २. ४;—टंकोर
२४. ८; २६. ४; ४. २१. ४; २२;
६. ५५. ६; ९०. १; ९२. ४; इंद्र—

१२६. ५
घनुषु १. २९०. १
घनुही १. ३०४. ४;—सम ३०४
घनेसा,—कुवेर अघअवगुनघनघनी—१.
१०. ३
घँधरक,—घोरी १. २२. २
घन्य—भाग्यशाली, प्रशंसनीय १. १२८.
२; १३६. ३; ३२४; ३८६. ३; २.
४७. १; ११४. १; १२१. ४; १२३.
३; १३७. १; २; १३९; २०६; २११.
३; ४; २२४. २; ३. १२; ३४; ५९.
५; ४. ६. ३; ३०. ४; ६. १४; ३९.
१; ८६. ४; ९९; ७. ५. २; १२. ४;
२७. ६; ५६. ४; ७५. ५; ७९. ४;
१४८. १; २०५; २१३; २२०. ३;
४; २२०
घन्या २. १३९. २
घन्वी—घनुधीरी ३. ३०. ३; ६. ४१. ३;
७१. १
घर—धारण करनेवाला १. २३. २; सर-
चाप—३३; ३६. ४; नीलनीर—
स्याम १७४; २६६; परसु—मति
३१७. ३; मुनिपट—२. १२०;
घरमधुरं—३. १०. २; २६. ५; ३४;
५. ४३. ४; ६. ९३. २; ३; १२९. २
घरइ १. ९७. २; २३५. ४; ३८९. ३;
७. १९९
घरई ४. ९. ३; ७. ८१. ३
घरउँ १. २८६; २९१. ३; ५. ३; ४९.
४; ७. १८०

घरऊँ ७. १८२. १
घरत १. १९७. ४; ३१५. २; २. २३४.
१; ५. २१. ३
घरति २. १२४. ३
घरन ६. १२३. ४; ७. ११३. ५;
१४२. ४
घरना ७. ११७. ३
घरनि—घरणी, पृथिवी १. ३४. ३;
१३३; १९७. ४; २१६; २१९;
२९३. १; २. ३५;—घनुघाम ८९.
३; ९३. ४;—तल १११; १४३. ४;
१५४. ३; १७१; २३४. १; २५१. ४;
३. ३५. ७; ६. ४२. २; ४८. २;
५२. ५; ६१; ८७. ४; ८८. ४;
९३. ३; ९६. ४; ९९. ३; १०८. ४;
१०९. ५; १२९. २; ३; १३०. १;
७. १२५. १; १६१
घरनिहि १. २१९. ५
घरनी—पृथिवी १. १४८. ४; २०५. ३;
२१८. १; ३७७. ४; ३८९. ३; २.
३६. ४; ५९. ३; ११८. २; ३. ३०.
२; ३७. ११;—घरं ४१. ३;—भार
४. ३; १९. ४; ५. ४. २; ६२. १;
६. ५. २; ४०. ४; ६७. ४; १०७.
५; १३०. ३; १४०. २; ७. ४६. ३;
५८. ३; २१७. ३
घरम् ३. ६. २; घरनी—४१. ३
घरम,—घ्वज १. २२. २; ५२. १;
व्रत—नेम २; ५८. ५;—जुत १०१.
३; १०८. १; ४; नारि—१२६.

२;-रति १३०. १; १४०. ४;
 १४८. ३; १७०. १;-धुरंधर १७१.
 ३; १८१. २; १८२. १; अरथ-
 कामादि १८२;-सील १८३. १;
 -रुचि २; ३; १८४. १; १९३. ३;
 २०४. १; २०६. २; २१२. १;
 २१५. ३; ५; २१६. २; सकल-३;
 -धुरंधर २२०. ४;-सील २४६.
 ३;-सेतुपालक २५१. ४;-सील
 २७८. ४; ३२७. २;-व्रतधारी ४;
 -धुरंधर २. १३;-परमिति ४९.
 २;-धुरीन ५१. २;-गति ५४. ३;
 -धुरीन ५४. ३; ५६. २; ४;-धुरीना
 ५८. १;-धुरधारी ७३. १; ४;
 -धुरंधर ७९. १; ८६. २;-मगु
 ९६. १; २;-हित २;-अवधि
 १५७. ३;-रत्न १६३. ३; १६९. १;
 १७२. २; ३; सेवक-२०५; परम-
 २१४. २; २२९. २;-धुर २३४.
 १; २५२. ३; २५५. १; २५८. ४;
 २६०. १; ३१७. १; ३२४. ४;
 ३२५. १; २; ३२६. १;-रति ३.
 १; नारि-७. २; ४; ५; ८. २;
 पतिव्रत-४;-धुरंधर १०. २; ६;
 ११; २१. ३; ४; ६. १३५. १;
 -नुतिसानी २;-धुरंधर ७. १४. ३;
 ४३; ४४. २; ४७. १;-तडाग
 ५४. ४; १३८. २; १५४. १;-देह
 १८२. २; २०८. ११

धरममय ७. १९८. ७

धरसु १. १०१. १; ३२६. ४; २. ५६.
 २; तिय-३; ९६. ३; १३२. ३;
 १७३. २; १७८. २; २०४. ४;
 २०८. २; २१७. ३; ३१६. २
 धरसू २. २०५. ४; २५४. ३
 धरषि-दवाकर ६. ५३
 धरहिँ १. ७२; १३८. ४; १४१. १;
 १४२; २१५. २; २८३; २. १४२.
 ३; ५. १०; ६. ६१. ४; १०६. ३;
 १२१. २; ७. १०६. १; १७२. ३;
 १९२. ६; २२३. ६
 धरहीँ १. ९३. ३; १४९. १; १९७. ४;
 २८३. ४; २. ४. ३; १३०. १;
 ४. ३१. ४; ७. १०६. ५; ११०. १
 धरहु १. ९९. १; १६५. ३; २२१. २;
 २९३. १; ३०६. ४; २. २१. २;
 ४१; १४४. १; १५१. ४; १७०;
 १७७. ३; ३. २३. ५; २३; २४.
 ८; ४. ३२. १; ५. ४१. १; ५३.
 ३; ६. ४९; ५०. १ १२६. ४
 धरहू १. १३३. १; १६५. १; ३६८. ४;
 २. ३६. ४; १६६. ३; ५. २३. १;
 ३६. ३; ६. ४. ४; २०. ४
 धरा-पृथिवी १. १०८. ५; १०९; परसु-
 ३. २४. ८; ६. ३९. ८; ९२. ४;
 ९८. १;-सुरपद १११. ६; १२५. ७
 धराई १. ११५. २; २. १९. ३
 धरि-घारण करके, पकड़ कर १. ३४. ३;
 ५५. १; २; ५५; ६५; ७३; ७५; ७९.
 २; ८८. ४; ९२. २; ४; ९५. ४;

९८. १; ९९; १०१. १; ११९. ३;
 १३३; १४८. ४; १४९. ४; १६३. २;
 १६५. ३; १६५; १६६. ४; १७७. १;
 १८०. १; ४; १८९. १; १९९. ३;
 १९९; २१५. ५; २१६. ४; २१९;
 २२२. २; २४३; २४८. १; २४८;
 २४९. १; २५९. ४; २६७. १; ४;
 २७४; २८४. ४; २९०; २९२. २;
 २९३. १; २९९. २; ३०१; ३१७. २;
 ३२०. ३; ३२३. ३; ३७०. ३; ३७८.
 २; ३८७. २; २. ४. २; २५; ३०.
 ४; ३१; ३४; ४०. २; ४१. २; ४२.
 २; ४५. १; ४८. ३; ५५. ३; ५६.
 ४; ७१; ८०. १; ८२. ४; ८९. २;
 ९४; १०३. ४; ११२. २; ११२;
 १२७. ५; १३६. ३; १४४. १;
 १५१. २; १५२. ३; १५४. १;
 १५५. २; १५६. १; १६१;
 १६२. ३; १६४. ४; १७५. १;
 ३; १७७. १; ३; १७७; १७८.
 १; २०३. १; २१४. २; २१५.
 १; २१७. २; २३९. २; ३१७.
 २; ३१९. ४; ३१९; ३२०. २; ३.
 २. ३; ३. १; १५; २२. ४; ३२.
 २; ३६. ७; ३७. १०; ४०. १;
 ४१. १; ४. ३. ३; १५. २; २६.
 ६; २८; ३२. २; ५. १. २; ६.
 ३; ९. ३; १४; १७; १८; २६;
 ४६. ३; ६३. २; ६. १२. २;
 २५; २७. १; ४९; ६०. ३; ६१.

५; ६७. ४; ७६. ४; ७८; ८१. २;
 ८४. ४; ८८. ४; ८९. १; ९६;
 ९८. ६; ९९. ६; १०६. २; १०९.
 ४; ११०. ५; १२९. ४; १३५. १;
 १३७. ४; १५७. १; ७. ५; १४.
 १; ५; २८; ३६; ४३. ३; ६४.
 २; ७४; ८१; १०५; ११०. ४;
 २०८. ६; १२

धरिधरि—पकड़ पकड़ कर ६. ६५. ४
 धरिय १. ७४. ३; २. १५५. ४; ५. ४
 धरिये १. २२९. २
 धरिहउँ १. २१९. १
 धरिहहिँ १. १६७. ३
 धरिहि १. २१६
 धरिहीँ ५. ६०. ३;
 धरी १. १५१. २; १९२; २२०. २;
 २४४. ४; २. ३२. १; ५. ४. १;
 १४. २; ६. १२५. ३; १३७. ४
 धरु १. ३७; ३. २६. ८; ४४. ४; ५.
 १५. ५; १६. २; ६. ७४. ३; ९०.
 ४; ९५. २; १२६. २; ७. १३१. १
 धरे १. ३४. ५; ११७. ५; १३१. १;
 १६९. २; १७१. २; २३०. १;
 २७४. ३; ३२४. ३; २. ४२. २;
 १००. १; ११२. १; १३२. ४;
 १५२. २; २०९. ४; २४०; ३२२;
 ३. ३४; ४५. ८; ४. २६. ३;
 ५. २१. ४; २६. २; ४८. १; ५३;
 ६. ४८; १२६. १; ७. १४. २;
 १८. १; २०. १; ५५. ३; ६२;

६३. ४; १५४

घरेउँ ७. १८१

घरेउ १. ५६. ६; १४४. ४; १५०. १;

१७०. ३; २४४. ४; ३०८. १;

२. १८. २; ७५. १; ९६. २;

१२८. ३; ५. ५. २; ७. १०४

घरेऊ १. २६९. ३; २. ४८. १; ७.

१२५. २

घरेन्हि ६. ९९. २

घरोसि—पकड़ लेता है ६. १२३. ५

घरोहु ४. १४. ५

घरौँ १. २६४. ३

धर्म, —विधि १. ६६; २३९; ३७२. १;

३९३. ३;—वर्म ३. १६. ८; २१.

१; ४३. २; ४४. ३;—सीलन्ह

५१; ५७. ३;—हेतु ४. ११. ३;

१७. ५; ५. ३७; वेद—रच्छक

३९. २; ४७. ३; बुधिवलतेज—

गुनरासी ६. २५. २; ३१. २;

—सीलता ३;—व्रतधारी ३१. ३;

—सीलता ४; ३९. १; ५६. ४;

नीति—५७. ५—हीन ५७; ७.

४३. १; स्व—४४. १;—रत

४; ६४. १; ७१;—सील ७८.

१;—व्रतधारी १;—सील ३; १३१.

३;—रत १३२. २; १५२; १५३;

१५६. ४; १६०. ३; १६१;—रता

१६२. १; ४; १६५; १६६. १;

द्वार—२; जुग—३; १८८. ५;

१९८. ५; २०९; २१५. ३; २१९.

३;—परायन २२०. १; ३

धर्ममयं ६. १०३. ६

धर्महिँ ४. १७. २

धर्मा, निज—१. ७. ६; ३. २८. ४;

४५. १; ७. ७२. १; १३२. २;

१६६. २

धवल, —सफेद, स्वच्छ—धाम १. २४६;

२५७. ३; २. १२०. ४; २०५. ३;

७. ५०. ४

धसइ ६. ९३. ३; १२९. २; ३

धाइ २. ३९. २; १२२. ४; १४६; २०७.

३; २२२; ३. ३८; ४. ३२; ५.

३. ४; ६. ३९. ८; ७. १४. २

धाईँ १. २२५. १; २२६. २; ६. १३०.

१; ७. ९. २; १५. ५

धाई १. २१. २; १०९. १; २४२. ३;

२७९. ३; २. १४७. २; १६०. २;

१६५. १; २३८. १; ३. ५६. ३;

५. २६. १; ६. ८९. ४; ७. १३४. ४

धाए ३. २३. २

धाता ७. १७०. २

धान ७. १६१

धानु १. २९६. २

धाम—घर, स्थान, प्रकाश, आश्रय, पदवी

१. ३; ५२. १; सत्य—६८; ज्ञान—

७४. १; सत्य—८०. ४; सुख—९९;

सकलगुन—१०४; सिव—११६. २;

सकलकलागुन—१३१; १३४; गुन—

१८१. २; २२३; सुख—२२९. ३;

२२९; धवल—२४६; रूपसीलबल—

२४९; २५३. १; सुख-२५३;
 धवल-२५७. ३; राम-२. १०.
 १; गुण-३७. २; ५०; धरनिघनु-
 ८९. ३; ९३. ४; धवल-१२०. ४;
 राम-पथु १२५. १; सुर-१५६;
 १७१; २२२; ब्रह्म-३. ३. २;
 निज-१२. ४; सोभा-३०. ४;
 रामछवि-मुख ३९; हरि-४१;
 विज्ञान-४८; निज-५३. २; ४.
 १३. १; छवि-५. ४६. २; सोक-
 ४७; गुण-६. १४; ९३; गुणज्ञान-
 बल-१११; सुख-१२९; १३०.
 ८; १३४. ४; १३७. ५; १३८. १;
 छवि-३; सोभा-१४०. १; सुख-
 ५; मल-१४१. ५; १४७; कृपा-
 १४८. १; सुख-१५३; १५७. ७;
 ७. २८; ४०. ४; साधन-६६. ४;
 कृपा-७०. १; २; सुख-७१. १;
 विधि-७४; सुख-१२८; १६०.
 १; राम-२२३. ६

घामदम्, -पदवी देनेवाला स्व-३. ६. १

घामदा १. ५६. २; ७. १२. ४

घामहिँ १. ३८५. ३

घामहि, सोभासीलरूपगुण-७. ५३. १

घामा, सुख-१. ७५. ४; बल-२०६.

२; २२०. १; सीलरूपगुण-२३०.

३; सुर-२. २२५. १; ३. १३. १;

सुखं-१५. १०; अतुलितभुजप्रताप-

बल-१६. ८; ४०. ५; सुख-५८.

४; अज-६. २१. १; बुधिवलगुण-

२५. ३; ६५. १; सुर-१३९. ४; सील-
 गुण-७. १५. ४; गुण-१०४. २

धाम् १. १२१. २; २. ३६. ४

धाम्, ज्ञानगुण-१. १४१. ४

धाय ६. ८७

धायउँ ७. १२३. २

धायउ ६. ७२. १; १०८; ११७. ५; ११८.

१; ११९. १; २

धाये-दौड़े १. २०५. २; २५३. १; ३६८.

१; २. ७१. १; १११. २; १५८.

२; २६३. ३; ३. ५. ३; १७. ५;

२४. ८; ३५. ८; ४. २२. ४; ५.

२०. ३; २४. ३; ४३. ४; ५४. २;

६. ८. २; २८. २; ४८. ४; ५९.

३; ६०. ५; ६६. २; ६७. १; ३;

७०. ५; ७४. १; २; ८०. १; ८७.

२; ८८; ९१. ४; ९७; ९९. ३; १०२.

७; ८; ११०. २; १११. २; ११४.

३; ११६. १; ११८. ५; १२०; १२२.

२; १२३. १; १२५. ६; ७; १२६.

४; १३३. २; १३४. ५; १३५. ३;

७. ९. २; २२. २; ११७. ३

धायेउ ६. १२०. १; १२३. ६; १५७. ५

धायेहु ६. १०७. १

धार १. ६०. २; जल-२४४. १; २.

३२. १; १३३. ३; रुधिर-४. ८. ४

धारहि, परसु-१. ३०४. ३

धारा, -प्रवाह सुरसरि-१. ७. ४; ४१.

३; ६१. २; असि-९१. ३; २१६.

२; सरितामृत-२२३. २; २. ३५.

२; १३७. १; देवसरि-२५१. ४;
 ३. २३. १; ४३. ३; असिबर-५.
 १०. ३; ६०. ६; जल-६. ४. २;
 परसुसागररवर-४१. २; जल-७३.
 १; बहु-१०२. १; जल-११२.
 ३; खर-११९. १; ७. २०४. १
 धारि १. ११९. ४; २. ७३. १; ३१८.
 २; ३. ५६; ५. ५२; मर्दननि-
 साचर-६. १४०. १
 धारिनि, -धारण करनेवाली लीलावधु-
 १. १२२. २
 धारिय २. ८९. ४; ३२०. २
 धारी, -धारण करनेवाला परदूषणभूषण-
 १. १७. ५; ४०. १; नरतनु-७४.
 १; ११८. ३; १२८. ४; १३४. २;
 १५८. १; घन-२१३. ५; तनु-
 २१३. ६; २५४. १; २८१. २;
 कुठारवानघनु-३१५. १; धरमव्रत-
 ३२७. ४; धरमधुर-२. ७३. १;
 ३२५. २; ३. २४. १; गिरिपादप-
 ३. ३५. ५; भालुकपि-५. ५६. ३;
 ६. १८. ३; रजनीचर-८९. ४;
 निसाचर-९१. १; ९२. ५; ११७.
 ४; स्मृति-७. १३१. ३
 धारे १. २५२. १; ३८८. १; ३९२. ४;
 पगु-२. ४५. १; ७७. ४
 धारेउ २. १६१. १
 धाव ६. ९३. ३; १२९. २
 धावइ १. २१५. ५
 धावउँ १. २८६. ४

धावत ३. ३; २३; २६. ६; ३४; ६.
 ७९. ४; ७. १५. ६
 धावन-दूत २. १५८. २; १५८; ६.
 ३३. ५; ७. २३
 धावहिँ -दौड़ते हैं २. ८७. १; ६. ५९.
 ४; ६०. ५; ६१. ३; ७१. ३; ७४.
 ४; ९०. ४; ९५. ३; ११८. ४; १२१.
 ३; १२६. २; ७. ९. ४; ११३. ५
 धावहीँ ३. २६. ९; ५. ३५. ६; ६.
 ११३. ६; ११७. ७
 धावहु २. १५८. १; ६. ४. ५; ५०. १
 धावा १. २१०. ४; २१३. ५; २३५. ४;
 २४३. २; ३. ३. १; १५. २; ३५.
 ६; ३७. ५; ८; ९; ४. ८. २; ९.
 १४; १३. १; ५. १०. ४; १९. २;
 ६. ६३. ३; ९२. ४; ५; ९२; ९३.
 २; ९६. ३; ९९. २; ५; १२२. ४;
 १२५. ५
 धिक-धिकार है २. ८७. ३
 धिग १. २२. २; २. १४५. २; १५६.
 ३; १६५. ४; २०२. २; ३; ३. २३.
 १; ६. ५०; १०९. २; १२५. ४;
 १३८. ५
 धीर-वीर, हौंसले वाला, धैर्यशाली १.
 ७४. ५; ९२. ४; ९९. १; १०९;
 १७३. २; समर-२११. ३; २१३.
 ३; मन-२१६; मति-२१७;
 २२१. २; -मति २२४. ३; २३३.
 ३; मति-२४१; २४३; २४८;
 २६७. ४; २९०; २९३. १; २९५;

३०६; ३०७. ४; ३१०. २; ३२३.
३; २. ३१; ४१. २; ५६. ४; ७३.
१; ७९. १; ८२. ४; ८३. १; १००.
१; १४२. ४; १४४. १; १५१. २;
४; १५५. २; १६१. ३; १७७;
३१८. ३; ४; ३२०. २; ३. १५;
३०. ३; ४८. १; ६; ५८. ५; ४.
२६. १; ५. १४; १५. ५; १५;
४६. ३; ६. २७; रन-६०; बल-
७१; रन-८६; मति-१०३; १२०.
५; महारन-७. ३२. ९; मति-

धीरज १. १०८. ४; १२६. ३; १७७. १;
२६७. १; २९२. २; ३७१. १; २.
२१. २; ३६. ४; ४०. २; ७५. १;
१७०; २३५. ३; ३. ७. ४; ३६.
७; ४. ४. ४; ६. १०३. ३

धीरजहू २. १५४. ४

धीरजु १. ११९. ३, २४४. २; ३७०.
३; २. ४५. १; ४७. ४; ५५. ३;
११९. ४; १४२. ३; १४४. १;
१५१. ४; १५४. ४; १५५. ४;
१५६. १; १६२. ३; १६६. ३;
१७७. १; ३; २०२. ५; ३१८. ३;
५. २७; ७. ९४. २

धीरता-वीरता, धैर्यशालिता, नम्रता १.
३७१. ३

धीरन्ह ३. ५०. १

धीरहिँ, रन-७. १७. ३; ५३. २

धीरा १. ७४. ४; मति-७६. १; ८०.

२; १५७. १; १७१. २; महारन-
१८१. २; १८५. ४; मति-२२०.
२; २२५. २; रन-२७४. ३; २८४.
४; २९१. ३; २. १०६. ३; १५३.
३; २०३. १; ३२५. १; ३. १०.
५; मति-४५. ६; ४०. १; ४. ७. ४;
रन-९. ६; ३२. १; मति-५. ३.
३; १६. २; रन-५०. ४; ५३. ३;
६. ८१. २; ८४. ६; ८७. १; ९४.
५; ९८. ६; १२१. २; १२३. ६;
१२५. ३; १३०. ४; ७. १०२. ३;
१९२. ३; २०६. ९; मति-२०८.
२; रन-२२०. २

धीरु २. ४३. ४

धुआँ ३. २८. ३

धुनइ २. ४७. ४

धुनहिँ २. १००

धुना ६. ७७. २

धुनि-नदी, ध्वनि, शब्द १. २१. ४;

देव-६१. २; भवनवेद-२२७. ४;

२३१. २; अरुनसिखा-२५९;

कंकनकिंकिनिनूपुर-२६३. १;

२९४. ४; धनुषभंग-२९५. ४;

वेद-२९८. २; ३३०. ३; ३७७.

१; ३८०. ३; ३८१. १; २. ३१.

संख-३५; ३८. ३; ७७. ३; १४५.

४; २११. ४; २६६. ३; ३. ५२.

५; महा-४. १०. १; दादुर-१७.

१; महा-५. २८. १; ६. ६१. १;

७३. १; ९०. ४; ९५. २; कोदंड-

११६. ५; ११८. ४; १२६. २;

१२९. ५; ७. ६६

धुनेउ २. ७४

धुनेऊ ६. ८४. ३; ८७. ४

धुर, -बोझ धरम-धारी २. ७३. १;

धरम-२३४; ३१८. ४; ३२५. १

धुरंधर, -भार धारण करनेवाला धरम-

१. १७१. ३; १८१. २; २२०. ४;

२. ३१; ७९. १; १५१. २; १७७;

२६०. १; ३१८. ३; ३. १०. २;

७. १४. ३; ४७. १

धुरीन, -भार उठानेवाला धरम-२. ५१.

२; ५४. ३; १००. १; २५५. १

धुरीना, धरम-२. ५८. १

धृति, -धृष्ट मति-२. २०७

धृप १. ३८३. २; अगर-२२७. ३;

३८०. १

धूम-धूँ १. १३. ६; १४१. २; -केतु

२११; ३८०. १; मृतक-६.

७४; -केतुसतकोटिसम ७. १४१;

१७०. ५

धूमउ १. १९. ५

धूरि-धूल, रज १. १४१. २; २०५;

२३५. ५; ३७२. ४; सियचरन-

२. ११२. २; २२७. ५; २३०; ३१९;

३. २३. ५; ४. १७. २; ५. १८;

६. ७३. २; ७४; ११२. ३

धूरी, गुरुपदकंज-१. ५५. १; पदपकंज-

२५६. ३

धूसर-मैला १. २३५. ५

धृत ५. २५. ३; -त्रौनवरसर चाप ६.

१४०. १; -बरचाप १४३. १;

-सायकचापनिपंगवरम् ७. ३२. ३;

-सररुचिरचापतूनीरहिँ ५३. २

धृति, -सम ७. १९८. ७

धेनु, -गाव्य सुधाससि-१. २९; १२५.

४; सुर-१३७; १४८. ४; -मति-

तीरा १७१. ३; काम-१८३. १;

२१५. ३; -रूप २१६. ४; विप्र-

सुरसंत २२४; २२५; २४०. २;

३१८. १; ३२७. २; ३६६. ४;

३७०. ४; विप्र-हित २. १३२.

१; १४७. २; १७१. ४; २६७. १;

५. ३. ९; गोह्विज-देवहितकारी

३९. २; सुर-६. ४१. ३; ७.

१५. ५; ६; ४६. ३; प्रजतकाम-

सुर-५८. १; काम-सतकेरिसमाना

१४२. २; १९८. ५; ६

धेनुहिँ, सुर-७. १८२. ४

धेनु, सुर-१. १७४. १

धोह २. १०१. ५; ७. २२३. ६

धोए १. ६४. ४

धोखे २. १४५

धोये ७. ७२. ३

धोरी, -मुख्य, वैल, कपिला गाय, धुरी

का उठानेवाला घंघक-१. २२.

२; २. २३५. ३

धौँ १. २७३. १; ३००. ४; २. ५१.

५; ५. २१. १; ६. २७. ५

ध्यान १. ५५; -रस १३५; २६७. १;

१४२;—जनित ३. १५. ९; ३५.
६; ४१. ४; ५२. ५; ४. १२. ४;
५. ३०; मुनि—४८. ४; ६. १४;
१२४; १४८; ७. ६५; ८१. ३;
हरि—१६४. १

ध्याना १. ७९. २; ८५. २; १०६. २;
१३८. ४; १९०. ४

ध्यानी, वग—१. १९२. ३

ध्यानु १. ४३. २; वक्र—६. ११०. ४

ध्याव ६. १४०. ४

ध्यावहिँ—ध्यान करते हैं १. २१८. २

ध्यावहीँ १. ७४. ५; ७. ३०. ६

ध्रुव—राजा उत्तान पाद का पुत्र, स्थिर,
अचल १. ४२. ३; १०८. २; १७०.
२; २. ३२६. ३

ध्वज,—पताका, ध्वजा धरम—१. २२.
२; २२६. १; २३१. २;—पताक
३२२. १; ३२९. ४; २. ७; ६.
१०२. १;—कुलिसअकुसकंजजुत ७.
३०. ४

ध्वजा—पताका, वैजयन्ती ३. ४८. १;
६. १०३. ३

न १. ८. ३; ४; ६; ११. १; १२. १;
१३. २; ३; १७. ३; ४; ६; १८.
२; ३; ४; १९. २; ४; २१. १;
३; २२. ४; ५; २३. १; ३; २५;
२८; ३१. ३; ३२. १; ३३. २;
३४; ३७. ३; ४; ३८. १; ४१. २;
४२. ४; ४३. ४; ४६. ३; ४; ४६;
५४. ४; ५४; ५५. १; ५६. १;

५७. ३; ५९. २; ३; ५९; ६०. १;
२; ३; ४; ६४. १; ४; ६७. ४;
६७; ७१; ७२. १; ३; ४; ७३.
१; ४; ७३; ७४. २; ३; ७४; ७५.
३; ७६. १; ७७. १; ७८. २; ४;
७९. १; २; ७९; ८०. ४; ८२. १;
२; ८२; ८३. ३; ८५. ४; ८६.
२; ३; ४; ८६; ८७. १; २; ३;
८७; ८८. २; ९२. १; २; ४; ९२;
९३. ३; ४; ९४. १; ४; ९५. १;
२; ३; ९६. १; ४; ९८. १; ९९.
१; १०१. १; १०२. ३; १०३.
१; १०४. ३; ४; १०५. २; ३;
१०६. ४; १०७; १०९. ४; १०९;
११०. ५; ११०; ११२. १; ११३;
११५. ३; ११७. १; ११९. ४;
१२०. ५; १२१. २; ३; १२२.
४; १२३. ५; १२४. २; ४; ५;
१२५. ४; १२६. २; ४; १२७.
२; १२७; १२८. २; ३; १२९.
१; २; १३३. २; १३७. २; ४;
१३७; १३८; १३९. ३; १४१;
१४२. १; २; १४८. १; १५०.
१; ३; ४; १५१; १५३; १५४.
४; १५५. १; १५६. ४; १५९. २;
४; १६०; १६१. १; ३; ४; १६२.
१; ३; ४; १६३. १; १६४. १;
३; १६५. १; २; १६६. १; ४;
१६७. २; ४; १६८. २; ३; १६८;
१६९. ३; १७०; १७३; १७६.

३; १७९. २; १८४. १; १८४;
 १८५. ३; १८६. २; ४; १८७;
 १८८; १८९. ३; १९०; १९१;
 १९२; १९३. २; १९३; १९४. १;
 १९५. २; ३; ४; १९५; १९६. ४;
 १९६; १९७. २; ३; १९८. १;
 ३; १९९. २; २००. ४; २००;
 २०२. २; २०२; २०३. ४; २०४.
 ३; ४; २०४; २०६. ४; २०७.
 २; २०८; २११. ४; २१२. १;
 २१३. ५; २१३; २१५. ४; ५;
 २१५; २१६. ३; ४; ५; २१८. १;
 ३; २२०. १; २२१; २२३. १;
 २२४. ३; २२५. ४; २२६. १;
 २२७. १; ४; २२७; २२९. १;
 २३२; २३३. ३; २३४. १; ३; ४;
 २३५. ४; २३७; २३८. ३; २३९.
 ४; २४२. ४; २४४. ३; २४६.
 १; २४९. ३; २५०. १; २; २५१.
 १; ३; ४; २५३. ४; २५४. १;
 २५५. २; २५६. ३; २६१. २;
 २६२. ४; २६३. ३; २६४. ३;
 ४; २६५. ४; २६६. ३; २६७;
 २६८; २६९. २; २६९; २७२; १;
 २७५. २; ४; २७७. २; ४; २८२.
 ४; २८३; ४; २८३; २८४. १;
 २८४; २८५. १; २; ३; २८५;
 २८६. १; २; २८६; २८७. ४;
 २८८. १; २८९. १; ३; २९१.
 १; २; २९२. १; ३; २९३. १;

२९४. ४; २९५. ४; २९७. २; ३;
 २९८. ४; ३००. ४; ३०१; ३०३.
 २; ३०३; ३०४. ३; ३०४; ३०५.
 १; २; ३; ३०६. ३; ३०७. ४;
 ३०७; ३०८. ३; ४; ३०८; ३०९.
 ४; ३१०. १; ४; ३१२. २; ४;
 ३१३. १; ३१४. २; ३; ३१५.
 १; ३; ३१७. २; ३१७; ३१९. २;
 ३२२. २; ३२३. ३; ३२४. १;
 ३२४; ३२५. १; ३; ३२६. ३;
 ३२७. ३; ३२५. २; ४; ३२६. २;
 ३२६; ३२९. १; ४; ३३०. ४;
 ३३१. १; ३३३. २; ३३३; ३३४.
 ४; ३३५. २; ३३६. २; ३३७. ३;
 ३३८. २; ३३९. १; ४; ३८१. २;
 ३८२. ४; ३८६. २; ४; ३८७;
 ३८९. ३; ३९०. २; ३९४. १; ४;
 ३९५. ३; २. २. ३; ४. ३; ५.
 ३; ४; ५; ६. ४; १०; १२. ४;
 १३. ३; १४. ४; १५. २; ३; १६.
 १; १७. ४; १८; २०. १; ४; २१.
 १; २; २१; २२. १; ३; २२;
 २३. १; ४; २४. १; ४; २५. ४;
 २६. १; २८. ३; २८; २९. १;
 २; ३१. १; २; ३२. ४; ३३. १;
 ३४. १; ३; ३४; ३५. १; ३६.
 १; ३६; ३७. १; ३; ३७; ३८.
 ४; ३८; ३९. २; ३; ३९; ४०. २;
 ४१. २; ४; ४३. १; २; ३; ४;
 ४४. १; ३; ४५. ३; ४६. ४; ४७.

३; ४७; ४८. ४; ४८; ४९. १;
 ४९; ५०. ३; ४; ५१; ५२. १;
 २; ५३. ३; ५४. २; ५५. २; ५६.
 १; ५६; ५८. ४; ५९. २; ६०. २;
 ३; ७१. २; ७१; ७२. ३; ७२;
 ७३. २; ७६. ४; ७७. ३; ७८. १;
 ७९. १; ३; ४; ७९; ८०. १; २;
 ३; ४; ८१; ८२. २; ३; ८३. ४;
 ८४. ४; ८५. २; ८६. २; ३; ८७.
 ३; ४; ९१. ४; ९२. २; ४;
 ९३; ९४. १; ९६. १; ९७. ३; ४;
 ९८. १; ९८; ९९. १; ३; १००.
 २; ४; १०१. २; ३; ५; १०२.
 १; १०३. ३; ४; १०४. ३; १०७.
 ४; १०८. ४; १०८; १११; ११३.
 ४; ११५. ३; ११७. १; ४; ११९.
 १; १२१. १; ३; ४; १२२. २;
 ३; १२७. १; ४; १२८. १;
 १२८; १२९. ३; १३१. १; १३२;
 १३४. २; ४; १३७. ४; १३९. ४;
 १४०. ३; ४; १४०; १४१; १४३.
 ३; १४३; १४४. २; ३; १४५. २;
 ३; १४६. २; ३; ४; १४७; १५२;
 १५३. २; ३; ४; १५६. २; ३;
 १५९. १; ४; १५९; १६१. ३;
 १६२; १६३. १; २; १६४. १;
 १६५. २; १६६. १; २; १६६;
 १६७. १; २; ३; ४; १६९. ३; १७०.
 २; १७३. २; ३; १७४. २; ३; १७५.
 ४; १७६. ३; २०१. १; २; ४;

२०२. १; ५; २०५; ४; २०५; २०७.
 ४; २०८. १; ४; २०९. १; ४;
 ११०. १; २; ४; २११. २; २१२.
 १; २; ३; २१३. १; २१७; २१८.
 ३; ४; २१९. ३; २१९; २२०. २;
 २२१. ४; २२२. १; २२३. २; ३;
 २२४. १; २२६; २२७. ४; २२८.
 १; ४; २२९. ४; २२९; २३०. १;
 ४; २३२. ४; २३३. २; २३४. १;
 २; २३७. १; २३९. ४; २४०. १;
 २५१. २; २५२. १; २; २५३. २;
 ३; ४; २५३; २५४. १; ४; २५५.
 ३; २५६. २; २५७. ४; २५८. २;
 २५९. १; ३; २६०. २; २६१. १;
 ३; ४; २६१; २६२. १; ३; २६३.
 १; ३; २६६. ४; २६८. २; ३१५.
 ३; ३१६. १; ३१७. १; २१८. १;
 २; ३२१. १; ३२२. ४; ३२४. २;
 ३२५; ३२६. १; ३२६; ३२७. ५;
 ३. १; ३.३; ६. ६; ७. ३; ८. ३;
 १०. ४; ११; १३. ३; १४. १;
 १५. १; ३; ४; ५; ९; १६. १२;
 १८. २; ४; १९. २; २०; २१. २;
 ६; २२. ३; ४; २३. ४; २४. १;
 ६; ८; २६. ११; २८. २; २८;
 ३१. ३; ३२. ३; ३३. ४; ३४. ३;
 ४; ३४; ३५. १; ६; ३६. ४; ५;
 ३६; ३७. ६; ९; १२; ३९. २;
 ७; ४२. ४; ४३. १; ५; ४५.
 ३; ४८. १; ४; ५०; ५३. ४; ५४.

२; ५६. २; ५८. २; ५८; ५९. ३;
 ४; ५; ४. १; २, ४. ३; ५; ७. १;
 ८. १; २; ८; ९. १; २; ३; १२;
 १०. २; ११. ४; ५; १२; १३. १;
 १४. ३; ४; १६. १; १७. ५; १९.
 ४; २०. १; ३; २१. १ २२. ३;
 २४. २; ३; २५. २; २७. २; ४;
 २९. २; ३; ४; ३०. २ ३१. २;
 ३१; ३२; ५. २. ३; ३. २; ५; ४.
 ५; ६. २; ७. ४; ८. १; १०. १; ५;
 १२. ३; ४; ५; १४. ४; १५. ३;
 १९; २०. ३; ४; २१. २; २२. ३;
 २३. २; ४; २४. ३; ४; २५. ३;
 २६. ४; २७. ३; २९. १; ३०.
 ३; ३१. ३; ४; ३२. २; ३;
 ३३. १; ५; ३४. २; ३५. ७; ३६.
 २; ५; ३६; ३८. ४; ३९. ४; ४१.
 २; ४१; ४२. २; ४४. ३; ४५. २;
 ३; ४७. ३; ४७; ४८. १; ३; ४;
 ५०. २; ५३. १; ५४; ५५. २; ५५;
 ५६. ३; ५७. २; ३; ५८. १; ५८;
 ६०. ३; ६०; ६१; ६२. ४; ६. १;
 ५. ३; ४; ६. ५; ७. १; ४; ५; ८.
 १; ९. ५; १०. १; ११; १२. १;
 २; १२; १३. २; १३; १८. २; १८;
 २०. १; २२; २४; २७. ३; ४; २८.
 ४; ३०. १; ३; ३०; ३१. १; ३;
 ३३. ५; ३३; ३४; ३९. २; ३; ४;
 ६; ४०. ४; ४२. १; ४३. १; ४४.
 ३; ५; ४५. १; ४; ४६. १; ३; ४;

४८. ५; ५०. २; ४; ५०; ५२. १;
 २; ३; ४; ६; ७; ५२; ५३. १; २;
 ५; ६; ५५. १; ५६. ३; ४; ५७.
 ४; ६०. ५; ६१. ३; ६३. २; ६४.
 ४; ६५. ३; ६६; ६८. ४; ७०. २;
 ७१. ३; ४; ७२. २; ७३. २; ४;
 ७८. ३; ७९. १; ४; ८०; ८१. २;
 ८३. २; ३; ४; ८५. १; २; ८६. १;
 ८६; ८७. ३; ५; ८९. ३; ९३. १;
 ९३; ९४. ४; ६; ९५. २; ३; ९६.
 १; ५; ९८. ३; ७; ९९. १; २; ४;
 ५; १०१. १; ३; ५; १०२. १; १०३.
 २; ५; ६; १०७. २; १०९. १; ११०.
 ४; १११. १; ११३. २; ११४. ३;
 ११५. ७; ११७. ८; ११८. २; १२०.
 ४; १२१. २; १२३. १; ४; १२४.
 ३; ५; ७; १२५. २; १२६. ६; १२७;
 १२८. १; १३०. ३; ४; ५; ७; १३२.
 २; १३३. ५; १३५. २; ५; १३८.
 ४; १३९. ४; १४१. ५; १४६;
 १४८; १५२; १५८; ७. ५. ३; ७.
 ९; ७; ९. ४; १२. २; १४. ६; १५.
 ४; १६; २४. ४; २७. १; २७; २९;
 ३०. ३; ३२. ४; ५; ७; ३४; ३५.
 ४; ३६. १; २; ४; ४३. ४; ४३;
 ४४. ३; ४५. १; ३; ४९. ४; ५१.
 ५; ५२. १; ४; ५३. ४; ५४. ३;
 ५६. १; २; ५९; ६२. १; ६३. ३;
 ६४. ४; ६४; ६५. १; ६५; ६६.
 २; ४; ६७. १; २; ६७; ६८. २;

३; ६९. १; ३; ७०. २; ७१. ४;
 ७१; ७२. ३; ७५. १; २; ७५; ७७.
 ३; ८१. १; ८३. १; ४; ८५; ८६.
 १, ४; ५; १००. १; २; ४; १००;
 १०१; १०२. १; २; ३; १०३;
 १०४. १; १०५; १०६. ३; १०७;
 १०८. ३; १०८; १०९; ११२. २;
 ११५. १; ४; ११६; ११७. १; २;
 ३; ११९; १२१; १२३. ३; १२४;
 १२५. १; १२७. २; ११९. १;
 १२९; १३१. ४; १३१; १३२. २;
 १३४. १; १३६. २; ३; १३८. १;
 ३; ४; १३८; १४०. १; २; १४२.
 ५; १४४. ३; १४६. ४; १४६;
 १४८. ३; १५०. २; ३; ५; १५२.
 २; १५६. ३; ४; १५६; १५८. ५;
 १५९; १६०. १; ५; १६१; १६२.
 १; २; ३; १६४. २; ३; १६६. ४;
 १६६; १६८. २; १७०. ४; ७; ८;
 १७१; १७२. २; १७४. ७; ८;
 १७६; १७८. ३; १८१; १८२. १;
 ४; १८६. ४; १८८. ५; ६; ७; ८;
 १९०. ७; १९१; १९४; १९६. १;
 ४; १९६; १९८. १; ३; ४; २०२.
 ५; ७; ८; २०२; २०४. ३; ५;
 २०४; २०६. ४; ५; ९; २०८. ६;
 ११; २१०. २; ३; ८; ९; १०;
 २१२; २१५. २; ४; २१७. २; ३;
 ४; २१८; २२०. ३; २२१. २; ३;
 २२३. ३; ५; २२३

नई-नई, नवीन ७, ३४. ५
 नई २, ७६. ५; २०३. ४; ७, ३४. ३;
 २१०. ५
 नक्र-नाका, संसार, मगर ६, ७. ३
 नख, -नाखून श्रीगुरुपद-मनिगनजोति
 १. ६. ३;-दुति १३०. ४; गिरि-
 तरु-आयुध २२०. २; अरुनचरन-
 पंकज-जोती २३१. १; हरि-
 २३१. १; ३;-सिखसुन्दर २५२;
 -सिख २६७. २; २७७. १; ३१०. ३;
 ३६६. ३; चरन-२. ५९. ३; पद-
 १०२. ३;-सिख ११६. ४; १६४.
 ४;-आयुध ५. ३५. ५; भूधर-
 विटपायुधधारी ६. ७४. २; ९७;
 -दसनसैलमहाद्रुमायुध १०२. ८;
 -निर्गता ७. ३०. ४; ११२. ३;
 -करज ११३. १; १५४. ४
 नखत-नक्षत्र १. २७२. १; २;-अवली
 २८८. १; २. ३२६. २
 नखन्ह ६. १२३. ३
 नखतन्हि ६. १२३. ३; १२५. १
 नग, -पर्वत, (वृक्ष)-स्वरूपिणी ७. २१२
 नगन १. ९१; ११९. ५; ५. ११. २
 नगर १. ६०; ११९. १; १२३. १;
 १५७; १५८. १; ४; १८७. ४;
 १९७. २; २. ५. ३; ४; २१०. ३;
 २१५. ३; २२६; सकल-बासिन्ह
 २३२. ४; २४५. २;-निकाई
 २४६. १; २५०. ३; २५१. ३;
 २५३. १; २५७. ३;-नरनारी

२६२. ३; ३०३. ३; ३२० २;
 ३२२; ३६५. २; ३६८. १; ३८१.
 २;—विभ्रूती २. २. ३;—राउर
 २४. ४; २५. ४; ४७. ३; ५०. १;
 ८३; नागसुर—११४. १; १४६;
 १४८. २;—नारिनर ४; १५९. २;
 ४;—नरनारी २०३. १; २३७. १;
 ३२३. ४;—लोग ४. १३. १; १९;
 २२; ५. ३. ९; ३; ५. १; २;
 ११. ३; २५. ३; ४; २६. १; ३;
 ७. १२. २; २७. ४; ३३. ३; रावन—
 ४; ५५. ३; ७०. ५;—लोग १००. ४;
 १३२. २; १३३. २; ७. २; ९. १;
 १२. १; १२;—वासिन्ह १८. २;
 —नारिवरवृन्द १९; २०. २; ४८.
 २; ५०. १; ५२. ४;—नारिनर ५३;
 ९१. ३; ९६. ३
 नगर १. २५१;—बनावा २. १४. १;
 ८५. १; १२३. ३; १५९. ३; ५.
 २६. ३; ६. ७७. २
 नचात्र ७. १००. ४
 नचावइ १. २३२. ३; २३४. २
 नचावत ४. ९. १२; १३. ४
 नचावनिहारे २. १२८. १
 नचावहिँ १. १२९. ३; ६. ८. ४
 नचावा ७. ८३. ३; ८४. २; १०४. १;
 १३६. २
 नंचहिँ—नाचती थीं ६. ११३. ४
 नट—नर्तक, अभिनेता १. २४७. १; ३.
 ५०. २; ४. ९. १२; ६. ९५. ६;

७. १०५;—मरकट १५६. १; १६६.
 ४;—कृत १६६. ४
 नटत—नाचता है १. २६०. ३
 नटी—नर्तकी, अभिनेत्री ७. १०४. १
 नतरु—नहीं तो २. ७६. १
 नति—प्रणाम, नम्रता २. ९६
 नतो,—जहम् ७. १७४. २
 नद २. १३९. ३
 नदिहि २. २२२. २
 नदी १. ५६. १; ५९. ५; ६०. ७; ६२.
 १; १०९. १; ११८. २; २. २. २;
 विबुध—महिमा ८८. ३; १३३. ३;
 १३४. २; १३९. ३; विबुध ३.
 ३. ४; १९. १; ४. १६. ३;—ईस
 ६. ८; ४१. ३; मोह—७. ३४. ४;
 नदु, महा—१. ६१. १;
 ननिअउरे—ननिहाल २. १९. १
 नंद,—पुत्र, संतान रघु—७. ३२. १०;
 नंदन, रघु—१. ४०. ४; रघु—जानकि-
 साथा २. ७४. २; रघु—९२; १००.
 ३; १२८. २; १३०; १३५. ३;
 १४२. ४; १५६. ४; २६३; २५२. ३
 नंदि,—गाँव २. ३२५. १
 नंदिनि,—लड़की, प्रसन्न करनेवाली रवि—
 १. ७. ५; सुमानस—६०. ७; कैकय—
 २. ९२; १६०. १
 नंदीमुख—एक श्राद्ध जो बालक के जन्म के
 समय किया जाता है १. २२५
 नंदु, रघु—२. २६४. ८
 नपुंसक ७. १३२

नफीर-नफीरी, वाद्य-विशेष ६. १०२. ५
 नफीरि ६. ३१. २
 नवीना, सुरनारि-१. १५४. २; २.
 २३५. २; ७. १५६. ३
 नवीने ६. ११७. ६
 नम, -आकाश, जलथल-वासी १. १७.
 १; सुकविसरद-५२. ६; -गिरा
 ८०. ३; -जलथलचारी १०९. २;
 ११५. ४; १२५. ३; १२६. ५;
 १४१. २; -वानी १७३. ३; २०४.
 ३; २७९. ४; -मंडलसम २९४. ३;
 २९५. २; ३८०. १; ३८१. २; २.
 २१०. १; २२७. ५; -छाया ३.
 १२. ३; २२. ८; -मंडल २३. ५;
 २६. ६; ३७. १२; ४. १५. ४;
 १६. १; ५. ३. १; ३४. ४; -पथ
 ४२. ५; ५०. ५; -पंथ ६. ७; १६.
 २; ४; -सर ६२; ७२. २; ७३. १;
 ७४. ४; ७९. ४; ९३. ४; ९५. २;
 १००. १; १०६. १; ११२. ३;
 ११३. ४; -पथ ११७. १; ७;
 -मारग ११८. ४; १२०. ४; १२८.
 ४; ६; १३४; ७; १३५. ५; १४८.
 ३; ७. १९; २७. २; ५; १३८. २;
 १४०. ३; -सतकोटि १४०. ४;
 -गामी १४६. २; -वानी १७२. १;
 १७४; १७८. १; -गिरा १९२. ४;
 २१०. ८

नभग-पक्षी ७. ४४; -नाथ १००. १

नभचर-पक्षी आदि १. ८. २

नमत-सुकता है, प्रणाम करता है १.
 १३७. २; २१८. ४; ६. १३०. ८;
 ७. १४. ३; ३४. ५; ५३. ३
 नमाम-हम प्रणाम करते हैं ७. ३०.
 १; २; ५

नमामि-मैं प्रणाम करता हूँ ३. ६. १;
 २; ६; १३०. ८; १३८. २;
 ३; १४०. ५; १५७. ७; ७.
 ३२. ९; १६७. १; २१५. ४;
 २२३. ५

नमामी १. ३३. ५; १९०. ३; ७.
 २१५. ४

नमित-सुका हुआ २. ५९. १

नम्र ३. ५२; ७. १६८. ३

नय-नीति २. २५६. २; २६४. १;
 ५. ५८. १; -सीला ६. १३२. १

नयउ ६. ६६

नयन-आँख तरुनअरुनधारिज-१. ३;
 ७. १; सहस्र-१०. ६; राजिव-
 ३४. ५; -ज्ञान ५८. १; ७२. ३;
 ७८. ३; ४; ९६. ३; १११. २;
 ३; ११६. २; -विहीना ११७.
 ४; १२०. ४; १२१. ५; १२८. १;
 १३९. २; १४२. ४; मृनि-१६०.
 २; १७२. २; -पट १७६. ३;
 २१७; -विलागा २२४. १; २३४.
 ३; २४२. १; २४४. १; २५१;
 २६१; २६२. १; २६३. २; २६५.
 ३; २६७. २; नीरज-२७६. १;
 २८५. ४; २९१. १; २९९; अमन-

३००; ३०१. ३; ३११; ३२४. २;
 ३६८. २; ४; ३७४; ३७६. ४;
 ३८९. ४;—फल २. १२. १; २८.
 ४; ३१; ३३; ४५. १; ४८. २;
 ५३. २; ५५. २; ५८. १;—पुरारी
 ६०. १; ४; ७१. १;—आगर ४;
 —जल ९५. २; १००. २; १११;
 —पुट ११२. ३; ११४. ३;—फल
 ११५. २; ४; ११६. २; ११६;
 १२१. २; १२१; १२६. १; ३;
 १३६. ३; १३७. २;—वंत १४०. १;
 १५१. १;—विहीन १५७. ४; १७०.
 ३; १७२. ४; २०२. १; सहस—
 २१९. १; २६१. २; ३१७. ४; ३.
 ४. ३; ५. ४; १०. ६; १४. ४;
 अरुन—राजीवसुवेसं १६. ४; सीता—
 चकोरनिसेसं १६. ४; २१. ६, ४०.
 ४; ४१. १; ५८. १; ४. ७. १;
 अरुन—११. १;—गोचर १२. ४;
 नारि—सर २४. २; २८. ३; २९.
 ४; ५. ४. ४; ८; १४. १; ३; ४;
 ३१. ४;—आनंददान ४६. १; ३;
 ४८; ६. २०. १; ४; २१. १; २८.
 ३; ३०; ३१. २; ३; ५३; ७०. २;
 राजीव—१४०. ३; छतज—७४. १;
 ८९. ३; अरुन—१११. ५; १२५.
 ३;—मग १२८. ५; १३९. १; २;
 नलिन—१४२; १४४. ४;—निमेष
 १५२; १५५; भरत—भुज ७. ४;
 ६; ७. ५; नवराजीव—१४. ४;—जल

१७. २; अंभोज—२७. ६; ३७; ३८;
 ५३. २; ५६. ३;—दोष १०६. २;
 ११९. १; १२५. ४; १३४. ३;
 १४४. १; २०६. ७

नयनन ७. १८६. ५

नयननि, हरहिय—२. २१०

नयनन्ह ७. १७०. ६

नयनन्हि १. ११२; १३७. २; ३७६. १;
 २. २३९. २; ५. ३१. ३; ४३. ३;
 ७. १४०. १

नयनम्, सरसिज—६. १

नयना १. २३८. ४; राजिव—५. ३२.
 १; ७. १३४. २

नयनी, —आँखोंवाली मृगसावक—१.
 २६५. १; २. ९. ४; मृग—७. १९५

नयसानी, —नीति-युक्त भगतिविवेकवि-
 रति—५. २४. १

नये १. ३०५. १; २. १७७. ५; ७. १८.
 ५; ५५. १; ६५. २

नयो ६. १०९. ५; १३२. ५

नर—मनुष्य १. १३; १७. ७; पुर—नारी
 ३८. १;—नारायणसरसि ३६. ३;
 ४०. १;—केसरि ४३; ४४. ३; ४;
 ४५. ४; ५९. १; ६०. ४; ६६. २;
 ७२. ४; ७३. ३; ७३;—तनुधारी
 ७४. १;—भृष ७५; ९२; ९३; १०३.
 २; १०९. ३;—सिरमाला ११६. २;
 ११७. ५; १३०. १; १३८; १४३.
 २;—तनु १४४. ४;—हरि १४९.
 ४;—देहा १५१. २; १६८;—सृष्टि

१७०. १; -वेष १८०. १; २; १८३.
 १; १९१; -नारि २०२. २; २१३.
 ६; २१४; -वेसा २१९. १; २;
 -नारिवृन्द २२६; २३६; पुर-नारी
 २४६. ३; -नाहू २५०. ३; २५३.
 ३; २५५. १; नगर-नारी २६२. ३;
 -वर २६४. ४; २६९. १; २७३.
 ३; २७३; -भूपन २७४. ४; २८१.
 २; -नाहा ४; -नारिन्ह २८२. १;
 -नाहू २; -नारी २८५. ४; पुर-
 नारी २८८. ३; -नारिन्ह २९३.
 २; २९५. ४; २९८. १; पुर-
 नारी ३; -नाहा ३००. २; नगर-
 नारी ३०३. ३; पुर-नारी ३११.
 ३; ३१८; ३१९. ४; -नाथ ३१९.
 ४; ३६८. १; ३७६. ४; ३८०. ३;
 ३८५. ३; ३८५; -नाहू ३८८. १;
 पुर-नारिसुजाती २. २. २; -नाहू
 ३. १; -नारि ९; -नाह १०. १;
 -नारि २४; -पति २६. १; -नारी
 २७. २; -नाहू २८. ४; -पालू ३०.
 ३; -पति ४०; -नायकु ४३. ३;
 -नाहू ४५. २; -नारी ४७. ४;
 पुर-नारी ५२. २; -नारी ५३;
 -वर ७३. १; पुर-नारी ७७. २;
 -नाहू ७८. १; -नाहा ३; -नाहू
 ८०. ४; ८२. ४; पुर-नारी ८४. ३;
 ८५; -नारि ८७; ८८; ग्राम-नारी
 ९०. १; १०२. २; -नारी १११.
 १; ११२. ४; ११५. १; नारि-

११६. २; ११७. २; ११९. ३;
 १२०. १; १२२. ३; -नाहू १२३.
 २; -राज १२७. ५; -तनु १२८.
 ३; -नारि १४६; नगरनारि-१४८.
 ४; -नाह १५३. १; -नाहू १५४.
 ३; नगरनारि-१५९. ४; १६९. ३;
 -नाहू १७७. २; नगर-नारी २०३.
 १; २०९. ३; २१८. २; २२२; २५२.
 ५; पुर-नारि २५३. १; २६३. १;
 २६६. ३; ३२३. ४; पुर-भरतप्रीति
 ३. २. १; सुर-मुनिभावन २. १;
 -आदरेण ६. ६; १०. ६; १२. १;
 सुर-मुनिईसा १२. १; १९. ३;
 -भूपन २४. १; ५; २८. १; ३१.
 ३; -लीला ३२. १; -रूप ३३. २;
 ४; ४४. ३; ४५. ८; -कैहरि ४६.
 १; ५०. २; ५८. २; -नारायण ४.
 ३. ५; ४. ४; सुर-नाह १२. ५;
 १४. १; ३; २४. २; ३; २९. ६;
 ३३. ७; ३३; ५. १३. ६; २०. २;
 ३०. १; ३२. ३; ३७. ५; ३८. ४;
 ३९. १; -नाहा ४४. ३; ४९. १;
 ४९; ५२. १; ६३. ३; ६. ३; ५.
 ४; ५; ६. १; ११. २; ४; ५; १४;
 -नारी २६. ५; ४०; ४१. २; ४३.
 २; ४४. १; ६५. ३; ७६. १;
 -गति ८३. ९; -लीला .८८. १;
 ९३; १०१. १; ११९. ३; १३२.
 ५; १४०. २; नारी-७. १; ९. २;
 १२. ३; १५. ३; २०. ५; पुर-

नारि २१; २२. २; २७. ६; ३०.
 १; २; ३२. ५; ३४. २; ३४;
 -नाहा ३८. ३; ३८; ४४. १; २;
 ४; -नारी ४५. ४; ४६. ५; -चरित
 ४८; ४९. ४; ५१. ५; ५२. २;
 ५३. १; नगरनारि-५३; ६२; ६४.
 १; २; सुर-मुनिनायक ४; -तनु
 ६७. १; -द्रोही ३; ६९. २; ७०;
 -रूपा ७१. ४; भूप-७४. ३; ७८.
 १; ७९. ५; ८६; ९८. १; प्राकृत-
 अनुरूपा १०४; ११५; ११९. ४;
 १२१. १; ३; १३२. ३; १३२;
 -नारि १३४; १५१; -नारी १५२.
 ४; १५४. १; १५४; १५६. १; २;
 १५६; १५८. १; ५; १५९; १६२.
 २; १६४; १; २; १६४; १७०. २;
 १८०; त्रिजगदेव-१८२. १; -तनु
 १८८. ५; २०६. ६; -तनसम २०८.
 ५; ६; २०८; २१०; २१९; २२०;
 २२२. ३; २२३. ६
 नरक १. १२. ५; -निकांदिनि ५१. ५;
 ९३; २. ४६. १; -अधिकारी ७२.
 ३; २५३. ४; ३. ८. ३; ५. ३८;
 ४७. ४; ६. ५; ७. १५६. ४; १७२.
 ३; -सर्गअपवर्गनसेनी २०८. ५,
 १२; १३
 नरकहु १. ४६. १
 नरका ७. १५८. २
 नरकु २. ९३. ४; १३२. ४
 नरा ३. ६. ४; ७. १६२. ५; १७४. ९;

२१२
 नराणाम्-मनुष्यों में (का, के, की) ७.
 १४७. ७
 नरेस-राजा १. १९७. ३; १९८. ३;
 २४९. ४; ३२३; २. ३५. ३; १२७.
 २; १७६. १
 नरेसा १. १९४. १; १९५. २; २०१. २;
 २. ९६. २
 नरेसु १. १८२; २. २; ४. ४; २६. ३; ४१
 नरेसु १. १८५. ३; १८१. १; २. २७.
 १; १४७. ४; २३६. ३
 नर्तक-नट, नाचनेवाला ७. ४५
 नर्तकी ७. १९६. २
 नर्मद-सुख देनेवाला ३. १६. ८
 नल-एक राजा का नाम, लृण-विशेष ४.
 २५; ५. ५६; ६३. १; ६. ४. ३;
 ४; ५. १; ६. ४; ३३. १; ३; ७१.
 १; ८७. ५; ९५. ४; ९८; १२१.
 ५; १२३. २; ३; १३२. १ १५१;
 ७. १८. १
 नलिन, -कमल लोचन-१. १३०;
 -नयन ६. १४२; चरन-७. ४३. ३
 नलिनी-कमलिनी ५. ९. ४
 नव-नवीन, नया १. ५८. ५; ८३. १;
 ८९; ९८. २; १००. २; ११०. ३;
 -नीलनीरजनिकट १३५. २; १७५.
 २; २६०. ३; २६६. २; ३१५. ४.
 ३३०. १; ३६५. २; ३९४. १;
 -मंगल २. २. १; -गयंदु ५२;
 -निधि १३६. १; -विधु २१०. १;

३२६. १; ३. २१. ४; ३७; ४५.
 ३;—पल्लव ५२. ४; ४. १७. १; ५.
 ५;—तरुकिंसलय १५. १; ६१;
 —खंडा ६. ७४. ४; ७. ९. ३;
 —राजीवनयन १४. ४;—अंबुधर-
 वरगात २७. ६; ३०. ५; ३४. ४;
 —ग्रह ५०. ३; ६५. ३; ७४. २;
 —राजीवअरुन ११२. ३; १८२;
 १९२. १; २२२. ४
 नवइ—नमता है २. २१. २
 नवधा—नौ प्रकार ३. ४४. ४
 नवनि—नरमाई ३. ३२. ४
 नवनीत,—मक्खन—समाना ७. २१७. ४
 नवनीता ७. १९८. ८; २१७. ४
 नवम ३. ४५. ३
 नवमी १. २२३. १
 नवल,—नया—तनु १. २८१. १; ५.
 २८. ३
 नवहिँ १. १०९. १; ३. ५२; ४. १६. २
 नवहि १. २१३. ७; २. १३०. २; ३.
 ३४. २
 नवहीँ २. १०९. २
 नवावहिँ ७. ५६. २
 नवीन ७. ७३
 नस,—नाड़ी—जारा ६. २१. ४
 नसाइ १. ४६. २; ४८
 नसाइहि ६. ८१. ३
 नसाई १. ११४. ४; २. २५. ४; ५१.
 ४; २६४. ४
 नसाऊँ २. ४६. १

नसाऊ २. ८०. २
 नसाना ७. ६४. २; १४४. ४
 नसानी—नष्ट होगई ७. ५४. २
 नसाथे १. ३२. २
 नसावइ ७. २१०. ९
 नसावन,—नष्ट करनेवाला कलिकलुप—
 १. ५६. ५; ६४. ३; मनोज—७३.
 २; सोक—२४४. १; त्रयताप—
 ५. ३९. ४; अखिलअघपुंज—७.
 १४२. १
 नसावनि, कलिकलुप—१. ३२. १; त्रिविध
 तापभवरोग—६. १५५. ५; भव-
 दाप—७. ५८. १; दुखपुंज—९०. २
 नसावहिँ ७. १५८. ४
 नसावा—नाश किया १. ९७. १; २.
 १६४. ३; ६. १३७. ४; ७. १०२.
 १; १७०. ५
 नसाहिँ १. ५६. ३; ४. १७
 नसाहीँ ७. १३८. १; २०८. १०;
 २१०. ४
 नस्वर—नष्ट होनेवाला ६. १००
 नहरुआ—एक प्रकार की वीमारी ७. २०८.
 १८
 नहाइ १. ६०. ४; ३८८; ३९२; २.
 १०७. ३; १०९; १२५. २; २२२.
 २; २५४. ४
 नहाई ७. २१०. ६
 नहात २. २०९. ३
 नहाने १. १७१. ३; २७२. ४; २. २०५.
 २; २२७. ४

नहाये १, ६७. २; २४५. २; २६०. १;
 २, ११०; १३३; २०५. २; २३४.
 २; ३२३. ३; ७. २४. ४
 नहारुहि—वाज या सिंह २, ३७. ४
 नहावा २, ९५. २
 नहाही १, ६२. ३; ६७. १
 नहाहू २, ५४. १
 नहि—नहीं १, ८. १; १८. २; ४; ६;
 २२. ३; ५; २४. ४; ३७. २; ३८.
 ४; ४१. ४; ४३. ४; ४४. २;
 ४६. १; ४९; ५४. २; ५६. २;
 ५९; ६०. ३; ७२. १; ७५. ३;
 ७८. २; ८२. १; ८३. २; ८४. ४;
 ८६. १; ४; १०३; १०४. ४;
 १०९. ३; ११०. ३; ११४. ४;
 ११६. ४; ११७. २; ५; ११८. १;
 २; १२४. ५; १३४. १; १३५. २;
 १३६. ३; १३७. १; २; ३; १३८.
 ४; १३९. १; २; ४; १४०. १;
 २; ३; १४१. १; १४२. ४; १४८.
 ४; १५५; १५६. १; १५७. १;
 १५९. १; १६०. १; ३; १६१. २;
 १६४. ४; १६६. १; ३; १७३. २;
 १७६. १; १७७. ३; ४; १८४. ३;
 १८६. ४; १९५. ३; १९६. ३; ४;
 २०३; २०४. ४; २०४; २०५. ४;
 २०७. १; २११. २; ३; २१५. ४;
 ५; २१६. १; ३; २१८. ४; २२६.
 ४; २२८. १; २; २३१. ६; २३५.
 ३; २३६. १; २३८; २३९. २;

२४०. १; ३; ५; २४४. १; २६४.
 ४; २६८. ४; २७५. ३; २७६. २;
 २८०. १; २८९. २; २९१. १; २९३.
 ४; २९९. २; ३०५. ३; ३०९. १;
 ३११. १; ३१२. १; ३१४; ३१६.
 ३; ३२१. १; ३९०; २. १२. १;
 १३. १; १४. ३; १९. २; ३;
 २०. २; २९. ३; ३०. ३; ३८.
 ४; ३९. ४; ४४. २; ४६. २; ४७.
 ४; ४९. १; २; ५१. ३; ५५; ५७;
 ६०. ३; ८३. १; ८५. ३; ८६.
 ३; ४; ८७. १; ८९; ९४. १; १००.
 १; २; ३; ४; १०१. ४; १०३. १;
 १०३; १०६. ३; १०८; १३०.
 २; १३१. १; १४३; १४५. १; ३;
 १६०. १; १६२. १; १६३. १;
 १६९. ३; १७२. १; १७३. ४;
 १७४. ३; १७५. ३; १७६. १;
 २०७; २१०. ३; २१२. २; २१३.
 ३; २१६. १; २१७. ३; ४; २२०.
 २; २२१. १; २२३. २; २३०. २;
 २३३. २; २५२. ३; २५३; २६४.
 ४; २६५. १; ३. ४. २; १०. ४;
 १५. ४; ६; १७. ६; २०. ३; २२.
 ७; २४. २; ३; ५; २८. ४; ३०;
 ३३. २; ३४. २; ३७. २; ४५.
 २; ८; ४६. २; ४; ५०. २; ५२.
 २; ५४. ३; ५६. ४; ५; ५९. १;
 ४. ४. ३; ५; ५. २; ८. ३; १०.
 ३; १६; १७. २; २४. ३; २५. २;

२९. ५; ३२. ४; ३३. ३; ५. २.
 ३; ३. ७; ७. २; ९. ४; ५; १२.
 १; १३. २; १५. ४; १६. १; २;
 १६; २१. १; २२. ५; २३. ४;
 २६. २; २७. ३; ३२. ३; ३३;
 ३८. ४; ४८. ४; ४९. ३; ४;
 ५०. २; ६. ५. २; ३०. ५; ३९.
 २; ४२; ४३. ४; ४४. २; ४४;
 ४५. २; ४६. १; ४८. ५; ५०. २;
 ५२. ७; ५५. १; ५; ७; ६६. ३;
 ७४. २; ७५. २; ७८. ४; ८०. २;
 ८३. १; ३; ८९. ३; १०३. २;
 १०८. ५; ११०. ५; ११५. ४;
 ११५; ११९. ५; १३०. २; ८;
 १३२; १३३. ५; १३५. ३; १३९.
 ३; १४०. ३; १४१. ३; १४९;
 १५०. ५; १५७. ६; ७. ५. १;
 २; ३; १४. ४; ५; २२. ४; ३२.
 ७; ३५. ४; ३६. ४; ४०. १; ४३;
 ४४. १; ३; ४; ४९; ५१; ६१.
 ४; ६४. १; ६६. २; ६८. २; ४;
 ६९. ४; ७१. ३; ७३. ४; ७६;
 ७९. ४; ८१. २; ३; ८४. ३;
 ८६. ५; ९८. २; ३; १००. ३; ४;
 १०२. १; २; १०६. ४; १०८. २;
 ११९; १२९. २; ४; १३४. २;
 १३५; १३६. ४; १३८. २; १३८;
 १४०. ३; १४६. ३; १५०. ३;
 १५४. १; १५६. ३; १६०. २;
 ४; १६२. ३; ५; १६४. ४; १६४;

१६६. ४; १६८. २; १७०. ७;
 १७०; १७१; १७२. १; २; १७८.
 ४; ७; १८१; १८२. ३; ८; १८६.
 ३; १८८. ८; १९०. १; १९४. ५;
 ७; २०२. ५; २०४. १; २०६. २;
 ३; ६; २०८. ५; ७; २१०. ४;
 २१३. २; २१४; २२३. ४

नाहि—नहीं १. ९३. ४; ३०७. ४; ५.
 २३. २; ७. १७८. ४

नहीं^० १. १२१. ५; १८१. २; २१०; ५.
 ४. २; ६. १३८; ७. ३२. ६; १६०.
 ३; २०९

नहुषु—एक राजा का नाम २. २२९

नाँघइ—लॉषेगा ४. ३२. १

नाँघउँ ४. ३३. ४

नाँघत २. १५९. १; ७. ९४. २

नाँघि ५. २८. १; ३३. ४; ६. १२. १;
 ५५. २; १५७. ४

नाँघेउ ७. ९४. ३

नाँघेहु ६. ५५. १

नाँचा ६. ११९. ४; ७. ५०. ३

नाँची २. ३५. ३; ६. ७३. १

नाँठी—नष्ट होने से १. १६३. ३

ना २. २१०. १

नाइ १. २३. ५; ४४. १; ४८; ५५. २;

७८. ४; १०५; ११४; १५५. १;

२४०; २४८; २५०. ३; २५८;

२८५; ३२७; ३६४; २. ५८;

७६; ७८. १; ८३; ८६; १०५;

१०९; १३८. २; २०३; २०७.

३; २१७. १; २५६. २; ३.
 १२. १; ३२. ३; ६; ५९. ५;
 ४. ३. ३; ६. ४; १३. ५; २३. १;
 २४. १; ५. १. २; १८. १; २४.
 ४; २७; ३८. २; ५५. १; ६०. ५;
 ६. ९. २; ९; २८; १०७; १४४.
 १; ७. ८; ३६; ३७; ५८; १४४;
 १८८; २१७

नाइय - झुकाओ ५. ३९.

नाइहि १. १९५. १

नाई - समान १. ७९. १; ९३. ४; १६४.
 ३; २४०. ३; २८८. ७; ३१२. ३;
 ३१५. २; ३८९. ४; २. ४. २;
 ५८. १; ७५. ३; ८१. ३; ९२. ३;
 १५१. ३; ३. १५. ३; १८. ५;
 १९. ३; ३३. ४; ३६. ६; ४०. २;
 ४. ४. ४; ११. ३; १३. ४; ५.
 ३८. ३; ४५. ४; ६. ५६. ४; १०७.
 ४; १३०. ४; १३४. ६; ७. ७. ८;
 ५१. १; ८३. १; १०८. ४; १५०.
 ५; १५६. १; १६८. ३; १७०. ८;
 १९४. ५; १९८. २

नाई १. १०७. ३; १०८. २; ११४. ४;
 १२४. २; १२६. १; १५७. ४;
 १६४. ४; १९२. ४; २८३. ३;
 ३७०. २; ३७६. ३; ३८९. २; २.
 ३९. ३; ८०. ४; ८४. १; १००.
 ४; ११३. ४; १६७. २; २२२. २;
 २५४. ४; ३२०. १; ३२५. १;
 ३. ४३. २; ४५. ७; ४. २२. ४;

२६. ४; ५. ५३. ४; ६. २०. ३;
 २५. १; २७. १; ५३. ३; १३७.
 १; ७. २७. १; ८६. ३; १९२. ४

नाउँ २. १११. २

नाऊँ - नाम हरि - १. ४२. ३; २. १८.
 २; २३४. ४; ३. १८. ८; ४. ८. १

नाऊ १. २२०. ४

नाक - स्वर्ग, नासिका १. ४६. १; २९८.
 ३; २९९. ४; -पति २. ९३; ३.
 २२; २३. १; ६. ३१. ४; ८८. ५

नाग - हाथी, साँप १. १६; ५५. ३;
 ८५. १. ९२; -रिपुछाला १३०. ३;
 १३१. ४; २१४; २२३. ४; -मनि-
 माला २५२. ३; २५३. ३; २९८.
 १; -अरिभागू ३००. १; ३०३. ३;
 ३१९. ४; २. ७; -सुरनगर ११४.
 १; १३५. १; ३. २४. २; ३१. १;
 ४. १२; नर - सुरगंधर्वकन्यारूप ५.
 ३. ८; -पास २०. १; ३५. ६;
 -बल ५६. ४; मत्त - तमकुंभविदारी
 ६. १६. १; माया - बरूथ ९६;
 ११९. ३; राचन - १३८. १; १४०.
 २; ७. ३०. २; -पास ८२; ११९.
 ४; १४६. ४

नागर - चतुर १. ४४. ३; २७४. १;
 ३१८. २; ३८१. १; अति - भव-
 सागरहेतु; ३. १६. ७; ५. ३८. ४;
 ५८. १; ६. ६. ४; १३८. १;
 ७. ५७. २

नागा १. १२५. ४; २१३. ६; २२८. १;

२. ९. ३; ६. ७१. ३; ९५. ५
 नागु १. ३८९. ३
 नाघहिँ—लौघ जाते हैं ६. ४३. १
 नाच ६. ८. ४; ७. १०४. १
 नाचइ ६. ३९. १
 नाचत २. २३७. ४; ४. १५
 नाचहिँ १. ११०. ५; ११७; २९५. २;
 २९८. २; ३८०. ३८२. ३; ६.
 १२६. १; १३५; ७. २७. ५; ११३.
 ४; १५६. १
 नाचा ६. १२९. १
 नाचि, —कूदि ६. ३९. १
 नात २. २५. ३; ५७; ९८
 नाता ३. ४४. २
 नाती—संबंधी १. २१२. २; ६. २९. २
 नाते १. २५५. ४; २. ७५. ४; ६. ३०. १
 नाथ, —पति, स्वामी सीता—१. ४५;
 ६७. ४; ६८. १; ६९. १; ९२. ४;
 ९५. १; १०१. १; २; ३; १११;
 ११२; ११३. २. १२५; विस्व—पद
 १२८. ३; १३१. ४; १३२. २,
 १३३. १; ३; १३४. ४; १३५. २;
 १४०;—कृपा १४४. २; ४; १५८;
 १६०. ४; १७७. १; १७७; १७८.
 २; ४; १८९. १; २; १९५. ४;
 १९६. ३; १९७. ३; प्राण—२४०.
 ५; २४४. ३; रति—२४६. ३; २४७.
 ४; २४९. १; २; २५०. ३; २५१.
 ३; २७३. १; २८६. ४; बल—२८६.
 ३०४. १; ३१०. १; ३१२. १; २;

भृगु—३१६; नर—३१९. ४; ३२५.
 २; ३२७; ३६५. ४; अवध—३६५;
 नर—३८५; ३८६. ३; ३९४. ३;
 २. ४. ४; ५. १; ६. ४; १०. ३;
 रति—२६. २; ७२; ७३. २; ८९. ३;
 रघु—चरन ९४. ३; ९५. ३; रघु—
 सचिव ९७. २; प्राण—१००. १;
 १०१. ५; १०३. ३; ४; प्राण—
 १०४; १०५. २; रघु—१०५;
 ११०. १; ११६. १; सारदसर्वरि—
 ११७; रघु—११९; १३५. २;
 १३६; १३७. १; ४; १४१. ४;
 रघु—१४७. ३; १५५. ३; १६३.
 ३; मुनि—१७२; १०२. ४; २०४.
 ३; २१४. ३; २१४; रघु—सुभाऊ
 २१९. ३; रघु—२२५; २२७. १;
 —वियोग २; २२८; २३०. ४; रघु—
 २३५. ३; २३८. १; २५७; २५९.
 १; २६०. २; मुनि—२६१. २; ३;
 २६७; ३१५. ३; भवांबु—मंदरम्
 ३. ६. १; ६; १०. ५; १३. २;
 रघु—१४. ३; १७. २; ४; १८. २;
 माया—२६. ११; ३९. २; ४०. १;
 ४; ५४. ४; ५८. ३; ४. ५. १; ६.
 १; २; ९. ८; ११. ३; १२. ५; २३.
 ४; २४. १; ५. १४. ४; १८. २;
 २७. २; ३; २९. ३; २९; ३०. १;
 ३; ३१. १; २; ३; ३३. ५; ३४.
 १; कोसल—३५. ६; ३६. ५; ३८;
 ४१. ३; ४२. ४; ४६. ४; ५३. २;

५६. १; ३; ५७. २; ५८. ५; ६०.
 २; ६२. १; ६३. १; २; ३; ६. ३;
 ९. ३; १०. ३; १०; १२. १; २६;
 ३३; अजजग-५५. ४; जल-५६.
 १; ५६; ५७. ५; ७७. ३; ८१; ८७.
 १; ९८. ३; १०३. २; ११०. १;
 १२८. ३; १३०. ३; १३०; १३७.
 ४; खग-१३८. १; १४०. १;
 १४३; १४४. ४; ७. ५. १; २;
 अगजग-७. ७; ९; कौसल-१४.
 ६; ३०. २; भव-३; ६; ३२. ४;
 ३८. १; ४; रमा-५२; ५९. ३;
 ५९; ७२; ७६; ७७. ४; विस्व-
 ७८. ४; ७८; ८८; नभग-१००.
 १; २; १०३; ११५. २; १४०. १;
 १४६. ३; ४; १४७; १५०. ५;
 खग-१७०. ३; उमा-पादारविंदम्
 १७४. ४; ७; १७५; १७७; १९४.
 ७; २०८. १; २; २१३. १; २; २१४;
 २१७. २; -कृपा २२८. ४
 नाथहिँ ४. ४. ४; निज-५. २५. १
 नाथहि, निज-१. २४२. ४
 नाथा, गिरि-१. ७०. ३; रघुकुल-२४३.
 ५; मुनि-२४८. १; ३१५. ३;
 रघु-२. ६०. ४; कौसल-९५. ३;
 रघुकुल-१०४. १; रघु-१६७. २;
 मुनि-१२६. ४; १७४. ४; रघु-
 २२५. १; २२२. ४; २६३. २;
 भानुकुल-५. ७. १; २९. ३; ६. ९.
 ५; ४३. ३; निसिचर-४६. ३;

१३०. ६; स-६. १५०. ४; रघु-
 कुल-७. १४. ३; खग-१८६. १
 नाथु, निषाद-२. २०४. १; २२२. २;
 सुर-२३०. १; निषाद-२३४. ३;
 अगजग-६. १३०. ७
 नाथू, जीवन-२. ५९. २; जानकि-
 ७७. १
 नाद, -शब्द, गर्जन चारिद-१. २११.
 ४; सिंह-२१३. ४; ४. ३३. ४;
 केहरि-५. ३५. ५; सिंह-६. ५९.
 ३; केहरि-५९; सिंह-७१; मृग-
 नायक-९१. १; महा-९१;
 केहरि-१०२. ५
 नादा, केहरि-२. १६१. २
 नादू, केहरि-२. ५५. २; आरत-८२.
 २
 नाना-बहुत १. ८. २; १८. ५; २३. २;
 २४. १; ४९. ४; ५४. ३; ५९. २;
 ४; ५; ८५. २; ८७. ४; ८९; १०८.
 ४; ११७. ३; ११९. १; १२३.
 २; १२५. ३; १३२. १; १३८. २;
 १४२. ३; १५४. ३; १६८. १;
 १७२. ३; १८३. ४; १९४. ३;
 -रूप २१५. २; २२८. ४; २३७;
 २४५. ३; २४६. २; २४६; २६०.
 २; २७२. १; २८४. ४; ३१७. १;
 ३२०. ४; ३२२. २; ३२९. १;
 ३३०. ३; ३६६. ४; ३७२. ४;
 ३८२. १; ३८५. ४; ३९०. १; २.
 ७. १; २६. ३; ४२. १; ९६. २;

१२०. ३; १२९. २; १३०. ४;
 १३४. २; १३८. ३; १३९. ३;
 १५८. ४; १७१. ४; २१५. २;
 २१६. २; २३७. १; ३२१. ३;
 ३. ५. १; ७. ५; २३. ३;—आयुध-
 धर २३. ३; ३०. ३; ३६. ६;
 ४८. २; ५२. १; ४; ५३. ३; ५३;
 ४. १०. ४; १३. १; १७. ६;—रूपा
 २०. २;—वरन २४; २८. १; ४; ५.
 ३. ४; ८; १३. २; १८. ३;—वरन
 ३४; ३५. २; ३८. ३; ४१. ३;
 ४८. १; ४९. २; ५६. २; ३;
 ५७. १; ६१. ४; ६. ७. ३;—विधि
 ११. ३; विधि—१४. ४; २८. ३;
 ४२. ३; ५२. ६; ५३. ५;—आयुध
 ६०; ६२. ४; ६६. २;—वरन ४;
 ७२. ३; ४; ७३. १; ७४. १; ७५.
 ३; ८९. ४; ९४. ५; ९५. १; ६;
 ९८. ३; १०२. १; १०३. ५; १०६.
 १; १०७. ३; ११३. ४;—आकार
 ११६. १; ११७. २; १२३. ७;
 १२८. ४; १३०. २; १३७. ४;
 १४९;—जिनिस १५०. १; १५५.
 १;—विधि १५७. २; ७. १७. ३;
 २०. २; ३; ३४. २; ५; ३६. ३;
 ४०. ४; ४६. २; ४८. २; ४९. ४;
 —रंग ५०. २; ५१. २; ५२. १;
 ५४. ४; ६४. २; ७२. १; ८१. ४;
 ८३. १; ८५. ३; ९०. १; ९६. १;
 —चरित्र १०७; १०८. ३;—जाती

११२. १; ११९. ४; १२१. २;
 १२३. ३; १५०. ४; १९२. १;
 २०२. ६; २०६. ७; २०८. १६;
 २१५. १; २१९. ३
 नाभि १. १७५; २३१. २;—सर ६.
 १२९. १; ७. ११२
 नामी,—कुंड ६. १२८. ३
 नाम,—भेद १. १४; १९. १; २;
 राम—जसअंकित २; राम—३५.
 १; २;—प्रतापू ३; सहस्र—सम ३;
 —प्रभाव ४; राम—३५; रघुवर—
 ३६; ३७. १; २; ३;—रूपगति
 ४; राम—मनिदीप ३७; ३८. १; २;
 ३; ४; ३८; ३९. ३;—जतन ४;
 —निरूपन ३९. ४;—प्रभाउ ३९;
 ४०. १; २;—प्रतापू ३; ४; ४०; ४१.
 १; २; ४;—प्रसाद ४२. १;—प्रतापू
 २;—बडाई ४;—गुन ४; हरि—
 प्रभाऊ ४; ४३. १; ३; राम—३; ४;
 ४३; ४४. १; ५६. ६; ५८. ६;
 ६०. ६; राम—६८. १; ८४. २;
 ९१. १; ९८. ४; १०८; १११;
 १२२. ३; १३१; राम—गुन १३८.
 २; १४०. २;—बल १४३. १; २;
 १४७; १७०. २; १८१. ३; १८२.
 १; १८७. ३; १८९. २; १८९;
 १९२. ४; १९२; १९३. ४; १९३;
 १९४. १; २०६. १; ३; २०८. ४;
 २२५. ३;—करन २२९. १; २; ३;
 ४; २२९; २३०. १; २३७; ३५१.

१; ३; २. ७. १; १०२. २; २६४;
 ३२७. १; ३. ९; १५. १; ३६. ७;
 हरि-३८; ४०. ३; ५०. ३; ५४.
 ४; राम-५४; ४. ४. १; -बल
 १२. २; ३१. ३; ३२. २; ३४; ५.
 २. १; ४. १; ६; ७. ४; ११. १;
 १२. ५; राम-अंकित १३. १;
 २०. २; ३०; ३९. ४; ५६. ४; ६.
 ३; ३०. २; ७६; ८६. २; ११५. २;
 १५४; श्रीरघुनायक-१५८; ७. ७.
 ४; ३०. ३; ३२. ९; ५७. ३;
 ६१. ३; गुनग्राम-रत्न ६९; कलि-
 मलमथन-७४. ५; ८०. १; १४०.
 २; १४२. १; १६३; -प्रताप १६४.
 ४; सिव-१७०; २०८. १६; २१५;
 २२३. ५; रघुनाथ-२२५

नामन्ह ३. ५४. ४

नामा १. ५६. ४; हरि- ७५. ४; रघु-
 नायक-९९. ४; शंकरसत-१६६.
 ३; १८१. ३; १८६. ४; अरिमर्दन-
 २०६. २; २०८. १; ३०२. १; २.
 २५१. २; कलिमलविपुलविभंजन-
 ३. १६. ८; ३०. ४; ३५. ८; ६.
 ६५. १

नामानी-अनेक नाम ७. ७५. २

नामी-नामवाला १. ३७. १

नामु १. ३७. ३; ३९. १; ३; ३९; ४०.
 ३; ४; ४१. ४; ४१; ४२. २; ४२;
 ९१; ३; २५४. ३; ४; ३३०. ४;
 २. ४; १३; ११८. ३; हरि-३.

३७. १३; राम-५. २३. २; ६.

३०. १; ९५

नामू १. ४२. ३; ७६. ४; १३६. २;

७. १८६. ४

नायउँ ७. १८३

नायउ-झुकाया १. १४०; २. ५३. १;

७४. २; १०४. १; ६. ७६; १३२.

१; ७. १४. ३

नायक, -स्वामी, अधिपति रघु-१.

३४. ५; रघु-सेवा ५५. ४; प्रजा-

पति-८४. ३; रघु-१०६. २;

विहग-१४५; सचराचर-१७४.

१; सुर-२१८. १; रघु-२२३. ३;

२७१. ३; गन-२९०. ४; मुनि-

३१२. ३; सुर-३२२. ४; ३८७.

१; मुनि-२. ४. १; रघु-१२९.

४; भानुकुल-१३३. १; रघु-१३८.

३; ३. २. ४; २; श्रीरघु-२८. २;

४. ३३. १; मृग-नाद ६. ९१. १;

चराचर-१२८. २; रघु-१३८. १;

नृप-६; रघुकुल-१४३. १; मुनि-

१५५. १; ७. १४. १; रघु-५८.

२; सुरनरमुनि-६४. ४; रघु-७०;

७१. १; १००. १; मुनि-३; खग-

११२. १; रघुकुल-१२९. १; रघु-

१३६. ८; १४४. ४; १४६. १; १२८.

२; खग-२१०. ७

नायकम्, -स्वामी को त्रिलोक-३. ६.

२; रघु-६. १४०. ५

नायकहि, मुनि-१. २४७

नायका, निसिचर-३. २६. १०
 नायकु, भृगु-१. ३२६. १; नर-२.
 ४३. ३; ७८. ३
 नाये १. ११७. ३; २६०. १; २७२.
 ४; ३१४. २; ३२०. २; ३६५.
 ४; २. ६. १; २१४. ३; ५. ५५.
 १; ६. ६६. १; १३२. ४; ७.
 ३५. १; ५९. १
 नायेउ २. १०. १; ३. ५५; ६. ७८. २;
 ७. १८; २३
 नायेसि ४. २८. ४; ५. १७. ३
 नारकी-नरक में वास करनेवाला, पापी
 १. ३६८. ३; ६. ५. ४
 नारद १. ८. २; ३४. ३; ४२. २; ९०.
 ३; ९४; ९५. ४; ९६. २; ९७. १;
 १०२. ४; १०२; -सिष १०३. २;
 -बचन १०४. ४; १०५. ३; ११३;
 १२१. १; १२१; १२२. १; १२२;
 १५१. ३; १५५. १; ३; १५६.
 ४; १५७. २; ४; १५९. ३; १६०;
 १६१. ४; १६३. १; १६६; १६७.
 १; -बचन २१९. ३; २६२; २६९.
 ४; ३. ४. १; -मन ५३. ३; ४;
 ५३; ५४. ३; ५५; ५६. १; ५८.
 २; ५९. ५; -आदि ४. ३३. ७;
 ५. १६. ३; ६. ८५. ३; १३१. १;
 ७. ५०. १; ६५. २; ७३; ७४;
 ८२. २; ९०. ४; प्रभु-संवाद ९२;
 १००. ३; २१०. ६
 नारदहिँ ७. ६५. ४; ८३. २

नारदहि १. १५५; १५८; १६२. २
 नारदहू १. ९३. १
 नारा २. १३४. १
 नाराच-बाण ३. २६. ४; ६. ९०;
 १२६. १
 नाराचा ६. ८७. २; १२९. १
 नारायण, नर-सरसि १. ३६. ३; नर-
 ४. ३. ५
 नारि, पुरनर-१. ३२. १; -विरह ६८.
 ४; -सुभाऊ ७४. ३; -सुभाउप्रभाउ
 ७६. ३; ८०; -सहित ९०. ४;
 १०३; १०८; -मय १०९. ५; १२३.
 १; -बृंद १२३. ४; -धरम १२६.
 २; ३; १२७. ५; -विरह १३२;
 १४४. २; सुर-नवीना १५४. २;
 -विरह १६५. ४; १७१. १; २०१.
 ४; नर-२०२. २; -ललामा २०८.
 १; २; बहुसुंदरि-२१४; २२०;
 प्रिय-२२२. १; २२६; २३६;
 २४४. २; पुरनर-२४६. ३; २५४;
 पर-२६४. ३; २७३; २७४;
 प्राकृत-अंगअनुरागी २८०. १;
 पुरनर-३१८; -वर ३२२; ३६७.
 ३; ३६८. १; ३७२. १; ३८५.
 ३; पुरनर-सुजाती २. २. २;
 नर-९; -चरित १४. ३; नर-
 २४; चोर-२८. ३; -चरित ४;
 -विश्वास ३०; -गति ४८. ४;
 -सुभाऊ ४८. ४; नर-५३; गुरु-
 ७९. ४; सचिव-४; नर-८७;

१०१. ३; ११३. ३; ११६. २;
 ११७. २; ११९. ३; १२०. १;
 -नर १२२. ३; १४६; नगर-नर
 १४८. ४; १५९. ४; १६३. २;
 २२२; २५२. ५; पुरनर-२५३. १;
 ३२०. ४; ३२३. ४; -घरम ३. ७.
 २; ३; ५; अधम-८. २; ४; ८;
 ९; २४. ३; ३०. ४; ५; ३१. ३;
 रघुकुलतिलक-३७. ४; ४५. ३;
 ४५; ४६. २; ५; ४९; ५६; ५७.
 १; ३; ४; ४. ४. १; ९. १४;
 -सिखावन ११. ५; -नयनसर २४.
 २; २७; ३१. ४; ३३; ५. ९. १;
 प्रिय-२१; ३६. ४; ३७. १; २;
 पर-लिलारु ३८. ३; रिपु-रुदन
 ६. ४. २; १२; -वचन २३. १;
 -सुभाऊ २३. १; -विरहवलहीना
 ३३. १; -वचन ५७. १; -चूंद
 ६४. २; ८३; ४; -हानि ६; -हेतु
 ६; ९४. ३; १००; ११०. ५; -नर
 ७. १; ९. २; ११; १५. ३; नगर-
 वरचूंद १९; २०. ३; -कुमुदिनी
 २०; पुरनर-२१; २२. २; ४४. ४;
 एक-व्रतरत ४५. ४; ४९. ४; ५१.
 ५; नगर-नर ५३; ७०; १३२;
 नर-१३४; १५१; -विवस १५६.
 १; २; १५६; १५८. ३; १६०. २;
 १६२. ५; १९५; १९६. १; -वर्ग
 २; २२०. ३; २२४

नारिन्ह १. १२६. ४; नर-२८२. १;

२९३. २

नारिहिँ ७. १९४

नारी-स्त्री १. १९. २; ४४. ४; ५९. १;
 ७४. १; १०३. २; ११८. ३;
 १२०. १; गिरि-१२०; १२३. १;
 १२८. ४; असुराधिप-१५०. ४;
 नर-१५८. १; १७०. ३; १८३.
 १; २१३. ६; २२२. ३; गौतम-
 २४३; २४४. ४; २५७. ४; नगर-
 नर-२६२. ३; २७३. ३; २८१.
 २; नर-२८५. ४; पुरनर-२८८.
 ३; २९५. ४; पुरनर-२९८. ३;
 पुर-३०१. १; नगरनर-३०३.
 ३; पुरनर-३११. ३; गुरु-३२८.
 २; ३६७. ४; ३७०; ३७६. ४;
 ३८०. ३; पुर-३८१. ४; ३९२.
 १; ३९४. ३; नर-२. २७. २;
 ४७. ४; पुरनर-५२. २; ७७. २;
 ८४. ३; ८५. १; ग्रामनर-९०.
 १; प्रिय-१०६. २; नर-१११.
 १; ११२. ४; ११५. १; १२१.
 २; पर-१३१. ३; १७३. ४;
 नगरनर-२०३. १; २६३. १;
 ३. ७. ४; २२. ३; ४; ४४. २;
 ४८. ६; ५७. १; ४. ८. ६; सुत-
 ११. ४; १७. ४; २१. २; नृप-
 ३३; वर-५. २३. २; निसाचर-
 २५. ५; निसिचर-२८. १; रिपि-
 ४३. ३; ६२. ३; नर-६. १६.
 ५; २९. ४; पर-४५. ३; ६२.

२; १३१. २; नर-७. ४४. २;
 ४५. ४; १२१. ३; १५२. ४;
 १५४. १
 नाल, -डंडी कमल-१. २८६. ४;
 पंकज-३२५
 नाव १. ६२. १; २. १०१. २; ३; ५;
 १०२. १; १५४. १; १५८. १;
 २०३. ४; २५८. २; ६. १५७. ३;
 ७. १३७
 नावडू ४. ९. ७
 नावउँ ७. १८२. ५
 नावारि-नाव वाले ६. ११३. ३
 नावहिँ १. २३७. ४; ३१६; ३७५; ४.
 २५. १; ५. ३५. १; ६. ५९. ४;
 १३०. ६
 नावहीँ ६. १३२
 नावा १. ७९. ३; ८०. १; ९०. ४; १५५.
 २; १६१. ४; २३४. ३; २८७. ४;
 ३०२. २; ३१३. २; ३७४. १; २.
 ८२. १; ३. १०. १; २२. १; ४३.
 ५; ४. २२. १; २३. ३; २६. ५;
 २८. १; ५. २. ६; २९. २; ३८.
 १; ६. ५७. २; ११५. १; १५३.
 १; ७. १५. १; ६७. ४; ७७. २;
 ८४. १; ८५. १; १४४. २; १९०. ७
 नाशं, शान्तिसंताप-७. १४४. ७
 नास १. १९५. ३; १९६. १; २; ४;
 २०४. २; २४०. ४; अविद्या-२.
 ३०; ५. ३७; ६. १२४. ८; ७. ५४;
 ८१. १; व्याधि-हित १०८; ११७.

२; १४६. ३; १६२. २; २१०. २
 नासहिँ ३. २८. ६; ५. ४५. १; ७.
 २१०. ३
 नासहिँ ६. ११५. ७
 नासा-नाश, नासिका, नष्ट करने वाला
 १. ४०. ३; १७५. १; रिपु-
 २२९. ४; २३१. ४; २७२. २;
 २७६. ३; २. २३०. १; १६२. ३;
 छुति-हीनी ३. २३. ३; ३०. १.
 छुति-५; निसाचर-३२. १; ३७.
 ५; कुल-४. २०. ४; ५. ५४. ३;
 -कान ६. ८. ५; ५३. ४; ८८. ५;
 ८९. २; ७. ७९. ४; ११३. २;
 भवभय-१३८. ४; भेदभ्रम-
 २०२. १; २०४. ४
 नासिका-नासा (नाक) १. २६६. ३; ५.
 ५६. २; -काना ६. ८. ४; २८. ३
 नासी-नष्ट करनेवाला १. २८८. १; ७.
 १५८. ३
 नासू १. १९५. ४
 नाह, -नाथ, पति नर-२. १०. १; -नेह
 १४१. २; नर-१५३. १; सुरनर-
 ४. १२. ५
 नाहा, नर-१. २८१. ४; ३००. २; नर-
 २. ७८. ३; निसिचर-३. ३६. ८;
 नर-५. ४४. ३; निसिचर-६.
 ११. ४; ३३. ४; ८५. १; नर-७.
 ३८. ३; खग-८८. ३; ९६. ४;
 १८२. ६
 नाहिँ १. ११९; १३६; २५५; ३१४. १;

२. १७. २; ३५. ४; ८३. ४; १५५.
४; ३. ३७. ८; ५. १०. १; ६.
१२; ४५. ३; १५८; ७. ७. ७; ४४;
६३; २१०. ४

नाहिँ-न १. १८५. ३; १९८. १; २५५. ३;

२. २१२. ३; २३२. ४; ४. २४. १

नाहिन २. १५. २; ५१. २; २२४. ३

नाहीँ १. १७. २; ६; १९. ४; ५४. ३;

७५. ३; ७८. ३; ८०. १; ८४. ४;

९१. ३; ९३. १; ३; ९४. ३; ९५.

४; १०१. १; १०५. २; ११६. ३;

१२६. ३; १२८. ३; १३०. १; १३९.

३; १७७. १; १७९. १; १८४. ३;

१९२. १; १९३. १; १९४. ३; १९६.

२; १९७. १; २१७. ३; २२१. १;

२४०. २; २४३. ६; २५३. ३; २६४.

४; २७०. १; ४; २७८. १; २८९.

१; ३०३. ३; ३०६. २; ३०७. २;

३१०. ४; ३११. २; ३१२. २; ३१३.

४; ३२७. १; ३; २. ३. २; ८. ४;

२३. २; ३१. २; ३४. १; ३; ७२.

१; ७४. ४; ७५. २; ७६. २; ८५.

३; ९३. ४; १०२. ४; १११. ३;

११४. २; १३१. ३; १६३. ३;

१७३. १; २०६. ४; २०९. २; २१०.

४; २१३. १; २१५. ४; २१८. २;

२२३. १; २२४. २; २२८. २; २३२.

२; २५३. ४; २५७. १; २६६. १;

२६७. २; ३२६. ४; ३. ३. १; ८.

१; १५. ३; १७. २; १८. १; २०.

४; २२. ५; ३१. १; ३३. ३; ३९.

२; ८; ४०. ५; ४६. ३; ५; ४. ८.

७; ९. ९; १२. २; १४. १; १६.

१; १७. ५; २३. ४; २५. २; २९.

१; ३; ३०. ४; ३१; ५. ५. ३; ७.

२; २३. ४; २६. ३; ३२. ४; ३७.

५; ४२. २; ४८. २; ४९. ३; ५०.

५; ५७. २; ६. ४. ३; ४४. ३; ५०.

५; ६७. २; ८३. ६; १०८. ४;

११५. २; १३०. ६; १३५. ४; ७.

७. ७; ३५. १; ४४. २; ४७. ४; ७०.

३; ७७. १; ८२. ४; १०४. ४; ११५.

१; १२७. १; १३१. ४; १३८. १;

१४६. ३; १५०. ४; १६४. ४; १७८.

८; १९०. ७; १९२. २; १९४. ३;

२०८. ७; २१०. ७; २२३. २

नाहु २. १५. ३

नाहू १. १२१. ५; नर-२५०. ३; २५५.

१; २८२. २; ३९५. ३; २. ३. १;

सिय-२५. ३; नर-२८. ४; ४५.

२; ७८. १; ८०. ४; ८२. ४; १२३.

२; १४६. १; १५४. ३; १७७. २

निकट-समीप १. ५९. २; ११४. ४;

११९. १; २०७. १; २४८. ३; २८७.

२; २५७. ३; ३२४. २; २. २३.

१; निठुरता-२५; २६. ४; ८९. २;

११०. ४; मग-निवासी ११४. २;

११५. १; १२५. २; १७२. २;

२१४. २; २३६. १; २६२; २६५.

२; ३. ७. १; १५. ८; १७; १८;

२२. ९; ३५. १; ६; ३६. ४; ५३.
 ६; ४. १४. ४; २२. १; २६. ५;
 २८. २; ३०. ५; रवि-३१. १; ५.
 १३. ४; २४. २; परम-३३. २;
 ४२. १; ५४. ४; ६. ५६. ४; ५९.
 १; ७२. २; रघुपति-३; ७५. ४;
 निसिचर-७९. २; ९१. ४; नव-
 नीलनीरज-१३५. ६; प्रभु-१४४.
 १; १५७. ५; ७. १२; अति-७९.
 २; ८१. २; ११३; २०६. २; ३
 निकंद, -नाश में खलबृन्द-महाकुसलं
 ६. १३८. ३
 निकंदन-नाश करनेवाला १. ४०. ४
 निकंदिनि, नरक-१. ५१. ५; कलिमल-
 त्रिनतरुमूल-६०. ७
 निकंदय-नष्ट करो ७. ३२. १०
 निकर, -समूह रविकर-१. ५; निसि-
 चर-४०. ४; विधुकर-विनिंदक
 १७५. १; निसिचर-२१५. २;
 करि-२. २३१. ३; निसिचर-३.
 १४. ४; ३९. २; मृग-४६.
 ३; उलूक-५७. ४; मधुप-४.
 १५. १; निसिचर-निवासा ५. ३.
 ७; ६. १; निसिचर-१५; ३६;
 कपि-६. ४. ४; कर-१६. ५;
 निसिचर-२७. ३; कर-कमलन्हि
 ३२; सिर-४२. २; रामसायक-
 ५१; अरुनोपल-६०. ५; निसि-
 चर-वरूथा ६२. १; तमीचर-
 ६२. २; बानर-८३; विसिख-

९३. १; सर-१०७. ५; जंबुक-
 ११३. ५; निसिचर-११५. ३;
 दिनकरकर-११७. ८; सिर-
 ११७. ८; ११८. ५; सर-१२६.
 ६; ७. ५०. ३; मुनि-७९. २;
 निसिचर-मरन ९६. १
 निकरन्हि, रामसर-६. ११३. १
 निकसि २. ८१. १
 निकसहिँ -निकलते हैं २. ११०. ४;
 ११५. १
 निकसे १. २६५
 निकार्ई-भलाई, अच्छाई, शोभा १. ४७;
 नगर-२४६. १; २. १३६. २
 निकाम, -बहुत, कामना-रहित-स्याम-
 सुंदरम् ३. ६. १; २६. १
 निकामा २. २०३. २
 निकाय-झुंड, समूह-पति १. ७४. ५;
 सुभट-२११; ब्रह्मांड-२२४. ३;
 रिषि-३. १४. २; ६. १२. ४
 निकाया, असुर-१. २१५. २; भुवन-
 २५८. २; ३. १८. ३; जीव-२०.
 १; ब्रह्मांड-५. २१. २; तिमिर-६.
 ७३. ४; दैत-१०२. २; ब्रह्मांड-
 ७. ११९. २
 निकारहिँ ७. १६०. २
 निकारि ६. ११०. ५
 निकासइ १. २१५. ५
 निकासउँ २. २७. १
 निकिष्ट-निकृष्ट, नीच ३. ८. २
 निकेत-घर १. ११०; १२१; १८०. १

१८९; २५८. १; ३८२; २. १३४;
 परम-१४२; ३२१; कृपा-पद ३.
 ३४. ५; कृपा-५. ४५; ६. १४०.
 ४; ७. ९
 निकेता, कृपा-१. ७३. २; ११२. ३;
 १५६. ३; १९९. ४; २०१. ४; २४७.
 ४; गौरि-२६१. ३; ३६८. ४;
 ३७८. २; २. १२९. २; कृपा-
 ३. १८. ५; सुकृपा-५. १४. ५;
 कृपा-६. ८१. ३; १३३. ३; १४८.
 ४; ७. ९६. २; नीति-१६८. ३;
 कृपा-१९४. ६
 निगम-वेद १. १२. ५; २२; ७४. ५;
 १२७. ४; १४२. २; -आगम १४८.
 १; १७४. ३; १९७. ३; २३५. ४;
 ३८२; २. ७३. १; ३; ७८. ४;
 ९६. ३; १२७; २३८; २५५. ४;
 २५९; ३. ३५. ६; ५. ४१. ३;
 ६. २१. २; १२६. ६; ७. २०. ४;
 ३०. ५; ७२. २; ७४. ४; ९८. ३;
 १३१. १; ३; १४०. २; १४२. ५;
 १५१; १५२. ३; १५४. १; २०४.
 २; २१५. १
 निग्रह, -बंधन, रोक सागर-७. ९४. ४
 निगूढा-अति गुप्त १. १६१. २
 निघटत-घटता है २. १४८. ४; ३२६. २
 निचाइहि-नीचता से १. ११
 निचोरि १. १३३; २. २५९
 निछावर १. ३८१. ३
 निछावरि १. २९५; २९८. ३; ३२६. ४;

३२८; ३६८; ३८२. १; ३८३. ३;
 २. ५३. १; ७. १७. ३; २०. ३
 निज, -अपना-बुधिवलसरोस १. ७. २;
 -धर्मा ६; ८. २; ५; ११. १; ४;
 १७. ६; ७; २३. ४; ३९. १; ४१.
 ३; ४४. २; -मतिअनुहारी ४; ४८;
 ४९. ४; ४९; -संदेहमोहभ्रमहरनी
 ५१. २; ५६. ६; ६७. १; ६८. १;
 -तंत्र ७४. ५; ७६. ३; ४; ७७. १;
 २; ८२. १; २; ८५. ४; ८६. १;
 ९०. ४; १०७; १०८. ३; १०८;
 १११. १; १११; ११२; ११६;
 ११७. १; ३; १२२. २; -पति ५;
 १२४. २; १२७. २; १३०. ३;
 १३२. १; १३४; १३९; १४१. १;
 १४७; १४८; १५४. १; ४; १५७.
 ४; १६०. ४; १६१. ३; १६३. ३;
 १६४. १; १६५; १७३. ३; -कर-
 कंजा १७६. ४; १७७. २; १७८.
 ४; १७८; १८२; १८६. ४; १८७.
 १; १८९. १; २; ३; १९४. २;
 १९५; १९६; १९७. ४; १९९. २;
 २००. १; २०५. ४; २१०; २१३;
 -बाहुवल २१४; २१६. ४; २१९;
 २२०. १; ३; २२१. २; २२३. ४;
 २२३; -आयुध २२४. १; -इच्छा-
 निर्मिततनु २२४; २२८. १; २;
 २३०. २; -कुलहृष्टदेव २३३. १;
 २३३; २३९. १; २४२. ३; -नाथही
 २४२. ४; -आत्म २४२; २५०.

१;—कुल २५७. ४; २५८. १;
 २६०. ३; २६१. ३;—हरप २६१;
 २६२. ३; २६३. ३; २६५. २;
 २७१. १;—उदयव्याज २७२. ३;
 २७३;—निजरुचि २७४;—कथा
 २७७. ३; ४; २८०. ४; २८४. ३;
 २८५. २; २९१. ४; ३०२. १; ३;
 —कुलघालक ३०७. १; ३२०. ३;
 ३२४. २; ३२६. १; ३२९; ३३०. १;
 ३६८. ४; ३६९. ५; ३७५. १; ३७७.
 २; ३७८. ३; ३८२. ३; ३८३. १;
 ३८५. ३; ३८७; ३८९. २; ३९०.
 ३; ३९५. ४; ५;—मनुमुकुर २. १;
 ७;—बस १८; १९. १; २०. १;
 २४. ४; २६;—कर ४८. २; ४;
 ९१. ४; ९२. १;—कृत ९३. २;
 ९७. ३;—वागीसा १०४. ४; १०८.
 ४; १११. १; १११; ११४. ४;
 ११८. ४; ११९. २; १३१; १३२.
 २; १३२;—तपवल १३३. ३;
 १३५. १; २; १३५; १५२. १;
 १५३. ४; १५७;—कुलकुसल १६०.
 ४; १७३. २; ४; १७४. २; २०५.
 ४; २०७. २; २१४. ३; २१९. ३;
 —गुणसहित २२५. १; २३३. ४;
 २३५. २; २३८. ४; २५२. ५; २५७;
 २६०. १; २६१. ३; २६२. ३;
 २६६. ३; ४; ३१९. ३; ३२४. १;
 ३. २. २;—रूप ३. १; ४. ३; ५.
 ४; ८. १;—धाम १२. ४;—पन

१३. ३;—हृदय १४. २;—सेवक
 १५. ३;—जन ८;—आत्म १५;
 १७. ३; १८. ३;—वल २०. ३;
 २१. ३; २४. ३; २५; २६. ३; ९;
 ३२. २; ३४. ३; ५; ८; ३५;—रूप
 ३६. ७; ३९. ६; ४०. ४; ४१;
 —पदप्रीति ४३. २; ४५. ५;—धाम
 ५३. २; ५६. १; ५; ५९. १; ५;
 ४. ४. २; ४; ५. ३; ९. १; १२.
 १; १३. १; २८. १;—इच्छा २९;
 ३१. १; ३२. ३;—भुजवल ३३. ६;
 —कथा ५. ६. ३; ६; ८; १२. ३;
 —देहा १६. ४; १९. ३;—प्रभु २२.
 ३; ४;—नाथहि २५. १;—पद-
 जंत्रित ३०;—हित ३१. ४; ३६. १;
 ४; ३८. २; ४०; ४४; ४९. १; ५०.
 ४; ५०; ५२. १; ६०. ५; ६; ६३. ५;
 —निज ६. ६. ३; ९. १; २; ११. १;
 १४. २; १६. २; १६; २१. २; २५.
 २; २९. ४; ३०. १; ३; ३३; ३९.
 १; ६; ४०. २; ४३. ४; ४४. १; ३;
 ५; ४८. ३;—दल ६२. ३; ६३. २;
 ६५. १; ७२; ७५. ३; ७६. २; ७९.
 ३; ८३. ७; ८६. २; ८६; ९२. ३;
 ९३; ९४. २; ६; ९६. ४;—भुजवल
 १०१. ३; १०२. ५; १०२; १०५;
 १०६; १०७; १०८. ३; ११४. ५;
 १२२. ५;—दलघाता १२३. ८;
 १२५. १; ४;—पौरुपअनुसार १२६;
 १३०. ८; १३७. २; १३९. ४; १४०.

४; १५०. ३; ७. ७. ९; २०. १;
 २२. १; २४. २; ४; २५; २८; ३६.
 ३; ३९; ४३; ४६. ५; ४७. ३; ५१.
 ३; १०. ४; ६५. २; ७०. ४; ७२.
 १;—वसन ७३. ३; ५;—आतमघाती
 ७७. ३; ८३. २; ७४. १; ८९; ९६.
 ३; १००. ३; १०६. ५; १०९;
 —प्रभुवदन ११०. ३; ११३. ४;
 ११७. ४; १२१. ३; १२३. १; २;
 १२५. २; १२५; १२८; १३१. १;
 ४;—आस्रम १३६. १; ३; १३८.
 ४; १४०. १; २; १४२. ५; १४५;
 १४८. २; ४; १४८; १५०. ३; १५२;
 १५८. ४; १७४. १; १७५; १८२.
 ७; १८६. ५; १८९; १९०. ६;
 —करकमल ८; १९२. ७; १९२;
 १९६. ४; १९८. ६; २०८. १; २१३.
 ४; २१३; २१७. ४; ५; २२०. ३
 निजु १. १००; २. ७३. ३
 निठुर १. १३७. ४; २. १२०. २; ६.
 ८३. ७
 निठुरता, —निकट २. २५
 निठुराई २. ३२. १; ४२. २; ५. १४. २
 नित—नित्य, सदा १. ७४. ५; ८३. १;
 ९०. २; ९८. २; १००. २; ११८;
 १२७. ३; १३०. १; १७१. ४; १८३.
 २; १९८; २०५. ३; २०७. ४; २११.
 १; २१३. ७; ३३७. १; ३६५. २;
 ३६९. ३; ३९३; ३९४. १; २; २.
 २. १; २१. ३; ३९. १; ५५. ३;

७६. ५; ९४. ४; १२७; १३०. १;
 २; ३; १४१. २; २१२; २३८;
 ३२६. १; ३; ३२६; ३. ७. २; ४१.
 २; ३; ४. १२. ४; ६. ११७; १३०.
 ३; ६; १३२. ५; १३८. ३; १५७;
 ७. ३०. ६; ३४. ४; ५; ६५. २.
 ३; ८५. ४; ११२. २; १७०. ६; ८;
 १९२. २; २०८. ८; १५; २१०. ५

नितहिँ १. २११. ४

नितहीँ ७. ३२. ६; १६०. ३

निति १. २४२. २; २. १६२. ४

नित्त ७. १६९

नित्य—सदा, नैतिक १. २६० १;

—क्रिया २७२. ४; ४. १३. ३; ७.

३०. ४; १०४. ३

निदरहिँ—निरादर करते हैं १. ३१६;

३७८. ३; २. १२९. ४; २५२. ५

निदरि—निरादर करके १. ३१६. ३; २.

२३१. ४

निदरे २. २०१. २; २३०. २

निदाना—कारण ५. १२. ६; ४१. ३

निदानु २. ३७

निदानू २. ५५. ४

निदेसा—आज्ञा ७. ८३. ४

निद्रा—नीद १. २००. १

निधन,—मरण, नाश दनुज—१. १०६;

१९६. २; बंधु—५. १९. २;

निधरक—वेखटके २. ४२. १

निधान—आधार, खजाना १. ६; करुना—

३४. ४; गुन—३५. १; सील—४६;

कृपा-१४४; १७६; सुख-२५१;
सुखमासील-२६६; करुणा-२६९.
५; कृपा-२९२. ४; तेज-
३२६. २; सुख-२. ९०. १; मंगल-
मोद-२०१; २२८; करुणा-३१७.
३; ३. १५. ४; कृपा-२६; बल-
बुद्धि-५. २; करुणा-१३. ५; कृपा-
६. १७; सुख-८१. १; कृपा-
१२४. ६; गुणज्ञान-१३८. ३;
कृपा-१५७. ७; ७. १४. ६; २९;
५३; ज्ञान-५७. ३; कृपा-७०.
१; सुख-१४३; ज्ञानविराग-१९०;
ज्ञान-१९५; कृपा-२२३. ७

निधाना, समदमदया-१. ६६. १; कृपा-
१६१. ४; १७४. ४; १८०. ३;
नीति-१८१. २; विज्ञान-१९०.
१; कृपा-१९५. ४; २०६. ३; २.
९८. १; २५८. ४; २६५. २; ३.
१०. १; सकलगुणज्ञान-१६. १३;
कृपा-४०. २; बलरूप-४. ३. २;
कृपा-१२. १; २६. ६; बलसील-
५. १७. १; कृपा-६. २५. ३; ७०.
२; ८८. ४; १०३. २; ११५. ५;
७. ७. ४; ८६. ४; ९८. १; प्रपंच-
१४२. ४; कृपा-१७८. १; १९०. ४

निधानु, गुणरूप-२. ५९

निधानू, कपट-१. ४३. ४; आनंद-
२. ४२. ३; गुणरूप-१५७. ३

निधि, दया-१. ४४. २; ज्ञान-५०;
कृपा-६८. ३; ९६. २; रूपसील-

१००. ३; कृपा-४; ११४. ३;
लावन्य-१३०; जोगवैराग्य-१३१;
प्रकास १४०; कृपा-१४८. ४;
कौतुक १५१. १; करुणा-१५७.
२; सील-१५८. १; १५९. २;
कृपा-१६५; छवि-१७६. १;
कृपा-१७७; करुणा-१७८. १;
१७९. ४; पय-२१७. १; गुण-
२२०. ४; कृपा-२३७. ३; महा-
२४२. २; विद्या-४; २५३. १;
२६५. २; बल-२७६; छविसुधा-
पयो-२८०. ४; २८१. ४; ३१९.
२; ३७३. ४ गुण-३७४. १;
मंगल-३८३. २; जल-२. २८.
४; बारि-८७. २; ११९. ४; नव-
१३६. १; दया-१६४. ४; कृपा-
२६८. १; ३२०. ४; ३. १७. २;
४. १४; जल-१६. ४; ५. १.
५; गुण-१७. २; कृपा-३०. ४;
करुणा-३१; कृपा-३५; ६. ७.
१; ८; ७०. १; भव-८८. २;
करुणा-९३. १; कृपा-७. १४.
६; करुणा-२४. २; कृपा-६०.
१; ६२. २; भव-७९. ५; बारि-
तीरा ९४. ४; कृपा-१०८. ४;
भव-१४४. ३; ज्ञान-१५३; कृपा-
१८५; १९४. ४; भव-२२२. ३

निधिम्, -स्नान को गुण-६. १

निंदक, -निंदा करनेवाला सिय-१.
३२. २; सरदचंद-२७६. १; ३;

६. ४६. २; ७. ६७; १५२. १;
 पर-१६२. ५; हरि-१६८. २;
 पर-१८८. ३; द्विज-२०८. १२;
 हरिगुरु-१२; सुरस्रुति-१३
 निंदत १. ८८. ३; ७. ५०. ४
 निंदति-निंदा करता है ६. १२५. २
 निंदरी-निरादर करके ५. ४. १
 निंदहिँ २. २०३. ३
 निंदहि २. ८७. ३
 निंदा, -बुराई सर-१. ६०. २; शंकर-
 ८८. १; ३. ४६. २; ६. ४८. १;
 हरिहर-४८. १; ७. ६१; ६२. २;
 ७१. ३; पर-सम २०८. ११;
 संत-रत्त १३; १४
 निपट-बहुत १. ३०७. १; ३८२. ४;
 २. ३०. ३; ४०; ४३. ३; ९७. ४;
 १२०. २; १५९. ४; २५४. ३;
 २६६. २; ३. ४६; ५. १४. ४
 निपटहि १. ३१६. १
 निपात-नाश ७. ३२. ४
 निपातउँ २. २३१. ४
 निपाता-नाश किया १. १४९. ४; २.
 ३६. १; ३. १२. ३; ३०. १; ४२.
 ३; ६. ८. ५; ६३. ४; १२०. १
 निपाति ५. १८. ४; १९. ४; ६. १०८. १
 निपुन १. १२३. ४; १७०. ४; विद्या-
 विनय-२३६. ३; नीति-२. २८
 ४; १३२. १; २३५. २; ४. १९.
 ४; ५. ११. १, बुद्धिबल-१७;
 नीति-७. २२०. २

निपुनता १. ११८. ५
 निपुनाई, -चतुरता विरंचि-१. ११८.
 ४; १९४. २; २६३. ३; ६. ३९.
 १; ७. १४२. ३; ज्ञान-२१९. २
 निफल ६. ११६. ३
 निवहइ-निभता है ५. ४७. ३
 निवारि-बंद करके ६. १५२
 निवासी, -रहनेवाला मगनिकट-२.
 ११४. २
 निवासु १. ३७०
 निवाहइ २. ११. २
 निवाहा २. १५६. ३; १७२. ३; २६१. २
 निवाहि १. २६०. १
 निवाहीँ २. ५. २
 निवाही ६. ११५. ४
 निवाहु १. १८४
 निवाहू १. १३. ३; परलोक-३६. १;
 गजवाजि-१८५. ३; २. २५. ३;
 ३१५. २
 निवाहे २. २०६. ३
 निवाहेउ २. २०३. ३
 निवाहेहु २. १५३. ३
 निविड, -रजनी ३. ५७. ४; -तम ४.
 १८; ६. ६६; संसयसोक-तम-
 भानुसिँ ७. ५३. ४
 निवुकि-खसकना ५. २५. ५; ६. ८८. ३
 निवेदित २. १३०. १
 निवेरि-नष्ट करके ७. १६०. २
 निवेरी-दूर करके २. ९५. ४
 निवेही-निवाही, निर्वाह किया ७. १०२. १

निभ, -तुल्य हिमगिरि - ६. ७४. १
 निमज्जनु २. २१७. १
 निमज्जहिँ - ज्ञान करते थे २. २२५. १
 निमि - एक राजा का नाम १. २६३. ३
 निमिष - पलक मारने में जितना समय
 लगता है वह समय १. २४०. २;
 २९४. १; ३. २६. १०; ४८; ४.
 २१. १; ५. २६. ३; ३१; ४५. ४;
 ६. ६६. ६; ११४. ५; १२५; १४४;
 ७. १८. ५; २१३. ३
 निमेखी - पलक मारना १. २८२. १
 निमेखे १. २६५. ३
 निमेष, - निमिष, पलक मारने का समय
 लघु - १. २५८. २; २९१. ४;
 अर्ध - ३०३. ४; २. १५९. २; ६.
 १; २१. २; १२६. ५; नयन -
 १५२; ७. ५६. २
 नियम १. ५८. ७; २. २३६. ४; ३२६.
 २; ३२७. ५; ६. १०३. ५; ७.
 ६१. ४; ७२. १; १९८. ५
 नियराइ ३. ५२
 नियराई - समीप पहुँचे १. १६६. ४; २.
 १५९. २; ३. १८. ९
 नियराना - पास आगया था ६. ५३. ५
 नियराने २. २३६. १
 नियराया १. २४५. २; ४. ३. १
 नियराये ४. १६. २
 नियरावा ४. ३१. २
 नियोगा - आज्ञा २. २३४. ३
 निरखत - देखता है १. ५८. १; ३. २२.

३; ६. १३. ३; ७. ५०
 निरखंत ६. १३८. ५; ७. २७. ६
 निरखहिँ १. २३०. ३; २५३. २; ७.
 १०; ५१. ३
 निरखि - भलीभाँति देखकर १. १११. ५;
 १५३. २; १५३; १७४; २५३. २;
 २६७; २७९. ३; २९१. १; ३००;
 ३६८. ४; ३७६. ४; ३८१. ४; ३९३.
 २; २. ४०. ४; ५४. २; ५५; १०२.
 ३; १२५; २१८. ३; २२१. ४;
 २२५. १; २३७; २३९. २; ४; २६३.
 ४; २९८; ३. ५; ३९; ४. २५. १;
 ५. १४. ३; ७. १५. ५; २०; ९७;
 ११८; १९५
 निरखु ६. ४३. ४
 निरखे २. २१०
 निरगुन - निर्गुण १. ३९
 निरंकुस - अंकुश-रहित, स्वतंत्र १. ३०७.
 १; २. १२०. २
 निरच्छर - निरक्षर, मूर्ख ७. १५८. ४
 निरजोसु २. २०२. ४
 निरभर - निर्भर, झरना २. १३७. ४
 निरंजन - निष्कलंक, परब्रह्म, परमात्मा १.
 २३०; ३. ४१. ४; ७. ५७. ३;
 १०४. ३
 निरत - लगा हुआ १. २२. ५; परहित -
 २. २२०; ३. २१. ३; ४५. १;
 ५. ४९; परद्रोह - मनसा ६. ११७.
 २; ७. ४३; ४४. १; ब्रह्म - ६५.
 ४; २१५. ३

निरतम्, लगे हुए को खलवध-६. १;

७. २२

निरदय-निर्दय, कठोर दिल २. १७४. २

निरनय-निर्णय ७. ६४. १

निरंतर-सदा १. २२; १७२. २; २.

१२९. ३; १३२; ३. १३; १६. २;

९; २१. ६; ४५. १; ५. १; ३०.

१; ६. १४३. २; ४; १४५; ७.

७. २; ३२. ८; १०; ५८. ४; ७२.

२; ७७. १; ८१. ५; ८६. २; १३४.

१; २१९. २२४

निरवधि-सीमा-रहित २. २८९

निरवहर्ड-निर्वाह करें ७. २०४. १

निरवहा ६. ८५. ३

निरवान-निर्वाण, मुक्ति २. २०५

निरवाहा १. १००. ३

निरविघ्न-निर्विघ्न, बिना विघ्न के ७.

२०४. १

निरमयउ-वनाया १. ९५

निरमयऊ १. १५४. १

निरमयेउ १. २७

निरमल १. ३४. ४; १७१. ३

निरलेप २. ३१८. ४

निरवधि-अवधि-रहित, असीम ७. १४२.

४; १८६. ३

निरपि १. ६४. ४

निरस-म्याद-रहित, नीरस १. ७. ३; ४.

१२. ४

निरस्य-दूर हटाकर ३. ६. ४

निराकार ७. १०४. ३

निराकारं-आकार-हीन को ७. १७४. २

निराचार-आचार-हीन ७. १५४. ४;

१५८. ४

निरादर २. २३१. २; भवदंघ्रि-७. ३२.

५; ८; १७०. ६; २०४. ४

निरादरु २. ४४. ३

निरामयं-नीरोग को ६. १३०. ८

निरामिप-अमांभक्षी १. ११. १

निरावाहिँ ४. १७. ४

निरास ३. ३. २

निरासा १. १६३. २; २. २६६. २

निरिह ७. १०४. ४

निरिहं ३. ६. ५; ७. १७४. १

निरुपधि १. ३१. २; ५२. ७

निरुपम ७. १४२. ४; ५; १९६. ३

निरुपाधि-उपाधि-रहित १. १७२. ३;

२. ३२४

निरुपाधी ७. १९६. ३

निरुवरई-सुलझे ७. १९८. ४

निरुवारा-सुलझा देनी है ७. २०२. २

निरुवारे-खोले ७. २४. २

निरूपउँ ७. १८६. ७

निरूपन,-विस्तृत वर्णन नाम-१. ३९.

४; ५८. ७; ब्रह्म-६६; १९३. ३;

७. १८६

निरुपाहिँ २. ९४. ४

निरुपा १. १७२. ३

निर्गता,-निकली हुई नख-७. ३०. ४

निर्गमाहिँ-निकलते हैं २. २४

निर्गुयं ६. १; ७. १७४. १

निर्गुन १. १०३. ३; १३४. २; २३०
 २३७; २७४. ३;—सगुणविषमसम-
 रूपं ३. १६. ६; ४१. २; ५०; ४.
 २०; २९. ६; ६. १४०. ४;—रूप
 ७. ३०. १; १०७; १८२. ८;—मत
 १८६. ४; ६;—रूपा ६;—मति ७
 निर्भर, —बारी ६. १२२. ५
 निर्दय ७. ६२. ३
 निर्दम—आडम्बर-शून्य, निरभिमानी ७.
 ४४. ४
 निर्धन १. १८९
 निर्दहे ७. ३०. २
 निर्वान ३. २६; ३४. ५; ७. ११५;—प्रद
 २२३. ७
 निर्विकार—जन्ममरणादि विकार से रहित
 ७. १८६. १
 निर्भय १. २१९. ४; २४३. १; द्विज—
 कारी २४३. ३; ३११. ३; ३. ३७.
 ६; ६. १२१. ५
 निर्भर ३. १०. ६; १५. ५; ५. १७. २;
 ७. १२३. २
 निर्मल १. २४४. २; सुभाव—३. ४१.
 ५; ५०. ४;—जल ४. १९. २; ५;
 २१. १; ५. ४५. ३; ६. १५३. ४;
 ७. ९. ५; ५१; १०४. ३; १९८. ६
 निर्मली—पवित्र ६. १३५. ५
 निर्मित, —बनाया हुआ निजइच्छा—तनु
 १. २२४. ३; २२४; विधि—२०८.
 ३
 निर्मूलनं,—नष्ट करनेवाले को त्रयःशूल—

७. १७४. ५
 निर्मूला १. २१५. ३
 निर्मोहा ७. १०४. ३
 निर्वाण, —शांति, मोक्ष ईशान—रूपम् ७.
 १७४. १
 निर्विकल्पं—भेद-रहित ७. १७४. १
 निर्विकारं ६. १
 निलज १. १०३. ३; ६. ५०. २; ११०.
 ४
 निलज्ज ५. ९. ५
 निवारइ ६. ११६. ३
 निवारई २. २६. ५
 निवारक, —दूर करनेवाला आसत्रासहरि-
 पादि—७. ५८. ३
 निवारन ३. ५७; ६. १३४. ५
 निवारनु २. ४१. ३
 निवारि ३. २६. १०; ४. ९. २; ६.
 ११८. ३
 निवारी १. १६६. १
 निवारे १. २८७. २; ३०९. ४; ६. ७२.
 ३; १०८. २
 निवास, —आश्रम, स्थान, घर श्री—१.
 १५६. २; १५७; जग—२२३;
 विहंग—२४५; सिय—२४६; रमा—
 ३. ४१. ५; ४. २५. ३; ६. १४०.
 ४; ५; ७. ५१. ५; ८१; ९१. २;
 १२५
 निवासा १. १५८. २; १६३. २; सक्र—
 २०८. ४; रमा—३. १७. १; ३२.
 १; निसिचरनिकर—५. ६. १; ७.

१४६. १
 निवासिनि, अरधंग—१. १२२. २
 निवासी—रहनेवाला १. १०४. २;
 प्रयाग—२. १०९. ३; तीरथराज—
 २०७. १; गिरिगुहा—६. १६. १;
 ७. ७९. २
 निवासु, कल्याण—१. ४२; २. १३. ३;
 ८५; १६७
 निवासू, सित्रुमा—१. १२९. ४;
 जनक—२४६. ४; राम—२. ७५.
 २; अवध—९९. ३; १३३. २;
 १४०. २
 निवृत्ति ७. १९८. ६
 निशाचर, —राक्षस—अरी १. ६३. ३
 निपंग—तरकश १. १७५. ४;—चाप-
 सायकं ३. ६. २; २३. ८; ६. १९.
 ९०; ९८. ६; १०७; १११. ६;
 १२९. ४; धृतसायकचाप—वरं ७.
 ३२. ३
 निपंगा ६. १४. ३; १११. ५
 निपाद—चांडाल, दोगला, मल्लाह २. ८९.
 १;—पति ९०. २; १००; १४३;
 —गन २०३;—नाथु २०४. १;
 २२२. २; २३४. ३; २३५. ४;
 २५१. ४; २६३. ३; ६. १५७. ३; ८
 निपादहि २. ९३. १; २०३. ३
 निपादा २. १४८. १; १४५. १; २५१.
 ३; ७. ४३. १
 निपाद् २. १४३. ३; १४४; २३५
 निपाद् २. ९१. ३; ९७. २; १४३. ३;

१४४. १; २०२. ४; ३२२. १
 निषेध, —मना करना विधि—मय १. ७. ५
 निसंकू २. १२० २
 निसरत ५. ३१. ३.
 निसरि ६. ८९. २; ९१. ३; ११७. ४
 निसरी—निकली ४. ८. ४
 निसा—रात, अंधकार १. १४०. ३; १८७;
 २२७; २७१. २; विगत—३; २७२.
 १; लाज—२९२. १; मोह—२. ९४.
 १; काल—सम ५. १५. १; सीत—
 सम ३६. ५; ६. ६८. १; १०१. २;
 अविद्या—७. ५४. २; मोह—२०८.
 १३
 निसाचर १. १४९; १६३; १६७. ४;
 २०३; २०६. १; ३;—जाती २१२.
 २; २१५; २३८. २; २४३. २; ३;
 २५४. २; ३९०; ३. २६. १०; ३०.
 २;—नासा ३२. १; ३७. ४; ५. ३.
 ९; १५; २४. ३;—नारी २५. ५;
 ३६. १; ३६;—माया ४४. ३; ४५.
 ४; ६. ८. ४; २८. १; ४७;—सेन
 ६०. १; ४;—पति ६४. २; ६८. ३;
 ८९. ३;—धारी ९१. १; ९३. ४;
 —कटक १०२. १; १०५;—कटक
 १०६. ५;—अनी ११२. १; ११४.
 ४; ११६. २; १२३; १३३. २;
 —राऊ १३९. २; मर्दन—धारि
 १४०. १;—भारी १४१. ५; १५३.
 ५; ७. ८२
 निसाचरहि ६. ५४

निसान १. १२६. ५; २०५. ३; ३७२;
३७६. ४; ३७७. १; ३८७; २.
२३७. ३; ३. २७; ६. ५९. ५;
६१. १; १०२. ४; १३५; ७. २०.
२; २१

निसाना—निशाना (लक्ष्य), नगाड़ा, झंडा
१. १८२. २; २९५. २; ३२७. ४;
३२९. १; ३३०. ३; जुद्ध—६.
१११. १

निसि—रात १. ४०. ३; १०९. ३;
१९९. ४; २१८. २; २३२;—प्रवेश
२५९. १; २५९; २८८. १; २.
२३. ४; ३८. ४; ३९; ९२. १;
१०९; १५४; २०९. २; २१०.
२; २१६; २२७. १; २५२. ३;
२५३; ३२७. ३;—दिशु ३. १०.
६; १७. ४; ३६. ४; ४. १७. ३;
२०. २; ३; क्रोधतम—२४. २; ५.
३; ८. ४; १०. ३; १५. १; ३;
३०; ६. १६. २; २१. २; २३;
दिवस—४७; मोह—७७. ४; ७९.
४; १२३. ९; १२४. १; १२५. ४;
७. ३०. २; अह—४८. ३; दिवस—
४९. ४

निसिचर,—राक्षस—निकर १. ४०. ४;
१६७. ३; २००. २; २१०. १;
२१५. २; २१६. २; २३८. ३;
—वध २३९. ५; २. ६०; १२७.
५;—निकर ३. १४. ४; १४; २३.
२;—कटक ६; २६. २; ८;—नायका

१०; ३५. ४; ३७. ११;—निकर
३९. २; ४. ४. २; २७. १—पति
३१. ४; ३३. ७; ५. ३. १;—जूथ
७; ४. ४;—निकरनिवासा ६. १;
११;—निकर १५; १६. ३; २०.
३; २१. २;—नारी २८. १;—गन
३३. ४;—कुल ३६. १; ३७. २;
४१. ४;—वंसजनम ४६. ४; ४८.
४; ५४. २;—नाहा ६. ११. ४;
—निकर २७. ३;—नाहा ३३. ४;
—पति ४५. ४;—नाथा ४६. ३;
५१; ६०. २; ६१. ४; ६१;—निकर-
वरूथा ६२. १; ६५. २;—अनी ६६.
३; ४; ७०. २; ५; ७२; ७५. २;
७९. १;—निकट ७९; ८४. ४; ५;
—नाहा ८५. १;—कुलभूषण ८६.
४; ९२. २;—मुख ९३. १; ९३;
९४. २; ९८. ५; १०६. ४;—समु-
दाई ११२. ४;—वरूथ ११३. ६;
—संहार ११३;—निकर ११५. ३;
१२०. ४; ७. १७. ४; ३०. १;
—कीसलराई ९५;—निकरमरन ९६;
१२१: १

निसिचरन्ह ६. १४१. १

निसिचरिन्ह ५. १०. ४

निसिचरी—राक्षसी ५. ४. १; ६. १३३.
२; १३४. ३

निसित—पैना, तीक्ष्ण ३. २६. १

निसिहि ६. १२५. २

निसेनी—सीढी ६. १५५. ४; ७. २०८. ५

निसेसं, -चन्द्रमा को सीतानयनचकोर-

३. १६. ४

निसेतेँ - शुद्ध, केवल, खालिस १. ४४. ६

निस्केवल - अकेला ६. १४९

निस्तरइ ४. ५. १

निस्तार - उद्धार ७. ५. ३; १६२

निस्तारा ६. १००. २

निहार - देखकर ६. ११८. २

निहारइ २. २६. ५

निहारहिँ ७. १७. २; ३६. २

निहारा - देखा १. १०. ६; २. १५७. १;

१६०. २

निहारि १. १०९. १; ३७७; २. ९१. ३;

१४३; २६३. ३; ३. २३. ८; ७.

११०. ३

निहारी १. ७३. १; ११९. २; १४१. १;

१५८. २; १५९. १; १६३. ४;

२०१. १; २५४. १; २७४. ३;

२७९. २; २९१. ४; २९५. २;

३२२. ४; ३६८. २; २. २. ३;

५३. ३; ५५. ३; ७७. ४; ८४. ३;

९०. १; ९३. १; १०३. २; ११२.

४; ११५. २; १२६. ३; १३७. १;

१४१. १; १४६. ३; १६०. १;

१६७. ४; २३९. १; ३. २२. ५;

३७. १३; ६. ७. ४; ३१. ४; ६०.

५; ८३. १; १३१. २; ७. १५. २;

११०. ३; ११३. ४; १२१. ३

निहारौ १. २६७. २; ३०३. १; ३२४.

२; ३८८. १; ३९२. ४; २. ४५.

१; २५२. ४; ६. ६६. १

निहिचर, - निशिचर, राक्षस - करिवरूथ-

मृगराजः ३. १६. ३

निहोर - विनती कर १. २५; ४. २९. ३

निहोरउँ ६. १४५

निहोरा १. ११. १; ३११. ४; २. १०२.

२; १५३. ४; ३. १३. ३; १७. २;

४. २५. ३

निहोरी २. १३. १. ४५. ४; १५३. १;

३१९. ४

निहोरे २. ३२४. २; ५. ४९. ४

निःकाम - कामना-रहित ३. १६; २१

निःपापा - पाप-रहित ६. ७९. १

निःसंका ७. १८८. १

नीँ द १. ६०. १; २०७. ४; ३९१; २.

१५. ३; २२. ३; ३८. ४; ३९;

२१३. १; २५३; ३. ३०; ३६. ४

नीँ दहु १. ३९२. १

नीक - अच्छा १. ११. ५; ४७; ८६. १;

१०४. १; १०७. ४; २. २२. १;

३७. ३; १६४. ३; २२७. ४; २६२.

४; ३. १६. १३; ३. १२. २; २५.

३; ७. २२०. २

नीका १. १७. ६; १७०. १; २४९. ३;

२५६. १; २. ६. २; १९. ४; ५६.

४; १३२. १; १७८. १

नीकि १. १६२. २; २. ७३. १; ५. ४४.

४; ५३. १

नीकी १. १८. ३; ४६. २; १७५. २;

३८५. १

नीके १. १०. ३; ३६. २; २६६. १;
२६९. २; २७६. १; २९१. १;
३०९. १; ३२४. २; २. १९. २;
१०८. १; ११६. ४; २५५. ४;
२६५. ३

नीको १. ३५. ४

नीकौ १. ४७

नीच—छोटी जात का—जलसंगा १. १३.
५; १७. ४; ७२. २; २७३; ३१०.
४;—गृह ३२२. ४; २. १३. ३;
—मते ३५. ४; ८९. ३; २३०;
२५१. ३; २५३; २६२. १; ३२४.
२; ३. ७; ३२. ४; ५. ६१; ७.
१६८; १७०. ५

नीचउ ७. १३१. ५

नीचहु ७. १४८

नीचा ३. ३२. ३; ६. ५५. ५

नीचि ७. ३८. ४

नीचु १. ११

नीचू १. १२. ३

नीड—घोंसला १. ३७९. ३

नीति १. ६७; १५८. २;—निधाना १८१.
२; १८३. २; १९३; १९४. २;
१९७. ३; ३८२;—निपुन २. २८.
४; ३२; ७२. ४; ७३. १; ७८.
४; १३२. १; १५३. २; १७२. २;
१७३. २; २२८. ३;—स्त २२९.
१;—स्स २३०. ३; २३२. ३; २५५.
३; २५८. ४; राजु—३. २८. ४;
६; राज—३६. ६; नृप—४. १४.

३; १५. ४;—निपुन १९. ४; २२.
४; राज—२६. ७; ५. १०. ४;
—विरोध २४. ४;—रसपागी ३६.
३;—विभूषण ४१. १; ४२. १;
४४. ४;—दृढनेम ४९;—प्रतिपालक
५२. २; ४; ६. १०. २;—विरोध
११; ३१. २; ३५; ५२; ५३. ५;
—धर्म ५७. ५; ६८. ३; ७. ६१.
४; ९६. ३; १३१; १४८;—निकेता
१६८. ३; १६९; १७०. १;—विरोध
१७२. २; स्तुति—१८१; १८८. ३;
—निपुन २२०. २; ३;—स्त २२१. ४

नीती १. २५१. ४; २. १०. ३; ३.
२२. १; ५९. १; ५. ३५. ३; ४२.
३; ६१. १; ६. १२. ५; ७. ३५.
४; ४८. २; १७०. ७; २०८. ४

नीर,—जल सरजू—१. ५५; नील—धर-
स्याम १७४; २१७; २. १२१. ४;
१४८. ४; कपट—१६०; २०५. २;
३१५. ४; ४. २०. १; ५. ७; १४;
३२. ४; ४६. ३;—निधि ६. ८;
४३. ३; ७. ५२. ५; १४४. १

नीरज,—कमल—नयन १. २७६. १;
२. २६१. २; नवनील—निकट ६.
१३५. ६

नीरा १. १७१. ३; ३. २१. ६; ५०.
४; ४. २९. ४; ५. ५०. ४; ७.
९. ५

नीरू १. १२८. १; २. १४७; २२१. ४
नीरू २. ३२७. १

नील, -नीला, स्याम रंग-सरोरुहस्याम
 १.३; -नीरधरस्याम १७४; -मनि
 १७४; -सरोरुह १७४; -महीधर-
 सिखरसम १८४; २३१. १; २४२.
 १, २६६. १; -मनिकोटि ३२१;
 २. २३८. २; -जलद ३. १३; ४.
 २६. १; -उत्पलतनूस्याम ३४; ५.
 ५६; ६१. १; ६. ५. १; ६. ४;
 ६३. १; ७१. १; -कंजतनु ७७.
 ३; ८७. ५; ९८; १२१. १; १२३.
 ३; नव-नीरजनिकट १३५. २;
 ७. ३६; -तामरसस्याम ७४. १;
 ८०. ४; -कंजलोचन ११३. ३;
 -कण्ठ १७४. ४

नीलकंठ-एक पक्षी, शिव १. १३०; २.
 १३८

नीलहिँ ६. ४. ३; ४

नीला ६. ३३. ३; ९५. ४; १२३. २;
 १३२. १; ७. १८. १; ८६. १

नुनि, विरहविवेकधरम-सानी ६. १३५.
 २

नूतन-नया १. ९०. २; ११८; १३०.
 १; १९८; २११. १; ३. ७. २;
 -किसलय ५. १२. ६; २८. २;
 ६. ११७. ६; ११७; ७. १८०;
 २१७. १

नूपुर-बिलुआ, पैगों का आभूषण १.
 २३१. २; कंकनकिंकिनि-धुनि
 २६३. १; -सुखर २, ५९. ३; ७.
 ११२. ४

नृत्य ३. १५. ६; ६. १३. ५; -समाज
 ७. ४५; ५१. ३; १०५

नृप, -राजा-किरीट १. २१. १; २३;
 ६१; -सुतहिँ ७३. ४; -तनय
 १३२; -वाला १५८. ३; ४; १५९.
 ३; -कन्या १६२. ४; -समाज
 १६३. २; -तनु १६३. २; १७०.
 २; -रिपि १७१. ३; १७३. ३; १७७.
 ४; १७८. १; २; १८१. ४; १८१;
 -हितकारक १८२. १; ३; ४; -हित-
 हेतु १८३. २; १८३; १८४. १; ३;
 १८४; १८५. १; ४; १८६. १; २;
 ३; १८७. १; १८९. १; ३; ४;
 १९०. १; १९२. ४; १९३. ४;
 १९३; १९५. १; १९६. ३; १९७. १;
 २; १९८. ४; २००. १; तापस-२;
 ४; २०१. १; २०२. १; २०२; २०३;
 २०४. २; २०५. ३; ४; २०६. ३;
 २२१. ४; २२१; २२२. २; -द्वारा
 २२५. ४; २२५; -गृहकलस २२७.
 ३; २२८. ४; २२९. २; २३०. १;
 -लीला २३६. ३; २३९. ५; -सँदेह
 २४०. ४; -गिरा २४०. ४; -गृह-
 सरिस २४७. २; -कुल २४९. १;
 ३; -सुत २६२. २; -किसौर २६५.
 १; २७२. १; २७४. ३; २७७. ४;
 २७८. १; २८२. ४; -भुजबलविधु
 २८३. १; २८३; २८४. २; २८९. १;
 -बालक २९९. २; ३०३. ३; ३०४;
 -द्रोही ३०९. ३; -घाती ३१३.

१;—ढोटा ४; ३२०. १; ३२३. १;
 ३२४. २; ३७३. १; ३८६. ४;
 ३८७. १; ३८९. ४;—समाज ३९१.
 २; २. ३. २; ४; ३; ५. ४; ५;
 १७. ३; ३२; ३४; ४४; ४५. १;
 ५१. २;—सनेह ७४;—मंदिर ७७.
 १; ७९. २;—वचन ८४. १; ९५;
 —मनिष्कुट ९९. १;—रानिहिँ
 १२३. १; १५४; १५५; १५८. १;
 —तनु १५८. १; १७१. १; १७३.
 १; २३२. ४;—मद २३३. २; २५९;
 —बालक ३. २४. १;—नारी ३३.
 १; ४. ९. ५;—नीति १४. ३; १५.
 ४; १९. ४; १९;—दलमदगंजा ५.
 २१. ४; ६. १०. २;—अभिमान
 २९. ३; ४१. २; बालि—जायो ५३.
 ५;—उर ५७. ५;—नायक १३८.
 ६; १४३. ४; ७. ४९;—वचन ९१.
 १;—क्रिया ९१. ३;—मरना ९१.
 ३;—नीती ९६. ३;—मंदिर ११२.
 १;—अजिरविहारी ११३. ४; १६०.
 ३;—किरीट १७०. ६; २२१. ३
 नृपति, —राजा अवध—सुत १. १३२. ४;
 १८६. १; १८६; २७१; ३९५ २; २.
 २६. ५; १७३. २; २०३. ३; अवध—
 ३. ३०. २; ४६. ५; ६. ५५. ४
 नृपती, जग—७. ६३. २
 नृपन्ह १. २७२. ३; २८४. ३; २८८.
 १; ३००
 नृपहिँ १. २३७. १; २. ६. ४; ८०. २;

१७५. ३; ३१६. १
 नृपहि १. ४४. ४; १८९. ३; १९८. १;
 १९२. ३; १९३. २; २००. २;
 तापस—२०१. ३; ४; २०२. ४;
 २४८. २; ३६५. ३; २. २७. १;
 ३८. ३; ४९. २; ५७. २; ३२०. १
 नृपाला १. ४४. ४
 नृपु १. २४; ३६५. १; २. १८; २५;
 २६. ४; ३५; ५०; ७२. ३; ९३;
 १५५. २; १७६. १
 नेई—जड़, नीव २. ३०. ५
 नेकु—थोड़ा भी ३. ३९. ७; ६. २८. ४
 नेग—पुरोहित आदि का कर १. ३८७. १
 नेगी १. ३८७. ३; ६. १३५. १
 नेति—पेसा नहीं, इतना नहीं १. २२; ७४.
 ५; १७२. ३; २३५. ४; २४९. १;
 ३७४. ४; २. ९४. ४; १२७; ३.
 ३५. ६; ४. १२. ४; ७. २१५. १
 नेत्रं, —आँख शुभ्र—७. १७४. ४
 नेवाजे—कृपा की है १. ४१. १
 नेवारेउ—निवारण किया २. १५७
 नेम—संतोष, प्रतिज्ञा, आधार १. ३३. २;
 व्रतधरम—५२. २; २. ८७; प्रिय-
 तमपद—२०६. ३; २३५. २; ३२३;
 ३२७. २; ३२७; रूपमीलव्रत—
 पुनीता ३. ३९. ४; ५७. १; ६.
 १४९; ७. २०९
 नेमा २. ३२५. २; ३. ७. ५; २१. ५; ५९.
 २; भरतमनेहमीलव्रत—७. १८. २
 नेमु १. १००. २; २. २१७. ३; २३७;

७. ३२. ८; ३५
 नेरी-समीप ५. ५५. २
 नेव २. २०
 नेवछावरि १. २२६. ३
 नेवत्त-निमंत्रण १. ८६. १
 नेवता २. २१४. ४
 नेवति १. ११८. २
 नेवते १. ८४
 नेवाजा २. २५१. ४
 नेवाजी २. ३००. ३
 नेवाजू, गरीध-१. २३. ४
 नेह-स्नेह, प्रेम १. ४;-जलु २. ५३.
 २; नाह-१४१. २; २५२. ५;
 २६१. २; ३. २; ५. ५३; ७. ७७;
 रामपद-९६; १९२. २; १९२; २१६
 नेहा ४. ९. ३; ५. ४६. ४; ७. ८५. ४;
 १५०. १; रामपदपंकज-२१०. ७;
 २२२. ४
 नेह्रु १. १००; २. १४०; १६७. ४;
 २५१; ७. ७२; १७५
 नेह्रु, रामपद-१. १८. २; ९६. १; १२८.
 ३; १७४. २; ३६९. ३; २. ९४.
 ३; २०३. ३; ३. १०. २; ७.
 १२७. ४
 नैन-नयन, आँख १. ३९१; २. ११३;
 ११७; राजिव-१२५; १६०; २११;
 २२७; २६१; ६. ८९
 नैननि २. ११८. ४
 नैना १. ९२. २; राजिव-३. १६. १०;
 ४. ३३. ६; ५. ३५. १

नैनी, -आँखोंवाली मृग-२. ११८. ३;
 ३. ३९. ५
 नैमिष-नैमिषारण्य १. १७१. १
 नैव-नहीं ७. १७४. ८
 नैवेद्य १. २३३. २; ३८३. २
 नैहर-स्त्री के माता पिता का घर २. २२.
 १; १६०. ३
 नो-नहीं ३. ६. ४; १६. ३; ५; ७. २२६
 नोइ-वह रस्सी जिसे दुहते समय गाय
 के पैरों में बाँधते हैं ७. १९८. ६
 नौका २. २५२. ५;-आरूढ ७. १०६. ३
 नौमि-प्रणाम करता हूँ ३. १६. २; ४;
 ६; ४१. २; ३; ६. २
 नौमी १. ५५. ३
 न्हाइ २. १५१; १७१. ३
 न्याउ ४. ४. ४
 न्याय, घुनाच्छर-७. २०. ३
 पइठि ५. २. ६
 पइसार-प्रवेश ५. ३
 पइहहिँ-पाएँगे १. ९१. २; ५. ३. ९
 पकवाना १. ३६६. २
 पखवारा-पन्द्रह दिन ४. ८. ३
 पखाउज-मृदंग ६. १३. ५
 पखारि १. २३९. २; ३८६. २; २.
 १०२; ४. २३. ३
 पखारिहउँ २. १०१. ५
 पखारू २. १०२. १
 पखारे-घोष १. ६७. ३; ३८३. १;
 ३. ४३. ३; ५३. ६
 पग-पैर १. १७३. १; २७५. १;

२९८;—धरी ३८६. ३; ३९१. २;
 २. ४७. २; ६०. ३; ७४. २;
 १३७. ३; १७१. १; २१२. ४;
 २१३. ४; २२६. २; २५२. १;
 ३१६. ३; ३. ३६. ५;—प्रहार ७.
 १७०. ६
 पगहुँ २. १०२. २
 पगु १. ४१. ३; २६४. ३; २८१. २;
 —धरि ३८८. १; ३९२. ४; २.
 ४५. १; ७७. ४; १६१. १; ३२०.
 २; ३. ४३. ३; ५. ६०. ६
 पङ्क—कीचड़ १. ३७०. १;—रुह ३७४.
 २; २. १४७; ४. १९. ४; ७. ५१
 पङ्कज,—कमल रामचरन—१. ३३. २;
 चरन—१२५. ५; पद—सेवा १३१.
 ४; अरुनचरन—नखजोती २३१. १;
 पद—२४४. ४; पद—धूरी २५६. ३;
 —द्रोही २७१. १;—लोककोकसुख-
 दाता ४; भानुकुल—भानु २८६. २;
 —मुख २९२. १;—नाल ३२५;
 रामचरण—२. ८५. ४;—कोस
 २०५. १; मुख—३. १०. ६; १२;
 सन्तचरण—२१. ५;—सेवा ४४;
 पद—४५. ८; चरन—५. २३. १;
 कर—३३. १; प्रभुपद—३५. १;
 पद—भृंग ५९; चरन—६. ५७. २;
 कनक—१३५. ६; पद—१३८. ६;
 ७. १४. ३; पद—प्रेमु ३२. ५;
 रामपद—३४. ५; पद—३८. ४;
 ५४. ४; ६१;—लोचन ७४. १;

२०४; रामपद—नेहा २१०. ७
 पंकरुह—कमल १. ६५;—पानि १४३;
 पद—१७१; ३७४. २
 पङ्ख,—पर मोर—१. १३७. २; २६६.
 १; २. ३८. १; ७७. ३; १४३.
 ४; ३. ३७. ११; ४. ३१. २; ५;
 ६. ८३. ५; ७. १४४. १
 पङ्खवन १. १०२. ४
 पङ्गु—लङ्गा १. २
 पचवइ—पचाती है ७. २०४. ५
 पचासक,—पचासेक २. ११०. २
 पचि—पची, घुसकर १. ३२१. २; २.
 १९; ७. १३७
 पचीसा १. ३६६. ३
 पच्छ—पर, पंख, पक्ष १. २२३. १;
 ५. ४२. २;—हीन ६. ९२. ६;
 ७. ६९. ४; सगुन—१८८. ६;
 भगति—१९३
 पच्छजुत ५. ३५. २
 पच्छताने १. २९४. २
 पच्छतैहसि—पछताएगी २. ३७. ४
 पच्छपात—पक्षताप ७. १९५. १
 पछारहिँ ६. १०६. ३
 पछारह ६. ५२. ५
 पछारा ६. ७९. ३; ८८. ४
 पछारि ६. ९६. ४
 पछारु ६. १०६. ६
 पछारे ३. २६. ९
 पछारेसि ६. ८७. ५
 पच्छिउ—पक्षी भी २. २६५. २

पछिताई १. १८५. ४; २. १४५. ४;
 १४६. ४; ७. ६६; १९०. ३
 पछिताऊँ २. ५७. ४
 पछिताऊ २. ५. ३; ३७. ३
 पछिताति १. ३०३. ४
 पछिताती २. १३. १
 पछिताना १. २१. ४; ७. १४४. २
 पछितानि २. ११. ४; २५३. ३
 पछितानी २. २०८. ३
 पछिताने ६. ८१. १
 पछिताव १. ८८. १
 पछितावा १. ७२. १; २. १४८. १
 पछिताहिँ २. १००; १२२
 पछिताहीँ २. ५. ४; ७७. ३; १११.
 ३; १२०. १; २२४. २; २३२. २
 पछिताह ४. २८. ३
 पच्छिह, प्रति-२. १०६. ३
 पच्छिम ६. ६३. २; ७. १०६. २
 पछिले २. ३९. १; ७. ५४
 पच्छी-पक्षी १. १०९. २; ७. १८८. ८
 पञ्च-पाँच १. १०३. ४; मुख-२५३.
 ४; ३८८; ४. १३. २; ७. २२३.
 ६; -दसा १६२. २
 पञ्चवटी ३. २२. २; २८. २; ७. ९२. १
 पञ्चवीस ७. ३०. ५
 पञ्चम-पाँचवाँ ३. ४५. १
 वञ्चवटी ३. १८. ८
 पञ्चानन-सिंह ३. ४२. ३; ६. २८;
 ७. ४६. १
 पञ्जर, -पाँजड़ा सर-६. ९५. ३

पट-वस्त्र १. १३; ११६. १; १७१. ४;
 नयन-१७६. ३; २४२. १; २६६;
 २७७. १; रद्द-२८५. ४; ३२२.
 १; ३२९. १; ४; ३८२. १; २.
 ७. २; मुनि-भूपनभाजन ८०. १;
 मुनि-११६. ४; १२०; २५२. ३;
 ३२५. २; ३. ३७. १३; ४१. १;
 ४. ७. ३; ५. २४; ६. १४८. ३;
 १५०. १; पीत-७. ५५
 पटकइ ६. ९१; १२३. ७
 पटकत ६. १२३. ५
 पटकहिँ ६. ६७. ४
 पटकि ६. ४५; ६१. ५; ८७. ५; १०६. ३
 पटकेउ ६. २७. ३
 पटतर, -उपमा चैदेहीमुख-१. २७१.
 २; २. १२१. ३
 पटतरउँ १. २६३. ४
 पटतरिय १. २५३. ४; २८०. २
 पटव-४. ९. ५
 पटल, -समूह घन-१. १४१. १;
 ललाट-१७५. २; जलद-२६५;
 ३१७. ३; तटित-समेत ६. १२९.
 ८; मोहमहाघन-प्रभंजन १४३. १
 पटली, -पंक्ति, श्रेणी चंचरीक-३. ५२. ४
 पट्ट १. ६२. १; मनिपुरट-सुघटित
 २४६; २. २६. ३; १३०. १;
 ३२७. २
 पटोरे-रेयमी कपड़े १. २४. ६
 पठइ ७. २३; १००. २
 पठइय २. १०. ३; ४. ३३. १; ५. २४.

५; ६. ७६. ४
 पठइन्हि ५. २. १
 पठइहि—भेजेंगे ४. ३१.
 पठई ५. ४०
 पठउव—भेजूंगा २. ३२. ४
 पठएउ १. २७२
 पठन्ति—पढते हैं ३. ६. ६; ७. १७४. ९
 पठयउ २. १५८. २
 पठयहु १. १०१
 पठये १. १२३; २२९. १; ३२०. १; ४;
 ३६६. ३; २. १९. १; ११२. ४;
 ११०. २; १७२. २; १५४. ४;
 ४. ३. ३; ५. १८. ३
 पठयेउ ५. १८. ४
 पठयेसि—भेजा ५. १९. १
 पठव ६. १२. ५
 पठवउँ ६. ८१. ३; ७. ८५. ४
 पठवत ६. ४३. ४
 पठवन्—भेजने ७. ४०. १
 पठवहु १. १०७. ३; ३२०. १; ४. २२.
 २; ५. ३६. ४; ५४. २; ६. ११०. २
 पठवा ३. ४. १; ४. १०. ४; ५. ४५.
 ३; ६. ३३. ५
 पठाइय ६. २५. २
 पठाइहि ४. ६. २
 पठाई १. २६१. १; ३६७. १; २. ११०.
 ४; ३. २२. ९; ५. ११. ३; ६.
 ११६. २
 पठाए—भेजे १. ८९. १
 पठायउ ६. ५६. १

पठाये १. १०६. १; ११३. ४; २०५. २;
 २४९. ४; २७२. ५; ३२०. ३;
 ३६९. ३; २. १० १; १०१. १;
 ५. ५३. ४; ६. ५. ३; ७४. १;
 ११०. २; ७. ९४. १
 पठायेउ ६. ४५. १
 पठायो ७. ८२. २
 पठावउँ ६. १३२. २
 पठावा १. ८६. १; ११८. २; ३. १२.
 ४; ४. ९. १३; १३. १; ५. २. ६;
 ६. २८. १; ९६. ५; ११४. १
 पढ १. २३६. ३
 पढत १. ३६४. ४
 पढन १. २३६. २
 पढहिँ २. ३८. ३
 पढाइ २. २१. २; ७. १८२. ४
 पढाई २. २८. ३; ७. १८२. ४
 पढाये १. ३७१. १
 पढाव ७. १६८. ३
 पढावहिँ ७. ५१. ४
 पढावा ७. १८२. ३
 पढि २. ११३. २
 पढे ३. २८. ५; ७. ७२. २
 पंडित १. ४४. ३; २. १४४. १; १५१.
 २; १७६. ३; ३. १; ५६. ५; ७.
 ४४. ४; ७२. ४; वध—७४. ३; १३२.
 १; १५४. २; २१५. ३; २२०. १
 पतंग—सूर्य, श्लभ. पक्षी १. २२७. ४;
 बाल—२८७; ३. ६०; ४. १८; ५.
 १५; ५९; ६. ४४; १३४. २; रजनी-

चरवृन्द-७. ३२. २; संसार-घोर
किरणैः २२६
पतंगा, -सूर्य, श्रेष्ठ रघुकुल-१. १२२.
४; भ्रमतिमिर-१४०. २; १५४. ३;
भृगुकुलकमल-३०१. १
पतन्ति-गिरते हैं ३. ६. ४
पतनी, -स्त्री रिपि-मन ३. ७. १;
मुनि-७. ३०. ४
पताक १. २१६. १; ध्वज-३२२. १;
३२९. ४; ३७७. ३; २. ७; ६.
१०२; १
पताका, -ध्वजा, झंडी १. ३३. ३; ११८.
५; ३. ४८. १; ६. १०३. ३;
११७. १; ७. २०. १
पताला ६. ३९. ७; सतकोटि-७. १४२. १
पति, -स्वामी कपि-१. ३४. १; श्री-
७४. १; भुवननिकाय-७४. ५;
-वचनु ८३. १; जगत-८४. २;
-परित्याग ८५. ४; -व्रत ९१. ३;
९५. ३; ९६. ३; -पद ९८. १;
प्राण-चरना ९८. १; १०३. ३;
१०७. २; -गति १११. ५; ११२.
१; निज-१२२. ५; -पदकमल
१२४. ५; १२६. २; रघु-व्रत
१२८. ४; -हियहेतु १३१. ३;
अवध-१४१. ३; कोसल-१४२;
१४९. ३; सुर-सभा १५५. २;
कमला-१६४. १; जातुधान-
२०८. २; जच्छ-२१०. १; -अनु-
कूल २२०; भू-२२१. १; २३०.

२; -लोक २४४. ४; मिथिला-
२४७. ४; जगत-२५९; रघु-
छवि २६५. ३; २८०. ३; भृगु-
३०२. १; मही-३२४; ३६७. ३;
अवध-३७२; कोसल-३७३. २;
रघु-३७६. १; लोक-२; ३८०. ४;
जगत-२. ६. ३; २२; २६. १;
अवध-३८; नर-४०; रघु-४६. २;
-प्रेम ५९. १; रघु-भगतु ७६. १;
भूमि-७७. ४; निपाद-९०. २;
रति-९१. ४; सुर-सदनु ९१. ४;
९२. ४; नाक-९३; -वचन ९८.
२; प्राण-९८. २; सुर-९९. २;
प्राण-संगा ९९. ४; -देवरसंग
१०४. २; गन-१०५; तीरथ-
१०७. १; ११८. ४; -प्रिय ११९.
१; सुर-१३४. ३; -देवता १४६.
१; अवध-१५२; सुर-१६१. १;
भू-१६१. १; अमर-सदन १६२.
२; रघु-१६७. २; १७३. ४; १७४.
४; १७५; १७६; १७७. २; २०९.
२; २१६. १; माया-सेवक २१९.
२; २३१; २६६. २; २६७. १;
३१७; ३२१. २; रघु-बल ३. २.
३; ५. १; शची-प्रियानुजं ६. ३;
७. ५; ६; पर-८. १; -वंचक ३;
पर-रति ३; -व्रतधरम ४; -प्रति-
कूल ४; -सेवत ८; १२. २; कोसल-
१६. १०; ११; १८. ५; २१. ५;
३७. ७; गीघ-३९. ९; अखिल-

भुवन-४. ३; ५. २; ६. १; ९.
१४; रमा-१५. ३; निसिचर-
३१. ४; कपि-५. ३४; अहि-
३५. ७; -पद ३६. ३; ३८. ४;
लंका-५२. ३; रघु-६. ६. ३;
प्राण-२०. ४; २२; -हित ३९.
१; ४४. २; निसिचर-४५. ४;
प्राण-५३. ३; ५५. ४; ६; निसि-
चर-६४. २; माया-दूतहि ७८.
२; खग-९५; ९६; प्रह्लाद-१०६.
६; लंक-११०; १२३. ८; ९;
-सिर १३०. १; -गति १३०. २;
१३७. १; सुर-१४१. १; खग-
१५०. ५; तीरथ-१५५. ४; खग-
७. ३४. १; ३; ३६. ४; -हितकारी
४५. ४; ४७. २; विहंग-८३. ३;
८४. १; त्रिभुवन-८६; माया-
८७; ८८. ४; सुर-सुतकरनी ९१.
४; ९४. १; विहंग-९८; १००. २;
सेना-१०२; राका-११६; खग-
१३६. ४; १४४. १; १७०. ७;
भवानी-१७४. ५; -व्रत २२०. ३

पतिआहू-विश्वास कीजिए २. ७३. २
पतित, - गिरा हुआ-पावन ७. २२३. ४;

५

पतिन्ह १. ३६९. ४
पतियानि-विश्वास कर लिया २. १७
पतिगाहु २. २३
पतिं, इन्दिरा-३. ६. ३; उर्विजा-६
पतिहिं, तीरथ-१. ६६. २; ५. ३४. ३;

रघु-६. ९. ३; खग-७. ७५. ३
पतिहि १. ९५. १; १६८; २. २६. ५
पती, कं-६. ८; रमा-१५७. ७
पतोहू, पूत-२. १६. ४
पत्र-पत्ता १. २०५. २; ३२०; पदुम-
२. ३१८. ४; ४. १५. १
पत्रिका १. ३२३. ३; ३२६; जनक-
३२८. १; ५. ५८. ४
पत्री १. ११५. ३
पथ, -मार्ग परमारथ-१. ६६. १;
भगति-७९. ४; १६७. १; २.
१७३; -गतिकुसल २१७. २; २३५.
३; गगन-३. ३६; भगति-५८.
५; नभ-५. ४२. ५; ६. ११७.
८; १२२. ३; वेद-७. ४३; स्रुति-
पालक ४७. १; ६९. १; रामभगति-
८६. २; स्रुति-१५४. ४; हरि-
भक्ति-१५९

पथि, -कथा २. १२३. ४
पथिक, -समाज १. ६२. २; २. ११३.
२; १२४; प्रिय-समाज १५५. ३;
३. ५२. २; ४. १७. ६; ७. ५२. ५
पथु, रामधाम-२. १२५. १
पथ्य २. १७७. १

पद-चरण, अधिकार, स्थान, पदवी १.
५; गुरु-पदुमपरागा ६. १; श्री-
गुरु-३; ७. १; १५; राम-नेहू
१८. २; ३; २३. ५; २७; २९;
३२; ३३. १; लछिमन-३; ५;
३४. २; ४; सीताराम-३४; गुरु-

५५. १; हरि-२; ५८. ७; ६५;
 ६६. १; ३; ६७. २; ६८. २; ७८.
 ४; ८०. १; ८४. २; ८९. ३; ९०.
 ३; ४; ९२. ३; ९८. १; १००. २;
 ११५. ३; ११७. ३; ४; पारवती-
 १२३. १; १२४. ५;—पूजा १२६.
 २; १२८. ३; १३१. ४; १३३;
 १३७. २; १३८; १३९; १४२. ३;
 १४३. २; ४; १५१. १; १५३. २;
 १५७. ४; १६७. १; ४; १७१;
 १७४. १; १७६. १; ४; १७७. १;
 १७९. ३; १८३. २; १८७. ३;
 १९४. ३; १९५. १; १९६. ३;
 १९७. २०२. ४; २०३. २; २०७.
 २; २१६;—कंज २१८. ४; २१९;
 २२०; २२४. ४; २३८. ४; २४०;
 २४२. ३;—पावन २४४. १; ३;
 —पंकज २४४. ४; २४८; २५०. ३;
 २५२. १; २५६. ३; २५८; २५९.
 ४; २६९. १; २७७. २; २८५;
 २८६; २८८. २; २९२. २; २९८.
 ४; ३००. २; ३०२. ३; ३१५. २;
 ३४१. १; ३६८. ३; ३७६. १; ३८६.
 ४; ३९१; ३९३. २; २. १०. १;
 ३५. ३; मातृ-५३. १; ५८; ५९.
 ३; मातृपितृ-७२. १; ७५; ७६.
 २; ५; ७८. १; ८२. १; ८९. ३.
 ९४. ३; ९६; ९८; ९९. १; ३;
 १००. ४; १०१. ४; ५; १०२. ३;
 १०२; १०८. ४; १२०. ३; १२२.

१;—अंक १२४. ३;—रेख ३; १३०.
 २; १४०. १; १५२. ३; २०३;
 —नेम २०६. ३; २१५. २; २१७.
 ३; २१८. १; २२०. ४; २२५. २;
 २२९. १; ४; २३०. ३; २३२;
 गो-२३३. १; २३९. २; २५२.
 ४; २५४; २६०. ३; ३१५. १;
 ३१६. ४; ३१९. ४; ३२०; ३२१;
 ३२५. १; ३२७; ३. ४. २;
 ६. १; ६; ७. १; ५; १२. १;
 १५. १; १७. ५; २६; २८. १;
 ३२. २; ३४. ४; ५; ३५; ३९. २;
 ४२. ४; ४३. २; ५; ४४; ४५. ७;
 ८;—चरजूथा ४८. ४; ५५; ५९.
 २; ५; ४. ३. ४; ६. ४; ९. ७; ९;
 कल्याण-१२. ५; २५. १; २८.
 ४; ३३. ७;—चर ५. ३. ७; ५.
 १; ७. २; ८; १२. ३; १७. ३;
 २९. २;—जंत्रित ३०; ३५. १;
 ३९; ४२. ३; ४३. ३; ४; ४७. ४;
 ४८. ३; ४९. ३; ५०. २; ३; ५५.
 १; ५९; ६०. ६; ६२. १; ६. ९;
 १०; २१. १; २२; २५. १; २७.
 ३; ५२. ४; ५; ६; ५३. १; ५७;
 ६५. १; ६६. १; ६७. ४; ७८;
 ८०. ३; ८१; ८२; ९६. ५; ९८;
 तनु-त्राना १०३. २; १०४; १०६.
 ३; १०७; धरासुर-१११. ६; १२३.
 ७; ९; १२४. ३; १२५. ५; १३२;
 १३८. ६; १४०. ३; १४८. १; १५७.

३; ७; ८;—अरविन्दु ७, ५, २; ७.
 ८; १४. ३; १८. २; २३; ३०. ४;
 ३२. ५; ६; ८; ३४. ५; ३६; ३८.
 २; ४; ४०. ३; ४; ४७; ६१; ६८.
 ४; ७०. १; ७१. १; ७२. २; ४;
 ७५. ३; ८५. १; ८६. ३; ९६; १०३;
 ११३; ११५; १३०; १३६. १;
 १५०. १; १६४. २; १६५; १७०.
 १; १७५; १८६. ४; १८८; १९०.
 ७; १९१. २; ४; १९४; १९७;
 २०४. १; २; ११७. २; २१९. १;
 २२१. ४; गो—२२२. ३; २२५
 पदचारी—पैरों पैरों घूमनेवाले, पैदल २,
 २०२. २
 पदज—पैर की अंगुली ७, ११२. ३
 पदवी,—पद धनद—२. ५३. ३; धन—
 ७, १७०. ५
 पदं ३. ६
 पदात्,—स्थान से सुरदुर्लभ—७, ३०. ३
 पदाति—पैदल ६, १११. २
 पदारथ १. ३७८; २. ४७. १; १०६.
 २; २१६. ४
 पदार्थ—सब वस्तु १, २९४. ४
 पदिक—जड़ाऊ चौकी, हृदय पर लटकने-
 वाला भूषण १, १७५. ३; २३१. ३
 पदु—चरण २. २; राम—पदुमपरागा
 ११४. ४; राज—१७५. २; २२९. २
 पदुम,—पद्म, कमल गुरुपद—परागा १.
 ६. १;—राग ३२०; पद—परागा
 २, ९९. ३; पद—१०१. ४; ११४.

४; १५२; सीयरामपद—२२५. २;
 प्रभुपद—२५२. ४;—पत्र ३१८. ४;
 प्रभुपद—३१९. ४; ५, ५७. २
 पदसु, गुरुपद—२. ८२. १
 पद्म, पद—भगति ७, १७५
 पन—प्रण, प्रतिज्ञा, अवस्था १. ८०. ३;
 ४; ८२. ४; ११३; ११४. ३; १२८.
 ४; १५७. ३; १८०. ३; चौथे—
 २४०. १; २२५. १; २८२. २;
 २८३. ३; २८५. ३; प्रेम—२९२.
 ४; कुटिल—२. १९; चौथे—४४.
 ३; कुटिल—९२; प्रेम—२६५. ३;
 निज—३. १३. ३; १४; ५. ९.
 ३; १०. २; २३. ४; ४४. ४; ६.
 ५२. ४; ५३. ४; अंगद—५३. ७
 पनच—प्रत्यंचा, डोरी २. १३४. २
 पनव—ढोल १. ३७७. १
 पनस,—कटहल—फल ३. १५. ८; ५२.
 ३; पाटलरसाल—समा ६. ११५.
 ६; १२३. २
 पनहीं २. २१२. ४; २३५. १
 पनारे, गेरु—६. ९१. ४; रुधिर—११७.
 ४
 पनिघट—पानी भरने का स्थान या घाट
 ७. ५२. १
 पनु १. २५५. २; पिता—२६७. २;
 २८२; २८४. ४; २८५. ३; पितु—
 २९१. १; २९२. २; जरठ—२.
 ३. ४; वचन—३१. ४; ४२. २;
 कुटिल—४८. ३; प्रेम—१५६. ३;

२६३. १; ३२६. १
 पंथ, —मार्ग कु—१. ५९. ४;—कथा ६३.
 २; ७५; ८२. ३; १६४. २; १७१.
 २; १८७;—समु २. ८८. ४; ९९.
 ४; १३७. १; जमपुर—१४६. ३;
 १४८. १; १६९. ४; २१७. ३;
 ३. १३. २; १५. ६; १७. ३; २१.
 ३; ४२. ३; मंगल—४. ७. २;
 १६;—जल १९. २; ५. ३८; ५८.
 २; नभ—६. ७; ७७. २; १४०.
 २; भव—७. ३०. २; ५६; १५२;
 १५९; ज्ञान—२०४. १
 पंथहि १. २१३. ६
 पंथाना—मार्ग ७. २२२. २
 पंथु २. १०५. २; ११३. ३
 पन्नग, —साँप कलि—भरनी १. ५१. ३;
 —अरि ७. १४८; १९६. १
 पन्हाई—७. १९८. ६
 पवनू १. ६३. २
 पवारइ—फेकता था ६. ११६. ३
 पवारे ६. ४८. ३; ११७. ५
 पवि, —वज्र, इन्द्र का हथियार पाहन— २.
 २०६. २; ३. ३७. ५;—पात ६.
 ७०. ६;—सम ९९. ६;—पात
 १२८. ६
 पंपा, —सरहि ३. ४५. ६; ५०. ३
 पय—दूध, जल १. १२; २०;—सरिस
 ८१;—निधि २२७. १;—मुख ३१०.
 ४; ३९०. १; २. १३४. १;
 —पयोधि १४०. ३; १७०. ३;

२२६. ३; २३३. ४; ७. ४६. ३;
 —पाना १३४. ४; १९४. १; १९८. ७
 पयद—वादल २. ५३. २
 पयादे २. २२२. ३; ६. ११४. १
 १३४. ६
 पयादेहिँ २. ११३. ३
 पयादेहि २. २०४. २; ३; २०५. १;
 २६३. ३
 पयान, —गमन प्रभु—५. ३५. ३
 पयाना १. ३७२. ४; २. १४५. ३;
 ३२१. ३; ५. ३१. ३; ३५. २
 पयो, छविसुधा—निधि १. २८०. ४
 पयोद, —वादल प्रावृटसरद—६. ६६. ५
 पयोधि, —समुद्र पाप—१. ४३. २; संत-
 समाज—रमासी ५१. ५; पय—२.
 १४०. ३; रामवियोग—१५५. ३;
 २१८; प्रेम—२३३. ४; २३९; ५.
 ६३. २; ६. ८; ४३. २; १०२. ३;
 ७. ९४. २
 पयोधी ७. ९४. ३
 पयोनिधि, —समुद्र कौंसिकरूप—१. २९५.
 १; ५. ६३. ४;—वारी ६. ४. १;
 ७. २०६
 पर—दूसरा, शत्रु, आधीन १. ४;—हित-
 सानी १०. १; ४;—दूषणभूषणधारी
 १७. ५;—भनिति ६; २२. ४; २३.
 ३; २६; ३१. ४; ३१; ३२. १;
 ३३. ४;—लोकनिवाहू ३६. १; ३६;
 ४६;—लोक ५२. ३; ६८. १;
 ७७. १; ८९; ९०. १; ९६. १;

१००; १०१. २; १०२. ३; १११.
 १;—पुर ११७. १;—घरघातक
 १२१. २; १२८. १; १२९. ३;
 १३०. १; १३३. ४; १४१. १;
 १४४. ३; ४;—संपदा १६४. ४;
 १६५. १; १६६. ४; १७४. २;
 १९०. ३; १९२. २; १९३; १९७.
 ४; २१०. ४; २१५;—धन २१६.
 १;—द्रोही ३; मोह—२३१; २४३.
 ४;—ना २६४. ३;—तिय ४;
 —वस २६७. ३; २७३. १;
 २८७; २९१. ४; २९२. ३;
 ३०४; ४; ३०६. ३; ३१०. १;
 ३१२. ३; ३१४. ३; ३१८; ३८०.
 २; ३८३. १;—घर ३८९. ४; ३९४.
 ४; २. १६. १; १९. ३; २२; २९.
 ४; ३१. ४; ३२; ३५. ३; ४१. ३;
 ४८. १; ५०. ३; ११०. २; ११६;
 ११९. १; बुद्धि—१२७;—नारी
 १३१. ३;—विपत्ति ४;—संपत्ति ४;
 १४०; १६२. १; २०७. ४; २०९.
 ३; २३३; २४०. ३; २६०. १; ३;
 ४; २६१. ३; २६४. ४; २६५. ४;
 ३१६. १; ३. २. २; २;—पति ८.
 १;—पतिरति ३; १०. २; १०;
 १५. २; १७. ६; १८. ९; २०;
 २३. ८; २४. ७; २४; २६. १०;
 २८. ४; ३७. १३;—हित ४०. ५;
 —द्रोहा ४५. २; ५०. २;—उपकारी
 ५२; ५६. ४; ५८. १;—गुण ५९.

१;—हितरतसीला ४; ४. ५.
 २; ६. १;—वस ७. २; १४.
 ४; ५;—संपत्ति २०. २; २९. ३;
 २९; ५. ३. ४; ५; ७. ३; ७; २२.
 ३; २४; ३३. ४; ३७. ३;—नारि
 लिलारु ३८. ३; ४१. ४; ४२. ३;
 ४६. ४; ४८. ३; ५३; ५७; ६०.
 ३; ६. ६. ३; १०. ४; १३; १४.
 २; २५; कृत—त्रियचोरी ३१. ३;
 ३२;—नारी ४५. ३; ६१; ६३; ७०.
 ६; ७२. १; ७४; ७६. २; ८०. ४;
 ८६; ८८; ९६. ५; ९७;—उपदेस-
 कुसल १०१. १;—हित १०३. ३;
 १०७. १; १११. १;—द्रोहनिरत-
 मनसा ११७. २; ११९. ४; १२२.
 १; १२३. ४; १२४. ४; १२९. ८;
 —द्रोहरत १३०. ८; १३४. ४;
 १३७. २; काज—१३८. ३;—द्रोहरत
 १४०. ३; भववारिधिमंदर—मंदर
 १४३. ३; १४४. २; १४८. ३;
 १५०. २; १५३. २;—वस ७. १५.
 ६; २४. ४; मन—३०. ६;—द्रोह
 ३५. १; २; ४;—उपकारी ४५. ४;
 ४८. २; ५१. ३; ५३; ६०. २;
 —दुख ६१. १; २;—संपत्ति ६२. २;
 —दाररत ६२;—अपवाद ६२;
 —द्रोही ६२;—धन ६२; सिस्नोद—
 ६३. १;—धनस्वामी ४;—पीडा
 ६४. १;—हित १;—पीरा २;—लोक
 २; ब्रह्म—६५;—लोक ६६. ४;

६८. १; ४; ब्रह्म-७८. ३; ८०. ५;
 १००. १; २; १०६. १; ५; १०८.
 ४;—बस ११५. ४; १३२. २; ४;
 १४८. ४; १५२. ३;—धनहारी
 १५४. ३;—पुरुष १५६. २;—तिय-
 लंपट १५८. १; १६१;—निंदक
 १६२. ५;—बंधनताअतीत ५;—ईश
 १७४. ५; १७५; १७६; १७७;
 —हितसानी १७८. १; २;—उपकारी
 ३;—द्रोही १८८. १;—त्रियगामी २;
 —निंदक ३; २०२, ८;—उपकार
 २०८. ७;—हित ८;—दुखहेतु ८;
 —हित ८;—अपकारी ९;—बंधन ९;
 —संपदा १०;—निंदासम ११;—सुख
 १७; २१३. २; २१५. २; २१५;
 २१७. २; ३; २२२. २; २२३. ७
 परई १. ९८. ३; ११०. ५; १२३. ५;
 १४८. ३; १६२. ३; २९७. २;
 ३२१. १; २. २६. १; ४०. २; ७२.
 २; १०१. ३; २१९. २; ३. १६.
 १२; ३०; ३६. २; ४. ५. १; ७.
 ४२; ११०; १९८. ४
 परई १. ५६. ४; २. ३४. २; ३. ८. ३;
 ७. १५६. ४; १७०. ६
 परउँ १. १०५. ४; १२०. ५; २. २२;
 ४६. १
 परखियहि ३. ७. ४
 परजरा—जल उठा ६. ४२. ४
 परत १. ८१; १९६. १; २. ४५. १;
 २३५. ३; ३१८. २; ३. २६. ५;

११; २८. १; ४. १३. ६; ६. ७१.
 ३; १२०. ५; ७. ३०. ३; २०४. १
 परति १. ३७. ४; १२६. ४
 परतिहुँ ५. २०. १
 परतीति—प्रतीति, ज्ञान १. १६६. ३; ७.
 १३६. ४
 परतीती १. २९०. २; ४. ९. ७; ७.
 १३६. ४
 परत्र—परलोक में ७. ६६
 परदच्छिना २. २०३. २
 परदारा २. १६९. २
 परदुख २. २२०. ७. २१७. ४
 परदोष १. १०. २; ६
 परदोषा १. १०. ४
 परधनु २. १६९. २
 परधाना २. १३४. ३
 परधामा १. २३. २; ७३. ४
 परन,—पर्ण, पत्ता—कुटी २. १०५. ३;
 —तृणसाला १२७. ३; १३४. ४;
 —कुटीप्रिय १४१. ३;—निकेत
 १४२;—कुटी २३८. ३; २५१. १;
 ३२१; ३२२; ३२५. १;—गृह ३.
 १८; २६. ५; ६. ४८. ४; ९२. २
 परना १. ९८. ४
 परनामा—प्रणाम १. २४. २; ७३. ४
 परंतु १. १७८. ३; १९७. १; २५५. २
 परपंच २. २३३. ३
 परव,—पर्वदिन, पूर्णिमादि—जोग १.
 ६२. ४;—विधुवदन ६. १२८. ५
 परवस—परवश, पराधीन २. १७. ३;

३२१. ४;
 परम—बड़ा, अधिक, श्रेष्ठ १. २३. ३;
 २३; २४. ३; ३४;—कृपालू ४४. ४;
 ६६. १; ३; ६७. २; ६८. २; ७०.
 २; ७२; ७९; ८२. १; ८५; १०१.
 १;—हितकारी २; १०८. १; ११०.
 ४; ११२; ११७; १२६. ४;—रम्य
 १२९. ४; १४१. ३; १४४. ४;
 १४६; १४९. १; १५०. ४; १५१.
 १; १५३. १; १५९; १६०; १६१;
 १६५. १; १६८. २; १७२. २;
 १७३. २; ३; १७४. ४; १८१.
 ४;—सुजाना १८४. १; १८६. ४;
 १९०. २; १९२. २; १९६. १;
 २००. २; २०७. १; २०८. १;
 २१६. २; २१८. ४; २१९. ३;
 २२१; २२४. १; ४; २२५. १;
 —प्रेम २२५. २;—आनंद ३; २२८.
 ३; २३१; २३५. २; २४०. ३;
 २४४. ३;—पुनीता ४;—विनीत
 २५१. २; २५९. ४;—रम्य २६०;
 —प्रेममय २६८. २;—अनूप २७४;
 —तत्त्वमय २७५. २; २७९. १;
 —रूपमय २८०. ४;—लघु २८९;
 २९२. १;—उच्छाहू २९७. २;—गति
 ३००. २;—पवित्र ३२९. ४; ३७१.
 ३; ३७८; ३८३. ३; २. ८; २९. १;
 ३५; ५०. २;—प्रिय ५७. ४;
 —अभागिनि ५८. ३; ७५. ४; ८१;
 —परमारथ ९४. ३; ९८. २; ३;

१०९. ४;—रंक ११२. १; ११४.
 १; १२१. ४;—पद १४०. १; १७१.
 १;—धरम २१२. १; २१४. २;
 २२०. १; ३१५. १; ३१६. २;
 ३२७. ३; ३. ३;—प्रवीन ५;—गति
 ८. ४;—सुख १०. १;—प्रीति १५.
 ११;—प्रसन्न १६. १२; १८. ८;
 —विरागी २०. ४; २४. ७; २६. ४;
 २८. २;—धीर ३०. ३;—सनेही
 ३४. ४;—रुचिर ३५. २; ३६. १;
 —कराल ३७. ११; ४५. ५;—बल
 ४८. ६;—सुख ५३. १;—प्रसन्न २;
 ५४. १; ५८. ५;—हित ४. ९. १०;
 १३. ३; १५. ४; १९. १;—भय
 २२. २;—वडभागी ३०. ४;—पद
 ३३. ७;—प्रकाशा ५. ३. ६; ७.
 ४; ८;—सनेही ९. ३;—विरहाकुल
 १२. ६; १४. ४; १६. ४;—लघु
 १६;—सुभट १७. ४;—प्रिय २२.
 २; २५. ४; २६. १;—निकट ३३.
 २;—सरल ३५. ७;—क्रोध ५७. ३;
 ६. ५. २;—विसाला ७. ३;—मनो-
 हर ९. २;—हित १२. ५;—प्रबल-
 रिषु १३;—प्रताप १६. १; २५. ४;
 ३९. २; ५८; ५९. ५; ६३. २; ६५.
 ३; ६६. १; ७०. १; ८३. ८; ८४.
 १; ८६. ३; ४; ९९. ३; ९९. ७;
 १०७. १; ११२. ६; ११६. ४;
 —कारन १२९. ७; १३०; १३२.
 ५; १३४. ५;—अरथी १३७. १;

६; १४२; १४८. ४;—सुखद १५३.
 ४; १५५. १;—पावनि ४;—सुख-
 संकुल १५७. ५; ६; ७; ७. ७. ४;
 ९; १४; १५. १; १७. ३;—आनंद-
 मगनमन १७;—आनंद २७. ५;
 कृपा—आयतनम् ३२. १०;—प्रीति
 ३५. २; ३६. २; ४४. २; ५२.
 १; ४;—प्रिय ५५. १; ५६. ३;
 —आनंद ५७;—सयाने ६४. ३;
 —अधिकारी ६५. ४;—अरथ ७०.
 ३;—आतमा ७१. ४; ७७; ७९. ४;
 —ईसा ८२. ४; ८३;—आतुर ८४;
 —प्रवीना ८६. २; ९०. १; ३; ९०;
 ९६. ४; १०४; १०८. २; १२९. १;
 १३१. १; १३२;—हित १४८;
 १४९;—प्रिय १५०. २; १५२. २;
 १६८. २;—अरथविंदक १६८. २;
 १७८. १; १८६. १;—आतमविंदक
 १८८. ३; ७; १९८. ७; २०२. १; ५;
 —पद २०४. १; २;—प्रकास २०६.
 २; २०८. ३; ११; २१५. २;—पुनीत
 २१९. १; २२०. २; २२३. ७
 परमात्मा १. १४३. ३
 परमान—६. १
 परमानंद १. १३५. ४; १४०. ४; २५६;
 ३८२. २
 परमारथ—तत्त्व, धर्म—पथ १. ६६. १;
 —वादी १३२. ३; १७२. २; २.
 ९३. ४; परम—९४. ३;—रूपा ९४.
 ४; ११२. १;—ज्ञाता १४४. १;

१६९. ३; १७०. ४; २४०. २;
 २५५. ३; २५६. २;—वादी ३. १०.
 ३; ४. ९. ९; ६. १३१. १
 परमारथी २. ९४. २
 परमारथु २. ३१६. २
 परखियहि ३. ७. ४
 परलोक १. ४३. ३; २. २१९; २६४
 परलोका ४. २६. ३
 परलोकु २. ८०. २; २६४. ४
 परलोकू २. २१२. ३
 परवाना १. १९९. ३
 परस—स्पर्श, पारस १. ५६. १; १४२.
 ४; चरन—२९८. ४; ५. ६३. १;
 ७. १३८. ४;—मनि १८८. १
 परसत १. २४४. १; २. २६. ५; ७२.
 ४. १२२. २
 परसति १. २९८
 परसपर १. ३२८. ३; ३६६. १; ३७०.
 ४; ३७३; ३७५; ३८७; ३९२. १;
 २. ८. ३; १२. २; २५. २; ७७.
 २; १०९. २; १२०. १; १२३. २;
 २०७. १; २१५. १; २६६. २; ३.
 २६. ११; ४. २९. १; ६. ७५.
 १; ७. ४४. १; ४६. १; ५३. १;
 १०६. ३
 परसमनि ७. ६७. २; २०८. ६
 परसा ४. १०. ३; २६. ५; ५. १
 परसि—हू करके १. ८. ५; ६६. ३;
 २५६. ३; २५७; २. ११४. ४;
 १४०. १; ५. ४३. ३; ७. ३०. ४;

१९०. ८

परसु १. ३०५. २; ४; ३०५; ३०८. १;
 ३०९. ३; ३१२; -सहित ३१५.
 ३; ३१६. २; परिष-धरा ३.
 २४. ८; २६. १०; -सामरखरधारा
 ६. ४१. २; ६०. ४; ९५. १;
 १०३. ४; ७. ६०. ४; -वदसु ६०
 परसुधर, -परशुराम-मति १. ३१७. ३
 परसुधराहि १. ३०४. ३
 परसुराम १. ३१३; ३१६. ४; २. १७५.
 ४; ६. १३७. ४
 परसे १. १७६. ४
 परसेउ ३. ३९; ४. १२. १
 परस्पर-आपस में १. ३७. १; ६२. २;
 ६३; ६६. ४; २५०. २; २५३; ३
 परहिँ १. ३७. ३; ९३; २२४. ४; २२१.
 १; २. १२०. ४; १४४. ३; १५७.
 २; ३१६. ३; ३. २६. ८; ४. १६;
 ६. ६४; ११२; ७. १५७. २;
 १८८. ३; २०८. १३
 परहीँ १. ८. ५; २२६. ३; २. १२. ४;
 ४. १४. ३; ६. ९०. ३; ११२. ५;
 ७. १७२. ३
 परहेले-कष्ट देते हो १. १८७. २
 परा १. १०२. ३; १०८. ५; २९६. २;
 २. ८३. ४; ३. २०. ३; ३७. ११;
 ३७; ३९. ९; ४. ११. १; ५. २६.
 ४; ६०. १; ६. २३. ३; ३९. ५;
 ४२. ४; ९६. ४; ११८. २; १२३. ९
 पराह २. १३. ३; ६. ६१; ६७; १०७. ३

पराई-भागी, दूसरे की १. ८८. २;
 १८६. १; २१०. २; २१२. ३;
 २३५. ४; २. ८६. १; १५५. ४;
 ३. ३५. ६; ४. ८. ४; ३०. ५;
 ६. ६२. २; ८७. ५; ९९. २; १०१.
 ३; १२१. ३; ७. ६२. २
 पराक्रम-तेज, शक्ति ६. ४२
 पराग-पुष्प-रज १. ५८. ३
 परागा, गुरुपदपदुम-१. ६. १; पद-
 कमल-२४४. ३; पदपदुम-२.
 ९९. ३; रामपदुपदुम-११४. ४
 पराधीन १. १२६. ३; ३. २२. ७
 परान ६. १२६. २
 पराने १. ११९. ३; ६. १०७. ४
 पराभव-हार, तिरस्कार, प्रलय १. २६८.
 ४; ३२५. ४
 पराय-दूसरों के २. १६९. १
 परायन-लगा हुआ, आसक्त ७. ६१. ३;
 कामक्रोधमद-६२. ३; राम-७८;
 १५२. ३; पाप-४; १६०. ३;
 धर्म-२२०. १; २२०
 पराये १. १६२. ३
 परात्र-दूसरे के २. १३१. ३
 परावन-भगदौड़ १. २११. ४
 परावर-ब्रह्मादि और मनुष्यादि, आगे
 पीछे, दूर निकट, नीचे ऊपर १. १४०
 परावा ७. ६३. ३
 परास-पलस ३. ५२. ३
 पराहिँ ६. ८९. २; ७. ११३
 पराहीँ ३. ४६. ३; ४. १७. ५

परि-अति, चारों ओर २. ९९; ११८;
 १४८. १; १५२. ४; ५; ३. २९;
 ७. ९८. ४; १९८. २
 परिकर-कमर कसना, साथी १. २५२.
 २; २८३. ३; ३. ३५. ४; ६.
 १११. ५;
 परिखेसु-देखना ४. ८. ३
 परिघ, -मूसलाकार शस्त्र-विशेष सरचाप-
 तोमरसक्तिसल्लकूपान-परसुधरा ३.
 २४. ८; ६. ६०. ४; ६२; ९५. १
 परिचरजा-परिचर्या, सेवा गृह-७.
 ४७. ३
 परिचारक-सेवक १. ३२०. ३
 परिचेहु १. १६५. २
 परिछन-आरती उतारने १. १२०. २;
 ३७९. १; ३७९; ३८१
 परिछाही २. १४२. ३; २६७. २; ५.
 ३. १; ६. १६. ४; ७. ५१. ३
 परिछि १. ३८२
 परिछिन्न-पृथक्, अलग ७. १८७
 परिजन, -सेवक, परिवार प्रिय-२. ५८.
 १;-सहित १. ३३. १; ६१; २१२.
 २;-सुखदाई २३५. १; २. २७. ३;
 जन-गाऊँ ५८. २; ८४. ४; ९२.
 २; १४१. १; १४२. २; १५३. १;
 १५८. ४; १७७. २; २०१. ३;
 २५१. ४; ३१५. १; ३१६. १;
 ३२०. ३; ३२१. १; ३२२. २;
 ३२४. ३; ३. ४४. ३;-सहित ६.
 २९. ४; मुन-बल १३०. ५; ७. ९

परिजनन्हि ७. ४३. ३
 परिजनहिँ २. ५९. ४
 परिताप-दुःख १. ६४. ३; जनक-
 २८७. ३; २९१. ४; ५. १०. ३;
 ७. १७२; २१७. ४
 परितापा १. ८७. ३; २. ८७. ४
 परितापी-दुःख देनेवाला विस्व-१.
 २०६. ४; देव-२१५. २; जन-
 ७. २१०. २
 परितोप-संतोष १. ३१४. १; ७. १९०.
 ३
 परितोपन १. ४३. २
 परितोपा १. १५५. १
 परितोपी १. २०१. ३; २. ११९. २;
 १५२. ५
 परितोपु १. १२६; २. १०५. ४
 परितोपू २. ७२. ३; विप्र-१२७. २;
 १६७. १; १७६. १
 परितोपे १. ३७५. ३; २. ८१. २
 परित्याग, -छोड़ना पति-१. ८५. ४;
 २. १७३
 परित्राता-रक्षक १. १९३. १
 परिधन १. १३०. ३; जटामुकुट-मुनि-
 चीरं-३. १६. २
 परिधाना-वस्त्र, पहनावा १. १७१. ४
 परिनाम-फल, नतीजा २. ५१. ७१. ४
 २३५
 परिनामा २. २४. ३; ६०. २; ८३. ४;
 पुन्य-२२४. ४
 परिनामु २. २०२. ५

परिनामू, - पाप - २. ३७. १; २६२. ४
 परिपाका - अच्छी तरह पकना, फल, परि-
 णाम २. २२. ३
 परिपाकू २. २६२. ३
 परिपाटी, - परम्परा की रीति धनुविघटन -
 १. २७२. ३
 परिपालय - पालन करो ७. ५७. ४
 परिपूरन, प्रेम - १. १२५. ५; ३६९;
 ३७२. ३; २. १०८. १; १७१;
 २५७. २; मन - ७. ५७
 परिपोषे १. ३८६. २; २. १३८. १
 परिवारू २. ३१६. ४
 परिमिति, - मर्यादा १. ५१. ७; धरम -
 २. ४९. २
 परिय - पढ़ना चाहिए १. ३०६. ४
 परिवार १. ९७. ४; १९८; २०३; ३६९.
 ५; २. ४. २; १०२; १३२. २;
 १३७. ४; ४. ९. ८; ७. ३५. ३;
 - विरोधी ६३. २
 परिवारा १. २०४. १; २१२. १; २.
 ८९. ३; १३०. ३; १३७. २; ५.
 ४७. २; ४९. २; ६. ८३. ४;
 ७. १०२. ४; १३१. २; २०२. २
 परिवारू, सकलभवरुज - १. ६. १; ३७१;
 २. ७६. ५; ९९. ३; १४१. ३;
 १६०. २;
 परिवारू २. ७२. २; ९३. ४; ९८. २;
 १०१. ४; १५५. ४
 परिषेहु - देखना ५. १. १
 परिहर १. १०४. ३

परिहरइ १. ३७१. १; ३७५. ३; ७.
 १८०
 परिहरई २. १७३. ४; ३. २२. ९
 परिहरजँ १. १०४. ४; २८५. ३
 परिहरहिँ २. २३५. १
 परिहरहि २. २७. ४; ३३
 परिहरहीँ - छोड़ते हैं १. १०. ४; २.
 ५९. ३; ४. १४. २; ७. १९४. १
 परिहरही ६. ४५. १
 परिहरहु १. ९५; १२१. ५; २. १४४.
 १; १७६. २
 परिहरहू २. १६२. २; १६६. ३; १७५.
 १; १७६. १; ५. ३६. ३; ६. २०. ४
 परिहरि - छोड़कर १. १२; ९९. २;
 २०१. २; २५५. १; ३११. १;
 ३११; २. १६; ४३. २; ४५; ९५.
 १; १३८. ४; १४६. १; १५६;
 १६८; १७२. ३; ३. ११; ४. ९.
 ८; १९. ५; ५. ३८; ३९; ६०. २;
 ६. ९. २; ३९. १; ४२. १; ५७;
 ७०. १; १३१. ४; ७. ३०. ३;
 १३२. ४; १३३
 परिहरिअ २. ७३. ४
 परिहरिय १. २५६. ३; २. ४६; ७.
 १७०. ८
 परिहरिहि २. ५०; १४७. ४
 परिहरीँ १. २६५. ३
 परिहरी १. १२२. ५; २८२. १
 परिहरू १. ९८; २. ३३. २
 परिहरे १. ९८. ४

परिहरेउ १, ३२; २, १६१. ४; १७५.

२; २६५. ३

परिहरेऊ २, ३९. ४

परिहरेहि ४, ९. ४

परिहरेहु ३, ३९. १

परिहिहिँ - गिरेंगे ६, ४२. २

परिहिँ ७, ६४. ४

परिहास - हँसी १, १८. १; २, ३३. ३;

५१. ३

परिहासा ३, ३०. ५

परिहि २, २३०. २

परी ५, ११. ४

परी १, ५१. १; ३२. ४; ९१; ९५. ४;

१८२. ३; १९४. २; २४४. ४; २.

३८. ४; ३९; ३, ४३. ४; ४. ७.

२; ५, २२. १; ६, १६. ३; ६१.

४; १३०. १; १५७. ४; ७, ६२.

२; २६०. २; १७०. ६

परीछा १, ७५. १; ७८; ७९. १; प्रेम -

१०१; २, १६. ३; ६, १२८. ३; ७.

१९०. १

परुख, - अच्छर ७, १६२. ४

परुप - कठोर ३, ४९; ६, १३. २; ७.

६१. ४

परुसन १, २०३. ३

परुसहु १, १९८. ३

परे - गिर पड़े १, १७६. ४; २, ५५. १;

१६१. २; १६५. १; ३, १७. ५; २६.

९; ३०. २; ५, २९. ४; ६, १८; ४८.

३; ६४. ४; ६७; ८४. ६; ९३. ४;

९५. ४; ११३. २; ५; १३७. ६;

१३८. ५; १४१. १; १५३. ५; ७.

१४. ४; ३२. ४; ५; १०६; १७४. ७

परेउँ १, १८७. ३; ४, ३१. २; ७.

१२५. १

परेउ १, १८५; ४; २०२. १; २०४. ४;

२०५. ३; ३९४. ४; २, ६. ३;

३३. १; ३५; ३७; ४०; ४१; ४८.

१; ९५; १११; १४३. ४; १५४.

३; १५४; १६३. १; २६४. १; ३.

१५. ११; ३५. ७; ४, ४. ३; ५.

३; ३२; ६, ८०. १; ८६. २; ८७.

४; ९३. ३; १००. ३; १०८. ४;

१०९. १; ११६. ४; १२९. ३;

१३०. ३; १५७. ६; ७, ३८. ४;

४३. २; १६७

परेऊ १, १४४. १; २, ३९. ४; ६, ९६. १

परेस - परमेश्वर, परलोक का स्वामी १,

१४०. ४

परेहु ६, ११५. ४; १३०. ४

परै ७, १६०. ५

परोसन १, १२३. ४

पर्न - पत्ता ७, ३०. छं. ५

पर्वत ३, ३७. ५; - आकारा ४, ३३. ३;

६, ६१. ३; - सिखर ७०. ५; ११२.

४; ७, २०६. ७

परथो ६, ११९. २; ७, ७. ९

परथौ ६, १०८. ५

पर्वत १, १०८. ५; ४ ३. १

पल २, २१५. ४; ५, ४६. २

पलक, -कपाट १. २६५. ४; २. ५८.
 १; १४३. १; २०२. १; ७. ५३. २
 पलकन्दिहू १. २६५. ३
 पलंग २. ९१; ४. २३. ३; -पीठ २.
 ६०. ३
 पलंग १. ३९०. १; ३
 पलटि ५. २६. ४; ७. ६७. १
 पलना -पालना १. २३०. ४; २३३. १
 पलिअहि -पालिण १. ११. १
 पलुहइ -हरा भरा करती है ३. ५७. ३
 पलोटन -धीरे से पैर दावता है १. ३५९.
 ३; २. ९०
 पल्लव, -नया पत्ता -सौरभ १. १११. ३;
 २६०. ३; ३२१; ३७९. २; २.
 २३८. २; नव -३. ५२. ४; ४. १७.
 १; तरु -५. ९. १; ७. ५५. १
 पल्लवत ७. ३०. ५
 पल्लवित -रोमांचित, नए पत्तों से युक्त १.
 ३७९; २. १५३
 पवन, -वायु -प्रसंगा १. १३. ५; १३;
 -कुमार ३३; -सुत ४२. ३; २१३.
 ५; -प्रसंगा ३२१. ३; -सुत ४. ६.
 १; १२. ४; २२. १; -तनय २३.
 ५; २६. ५; -सुत २७. ४; -समाना
 ३३. २; -तनय ३३. २; ५. १. ३;
 -सुत २. १; -कुमारा २. २; -सुत
 ४; ५; ७. १; ८. ३; ८; १६. ५;
 २७. १; -तनय ३०. ३; -सुत ३०.
 ३; -कुमारा ६. ४. १; ११. २;
 -तनय १७. ४; -सुत ४८; ६२.

२; ६३. ३; -कुमार ८२; १०२.
 ४; -सुत ७. ५; -कुमारा ४०. ५;
 ४६. २; -सुत ४९. २; -कुमारा
 ५५. १; -सुत ५६. १
 पवनसुत ६. ४. २; ३९. ३; ६३; ७२.
 १; ७६; ७८. २; १०८; १५७. २
 पवि -वज्र १. ३९१. २
 पवित्र १. १५०. २; परम -३२९. ४;
 ७. ७९. १
 पपान १. १०४. ३
 पपाना २. २२१. ४
 पपारन २. १०१. ४
 पपारि १. ९०. ३; २०३. २
 पसाउ, हरगौरि -१. ३१
 पसाऊ -प्रसन्नता १. ३१. ४; ११३. २
 पसारा ५. २. ४; ६. ७३. २
 पसारि ६. ९२
 पसारी ६. १६. ५; १२०. २; १२३. ५
 पसु १. १०९. २; ३१६. २; २. २०.
 १; वलि -२३. १; पुर -८४; १०१.
 १; २६५. २; ३२१. ४; ४. २४.
 २; ५. ५२. १; ६२. ३; ६. ४१.
 ३; ७. ११५; १२१. १
 पसेउ २. २१. १
 पस्यति -देखते हैं ३. ४१. ५
 पस्यामि -देखता हूँ ६. १३३. ५
 पहेँ १. १०२. १; ११०. १; १२६. ५;
 १३१. १; ५. २९. ३; ६. ३०. ४
 पहर २. ३९. १; २०४
 पहार २. ३५. १

पहारा २. ९९. ४; १३७. १; ६. १०७. १
 पहारू १. ३०६. १
 पहिँ १. ७६; ९३. २; १०१. ४; १०१;
 १०६. १; १११. ५; १६७. १;
 १८८; २०१. ४; २०७. ३; २३३.
 ३; २६१. ४; २७१. २; २७२. ४;
 ५; २७२; २७३. ४; २९६. ४;
 ३२७. २; ३९२; २. ११. २; १४.
 ३; २५. १; ३६. ३; ५२. ४; ७४.
 २; १०७. ४; १५८. १; १६४. ४;
 २०७. २; २५८. ३; ३. ४. १;
 १७. ३; २२. ४; ९; २३. १; ४.
 १६. ४; ५. २७; ४४. २; ५३. ४;
 ५४. १; ६. ३३; ५७. ५; ७३;
 ८४. ३; ८६. ३; ८८. ४; १००.
 ३; १२२. ५; १२३. ९; १२४. १;
 १३०. १; १३१. ३; १३२. ४;
 १३४. १; १४१. ३; १४१; १५०.
 १; १५७. २; ७. ८; १३; १४.
 ५; ८२. १; ८३. ४; ८४. १; ४;
 १३४. २

पहि-समीप ३. २२. १०

पहिचानत १. ४४. ३

पहिचानहु १. ३२४. ३

पहिचाना १. १८६. ४; २. २०. १; ३.
 ३५. ९; ४. ४. ५

पहिचानि १. २०२; २. १११; १४८. ४;
 ३. १२. २; ४. ४. ३

पहिचानी १. ४४. ५; २. २५. १; २५१.
 ३; ३. ३७. ४; ५. ६. २; १३. १

पहिचाने १. १२. १; ३७. ३; १३६. १;
 २६५. २; २५५. २; २. ३४. ४;
 ४९. २; १११. २

पहिचानेउ १. १९९

पहिरइ ७. १८०

पहिरहिँ १. २१

पहिराइ १. २९७. ३; ७. ३९

पहिराई १. २३१. ६; ३८७. २

पहिराये १. ३८५. ३; ३. २. २; ७. २;
 ६. १३४. ४; ७. ३४. ५; ३६.
 ३; ४; ३६

पहिरावनि १. ३८७. ३

पहिरावहु १. २९७. ३

पहिरि १. २९९. १; ६. १५०. १

पहिरिय २. २०. २

पहिरे १. ११६. १; ३२९. १; २. १६६

पहिलेहि १. २१५. १; २५९

पहुँचइहुँ १. १९९. ४

पहुँचाई १. २०५. २; २. ११३. ४;
 १४३. ३; १४५. १; १४७. ४;
 ३२१. ३; ३९४. ५

पहुँचाये ७. ४०. ३

पहुँचायेसि १. २०१. ४

पहुँचावन १. १२६; ३७२. २

पहुँचावहिँ १. ३७०. ४

पहुँचाव ६. ८४. २

पहुँची १. ३७६

पहुँचे १. ८२. ३; १७१. ३; २२३; ३२३.
 १; २. ८८. १; १५८; ३. १७. ३

पहुनाई १. ३६५. २; भरत-२. २१४.

३; २१४
 पाँचहि २. ६. २
 पाँच २. २५. १; ७. ११०. २
 पाँचा २. २०७. १
 पाँति-पंक्ति १. १२३. ४; २. १३२. ३;
 ३. ४४. ३ .
 पाँय २. १२. ४; १४८. १
 पाँव ७. १५८. ४
 पाँवर-पामर, नीच ७. ३२. ४; ६२
 पाँवरी-खड़ाऊँ २. ३१७. २; ३२६
 पा-पैरों में १. १०५. ४; ३०६. ४
 पाइ १. १३; ३१. ४; ५६. ६; ६५; ८४.
 ४; ९५. १; ९७; २०६. १; २१०;
 २५८; २७०. २; २७१. ३; २८३;
 २९६. ३; ३०७; ३७०. २; ३७२.
 ४; ३७६. ४; ३७८; ३८५. ३;
 ३९२. ४; ३९४. ५; २. ३; १९. १;
 २४. ३; २५. ४; ७७. १; ८२. १;
 ४; ८३; १०९. ३; ११०; ११२.
 ३; ११५. २; १२७. ५; १४०. १;
 २०३. १; २२२; २२९. १; २३२;
 २३६. १; ३; २३७; २५४; ३२४.
 १; ३२४; ३. ८. ४; ३०. ३; ३९.
 ७; ५२; ४. १७. ५; ६; १८; १९.
 ३; १९; २०; ५. २१. २; ३५. २;
 ३८. २; ४०; ६. १२; २८. २;
 ३३; ८१; ९४. १; ९८. २; ११४.
 ३; १२२. २; १२३. ६; १५५. २;
 ७. १६; ३०. ३; ५८; ६६. ४;
 ६७. १; ६७; ९९; १५०. १; १९९;

२०२. २; २१०. २
 पाइअहि २. ८६. १
 पाइवे ७. २०६. ६
 पाइय १. ५६. ४; २१७. १; २. १२२.
 ३; १५५. ४; ३. ५०; ७. ५६.
 ४; २०७
 पाइये ७. ५१. ५
 पाइहउँ २. १५२. ५; ३. ३४. ५; ७. ७१
 पाइहहु ६. १४७
 पाइहिँ २. १७६. १
 पाइहि २. २२. ३; १२५. १; २०८. १;
 ६. ६. १; ४३. २; ९८. ३; ७.
 १७८. ३
 पाइहैँ ६. १३२. ५
 पाई १. ८. ३; ५; १७. ७; २१. १;
 ७०. २; ७५. २; ८९. ३; १२२.
 ३; १४९. ३; १५५. १; १६७. ४;
 १७७. ३; १८०. ४; १८३. १;
 २०१. १; २०५. ४; २०८. २;
 २१०. २; २१७. २; २३५. २;
 २३५; २४२. २; २४४. २; २५१.
 २; २५३. २; २६०. १; २७०. ३;
 २७१. १; २७३. ३; २८१. ४;
 २९३. ४; २९६. २; २९९. ४;
 ३१९. २; ३२३. ४; ३२४. ४; ३२७.
 १; ३७६. ३; ३८३. ४; ३८९. २;
 ३९१. १; ३; ३९३. १; २. १५.
 १; २०. २; २५. २; ३९. १; ४४.
 १; ४५. २; ४७. २; ६०. १; ८३.
 २; ८९. १; १०७. ४; १०९. ४;

११०. ३; १११. ३; १२२. ४;
 १३६. १; १३९. ३; १५२. २;
 १५४. १; १६४. २; १६९. ३;
 २०७. ४; २१३. ४; २२९. २;
 २३१. २; २६१. १; ३१७; ३१९.
 ३; ३२०. ३; ३२१. २; ३२५. १;
 ३. ४. २; १५. ७; १८. ९; ४०.
 ४; ४३. २; ५७. ३; ४. १६. ४;
 २०. ४; २१. १; २४. ४; २५. ३;
 २९. २; ५. ११. ३; १६. १; २३.
 ३; २९. १; ३७. ४; ५८. ३; ६०.
 ५; ६३. १; ६. २०. २; ६६.
 २; १०२. ७; ११०. १; १३७.
 १; १४१. ५; ७. ६२. २; ७०. ४;
 ७३. ३; ७८. ४; ७९. ३; १४६.
 २; १४८. ४; १५२. १; १६८. १;
 १७०. ५; १७२. ४; १८२. २;
 १८८. ५; १९२. ४; ८; २०६. ९;
 २१९. ४; २२३. ४; ५
 पाँउ—पाँव २. १३७. १; ७. २२२. २
 पाउव १. १२१. ५
 पाऊ—पाँव, पैर २. २६. १; ४०. २;
 २३५. ३; ३. ५९. ३
 पाए १. ३४. १; ३८. २; ८९. १
 पाएउ १. ४२. ३
 पाक—रसोई, एक असुर का नाम १. २३३.
 २;—रिपुचाप ३८०. २; २. २८. २
 पाकत—पकता हुआ २. २५४. १
 पाकरि २. २३८. १; ७. ८१. ३
 पाकरी—वृक्ष-विशेष ७. ८०. ५

पाकी ७. २२०. ४
 पाके २. १६२. ३
 पाख १. १४; २. २०. २; ४. २२. ३
 पाखंड—आडम्बर १. ५२; ३. २६. ६;
 ४. १६; ६. १२०; १२६. १; ७.
 १०२; १६०
 पाखंडी १. १३८
 पागी १. ३२६. ३
 पागे,—सने हुए, युक्त प्रेमरस—१. १७४.
 ४
 पाछ ७. ११७
 पाछतावा, जनक—१. २९३. ३
 पाछि २. १६१. ४
 पाछिल—पिछला १. ८७. ३; २. २३१.
 ३; ३. ५६. ४; ७. १४४. २
 पाछे १. ७७. ३; २५४. ४; २५७. २;
 २. ५. ३; १२४. १; २२२. ३;
 २३२. २; ३. ३; १२. १; १५. ६;
 ३४; ३५. ६; ८; ४. ९. ४; २६.
 ५; ५. ५३. ४; ६. १४. ४; ७९.
 २; ९२. ३; ११९. १
 पाट—रेशम २. ७. २; ७. १४९
 पाटंबर ७. १४९
 पाटल—सफेद लाल मिला हुआ रंग रसाल-
 पनस—समा ६. ११५. ६
 पाडु,—मय १. ३२१
 पाटे—पाट दिया ६. ११८. ३
 पाठीनु—एक प्रकार की मछली २. ३६. १
 पाणिम्, शूल—७. १७४. ५
 पात,—गिरना, पतन, पत्ता पीपर—सरिस

२. ४६. २; ११५; २१२; २५२.
 १; ४. १७. २; पवि-६. ७०. ६;
 वज्र-११२. ४; पवि-१२८. १
 पातक, -पाप-पुंजा २. २९. ३; १३३.
 ३; १६८. ४; १७८. २; ४. ९. १;
 २०. ३
 पातकिनि २. २३
 पातकी-पापी २. १६३; ४. ११
 पातकु २. ९६. ४
 पाता, कुस-२. १२०. ४
 पाताल ५. १. ४; ६. २१. १
 पातालु १. २९८. ३
 पाति, वेल-१. ९८. ३; ३२३. २
 पाती १. ११५. ३; ३२३. २; ४; ३२४.
 १; ३२८. ३; ३. ३९. ४; ५. ५४.
 ४; ५८. ५
 पात्र, कृपा-७. १००. १; १९८. ६
 पात्रु, प्रेम-२. २०९. २
 पाथ, -मार्ग, जल सरितपावन-१. १९. ६
 पाथा १. ६३. ४
 पाथोज, -कमल पद-१. १२५. ५; रघु-
 वीरपद-मधुकर ४. ३३. ७
 पाथोद, -वादल-गात ३. ४१. २
 पाथोधि-समुद्र ५. ६३. ४; ६. ९. १
 पाद-चरण उमानाथ-अरविन्दम् ७.
 १७४. ७
 पादप, -वृक्ष भक्तकल्प-आरामः ३. १६.
 ७; असोक-३७; गिरि-धारी ५.
 ३५. ५; ६. ९७; १०७. १
 पादपं, स्वभक्तकल्प-३. ६. ५

पादुकन्हि ५. ४३
 पादुका-खड़ाऊँ २. ३२. ४; ७. ९१. ४
 पान-पीना १. २०; ३१. १; ६४. ३;
 १२३. ५; विप-१६४. ४; १८६;
 २११. २; २६४; ३७९. २; ३८९.
 १; २. १०२; मद-१४५; जल-
 १५१; २१६. ३; ३१६; ३. १२;
 २८. ४; ५; ४. २; ६. १२६. १;
 ७. ७६; २२१
 पानहिन्ह-जूतों के २. २६३. ३
 पाना १. ५६. १; ६०. २; ६९. ४; ९४.
 १; महामोहमद-१३९. ४; २४४.
 ३; २. ७. १; मदिरा-६. ८६. १;
 जल-७. ८८. २; पय-१३४. ४;
 महाजल-२१०. ९
 पानि, -हाथ-युग १. १०; १५; ७६.
 ४; -ग्रहन १२५. २; -पंकरुह १४३;
 १५४. ३; २३१. ६; २८०. ३;
 -पंकज २८०. ४; २९८; ३१७;
 २. २६. ५; १०२. ३; २३८. ४;
 ३. ५; -चापसरकटितूनीरं १६.
 २; २६. ३; ३४. ५; ४४. १;
 -सरोरुह ५. ४. ३; ६. १३२. ४;
 वेत-१३४. ५; १३५. ६; १५०.
 ३; ७. ५९. ३; ११३. १; जानु-
 ११७. ३
 पानी-जल, हाथ, पाणि १. १७. १;
 ६४. २; वर-१२०. २; कन्या-
 १२५. १; १२९. २; १७६. ४;
 १७७. १; सारंग-२२०. ४; २५४.

३; २६७. १; २७१. ४; २९६.
 २; जुग-३१२. १; ३६७. १; २.
 ६. ३; सुतीरथु-७. १; ३६. १;
 ५२. ३; ५५. १; ८१. ४; ११६.
 १; सीतल-१२५. २; १६८. २;
 सरधनु-२३. ६; धनु-४. ९.
 ११; १२. १; १६. ३; सरितसर-
 १९. ३; सरोरुह-२६. ५; ८३.
 ८; ९४. ३; सारंग-१४४. १;
 धनु-७. १५२. ४
 पाप १. १२. ३; ३१. १;-पयोधि ४३.
 २;-संतापसोक ५२. ३; ५६. १;
 ६४. ३; ७९; १६६. २; ३०६.
 ४; ३१०; २. ३५. १;-परिनामू
 ३७. १; १६९. १; २५२. ३;-पुंज
 ३२७. ४; ३. २८; ५७. ४; ४.
 ११. ४;-प्रिय ५. ४६. ४; ६.
 ४८. १; १२२;-ओघमय १३०.
 ८;-मूल १३७. ५;-परायन ७.
 १५२. ४; १५८; १६०. ३
 पापमय-पाप-स्वरूप, पापी ५. ४४; ७.
 ६२
 पापवंत ५. ४५. २
 पापहरं-पाप हरनेवाले को ७. छं. २२६
 पापहिँ १. २१५.
 पापा ३. ४२. ४; ७. १६४. ४; १७८. २
 पापिउ-पापी भी ४. ३२. २
 पापिनि-दुष्ट स्त्री २. १४. ४; ७४; १६०;
 १६२. ३
 पापिनिहि २. ४८. १

पापिष्ट-पापी ६. १४०. ३
 पापिहिँ ६. ९९. ७
 पापी १. १५४. ४; १६३; २०६. ४;
 २१५. २; २३८. ३; ३१०. ३;
 २. १४६. ३; ७. १७२. ४;
 २१०. २
 पापु २. २२०. २
 पामर-नीच ४. २४. २
 पामरन १. १०९. ५
 पाय-पाकर, पैर १. १३. २; ३११. १;
 ३८३. १; ३८६. २; २. ५४; ९०;
 ९९; १०१. ५; १०२. १; सिय-
 ११८; १२७. १; १३६; १५२. ४;
 ५; २०४. ३; ३१४
 पायउँ १. २४०. १; २. ४. ३; १६१.
 ३; ६. ९४. ४; १३३. १; ७.
 ९०. १; १२३. २; १३६. १;
 १९२. ५; १९२; १९३
 पायउ २. ८८. २; १२३. ४; ६. ११९.
 २; ७. १४६. २; २२३. ७
 पायऊँ ३. ४. ३
 पायन्ह २. ९५; ११२. २; २०५. १;
 ५. ४३
 पायहु ६. २९. २
 पाया १. १६७. २
 पाये १. ९०. २; ३; १०३. ४; ११२.
 २; १८४. ४; २०५. १; २१३. ४;
 २४५. २; २५३. १; ३२९. १;
 ३८९. १; २. ९. १; ७१. १; ७४.
 २; ११३. ३; ११७. ३; १२२.

३; १२६. २; १४८. ३; १५३. २;
१६२. २; २०४. २; २११. १;
२१२. ३; २२९. ४; २६३. ३;
३. १७. १; २८. ५; ४. १६. २;
२५. ४; ६. ५७. ४; ५९. १; ११९.
३; १५०. १; ७. ९. २; ३४. ५;
१७०. ३; २१०. १

पायेउँ ३. ३७. २

पायेउ २. २३९. २; ३२०. १; ७. ७८

पायेहु ३. ५६. ५

पायो ७. १०९. ३; १३२. ५; १४०. ३

पार १. २२. ३; २१२. २; मायागुनगो—

२२४; २९३. ४; ३३०; ३९५. ५;

२. १०१. ४; १०२; २२२. २;

२५८. २; ४. ३२. ३; वारिध—५.

३. ३; सिंधु—३७. ४; ६. ८. २;

१३२. ५; १४३. ३; मायामनगुन—

७. ४८; ७७. २; मायामोह—८२.

४; सागर—९४; १०४. ४; १४०.

२; १९४. २

पारं, संसार—७. १७४. २

पारथिव—राजा २. १०४. १

पारवति १. १३६

पारवतिहि १. ९५

पारवती १. ८९. ३; ९७; १००. ४; १०१;

११३. २;—पद १२३. १; १३१.

१;—सम २. ११९. १

पारस—एक पत्थर, जिसके छूने से सब धातु

सोना बन जाती हैं १. ८. ५; ३८३.

४; २. ११२. १; २११. १

पारसु २. २३९. २

पारहिँ—पार पूरा करते हैं १. ३९१.

४; २. १५४. १; ५. २८. १; ६.

७; १०६. २; ७. ३६. २

पारहि १. २३

पारा—पार, गिराया, समर्थ दुखसागर—

१. ८३. १; सागर—२४३. २;

३०७. ३; ३८२. १; २. ४५. ३;

५०.०४; २०३. ५; २६२. १; ४.

८. २; ३३. १; ३५. ४; ५. ४४.

१; ६. ४३. २; १२०. ४; ७. ७५.

१; १०२. ४; तम—१४६. १

पारावत—कबूतर ३. ४८. ३; ७. ५१. ३

पारी—गिरादी ६. ९२. ५

पारु २. १२७; २. १०१. ५; १०२

पारू २. १०२. १; १५५. ४

पारे १. २३१. ४; ६. ११७. ५

पारथौ ६. १२२. ५

पाल, सेवकसालि—१. ५२. ५; प्रनत—

१७४. १; प्रजा—१८१; प्रनत—

२१८. १; प्रनतकुटुंब—२. २०९. ४;

सुर—२२०; प्रनत—७. ६०. ३

पालइ २. ३१६; ७. १४९

पालउ २. १६२. ४

पालक,—रक्षक जग—१. ३६. ३; ५२.

३; २४९. १; धरमसेतु—२५१. ४;

२. १२७. ४; स्रुतिसेतु—५;—सम

२५३. १; २५५. २; मुनि—३.

२४. ७; ५९. ५; ६. १०. २;

कुल—३०; स्रुतिपथ—७. ४७. १;

जन-५१. ४
 पालकिन्ह १. ३७१
 पालकी १. ३७१. ४; २. २०४. १;
 ३२०; ३२१. २
 पालत ५. २१. ३
 पालति-पालता है, रक्षा करता है २.
 १२७. ५
 पालन, जगसंभव-लयकारिनि १. १२२.
 २; उदभव-प्रलयकहानी १९३. ३;
 २१८. १; ६. २१. ३
 पालनकरता-रक्षक ७. १४२. ३
 पालने १. २३२. ४
 पालन्ह, दिग-१. २१३. ४
 पालव-पल्लव, पत्ता २. ४८. ३
 पालहिँ २. १७५; ३१५. २
 पालही २. ५१. ५
 पालहु २. १७६. १; ३१६. ३
 पाला २. १३५. १; २. २५५. ३
 पालि २. १७७. ३
 पालित, -रक्षा किया गया रावन-५.
 ३३. ३
 पालिय २. ३१६. २
 पालिहइ २. ३००
 पालिहि १. ४३
 पालु २. ३१५. २
 पालू, नर-२. ३०. ३
 पाले-अधीन किए, पोषण किया २.
 ३१६. ३; ६. ११५. ४
 पालेहु २. १५३. २; ३१६. ४
 पाव १. ६०. १; १६६. ४; २७०; ३६८.

३; २. ७८. ४; ७८; ९७. १; १२५.
 १; ३. ७. ५; ४५. ५; ४. १९. ५;
 २४. ३; ५. २८. ३; ३१. ४; ६.
 १४१. ५; ७. ७. ३; ७२. ३; १२७;
 १३७; १४०. ३; १८१; १८८. २;
 २०२. ३; २०६. ४; ८; २०८.
 १२; २१०. १०
 पावइ १. २१५. ५; २. १२७. १; १७६.
 २; ६. ५३. ४; ७. ३८; ६६; ६८.
 २; १०८; १३८. २; १४२; १४८.
 ३; १८८. ४; २०२; २१०. ९; २१४
 पावई ४. ३३. ७; ७. १४. ६
 पावउँ १. ३४. ४; २५१. ३; १६०. ३;
 २८६. २; २. १६९. २; ६. १४६;
 ७. १८२. ५
 पावक-आग १. ३३;-सम ३९. २;
 विवेक-५१. ३; ९३. ४; ९५. ४;
 १२०. ५; २२१;-सर २४३. ३;
 लपनरोप-२९९; २. १२७. २;
 २१९. ३; ३. २८; ३२. १; राम-
 रोप-३७. ९; जोग-४५. छं. ८;
 ४. ६; १३. २; ५. १२. ४; ५; २४;
 २५. ४;-सायक ६. ६७. २; ८५.
 २; दनुजकाननदहन-१३०. ३; ८;
 १३५. १; ३; ६; सर-तेज ७. ३२.
 २; ज्ञानजोति-५५. ४; विग्रद्रोह-
 १७८. ७
 पावकु २. ४८. १; ४८
 पावँडे १. ३८२
 पावत १. ५२. ७; ८४; २. २८; ६. १०.

४; ७. ५१. ३
 पावति—मिलती है २. २५८. २
 पावन—पवित्र १. १९. १; सरित—पाथ
 १९. ६; ४०. ४; ४२. ३; ५५; ५६.
 ५; ५७. ४; ५७; ६१. १; ३; ६६.
 ३; जग—७३. २; ९४. १; ११७.
 ५; २०६; २२३. १; २२६. ३;
 —मृग २३७. १; पद—२४४. १;
 जग—२४४. २, २९५. १; ३२३.
 १; ३९५. ४; ५; २. १२५. ३;
 १४०. २; २३६. ३; २४०. १; ३.
 १. १; २. ३; १८. ८; ५९; त्रैलोक—
 सुजस ४. ३३. ७; ५. ४३. ३; ६.
 ६८. ३; १३८. १; १४४. २; १५७.
 ८; ७. १२. १; त्रैलोक—३०. ४; ४९.
 ४; ५७. ३; ८९; १०४; १४२. १;
 १५०. १; १८८. ४; २०६. ७; जग—
 २१३. ४; २२३. २; पतित—४; ५
 पावनताई—पवित्रता ७. ९२. १
 पावनि १. ३२. १; ५१. ६; जग—५६. २;
 ६३. १; १३६. ४; १५३. १; २४५.
 १; २५०. २; ३२९. ३; २.
 ४. ३
 पावनि, जग—६. ८८. २; परम—१५५.
 ४; ५; ७. १२. ३; ५८. १; ७९.
 ४; ९०. २; २१३. ३
 पावनी १. १९. ६; ३. ४१. ५; ५.
 ५०. ४; ७. ३४. १
 पावँर—नीच, पामर १. १३५. ३; ३१७.
 २; ५. ४४; ७. ८६; १७०. २

पावस—वर्षा ऋतु २. ५५. १; २५२
 पावहिँ १. १२७; १३४. १; १७८. ४;
 २१५. ३; २२४. ४; २३८. २;
 ३८३; २. १२. १; ४३. १; ८७.
 १; १०६; १२३. १; २३९. २; ३.
 १; २१. ३; २६; ५९; ६. ८. ४;
 ६५. १; २; ७. १२. ३; ३४. २;
 ४३; ४९. ३; ५४; ६८. ३; १४०.
 २; ३; १५८; १६३; १६४. २;
 १७२. ३; २०८. १४; २१०. २;
 २१९
 पावहीँ १. १२७. ५; ३९५. ५; २.
 ७६. ५; २५२. ५; ३. १०. ६;
 ४१. ४; ४. १२. ४; ६. ११७. ८;
 १२६. ६; १४८; ७. २७. ५
 पावहु १. ३०७. ४; ६. ५०. १; ७८. ४
 पावहुगे १. १६५. ३; ६. ५०. ४
 पावा १. ७. ३; १९. ४; ४९. ३; ७७.
 २; ८४. ४; ११५. १; १२८. १;
 १३३. २; १३५. ४; १४२. २;
 १६१. १; ४; २१३. ५; २२६. ४;
 २३५. ४; २३९. २; २४०. ४;
 २४४. ४; २६३. ३; २७०. ४;
 २७९. ३; ३२५. ४; ३७४. १;
 ३८३. ३; ४; २. ४६. ४; ८०.
 ३; ९१. ४; ९६. ३; १०२. ३;
 १०३. ३; १०६. ३; १०७. १;
 ११२. १; १४८. २; १५७. १;
 १६४. ३; २११. २; २४०. २;
 २५१. ३; ३. ३. १; १०. १; १२

४; १५. २; ९; १६. १४; २२. १;
 ३५. ६; ५३. १; ४. ९; १३; २१.
 २; २३. ४; ५. २. ६; ८. १;
 २२. १; २७. ३; ३४. २; ४५.
 ३; ५३. १; ६. ५. ४; १२. २;
 ३१. ४; ६४. २; ६८. ४; ९५. ७;
 ११६. ४; १३३. ४; १३९. ३;
 १३७. ४; १५७. ४; ७. १५. १;
 ६६. ४; ६७. ४; ७७. २; ४; ७९.
 १; ८६. ४; १०४. १; १७०. ५;
 १९०. ६; २२२. ३

पापान-पत्थर ६. ६; १२६. ४; ७.
 ६५

पापाना ६. ९५. १

पास-समीप, पाश, फाँसी १. ११४; २०७;
 २४५; वरुन-३. ३९. ६; लोम-
 ४. २४. ३; नाग-५. २०. १;
 ५४. २; प्रभु-६. ४८. ३; ४८;
 ६५. १; व्याल-घस ९५. ६;
 भव-९५; ११०; १२३; ७. ५०.
 २; नाग-८२; ८४

पासा १. २५७. २; ३२०. २; २. २२१.
 ३; ३. १७. १; ५. ३. ६; २८.
 ३; ६. १३४. ५; १५३. ४; ७.
 ८२. १; ११७. ४; भव-२१९. १

पाशु १. ३३. २

पाहन, -पत्थर उर-२. २३. १; १०१.
 ३; पवि-२०६. २; ६. ६. ५

पाहरू-पहरदार २. ९१. २; ५. ३०

पाहि-रक्षा करो १. १६६. १; २४४.

२; ३. ४. ३; ६. ९२. २; १०७.
 ४; १२१. १; १३७. ६; ७. ३२.
 १; ७४. ५; १७४. ८

पाही^१-समीप १. १७. २; ७०. १; ७५.
 १; ९३. १; ९६. ३; १०७. ३;
 १५५. ३; १५९. ३; १६४. १;
 २२०. २; २५८. ३; २६६. ३;
 २७०. १; २८९. १; ३००. ३;
 ३१३. ४; ३९४. १; २. २३. २;
 ३९. २; ११०. १; १२२. ३; २२३.
 १; ३. ३. १; १६. २; १८. १;
 ३९. ८; ४४. ४; ४. २९. ३; ३३.
 ३; ५. १५. ४; ४३. २; ५८. २;
 ७. ५९. १; ८३. २; १३१. ४;
 १४६. ३; १९०. ७

पाही ३. ४. १; ७. ३८. ४

पाहुन-अतिथि २. २१४. ४; २५२. १

पाहुने १. ३६८. २; ३८७. ४

पिआये ७. १७०. ३

पिआस १. ६४. १

पिअहि^१ ७. ५२. १

पिक-कोकिल, कोयल १. ८. १; ५८. ८;

११०. ५; -बचनी २. २६; ८४;

-बैनी ११८. २; २३७. ३; ३.

४८. ३; ७. ५२. ५

पिंजरन्धि, कनक-१. ३७१. १

पितर १. १६; १८३. २; २८८. ४;

३८५. १; २. ५८. १; १०२

पितहि^१ २. ४४. ३; ३२१. १; ६. १३९. ३

पिताहि १. ९७. १; ३; मातु-३०५;

३०९. १; २. ४३. ३; ४६. २; ४७.
१; ५५. ३; ६. ३९. ५; ९८. १;
१३२. २

पितृहृ २. २१२. ३

पिता, -बचन १. ७०. ४; ७६. ४; ८५.
३; ८५; -भवन ८७. १; ८८. ३; ९७.
३; ९९. २; १०१. २; १८९. २;
१९४. १; २१६. १; जगत - २३४.
४; २३७. २; ४; २४०. ५; २४२.
२; -पनु २६७. २; जगत - २७९.
२; -सम २. ४०. ३; ५४. ३; ५९;
७१; ७५. १; ९२. २; ३; ९४.
१; १४६. ३; १६८. ३; १७४.
३; १७५. २; २२३; मातु - आता-
हितकारी ३. ७. ३; ८. १; २२. ३;
४०; ४. २९. ३; ६. ४६; रावन-
मातु - ६८. ३; -बचन ८३. ३;
९४. ३; १३२. २; १३९. १; ७.
६३. ३; ७०. २; १३२. १; १५६.
४; १६०. २; १८२. ३; ४

पिताहृ १. ८८. १; मातु - ७. ११७. ३

पितु १. १७. ५; ३१. २; ३२. ४; -माता
४३. ३; ८६. ३; ९१. २; ४; १०५;
११९. ३; १२२. ५; जगतमातु -
१२७. २; १५०. २; २१३. २;
जगत - माता २३२. १; गुरु - माता
२३६. २; -बस २६७. ४; -पनु
२९१. १; -समेत ३०२. १; ३१०.
२; ३७५. ४; ३९२. ४; २. ४२.
४; ४२; मातु - तोपनिहारा ४२. ४;

-मातुबचन ४४. २; -मातु ४७. १;
-समीप ५४. १; -बचनप्रमाण ५४;
५६. ४; -मातु ५७. १; २; ७२. २;
७३. २; ७५. ३; ७६. ४; ५; ७८.
२; ७९. २; -गृह ८३. ३; ८९. ४;
९०. १; -पद ९६; ९७. १; -सँदेसु
९८. १; -ससुरसरिस ४; -बैभव
९९. १; -गृह ९९. १; १०१. १;
-आयसु १११. ३; ११२. ४; १२३.
३; १३१; १३७; १४०; १४२. २;
१५३. ३; -हितचित्तातकजलधर
१५६. ४; १५८. ४; -मरन
१६१. ३; १६१; १६५. ४; १६६;
१७२. १; १७५. ३; ४; १७५:
१७६. २; गुरु - मातुस्वामिहित-
वानी १७८. २; २०१. १; ३; २०८.
२; २२८. २; २५५. २; २५६. ३,
२६०. २; ३१६. २; ३; ३. ३. १;
३; २१. ५; -बचन ४. ४. १; १४.
१; -सरिस ५. ४२. ४; -गिरा ६.
१३. २; ३९. ५; ८३. २; ७.
३८. २; -भगति १३२. २; ३;
१८२. ५

पितुआना - पिता जी की २. २३३. २

पिनाक - महादेव का धनुष १. २८६. ३;
३१६. ४

पिनाकाहि १. २९९. ४

पिपासा - प्यास १. २४२. ४

पिपीलिकउ १. २३

पिपीलिका - चीटी ३. २. ३

पुत्रवधू—पुत्र की स्त्री २, ६०. १; १५६. १

पुत्रवती—पुत्रवाली २. ७६. १

पुत्रि ३. ३०. ५

पुत्री २. ८३. २

पुनि—फिर १. १०. ५; २१; २५; ३१.

१; ३४. ५; ४९. ३; ४९; ५१. ३;

५५. १; ६०. १; ६७. १; ७३. २;

७४. २; ७५; ७८. ४; ८१; ८२.

४; ८३. १; ९२. ३; ९४. २; ९७.

१; ९८. ४; १०१. १; १०३. १;

४; १०४. ३; १०५; १११; ११३.

२; १२३. १; १२५. ५; १२६. ४;

१३३. ४; १३४. ३; १३५. १;

१३५; १४०. ३; १४३; १४४;

१४९. ४; १५१. ३; १५४. ३; १६३.

१; १६४. १; १६७. ४; १७०. ३;

१७१. १; १७१; १७२. १; १७२;

१७६; १७८. ४; १७९; १८०. ३;

१८०; १८७. १; १८९. २; ३;

१९२. ४; १९७. १; १९८. ४;

२०७. ३; २०७; २०८. २; २१०;

२१३. १; ४; २२२. २; २२४. ४;

२३३. ३; २३५. २; २३९. ३;

३४३. ३; ४; २५०. १; ३; २५९.

४; २६७. ३; २६९. ५; २७०. २;

२७०; २७३. २; २८७. २; २९१;

२९४. २; ३; ३०२. ३; ३०६. १;

३०७. ४; ३२०. ३; ३२३. ३;

३२४. ३; ३२६. २; ३३१. १;

३६७. २; ३६९. १; ५; ३७०. ३;

४; ३७३. ३; ३७४. १; ३७५. १;

४; ३७६. ३; ३८२. २; ३; ३८६;

३९०. ३; ३९३. २; २. ५. ३;

१३. १; १५. ४; १५; १८. १;

२०. १; २८. १; ३६. २; ४६. २;

५३. २; ५४; ६०. १; ७६. ५; ८२.

४; ८४. २; ९७. १; २; १०२;

१०५. ४; ११२. २; ११३. १;

११९. १; १२१. ४; १२६; १५१.

१; १५२. ५; १५३. ४; १६५;

१७३. ४; २०२. ५; २१८. ३;

२३५; २५४. २; २५९. ३; ३१४;

३१९. २; ३२४. १; ३. १२. १;

४; १४. ३; १५. ६; १०; १७. ६;

२१. ४; २२. ९; २५; २६. ६; ११;

३३. २; ३५. ६; ३७. १०; ४२. २;

४३. ५; ४६. ४; ५०. ३; ५३. २;

४; ५६. १; ५७. ३; ५८. २; ४.

४. ४; ४; ८. २; ९; १०. ४; ११.

१; २; १४. ३; २८. २; ३; ४;

२९. ३; ४; ५. १; २. ६; ४. ३;

५. ४; ८. २; ३; १०. ४; १२. २;

१६. ५; १८. ४; १८; २०; २३.

३; २४; २५. ४; २६. ४; २७. ३;

४; ३०. ४; ३२. ४; ३३. २; ३५.

७; ३८. २; ४१. २; ५२. २; ५३.

४; ५५. २; ३; ५७; ६२. ३; ६३.

२; ६. ४. १; १२. ५; २७. २;

३२; ३९. ५; ४१. ३; ४; ४३. ३;

४; ४४. २; ४६; ५०. २; ५२. ७;

५३. ४; ५; ५६. ३; ५८; ६१;
 ६२. १; ६४. ३; ६७. २; ७०. ४;
 ७०; ७४. ३; ७७. २; ८०. ३;
 ८१. २; ८२; ८४. २; ३; ८७. ४;
 ५; ८८. ४; ५; ९०. ३; ९०; ९१.
 ३; ९४. २; ९५. ५; ९६. २; ४;
 १०८. ३; ४; ११७. ५; ६; ७;
 ११८; ११९. ५; १२०. २; ५;
 १२१. १; १२३. ५; १२४. ८;
 १२५. १; ५; १२६. २; ६; १३२. १;
 १३३. १; २; १३४. ४; १४४. ४;
 १४६; १४७; १५०. १; २; १५५.
 ३; ४; ५; १५५; १५७. २; ४; ७.
 ७; ९. १; १४. ३; १४; १५. १;
 १६; १७. ३; १७; १८. ३; १८;
 २२. १; २३; २४. २; ४; २७. ३;
 ३०; ३६. २; ४०. ३; ४; ४३. १;
 ६०. २; ६५. २; ३; ७३. २; ७७.
 २; ८१; ८३; ८५. १; ८६. ५; ९०.
 ४; ५; ९०; ९१; १; ४; ९१; ९२.
 १; २; ३; ४; ९२; ९४. २; ९६.
 २; ११९. १; १२३. १; १२४;
 १३१. ३; ४; १३६. १; १४४. २;
 १५०. ४; १६८. १; १७०. ४; ६;
 १७२. ३; १७५; १७८. २; ५;
 १७९; १८०; १८६. ४; ६; १८८.
 १; ६; १८८; १९०. २; ३; ५;
 १९१; १९२. ४; ७; १९६. २;
 २००; २०३; २०८. १; १५; २०९;
 २१५. १; २१७. ५

पुनी-पुण्यशाली ७, ४४. ४

पुनीत-पवित्र १. २३. ४; ३९. १; ४६.
 १; ६०. ७; ६७. ३; ७९; ९०. १;
 १००. ४; १५३. १; १६८. २;
 १८०; १८४. २; २२०; २३१;
 २६२; २६४. २; २७२. ४; ३१५.
 ४; ३२४. १; ३२७. ३; ३७६;
 ३८३. १; ३९२. ३; ३९२; ३९५.
 २; ४; २. ५. ४; १०. ४; ८१. २;
 १३३. ३; २३४. २; ३२७. ३; ३.
 १०. ६; १८. ८; ६. १४४. ३; ७.
 ७. ९; ६५. २; ७९. ४; १६४. ४;
 १९४. ४; २१९. १

पुनीतं-पवित्र १. २१८. २

पुनीता १. १४४. ४; २२३. १; २४४.
 ४; २७९. १; २. ५९. १; १४२.
 ४; ३२१. १; रूपसीलव्रतनेम-३.
 ३९. ४; ४. ३१. ४; मनक्रमवचन-
 ६. १३५. १; १५५. ३; ७. १९८.
 ८; २१७. ४

पुन्य १. १२. ३; -प्रभाऊ २५०. १;
 ३२७. १; ३; ३९५. १; -पुंज २.
 १०२. ४; १०६. २; -मय ११४.
 १; -पुंज २; ११९. ५; १२१. ४;
 -प्रभाऊ १२६; -पुंज १३९; १५२.
 ४; २२०. २; -परिणामा २२४. ४;
 २५५; २६४. ३; २८८. ४; ५. ४.
 ४; -प्रभाऊ ६. १३९. २; -पुंज
 ७. ४०. ५; ६८. ३; ४; १६४. ४;
 १८८. ४; २०८. ३; २२०. ४

पुर, -नगर-नरनारि १. ३२. १; ४१.
 ३; ६०; पर- ११७. १; ११८. ४;
 -सोभा ५; ११८; ११९. १; १२२;
 १२३. २; सघडर-वासी १४४. ३;
 १५३. ४; श्रीनिवास-१५७; १५८.
 १; -वासिन्ह ४; कोसल-भूपा
 १६९. १; १८२; २०२. २; २०५.
 १; ४; २११. २; २१५. ३; २१७.
 १; -वासी २२५. १; २२६. १;
 कोसल-वासिन्ह २३२. १; कोसल-
 वासी २३६; -लोगा २३७. २;
 -काजा ४; -रम्यता २४५. ३;
 २४५; -नरनारि २४६. ३; २४७. २;
 जनक-२५१. १; ३; -वासिन्ह
 २५३. १; २५७. १; ४; उर-२६९.
 २; -वासिन्ह २७३. ३; २७४. ४;
 -नरनारी २८८. ३; २९८. १; ३;
 -नारी ३०१. १; -नरनारी ३११.
 ३; जम-३१३. ३; -नरनारि ३१८;
 ३२०. १; ३२२. ३; ३२२; राम-
 ३२३. १; ३२५. १; -वासी ३६६. १;
 अवध-३६७. १; ३६९. ३; -जन
 ५; विदेह-३७०; -वासी ३७२.
 २; अवध-३७२; -जन ३७७. २;
 -अग्नि ३७८; ३८०. ३; ४; -वामि-
 न्ह ३८१. ३; -नारी ४; ३८५. ३;
 ३८७; -जन ३९२. ३; -नरनारि-
 मुजाती २. २. २; -लोग ३;
 -वार्मा ४. १; ७. ३; -प्रमोद १२.
 १; दसरथ-१३. ४; २४; ३७. २;

सुर-४६. १; ५०. ४; ५०; -नर-
 नारी ५२. २; ७६. ५; ७७. २; -जन
 ८१; ८२. २; -नरनारी ८४. ३;
 -पसु ८४; सुंगवेर-८८. १; ८९.
 ४; -जन ९०. ३; -वासी ९२. २;
 ९३. ४; तिहूँ-९६. ३; ११४. १;
 १४१. १; जम-पंथ १४६. ३;
 -जन १५३. १; -वासी १५७. ३;
 -जन १५९; १६०. १; १६१. १;
 १६२. २; सुर-१६५. ४; १६८. ३;
 १७१. २; १७६. १; १७७. २;
 ३; -जन २०१. १; ३; सुर-२१५.
 ४; -जन २२१. ४; २३६; २३७.
 १; २५२. ४; -नरनारि २५३. १;
 २५८; २६३. १; ३१५. १; ३१६.
 ४; ३२०. २; ३; ३२३. ३; ३२४.
 ३; ३२५. ४; -नरभरतप्रीति ३. १.
 २; सिव-३. २; जम-७. ५;
 संग्राम-वासी २६. ९; ब्रह्म-५९.
 ५; -द्वार ४. ८. २; ५; -जन १३;
 १४. ४; २१. २; २२. ४; २२;
 हरि-३०. ४; ५. ३. ७; -रखवारे
 ३; कोसल-राजा ५. १; १६. ३;
 हाटक-३३. ४; ३६. २; -जन-
 वानी २; ४२. २; ५६. ४; तिहूँ-६.
 १०. ४; २७. २; -दाहा ३३. ४;
 ३३; ३९. ३; ४१; ५६; ६२. २;
 १३२. ५; त्रि-अरि १४२; -लोग
 ७. १; ७. ३; कोमल-९. १;
 -वासिन्ह २; -सिंधु ११; -वासी

१५. २;—सोभा २०. ४;—नरनारि
२१; २२. २; रघुपति—३४. २;
४३. २;—वासी ३; ५०. २;—सोभा
५२. ४; ५२;—वासी ६३. १; जम—
त्रास ६६. १;—जन २; ७३. २;
—वासिन्ह ९१. १;—वासी ३;
अवध—४; ९४. ३; ९६. ३; कौसल—
११९. १;—अरि १३४; राम—
१९२. ७

पुरइनि—कमल की वेलें १. ५८. २; ३. ५०

पुरउव—पूर्ण करो १. १८०. ३

पुरउवि २. १०४. १

पुरट, —सुवर्णमनि—पट्टसुघटित १. २४५;

३७९. ३; ७. ५०. ५;—मनिरचित
१२२. ४

पुरंदर, —इन्द्र भोग—७. ४७. १

पुरवहु—पूर्ण करो १. २४. २; ३०; १७७.

४; २. ३०. १

पुरा, —पहले—कृत १. २५५

पुराह—पुरवाए, सजाए ३. ३२९

पुराई—सजाए १. ३२१. ४; ३७७. ३;

७. २०. २

पुरातन—पुराना १. १९३. २; २. १४२. १

पुरातनि १. २६२. ४

पुरान—भागवतादि अठारह पुराण १. १३.

६;—स्रुतिसारा १९. १; २२; वेद—

संतसंमत ४३. १; ५७. २; ६७;

संत—उपनिषद् ६८. १; ७४. ५;

१४०. १; १७०. २; १८३; २२४.

२; २३७. ३; २. २९. ३; ९६. ३;

वेद—गन १०६; १३३. ३; १६८.

२; २२०. ४; २३८; ३. ७. ६; ५७.

१; बुध—स्रुतिसंमत ५. ४२. १;

५१. ३; ६. ६८. ४; वेद—विदित

७. १२. २; ४९. १; ५६; ५७. ३;

—विख्याता ६०. ३; ६४. १; ६८.

१; ७१. ३; ७२. २;—विदित ७४.

४; ९८. ३; १२७; १३१; १३६;

१५२. ३; १८०; १८२. २; वेद—

संतमत १९६. १; १९८. ३; २०४.

२; २१०. ७; २१८

पुरानन्ह ७. १६०. ४

पुरानन्हि ७. ४८. ३; ६०. १

पुराना १. १२. २; ५६. १; १२७. ४;

१३२. ३; १४०. ४; १४८. २;

१७१. ४; १८३. ३; २१५. ४; ५;

२४३. ४; २८६. ३; ३१६. ४; २.

२६. ३; १७१. ३; वेद—३. ५९.

३; ७. ४९. ४; १५८. ५; १८८.

४; १९२. १; १९४. ५; २०६. ७;

२२३. ४

पुरानी १. १८१. १; २५९. १; २७०.

३; २. २६४. २

पुराने १. ३१८. ४

पुरारि १. ५२. ४; २८३. २; २. २२७. ४

पुरारी—महादेव १. १९. १; ८८. ३; १३१.

४; १५०. ४; १५१. ४; १६६. ४;

२५३. ४; ७. ७५. ५; ७८. १;

१७४. ६

पुरि, अवध—१. ५५. ३

पुरी, अवध-१. ३२. १; ५६. २; ३;
 कौमल-२१९. २; अवध-२२०.
 ४; २२७. २; राम-३२९. ३; ३७७;
 ३९२. २; ७. ९. ५; १२. १; ३;
 ४; अवध-२४. १; कौमल-३४.
 ४; अवध-त्रामिन्ह ४९; ५२. ४;
 अवध-११०. २; १२१. ३; रघु-
 पति-१७८. ५; -प्रभाव १७८. ५;
 अवध-१९२. ६

पुरु-ययाति कालङ्का एक राजा ७. १५. ६
 पुरुष-मनुष्य १. १७. ६; १०८; १०९.
 ५; ११८. ५; १२३. १; १४०;
 २४१; -सिंह ३२५. १; पुन्य-
 ३२७. १; २. १२१. २; १४३. १;
 ३२०. ४; ३. ८. १; २२. ३; ४;
 ५; २४. ३; -सिंह ३०. २; ४३.
 १; ४५. ३; ५२; -जुगल ४. ३. २;
 -वचन ५. ९; ६. ५२. ७; ७. ५२.
 १; १३२; पर-१५६. २; १९४.
 ८; १९४

पुरुषार्ह २. १४२. ३

पुरुषारथ १. १२७. ५; २. ३१६. २

पुरोडास-यमभाग ३. ३७. ३

पुलक-गोमांश १. ५८; ९२. २; -गात
 ९९. ३; १३५. ४; १७३; २२५. २;
 २४४. १; २५०. ३; २६१; -पूरितन
 २२८. ३; -आवली २०. ०; -आवलि
 २९५. २; ३१७; ३२३. २; ३७७.
 २; ३७०; ३८१. ३; २. ७१. १;
 -गात ११३; ११५. २; १३६. ३;

१५३; २११; २२७; २३०. ३;
 ३२७. १; ३. १०. ५; -निर्गार ६;
 -सरीर १५. ८; -सरीरा २१. ६;
 ५८. १; ५. ६; ३२. ४; ६. ५३;
 १३३. ५; १३८; १४६; -गात ७.
 ७. १; अति-तनोरुह १४. २;
 -आवलि ५; ३१; ५६. ३; ७३.
 ४; ९८

पुलकत १. ७३. २

पुलकाही १. ६२. ३; २८७. २

पुलकाहि १. २५७

पुलकि १. २१७; २९२; २. ३; ८. ३;
 ९. १; ११. १; २८. १; १११;
 ११२. १; २०५. ३; २६१. २;
 ३२४. ४; ७. ७. ९

पुलकित १. २३४. ३; २४८. ४; २.
 ५३. २; ९१. ३; ११९. ३; -गात
 ३. ५. ३; ४. ४. ३; ५. ४६. ३; ६.
 २६; ८०; -तन १४२; १५५; ७. ७.
 ५; १७; ५७. १; १११; १२५. ४;
 १३४. १

पुलके १. २०४. २; ३२४. १; २. ४६

पुलकेत २. १७२. ४; २०६

पुलस्ति, रिपि-जमु ५. २३. १; ४०;
 ६. २९. २; ३०. ८

पुलम्ब्य, -एक ऋषि-कुल १. २०६

पुष्ट १. ११७. ४; १७३. ४

पुष्पक १. २१०. ४; ६. १४८. २; ७.
 ९६. २

पुष्पकहि ७. १३

पुहुमि - पृथिवी २. ३१६. ४
 पूँग, - फल २. ७. ३
 पूँछि ५. २४; २५. १; ३; ४; २६
 पूगाफल - सुपारी १. ३७७. ४; ३७९. २
 पूछ ५. ५२. १; ६. १२०. २; ३; १२६.
 ४; ७. ११५
 पूछउँ १. ६८. ३; १३४. २; २४९. २;
 ४. ३३. ५; ७. १९४. ४
 पूछत १. १५८. ४; ३०२; ३२३. ४;
 ३६६. १; २. ११७. २; ३; १२८;
 १४७. २; १५१. १; २१७. ३;
 ३. ३९. ४; ४. ३. ३; ५. २८.
 ३; ७. ५९. १; १८४
 पूछति २. १८. १; १६०. ३
 पूछन १. ६०. २; १३१. ३; ३२५. १;
 ७. ५९. ३
 पूछव २. २०७. ४
 पूछहिँ १. ११९. ३; २६१; २. २५.
 १; ४०. २; ११३; १३६. २;
 २२५. ३
 पूछहुँ ७. १८२. ८
 पूछहु २. १८. २; २०. १; ३. ४५. ६;
 ४. ४. ४; ६. ११. ४; ७. ८४. ४
 पूछा १. ८०. ३; ४; १३५. २; १४४.
 ३; २४३. ६; ३. १४. ३; २३. २;
 ४. ४. ४; ६. २५. १
 पूछि १. २६१. १; ३. १७. ६; ५३. ६;
 ७. ५५; ८८. ४
 पूछिय ३. १४. ४
 पूछिहहिँ २. १४६; १४७. १

पूछिहहि २. १४७. ३
 पूछिहि २. १४७. १; ३
 पूछि २. १५९
 पूछिउँ २. ४६. ४
 पूछी १. ७०. २; ७८; ८७. २; २. ३९.
 ४; ४१. २; ८९. २; १६०. ४; ३.
 ३२; ४. २५. २; ५. ६. ३; २९.
 २; २९; ५५. २
 पूछु २. २०. १
 पूछे १. १९४. २; २. ३३. १; ३९. ३;
 ७४. ३; २२८. ४; २४०. २; ४.
 २८. १; ६. २७. ५
 पूछेउँ २. २२. ४
 पूछेउ १. ८५. ३; २. ११९. ३; ५. ५६.
 १; ५८. १
 पूछेसि २. १४. १; ४. ३०. ६
 पूछेहु १. १३६. ४; २. ४०. १; १२८;
 ३. १८. २; ५; ७; ४. २६. १;
 ५. ३८. २; ७. २१३. ३
 पूछेहू ५. ५६. ३
 पूजत १. २४४. ४; २. ८. १; ३२६
 पूजन, - पूजा गिरिजा - १. २६१. १;
 २६४. १; ६. ११८. ५
 पूजनीय - माननीय, आदर के योग्य २.
 ७५. ४
 पूजहिँ १. ६६. ३; ७८. २; २. १३०. ३
 पूजहु २. ७. ४
 पूजा १. ६७. ३; पद - १२६. २; १५८.
 ४; २१८. ४; २१८. ३; २२९. २;
 २५०. ४; २६१. ३; २७०. २;

३८६. ३; २. १०४. २; १३०. २;
 २१४. ४; ३. ५. ४; १५; प्रभु-
 १७. ६; ३२; ६. ५. ३; विप्रगुरु-
 १०३. ५; १३३. २; मुनि-१५७.
 २; विप्रपद-७. ६८. ४; ८१. ३;
 ८८. ४; १६३; रघुपतिपद-१६४.
 २; सिव-१६८. २; २२३. ३
 पूजाम्-पूजा को ७. १०४. ८
 पूजि १. २६०. १; ५; ३७८; ३८६. २;
 ३९३. २; २. १०. २; १०४. १;
 १०७. ३; १०८. १; २२७. ४
 पूजिअहि १. १३. ३
 पूजिय ३. ४३. १
 पूजियत १. ३५. २
 पूजिहि-पूर्ण होगा १. १७२. ४; २६९.
 ४; २. ४. ४; १२. २; १०४
 पूजी-पूर्ण हुई, पूजा की १. ३८५. १;
 २. ९. ३; १७. १; १०८. ४; २२३.
 ३; ६. १५७. ४
 पूजे १. ४३. २; ७०. १; ३८३. २; ३८५.
 १; ३८६. ४; २. ४. ३
 पूजेउँ ६. ४०. १; २
 पूजेउ १. १२४
 पूजेहु ६. २९. २
 पूज्य १. ५२. ४; ९१. ३; ३८७. ४; विप्र-
 ३. ४३. १; कुल-७. १८. ३;
 सिवअज-३०. ४; १००. १; १५४;
 सिवअज-चरण २१५. २; जगत-
 २२०
 पूत, -पवित्र, पुत्र २. १६. ४; २२; ३१.

१; ५७. ४; १७७. १
 पूतरि, -पुनली चप-२. २४. २
 पूतु २. १५. ३
 पूय-मालपुआ ७. ११३. ५
 पूय-दुर्गन्ध, पीप ६. ७३. २
 पूर-पूरा, वाढ़ १. १७. ७; ६. १२. १;
 ५६; ७. ४६
 पूरन, -काम १. १२५. ५; -समि
 २३९. ३; ३७५. ३; ३८५. ४;
 २. २१०. ३; ३२७. ५; प्रेम-
 ३. १०. ६; -काम ३०. ९; -कामा
 ४०. ५; -काम ६. १५७. ७; ७.
 २१७. ३
 पूरव, -कथाप्रसंग १. १२२. १; -जनम-
 कथा १३१. २; २१९. २; २५७.
 १; ६. १५; १६. १
 पूरं, -प्रेमांतु-७. २२६
 पूरहिँ ५. ५७. ३
 पूरा ३. ३३. ४; बलजल-६. ४३. २;
 ४४. ५;
 पूरि १. २२५. ३; २८८. ३; ३. २३.
 ५; ६. ७४. ४; १०७. १; १२६.
 २; ७. ४४. २; ५४. १; १६२. ४
 पूरित-भरा हुआ ७. ३१
 पूरी १. २२०. ३; २. ९. २; ६. १२९.
 ५; ७. २१०. ४
 पूरुप-पुरुष, मनुष्य ६. ११५. ६
 पूरे ? १. ७७. १; २. ७४. २; २. १२९. ३
 पूवं-पहले ७. २२५
 पूवन, -सूर्य विभु-१. ३६. ३

पृथक—अलग १. ११२. ३; ७. १३२. १
 पृथुराज, —एक राजा का नाम—समाना
 १. १०. ५
 पृष्ठ, —पीठ कमठ—५. ३५. ७
 पेखन, —प्रेक्षण, देखना जगु—२. १२८. १
 पेखा ४. २७. ३
 पेखि ४. १५; ७. २७. २
 पेखिय—देखो १. ८. १
 पेखी २. २३०. २; ४. २०. २
 पेखु १. १९१
 पेट २. २५२. ३
 पेटारी—पिटारी २. १३
 पेडु—पेड़, वृक्ष २. १६२. ४
 पेली—टालकर ३. ३९. १
 पै १. ११; ९४. २; २२८. ३; ३१०.
 १; ३१३. ३; ३१५. १; २. २८;
 ७५. २; ८७. ३; १०१. ५; १२०.
 ३; १६२. ४; ५. ४५. २; ५७. ३;
 ६१; ६. ४३. ३; ७. २१७. ४
 पैठ—बुस गया १. १८५. ४; २. १४८.
 ३; ४. ८. ३
 पैठत २. १४८. २; ६. २७. २; ७८
 पैठाहिँ १. २२६. २
 पैठा ५. ५. २
 पैठारा—बुसते समय २. १५९. २
 पैठिहउँ ५. २. ३
 पैठी १. १२०. ३
 पैठे २. २०७. ३; ४. २७. ४; ६.
 ११०. ३
 पैठेउ ५. १८. १

पैरत—तैरते हुए १. २९६. २
 पैरि ७. १९४. २
 पैहहिँ—पावँगे १. १७
 पैहहुँ ४. २८. ३; ३०
 पो छि २. १६६. २
 पोच—नीच १. १२. २; २. २१८. ४;
 ५. ११
 पोचा ६. १००. ४
 पोची २. १३. ३
 पोचू २. २१२. २; २१८. ४; ३२४. २
 पोत—बच्चा, नौका ६. ३०. १; ७. ५
 पोतक—वालक २. १३३. ३
 पोपड़ २. ३१६
 पोपक १. १४; २. १७४. २; तनु—६.
 ४६. २; ७. १६२. ५
 पोपत—पोपण करता है, पुष्ट करता है १.
 ६४. २
 पोपन १. २२९. ४
 पोपनिहारा, —पुष्ट करनेवाला, (खिलाने
 वाला) कमलकुल—२. १८. ४
 पोपि १. ३७३. १
 पोपी २. ११९. २
 पोपे १. ३७५. ३
 पोसे ४. ५. २
 पोसो—पालन करो १. ४४. २
 पोहही—गूँथते हैं ६. ११७. छं. ८
 पोहियहि—पिरोकर १. २१
 पौढाये—लिटा दिया १. २३३. १; ३९०. ३
 पौढे १. २५९. ४
 पौरुप, —पुरुषकार, पराक्रम बल—३. २३.

१; रामवल—५. ६३. ४; ६. १०२.
 ५; १०९. २; निज—अनुसार १२६;
 वल—संहार ७. ९५
 प्यारे २. १७०. १; ७. ७०. ११
 प्यारी ७. १४८. १; २२१. ३
 प्यास ६. ५१
 प्रकट १. ६. ४; १२८. ४
 प्रकार—रीति, ढंग १. २४. १; ६७. १;
 १००. ३; १५७; १५९. ४; १९०.
 ४; २२४. ३; २३१. ५; २४५. १;
 २७५. ४; ३१५. ४; २. ७६. ३;
 १७५. १; २२९. ३; ३. १५; १७.
 ६; १८. २; २६. ३; २९; ४५. ४;
 ४. ७. ४; १४. ३; २६. ६; २७.
 १; २९. २; ३१. ३; ५. २७. २;
 ५४. ३; ६. १३. १; ८४. ५; १३३.
 २; १५७. ४; ७. ३४. ५; ३९;
 ९५; ११९. ४
 प्रकारा १. १८. ५; ३८. ३; ७८. १; २.
 ९४. १; १५७. २; प्रकारा—७.
 १३१. २
 प्रकाशं, भानुकोटि—७. १७४. ५
 प्रकास १. १४;—रूप १४०. ३;—निधि
 १४०; २. १५७; ६. ४८; ६७. २;
 ७. ५४. १; ५४; ९९; रविस्तकोटि—
 १४०; परम—२०६. २
 प्रकासक—प्रकाश करनेवाला १. १४१. ३; ४
 प्रकासा १. ५५. ३; २२९. ४; २३०. ४;
 २४२. ४; २७२. २; २७५. २; ३.
 ४५. १; ५. ३. ६; खद्योत—९. ४;

६. ६७. ३; ७. २०२. ७
 प्रकासी १. २८८. १
 प्रकासु १. २६४. १
 प्रकासू, भानु—२. ७५. २
 प्रकासे २. ३२६. २
 प्रकास्य—प्रकाशित करने योग्य १. १४१. ४
 प्रकृति—स्वभाव, माया, प्रजा १. १३. १;
 ५. ६०. २; ६. ३९. ४; ७. १०४. ४
 प्रकृष्टं—उत्तम ७. १७४. ५
 प्रगट १. ७. ७; १९. ४; ३१. ३; ७२.
 ४; ७४. ३; ८२. १; १४०; १४१.
 २; १५९. १; १७०. ४; १८०. १;
 २१७. २; ३; २१९. २; २२२. ४;
 २२४. १; २; २३२. १; २४४. १;
 ४; २५१. १. ३; २६५; २६९. २;
 २७४. ४; २९२. १; २. ३५. १;
 ५१. ३; ९९. २; १२१. १; १६३;
 १७४. ३; २०५. ३; २१०; २३१.
 ३; २६६. ३; ३. १९. २; ४१. ४;
 ४. १३. ३; १८; १९. १; ५. १२.
 ४; १३. ४; १६. ४; २४. २; ३९.
 ४; ६. ७. २; १६. ३; ४; ९६. २;
 ९९. ६; १२०; १२१. १; १२६. १;
 १३४. ७; १३५. १; ७. ८३. १;
 १५२; १६४. ४; १६५; १८६. ८;
 १९२. १; १९५; १९८; २०६. ६;
 २१०. १०
 प्रगट् १. ९५. ४; २१७. ४; ३. ३५.
 ६; ४. ९. २
 प्रगटुँ १. ६८. १

प्रगटत १. ३९. ४; १८५. २; ३. २२.
 १०; ३५. ७
 प्रगटसि ३. ३९. ८
 प्रगटहिँ १. ३८०. २
 प्रगटि १. ७७. २; ७९; २६३. ३; २.
 २८. ३; ४. ५. ३; ६. १३५. ३
 प्रगटीँ १. ८९
 प्रगटी १. २७२. ३; ७. ४६. ४
 प्रगटे १. २९; १००. ३; १७४. ४; १९६.
 २; २२१. ३; २२३; २२६; ६.
 १२१. १; ७. १५. ३
 प्रगटेउ १. ३२. ३; ३३. १; १०७. ४;
 १६०. २
 प्रगटेसि १. ११०. ३; ३. ३५. ८; ६.
 ७९. ३; १२६. ४
 प्रगल्मं—चिद्वान्, ढीठ, दृढ ७. १७४. ५
 प्रघोर—अति भयंकर ६. १०८
 प्रचंड १. ५२; १५६. ४; ३. २६. ८;
 दससीसबाहु—खंडन ४१. २; ६.
 ६१. ५; ९०. ४; १०८. ५; ११३.
 ६; ११७. ८; ११८; १२०. ५;
 १२०; १२३. ९; १२६. १; १३५.
 ५; भुजदंड—प्रतापवलं १३८. ३; ७.
 ३०. १; ३२. २; ८२. ३; १७४. ५
 प्रचंडा ६. ६०. ४; ७४. ४; ९३. ३; ९९.
 ४; १०३. ४; १०८. २; १३९. २;
 ७. २०२. १
 प्रचार—विस्तार १. ५६; ६. ७२. २; १०५
 प्रचारइ १. ३१७. १; ६. ९६. ३
 प्रचारहिँ ६. १०६. २

प्रचारहीँ ६. ६१. ५
 प्रचारा, ब्रह्मविचार—१. ७. ४; प्रबोध—
 ७४. २; कुबरीवचन—२. ३५. २
 प्रचारि ३. २६. छं. ९; ६. ६२; ६६. ३;
 १२०. ५; १२३. ७
 प्रचारी—ललकार कर १. २१३. ४; ६.
 ६६. ३; १२०. २; १२३. ७;
 १२९. २
 प्रचारू २. १६४. ३
 प्रचारे ६. ५३. १; १२०
 प्रजउ—प्रजा को भी २. २५१. ४
 प्रजंत—पर्यन्त, तक ६. ९३. १; ७. १९१
 प्रजंता, मसक—७. १४०. ३
 प्रजहि २. ५६; १५३. २
 प्रजा,—ईसकुमारी १. ८४. १;—सहित
 १३४;—पाल १८१; १८३. १; २.
 २७; ३; ५२. ३; ७२. २;—प्रिय ३;
 ८६. १; १०१. १; १७३. २; १७६.
 १; ३; १७७. २; ३; १७८. १; २३६.
 २; ३; २३७. १; ३१५. १; ३१६.
 ४; ३१७. ३; ३२४. ३; ४. १७. ६;
 —असन ७. १५४. १; १६०. ३
 प्रजापति,—राजा—नायक १. ७४. ३
 प्रजेस—राजा १. ८४. ३
 प्रताप,—महिमा वेष—१. १३. ३; भुज—
 १०६. ३; १८१. २;—भानु ३;
 —रवि १८१;—पुंज १८२. १;—मानु
 ४; भूप—भानुवल १८३. १;—मानु
 १८६. २;—रवि ३;—मानु १८७.
 ३;—दिनेसा १९४. १; २११. १;

२२०. २; प्रभु-२७८. २; -महिमा
 २८६. ३; २८६; ३०७. २; ३२५.
 १; ३२६. ३; काम-२. २६. २;
 २३२. १; भुज-३. १६. ८; अतु-
 लितबल-३०. ४; प्रभु-५. १२.
 ३; १६; भगति-तेजबलसानी १७.
 १; २०. ४; वान-२७. ३; ३३.
 ५; प्रबल-३५. ६; प्रभु-६२. ४;
 ६३. १; ६. ४. १; राम-३;
 रघुवीर-समूहा ५; रघुवीर-६;
 परम-१६. १; प्रभु-२७. १;
 राम-२८; ४६. ४; ५२. १;
 वान-५५. ५; प्रभु-५९. ३; ५;
 तरुन-६१. ५; रघुवीर-६२. १;
 राम-६२. १; ६४. १; ७२. ४;
 ८१; प्रभु-९८. ६; -पुंज १०९.
 १; १२१. ५; -वखाना १३०. २;
 भुजदंडप्रचंड-बलं १३८. ३; १४०.
 १; भ्रततमप्रबल-दिवाकर १४३.
 २; राम-७. ४३. ४; ५४. १; -रवि
 ५४; राम-७५; ८४. १; प्रभु-
 महिमा १४०. १; १४४. १; नाम-
 १६४. ४; १९३; १९४. ८; २१५. १
 प्रतापहि, भानु-१. २०१. ४
 प्रतापा, भानु-१. १९६. २; कोसला-
 धीस-६. ९९. ८; ७. १६४. ४
 प्रतापी-पराक्रमी १. २०९; ६. ४०। ४
 प्रतापु १. १२७. ५; २७२. ३; २. २१०.
 २; २९९. ४
 प्रतापू, महेस-१. ३१. ३; नाम-३५.

३; ४०. ३; ४२. २
 प्रति-समीप, सामने १. ४९. ३; ६७.
 १; १५१. २; १६८. १; १८१. १;
 १८३. ३; -लाभ २११. १; -भट
 २; ३; २१३. ५; २२४. ३; २३३;
 २३७. १; ३१३; ३२२. ३; ३६५.
 २; २. २१. ४; -पच्छिन्ह १०६.
 ३; -ग्रामा २२४. ४; -दिन २५२;
 २५३. १; ३. १९. १; ५. ३२. ३;
 ६. २०; -उत्तर ३७; ७. २७. ६;
 ५०. १; ४; -द्वार ५; ५०; ७७. ४;
 ११२. ३; १२१. १; -भुवन ३;
 -ब्रह्मांड ४; १५६. २; -उत्तर
 १८८. ७; -उपकारा २१७. २
 प्रतिकूल, -खिलाफ, विमुख त्रिस्व-१.
 ३१०; राम-२. ४९; १७०. २;
 पति-३. ८. ४; ७. १५१
 प्रतिकूला, वेद-१. २१५. ३; मातु-
 २. ३३. ४; १५९. ३; ग्रानप्रियतम-
 २०२. २; ५. १२. ४; हरि-७.
 २१०. ८
 प्रतिपाद्य-प्रतिपादन करने योग्य, वर्णन
 करने योग्य, कहने योग्य ७. ८५. ३
 प्रतिपालइ ६. ३८
 प्रतिपालउँ २. १०१. ४
 प्रतिपालक, -रक्षक नीति-५. ५२. २;
 प्रनत-७. ५३. १
 प्रतिपालहिँ ७. १५८. २
 प्रतिपाला १. १७०. ४; प्रभुसनेह-२.
 ७३. २

प्रपञ्चु, विधि—१. १२. २; ९७. २; २.
१९. ३; ९३; २६२

प्रफुल्ल, — खिला हुआ—कंजलोचनं ३. ६. १
प्रफुल्लित—खिला हुआ, प्रसन्न १. १७३;
३१७; प्रेम—३२८. २

प्रबंध, —रचना छंद—१. १८. ५; २४. ४;
कथा—५४. १; ५८. १; १६८. २

प्रवरपन—प्रवर्षण पर्वत ४. १४. ५; ७. ९३

प्रवल—अधिक चलवान्, ज्वरदस्त १.
४१. ४; १६८; लपनरोपपावक—

२९९; २. ४८; १७२; ३. ४८;
५६; ४. १७; अतिसय—२४. १;
—प्रताप ५. ३५. ६; परम—रिपु

६. १३; ६२. १; २; ६३. ३; ६६.
३;—मायाचिक्स ७२; ७३. ४;

१०८. ४; १२०. ३; १२०; १२५;
—भुजदंडा १२९. ५; १३५. ३;

१४०. १; भ्रमत्तम—प्रतापदिवाकर
१४३. २; विषयमनोरथपुंजकंज—

तुषार ३; ७. ३०. १; ५४. १; ८३.
२; १०२. ४; १९४. ८; २०२. २

प्रवलता १. १६५
प्रवाना १. १५१. १

प्रवाह १. ३७३. ३
प्रवाहू १. ६०. ५; वारि—२. ४५. २

प्रविसहिं २. २४; ४. २७. ३; ६
१०८. ३

प्रविसि ५. ५. १; ६. ९१. ३
प्रविसे ६. ९०; १२९. ४
प्रविसेउ ६. १९

प्रवीन—चतुर २. ८१; ३१५. ३. ३; ५;
७. २११

प्रवीना १. ७७. ३; असमसरकला—१५४.
२; गान—१५६. २; कण्ठ—१९८.

१; ३१९. ४; २. ३४. २; ३. ३९.
५; ५७. ४; ५८. ५; ४. २९. ५;

६. १३. ५; परम—७. ८६. २;
१८६. ५

प्रवीनू १. १८. ४
प्रवेस, —घुसना, भीतर जाना निसि—१.

२५९. १; २. २४०. २; विवर—
७. ९४. १; २

प्रवेसा ६. ६५. ४
प्रवेसु १. १८२; ३८०. ४; अवध—२.

१४८. ३
प्रवोध—ज्ञान, भलीभाँति समझाना १.

५१. १;—प्रचारा ७४. २; ८७;
३१३; २. २१३; २६४. २; ७.

२२. १; १६९
प्रवोधक, —ज्ञान देनेवाला, समझानेवाला,
जगानेवाला उभय—१. ३७. ४

प्रवोधहि १. ९७
प्रवोधो १. ८७. ४; १३३. ३; २. ९६. १

प्रवोधि १. १६६; ७. १३४. ३; १७८
प्रवोधी २. ५१; ७. ९४. ३

प्रवोधु २. १९; १००. ३; ३१७. १;
३२१. २

प्रवोधे २. ३२४. १
प्रवोधेसि २. २१. २

प्रभंजन, —आँधी तेज हवा, बवंडर, नष्ट

करनेवाला—जाया ५. १९. ५;
 —सुत ६. ७७. १; मोहमहाघन-
 पटल—१४३. १; ७. २०२. ७
 प्रभा—चमक, कांति २. ९८. ३; मनोभूत-
 कोटि—श्रीशरीरं ७. १७४. ३
 प्रभाउ, —प्रताप भजन—१. २३. १; ३१.
 ३; भाषाभनिति—३१; नाम—३९;
 प्रभु—७२. ३; ७६. १; ७७. २;
 १०८. ३; १७७. ३; २५६. २;
 ३१०. १; ३६४. २. १०४. ३; २१६.
 १; २१८. ४; २३२. १; श्रीरघुवीर—
 ६. ११९; ज्ञान—७. १४६
 प्रभाऊ—प्रताप, प्रभाव १. ७. ७; सत-
 संग—८. ३; ३५. २; ३८. ४; हरि-
 नाम—४२. ४; नारिसुभाउ—७६.
 ३; ७९. १; मंत्र—१९८. २; पुन्य—
 २५०. १; ३९५. १; राम—२. १३.
 २; ९२. ३; ९९. २; १७४. ३;
 २०५. ३; २५२. ३; पुन्य—६.
 १३९. २
 प्रभाता ६. ८१. ३
 प्रभाव, —प्रताप नाम—१. ३५. ४; ७७. ४;
 भजन—२५८. ४; अमित—२६८. ४;
 प्रभु—सूचक २७१. ४; २८८. ४;
 ३१६. ३; ३१७; भजन—३. १८. ३;
 राम—६. ८१. ४; ७. ८२. ४; अवध—
 १५२. ४; १६६. १; पुरी—१७८. ५
 प्रभावा १. ६८. १; ७. ८४. २; अवध—
 १५२. ३
 प्रतिपालि—पालनकर २. १५२. छं ५

प्रतिपाली २. ६०. २
 प्रतिविन्न—अक्स, परछाई ३. ३२. २; ६.
 १३५. ५; हरि—७. ४८. ४; ११३. ४
 प्रतिविन्दु २. ४८. ४
 प्रतिमा—मूर्ति सुर—१. ३२१. ३; ६.
 १२८. ५; ६
 प्रतिलाभ ६. १२८. १
 प्रतीति—ज्ञान, ख्याति, वश १. ३९. २;
 ५४. ३; ७९. २; १०४. ४; १९२.
 २; प्रीति—१९४. २; २५६. ३;
 २६४. ३; २७८. १; २९२. २;
 ३७६. २; २. ८. ३; १८. २; २०.
 १; ३२. ३; ४३. ३; ५०. ४; ७३.
 ३; १६३. २; २२८; ३२२. ६
 प्रतीती १. १४३. ४; २. ९१. २; मृतक—
 ६. ८८. ३
 प्रतोपी—संतुष्ट किया १. ३९१
 प्रत्यूह—विन्न ७. ६८. २; २०३
 प्रथम—पहला १. ७. २; २२. २; २३. ५;
 ३३. २; ३५. २;—जुग ४३. २;
 ११३. ४; १२२. ३; १३४. २;
 १४४. ३; १५६. ४; २११. ४; २६८;
 २. ८. १; ९. १; १८. ३; ४१. २;
 ४३. १; ४६. ४; ८५; १५१; १७२.
 ३; २५२; २५९. २; ३. २४. ८;
 ४४. ४; ४. ३१. १;—बललेसा
 ३२. ४; ५. ५०. ३; ५३. ४; ६.
 ४. १; १२. ५; ३३. ३; ९०. १;
 १३४. ७; १३९. ३; ७. २२. १;
 २४. १; २७. ३; ५४. २; ५४; ८०.

१; १०८; १२३. २; १२५. ३;
 १५०. ३; १५०; १७०. ६; २२०.
 ४; २२१. १
 प्रथमहिँ १. ११८. ४; १२८; २००. ३;
 २१५. १; २९४; २. ११५. ४; ३.
 १४. १; २१. ३; ३५. ८; ६. ५३.
 ६; ८५. २; ११७. १; ७. ३६. ३;
 ९०. ४; १७०. ५; १९०. ४; २०८. २
 प्रदक्षिण-प्रदक्षिणा ४. ३२
 प्रदेश-परदेश, भूमि का खंड, स्थान २.
 १०६. २; २३७. १
 प्रदोष,-सायंकाल-बल ६. ६६. २;
 १२३. ६
 प्रधान-मंत्री, मुख्य २. ९२. ४; २२०.
 २; ७ १६५
 प्रनत,-झुका हुआ-अनुरागी १. २३. ३;
 -आरतिभंजन ९४. ४;-कलपतरु
 १३१;-आरतिहरना १६६. १;
 -हितकारी १६८. ४;-पाल १७४.
 १;-आरति ३;-पाल २१८. १; २.
 ३१५. २;-हित ३. ४. १; १४. २;
 -आरतिभंजन ५. ३९. ३;-भयमो-
 चन ४६. २; ६. ६. ३;-अनु-
 रागी १०. ३;-सुखकारी ५७. ४;
 -आरतिहारी ९२. २;-आरतिहर
 ११९. १;-पाल १२८. २; १४०.
 १;-आरतिमोचन १४३. ४;-प्रति-
 पालक ७. ५३. १;-कामसुरधेनु
 ५८. १;-आरतिहरना ५९. ४;
 -पाल ६०. ३;-आरतिहारी ७०.

२;-जन ७४. ५;-हित १२८;
 -कलपतरु २१९. १
 प्रनतपाल ५. २२; ५०. ३; ६. २९; ७.
 ३०. १
 प्रनमामि-प्रणाम करता हूँ ७. ३२. १०
 प्रनय-नम्रता ३. २८. ६
 प्रनवउँ-प्रणाम करता हूँ १. १०. ५; २४.
 ३; ३१. २; ३२. १; ३३. १; २;
 ३३; ३४. ३; १२९. ४
 प्रनाम १. ७. २; १७. १; ३२. ४; ७९.
 १; १३६. ३; २९४. ३; ३०२. २;
 ३२३. २; ३७०. २; २. १०९. ४;
 ११३. १; १३५. १; १५२. ३;
 १५३; २२५. ३; २३९. १; २५४;
 २५८. ३; ३२४. २; ५. १; ५३.
 ४; ६. १३३. ३; १३९. १; १५३;
 १५५. ३; १५५; ७. १७०
 प्रनामी १. १२४. ४; १८६. ४; २७१.
 ३; दंड.-३०२. १; ३१९. ३; २.
 ८८. २; २०३. २; २२२. ४; २२५.
 १; २२६. ४; २५१. २; ३२०. ४;
 ५. ८. ४; २७. २; ६. १३९. ४;
 ७. ४०. २
 प्रनामु १. २४८. १; २. १०७. २; ११७.
 ३; २०७. २; २११; २६७; २९८;
 ३१७; ३२१. १; ३१९; ३२२. ४;
 ५. ६. ३; ६०. ५
 प्रनामू १. ७६. ४; २. २०४. २
 प्रपंच-विस्तार, झूठा व्यवहार-वियोगी
 १. ३८. १; १५४. ३; २. ३४. ३;

९४. २; १७३; विधि-२३२. ४;
२६४; ६. १३०. ६; ७. १२१. २;
-निधाना १४२. ४

ग्रभुं ३. ६. ५

ग्रभु, -पति, स्वामी-पदप्रीति १. १८.

३; -सुजससंगति १९. ६; -ग्रभुता
२३. १; ३९. ४; ४०. ४; ४२. २;
४३. २; -चित्त ४६. ३; ४६;
-जनम ६३. १; ६७; ६८. ३; ६८;
७०; ७२. १; -ग्रभाउ ३; ७५. ४;
७६. १; ४; ७७. ३; -सेवा ४;
-पद ८०. १; ४; ८२. २; ८३. ३;
८३; ८५; ८६. ३; ४; ८७. ३;
१०१. २; ३; ४; १११. ५; ११२.
४; ११३. ३; ११७. ३; १२४. २;
१२९. २; १३०. २; १३१; १३२.
१; ३; १३३. ३; १३४. ३; १३५.
१; २; १४१. १; १४३. १; -पद-
कमल १४३; -चरनप्रसादा १४४.
२; ३; १४८. ४; १५०; १५१. २;
१६०. २; ३; १६१. १; १६५;
१६६; १६७; १६८. १; ४; १६९.
२; १७०. ३; -आयसु ४; १७२.
२; ४; १७३. ३; १७४. ४; १७६.
४; -बचन १७७. १; १७७; १७८.
३; ४; १७८; १७९. २; १८९. २;
१९२. १; १९५. ४; १९६. ४;
१९७; २०७. ३; २१६; २१७. १;
२; ३; ४; २२२. ४; २२३; २२४.
३; २२५. ३; -सेवक २३०. २;

२३२. २; ३; ४; २३३. ४; २३४;
२३५. ३; ४; २३८. ३; ४; २३९;
२४०; २४२. २; २४२; २४३. ४;
५; ६; २४४. २; ३; २४४; २४५.
२; २४९. २; २५०; -भय २५१.
१; -सकोच ३; २५९. ४; २६०;
२६३; २६८. १; -ग्रभावसूचक
२७१. ४; २७२. २; -प्रताप ३;
४; २७२; -मूरति २७४. २; ४;
२७५. १; -पदसपथ २८६; -तन
२९२. ४; २९४. २; २९५. १;
-पद २९८. ४; -ग्रभाउ ३१०. १;
३१४; ३१८; -प्रसाद ३१९. ३;
३९२. ३; -असीस २. ४. २;
-प्रसाद ५. २; १०. ४; ११. ४;
२५. १; -गात ४६; ५१. ५;
-सनेहप्रतिपाला ७३. २; ७३;
८०; ९१. १; ९७. २; २०१. ४;
-बचन १०२. ३; १०३; १०५. १;
१०५; १०६. १; १०७. ४; ११४.
४; -पदरेख १२४. ३; १२५. ३;
१२६. ४; १२६; -प्रसाद १३०. १;
१३४; १३५; १३६; १३७. ३;
१३७; -गुन १३८. २; १४२. ३;
१४३. १; २; -आयसु १५२. २;
-गुनगनलेख २०१. ४; २०२. ५;
-प्रताप २१०. २; २१८. १; ४;
२२५. ३; २२७. ५; -चित्त २२८.
२; -हृदयखभारू २२८. ३; -पद-
प्रेम् २२९. १; २३३; २४०. १;

२;—पदपदुम २५२. ४; २५८. ३;
 २६१. ४; ३१५. १; ३१७. २;
 ३१९. ४; ३२०; ३२१; ३२२. २;
 ४; ३२२; ३२४; ३२५. १; ३२६;
 ३. २. २; ४. ३; ४; ५. २; ४;
 ५; ६. २; १०. २; ५; ६; १३.
 २; ४; १३;—आगवन्तु १५. २;
 ७; १५; १६. १; १४; १६;
 —पूजा १७. ६; १८. १; २; ८;
 १८; १९. ३; १९;—प्रेरित २०. ३;
 —चरनन्दि २२. १; ४; ६; ७; ९;
 २३. ६; ८; २४. १; ८; २६. ४;
 १०; ११;—पद २८. १; २८;
 —सर ३१. २;—पद ३२. २; ३४.
 २; ३५. ३; ४;—गुनगाथ ३५;
 ३६. ७; ३७. २; ३९. ३; ४०. २;
 —पद ४२. ४; ४३; ४५. ७; ४६.
 १; ५०. ३; ५२. १; ५३. ४; ५३;
 ५४. ४; ५५; ५६. २; ५८. १; २;
 ४. ४. ३; ५; ४; ५. २; ८. १; ९.
 ११; ११. १; २; ११; १२. ३;
 ४; ५; १४. १; ३; ४; १५. १; २;
 २१. ४; २३. २; २५. २; २६.
 ५; ७; २८. ४;—आज्ञा २८; २९;
 ३१. ४;—काजू ५; ३२;—प्रताप
 ५. ३. ५; ७. ३;—भुज १०. २;
 ११. ३;—प्रतापबलसुजसु १२. ३;
 १४. ५;—संदेसु १५. ४;—आयसु
 १६. २;—प्रताप १६; १७. २;
 १८;—कारज २०. २; २२. २;

निज—३; २२; २७. २;—काज
 २८; ३०. २; ३१; ३२. १; २;—वचन
 ३२;—करपंकज ३३. १; २; ३;
 ३३; ३४. १;—वचन ३;—पद-
 पंकज ३५. १;—पयान ३; ३९. ३;
 ४; ४०; ४२; ४४. ३;—वचन ५;
 ४६; ४७. १;—प्रतापरवि ४८. २;
 ४; ५०. २;—पदप्रीतिसरिस ३; ४;
 —सुभाव ५२. १; ५२; ५३. ३; ४;
 —गुन ५३; ५७;—पदपंकजभृंग
 ५९; ६०. ३; ४; ६१. ३; ६२. १;
 —आयसु २; ३;—आज्ञा ४;—प्रताप
 ४;—प्रभुताई ६३. २; ६. २; ४.
 १; ६; ७. २; ८. २;—सुजस ४;
 ९. १; ११. ४; ११; १२. ५; १४.
 ३;—पाछे ४; १५; १६. २; ५;
 १६; १७; १८. ३; ४; २१. ४;
 २२;—आज्ञा २५;—प्रताप २७. १;
 २९. ३; २९; ३३. १;—आयसु
 ३३; ३९. १;—गुन २; ४५. २;
 —पास ४८. ३; ५; ४८;—सुजस
 ५३. ५;—पदविमुख ५७;—प्रताप
 ५९. ३; ५;—पास ६५. १; ३;
 —पदकमल ६६. १; ७२. ३; ७६.
 ३; ७९. १; ८१. २; ८१;—पद-
 प्रीति ८२;—विलाप ८३; ८४. १;
 २;—विरोध ८५. ३; ८६. ३; ८८.
 ४; ९०. १; ९०; ९१. २; ९२. ५;
 ९३. २; ३;—वदन ४;—मन ६;
 ९५; ९८. २; ३;—प्रताप ६; ९९.

४; १००. २;—वचन १०४; १०५;
 —चरनन्दि १०९. ५; ११०. २;
 —सनमुख १११. २; ४; ६; ११६.
 २; ३; ४; ११७. ५; ६; ७; ११७;
 ११८. ३;—कृत ११९. २; १२०.
 ४;—महिमा १२१. ४; १२२. १;
 —बल २; १२३. ९; १२३; १२४.
 ७; १२६. ५; १२७; १२८. २;
 १२९. २;—आनन ५; १२९; १३१.
 ३; ४;—आयसु १३१. ४;—वचना
 १३२. ३; ४; १३२; १३३. १; ३;
 —वचन १३४. ७; १३५. १; २;
 —चरित ५; १३६; १३७. ६;
 १३८. २; १३९. १; १३९;
 —पदपंकज १४०. ३; १४१. २; ३;
 १४३. ४; १४३; १४४. १;—निकट
 १४४. १; २; ३; १४६;—पद
 १४८. १; २; १५०. १; ४;—वचन
 ५;—प्रेरित १५०; १५३. २; १५६;
 १५७. १; २; ३;—आयसु ४; ८;
 —आगमन ७. २. ३; ५. २; ३;
 —चरित ७. ७; ८;—कुसल ९. २;
 ५;—वानी १२. ४; १२; १३; १४.
 १;—पदपंकज ३; ५; १४; १५. २;
 ६;—गात १७. २;—पदग्रीति १८.
 २;—वचन ५; २२. १;—कोमल-
 ताई २३. २; ४; २७. १; २९;
 ३०. १; ६; ३३;—पद ३४; ३६. १;
 २;—सनमुख २; ३;—प्रेरित ४;
 ३८. ३; ४; ३८;—रुख ४०. ३;

४०; ४१;—सुभाउ ४३. ३; ४५.
 २; ४७. १;—मुखकमल ४८. १;
 ५५; ५६. २; ३;—वचन ५७. १;
 ५८. १; ५;—मुख ५९. २;—वचन
 ४; ६०. २; ७०. ३; ४;—पदकमल
 ७२; ७३. ३; ५; तुलसिदास—७४.
 ५; ७५;—चरित ७९. १;—बंधन
 ८२. ३; ८५. ३;—माया ८६. ५;
 ८८; ९०. २;—अवतारकथा ५;
 बालमीकि—मिलन ९१. २; ३;
 ४; ९१; ९२. १; ४;—नारदसंवाद
 ९२;—कृत ९३; ९६. २;—बंधन
 ९७; १०४. १; ४; १०४; १०६.
 १; १०८. १; निज—वदन ११०.
 ३;—लीला १११; ११३; ११४;
 —प्रेरित ११७. १;—भुज ११८;
 १२१;—जनम १२३. २; १२५. २;
 ४;—वचन १२७. २; ४; १२७;
 १२८;—वचनामृत १३४. १; २;
 —पद १३६. १;—प्रतापमहिमा
 १४०. १; १४२. १; ४; ५; १४५;
 १४७;—पदरति १५०; १५१; १७५;
 १७६; १८६. ८;—प्रसाद १९२. ५;
 —दरसन १९२; १९४. ३; ४; ६;
 २०६. ८; २११; २१३. २; ४;
 २२३. ७

प्रभुणा—प्रभु ने ७. २२५

प्रभुता, प्रभु—१. २३. १; ८४. ४; २. १०.
 ४; ७. ४५. १; १०१; १२५. २; ३
 प्रभुताई, राम—१. २२. ६; रघुपति—

६९. १; ११५. २; राम-१३३.
 २; ३१७. ३; २. ३७. २; २२९.
 १; २५५. ४; ३. ४. २; रघुपति-
 ५. २०. ३; २२. १; २३. ३; २५.
 १; ३३. ५; प्रभु-६३. २; ६. ११.
 १; २३. ३; २७. १; ४३. १; ११५.
 ५; १३०. ५; कृपासिंधु-७. ४७.
 २; ६६. २; राम-८४. ३; रघुपति-
 १०८. १; १२५. १; राम-१३६.
 ३; १९६. ४; २०६. १; २१५. १
 प्रभुन्ह १. ११३. २
 प्रभुभय-स्वामी का डर ७. १८९
 प्रभुहिँ १. ३२. १; ७८. २; २. १०२;
 १४३ ३; २५४. ४; २६७. ३; ३.
 ३४; ३७. ३; ४४. १; ५३. ४; ४.
 ५. १; ५. २७. ३; ६३. ४; ६
 ७. ४; १२. २; ९५. ७; ११४. १;
 १३९. ४; ७. १७; ५९. १; ६०.
 २; १०९; १६४. १
 प्रभुहि १. ३८. ४; १९४. ४; २२७. २;
 २५०. ३; २५७. ४; २७४. ३;
 २७८. १; २९१; २९५. ३; २.
 ८९. २; ९१. ३; १०३. १; १३६.
 ३; ४; ३. ३५. ५; ७; ४५; ४. ९.
 ७; ५. २. २; ६. ४३. ४; ९२. ६;
 १५७. ६
 प्रभो ६. १२९. ६; १३८. १; ७. ३२;
 १७४. ६; ७; ८
 प्रमथ-शिव का अनुचर, ६. ११३. १
 प्रमदा-स्त्री ३. ५७

प्रमाण १. २८५
 प्रमादु-असावधानी प्रेम-२. ७८. २
 प्रमान १. ९९. २; २८६. ४; पितुवचन-
 २. ५४; २५७; ५. १०. २; तिल-
 ६. १०८. २
 प्रमाना १. १५०. १; २. १७५. ३
 प्रसुदित-प्रसन्न १. ३७८; ३८५. ४;
 ३८८. ४; २. २. ४; ६. २; २४;
 ११०. ३; १२२. ४; १४१. १;
 २०७. १; २१४. ३; २५२
 प्रमोद-आनंद, उत्सव १. ६०. ५; ३७९.
 १; ३८३. ३; ३८९. २; पुर-२.
 १२. १; २२७; २५७. २
 प्रमोदु १. ३८२. १; २. ४७. १; ५३.
 ३; २२१. २
 प्रयान्ति-जाते हैं, प्राप्त होते हैं ३. ६. ४
 प्रयाग, समाज-१. ७;-प्रभाऊ २.
 १०७. १;-निवासी १०९. ३;
 २०४; २११. ३
 प्रयागा १. ६६. १; २. २०९. ३; २११.
 ४; ६. १५५. ४; ७. ९१. २
 प्रयागु २. २२४
 प्रयानं, रघुवीररुचिर-प्रस्थिति ५. ३५.
 ७
 प्रयास-यत्न १. ३२५; ४. ९. ६; ६.
 ४. ३; ६५; १००. १; ११६. ३;
 १३२. ५; ७. ५६. ४; १६२;
 १६४; १७९; २१९
 प्रयासा ७. १२. ३; ६९. १; ७९. ५;
 २०४. ४

प्रयोजन १. १९२. १
 प्रलंब - अधिक लंबा, बड़ा, एक असुर का नाम १. १३०. ३; -वाह्विक्रमम् ३. ६. २; ५. ४६. २
 प्रलय, -संहार, सृष्टि का अंत उद्भवपालन-कहानी १. १९३. ३; ६. २१. ३; ७०. ६; -समय १०२. ४; -काल ११२. १
 प्रलयहु ७. १४६. ३
 प्रलाप, -वक्त्रवाद - कलापा २. ८७. ४
 प्रलापी, -वक्त्रवाद करनेवाला अलीक - ६. ४०. ४
 प्रलापु १. ३०७
 प्रवान - प्रमाण १. १७८. ४; सपथ - २. २३१
 प्रवाह, जल - २. २३५. ४; भव - ६. १३७. ६
 प्रवेसु २. २०४; ६. १३५. ५
 प्रश्न १. ५४. १
 प्रसंग, - संबंध, सिलसिला मलय - १. १९; ५६; १११; पूरवकथा - १२२. १; १५१. ४; १५५. ४; १६८. २; ४; १९९. १; २०४. ४; ७. १२. २; ८०. १; ०२
 प्रसंगा, पवन - १. १३. ५; ५८. ८; रघुपतिकथा - १३६. ४; १४०. २; कथा - २. ८८. ३; ३. ४४. ४; ७. ८०. २; हरिकथा - ८१. ४; रामामिषेक - ९१. १; अज्ञान - १०६. ४; १७०. ७

प्रसंगु १. ११५. १; २. ४२. २; ४६. ४
 प्रसंगू २. २१२. ४; २२३. ४
 प्रसन्न १. २४. ४; ३०; ११२. ३; १२५; १३२. १; १४४. ३; १७४. २; १७६; १९४. ३; ४; २०७. १; २२२. २; २९०. ३; २. ४. ४; गुरु - ५. १; १६७. १; -मुख २२३. २; २५७. ३; २६५; २६८. १; ३. १६. १२; ५३. २; ५३; ५६. १; ५. २८. २; ३०. १; ३३. ३; ६. १५३. ४; ७. २; ४६. ५; ५८. १; ८८. १; १२६; १२७. ४; १६६. १; -आननं १७४. ४; १७५
 प्रसन्नु २. ५२. ४
 प्रसंसा - प्रशंसा करके २. १०
 प्रसंसाहिँ १. १०८. १; १७०. २; ७. १५०. २
 प्रसंसा - बर्दाई १. ११२. ३; १७४. ३; ३१८. ३; ३७४. २; ३८६. ३; २. १३१. २; ३. ३९. ६; ५२. १; ६. ९९. १; १२२. ३
 प्रसंसि १. १४४; १५५. २; २५०. ३; ३८७. ४; ७. १४४
 प्रसंसी १. ३१७. २; २. ३१५. ४
 प्रसंसेउ १. १८९. १
 प्रसव - उत्पत्ति १. १२१. २; २. २६२. २
 प्रसाद - दृषा, दया १. ४१. ४; नाम - ४२. १; संभु - ५७. १; ६५; गुरु - १९४. १; १९५. ४; २६९. ३; प्रभु - ३१९. ३; मुनि - ३९१. १;

गुरु-३२१. १; राम-३९५. ५;
 प्रभु-२. ५. २; १०३. ४; १३०.
 १; ६. २३. ३; वर-९६. ५; ७.
 ९६; ९८. ४; १२७; १२९. ३; ४;
 राम-१३६. १; १४४. ४; सिव-
 १५०. ५; संभु-१९०. ६; ८; हरि-
 १९२. २; प्रभु-५; १९४. ३; २१७.
 ५; २२२
 प्रसादा, प्रभुचरण-१. १४४. २; २.
 २५१. ३; ४. ९. १०; ७. ४३.
 १; संभु-१८२. ६
 प्रसादु, मुनि-१. ३२८. ४
 प्रसादू १. ४२. २
 प्रसिद्ध १. १२२. ३; १२७. ४; १४०;
 ६. ४२; ७. १५४. ५; २०८. १०
 प्रसीद-प्रसन्न हो ३. ६. ६; ७. १७४.
 ६; ७
 प्रसीदति-प्रसन्न होता है ७. १७४. ९
 प्रसूती, -उत्पन्न करनेवाली मंगलमोद-
 १. ६. २
 प्रसून-फूल १. २६०. १; २८१. ३;
 ३७२; ३८७. ४; २. २२१. २; ६.
 १२९. ८
 प्रस्थिति, -यात्रा रघुवीररुचिरप्रयान-५.
 ३५. ७
 प्रल १. ६२. १; ६९. २; १३५. ३;
 १३६. ४; १३८. ३; २४८. २;
 कुसल-२. १०८. १; ७. ५९.
 ३; ७९; १४८. १; २; १९२. ८
 २०८. १

प्रहस्त ६. ११
 प्रहरये-अधिक प्रसन्न हुए ७. २७. २
 प्रह्लाद-प्रसन्नता, एक भक्त राजा १. ४३;
 १४९. ४;-पति ६. १०६. ६
 प्रह्लादू १. ४२. २
 प्रहार-मारना ३. २६. ३; मुष्टि-४.
 १०. २; ५. २८. ४; चरन-६०.
 ४; ६. ७५. ३; मुष्टि-१०८; गदा-
 ११९. ५; १२५. ७; पग-७.
 १७०. ६
 प्रहारा, चरण-५. ४२. ३; गिरिसिखर-
 ६. ८७. ३; १०८. ३; वज्र-१०९.
 १; ११२. ४; १२३. २
 प्राकृत, -साधारण, संसारी, एक प्राचीन
 भाषा, माया-विकार-जनगुनगाना
 १. २१. ४;-कवि २४. ३;-नारि-
 अंगअनुरागी २८०. १; २. १२८.
 ३; ३१९. १; ३. ३९. ३;-नर-
 अनुरूप ७. १०४; ११४
 प्राची-पूर्व दिशा १. ३२. २;-दिसि
 २७०. ४
 प्रात-सवेरा १. ६६. ४;-काल २३७.
 ४; २४३. १; ३९२. ३;-क्रिया
 ३९२;-कृत २. १०६. १; १०९;
 ११५; १२५. २; १५२. १;-क्रिया
 २०३; २२२. २;-ही २२५; ५.
 ७. ४; ६. २३; २५. १; ७०. ३;
 ११०. २;-काल ७. ४९. १
 प्राता २. ३२. ४
 प्रातु २. ३४

प्रान १. ११. २; ३५. १;—पियारी ९५.
 २;—पतिचरना ९८. १; १२५;
 १२८. २; २४०. २; ३;—नाथ
 ५; २४२. ३;—प्रिय ३२३; ३६९.
 ५; २. १६. ४; २४. १;—प्रिया
 २६. ४; २७. ३; २९. २;—प्रिय
 ३०. १; ४३. १;—सम ४७. १;
 —समाना ४८. ३;—पियारे ४९.
 ४; ५१. ५; ५५. ३; ५७. ४; ५९.
 २; ६०. १;—प्रिय ७५. ३; ८०.
 २; ३;—अवलंबा ८३. ३; ९२.
 ३;—पति ९८. २;—पतिसंगा ९९.
 ४;—नाथ १००. १; १०४;—प्रिय
 १२६. २; १३१. ४; १५५. १;
 —पिरीते १५६. ४; १६३. ३; १६७.
 ३; १७०. १; १७३. २;—पियारे
 २०१. १;—प्रियरामप्रतिकूला २०२.
 २; ३१७. ३; ३२१. १;—प्रिय
 ३. ९; ३१. २; ३५. ८; ४. ८;
 २७. १; ५. २१. २; स्व—३०. ४;
 ३०; ४५. ४;—समान ४९;—पति
 ६. २०. ४; २२; ५३. ३; ६२.
 ५;—अवसेखा ७१. ४;—अवसेपा
 ७५. ३;—अधारा ८३. ७; ९०;
 ११५; राम—प्रिय ७. ७;—सम
 ६१. २;—प्रिय ६१; ७०. १;
 बालि—९२;—प्रिय १३१. ५;
 —ममाना १३२. ३;—प्रिय १३३;
 —मम १४९.

प्रानहुँ १. २३६

प्रानहु २. १७०. १

प्राना १. २३०. १; २. ५९. २; ८२. ४;
 ८७. ४; १४५. ३; १७५. ३;
 २०९. १; ३. ४०. २; ४. १२.
 १; ५. २४. ३; २७. ४; २९. ३;
 ६. ६२. ४; ७५. ३; ७९. ३; १२४.
 ५; १४१. १; ७. ५. ४; ८०. २
 प्रानी १. १३७. ३; २१६. २; २४९. ४;
 ३. २१. ३; २२. ८; ६. ४६. २;
 ७. ६१. २; ६८. ३; ७८. ३;
 १३१. ५; १५२. ४; १६४.
 १; २०६. ८; २०८. १३

प्रामोतु—प्राप्त कर ७. २२५

प्रावृट—वर्षाश्रुत ६. ६६. ५;—जलद
 १०२. २

प्रिय—पति, मीठी, अच्छा, प्यारा, मनोहर
 १. १९; ३२; ३४. ४; ३४; ३६.
 २; हरिहर—४२. २; जग—४२. २;
 ५१. ६; सिव—७; ५२. ३; ५९;
 अति—११७. २; १२८. २; ४;
 —बानी १३१. ३; १४९. २; १५५.
 १; ३; १६६. ३; १७०. ३; १७४.
 ४; १७८. २; १९०. २; परम—
 १९२. २; सिंधुमुता—कंता २१८. १;
 २२०;—नारी २२२. १; अति—
 सीला २२४. ४; २२५. १; राम—
 २२०; २३०. ४; २३१. ५; २३६;
 २४०. २; २४०. ४;—मखि २६२.
 ४; २७५. १; २८०. ३; अति—
 ३११. २; प्रान—३२३; ३२४. ४;

३२६. ३; अति-३२८. ३; ३६८.
 २; ३६९. ५; ३६९; ३७२. १;
 ३८७. ४; २. ४. २; -बानी ६. ३;
 ८. ३; ४; ११; १५. ३; ४;
 -बादिनी १६. १; ४; १७. २;
 १८. ३; २१. ३; २३. ४; प्राण-
 २४. १; २५. २; २९. १;
 ३०. १; ४३. १; ४७. १; ५०. २;
 ३; परम-५७. ४; -परिजन ५८.
 १; ६०. १; -प्रजा ७२. ३; ७३.
 ४; प्राण-७५. ३; ४; ७६. ५; ७७.
 १; -वचन ४; ७८. २; प्राण-८०.
 २. ८५. ४; -वियोगु ८७. ३; ८९.
 १; ९८. २; ९९. ३; १००. १;
 -नारी १०६. २; -वचन ११६.
 १; पति-११९. १; -वचन ११९;
 १२१; १२४; प्राण-१२६. २;
 -वचन १३१. २; १३२. २; ३;
 १३६. ४; १३१. २; ३; परन-
 कुटी-१४१. ३; -तम १५१.
 १; ३; -पथिकसमाजू १५५. ३;
 १५६. १; १६०. ४; १६३. ३;
 १६५. ३; १६९. १; १६९; १७३.
 २; ३; ४; १७५. ३; २०१. १;
 २०२. ४; २०६. ४; राम-आता
 २०९. १; प्रेम-२१३; २१८. ३;
 २२५. ४; २५२. १; २६०; ३२१.
 १; ३२२. २; ३. ६. ३; ८; प्राण-
 ९; १५. ४; ३२. ४; अकाम-४१.
 ३; ४५. ४; ५४. २; ५८; सेवक-

४. ५. ४; भीरु-९; २४. ४; राम-
 ५. १७. १; -नारि २१; परम-
 २२. २; ३७; पाप-४६. ४; ४९.
 ४; अतिसम-५०. १; ६. ५. ३;
 शंकर-५; -बानी १२. ४; १६. ५;
 ८०. १; ८३. ६; ११५; १३२. ४;
 -वचन १४०; ७. ७. ४; रामप्राण-
 ७; १२. २; ४; १८; ३२. ६; ३५.
 ३; ४; परम-५५. १; प्राण-६१;
 ६८. २; ८०. ३; भगत-१३०;
 १३१. २; ३; ४; ५; १३१; १३२. ३;
 १३२; प्राण-१३३; १४६. १; परम-
 १५०. २; १७८. ३; राम-१९०;
 १९२; २०८. १३; मान-२२१. ४;
 सज्जन-२२३. १; २; २२४

प्रियव्रत १. १७०. २

प्रियतम-अत्यंत प्रिय, पति १. ५२. ४; २.
 १४१. ३; प्राण-प्रतिकूला २०२. २;
 -पदनेम २०६. ३; ७. ६६. ३

प्रियम्, गंगाशशांक-६. २; ७. १७४. ४

प्रियाहि २. ८८. ३; ६. २३. ४

प्रिया-प्यारी १. ९५; शंकर-१२२. ५;
 १३१. २; २. २६. ३; प्राण-४;
 २७. १; ३; ४; ३२. ३; ३३; ३४.
 २; अत्रि-१३३. ३; राम-१४१;
 -बंधुगति १४२. ४; १५२. २; १५५;
 ३२२. २; ३. ३२. १; ३९. ८;
 -हीन ४६. ५; ४. १६. १; ५. १५.
 ३; ६. ११. १; २३. ३

प्रीतम ३. ३४. ५

प्रीतसु २. १४७; २०२. ५
 प्रीता, -मित्र, प्रिय हरि-१. २२३. १;
 ५. ४१. ४
 प्रीति, -प्रेम प्रभुपद-१. १८. ३; ३६.
 २; ३७. १; ३९. २; ४४; ६३;
 ७३. ४; ८१; ९२. ३; ११४. २;
 ११४; ११५. ३; १३८. ३; रघुपति-
 पद-१४३. ४; १४४. ४; १७८.
 १; १९०. ३; १९२. २; १९३;
 -प्रतीति १९४. २; २१५; २३०.
 २; २५०. २; -समेत २५८. १;
 २६२. ४; २६२; २६७; २७५. २;
 २९४. २; २९८; ३२१. २; ३२४.
 १; ३२९. ३; ३६९. १; ३७०. ४;
 ३७३; ३८६. ४; ३८८. ४; ३९४.
 ५; -रुख २. ३. २; १६. ३; ३२.
 ३; ३२; भूप-३८. २; -प्रतीति
 ५०. ४; ६०. १; ७३. ३; ९८. १;
 ११६. १; रामलपनसिय-१२४.
 ४; १३०. २; १७२. ४; २२०. ४;
 २२८; २३९. १; २५५. ३; २६४.
 १; ३१८; ३१९. १; ३२१. १; ३२२.
 ३; ३२६; पुरनरभरत-३. २. १;
 १५. ७; ११; १७. ५; १८. ६; १८;
 ३६. ६; ३७; निजपद-४३. २;
 ४४. १; ५६. ४; पद-५९. २; ४.
 ५. ३; ६; ७. १; ८. १; ११. २;
 दृढ-१२; १६. १; २२. ४; ५. ६.
 ४; ७. २; १२. २; १४. १; -रसु
 १५. ४; -सहित २९; ४१. ४; प्रभु-

पद-सरिस ५०. ३; ६०; ६. २२;
 ३५; ४३. ४; -समेत ७०. ४; ८०.
 ३; ८०; प्रभुपद-८२; १०३. १;
 १२८. २; १३२. ५; १३९. २; १४२;
 १४६; १५३. १; १५७. ६; ७. ३२.
 ६; ३४. ५; ३४; परम-३५. २;
 ४१; ४६. १; ६०. २; द्विजपद-
 ६१. ३; ६९. ४; ७२. २; ७३. ५;
 ७९. ४; ९१; १००. १; हरिगुण-
 १०८. २; १२५. ४; १३२. २;
 १३६. ४; १४८; रघुपतिचरन-
 १६६. ४; -उत्तर २०२. ८; २०८.
 १६; २१०. १; २१९. १; २२१. १;
 गुरुपद-४; २२३. ७

प्रीती १. ४४. ३; ७९. ४; १००. २;
 १८१. ४; हरिपद-१८३. २; २९०.
 २; २. ९१. २; २०९. २; २१०.
 २; २५३. १; ३. २१. ३; ५८. १;
 ५९. १; ४. ६. ४; ९. ७; १४. १;
 ५. ७. ३; ४२. ३; ६१. १; ६. ६.
 ३; १२. ५; प्रभुपद-७. १८. २;
 ३५. ४; ४४. १; ४८. २; १३६.
 ४; १७०. ७; २०८. ४

प्रीते-प्रीति-पूर्वक १. २५९. ३
 प्रीय-प्रिय, प्यारे १. २४०. ३
 प्रेत-योनि-विशेष, मरा हुआ १. १६;
 १०९; ११७. ५; ११९. ५; ३.
 २६. ८; ११
 प्रेम-भक्ति, प्रीति १. ३२; ५१. ७;
 सियराम-५२. २; ५७. ३; ६०.

५; ८५. ४;—परीछा १०१; १११.
 ५;—परिपूरन १२५. ५; १२६. ३;
 —विचस १२८. २; १३५. ४; भगत—
 वस १४०. १;—रस १४३; १७३;
 —रसपागे १७४. ४; २१७. ३; ४;
 २२०; सुत—२२४. ३; परम—
 २२५. २;—सुखफूले २२८. ३;
 —भगति २३०;—वस २३१;—मगन
 २३२;—रससानी २४०. ४; २४४.
 १;—मगन २४८;—विचस २५१. ४;
 —वस २५७; २५८. १; २५९. ३;
 —विचस २६१. ४;—वस २६५. ४;
 परम—मय २६८. २; विनय—वस
 २६९. ३;—समेत २८७. २;
 २८८;—जल २९०;—पन २९२.
 ४;—वारि २९५. १; गूढ—२९७.
 २;—विचस ३; ३१७; ३२४. ३;
 ३२६. ३;—प्रफुल्लित ३२८. २;
 ३६५; ३६९. १; ४; ३७०. १;
 ३७१. २; ३७१; ३७३. १; २;
 ३; ३७४. २; ३७५. ३; ४७५;
 ३७८. ४; ३८६. २; ३८७; ३९०.
 ३; २. ३;—अनुरागी ५. ४; ९.
 १; ११. १; ११; २८. १; ४६. २;
 —रस ५३. २; पति—पुनीता ५९.
 १;—वस ३; ७१. १; ४; ७२;
 —प्रमाद ७८. २; ८१. २;—वस
 ८४. २; ८६. १; २; ९१. ३;—मय
 ९८. ४; १०१;—रससानी १०४. २;
 १०८. १; ११०. २; ११२. १;

—वस ११३;—पियासे ११७. २;
 —पियासी ११९ २;—वस १२२;
 —रस १२९. १; १३८. १;—पनु
 १५६. ३; १७६. ४; २०६. २;
 —पात्रु २०९. २; २११. १; ३;
 —प्रिय २१३;—वस २१८; २२०.
 ३; २२१. ३; २२६. २;—मगन ४;
 २२६;—पयोधि २३३. ४; २३५.
 २; २३९. ३; २५१. ३; २६१;
 २६२; २६३. १; २६५. १;—पन
 ३; ३१८. २; ३२१. १; ३२२. ३;
 ३२५; ३२६. १; ३; ३२७. ५;
 ३२७;—वारि ३. ५. ३;—पूरन
 १०. ६;—मगन १५. ५; ७; ११;
 २८. २; रामपद—३४. ४;—मगन
 ४३. ५;—सहित ४३; ४५. ७;
 ५३. ५; ५. १४. ५; १५. ३; ४;
 —मगन १७. २; २९. २;—आकुल
 ३२; ३३. १; द्विजपद—४९;
 —मगन ६. १३१. २; १३७;
 —चरनांबुज १३८. ६;—पुलक
 १३८; १४९;—आकुल १५०. ३;
 —मगन ५;—वस १५२;—आकुल
 ७. ७. ५; ९; १४. ५; १४;—आतुर
 १५. २; ६; ३२. ८;—रस ३७;
 ४०. १; ५७;—सहित ५८;—रस-
 साने ७०. ४; ७२. ३;—सहित ७४;
 ८१. ४; ८४. १; ८५. १; ९१. ३;
 १२३. २;—आकुल १२५. २; १४४.
 २;—समेत १६४. ३;—मगन १८२.

४; १९०. १; १९२. ४;—सहित
 २१६; २१७;—अंबुपूरं २२६
 प्रेमा—भक्ति, प्रेम २. ३२५. २; ३. ७.
 ५; २१. ५; गुरुगोविंदविप्रपद—५९.
 २; ७. १८. २; १४८. ३
 प्रेम् १. ७९; १००. २; १०५. ४; १२६.
 ४; ३८२. १; २. १९. ३; २५. १;
 ५३. ३; १७२. ३; २१७. ३; प्रभु-
 पद—२२९. १; २३७; २३९;
 अंतर—३. ३५. ९; ५. ५०. २;
 ६. १३९. ३; पदपंकज—७. २२.
 ५; ३५; ३६. २; ६५. १
 प्रेरइ ७. २०२. ४
 प्रेरक—प्रेरणा करनेवाला २. ४५; ३. २०;
 गुण ४१. २; उर—७. १९०. १
 प्रेरा ३. २८. ३; ७. ६७. ३
 प्रेरि १. ७९. ३; १०१; ११७. २; १६४.
 ४; २०७. ४
 प्रेरित, —आज्ञा किया गया, प्रेरणा किया गया
 हरि—१. २०९; मंत्र—३. ३. १;
 प्रभु—२०. ३; हरि—३६. ३; ४.
 १३. ५; हरि—५. २५; काल—
 ५५. ३; ६२. २; प्रभु—६. १५०;
 ७. १३; ३६. ४; रघुपति—११५
 १; प्रभु—११७. १; १२२; १७९
 प्रेरी—प्रेरणा की १. १५७. ४
 प्रेरे—भेजे १. ५१. २; २१०. १; ६
 ४८. ५; ६०. २; ६६. ५; १०२
 २; ७. १६६. १
 प्रेरेउ ७. १२

प्रेरेहु ३. ५६. १
 प्रौढ—प्रवृद्ध, बड़ाहुआ, चतुर, युवा १.
 ४९. २;—तनयसम ३. ५६. ४
 फटिक, —विल्लौर पत्थर—सिला ३. २. २;
 ४. १५. ३; ५. २९. ४; ७. ५०. ५
 फनि, —फनवाला, सर्प—मनिसम १. ८.
 ५; १७९. ३; ३६८. ४; ३९२. २;
 २. १००. २; २०२. १; ६. ८३.
 ५; ९३. ३;—ईस १२८;—सारदा
 ७. ४५. ३
 फनिक—फनवाला साँप २. ३४. १; ४५.
 २; १४४. ४
 फन्द—चंगुल, जाल १. ३२२. १; किरा-
 तिनि—२. २७; ७. ५७. ४
 फर—नोक, फल १. २४३. २; २. १४१-
 ३; ३. ३३. ३; ६. ७९
 फरइ—फलता है २. २६२. २; ६. ५४
 फरकइ २. २१. ३
 फरकत १. १६४. १; २८५. ४
 फरकन १. २६९
 फरकहिँ १. २६४. २; २. ८. २; २२६. १
 फरकि ४. ८. ७; ५. ३५. ३
 फरकेउ ६. १२५. ३
 फरत—फलते ही २. ३०. ४
 फरहिँ ७. ४६. १
 फराक—लंबा-चौड़ा ७. ५२. १
 फरे—फल-युक्त होगा ६. ८. ३
 फल—धर्म, अर्थ, काम, मोक्षआदि चार,
 परिणाम (नतीजा), मेवा १. ७. ३; ७.
 ७; ७. ८. १; ४; ३५. ४; ४३. १;

५२. ७; ५८. ७; ८३. २; ८९. १;
 ८९; ९४. ४; ९८. २; १६२; १६५.
 ३; १७२. १; १८४. १; २४२;
 २५५. ३; २६०. ३; २६९. १;
 २७९. ३; ३२०; ३६८. ४; २. १;
 ४; ७. १; ३; १२. १; २४. ३;
 ३०; ५८. ३; ७६. २; ७८; ९०.
 ४; ९०; १०७; १०८. १; २; १२५.
 २; १२६. २; १३६. १; १४०. १;
 १६२. २; २०२. २; २११. ३;
 २१२; २१३; २१४. ३; २१६. २;
 २२३; २३८. २; २५१. १; ३.
 ४. ३; ५. ४; १५. ८; १८.
 ३; ४; २१. ४; २८. ५; ३१; ३७.
 २; ३९. ७; ४३; ४५. ५; ५२; ४.
 १५. १; २८. १; २; ५. १. १; ३.
 ४; १७. ४; १७; १८. १; २; २२.
 २; २६. ३; २८. ४; २९. १; ३५;
 ६१. २; -मूल ६. ८. २; ३;
 गूलर-५२. २; ६४. ४; सुमन-
 ११५. ६; १४०. ३; ७. ९. ३; ३०.
 ५; ३२. ५; ४५. ३; करम-दाता
 ६४. ३; ६७. १; ७२. २; १४८. ३;
 १७०. १; २०६. ९; २१९. ४
 फलइ-फल देते हैं १. १९८. २; ६.
 ११५. ६
 फलत १. २४५; २. ६०. २
 फलहिँ २. १३८. ३
 फलित-फले हुए २. २. ४
 फलु १. ६२. ४; ८८. १; १२०. ५;

१६७. २; २५३. २; ३७६. ४; २.
 ८. ४; १९. ४; २२. ३; ३४. ४;
 जनम-४७. २; ७८. ४; नयन-
 ११५. २; जनम-१२२. ४; १३०;
 १५७. १; २२०. २; २२२; २२५.
 ३; २३१. २; २३७; २५७. ४; ४.
 २६. ३; ७. ५०. ४

फाटी ६. १२२. १
 फावी-भली लगी २. १८. १; २६. ४
 फारहिँ ६. १७६. ६
 फिर ३. १५. ६; ५. १३. ४; ७. ४५. २
 फिरइ १. १६२; २१३. ५; २६४. १;
 २६७; २. ८३. ३
 फिरउँ २. १५४. २; ४. ४. ५; ७.
 १८२. ६; १८२
 फिरत १. ४१. ४; ७२. ४; ११०. ३;
 १६९. २; १८४. ३; १८६. १;
 १८७. ३; २३५. २; २. १२०. १;
 १३९. १; २०२. २; ३. ३५. ४;
 ६. ८. ४; ७. ३०. ४; ६७. ३;
 १२३. १
 फिरती २. १०३. ४; ४. ३३. १
 फिरन १. ३७३. २
 फिरच २. ११३. ४;
 फिरहिँ १. १६१; २२८. ३; २. २५.
 २; ८३. १; ८४. २; ८६. २; ११०.
 ४; १२२. ४; २१२. ४; २५४.
 २; ३. ३९. २; ४. ४. २; ५.
 ८. १; ६. ८९. ३; ७. ११०;
 १७६; १९४. १

फिरहीँ ३. २४. ५; ६. १२३. ४
 फिरहु १. ७६. ४; १८७. २; २. ९८.
 २; ४. ३. ४; ६. १०६
 फिरा २. २१. ३; ३. ३. २; ३७. १०;
 ६. ५३. २; ६२. ४; ८७. १;
 ८८. ५
 फिराये ५. ५४. २
 फिरावा ६. ९६. ४
 फिरि १. ४६. ३; ६०. २; ७७. ३;
 १०३. १; १२६. ५; २०८; २१०.
 ३; २६३. २; २६७. ४; ३७०.
 ४; ३७५; २. १९. ४; २१. २;
 ३७. २; ४; ४४; ४५. २; ७४. २;
 ८४. २; ९६. ४; ९७. ४; ९८.
 ४; १४४. ३; १५२. ५; १६६. १;
 २१३. ३; २२६. ४; ३. १८. ७;
 २२. ९; २४. ६; ३४; ३७. ६;
 ४. १४. ५; ३१. २; ५. २. २;
 ५५; ६. १२; ३३; ९५. ३; १२०.
 ३; ७. ४०. १; ४१; ११३; २०२
 फिरिय—लौट जाइए १. ३७३. ३; २.
 ८३. २; ११९. १
 फिरिहहिँ १. ६४. ४
 फिरि १. १८१; २. १८. १; ३२१. १;
 ५. ११. ३; ६. ७६. २; ९४. १
 फिरे १. २१९. ४; ३७३. २; ३७६.
 ३; ३९४. ५; २. १८. ३; १०९.
 ४; ११०; १४८. १; ३२०. ३; ३२१;
 ३२२. १; ३. २६. ३; ९; ३६. १;
 ४५. ८; ६. ६२. ५; ६६. २; ३;

९९. ५; १२२. १; २; १२६. ६
 फिरेउँ ४. ८. ६; ७. ८०. ३; १२०;
 १२१; १२२
 फिरेउ १. १८५. ४; २०४. ४; ३१३.
 १; २. १००. ४; १३४. १; १४३.
 ३; १४५. १
 फिरेहु २. ८२
 फीका १. १७. ६
 फीकी १. १८. ३
 फुंकरत—फुंकारता है ३. २६. १
 फुर—सत्य १. ३१; २. १६. १; १७६.
 १; २५७; २५९. २; २६२; ७.
 ६१. ४
 फुरि—सच्ची २. १७. २; १८. ३; २१. ३;
 २२३. ३; २५७. १
 फुरे—सबे ६. १२१. छं. ५
 फुलवाई—फूलोंका वागीचा, फुलवाड़ी १.
 २४८. २; २६१. ४; २६४. १
 फुलाई ६. १२. ३
 फुलाउव—फुलाकर २. ३६. ३
 फुलाये ७. १४४. १
 फूँक २. २३३. २
 फूँकि १. ३०६. १
 फूट २. १६४. ३
 फूटहिँ ६. ६४; १०७. २
 फूटि ४. १७. ४
 फूटे ६. ४०. ३
 फूल १. ५८. ७; कन—२५२. ४; २६१.
 १; ३१८; ३२०; २. ७. १; २०२.
 २; २०६; २१३; २१६. २; ५. ३. ४

फूलइ ६. २५
 फूलत १. २४५; २. ६०. २; ७. ३०. ५
 फूलहिँ २. १३८. ३; ७. ४६. १. ५१.
 १; २१०. ८
 फूला १. ८. ४; ३१३. २; ३७९. २;
 २. ३०. ४; ५४. २; २१७. ४;
 २३०. ३; २३९. ३; ७. ९. ३;
 २१०. ८
 फूली १. १६३. १; ६. ५७. १
 फूले, प्रेमसुर १. २२८. ३; २. १२५.
 ४; ३. ४८. २; ४. १९. १; २०. १
 फेन-झाग छीर-२. ९२. १; ६. ११२
 फेनु १. ३९०. १
 फेनू १. १९७. ४
 फेर ७. २
 फेरत २. २४०. ४; २५१. २; ६.
 ९३. ७; १२९. ८
 फेरति २. २३५. ३
 फेरन ६. १११. ६
 फेरहिँ २. ११३
 फेरा २. ७. ३
 फेरि २. १३; ९५. ४; ५. २५. ४; ६.
 ६१. ४; ६२. ३; ११६. २
 फेरिय २. ८३. १
 फेरियहि २. २५७. २
 फेरी १. २०७. ४; २. ९५. ४; ७.
 १९०. २
 फेरु २. ५१. ५
 फेरू १. ३२५. ४
 फेरे १. ३७३. १; २. ८६. २; ११९;

३२०. ४; ३२२. १; ६. ८९. ३;
 १२२. २
 फोरइ २. १७. १
 फोरा ६. ५५. ६
 फोरि ६. ६१. ३
 फोरी १. २८६. ३; घर-२. १५. ४;
 १८. २
 फौज, कपि-६. ८९. ४; १०२. ६
 वँचाइ-वँचवाकर ५, ५८. ५
 वँधाइय ५. ६३. २
 वँधाया ४. २४. ३
 वँधायउ ६. १२. ३
 वँधायेउ ६. ५६. १
 वँधायो ६. ९. १; ७. ८२. २
 वँधावा ५. २०. २; ६. ९५. ७
 वँधेउ ७. १९८. २
 वइठे १. ८२. ४
 वक-वगुला १. १८. १; ५९. २; ६२;
 चक्रवाक-खगसमुदाई ३. ५२. २;
 ४. २७. ३; -घ्यानु ६. ११०. ४
 वकउ १. ८. १
 वकता-वक्ता, बोलनेवाला १. ४९. ३;
 ५०; १४२. ३; ७. १५५
 वकहिँ १. ३१४. २
 वकिहि २. २१. ३
 वकुल-मौलसिरी १. ३७७. ४; ३. ५२. ३
 वक्र-टेड़ा १. ३१४. ३; -गति २. ४३;
 -उक्तिधनु ६. ३७; ७. १०१
 वखान १. २४; ६. ४०
 वखानउँ ३. १८. ७

बखानहिँ ५, ५४. १; ७, ४९. १
 बखानहीँ ६, १०२. १; ७, १४२. ५
 बखानहु ७, २०८. ३
 बखाना १, २४. १; ३३. ५; ५८. ७;
 ८९. २; १००. १; ११८. १; १२५.
 ४; १३५. ३; १६१. ४; १७०. ४;
 २११. ३; २१७. ४; ३३०. २;
 ३६६. २; ३७७. ३; २, १२. १;
 ८७. ४; ९६. ३; १३९. ३; २२१.
 ४; २३७. १; ३, २१. १; ४, २३.
 २; प्रताप—६, १३०. २; ७, १२.
 २; २०. ४; ९१. २; ९२. २; ९६.
 १; १२३. ३; १३४. २; १५४. ३
 बखानि २, १११; ६, १०२
 बखानिहँ ४, ३३. ७
 बखानी १, ३७. ४; ४९. १; ५४. १;
 ५७. ३; ६७. ३; ६९. ४; ७०. २;
 ७६. ३; ८५. ३; ९९. ३; १०९. ४;
 ११२. २; १२३. ३; १२४. ४; १२७.
 २; १२९. २; १३५. १; १४९.
 २; १५८. ३; १८१. १; १८९. २;
 १९२. ४; १९३. ३; १९७. ३;
 २६२. १; २७१. २; २७५. २;
 २८०. १; ३२८. १; ३७९. ४;
 ३९५. १; २, १२६. ४; १३३. ३;
 १४०. ४; १५४. ४; १५७. २;
 १७२. ४; २१६. १; २३२. १;
 २३४. २; ३२२. २; ३, ७. २; २१.
 ३; ३२. २; ५३. ५; ५, ४२. १;
 ६१. २; ६, २१. २; ९४. ३; ७,

१२. ४; ५४. २; ७५. ४; ९०. ४;
 ९६. ४; १३१. १; १९०. ६;
 १९८. १; २०८. १; २१९. ४
 बखाने १, १२. १; २२. ३; २४. ३;
 ४६. ४; ९३. २; १५९. १; १६८.
 २; १८३. ३; २५८. १; ६, १४८.
 १; ७, १८८. ३
 बग, — ध्यानी १, १९२. ३
 बगमेल—हृष्टा मचाकर ३, २३; ४६
 बगरे—फैले ७, १६२. ५
 बंका—वाँका, मज्जवृत १, २०८. ४; ५,
 ३३. ३; ६, २७. १
 बंगा—व्यंगोक्ति कहनेवांला ६, ४१. ३
 बच, — बचन—रचना १, १७९. १;
 २१८. ३; पितु—२, २२८. २; ६,
 ८०. ३;—विकलाई ८३. ३; १३५.
 ४; ७, ४५. ४; १३२. ४; २१९. २
 बचउँ १, ३११. ४
 बचन, — कथन—वज्र १, १०. ६; बल—
 १७. ४;—प्रवीनू १८. ४; ३४. ५;
 ५९. ४; पिता—७०. ४; राम—७६;
 ८३. ४; ८७; ९६. २; ३; ९७. ३;
 १०१. १; ४; १०२. ३; १०२;
 १०३. ३; १०४. ३; ४; ११२. १;
 ११३. ४; ११४; ११७. १; २;
 ११७; ११९. ३; उमा—१२१. ५;
 १२२; १२३. ५; १२६. २; १३४.
 १; १३९. ३; ४; १३९; १४३;
 १४४. ४; द्विज—१५०. १; १५५.
 १; संशु—१५६. १; १५६; १६०;

१६४. ३; १६७. १; १७२. ४; १७३;
 प्रभु-१७७. १; १७८. १; सरल-
 १८९. ४; १९१; १९५. ४; १९८.
 २; २०७. २; नारद-२१२. २;
 २१७. २; ४; २१८; २२४. ४;
 २३२. ३; मनक्रम-अगोचर २३५.
 ३; २३९. ४; २४०. १; २४४. १;
 २४९. ३; २५१. ४; २५३. ३;
 २५६. ४; २६२. ४; नारद-२६२;
 २६३; २६९. ४; बंधु-२७२. ४;
 मृदु-२७३; -वर २८२; २८४. ३;
 जनक-२८५. ४; २८५; २८७. १;
 गुरु-४; २८८. १; १८८; सखी-
 २९०. २; २९२. २; २९२; २९४.
 ५; भूष-३००. ४; ३०३. १;
 २; मुनि-३०४. ३; ३०६. ४;
 ३०८. १; कटु-३०९. ३; ३०९;
 राम-३१०. ३; बालक-३१२.
 १; ३१३. २; मृदु-३१७. ३;
 ३१७; -रचना ३१८. २; ३; ३२०.
 ३; ३२४. २; ४; दूत-रचना ३२६.
 ३; गुरु-३२७; ३६९. ४; ३७३.
 ३; ४; ३७४. २; ३७५. ३; ३९०.
 १; ४; २. ५. ३; ६. १; ७; ९. १;
 १०; ११; १५. ४; गूढकपटप्रिय-
 १७; दीन-२२. २; २२; मृदु-
 ३०. २; -पत्न ३१. ४; अतिकटु-
 ३१. ४; ३२; मृदु-३४. २; ३५.
 २; ३५; मरम-३६; ४१. २; ४२.
 १; ३; पितृमातु-४; रघुवर-४३;

४४. २; मातु-४; ४६. ३; ५०.
 २; मधुर-५३. ३; ५४. २; पितु-
 प्रमान ५४; ५५. १; ३; ५६. ४;
 ५७. ४; ५८. ४; ७१. ४; ७२. ४;
 ७३. ४; मृदु-७३; ७४. ३; ७६.
 ३; प्रिय-७७. ४; ८०. ३; नृप-
 ८४. १; मृदु-८६. २; ९१. ३;
 मनक्रम-९४. ३; ९५. ३; पति-
 ९८. २; प्रभु-१०२. ३; गंग-
 १०५. १; दीन-२; १०८. २;
 १०८; मुनि-१०९. १; २; मनक्रम-
 १११. ४; प्रिय-११६. १; ११७.
 ३; मधुर-११८. २; ११९. २;
 प्रिय-११९; १२१; -अगोचर
 १२४. ४; १२६. ३; १२६; १२७;
 १२९. १; १३१. २; करममन-
 १३२. ४; १३३. १; १३६. ४;
 वेद-१३७; मृदु-१३८. १;
 मधुर-१५२. ३; १५३. ४; १५३;
 १५४. २; १५५. २; १५५;
 सुत-१६०; १६१. ४; १६५;
 १६६. २; १६७; १६८. १; ४;
 १६९; १७०. ४; १७२. २; १७५.
 २; १७६. १; १७७. ४; २०३. १;
 २०६. ३; २०६; मुनि-२११. ४;
 २१३. ४; २१४. २; २२१. ४;
 २२३. ३; २२६. २; सुर-२३२.
 ३; २३६. १; २३९. १; २४०. २;
 २५२. ४; ५; २५५. २; २५६;
 २५८. १; ४; २५९. १; २६०. २;

२६१. १; २६४. २; २६५. ४;
 २६५; ३१५; ३१८. ३; ३१८;
 ३२२. ३; ३२५. ३; ३. ५. ४;
 ७. ५; मनक्रम-१५. १; मुनि-
 १६. ११; १९. ३; २१. ५; २१;
 २२. ४; २४. ४; २८. ३; ३१. ३;
 मरम-३६. ३; ६; ८; ३९. १;
 ४०. १; ४२; ४३. ३; ४९; ५३;
 ५८. १; ४. ४. १; सखा-७;
 मृदु-९. ४; ८; १२; ११. २;
 १६. २; विनीत-२३. ४; २५;
 २६. २; अंगद-२९. ४; गीघ-
 ३०. ३; ३०; ३१. ५; ५. १. १;
 २. २; ६. ३; पुरुष-९; १०. ४;
 ११. ४; १२. ३; १३. २; १३;
 मृदु-१४. ४; १५. ५; १७. ३;
 कपि-२२. १; २४. ३; २५. २;
 ३१. १; २; प्रभु-३२; ३३. ३;
 ३४. ३; ३६. ३; ३८. २; ४१. १;
 ४४. ५; ४७. १; २; ५०. १; ५२.
 २; ५३. १; सुग्रीव-५४. २; लछि-
 मन-४; ५८. २; -दृढाई ३; खल-
 ४; ६०. २; ६२; सिंधु-६. २; ६.
 ३; ९. २; ११; १२. ३; ४; ५; १३.
 २; १७; २०. २; -विस्वासु २०;
 नारि-२३. १; २९; अंगद-३०.
 २; ४; ३१. २; ३३. ४; -सर
 ३७; ३९. ५; ४२. ४; ४५. १; २;
 नारी-५७. १; ६२. ५; ६८. ३;
 ७०. १; ४; ७९. १; ८०. १;

२; ४; ८३. १; ३; दसकंधर-
 ८४; ८६; ८७. १; सकरुन-९२.
 ३; १०१. ६; १०४; १०८; १०९.
 ४; देव-१११. ४; ११४; ११५.
 ५; राम-११५; १२४: ४; ८;
 विभीषण-१२८. ३; १३१. १;
 पिता-१३२. २; ४; १३२; कपि-
 १३३. ४; प्रभु-१३४. ७; मनक्रम-
 पुनीता १३५. १; १३७. १; सुत-
 १३९. २; प्रिय-१४०; १४४. ४;
 १४४; १४८. १; १५०. २; ३; ४;
 प्रभु-७. ७. ३; ४; १४. ६; १५.
 ६; १८. ५; २२. ३; ४; ३०. ६;
 ३५. २; ३६. १; ३७; अंगद-३८;
 ४३. १; २; ५६. ३; प्रभु-५७. १;
 ५९. ४; ६१. ४; मधुर-६२. ४;
 श्रीमुख-६५. १; ६६. १; ६८. १;
 ४; ७०. १; ४; ८८. ४; मृदु-८९;
 ९१. १; ९६. ४; ११३. २; १२५;
 प्रभु-१२७. २; १२९. १; १३०;
 १३२. २; १३४. १; ४; १४४. १;
 १४४; १४६. ३; मनक्रम-१५०.
 १; १५५; १७८. ६; १७८; १८२;
 १८३; १८४; १८८. ६; ७; १९०.
 २; १९४. ३; ६; २०८. ७; वेद-
 २१०. ३; २१६

वचनहिँ २. १७५. २

वचना १. १०१. १; १४३. ४; १७९.
 १; मृदु-२५७. ४; २५८. २; ४.
 ४. ३; रावण-५. २५. २; ६. ५.

१; प्रभु-१३२. ३
 वचनि, पिक-२. २६
 वचनु, विधि-१. ७२. १; पति-८३.
 १; ९५. ४; २६३. ३; कामी-
 २८४. १; २. २३. ४; २९. २;
 २९; ३१. २; ३६. ४; ४१; ४५;
 १४६. ४; १७६. २; ३. ४३. ५
 वचावन ५. ५८. ५
 वचावा १. १८५. २
 वचेउ १. ३०९. ३
 वच्छ-वत्स १. ३७०. ४; २. १६६. ३;
 ३. ५६. ३; ७. १५. ५; १९८. ६
 वच्छल, -दयालु, वत्सल भगत-१.
 १७४. ४; सरनागत-५. ४४. ५;
 भगत-७. २४. ३
 वच्छलता, -दयालुता भक्त-७. १२५. ४
 वच्छु २. १४७. २
 वजनिया-वाजा वजनेवाले १. ३८५. ४
 वजाइ १. ३२७. ४; ३७२; ३८०; ३८७;
 २. ४७; ३. २६. ८; ६. ७०
 वजाई १. ११३. ३; १८२. ३; १०५.
 ३; २७९. १; २८१. ३; ३७६.
 ४; २. ३२. ४; ६. १२९. ४; ७.
 २७. ४
 वजाज ७. ५१. ५
 वजारु १. २४६. १; ३७७. ३
 वजारू १. ३२९. ४; २. ७. ४; ७. ५१. ४
 वजावत ६. ५०. २
 वजावन १. २९९. १
 वजावहिँ ६. ५९. ५; ९३. ५; १००.

२; ११३. ४
 वजावहु १. २२५. ३; ६. १११. १
 वजावा ७. १५४. २
 वज्र, -इन्द्र का शस्त्र, वज्र के समान कठोर
 वचन-१. १०. ६; २. ५०. ४;
 -सम ४. १०. २; -आघातसमाना
 ६. ८६. १; -तनु १०७. २; -प्रहारा
 १०९. १; -पात ११२. ४
 वज्रन्हि ७. ५०. ५
 वज्रु ३. १४६
 वंचक, -ठगनेवाला जग-१. १३. ३;
 २२. २; १६९. ४; १७३. ४;
 पति-३. ८. ३
 वंचनता, -ठगना पर-७. १६२. ५
 वंचित-ठगा गया १. २३६. १
 वंचेहु १. १६५. ३
 वट, -वड़ का पेड़-छाहीं १. ७५. १;
 ८२. ४; १३०. १; छीर-२. ९५.
 २; -छाँह ११५; -छाहीं ११६. २;
 -छीरु १५२. १; २३८. ४; ३२२.
 २; संग्राम-६. ११८. ५; ७. ८०.
 ५; ८८. २; -छाया १८३
 वटाऊ-वटोही, पथिक २. १२५. १
 वडु-ब्रह्मचारी, बालक १. ७. ६; २.
 १०६. ४; १०९. ३; ११०. ३;
 ११०; १२५. २; १७३. ४; २०७.
 १; २२५. २; -रूप ४. ३. २;
 -समुदाई १७. १; रूप ६. १५७. १
 वटोरा १. ४१. २
 वटोरि २. २२९. ३

बटोरी—इकट्ठा करके ५. ४९. ३
 बटोही—पथिक २. १२४. ४
 बड़ १. ३२. ४; ३७. २; ३९. १; ३९;
 ४१; ५३; ६७. ४; ७६; ७९; ८४.
 ४; ८४; ९०. ३; ११४. ३; ११९.
 ५; १४२. ३; १५४. ४;—भागी
 १८०. २; १८४. ३; १८५. ४;
 २०७. ३; २४८. १; २५६. २; २७१.
 २; २८१; २९१. २; २९३. ४; ३०९.
 १; ३१०. ३; ३११. २; ३१४. ३;
 ३१५. ३; ३१६. ३; ३२७. ३;
 ३७६. ४; ३८४; ३८६. १; २.
 १४. ४; २२; २३; ३२; ३९. १;
 ४२. ४; ४३. ४; ४७. ४; ५४.
 ३; ५७. ३; ७२. ३; ७४. १;—फल
 ७६. २; ८७. २; ९७. २; १०९.
 २; १५९. १; १७५. १; २०७. ४;
 २१४. ४; २१५. १; २६०. १;
 २६६; ३१५. ४; ३२०. १; ३२२.
 १; ५. २४. १; ६. ३६; ३८; ७२;
 ७. ५. २;—भागी ७३. ४; १२९.
 २; १५४. ३; २०८. २; २१७. ३
 बड़प्पन १. १९. ४
 बड़भागी १. २४४. १; ३. १५. ११;
 ४. २६. ४; अति—२९. ७; परम—
 ३०. ४; ५. ६. ४; ६. १४. ४;
 ३१. ४
 बड़वा, —समुद्र की अग्नि—अनल ६. ४. १
 बड़ाई, नाम—१. ४२. ४; ६३. ३;
 २११. १; २३०. २; २७३. १;

२९९. ४; ३७३. ४; ३७५. १;
 ३७६. १; ३८८. ४; ३८९. २;
 २. २५. २; २६. २; राम—३७.
 २; १०४. ४; तीरथराज—१०७.
 २; १११. १; ११३. १; ११४. ४;
 १३२. ३; १३९. ४; १७४; राम—
 २०१. ४; २०८. २; २०९. ४;
 २१३. ४; २५८. २; २६०. ४;
 ३२०. १; ३. १८. ७; ४४. ३;
 ४. ९. ८; ५. २५. १; ४२. ४;
 ५८. ३; ६२. ४; ६. ४६. १; ५३.
 ६; ९४. ४; १४१. २; ७. ३५.
 २; ६०. २; १००. २; १७०. ५;
 २१९. ३

बड़ि १. ४६. १; १७७. २; २०३. ३;
 २१०. २; २६७. ४; २८४; २९२.
 २; ३७३. ३; २. १२; १४. ४;
 १७. ४; २४. १; २७; ५४. १;
 ५६. ३; ५७. १; ७४. १; ७७. ३;
 १०४. ४; २१८. २; २७१. २;
 ३१९. १; ३२४; ५. ३३. ४; ३७.
 २; ६. ४६. ४

बड़ी १. १५९. १

बड़े १. ६. ३; १८७. ३; १९७. ४;
 २३५. १; २. ३२५; ७. ५६. ४;
 ६६. ४

बड़ेरे—बड़ चढ़कर २. २५६. ३; ३२०. ४

बड़ेहिँ २. ११. ४

बड़ड़ १. २७१. १

बड़ई २. २१३. २

चढत १. २९५. २; २. ६. ४; ८; ३२६. १
 चढहिँ १. १७. ७; ६. १२८. १
 चढाइ २. २८. ४; ५७
 चढाह्य ६. १२
 चढाई २. ६०. १; ६. १२९. ३; ७.
 ४६. १; ६९. २; ८३. १
 चढाव, चत-६. ४५. १
 चढावइ १. ७५. ४
 चढावन १. ६४. ३
 चढावनि, -हारी १. ३५४. २
 चढावा ४. ८. ५; ५. २. ५; ६. १०१.
 ३; ७. १४४. २
 चढि ५. २५; ६. २७. २
 चढी १. २९०. २; ३७०. ४
 चढे २. २०६. २; ६. १२२
 चढेउ ७. ११
 चढ्यौ १. १२३. ५
 चत-वात ६. ४५. १
 चतक्री-वातचीत १. १८. १; २६४; ४.
 २४; ६. २३. ५; २५. ४; ७. ७०.
 ४; ९२. ३
 चतासा-वायु से १. ९८. ३; विषय-
 ७. २०२. ७
 चतिया, -बाल-फल कुहलड-१. ३०६. २
 चत्तिस-चत्तीस ५. २. ४
 चद्-कहो ६. ३३. १; ७. ५७. ३;
 २०४. २
 चदत ६. १२६. ५
 चदति-कहना हँ १. १११. ५; १२०
 चदन, -गुण महम-१. १०. ४; १२४.

४; ५. १२७. ४; १५६; १६२. ४;
 १६३. ४; १७५. १; २५१; २५२.
 ३; २६८. ३; २७०. ४; सप्त-
 ३०१. ३; ३८३. ४; विधु-३९१.
 ४; ३९२. ४; विलप-२. ७१. १;
 ७७. २; ९५. ३; परचविधु-११६;
 ११८. ३; १५७. १; २६०. ४; ३.
 १५. ५; १२; ५. २. ३; ६; ५६.
 ३; ६. ४६. ४; ५२; ९३. ४; ११९.
 ५; १३८; ७. ११०. ३
 चदनी, सुखवाली विधु-१. ३३०. १;
 २. ९. ४
 चदनु १. ३९२. १; २. ४०. ४; सुन्दर-
 ५३. ३; ५५. ३; १४१. १; ४. २५.
 १; ५. २. ४; ५; ७. ६०
 चदन्ति-कहते हैं ६. १३८. ४
 चदर-घेर २. १२६. ४
 चदरी, -घन ४. २८
 चदले ७. २०८. ६
 चदहिँ १. २९५
 चदामि-मैं कहता हूँ ७. २१२
 चदि-कहकर १. ३१६; २. ३१५. १
 चघ-मारना १. २३९. ५; -जोगू ३०८.
 २; २. १६८. ३; ३. ४; २४. ३;
 ३०. ४; ३५. ३; ४. २२. ३; ५.
 १९. १; २०; ४५. १; ६. २७. ५;
 ३५; ४४. १; १००. ३; ७. ७४.
 ३; ९१; ९२. २; ९६. १
 चघटँ १. ३०५. ३; ६. ४६. ३
 चघच ३. २६. ३; ३४. ३; ४. ९. ७

वधाई १. ६१. ४
 वधाये १. ३८५. ३; २. २. १
 वधावा-वधाई १. २०२. ३; २. ८. २;
 १४. १; २८. १
 वधि-मारकर १. ७२. २; ३. ३६. १;
 ५. ३३. ४; ६. ३९. ३; ५५
 वधिक-व्याध, शिकारी, मारनेवाला २.
 २६५. २; अघखग-४. ३४
 वधिका, अघखनगन-३. ५४. ४
 वधिर-वहरा ३. ७. ४; २४. ८; ६. ९०.
 १; ७. १०१; १५६. ३
 वधिहि ३. ३४. ५
 वधु-स्त्री, पुत्र-वधू, वहू १. ३१२. ३
 वधुन्ह १. ३८१; ३८२. २; ३८२; ३८६;
 ३९२. २
 वधुहि, हरि-३. ३६. ८
 वधू, मुनि-१. २५४; देव-२९५. २;
 ३८०; ३८७. २; ३८८. २; ३८९.
 ४; २. ५०. २; ६०. १; ३. ७. २;
 ४. ११. ४; ६. ११३. ४
 वधूटिन्ह १. ३८८. १
 वधूटी-जवान स्त्री १. २९८. २; २.
 ११८. ४
 वधे १. ३०६. ४; ४. ११. ४; २९. ३;
 ५. २१. ५; ६. ३६; ४५. २; ४६.
 १; ९८. ७
 वधेउ ६. ५०
 वधेहू ६. ११५. ३
 वद्ध, -बंधा हुआ भाषा-१. ५१. १
 वध्वी ६. ७०. २

वन-जंगल १. ६; ३३; दंडक-४०.
 ४; ५१; जनमन-५२. ४; ५६.
 ४; ५८; ५९. ५; ६१. ३; ६३.
 २; ७०. ४; ११०. ४; ५; ११८.
 ५; १३३. २; १३४. ४; १७१. १;
 -माला १७५. ३; १८१. ४; १८४.
 २; ३; १८५. ३; ४; १८७. २;
 १८७; २२०. २; २२३. २; २२४.
 १; २३७. १; -जाता २४५. ४;
 २४५; ३१८. १; ३२१. १; २.
 १२; २३. ३; ३०. २; ३; ३४;
 ४२; ४३. १; ४८. २; ५१. ५;
 ५२; ५५. ४; ५६. ३; ५६; ५७.
 १; २; ३; ४; ५९. २; ६०. ४;
 ६०; ६१. २; ७२. २; ७४. १;
 ७५. २; ४; ७६. २; ४; ५; ७९.
 २; ३; -वास्तू ४; ८०; ८३. २;
 ८९; ९०. १; ९९. ४; ९९; १०५.
 ३; १०५; १०७. २; ११२. ४;
 ११३. ४; ११४; १२०. २; ३;
 १२१. ३; १२३. ३; १२५. ३;
 ४; १३७. १; ३; १३८. ४; १३९.
 २; १४१. २; १४३. २; १४४.
 ३; १५२. ४; १५५. १; १५९.
 १; ३; १६१; १६४; १६५. ४;
 १७७. २; २०१. २; २०८. ३;
 २११. २; २१२. ४; २१६. २;
 २२५. २; ३; ४; २२९. २; २३६.
 १; ३; २३७. १; २४०. १; २५१.
 १; २५२; २६३. २; २६४. १;

२; ३१६. १; ३१९. ४; ३. १०.
 १; १२. २; १३. १; १४. ३;
 १८. ८; १९. १; २; २४. ५; ३०.
 २; ३५. १; ३६. ३; ३७. १३;
 ३९. २; ४२. २; ४३. ४; ४६.
 १; ४. ३. ४; ५; ४. १; ७;
 १५. १; ३; २६; २८; ५. ३. ३;
 ८; ८. ३; १५. २; २१. १; २८;
 ६. ९; गगन-चारी १६. १; ३९.
 ३; ४१; ४६; ६९; ८३. ३; ११७.
 ४; १२३. ४; १४३. ३; १५४;
 १५५. १; ७. १५. ६; ३०. ४;
 ४६. २; ५२. ४; ५३. २; ८०.
 ३; ९२. १; ९४. ३; १८२. ५
 वनइ १. १२४. ५; २४०. ३; २४६.
 १; २५५. ४; ३९०. २; ३. २.
 १; ४. ५. २; ५. ३. ७; ७. २७;
 ५१. ५; १२३. ३; १९८. १;
 २१०. ३
 वनचर-वन में विचरनेवाला, वनवासी
 २. १३८. १
 वनचारी-वनचर २. ३२२. १
 वनज,-कमल रघुवंस-वनभानू १.
 ३१८. १; २. १६०. २; ३२६. २
 वनत १. ७२. १; २. २६६. १
 वनद-बादल ६. ९०. ४
 वनरन्ह-वंदरों की ६. ६०. १
 वनसी-मछली पकड़ने का यंत्र ६. ११३. ३
 वनहिँ १. ३१८. ४; ३८२. ४; २. ४७.
 २; ५८. २; १६७. ३; ३. १२. १; ३१

वनहि २. १११. ३
 वनही २. २१२. ४
 वना १. १९७. ३; ३७७. ३; २. २३१.
 ३; ६. ७३. ३
 वनाइ १. ३२. २; १५९. ३; ३२९; २.
 ७७. २; ८३; ६. ४; १२६. ४; ७.
 २४; ५०. ५; ५०; १९९
 वनाई १. ५४. १; ८५. १; १६१. २;
 १६८. २; १८२. ३; २०१. ४;
 २०३. १; २१८. ३; २२१. ४;
 २५७. १; २७६. ४; २९३. ४;
 ३२०. ३; ३२१. १; ३२९. ३;
 २. १७. २; २०. ३; ३२. १; ३८.
 २; ८०. ४. १५२. २; १६४. १;
 १७१. २; २१२. १; २३८. ४;
 २५३. १; २६७. १; ३. २३. २;
 ३१. ४; ३५. १; ४. ९. ४; ५.
 १२. २; ६. २०. २; ७. २४. १;
 ५०. ३; ५१. १; ११२. ४; १९८. ७
 वनाये १. १८३. ४; १९०. १; २५७.
 ३; २८१. २; ३२१. २; ३२२. १;
 ३७९. ३; ३८३. १; २. ९५. २;
 १२१. १; २०४. ३; ३. २. २;
 ४. ११. १; ७. २०. १; ३६. ३
 वनाव १. ११९. १; १६१. ३; २०८
 वनावइ २. १२१. ३
 वनावन २. ७. ४
 वनाव्रा-रचना, शोभा १. ७२. १; १२४
 २; २२६. १; २३३. २; २६०. ४;
 नगरु-२. १४. १; १५२. १;

१७१. १; ४. १२. ३; ५. ५. ४; ९.
 १; ३४. ३; ६. ७. १; ५९. २
 वनि २. १०३. ३
 वनिक-वनिया १. २४६. २;—समाजू
 २. ८७. २; ४. १९; ७. ५१. ५
 वनिकु २. १००. ४
 वनिता-स्त्री १. ११८. ५; २. ८०;
 —आदिक २१६. ४
 वनिहि २. ८६. ४; ३. ५३. ४; ४. १२.
 ३; २५. ४
 वनी १. ११८. १; २२७. २; २४७. १;
 २. २१८; ७. १४. ५
 वनु २. २९; ८२; ८५. १; ९५. ४;
 १२२. २; १२६. ४; १३८. ३;
 १४०. २; १४७. २; १६०. २
 वने १. ३८१. २; २. १२४. १; ३. १२.
 १; ४८. २; ६. ९३. ७; १२९. ८
 वने १. ११७. ५
 वंदइ १. ३१४. ३
 वंदउँ १. ७. २; ८; १०. ४; ११. २; १५;
 १६; २४. २; २७; २९; ३१. १;
 ३२. १; २; ३२; ३३. ३; ३४. १;
 २; ५; ३५. १; १३३; १३६. २;
 ७. २१७. २
 वंदत-वंदना करता है १. ७७. ४; ३८६;
 ४. २८
 वंदन,-वार १. ३२२. १; ३८०. २;
 —वार ७. २०. १
 वंदनीय-वंदना के योग्य १. ७. ३
 वंदनु १. ८४. २; सन्ध्या-२५९. १

वन्दर ५. २४. ५; ५७. २; ६. २९. १;
 ९५. ४; १०७. १; ११०. २; १२३. ६
 वंदि १. १०. १; ३०; १७९. २; १८९.
 १; २२६. ३; २५२. १; २६८. २;
 २७२; २८८. २; ४; ३२०. ४;
 ३३०. ३; ३८१. १; ३८५. १;
 ३९२. ३; ४; २. २०; ५८; ७७. १;
 ८०; २०३; २१४. १; २१५. २;
 २२७. ५; २३०. ३, ३१९. ४;
 ३२०. ३; ३२०; ३२१; ३. ३४.
 २; ३६. ८; ४. ९३. २; ५. ६०.
 ६; ६३. ३; ६. २५; २७. १; ८१.
 ४; ८१; ९५. ४; ९८; १०३. १;
 १५७. ३; ७. २८; १३६. १
 वंदित-वंदना किया गया १. १७४. १;
 ६. १३५. ५; ७. ५८. ४
 वंदिता,-वंदना की गई मुनि-७. ३०.
 ४; ४७. ५
 वंदिय-आदर किया जाता है १. १९
 वंदी-भाट, कैदी १. २८२. ४; २८२;
 २९५; २९८. २; २. १०६; ३. ४८.
 ४; ६. ११५. २
 वंदे-वंदना करता हूँ १. १२३. १;
 २४८. १
 वंघ,-वंदना के योग्य जगत-१. ७३. ३
 वंघ-रोकना, बाँधना १. ३२१. २; ३.
 २०; ५. २०. २; सेतु-६. ७.
 २; ७; ७. २२५
 वंघन, भव-१. २३२. २; ५. २ २;
 कापि-३; ६. १४१. ४; ७. १२.

३; ८२; ९७; २०८. ९
 बंधाना—बाँधना ६. ८. ५
 बंधु, —भाई, पिता, माता, मित्र, बांधव
 दीन—१. ३१. २; ६१; ६३;
 ७२. ३; ७७. ३; १६९. २; १८२.
 १; २०४. १; २०५. ३; २०६. २;
 २०८. २; २४४; २४९; २५२;
 २५४; २५६; २५९. ३; २६०;
 २६१. ४; २७०; २७१. ३; २७२.
 ४; २७६. ३; २७७; २७९. २;
 २८०. ३; ३११. ४; ३१२. ३;
 ३१४. १; २; ३१५; ३६८; ३७१.
 २;—सौचू २. ८. ४; ११. ४; ४४.
 २; ५६. २; ७१. ३; ७३. ३; ७५.
 ३; ८०; ८९. १; १२९. ४; १४०;
 १४२. ४; १७४. १; २२२. ३;
 २२४. १; २२७. ४; २२८. २;
 २६०. ४; २६०; ३१५; ३१७. १;
 ३. १०. ३; १५. २; २१. ५; ३५;
 ५९. ५; ४. ४; ८. २; ९. १४;
 १०. २; १४. १; ३०. ६; ३१.
 १; ५. १९. २; ४९. २; ६. १६.
 ५; ४२;—चिञ्छोह ८३. २; ८५.
 २; ८६. ५; ८७. १; ९४. २;
 १०७. ५; १०९. ५; १३१. ३;
 १३३. ५; १३७. २; १४३. ४;
 ७. ५. ३; ७. ५; ५८. २; ७०. १
 बँधे १. ३६५. ३
 बंधो ७. ३८. १
 बंध्या, —बाँझ स्त्री—सुत ७. २१०. ८

वपु—शरीर १. १११; लीला—१२२. २;
 १३४. २; १४९. ४; २. २२३. १;
 ६. १३७. ४; ७. ११०. ४
 वपुरा—पागल ७. ८७
 वपुरे २. २७. २
 वपुष, —शरीर, देह रिपु—६. ७३. ४;
 ११०. ३; १२३. ३; १३०. २
 वबूरहिँ—बबूल में १. १२०. ५
 वबूरही ४. १२. ४
 वमत—कै करता है ५. ४. २
 वंस—कुल रघु—१. ७०. ४; १३४;
 २१९. १; २५०; २९२; २९८;
 ३०६. ३०७. १; ३१५. १; ३१७.
 ३; जथा—व्यवहारू ३१९; ३२५;
 २. १०; ११. ४; ४०; ४८. २;
 ५७. ३; ९०; १६२; २०१; २३३.
 ३; २५२. ५; २५६. ३; ५. ४६.
 ४; ६. २०; ३०. ३; ८६. ५; ८८;
 १३३; १३८. २; ७. ७. ९; २७.
 ६; १८८. २; १८८; १९०. १;
 २२३. ६; २२३; २२४
 वंसिन्ह, रघु—१. २८६. १
 वंसी—मछली पकड़ने का काँटा ३. ५७. ४
 वय, —अवस्था, उम्र—किसोर १. २५३;
 २६२. १; ३२४. ३; २. ५७. २;
 १११. २; २२३. १
 वयउ—वो दिए २. २०. ३
 वयन, —वचन मृदु—१. २६१
 वयना ७. १३४. २
 वयनी, —वचनवाली कौकिल—१. ३१९.

१; २. ९. ४

वयर-वैर १. ८६. १; ९० १; १८९. ४

वयरु १. २००. ४; २१३. १; २. २३७.

२; ३. ३१. २; ३३. २; ३; ५.

३९. ३; ७. ४३. ४; ४६. १; ६२.

३; ६९. ३

वयस-अवस्था, उम्र १. २४८. ३

वयसु, लघु-२. १११. ४; १७३. ३

वयारि-वायु, हवा २. १३८. ४; ३.

४८. ५

वयारी १. १५४. २; २. २१६. ४; ६.

१५३. ४; ७. २०२. ६

वये ५. ६१. २

वर-पति, दूल्हा, श्रेष्ठ, वरदान १. १७.

६; १९. २; २१. ५; २१; ३४. ३;

३५. १; ३५; ३६; ४१. १; ३;

४१; ५२. ६; ५६. ६; ५७. २;

५७; ५८. १; ७; ५९. १; ६२.

२; ९०. ३; ९०; ९३. १; २; ९४.

३; ४; ९६; ९९. १; १०३. ४;

१०५. २; १११. १; ११३. १;

११५. १; ११६. ३; ११७. १;

११८. ३; ११९. ४; १२०. २; ४; ५;

१२५. २; १२५; १४३; १५६. २;

१७१. १; १७३. २; ३; १७४. २

१७५; १७६; सास्त्र-१८३. ३;

-वाजि १८४. २; २०२; -गिरा

२०४. २; २०७. १; ३; २०७;

२०८. १; २१४; २१९. २३०.

४; -भाषा २४२. १; २४३. ५;

२४४. ३; ४; २४६. २; २५७; २४९;

२५२. ४; २५४. ४; २५५. ३;

२५९. २; २६०. २; २६१. ३;

२६४. ४; २६८. ३; २६९. १; ५;

२७०. ३; २७३. २; -वीरा २७४.

१; २७७. १; कुअँर-३; २८२. ३;

२८२; २८८. ३; २९०. ४; ३०९.

३; ३०९; ३१४; ३१५; ३२२. १;

३२२; ३२३. ३; ३२७. ४; ३२८.

३; ४; ३७०. १; २७५. ३; ४;

३७७; ३८१. १; ४; ३८३. २;

३८४; ३८६. ४; ३८९. १; ३९१;

३९२. ३; २. ९. ३; -वरी १८. ४;

२३. ३; २४. ३; २६. ५; -तीरु

२८. २; २८; ३०. १; ३५. २; ४१.

४; -वीरु ४२. २; ४९. १; ५१. २;

नर-७३. १; ८५. २; -वानी

१०४. २; -वीरा १०६. ३; १०७.

१; १०८. ४; १०९. १; ११५. ४;

११७; ११८. २; ११९. ३; १२५;

१२६. १; २; १२७. ४; १३३. १;

४; १३३; १३४. १; ३; वलित-

१३८. ३; १४१. ३; १४३; १४४.

२; -वीरु १४५. ४; १५४. १;

१५६. ४; १५६; १५८. २; १६३.

१; १६४; १६५. ४; १७१. ४;

१७२. १; ३; २०५; २०७. २;

२०८; २०९. ३; २१०. १; २१४.

२; २१५. १; २१५; २१८. ३;

२१९; २२१. २; २२१; २२२. ३;

२२७. १; २३३; २३८. ३; ४;
 २३९. २; २५६. २; २५८. ४;
 २६४. १; २६५; ३००; ३१८;
 ३१९. १; २; ३२२. ४; ३२४. २;
 ३. ५; १२. १;—घांटा २; १३. ४;
 १४. १; २; ३; १६. १२; १४;
 १८. ५; ४१; ४५. ५; ४८. ३;
 ५४. १; ३; ४. ८. ३; १२. ५;
 १३. ३; २७; ५. ४. ३; १०. ३;
 २३. २; ६. ५. ३; १०. ३; २९.
 २; ६०. ४; ७८. १; ७९. १; ८३.
 ५; ९८. १; १०३. ४; १२६. ५;
 १३१. १; १४०. १; १४१. ५; १४३.
 १; ७. १४. ४; ५; १९; २२. ४;
 २४; ३०. ६; ३२; ४५. ३; ४६.
 ४; ५०. २; ५२. २; ५५. ४;
 ५६. ३; ५८; ७२; ८१. ४; ८६.
 २; ११३. २; ११५. २; ११७.
 २; १२६; १२७. ४; १२९. १;
 १३६. १; १५७; १५८. ५; १६८.
 ४; १७४; १७५; १९२. ५; १९३;
 १९४. ७; २१७. ५; २२३. ४
 वरङ्ग—वरेगी १. १५९. २; ४; २८३. २
 वरङ्ग १. २६३. ४; २९९. २; ३.
 २२. ९
 वरखण्ड—वृष्टि करे १. २१. ५
 वरजउँ १. १९६. १
 वरजन ५. २८. ४
 वरजहु ७. ६६. ३
 वरजि १. १५६. ४; २. १५३. ४

वरजित—त्यागा गया १. १८१. ४; १८३.
 १
 वरजेउ २. ९७. २
 वरजोरा—ज्वरदस्ती ६. ४५. ३
 वरत २. १६४. २; ६. १२६. २
 वरती—वैराग्य (विरति) ७. १६०. १
 वरद १. ११९. ४
 वरदाना १. ३८५. १
 वरन,—अक्षर, नहीं तो—जुग १. ३५;
 ३६. १; ३६; ५८. ८; बहु—२४५.
 ४; २५७ ३; २६०. २; २. ११६.
 ३; ४; रघुवर—२२१; २२३. १;
 ३. २३. २; ४. २४; ३३. ४; ५.
 ३४; ५६. ३; ६. १०२. १; २;
 —आस्रम ७. ४३; ५२. २; पीत—
 १०६. २; १५४. १;—अधम
 १५८. ३;—संकर १५८; १६२. ४
 वरनइ १. १०. ४; १२४. ३; १२७;
 १३५; १६९. ४; २३१. ४; ३०७.
 ३; ३२२. २; ३३०; ५. ३५. ४;
 ७. २७; ७५. १; १०२. ४
 वरनई ५. १३. ३
 वरनउँ १. ३१. ४; ५५. २; ९३. १;
 १२९. ४; २. १
 वरनत—वर्णन करता है १. २८; ३६
 २; ८२. ३; ११७. ५; १२४. ५;
 २२८. १; २४६. १; २६२. ३;
 ३००. ३; ३९५. १; २. १५६.
 ३; ३१९. १; ३२६. ४; ५. ३.
 ७; ५५. १; ७. ४५. २; ५१. ५;

७०. ४; ८३; ९२. ४; ९३; ११३. ५
 वरनन—वर्णन, वयान ७. ९६. ३
 वरननि १. ३६
 वरन्ह, सुरमुनि—१. २९३. ३; २. २३८. २
 वरनव १. ५८. १; ६३. २
 वरनहिँ १. ६६; २. १७४. ४; ७. १८. २
 वरनहि १. २३. ४
 वरनहु १. १३३; १३५. १
 वरना १. ११. २; ३३. २; ९०. ४;
 १२५. ४; ३. ४८. ४; ४. ४. ३;
 ७. ९१. ३; ९२. ३; १५०. ३
 वरनि १. ५७. ३; ६३. ४; ११८. २;
 ११८; १२४. २; १७६. १; २०६.
 ४; २०७. १; २०८; २१५; २६१.
 २; २६३; २८०. २; ३०१; ३१९.
 २; ३२२. २; ३८१. २; २. ११. १;
 ५५; ५८. ४; ७७. ३; ११५. ३;
 ११७. १; १३४. ४; १४०. ४;
 १४५. १; २१०. ४; ३. १९. २;
 ३५. १; ४८. ४; ४. ८. १; ३२;
 ५. ५; ३६. २; ५६. ३; ६. ७. १;
 ५; ९४. ६; १३०. ५; ७. २७. १;
 ३३; ४५. ३; ५२. ४; ५२; ७४;
 ७५. २; ९१; ११९; १५८. ५
 वरनिय १. २९६. ३
 वरनी—वर्णन की १. ७. ५; १९. ५;
 ८५. १; १००. ४; १०९. २;
 १४२. ४; १४८. ४; १५१. २;
 १५५. २; २७६. ३; ३०७. ३;
 ३२८. ३; ३८८. ४; ३८९. ३;

३९०. २; २. ३६. ४; ५९. ३;
 वर—११८. २; १२१. २; १६१.
 ४; १७२. १; ३; २२२. १; ३२२.
 ३; ४. ३०. ६; ५. ३०. ३; ६. ५.
 २; ६. ५; ७. ३४. ३; ५५. ४;
 ९१. ४; २२२. १

वरने १. २४. २

वरनेसि—वर्णन की ७. ९५

वरवस—जवरदस्ती, जोरावरी १. १७१.
 १. २४९. ३; २८४. २; २. १०१.
 १; १४४. २; १५१. ३

वरवात—श्रेष्ठ वायु २. २१७

वरम्, भूप—६. १३८. ४; ७. ३२. ३

वररै—वरै, भिरड १. ३१२. २

वरप १. ९८. २; १७३. १; १९९. ३;
 २. ५४; ८९; १५९. २; ६. १;
 ७. ११०. २; १२०; १६७

वरपइ ४. १७. ५; ६. ७३. १; २; १२६. २

वरपई ६. १२२. ५

वरपन ३. २४

वरपहिँ—वरसते हैं १. ५७. २; २२३.
 ४; २५६; २७९. ४; २८८. १;
 २९५. ३; २९७; ३१८; ३७२;
 ३८०. १; ३; ३८०; ३८२. ३;
 २. २. १; ११४; २०६; २३९.
 ३; ३. २७; ३५; ४. १६. २; ६.
 २४; ९३. ५; १११; १२८. ६;
 १२९. ६; ७; १३५; ७. १६१

वरपहु ६. १४८. ३

वरपा,—वर्षा, पावस—रितु १. ३५;

६३. ३; २९४. २; २. २४. ३;
 २१२; ३. ५७. २; ४. १४. ४;
 १५. ४; १९. १; २१. १; ७.
 ९३
 वरपासन—सालों का भोजन २. ८१. २
 वरपि १. ११३. ३; १२६. ५; २८१.
 ३; ३८७. ४; २. १०२. ४; १३५.
 २; २२१. २; ३२२. ४; ५. २३.
 ३; ६. ७३. २; १००. २; ११८.
 २; १४१. ३; १४१; १४८. ३
 वरपी ५. ३४. ४
 वरपे २. २११. ४; ६. १२२. १;
 १३४. ७
 वरपेड ७. ७. १
 वरहिँ १. १२१. १
 वरहि, मुनि—१. ४९. १
 वरार्इ—वचाकर २. १३७. ३
 वरात १. ११६. ४; ११७. १; ११९.
 १; ५; ३२७. ४; ३६७. १; ३७६. ४
 वरातहि १. १२०. १
 वराता १. ११६. ४; ११८. १; ३६६. १
 वरातिन्ह १. ३७२. ३
 वराती, उमामहेसविवाह—१. ६१. ४;
 १२३. ३; ३६५. ३; ३६६. २;
 ३८१. २; ३८५. २
 वरावरि १. ३१०. १; ७. १३२. ४
 वराये २. १२४. ३
 वराह—सूअर १. १४९. ४; १८५. १;
 २. २९८. २
 वराहा २. २३७. २

वराहु १. १८४
 वराहू १. १८४. ३; १८५. ३
 वरि—वद्विया ५. ४९. ३
 वरिआईँ—हठपूर्वक १. १०७. ३; ४. ८.
 ५; ७. ८३. ३; २०४. २
 वरिआई १. १८२. ३; १९५. ३; २५८.
 ४; ६. ४०. ३
 वरिआता—वरात १. ११९. ४
 वरिआरा—जोरावर १. १९५. २
 वरियाई—प्रवलता से १. १३. १
 वरियारा—वलवान १. ३२५. ३
 वरिवंडा—वलवान १. २०६. १
 वरिपहिँ २. २१७. ४
 वरिस १. २६५. १; २. ६. ३; ३०. २
 वरिसा ५. १५. २
 वरिहि १. १६१. २; १६२. २
 वरी—व्याही १. २१४; २९८. ३
 वरीसा—वर्ष, साल ४. १४. ४
 वरु—वल्कि, चाहे १. ९५. २; ३; ४;
 १०४. १; २; ३; १२९. ४; १७८.
 २; १७९. ४; १९४. ४; २५५. १;
 २५६. ४; २. २२. १; ३१. ३;
 ३४. १; ४६. १; ४९; १०१. ५;
 १०३; २२५. २; २३३. १; २५५.
 १; ३. ५४. १; ५. ४७. ४; ६. ७७;
 ८३. ६; ७. ५८. १; २१०. ८; ९; १०
 वरुकु—चाहे भले ही २. ४८. ४
 वरुन—जल का अधिष्ठातृ देवता १. २१३.
 ५; ३. ३९. ६; ६. ११. २; १३०. ४
 वरूथ, निहिचरकरि—मृगराजः ३. १६.

३; ४. २४; ५. १६. १; ३४; ६.
 ५६. २; मायानाग-९६; ११३.
 ६; १२६. ४; ७. ७४. २
 वरूथः, कृपा-३. १६. ५
 वरूथा-समूह १. २१८. ३; गंधरव-
 २२३. ३; ३. २३. २; ४८. ४;
 ६. ४. ५; ९२. १
 वरे १. २०२
 वरेपी १. १०५. २
 वरेहु १. १९८
 वरोरू-सुन्दर जौघवाली २. २७. २
 वर्ग,-समूह नारि-७ १९६. २
 वर्ज,-(वर्य) उत्तम, श्रेष्ठ, मुनि-१. ७०. २
 वर्ती १. २१३. ६
 वर्वर-नीच, वाचाल ६. ४०
 वल-शक्ति, सेना १. १७. २; २३. ५;
 २४. १; २५; ५१. २; ९७. २;
 १०६. ३; नाम-१४३. १; महा-
 १५०. ३; ४; १५८. २; १६०. ४;
 १६७. ३; १८१. ३; १८२. ४;
 १८३. १; १८९. ३; १९३. १; २;
 १९५. २; १९९. ३; ४;-धामा
 २०६. २; २०९; २१०; २११. १;
 २; २१२; २१३; २१४; २२०. २;
 अतुलित-१४२. ४; २४९;-सीवाँ
 २६६. ४; २७१; २७२. ३;-निधि
 २७६; भटवाहु-२८३. ४; २८३;
 २८६; २९४; ३०५. ४;-हानी ३११.
 ३; ३१७. १; ३२६. २; ३७५. २; २.
 १८; १९. २; २६. १; १३३. २;

२१५; २३०. ३; २३५. ३; ३२६.
 १; ३. २. ३; ४. २; १६. ८; २०.
 ३; २३. १; २४. ६; ३०. ३; ४;
 ३०; ३५. ५; ३७. ७; ४६. १;
 ४६; ४८. ६; ४९; ५६. ५; ५७.
 ४; ४. ३. १; २; ७; ८. २; ९.
 ३; ५; ६; ७; १३; तेज-सीवाँ
 १४; १०; १२. ५; २६. ६; ३२.
 ४; ३३. २; ६;-भारी ५. १. ३;
 २. १; ६; ३. ७; ८;-सुजसु १२.
 ३; १६. ४; १६; १७. १; १७; १८;
 २१. २; ३; २१; ३१; ३५. २;
 ३६. २; ४२. २; ५५;-रासि ५६;
 ५७. १; ५८. १; ३; अनुमान-
 ६३. ४; ६. ९. ३; ४; ११. २;
 तेज-रासी १६. १; २५. २; ३;
 २७. २; २७; २८. ४; ३३. १;
 ३; ४०. १;-जलपूरा ४३. २;
 ४४. २; ४; ४६. ४; ४७; ५०. २;
 ५२. ६;-पुंज ५३; ५५. ३; ४;
 ५; ५६. २; ४; ५७. ३; ५९; ६०;
 ६४. ४; ६५; ६६. २; ४; ६७;
 ७१. १; ७१; ७५. २; ७७. १;
 ८१. २; ८२; ८७; ८९; ९१. १;
 ९३. १; ९४. ३; ४; ९५. ३; ४;
 ९६. १; ४; ९८. ५; १०१. ३; ५;
 १०२. ५; १०३. ३; १०६. ५;
 १०९. २; १११; ११७. १; ११९.
 १; १२०. ४; ५; १२१. ५; १२२.
 २; ५; १२३. २; १२६. ३; १२८.

१४०. २; १५०. २; ७. ३०. १;
 ३८. ३; जातुधानवरूथ - भंजन ७४.
 २; ३; ८३; - पौरुपसंहार ९५.
 १४०. जोग - १४६; २०२. ४;
 २१०. ५; २१५. १
 बलकल - पेड़ की छाल २. १६६; २४०. ४
 बलकला - उन्मत्त किया ७. १०२. १
 बलम् - ३. ४१. ३; ६. १३८. ३; १४०. ५
 बलवंत - बलशाली ३. २४. ५; ६. १०६.
 १; १२५. ७; ७. ८६. ५
 बलवंता ३. ३१. १; ६. ६३. १
 बलवान १. १४९; १५५; २. २०१;
 ६. ६८
 बलवाना १. ७९. ३; १८१. २; २११.
 ३; २१३. १; ३१७. १; २. ८२.
 ४; ४. ३३. २; ५. १६. ३; १९.
 १; ६. २३. १; ५२. ६; ६३. २;
 ८७. २; ८८. ४; १०३. २; ११७.
 ५; १२३. ७
 बलवीरा १. १८२. १
 बलसाली ५. २१. ५; ६. ९२. ३
 बलाक - बगुला १. ५९. ३
 बलाहक - बादल ६. ११२. ३; १२८.
 ६; ७. ७४. २
 बलि, - बलिहारी राजा बलि, बलिदान १.
 ३००. १; ३१६. २; ३६९. ५;
 ३९१. १; - भागा २. ९. ३; - पसु
 २३. १; ३१. ४; ४४. ३; - हारी
 ५३. ४; ५४. १; ५६. ४; ५७;
 ५८. २; ७५; ९५; ९६. २; १६६.

३; १७७. ३; ३. ३०. ५; ४.
 ३२; ५. १४. २; ६. ९. ४; ३९.
 ७; ४४. ४
 बलित, - घेरा हुआ, युक्त - वर २. १३८. ३
 बलिहि ६. ३९. ७
 बली ६ १०१. ४
 बलीमुख - वानर ६. ६६. ४; ६७. ३;
 ८७. ५; ९२. १; १०६. ४; १२१. २
 बलु, हरिमाया - १. ७४; ७६. ३; २१३.
 १; २९९. ४; ३२६. १; २. १५.
 १; २०. ४; १५७. २; २३२. १;
 ५. ५६. ४; ६. ४५. ३; कपि -
 ५३. १; ७८. ३; ९४. १; ११४. ३
 बल्लभ, - प्यारा जग - ७. ६०
 बवा - बोया है २. १७. ३
 बस - अधीन १. ६. २; प्रकृति - १३.
 १; ३९. १; ४२. ३; विमोह -
 ७२. २; ७२; भय - ७९. १;
 भावी - ८६. ४; १०८. ३; १०८;
 काम - १०९. २; ४; ५; ११२.
 ४; वर - १२०. ५; अम - १२२.
 ४; मोह - १३२. ४; १३९. ३;
 भगतप्रेम - १४०. १; १५६. २;
 १६४. ३; सेवक - १७२. ४; सरूप -
 १७४. २; स्व - १८२; १८४. ३;
 रिस - १८५. २; १८६. १; १९८.
 ४; १९९. १; २००. ४; अम -
 २०२; २०३. ४; साप - २०६;
 २०९; - वर्ती २१३. ६; २१७.
 १; २३०; २३१; संनेह - २३२;

१; २३०; २३१; सनेह—२३२;
 २४३; विधि—२५५. २; ४; २५७;
 २५८. १; स्व—२६२. ३; २६५.
 ४; २६७. ३; ४; २६८. ४; २६९.
 ३; २८१. ४; २८८; २९४; ३००.
 ४; ३०१. ३; ३०४; सोच—
 ३०५; ३०७. १; ३१०; ३१६;
 ३६७. ३; ३६९. ४; ३७३. २;
 ३८९; ३९१; ३९४. २; २. ४. ३;
 १३. २; १५. ३; १७; १८; २०.
 १; २१. ४; २२. १; २५. ३;
 २६. १; ५; २७. ३; ३७. १; ४६.
 २; ४६; ४७. ३; ५२. ४; ५४. ४;
 ५९. ३; ७१. ४; ७२; ७४. ४;
 ७६. ३; ७६; ७७; ७८. ३; ८०.
 १; ८४. २; ८५. ४; ८६. १; २;
 असमंजस—३; ९८; १००; ११३;
 १२२. १; १२२; १४२; १४४; १४६.
 १; १५१. ३; १५४. २; मोह—
 १७३; २०८. ३; २१०; २११. १;
 २१६. ४; २१८; २२०. ३; २२४;
 २२६. २; २२८. १; २२९. १;
 स्व—२५५. १; २५९. ४; २६१;
 २६६. ४; ३२०. १; ३२२. ३;
 ३. ४; ७. ४; ८. १; २०. १; ३;
 २१. ६; ३०; ३१. ४; ३४. ५;
 ३६. ८; ३७. ४; ४०. ५; ४१. ५;
 ४२; ४६. ४; ५; ५८. ३; ४. १;
 ४. ५; ४; ७. २; ८. ७; १२. ४;
 ५; ३१. ६; ५. ४९. ४; ६. २३.

३; ४; २९. ३; ४४; ४६. १; २;
 ५०. ३; ८६. ४; ८६; ८७; ९५.
 ६; १०१; १०९; १११. १; ११५.
 ५; १२४. ८; १२८. ३; १३०.
 ६; १५२; १५७. ८; ७. १५. ६;
 ३०. २; ६३. ३; ६४. २; ८३. १;
 ८४. २; ९१. २; १०६. १; ३;
 ४; ५; ११५. ४; १५२. ३; १५३;
 १५६; १५९; १६७; १६८; १७६;
 १८२. ५; १८७; १९४; १९८. २;
 २०६. ४; २०८

वसइ १. १५८. १; १८६. ३; ३२२;
 २. २६. १; ५. ४९. ४; ७. ८१.
 १; ८८. १; १९६. ३; २०६. १; ३

वसउ १. १०४. ४; ३. ४१. ५

वसत—रहता है, वसता है १. १२१. १;
 १७०; १९०. ४; २. ३२५. ४;
 ५. ४८. १; २; ७. १९२. ५

वसति—वसता है ६. १६; १२४. ७

वसतु—वसे ३. १६. ९

वसन—वस्त्र १. १९. २; १२५. ४; ३०१.
 ४; ३६६. ४; ३७३. १; ३८५. २;
 २. ७. २; ९. १; ५३. १; ९२. १;
 २; १२०; १६४. १; १६४; १६६;
 १७१; २१२; २२२. ३; २४०. ४;
 २५२. २; ३२५. २; ३; ३. ७. २;
 ५. २५. ३; ६. १४८. २; ७. २४;
 ३६. ३; ३९; ४३. १; ५५. ३; ७३. ३

वसंत १. ५८. ६;—रितु १. २६०. २;
 २. २१६. ४; ३. ४६. ५; ६. १०२.

३; ७. ५१. १
 बसंता ३. ५७. १
 बसब ७. १९१
 बससि—बसते हो ७. ५७. ४
 बसह—बैल १. ११६. ३; ३६६. ३; २.
 ३२१. ४
 बसहिँ १. ३३; ६६. १; ८२; १२३. ३;
 १२९; १५८. १; १७१. २; १७६.
 १; २३८. १; २. ५१. २; ११४.
 १; १२५. १; १३८. २; १४३. २;
 १७५; २२४. ४; २२६. ३; ३.
 १८. ४; ६. ५७. ५; ७. ५२. ३;
 ६१. ४; ८१. ५; १५२. ४
 बसहीँ २. १३३. ४; ३२७. १
 बसहु १. १७९. ४; १८७; २६९. २;
 २. १२९. २; ४; १२९; १३०. ३;
 १३०; १३१. १; ३; १३१; १३२.
 २; १३२; २५८; ३. १३; १६;
 १८. ५; ५४; ४. ७; ५. ४७. ३;
 ६. १३३; १४३. १; २; ७. १९०. ८
 बसाइ २. ८३. ४; १६२
 बसाई १. १९. ५; ८८. २; २०५. ४;
 २१६. ५; २. १००. ४; १६४. १;
 २०७. ४; ७. ६०. ४
 बसाये १. ३२. २; २. ११४. १; ३. २४. ३
 बसि १. १३४. ४; २. ५४; १२५. २;
 २१२; २२५; ३२७. १; ३. ५. १;
 २८. २; ५. ४२. ३; ७. ५७. ४;
 ८१. २; १९८. ५
 बसिष्ठ १. २२१. २; ३; ४; २२५. ४;

२२९; २४०. ४; ३२६; ३७५. ४;
 ३८६. १; ३९३. २; ३; २. १०.
 १; ८१. १; १५७; १७०. ४; १७२.
 २; ७. १४. १; १८. ३; २२. २;
 ३; २३; ४९. १; ७१. १; ७३. १
 बसिहहिँ ७. १२९. ३
 बसिहि २. ३७. २
 बसी २. ३७. १; ५. ४१. ४
 बसीठ—दूत ६. १२. ५; ४३. ४
 बसीठी—सिफारशी चिट्ठी ३. ४८. ५;
 ७. ९४
 बसुधा—पृथिवी १. ३६. ४;—तल ५१.
 ४; ६. १०२. ४
 बसुधाहू २. २१०. ३
 बखला २. २१३. २
 बसे १. १८०. ४; ३६६. २; ३९५. ३;
 २. २२७. १; ३२३. ४; ६. १२३. ९
 बसेउँ ७. १६७
 बसेउ १. १०२
 बसेऊ ६. २०. ३
 बसेरा, विपतिविपाद—२. ३९. २; ६.
 १६. ५
 बसेरे १. १०. १
 बस्तु १. १९. ५; १२५. ४; ३८३.
 ३; २. ७. २; ३. ५४. २; ७. ५१. ५
 बस्य—वश्य, अधीन १. २१३; ४. २४.
 २; ६. १४०. २; ७. ६९. २;
 ११५. २; ३; १४३
 बह—चलता है, बहता है १. १५३. १;
 २२३. २; २. २१६. ४; ३. १०.

५; २१. ६; ४. २९. ४; ६. ११२;
 १२८. १; ७. १२. ३; ४६. २;
 ५१. २; ५१
 बहइ १. ३१३. १; २. १३८. ४; २१७;
 ३. ५२. ४; ७. ९. ५
 बहई १. ९३. ४; २. ९१. ३
 बहति—बहता है, ढोता है ६. ११२. ६
 बहरावा—सुन करके न सुना ५. २२. १
 बहहिँ—ढोता है ६. ४४; ११३. ३; ७.
 ४६. ४
 बहहीँ १. ९०. १
 बहहू ६. ५६. ३
 बहाई १. २०१. ३; ७. ६९. ४
 बहनी ३. २२. २
 बहिर ६. ३०
 बही १. २४४. १; ५. ५०. ३
 बहु १. १७. ७; २३. १; ५५; ५८. ३;
 ४; ८; ५९. ५; ६१; ७४; ७८. २;
 ८०. ४; ८६; ८७. ४; ८९; ९७.
 ४; १००. २; ३; ४; ११०. ५;
 १११. ५; ११७. ४; ५; ११८. ४;
 १२१ ५; १२५. ५; १२६. १; १२७.
 १; १२८. १; १३३. ३; १३४. ४;
 १४४;—रंगा १५४. १; ३; १५८.
 १; १६०. २; १६१. ३; १६५;
 १६६; १६८. ३; १७०. ४; १७३.
 १; २; १७७. ३; १८९. १; १९०.
 ४; २०३. १; २१४; २१५. ५;
 २१६. १; २२१. २; २२३. ४;
 २२७. ३; २३१. ५; २३४. १;

४; २३५. १; २; २३८; २४०. ४;
 ५; २४०; २४३. ४; २४५. ४;
 —वरन २५७. ३;—रंगा २६०. ४;
 २६६. ३; २७५. १; २९५. ३;
 २९६. १; ३०४. ४; ३०७. ३;
 ३०९. २; ३२१. ३; ३६६. २;
 ३७०. १; ३८६. ३; ३८८. ४;
 ३९४. ५; २. ७. २; ९. २; १८. २;
 २२. २; २४. २; ५८. ३; ६०. २;
 ८४. २; ८६. २; १००. ३; ११०.
 ३; ११८; १३०. ४; १३३. ४;
 —भाँती २५६. ३; १७०. ४; १७१.
 २; २१३. ४; २१७. २; २५१. २;
 २६६. ३; ३१७. १; ३२६; ३.
 १५. ९; १७. ६; १८; २४; २६.
 १; ६; ९; २९; ३०; ३४. १; ३५.
 ४; ३७; ३९. ४; ४१. १; ४; ४२.
 ३; ४५. १; ८; ४८. २; ५२. १;
 ५३. ५; ४. ५. १; १०; १४. २;
 ३; २३. ४; २६. ६; २७. १; २७;
 ३०. १; ६; ३१. ३; ५. ३. ७;
 ८; ३; ९. १; २; १०. ४; १०;
 १८. १; १९. ५; २३; २५. ३;
 —कौटि २६. १; २७; ३४. ४;
 ३५. ६; ४२. २; ५४. ३; ६. ५.
 ३; ८. ४; २१. ४; २३; २८. २;
 २९. २; ४१. २; ४२. ३; ४३. २;
 ४३; ६. ६२; ७१. ३; ७३. २; ८०.
 २; ८३. ९; ९१. ३; ९३. ५; ९४.
 २; ३; ९५. १; १००. ४; १०२.

१; २; १०६. ४; १११. २; ११२.
 २; ११२; ११३. ३; ११३; ११४.
 ४; ५; ११७. ६; ११८. ५; १२०.
 ४; १२१. ४; १२२. १; १२४. ५;
 ६; १२५. २; ५; १२६. १; १२७;
 १२८. ४; १२९. ७; १३३. २;
 १३४. ७; १३५. ३; १३८;
 १४४. २; १५०; १५७. ४;
 ७. १५. ६; २०. २; २२; २७.
 ६; ३२. ५; ३४. ५; ३९; ४०. ३;
 ५०. ३; ४; ५; ५१. १; ३; ५२.
 ३; ५; ५३. ५; ५५. २; ४; ६०.
 १; ६३; ६८. २; ८०; ८२. ३;
 ८३. ३; ८५. २; ८६. २; ९१. ३;
 ४; ९८. ३; १०६. ४; ११०. १;
 ४; ११२. ३; ११९. २; १२५. ४;
 १२७. ३; १३४. ३; १४४. ३;
 १५०. ५; १५२; १५५; १६०. १;
 १६६. २; १६७; १७०. १; १८८.
 ७; १९८. ३; २०२. ४; २०८. १२;
 १५; २०८; २१०. ८

बहुत १. ८७. १; ९०. ४; १७०; १९९.
 ४; २०१. ३; २१०; २२४. ३;
 २७१. १; ३०८. २; ३२६. १;
 ३३०. ४; ३६५. ३; ३७९. ४;
 ३८७. १; २. ८. ३; १५. ३; ३२;
 ३४. ३; ४१. ३; ७९. १; २; ८३.
 २; ९६. ४; १०३. ३; ११७. १;
 १२१. ३; ४; १५२. १; १५६. ४;
 १७०. ३; २५७. ३; ३२०. १; ३.

१७. १; ५३. ५; ४. १५. १; ५.
 १७. २; २४. ३; २५. १; ५५; ६.
 २५. ४; ३३. ५; ५२. ३, ७०. ३;
 ९४. ४; ९९. ७; १०९. १; १२२;
 १२५. १; ७. ७. १; १५; २२. १;
 ४५. १; ६९. २; १४८. २; १५०.
 ३; १६२; १६६. २; ३; १८६. ८

बहुतक ४. २७. ३; ६. ९०. ३; ४; ७. १०
 बहुताई ३. ४२. २; ५७. ३; ६. ७. २;
 ७. २०८. १७

बहुतु २. १०३

बहुते १. १५६. ३

बहुतेन्ह ७. ५४. १

बहुतेरे १. ७८. २; १६६. २; ३७२. १;
 ६. १०१. १

बहुधा—अक्सर, अनेक प्रकार से ७. १६२.
 १

बहुवाहू—बहुत वाहुओंवाला ३. ३७. १

बहुरहिँ—फिरेंगे लौटेंगे २. २५४. २

बहुरि—फिर १. १०. १; ५; ४८; ४९.
 २; ७८. ४; ७९. ३; १०६. १; ११५.
 १; १२३; १२४. ३; १२६. २; ५;
 १३४; १६३; १६९. ४; २०८. ३;
 २३३. २; ३; २३४. ३; २५१. ६;
 २६७. १; २९१. १; ३०२; ३१०.
 ३; ३११; ३१३. २; ३२०. २;
 ३२३; ३६७. ४; ३७०. २; ३७३.
 २; ३७५. ४; ३८७. ३; २. ४२;
 ४७. २; ५६. ३; ५८. ४; ११२.
 २; ११८. ३; १२४. २; १५८. १;

१६१. ३; १६६. १; १७२. ४;
 २१५; २२३. ४; २२८. १; २६३.
 ३; २६६. २; ३. ५. १; १६. ११;
 २२. ९; ४. ३. १; १२. ३; ५.
 २९. ३; ४६. २; ६. ५४; ६१.
 ५; ११४; १२६. ३; १३१. ३;
 १४८. २; १५५. ३; १५६; ७.
 ४९. ३; ९०. ४; ९१. १; ९२.
 २; ४; ९४. ३

बहुरे—लौट गए १. ३९५. २

बहुता ४. २२. ३; ५. ४. ४; २४. ४;
 ६. ४५. ४

बहे २. २४. १

बहोर, —लौटनेवाले गई—१. २३. ४

बहोरि १. ६०. २; ९५. ३; १२२. ५;
 १९२; १९५; २०१; २०४. २;
 २६७; ३०२. २; ३६६; ३७०. २;
 ३७३. ३; २. ९. ३; ११३. ४;
 १३६. ४; १७६; १७७. ४; २५९.
 ४; २५९; ३१९. ४; ३. ६; ७.
 १; ५. १९. ५; २६; ६. ४. २;
 ११. ३; ३९. ८; ९९. ४; १०९.
 २; ५; ११७. ६; १२३. ९; १२६.
 ३; १३७; ७. ९४. १; ९६. ३;
 ११८; १२३. ४; १४४; २०२. ५

बहोरी—फिर १. ३२. १; १७९. २;
 २६८. २; ३७०. २; ४; ३८६.
 ४; २. १०. २; १३. ४; २८. ४;
 ३७. ४; ८१. ३; १०४. २; ११३.
 १; ११९. १; १२९. १; १३६.

४; १५२. ४; १५५ ४; २१४.
 १; २२८. १; २५९. ४; ३१९.
 ४; ३२४. ३; ३. ३७. १२; ५.
 ४१. २; ५५. ४; ६. ४. ४; ९.
 १; ८१. ४; १२३. ५; १५७. ३;
 ७. ९६. २; १००. १; १२३. ४;
 १२५. ४; २०२. ८

बाँकी १. २५२. ४; २. ११८. ३;
 १४४. २

बाँकुरा, रन—६. २७. १; २८. ४;
 समर—६३

बाँकुरे, रन—१. २७८; ६. ५६. २;
 १२१. ५

बाँके २. १५९. १; ६. ५६. २; ५९. १

बाँच १. ३२८. १

बाँचत १. ११५. ३; ३२३. २

बाँचा १. २०५. ४; ६. ११९. ४

बाँचि १. ११५. ४

बाँची १. ३२३. ३; ३२३; ६. ४४. १;
 ११४. ४

बाँचु ५. ५४. ४

बाँक १. १२१. २; २. ७६. १

बाँभा २. १६५. २

बाँटि १. २१०. ४; २२१. ४

बाँघ ५. ४९. ३

बाँघत—बाँघते हुए ३. २३. ८; ४. ३८

बाँघा ३. ३५. ४; ६. ४३. १

बाँघि १. १८९. १; २८३. ३; २.
 १४५. ४; २३१. १; ५. २४; ४४.
 ४; ५४. १; २; ५६. २; ६. ७.

१; ९. ४; ३९. ७; ७. ९४
 बाँधी १. २१३. २
 बाँधे १. २७७. १; ३०१. ४; २. २४०.
 ३; ३. ५०. ४; ५. २२. ३; ६.
 १११. ४; ७. ५१
 बाँधेउ ५. २२. ३; ६. ६. ४; ८; ७. ८२
 बाँधेसि १. २०१. ४; ५. २०. १
 बाँधेसु ५. १९. १
 बाँधेहु १. २९९. २
 बाँह, -बल २. २६. १; ३. ३०. १;
 ४. १२. ५; २३. १
 बाँहा २. ७८. ३
 बा-या ७. ३२. ७
 बाइ-बाकर ६. १२६. २
 बाउ-धन्य, वायु १. ३१३. २; २.
 २०१. २
 बाउर-बावला १. १२०. ४; १२१. ४
 बाऊ-वायु, पवन १. २२३. २; ३.
 ५२. ४
 बाग-वाणी, बागडोर १. ५८; ११८.
 ५; २४५; २६०. ४; -विभूषण २.
 ४२. ३; -विलासा ५. ६०. १;
 ६. ७८. १; -ईसा ७. ८२. ४;
 बागन्हं २. ८४. ४
 बागही ६. ११५. ६
 बागा १. ६१. ३; १८३. ४; २. १०७.
 २; १५९. ३; ३२५. ४; ५. १८. १
 बागीसा - (बृहस्पति), आकाशवाणी १.
 ९९. २
 बागु १. २६०; भूप-२६०. २; २६२. १

बागुर-जाल २. ७६
 बाघ १. ५९. ४; २. १३७. ३; २३७. २
 बाघउ ६. १०. १
 बाचाला-बकवादी ७. १५२. २
 बाज १. २०२. ३; २२६; ३०१. २;
 २. ८. २; १४. १; ६. १०२. ५
 बाजत १. ३३०. ३
 बाजन १. ११५. ४; १२५. ३; ३८१.
 २; ३८५. ३; २. १२. १
 बाजने १. २९६. १; २९८. १; ३१९.
 १; ३७२. ३; ३७९. २; ३८१. २
 बाजः, -बाजरूप भवस्वग-३. १६. ३
 बाजहिँ १. ११६. ३; १२५. ३; २९६.
 १; ३७७. १; २. १२. १; २३७.
 ३; ३. २७; ५. २५. ४; ६. १३.
 ५; १८. ४; ६१. १; २; १०२. ४;
 १३५; ७. २१; २७. ५
 बाजा १. ११६. ३; २२५. ३; ५. १९.
 ४; ६. ९९. ४; १०१. ४
 बाजार ७. ५१. ५
 बाजि, -घोड़ा बर-१. १८४. २; गज
 -निवाहू १८५. ३; -समेत १८५;
 -समेता २०१. ४; २०२. २; -गज-
 साला २४७. १; रवि-२९४. ५;
 ३७२. ३; ३७३. १; २. १४३;
 -विरहगति १४४. ४; १५८. २;
 १७१. ४; २०४. ३; २२९. ४;
 ३२१. ३; ४; ५. ३. ७; ६. ११७.
 ३; ७. २२; -मेघ ४७. १; -गज-
 ठाटा ५२. १

वाजी-अश्व, घोड़ा १. १८५. १; २२३.
 ४; ३. ४८. ३
 वाजीगर ६. ४४. ५
 वाजु २. २९
 वाजू २. २३१. ३
 वाजे १. ११५. ४; १२६. ५; १८२. २;
 २९५. २; २९८. १; ३१९. १;
 ३७२. ३; ३७७. १; ३७९. २; ६.
 १०१. ४; ७. २०. २
 वाट-मार्ग १. ३२०. २; ३७७. २; २.
 १२. २; १०१. ३; १६०. १; ५.
 ३०; ९५. ३
 वाटा २. २१३. ३; वर-३. १२. २;
 ६. ६१. ३; ८९. २
 वाटिका-कुलवाड़ी १. ५८; सुमन-
 १८३. ४; २४५; विष-२. ६०;
 २१६. २; असोक-५. १८. २;
 सुमन-७. ५१. १
 वाढ २. १०; ४. १७. ६
 वाढ् १. १७. ७; २६७; ७. ११७. २;
 २१०. ५
 वाढत १. २११. १
 वाढहिँ १. १४८. ३; ७. ५४
 वादा १. १६३. ४; ३०९. २; ३१६. ३;
 ६. ९४. १; ९६. २
 वादि १. १७. ७; ६. १२३. १; १२४. १
 वादी १. १२८. १; २. ३५. १; ३. ४४.
 १; ४. ६. ७; ५. १४. १; २५. ३.
 ५८. ४; ६. ११८. १; १३९. २;
 ७. १८२. ७

वाढे १. २१६. १; ३०९. ४; ३७३. ३;
 २. १३६. ३; २६१. २; ७. १४. ४
 वात १. ७८; ८६. ४; १०७. २; ११९.
 ५; १३८. ४; ३०३. ४; ३२३. ३;
 २. १७. २; ४; १९. १; ४; २१.
 २; २३. २; २९. ४; ३३. २; ३५.
 ३; ४३. ३; ४६. ४; ४७. ३; ४८.
 १; ४९. ४; ५१. ५; ७७. २; ९६;
 १६१. १; २१२; २१८. २; २१८;
 २५७. १; २६०; ३. ३२; ४७; ५.
 ३२. २; ४०; ५५. ४; वातहिँ-
 ६. २७. २; ४६. ४; १२८. ६; ७.
 ९. १; १५६; १९४. ४; २०२. ४;
 २०६. २; २०८. १५
 वातन्ह ५. ५८
 वातहिँ, -वात ६. २७. २
 वाता १. १७. ५; ११९. ४; ३६६. १;
 २. २७. ४; ८६. ४; २५४. ३;
 २५७. १; ३. २२. ६; ३०. १; ४०.
 ३; ४२. ३; ४४. २; ५६. ४; ४.
 ३. ५; २६. ७; २९. १; ५. २. १;
 ३८. २; ४६. ३; ५५. २; ६. ८.
 ५; ८३. २; ७. १२५. १; १७०. २
 वाति, -वनी दीप-२. ६०. ३
 वाती ७. २००; २०६. २
 वाति २. १२३. २
 वाति -वाति १. २५८. ४
 वातुन् -वातुन्. पागन् १. १३९. ४
 वादन् -वातन् ६. ७०. ६
 वादहिँ -वात वरति हिँ. वरति वरति हिँ

७, १५७

वादि-वृथा, व्यर्थ १. २४. ४; २. ७६.
 १; ९४. १; ९८; १२०. ३; १२०;
 १२१. १; १६३; १७५. १; २०२.
 ४; २०६. ४; २१९. १; ३१५. १
 वादिनि, -बोलनेवाली प्रिय-२. १६. १
 वादी, -कहनेवाला, शत्रु परमारथ-१.
 १३२. ३; १७२. २; कटु-३०८.
 २; परमारथ-३. १०. ३; ६. १३१.
 १; आत्म-७. १००. ३; अभेद-
 १५८. १
 बाधक-रोकनेवाला ४. ९. ९
 बाधा-विघ्न १. २१२. ४; १६५. २;
 ४. २०. १; ५. २१. २; ३१. ३
 बाधी १. १५३. २; ७. २०२. ५
 बान-तीर, बाण, बाणासुर १. १११. २;
 २३६. ४; २४३. २; २३७. २; २८५;
 २८९. २; ३०६. ४; कुठार-धनु-
 धारी ३१५. १; २. ८०. ३; ९१.
 १; १५२. २; २०६. ३; ३. २६. १;
 ५; रघुवीर-७; ३४; ४. ८;
 ५. ९. ४; -कृसानु १५; राम-
 १६. १; ब्रह्म-२०. १; -प्रताप
 २७. ३; ३६; -सरासन ६१. १;
 ६. १४. ४; १८. ४; १८; -प्रताप
 ५५. ५; -सम ७०. १; ७१. २;
 ७३. ४; ७३; ९०. ४; ९५. २; ९९.
 ८; १०२. ८; १०८. २; १०९. ५;
 -बुंद ११२. ३; -भरि ४:५; -संग
 ११६. २; अनल-११६. २; ४;

११७. १; ४; ११८. २

वानधर, -बाण धारण करनेवाला चाप-
 ३. १६
 वानन्ह ६. १०८. ३
 वानर-बंदर १. २०७. २; -तनु २१९;
 -जूहा ४. २२. २; -जूथ २४;
 -कटक २५. १; -जूथ २५. ३;
 २५; ५. ११. २; २५. १; -रूप
 २६. २; -भालुवरूथ ३४; ३५. ४;
 ३७. ५; ४६. १; -जूथा ५०. १; ५४.
 २; ६. ३०. २; -भालुचपेटन्हि
 ५०. ४; ५२. २; ६२. १; ६४.
 १; ६८. १; ७१. ३; -निकर ८३;
 -जूथ ९६; ११०. ५; १२१;
 १२६. २; १२९; १३८. ५; १४८.
 १; १५०. ३; ५; ७. १८. १
 वानरहि ५. १३. ६
 वाना १. १८५. १; ३०६. २; धनु-
 २. १३२. ४; ३. ४८. २; ४. २१.
 ४; ५. १. ४; ६. १५. ३; ८१. ४;
 सरासन-९२. ३; ९५. १; ९९.
 ६; १११. ४; ७. ३५. ४; २२३. ४
 वानि २. २०६. ३; ३. १५. ४; सहज-
 ५. १४. ३
 वानी, -वचन विधिहरिहरकविकोविद-
 १. ८. ६; १९. ३; २३. ४;
 ४१. ३; करममन- ३२. ४; ६२.
 २; ६७. ३; ६९. २; ७६. ३; ८५.
 ४; ९१. १; देवरीपि-९२. ४;
 ९६. ४; ९९. १; १०१. २; ११२.

२; ११३. ३; ११४. २; १२१. ३;
 १२२. १; मृदु—१२३. ४; १२८. २;
 १२९. ३; प्रिय—१३१. ३; १३९.
 २; १४२. ३; १४३. ३; १४८. २;
 १५१. ३; १६२. ३; शंकर—१६९.
 ४; नम—१७३. ३; १८४. १; मृदु—
 १८७. १; १८९; करममन—१९२.
 ३; १९६. १; १९७. ३; आकास—
 २०३. ३; ४; नम—२०४. ३;
 २१८. ३; ब्रह्म—२१९. ४; २२५.
 १; २२७. ४; २४०. १; २४४. २;
 २४९. ४; मृदु—२५४. १; २५६.
 २; ४; २६१. २; २६२. १; २७१.
 ४; वर—२७३. २; २७८. ३;
 २८१. १; २८६. १; २८७. ३; २८९.
 ३; २९५. ४; २९९. ३; मृदु—
 ३०६. १; ३११. ३; ३११; ३१२. १;
 वारिद—३२८. २; ३३०. २; ३६९.
 २; वर—३७०. १; ३७४. ४;
 ३८१. १; ३९४. ४; ३९५. ४;
 मृदु—२. ५. १; प्रिय—६. ३;
 मृदु—७. १; १८. ३; २५. १; २६.
 ४; २८. १; ३२. २; ३६. १; कहु—
 ४२. १; अतिमृदु—५४. ३; सीतल—
 ५५. १; मृदु—५९. १; ७४. ४;
 ७५. १; ७९. ४; ८०. १; ९१. १;
 ९३. २; ९७. २; सीतल—१००. २;
 वर—१०४. २; ११५. ४; मृदु—
 ११६. १; ११८. १; ११९. ३;
 १२२. १; रघुवर—१२७. ४; १२९.

१; करममन—१४०. ४; १४४. २;
 १४६. १; मृदु—१५१. २; १५३.
 २; १७७. ४; ५; १७८. २; २०४.
 ४; ४०५. ४; २१५. १; २१७. ३;
 वर—२२१. २; २२३. ३; २३२.
 १; रघुवर—२३३; मृदु—२५१. ३;
 २५६. २; २६०. १; २६४. १;
 अतिआरत—३. ४. ३; मृदु—७.
 २; १०. २; १८. २; २२. ६; २३.
 ६; ३२. ४; ३७. ४; ५३. ५; ५६.
 १; कपि—४. ९. ११; ३०. ५;
 ५. १०. १; १२. २; १७. १; २४.
 १; ३४. १; पुरजन—३६. २; ३७.
 १; ४२. १; ५०. २; ६०. २; ६.
 ९. २; १२. ४; २१. २; ३१. २;
 ४१. १; ५०. ४; आरत—९२. १;
 ९६. १; १३२. १;—समा १३३.
 १; १३४. २; १३५. २; १४१. २;
 १४४. १; ७. ७. १; प्रभु—१२.
 ४; ५९. २; ६६. २; मृदु—७५. ४;
 विधि—८४. ४; मृदु—८५. १;
 ९८; १२५; १३१. १; ५; १५२.
 १; नम—१७२. १; १७४; १७८.
 १; १९२. ३; १९४. ३; २१७. १

वनैत—वीर, पटेबाज ३. ४७. २

वापिका—वावड़ी १. ११०. ४; ७. ५२. ४

वापी १. १८३. ४; २४५. ३

वापुरे ७. २१०. २

वापुरो—तुच्छ, वेचारा १. २७०; २८६. ३

वाम,—वायँ, प्रतिकूल, स्त्री—भाग १.

१३१. २; १७६. १;—दिस्ति २;
 २०५;—कर २६६. ४; २६९;
 २७७. १; ३११; ३१३. १; ३१५;
 २. २१. ४; ५६. १; ९२. ४; १६६.
 ४; १६९. ४; १७७. ३; २०२. ५;
 २०३. २; २५४. ३;—अँग ५.
 ३५. ३;—कर ५८. ५; ६. १४.
 ३; ९२. ५; १२५. ३; १३५. ६;
 ७. २५

वामदेव—एक ऋषि का नाम १. ३०५. १;
 २. १७०. ४; ३२०. ३; ७. १४. १

वामहिँ २. २०२. ४

वामन—वौना, वामनावतार ६. १३७. ४

वामा, गय—१. १२४. ४; २. ६०. २;
 ८३. ४

वामू २. ३७. १

वाम्दहन २. १४८. २

वायन—न्योता १. १६५. ३

वायस—कौआ ३. ३. १;—तन ७. ७७;
 ८८. ३; ९६. ३; ९६;—वपु ११०.
 ४; १२९. १;—सरीर २०८. १२

वायेँ—वाइँ ओर २. १२४. ३

वायेँ १. १०. १

वार—वार घाट, दिन, समूह, देर, घाल,
 जल, वषा १. ६७. २; ७०. १;
 ७४; ९६. ४; १०५. ३; १२२. ४;
 १३०. २; १५०. १; १५५. ४.
 १५६. २; १५९. १; १८३; १८४.
 २; २१०. ४; २२१. १; २२२;
 २२६. ३; २३३. १; २३४; २३८;

२५९. ३; २७८. ४; २९०. ४;
 २९८. २; ३०५. ४; ३०७. ३;
 ३०८. १; ३१५; ३२८. ३; ३४१.
 १; ३६४; ३६७. ४; ३७०. ३;
 ३७१. ४; ३७३. २; ३७५. ३;
 ३७६. १; ३८३. २; ३८८. २; २.
 १२. ४; १३. ३; १७. १; २४. १;
 २६; ५३. २; ७७; ८१. ४; १०३.
 ४; ११७. ३; १५२. ३; १५२;
 १५३. ४; ३२१. ३; ३. १५; १९.
 ३; २४. ५; ४५. ७; ५३. ५; ५९.
 ५; ४. ९. ७; २१. १; ५. १. ३;
 ९. ३; १७. ३; २०. १; ३३. १;
 ३५. ७; ३९; ६. ११. ४; ४०. २;
 ४३; ४४. ४; ४५. २; ७२. २.
 ८८; ९९. ८; ११७. ६; १२७;
 १३२; १३९. ४; ७. ४; ७. ६;
 १७. २; २७. ३; ३२; ३८ १;
 ४०. २; ४०; ५८; ६५. २; ६६.
 १; ७१. १; ७३. ५; ८३. ३; ८४.
 २; ९०. २; १११; १६०. ५;
 १७०. १; १७०; १८६; २०२. ८

वारक—एक वाग भी ७. १३५; २२३. ५

वारन,—रोकना, ऋषी गय—दारुनिर्गिर
 ६. १३८. १

वारं,—वार ३. ४३; ७. १८६

वारय—दूर करो, रोने ६. १५३. ३

वारह २. २१३. ३

वारहिँ १. ५१. १; ९६. ५; २४८. २;
 ३२८. ३; ३७१. ४; ३८३. २; ६.

१२. ४; ४५. ३; ७७; ८१. ४;
 १५७. २; २०४. ३; ३. १५; ५९.
 ५; ४. ३३. ४; ५. ३५. ७; ४२.
 ३; ५०. २; ६०. ६; ६. ८३. ४;
 ९९. ३; ११२. ४; ७. ४; १७. ४;
 ६५. १; १६०. ५; २१७. २
 वारही ३. २६. १०
 वारा १. ५१. १; १५१. ३; १७३. १;
 २१२. १; २३९. ४; २४८. २;
 ३८२. १; २. ६. ४; १२. २; ४५.
 ३; १०२. २; १५७. २; २०४. ३;
 ३. २२. २; ४. ७. २; ३०. २;
 ३३. १; ४; ५. ४२. ३; ६०. ६;
 ६. ४. १; ४१. २; ५२. २; ७९.
 ३; ८३. ४; ८७. ३; १०७. १;
 ११२. ४; ७. १७. ४; ५५. १;
 ६५. १; २०४. १; २१०. ८; २१३.
 ३; २१७. २
 वारि, -पानी-विकार १. १२; चर-
 विचारू २१. ५; ५८. १; -विहंग
 ६१; ६४. ४; ९८. ३; १०२. ३;
 -चरकेतू १०८. ३; १२१. ५; १४१;
 १६३. ४; -अधार १७२. १; २४८.
 ४; २९४. १; प्रेम-२९५. १;
 ३२३. २; -विहीना २. ३४. ४;
 -प्रवाहू ४५; -निधि ८७. २; १०४.
 २; १४२. २; १४३; सीतल-१५५;
 १६२. ४; १६५; १७०. १; २०३.
 २; २२१; प्रेम-३. ५. ३; ६.
 १०; -ईसा ४३. १; १२६. छं. ५;

१४२; १५२; -ईस ७. १४. ६; ७२.
 ३; -निधि ९४. ४; १८६. ३; २१०
 वारिज-कमल २. ३१८. ३; रामचरन-
 ७. १८२. ७
 वारिद, -वादल-नाद १. २११. ४;
 २३१. १; -वानी ३२८. २; ३.
 ४४. ३; ४. १५; ५. १५. २; -माला
 ६. १८. २; -तनु १११. ५; ७. ४६
 वारिधि-समुद्र १. २८; २. ८; ३५. २;
 २२१; -पार ५. ३. ३; ६१. १;
 -बंधाना ६. ८. ५; १२. १; भव-
 मंदर परमंदर १४३. ३; भव-
 कुंभज ७. ५८. २; भव-६७. ४
 वारी-पानी, निछावर की, फुलवारी १.
 ५७. २; रविकरभव-६४. ४;
 ९६. ३; १२०. ४; १२६. २;
 ३८०. ३; सुख-२. २. १; चर-
 १८. ४; ५९. ४; ११९. ३; १५५.
 १; २३३. ४; २३९. १; ३१८. ३;
 ३. ४१. १; ५०. ४; ४. ७. १;
 २९. २; ५. १४. ४; २८. ३; ३१.
 १; पयोनिधि-६. ४. १; ७. ४;
 -ईस ८; १२. ३; ८०. २; निर्भर-
 ११२. ५; १२८. ५; १५३. ४; ७.
 ४३. २; ४६. ४
 वारुनि १. ९४. १
 वारुनी-शराव, मदिरा १. २८०. ३.
 वारे १. २०७. २; बंदन-३२२. १;
 ३२४. २; ७. १७. ४; ११३. २
 वारेक-एक चार भी २. २१८. २

चारोहि १. २३०. २
 बाल, - बालक, केश, स्त्री - विनय १. ९;
 १७. ४; - कवि २४. ४; - विनय
 २६; - चरित ६१; ११९; - विधु
 १३०; - चरित १३४. ३; - रूप
 १३६. २; - कैलिरस २३०. १;
 २३२; - चरित २३५. १; - समाजा
 २३५. ३; - चरित २३६. १; - मरा-
 लन्ह २५४. २; २७३. ३; - पंतग
 २८७; - मराल २८९. २; - मराल-
 गति २९६; - ब्रह्मचारी ३०५. ३;
 ३०८. २; - रोपगुन ३; ३७०. ४;
 - सखा २. २५. १; ९५; ११५.
 १; ११८. २; - रविहिँ ३. २३;
 बह्नु - २६. ९; ७. ९. ४; - चरित
 ९०; १०८; ११०. २; ४; - विनोद
 ११२. २; - विभूषण ११२; - केहरि
 ११३. १; - विनोद १२१. ४; १३६.
 १; लसझाल - इन्दु १७४. ३
 बालक १. १७. ५; ११९. ३; २२४. ४;
 २२५. ४; २३३. ४; २४९. १;
 - बृन्द २५२. १; २५७. ४; २५८.
 ४; २८९. १; नृप - २९९. २; ३०४;
 ३०५. ३; ३०७. १; ३१०. १;
 - बचन ३१२. १; ३१३. ३; ३२६.
 ३; ३२७. ४; ३६९. ३; ३८०. १;
 २. ८५; ९०. १; ११२. ४; १२२;
 १३७; १६८. ३; २६५. २; नृप -
 ३. २४. १; ६; ३०. ३; ५६. ४;
 ६. ३०. ३; ३९. ७; ६२. २; ७.

१५. ६; ३८. ३; ५१. ४; ५५. २;
 १०६. ३; ११०. ३; - रूप १९०. ४
 बालकन्ह ७. १५६. ४; १८२. २
 बालकन्हि ७. ५१. २
 बालकहिँ ३. ५६. ३
 बालकहू १. ३१४
 बालकु १. ३०८. २; ३१२. २
 बालपन १. ४९
 बालमीकि - रामायण-कर्ता ऋषि, चान्मीकि
 १. ८. २; - आत्म २. १२५. ३;
 १२६. ३; १२९. १; - प्रभूमिलन
 ७. ९१. २
 बाला, - लङ्की नृप - १. १५८. ३.
 १५९. ४
 बालि - सुग्रीव का भाई २. २६२. २; ४.
 ३. ३; ८. १; २; ४; ९. ६; ७; १०;
 १४; ९; - सीत १२. १; १२; १३.
 १; - त्रासव्याकुल १४. २; - कुमार
 २२; - कुमारा ६. २५. २; - तनय
 ३; - सुत २७. १; - तनय २८. ४;
 ३०. २; ३; ४; - कुमारा ३३. ३.
 - विमलजमभानु ३०. ६; ३९.
 - तनय ४८. ५; ५०; ५२. ३;
 - कुमारा ५३. १; - नृपजाया ५:
 - तनय ५३; ५५; ५७. ३; - कुमार
 ५८; - सुत ६३; ११५. ३; १२२
 ५; - तनय १२३. २; ७. ३०; - सुत
 ४१; - प्रान ९२; - कुमार ९४
 बालिहि ४. ८; ६. ३९. ७
 बाली १. ४६. ३; ४. ८. २; ३; ५; १०.

१; १०; २१. ३; ५. २१. ५; ६.
 ४४. ४; ७. ३८. १
 बालु-रेत ६. १२६. २
 बालू ६. १०६. ४
 बावरी-पागल २. २०२. ५
 बास-निवास, स्थान १. ८९. ४; जन-
 १२०. १; १२३. ५; १४२. ४;
 विश्व-१७४. ४; ग्रामु-२. ८९;
 तरुतर-१२०. ४; मुनि-१२५.
 ३; २०३. १; २१५. ४; २१७. ४;
 २२१. ४; २२२. ४; वन-कहानी
 १२५. ४; वन-२२९. २; २३६.
 ३; मुनि-२३७. १; ३. १८. ९;
 ४. १४; ५. ४७. २; ४; ६. ५;
 २१; ३२; वन-४६; १२४. ८;
 १५४; ७. ३३; ९३
 बासन-वरतन २. २५२. २; ३२५. २
 बासना १. ३८५. १; २. २६. ५; ५.
 ५०. ३; बहु-मसकहिमरासिहि
 ७. ५३. ५; १८२. ३
 बासर-दिन १. २१८. २; २. २२. ३;
 २२५; २५२. ३; २५३. १; ३२३.
 २; ३
 बासव-इन्द्र २. १४२
 बासा, मुद्गमंगल-१. ४०. १; अमरा-
 वति-१२०. ४; १५३. ४; अहि-
 कुल-२०८. ४; सुर-३२०. २;
 ३. १९. १; ५. ६. १; ७. १२.
 ३; ९२. १
 बासिन्ह, सकलनगर-१. २३२. १; ४;

पुर-२५३. १; २७३. ३; २७४.
 ४; ७. ९. २; नगर-१८. २;
 अवधपुरी-४९; पुर-९१. १
 बासी, सबजरपुर-१. १४४. ३; सबघट-
 २१८. २; २२४. ३; पुर-२२५.
 १; कोसलपुर-२३६; संभुजर-
 २७९. २; सकलजर-२९२. ३;
 पुर-३६६. १; ३७२. २; २. ४.
 १; वन-३०. २; पुर-९२. २;
 तीर-१११. १; पुर-१५७. ३;
 मग-२२२; वन-२२५. २; २५१.
 १; ३. १६. ९; संग्रामपुर-२६.
 ९; सकलजर-६. २५. २; ७.
 १२. ४; पुर-१५. २; ४३. ३;
 ६६. १; अवध-७०; पुर-९१. ३
 बासु १. २५०. ४; ३२७; २. ८९;
 १२७. ३; १३७. २; १५१
 बासुदेव, -वसुदेव-पुत्र, श्रीकृष्ण भगवान्
 -पदपंकरुह १. १७१; १८४. १
 बासू १. ३८६. ४; वन-२. २३. ३;
 ५७. २; ७९. ४; विटपतर-१०६.
 १; १२०. ३; १३९. ३; २५७.
 ४; ३२३. २
 बाहन-सवारी १. ११५; ११६. ४;
 ११७. ३; ११९. १; २; मुनिवर-
 २. २२२. ३; ३२१. ३; नाना-
 ३. २३. ३; ६. १०२. १; ११२. ६
 बाहनी-सेना ६. १०२. ३
 बाहिनी-सेना, बहनेवाली (नदी) ६.
 ७६. २

बाहर २. ८३; ७. ७३. २
 बाहरहूँ १. ३७
 बाहिज—बाहर से ३. ३९. १; ७. १६८. ३
 बाहिर १. २४७. २; ७. ५२. ४
 बाहु—भुजा १. १०. २;—विभूषण-१७५.
 ४; २१०; निज—बल २१४; २४२.
 १; २५२. ३; २७६; भट—बल
 २८३; राम—बलसिंधु २९३. ४;
 रघुवर—बल २९४; ३०१. ४;
 ३०४. २; सहस—भुजछेदनिहारा
 ३०५. ४; सहस—२. २३०. १;
 लपन—बल २३२. १; रामउर—
 विसालं ३. १६. ४; दससीस—
 प्रचंडखंडन ४१. २;—विसाल ४१.
 २;—विसाला ४३. ४; प्रलम्ब—
 विक्रमम् ६. २१. ३; ३६; ७४. १;
 भरत—बलसीलगुन ८२; ९२. ५;
 ११७. ६; रावन—सिर १२६. ६;
 ७. ११३. १
 बाहु, बहुपद—१. ११७. ४; २. २२६.
 १; ६. ४३. ४; ११७. ७; १२५. ३
 बाहेर १. १३५; ४. ३०. १; ५. २. ६;
 ६. ११०. ५; ७. १२३
 विआधि—व्याधि, बीमारी १. २०१. २
 विआनी—पैदा करने से २. ७६. १
 विआही—विवाह किया ६. ५५. ६
 विआहेसि १. २०८. २
 विकट, —भयंकर, डरावना—मुख १.
 ११९. ५;—वेया १२०. २; २१०.
 २;—वेख २५३. ४; २६६. २;

२७६. ३; ३९०; ३. २३. ४; २४.
 ८; २६. ४; ९; ५. ३; ९; ३५. ६;
 —आनन ५६. ३;—असि ५६; मर-
 कट—वरूथा ६. ४. ५; ७०. ६;
 ९०. २; १२५. १; ७. ११३. ३;
 १६६. ४
 विकरारा—भयंकर, भीषण, विकराल ३.
 २३. १
 विकल—डुखी १. ७२. ४; ९७. ४;
 १२०; १२१. ३; १२६. ३; अति-
 भय—१३३. २; १६३. ३; १६४.
 ३; २०३. ४; २०४. २; २९३;
 २९४. १; ५; ३०१. १; भय—
 ३०२. १; ३६६. १; ३७१. २;
 २. ३०. २; ३८. १; ३९. ४; ४०.
 २; ४३. ३; ४५. २; ४७. ४;
 ७७. २; ७८. १; ८०. ४;
 ८४. २; ८५. १; ८७. २;
 ९७. २; १००. २; १०१. १;
 ११२. ४;—वस १२२. १; १४२.
 ३; १४३. ६; १४४. ३; ४; १४५.
 २; १४६. २; १४६; १४८. १; ४;
 १५२. ३; १५५. १; १५६. २; ३;
 १५७. २; ३; १६२. १; १६४;
 १६५. १; १६८. १; २२१. १;
 २२७. ५; २५३; २६३. १; २६४.
 १; ३. ४. १; १५. १०; २२. २;
 ३; ३९. ३; विरह—३. ४६; ४.
 १०. ३; ११. १; १३. २; १९. ४;
 ५. ४. ४; ६. ६३. ४; ८०. २;

८३; ८९. ४. ९१. ४; ९२. १; ९३.
३; ९५. ४; १०७. ५; १०७; १०८.
५; १२१. २; १२१; १२२. ४;
१२३. ९; १२४; १२६. २; १२८.
६; १३०. १; ७. ९७; १२३; १९५;
२०२. ७

विकलई ६. ११९. २

विकलतर-अधिक दुखी ६. ९७; १०९. १

विकलाई, वच-६. ८३. ३

विकसित-खिला हुआ ४. २७

विकसे-खिले १. ११०. ५; २८७; ३.
५२. १; ७. ५४. ४

विकाइ १. ८१

विकार, -तवदीली, अवगुण, रोम वारि-
१. १२; १२८; २. ७६. ३; -रहित
९४. ४; विगत-१२८. ३; ३.
५८. ४; ७. ३०. ६; २२३. ६

विकासा ५. ९. ४

विकासी २. ३२६. ३

विकासे २. ३२६. २

विज्ञान, -कर ६. १५७. ८

विक्रम, -बल, पराक्रम, शक्ति भुज-६.
४०. २

विरखान-विषाण, सींग ७. ११५

विरखाना ७. २१०. ९

विरखंडन, -नष्ट करनेवाला त्रास-६.
१४३. ४

विरख्यात, -प्रसिद्ध जग-१. २०८. ४

विरख्याता १. १४९. ४; १५०. २; १७१.
१; ५. १७. ३; सकललोक-६.

७१. १; पुरानि-७. ६०. ३

विगत-रहित १. १६७. १; २०६. ४;
-मोह २१८. २; -विनोद २३०;
२५९; -दिवस २७०. ३; -निसा
२७१. ३; -त्रास ३१९. २; २.
४२. ३; -स्रम १०८. २; -विकार
१२८. ३; -वैर १३९. १; १७३;
३. ३९; -संदेह ५८; ४. १९. १;
-अभिमाना ५. ३३. ३; -स्रम
६. ६६. १; -स्रमत्रासा ६७. ३;
-स्रम ६८. १; -स्रमस्रला ८०. ४;
माया-९६; १२३; १२६. ६;
-सोक ७. ५४. ४; -विभेदा ५५.
३; -काम ६१. ३; -विमोहा १२५.
३; -काममदक्रोध १८९; -संदेह
२१६

विगता-नष्ट होगई, जाती रही ७. १६२. ४

विगरन २. २१८

विगरहिँ ४. १७. ४

विगरंहि २. २१२. ३

विगसत-विकसित हुई, खिल उठी ७. २०

विगारा १. १२१. १; ३१२. २; २. ५०. ४

विगारी १. ३०३. ४; २. ४८. १; ७७. २

विगारेउ २. १६१. १

विगोई २. २४. ४; ५२. २

विगोए १. ६४. ४

विगोये-सताये हुए २. १५९. ४

विगोवा-तंग किया ७. १५०. ३

विग्रह-(शरीर), लड़ाई, विरोध ७. ६९. ३

विघटन, -तोड़ना धनु-परिपाटी १.

२७२. ३
 विघ्न ७. २०२. ३; ५
 विघ्न १. ६०. ३; ६. ५२
 विच १. ३७. ४; ६१. २; ३; २२६. ४;
 २६६. १; २७६. ४; ३२१. २; ब्रह्म-
 जीव-२. १२४. १; बुधविधि-२;
 ३; २५३; ३. १२. २; ६. १२९. ८
 विचछन्न, -विचक्षण, चतुर गुणज्ञान-
 ७. ६०. ७
 विचर १. २३५. ३
 विचरत १. २०५. १; ३. ३०. ३; ४८.
 ५; ७. ११२. २
 विचरनि १. २३१. ६
 विचरति - विचरते हैं, घूमते हैं ७. ३२. ८
 विचरहिँ १. ९९; २. १२०. ३; १३९. १
 विचरउ १. १६६. ४
 विचल ६. ६३. २
 विचलत ६. ६६. ५; १०६
 विचलाइ ६. ६७; १२५. ७
 विचलि ६. १२१. ५
 विचार १. ५२. ३; १०१. २; १०७;
 ११५. २; १३६; १७०. ४; २०३;
 २७०. ४; २८३. २; ४; २. २०२;
 २५५. ४; ३१८; ५. ३; ९. १;
 १२; १३. २; १९; २९. १; ३२.
 ४; ६. ५९. २; ७०. ४; ७७; १२५;
 १५८; ७. ४; ७. ७; ८२. ३; ८४.
 २; १२३. ४; १६२. ३; ४; १९८.
 ८; ब्रह्म - विसारद २१०. ६
 विचारत १. ७०; ७९. ३

विचारति ७. १७. ४
 विचारहिँ ४. २९. १
 विचारहीँ १. २९४. ५
 विचारहु ६. ५५. ४
 विचारा १. ६१. २; १०४. १; १०५.
 १; १०८. २; २००. ४; २१७. १;
 २२१. ४; २३८. ३; २. ६. ४;
 ४. ७. २; २२. १; ५. ३६. १;
 ४४. १; ६. ११. ५; २७. ५; ५६.
 ४; ५९. १; ६८. २; मंत्र - ८६. ३;
 ११५. ३; ७. ७१
 विचारि १. १८; ५७; ६८. १; ६८;
 ८०. २; ८४. ३; ९०; ९५. ३;
 ९६. २; १२१. ३; १३९; १५८;
 १५९. ३; १६८; २०४. ३; २६३;
 २७८. २; २८२. २; ३०९. ३; ३११.
 ४; ३२६. ४; ३८७. ३; २. ९; १३.
 ३; ४; ३२; ३३; ४९. १; ५१. १;
 ५७; ५७. २; ८०. ३; ९४. १; १७३.
 १; २५९. १; २६६. २; ३१६.
 ३; ३. ८. २; ४९; ५३. ४; ५६.
 ५; ४. ६. ४; ३०. ४; ५. २३. २;
 ५२; ५८. ४; ६. २२; २६; ३९.
 ४; ४५. १; ४६. ३; ४६; ८१. ४;
 ८३. ४; ९६. १; १००; १२५. ३;
 ७. ३८. ३; ६४. ३; १२५. ३;
 १३०; १३३; १३९; १६६; १९६.
 ४; २०४. ४; २०४; २०६. १०;
 २०६; २११
 विचारी १. २१. ३; ५८. ५; ७५. २;

८५. ४; ९७. १; १२६. ३; १३२.
 २; १३४. २; १५७. २; १५९. ४;
 २१६. ४; २२४. १; २३०. १;
 २४०. १; २७९. २; ३१५. १; ३१६.
 ४; २. ४१. २; ४६. ३; ७२. ४;
 १३१. २; १३७. २; १४२. ३;
 १५१. ४; १६१. १; २५८. ४; ३.
 २२. ४; ३४. १; ३५. ५; ५. १.
 ५; ७. १; २२. ४; ४४. ४; ६.
 ३१. ४; ९१. १; ७. १२५. ३;
 १९६. २; २०८. २; २१३. ४
 विचार १. १९; बरवारि—४१. २; ७२.
 १; ७५. २; २. ३; १४. २; ८५.
 ३; १७३. १; १७५; २५९. ३;
 २५९; ३१५. ३; ३७१. ४
 विचारू १. २१. ५; २. १५५. ३; १७८.
 २; २२८. ३; २६१. १
 विचारे १. ५९. ३; १३९. ४; ५. ३७. २
 विचारेउ ६. ११३
 विचारेहु ४. २६. २
 विचित्र १. ५४. १; ५८. ६; ६१. ३;
 ७२; ११७; ११८. १; १२४. २;
 १४९. १; १६८. १; १६९. १;
 १८३. ४; २४६. १; २६०. ४;
 ३२०. ३; ३२०; ३२२. २; २.
 ७८; २३७. १; ३. ३५. १; ५. ५.
 ३; ६. १३. ४; १०२. ३; ७.
 २०. १; २७. ६; ८१. ४; ९८. ३;
 ११९. २; १२१
 विछुरत १. ११. २; ३२; २. १४५. २;

१४७; ५. ३१. ३
 विछोही, हरिपदकमल—६. १२४. ३
 विछोहू, —वियोग बंधु—६. ८३. ३
 विजई—विजयी, जयशील १. १४९; ५.
 ३०. २; ७. ४८. ४
 विजय—जीत १. १४९. २; १८२. ३;
 विस्व—२६३. १; २८४. २; २८४;
 विस्व—सोभा २९७. १; ३९१. ३;
 ५. ५८. ४;—उपाय ६. १०३. ५;
 १०९; समर—१५७
 विजोग—वियोग १. ७२. ४
 विज्ञान—पदार्थों के तत्त्व को जानना,
 शास्त्र-ज्ञान, शिल्प-शास्त्र १. ५८. ५;
 —विहाना १४०. ३; २०६. ३; २.
 १५७; ३. ५८. २; बुधिविर्वेक—
 निधाना ४. ३३. २; ७. ७२. ४;
 ७७;—रूप १०४. २; १२९. ४;
 १३८. २; १४६. १;—रूपिणी
 १९९; २०२. ७;—रूप २१३. २;
 —भक्तिप्रद २२६
 विज्ञानमय—विज्ञान-रूप ७. २०१
 विज्ञाना ३. १६. १३; २१. २; ५९. ३;
 ७. ५४. ४; १२७. १; १४८. ३;
 १६६. १; १९४. ८
 विज्ञानी—विद्वान्, जाननेवाला ७. ६९.
 ३; ७८. ३; १३१. ३; १६४. १;
 १८६. १; १९६. ४; २१५. ३
 विजन—एकांत १. २०३. १
 विटप—वृक्ष, (शाखा) १. १३०. १; कलि—
 कुठारी १३८. १; १५४. १; २६०.

२; २. ४७. ४; ८४. ४; दिनकर-
कुल—९३. १; १०६. १; १२५.
४; १३८. ३; १३९;—तर १४८.
२; २१७. ४; २३७. ४; २३८.
१; २३९. १; ३. ४२. ३; ४८.
१; २; ५२. ३; ५२;—ओट ४.
१०. ४; १७. १; ५. १२. ५;
१८. २; ४; ६. ४. ५; ८. ३; २८.
३; मोह—५२. ७; भूधरनख—
आयुधधारी ७४. २; ८७. २; १२३.
२; १२५. ६; १२६. ६; संसार—
७. ३०. ५; ४६. ३; ८०. ५;
महा—कोटर १७२. ४; २१७. ३
विटपु, रनरस—२. २३०. ३
विष्ठा ६. ७३. २
विडंब—छल, तिरस्कार, नकल ७. १६०. ३
विडंबना—निरादर ७. १००
विडरि—डरकर, जहाँ तहाँ हुई १. ११९. २
विडारी—भगा दी ६. ८९. ४
विद्वद्—कमा करके २. १६२. १
वित—धन ६. ८३. ४; ७. १०२. ३
वितान—तंबू, विस्तार १. ३२०. ३;
—विधिकुसल ३२०. ४; ३२२. ३;
३. ४८. १
विताना, द्रुमलता—१. ५८. ७; ११८.
१; वेलि—२६०. २; ३२२. २;
३३०. २; ३७७. ३; २. ७. ३;
१३८. ३; २१६. २
विथकहिँ—चकित हो १. २४६. ४
विथुरे—फैले, बिखरे ६. १६. २

विदरेउ—फट गया, २. १४७
विदा १. ७०. ३; ८६; १२७. १; २५०.
४; २५८. ४; ३६७; ३६५. १;
३६८. १; ३६९. ३; २. ४७. २;
७४. १; ४; ७८. १; १०३; १०५.
४; ११०; १३५; १३८. २; १४८.
१; ३१७; ३२०. २; ४; ३२०;
३२२. १; ३. ५. २; ५. २. ६;
८. ३; ७. ३९
विदरत १. १२३. ६
विदारन—फाड़नेवाला, नष्ट करनेवाला
खलदल—६. १२९. ७
विदरहिँ—फाड़ते हैं ६. १०६. ३; ६
विदारी—फाड़कर ६. १२५. १
विदारी ६. १२३. ३; मत्तनागतमकुंभ—
१६. १
विदारे—विदीर्ण किया फाड़ डाला ३. २६.
९
विदारेसि ३. ३७. १०
विदित—प्रसिद्ध, विख्यात, १. १३. ४;
वेद—४; ५६. २; ६८. ४; ६९. १;
७२. ३; जंग—८९. २; १३१. ४;
१४९. ३; विस्व—१८१. १; वेद—
२२०. ४; त्रिशुवन—२२१. २;
३०४; विस्व—३०५. ३; ३०९. १;
वेद—३१९. ४; ३१९; ३६९. ५;
२. २९. ३; ९२. ३; १०४. ३;
वेद—२०५. ३; २१९. ४; जगत—
५. ३७. १; जग—६. ४०. ४;
जगत—१३०. ५; १३५. ६; वेद—

पुरान-७. १२. २; पुरान-७४.
 ४; स्मृति-२०८. ३; ११; २१३.
 ४
 विदिसह १. २१७. ३
 विदिसि-दिशा का कोना ३. १५. ६;
 ६. १०७. ५; ११६. १; ११८. ३
 विदूपक-भाँट, हँसानेवाला २. १६९. १;
 वेद-७. ६३. ४
 विदूपहिँ-निंदा करते हैं १. ३१२. २
 विदेस २. १५. ३; ७. १६७
 विदेह-वेद-रहित, राजा जनक १. २४५.
 २; -कुमारी २६३. ४; २७५.
 २; २८२; २९९. ३; ३०२; ३१९.
 २; ३२४. ४; ३६५. ३; ३६६;
 ३६८. १; -पुर ३७०
 विदेह १. २४८. ४; ३७३. ४
 विदेह १. ३३. १; २५०. २; २. २३५.
 ४; २५८. १
 विद्या, -चिनयनिपुन १. २३६. ३; -निधि
 २४२. ४; धनुष-२. ४२. २; ३.
 २०. २; २८. ५; ४. १६. २; ७.
 १७०. ३; २१९. ३
 विदुम-मूँगा ७. ५०. ५
 विध, -प्रकार त्रि-तापत्रासक १. ६१.
 २; त्रि-२१८. ३; ६. ११५. ६;
 १५३. ४; त्रि-तापमवरोगनसाधनि
 १५५. ५; त्रि-७. ९. ५; ३०.
 २; त्रि-ताप ५८. १
 विधंस, -नाश जग्य-१. ८८; ८९. १;
 ६. ९८. ४; -कृत ११०. २; ५

विधंसा, जज्ञ-६. ९९. १
 विधंसि ६. ३९. ३; ११०
 विधवन्ह ७. १५६. ३
 विधवा-जिस स्त्री का पति मर गया हो
 ३. ८. ४
 विधातहि २. ५०. १; २०३. २
 विधाता-मन्ना १. १३. १; ८३. २; ९७.
 २; १२१. ३; १९३. १; २०५;
 २०७. १; २३६. १; २५५. ३;
 २६४. २; ३१३. ३; २. १२०. ४;
 १४४. १; १४७. १; १६६. ४;
 १६८. ४; २०२. ३; २३३. ३;
 २५४. ३; २५६. ३; ५. ४७. ४;
 ७. ८४. २; १२१. १
 विधान, वेद-१. १२४. १
 विधाना १. १८. ५; १२५. ३; ३७९.
 ४; २. ७. ३; १२. १; ९८. १;
 १७१. ३; २१६. २
 विधि-मन्ना, कर्म, रीति १. १२. २;
 १४; -भयन २१. २; २२. ४; २२;
 -पदरेनु २९; ३१. २; ३५. १;
 मख-४३. २; ४८; ४९. ४; ५४.
 १; ५५. १; ५६; धर्म-६६; ७०;
 -बचनु ७२. १; २; ७५. ३; ७७.
 ४; ७८; ८३. २; ८४. १; ३; ८५.
 २; ८७. ४; -वत् ८९. १; ९२; ९४.
 २; ९७. ४; ९९. ३; १००. २; ४;
 १०६; १०७. ४; ११०; १११. ५;
 ११२. ४; ११३. ३; ४; वेद-
 ११५. २; ११८. ५; ११९; १२०.

४; ५; १२१. ४; १२५. १; ३;
 १२६. १; २; १२७. ३; १३२. १;
 १३३. १; १४२. १; ३; १४४;
 १४६; १५०. २; १५४. ३; १५९.
 ४; १६०. २; ४; १६०; १६१. १;
 १६६; १६८. १; ३; बहु-१६८;
 १७०. ४; १७२;—हरिहर १७३.
 १; १७४. १; १८१; १८३. ३;
 १९०. १; १९४. ३; १९५. २;
 १९६; १९९. १; ३; २०१. २;
 २०३. १;—निर्मित २०८. ३;
 २१२. ४; २१३. २; २१५. ३; ५;
 २१८. ४; २२१. २; २२२. ३;
 २२३. ४; २२४. २; ३; २२७;
 २२८. ४; २३२. १; ४; २३४. २;
 ४; बहु-२३५. १; २३७. ३;
 २३७; २३८; २४०. ४; २४०;
 २४६. १; २५०. ४; २५३. ४;
 —वस २५५. २; ४; २७५. ४; २८०;
 २८२. १; २; २८५. २; २८९. ३;
 —गति २८९; २९१. ३; २९९. ४;
 ३०३. ४; ३१२. ३; ३१३. १;
 बितान—कुसल ३२०. ४; ३२४. ४;
 ३२८; ३६६. ४; ३६८. ४; ३७०. १;
 ३७२. १; ३८१; ३८३. २; ३८५.
 १; ३८६. १; २; ३; ३८७. १;
 ३८८. १; ४; ३८८; ३८९. ३;
 ३९३. ३; २. २. ३; ४. १; २;
 ५. १; ७. ४; ९. ३; ९; ११. २;
 १२. २; १४. २; १५. २; १६. ४;

१७. ३; १८. २; १९; २०. ३;
 २२. २; २४. २; ३१. १; ३७. १;
 कोटि—३७; ३८. २; ४३. १; ४८.
 १; ४; ४९. १; ५१. ४; ५२. २;
 —गति ५६. १; बहु—५८. ३; ५९.
 २; ६०. २; ७१. २; ७२. २; ७४.
 ४; ७७. २; ८२. १; ८३. ३; ४;
 ८४. २; ८५. २; बहु—८६. २;
 ८७. ४; ९०. २; ९१; ९२. ४; ९७.
 १; ४; १०३. ३; १०७. ३; १०७;
 ११२; ११३; ११९. ४; १२०. १; ३;
 ४; १२१. १;—करनी २; ३; १२१;
 १२२. ३; १२३; १२८. १; १३०.
 ४; १३३. १; १३८. २; ३; १४०.
 २; ४; १४२. १; १४३. २; १४७;
 १४८. १; १५७. ४; १५८. ४;
 १५८; १५९. २; १६१. १; १६२;
 १६३. २; १६३; १६६. ४; १६७.
 १; १६८; १७१. ३; १७२; १७४.
 २; ४; १७६. ४; १७७. ३;—गति
 २०१; २०२. ४; ५; २०३. ४;
 २०६. ४;—करतब २०७. ४; २१५;
 २२१. ३; २२३. ४;—वस २२४.
 ३; २२४; २२५. ४; २३२. ४; २३२;
 २३७. ३; २३८. ३; २५३. ३; ४;
 २५४. १; २५५. ३; २५६. १; ४;
 २६२. १; २६४. २; २६७. १; २६७;
 ३१५. ३; ३२७. २; चारि—३.
 ७. ६; १०. ५; १३. ४; १५. २;
 १६. १; १८; २२. १; ४; ३०. ५;

३३. १; ३५. ७; ३६. ६; ३७.
 १३; ३७; ३८; ३९. ८; ४४. १;
 ५३; ४. ६. ३; ४; ७. ४; ९. ५;
 १०. ४; १३. १; २२. १; चट्टु-
 २३. ४; ५; २४. ४; २४; ३०. १;
 २; ६; ५. ३. २; ७; ८;—हीना
 ७. ४; ८. १; २; ९. २; १०. ४;
 ११. ३; १२. ४; चट्टु-२७. ४;
 २७; २९. १; ३३. ३; ३५; ३७.
 ३; ४४. १; ५२. ३; ६२; नाना-
 ६. ११. ३; ४;—नाना १४. ४;
 १४; १६. ४; २३; २९. ४; ४४.
 १;—गिरा ४४. १; ४८. ४; ५०.
 १; ५३. ५; ५७. ४; ५९. १; ६०.
 २; ७०. ६; ७२. ४; ७५. ३; ८०.
 ३; ८३. ८; ९; ८४. २; ८९. ३;
 ४; ९४. ५; १००; १०३. २; ११३.
 ४; ११७. २; १२४. ३; ४; ५; ६;
 ८; १२५. ५; १२६. ३; १३०. २;
 —प्रपंच ६; १३३. ४; १३८; १४४.
 ४; १५६; नाना-१५७. २; ७.
 १५. ४; ६; २१; २७. ४; ३०. ५;
 ३३; ३४. २; ५; ३५. २; ३६. २;
 नौना-४७. ३; ४; ४९. ४; ५१. ३;
 ४; ५२. २; ५३; ५४. ४; ५५. ४;
 —नौक ५९. १; ६०. १; ६५. २; ७०.
 २; ७१. ४; ७४. ४;—धाम ७४;
 ७९. ३; ८१. ४; ८४. ३;—धानी
 ४. ९०; ९१. ४; ९३; ९४. ३;
 ४; ९४. १; ४. ९४; ९३. १; ३.

९८. २; ३; १००. १; १०६. ४;
 १०८. १; ११३. ५; ११९; १२०;
 १२३. २; १२५. ४; १३२. ३;
 १३४. ३;—मतकोटि १४२. ३;
 १४४;—सम १५०. २; १६५; १६६.
 २; १६८. ४;—गिरि १७०; १८१;
 १८८. ६; १९०. २; १९२. १;
 २०१; २०२. ८; २०२; जुग-
 २०८. १८; १९; २१०. १; ४;
 चट्टु-८; २१३

विधिवत्-विधिपूर्वक १. ८९. १; ६. ५.
३; १३१. ४

विधिदि ७. ४८. ३

विधिदि १. १२१. ५; ३००. ४; ३२०.
४; २. ४५. ३

विधिदु २. १६३. २

विधु-चंद्रमा १. १७. ७;—घान ३६.
३; २७१. २;—कगनिकगविनिदक
१७५. १; २८३. १; १८४. ३;
—मंटल २९१;—यदनी ३३०. १;
२. ८;—यदनु ९. ४; फरवाविपिन-
५९; घुग-विन ११६; ११८. ३;
१२४. २; १५७. १; १७०. १; ना-
२१०. १; २११. १; ३२६. ३;
—उर ६. १६; ७. ४६; १३५

विधुनुद-गद ६. ११७. ८

विनई ५. ३०. २; ७. ४८. ४

विनगदि २. २०

विननी-घांसा १. १०; २३. ४; १००.
१०३. १; १११. ५; १२५. १५

२; २०७. २; २२३; २३८. ४;
 २४४. ३; २७७. ३; २९०. ४;
 ३६९. ४; ३७५. ४; २. ६. ३;
 ४५. ४; ५९. ३; ८४. १; ९५; ९७.
 १; ९८. १; १३५. २; १५२. ५;
 १५३. १; ३. ६; १६. १; ५३; ४.
 २३. १; २; ३; ५. २२. ४; ६. ४.
 ४; २०. ४; ९३. ५; १३७; १४४.
 १; ७. ३०; ६१. ३; ७१. २;
 १७४; १९२. ४

विनय—विनती, नम्रता १. २६; ४४. ३;
 ६३. ३; ६४. १; ८३. ४; ११३.
 ३; ११५. ३; १२७. १; १३३;
 १६०. २; १९४. ३; २२१. १;
 २३४; २३६. ३; २६९. ३; २७२.
 ५; २८२. १; ३१४. १—सील
 ३१८. २; ३२६. १; ३६९. ५;
 ३७३. १; ४; ३७३; ३७५. ४; ३७६.
 १; ३; ३८६. ४; ३९४. २; २.
 १२. ४; १३. १; ३५. ३; ४४;
 ८१. २; ८३. १; ९६; ९९; १०४.
 २; ४; १०५. २; ११०; ११७. ३;
 ११९. १; १३०. २; १४८. १,
 १५२. ४; १५५. ४; २०१. ४;
 २१७. १; २५१. २; २५९; २६४.
 १; ३१५. ४; ३२०. १; ४; ३२४.
 २; ३. ५९. ३;—वल ४. १२. ५;
 २८. ४; ५. ४. ३; १२. ५; २४.
 ४; ३९; ५२. ४; ६०; ६१. १;
 ६१; ६. १४२; १४४. १; १५०;

७. ३१; ४०. ३; ४; ४९. ३; ५८.
 ३; ६५. १; ९८; १२५. ४; १७३;
 २१९. ३

विनयउँ—विनती करती हूँ १. ३३. ५;
 ५५. १; ११२. ४; १३३. ३; १५५.
 ४; ७. ९०. २

विनयति—विनती की १. २९०. २

विनयइ—नष्ट होजाता है ४. १८

विनयइ २. २३२

विनयिँ १. ८३; ८६. ४; १०१. २;
 १९२. १; २८३. २; ३२७. २;
 ५. ३१. ५; ७. १२. ३; ५६. ४;
 ७९. ५; १६४; २१९

विना १. १९. २; ६. १३८. ५; ७. १२७.
 ३; १३६. ४; १३८. २; २१०. ७

विनासन—नष्ट करनेवाला ७. ३२. २

विनासि ७. २०८. १०

विनिन्दक—निंदा करनेवाला १. १७५. १;
 १७५

विनिश्चितं—भली भाँति निश्चय की हुई ७.
 २१२

विनीत—नम्र, विनय-युक्त १. १२१. ५;
 १७४. ४; २२०; पर—२५१. २;
 २५८; २७३; अति—३१२. १;
 ३२७. ४; २. ४६. ३; ५५. १;
 ७३; ११३; १३६. ४; ४. २३.
 ४; ५. ६२; ७. ७. ९; ३७; ३८;
 ७५. ४; ८५. १; १४४; १८४; २२०

विनीता १. १४४. ४; २१३. ७; ३.
 ७. १; ५. १४. ४; २०. ४; ६.

१३४. ३; ७. ४७. २; ९०. ३
विनु—विना १. ८. ४; १०. १; १२.
 १; १९. २; २१. ३; २३. १; २५;
 ३४. २; ३७. ३; ४१. ४; ५९. ३;
 ८०. ३; ८६. २; ३; ९४. ४;
 १०२. ४; १०५. २; १११; ११७.
 ४; १२८. ३; ४; १३६. १; १४२.
 १; ३; ४; १७०; १७९. ३; १८५;
 १९५. ३; २०१. २; २३८. ३;
 २४३. २; २५६. ३; २७२. २;
 २७८. २; ३; २८२. २; २८४. २;
 २८५. ३; २९४. १; ३०५. २;
 ४; ३०८. ४; ३२५; ३९१. ४;
 २. ५. ४; १८. ४; ३४. १; ३६.
 १; ३८. १; ५०; ५२. ३; ५६;
 ७७. ३; ८५. ३; ९२. २; ९७. ४;
 ९८; ९९. ३; १२०. ३; १२४;
 १२७. २; १४३. ४; १४४. ४;
 १५५. १; १५६. ४; २१२. ४;
 २१९. १; २२८. ४; २३४. १;
 २५३. २; २६२. ३; २६३. ३;
 ३१५. १; ३१७. १; ३२५. ४;
 ३. ८. २; ४; २२; २३. १; २६.
 ६; २८. ४; ५; ६; ३१. १; ३३.
 ३; ३९. ७; ४२. १; ४४. ३; ५९;
 ४. ८. ५; ९. ६; १७. २; १९.
 ५; २५. ४; २७. २; २९. १;
 ३०. २; ५. १; ७. २; २३. २;
 ३; ३६. ५; ३९. ३; ४३. २; ५२.
 १; ६०;—सप्त ६. ६. २; २७. ५;

३१. ४; ३३; ६५; ७९; ८३. ५;
 ८८. ५; ९०. ४; ९८. ७; १००.
 १; ११३. ५; ६; ११६. ३; १२८.
 ५; १३२. ५; १३८. ३; ७. ३०.
 ३; ५१. ५; ६८. ३; ७०. २; ७२.
 ३; ८५; ८६. १; १०३; ११५.
 ४; ११५; ११६; ११७. १;
 १३६. ३; ४; १३६; १३७;
 १३८. १; २; ३; ४; १३८; १४४.
 ३; १४८. ३; १५०. ३; १५६;
 १६०. ५; १६२; १६६; १७९;
 १८७; १८८. ३; ४; १९२. २;
 १९४. २; २०४. ३; ४; २०४;
 २०६. ४; ६; ९; २०८. ९; २१०;
 २१५. ४; २१८; २२३. ६

विनोद—खेल, आनंद १. १२३. ५; विगत—
 २३०; २३२. ४; ३८४; ३८९.
 २; ३९४. १; ६. १४८; बाल—७.
 ११२. २; १२१. ४; १३६. १

विंदक, परमारथ—७. १६८. २; परमा-
 तम—१८८. ३

विंदु—बूँद १. २६६. २; रूप—२. १२९.
 ४; सप्त—६. ९३. ७

विघ—विघ्याचल २. १३९. ४

विन्व्याचल १. १८४. २

विपत्ति—विपत्ति १. ६२. ४; १०७; २१६;
 २१८. ३; २. १२; २०. ३; २४.
 ३; ३०. ५; ३५. २;—नियादबसेरा
 ३९. २; ७९. ३; ९३. ३; महा—
 १५४. ४; २०१. २; ३. ३७. ३;

—काल ४. ९. ३;—जाल १४. ३;
—संगिनि ५. १२. १; ३१. ५; ३२.
१; २; ६. १११. ३; ७. १५. २;
६; ५७. ४; १६७; २०८. ८; ९;
२१७. १

विपती ७. ६३. २

विपत्ति १. ८३; पर—२. १३१. ४

विपदा—विपत्ति ७. ३२. ७

विपरीत—खिलाफ़ १. ७५. ३; ११७; ६.
१२४. ३; १३८. ५

विपरीता १. २१६. ३; २. ५८. ३; ५.
१५. १; ३७. ३; ४१. ४

विपिन—वन, जंगल १. ७२. ४; ७६.
४; ९८. १;—विभागा १५३. २;
१६९. २; १८४. ३; १८६. ३;
२३८. १; सरोज—२. १३. १; ५४;
५९; ७९. ३; ९७. ३; १२३; १३८.
२; १३९. २; १६७. १; २०२. २;
२३६. ३; मोह—घनदहनकृसानुः
३. १६. ३; ३५. ४; ४६. २; ४६;
५७. १; कुवलय—५. १५. २;
—रखबारी १७. ४; ३३. ४; ६.
५५. ३; ८३. २; संसार—अनल
१४३. १; ७. २०. ४;—गवन ९१.
२; ११९. ४; १८२. ५

विपुल—मोटा, बहुत बड़ा १. ६१;—मुख
११७. ४; ११८. ५; १२७. ३; १४८.
१; १६७. ३; १८५. ३; २४५;
२४७. २; २८४. ४; २९४. १;
३०५. ४; ३३०. ३; ३७८; ३८१.

२; ३९३. ३; २. ५२. ३; ८५. १;
१२५. ४; १३९. ३; १४६. ३;
१५४; २३२. १; २३७. १; ३. १४.
३; १६. ८; २६. ९; ३५; ५. ३५;
५६. ४; लोकपालवल—ससिग्रसन-
हेतु ६. ३१; ५२. ६; ५५. ५; ७३.
१; ९०. २; ९४. ३; १०६. ४;
१०९. २; ११२. ३; १२६. ४;
१२९. ८; ७. २७. ५; ४७. ३;
७४. ३; ८०; ८४. २; १३२. १;
कोटिसत्त—बल १४०

विपुलाई—महानता, अधिकता ५. ५८.
१; कपिदल—६. ७. ५

विप्र, —ब्राह्मण—वर १. ९६; १४८. ४;
—साप १४९. ३;—वेष १६१;
१६२. १; १६७. २;—भवन १८३.
४; १९५. १; १९५. २; ३; १९६;
१९९. १; २०२;—मासु २०३. २;
३; २०३; २०४. १; ३; ४; २०४;
—साप २०५. ४; २१५. ४;—घेनु-
सुरसंत २२४;—चरन २३१. ३;
—समाजा २३९. १; २४०. १;
२४३. ४;—बृंद २४८. १;—काजु
२५४; २९८. २; ३०९. ३;—वर
३१४;—उर ३१५. २; ४; ३१५;
३१६. १; ३; ३१६;—वंस ३१७.
३; ३१८. १; ३१९; ३२७. २;
३२८. ४; ३६५; ३७२. ३;—बधू
३८७. २;—पद ३९१; ३९२. ४;
३९४. ५; २. ४. २; ८. १; ९. २;

—वधू ५०. २;—गुरुचरन ८०;
 १२६. १;—परितोषू १२७. २;
 १३०. ४; १३२. १; १५८. ४;
 २५४;—चरन ३. २१. ३;—पूज्य
 ४३. १; गुरुगोविंद—पदप्रेमा ५९.
 २;—रूप ४. ३. ३; ४. २;—समाज
 १३; ५. ६. ३;—वध ४५. १; ६१.
 ४;—गुरुपूजा ६. १०३. ५; १५३.
 १; ७. ५; २२. ४; ४५. ४; ६३.
 ३; ६८. ४; १५६. २; १५६; १५७;
 १५८. ४; १६८. २; ३;—अनुरागु
 १७४;—अपमाना १७८. ६;—द्रोह
 पावक ७

विग्रह १. १२४. २; १९५. २; २२५;
 २३५. २; २४३. ४; ३७८; २.
 २०४. १; ७. २२. ३; २७. ३; ४;
 १५८. ४

विग्रह १. २०४. ३

विफल—निष्फल, फल-रहित, व्यर्थ ६.
 ११७. २

विघ्न, —छेद, विल भूमि—४. २७. ३;
 ४; २८. ३;—प्रवेस ७. ९४. १

विघ्नरन—वेरंग, विगड़ा हुआ, विवेचन २.
 ३०. ३; ३९. ४; १४६. ३; १६४

विघ्नराये—विदा किया ७. २४. ४

विघ्नर्ध—बहुत बढ़ता है ६. ११७

विघ्नस, —वेवस, पराधीन, लाचार, व्याकुल
 प्रेम—१. १२८. २; १३९. ४;
 माया—१६१. २; हरप—१७६.
 ४; प्रेम—२५१. ४; २६१. ४;

२९७. ३; ३२४. ३; ३६९. १;
 ३७१; ३७८. ४; ३७९. १; २.
 ४५. ३; अवला—४९. २; संकट-
 सोच—५६. ३; विपाद—८२. २;
 सहज—८९. २; भय—१६१. २;
 स्वारथ—२२१. १; सनेह—२३९.
 ३; २६७. २; ३१७. २; व्याध—
 ३. ३७. १२; ६. ११. ३; १३. ३;
 काल—५६. ३; ५७; प्रबलमाया—
 ७२; काल—१३०. ७; नारि—७.
 १५६. १

विघ्नसह १. १४३. २

विवाकी—नाश-१. ४०. २

विवाद—कलह, झगड़ा ४. १६

विवाह, —वराती १. ६१. ४; राम—उछाह
 ६२. ३; राम—समाजू ६३. २; ९४.
 २; १०७. ३; उमा—११९; १२०.
 ५; १२३; १२५. १; १२७. ५;
 २५६. १; ३१९. ४; ७. ९०

विवाहह १. १००

विवाही १. १२२. ३

विवाही १. १०३. ४; १३४. ३

विवाह १. ९३. २; ९५. १; ११२;
 उमासंभु—१२७. ५

विवाह १. १२५. ३; २५५. १; वैदेहि—
 २८५. २; ३१९. ४; रघुवीर—
 ३२९. २; ३८७. ४; ३८८. ३

विधि—अनेक प्रकार का १. १८. ५;
 २२. ४; ५८. ७; ७७. ४; ८२.
 ३; १०६. ४; १११. ५; ११५;

११८. १; ११९; १२५. ३; १२६;
 १२७. ३; १४८. ४; १५४. १;
 १५७; १६८. २; १८३. ३; १९७.
 १; २०३. २; २०५. ३; २०७. १;
 २३९. २; २४५. २; २५९. २;
 ३६६. २; ३७७; ३७९. २; २. ७.
 ३; ९. २; १२. १; ९२. १; १२०;
 -कथा १४४. २; १६४. १; २१६.
 २; २३७. ३; २३८. ४; ३. २७;
 २८; ३७. २; ४५. ८; ४८. १; २;
 ५०. ४; ४. १७. ६; ५. २१. ४;
 ६. ७०. १; ५; ६; ८४. ३; ९९. ६;
 १०२. १; १०६. ६; ११२. १;
 १५६; ७. २१; २७. ४; ३६. २;
 ४६. ४; ५१. १; ५४. ३; ८६. २;
 ९०; ९५; ११२; ११३. ५; १२१.
 ४; १३१. २; १४४; १६४. १;
 १६८. ४; १८१; १८६. ४; १८६;
 १९०. ३; ७; २०२; २१७. २
 विविधि १. १२३. ४; ३. १५
 विबुध, -विद्वान्, देवता साधुं-कुलहित
 १. ५१. ५; -तरु १७७. ३; -ब्रह्म
 २१२. ३; २४६. ४; -बधूटी २९८.
 २; -बधू ३८०; -मति २. १३.
 ३; -गन ११४; -वन १३८. ४;
 -विपिन १३९. २; २३३; ३१८.
 २; ३२२. ४; ३. ३. ४
 विवेक-ज्ञान, सत्य असत्य का विचार १.
 १३. १; कवित-१८. ६; १८;
 बुधि-बल ५१. २; -पावक ३;

६४. ३; ६७; जड-९३. ४; १०१.
 ३; १०८. ४; ५; १२१. ३; १७८;
 १७९. २; -मय २. १६८. १;
 १७३; २३६; २९८. २; २९८;
 ३१६; ३२५; ३. २८. ५; ३५. ५;
 ५९. ३; ४. ३३. २; ६. १०३. ३;
 १३५. २; १५७; ७. ३४. ४; ५८.
 ३; १२७. १; १४८. ३; १५९;
 १७८. ८; २०३; २१९. ३
 विवेका, स-१. ६२. १; १३५. २;
 १३९. ३; १९३. ३; १०६. ४; ४.
 १५. ४; १७. १; ५. ११. १; ७.
 ३४. १; ५४. ४
 विवेकी-ज्ञानी १. ६७. २; १८४. १; २.
 ९८. ३; १४५
 विवेकु १. ६८; ७५. २; २४८; २. ३३;
 ९४. ३; २३६. ३
 विवेकू १. ३९. २; ४३. ४
 विभंजन-नाश करनेवाला ३. १६. ८;
 माहिभार-६. १३८. २
 विभंजनि, -नष्ट करनेवाली कलिकल्प-
 १. ५१. ३
 विभंजय-नष्ट करो ७. ५७. ४
 विभंजि ६. १०९. १; ११७. १; ७.
 ३०. १
 विभव-ऐश्वर्य, धन १. १५८. २; २६८.
 ४; २. ४. ३; २१५
 विभाग-हिस्सा, वॉट १. ६६; ६.
 १३५. ६
 विभागा १. ६१. ३; तत्व-१२५. ४;

१३५. १; विपिन—१५३. २; २.
 २३३. ३; ७. ४६. ५; १२९. ४
 विभिचारी—पर-स्त्री-गामी ३. २२. ८
 विभीखनु ६. ८६. २
 विभीषण १. २०६. ३
 विभीषण १. ४६. ४; २०७; ५. ६. ३;
 ७. ३. ८; २; ११. ३; २६. ३;
 ४१. १; ४२. १; ५५. २; ६. १८.
 १; ५९. २; ६५. १; ८६. ४; ८७.
 १; ८९; ९५. ५; ९८. २; ५; १०३.
 १; १०४; ११०. १; ११९. १; २;
 ११९; १२८. १; ३; १३२. १; २;
 ४; १३३. ४; १३४. २; ३; १३८.
 २; १४८. १; २; ३; १५०. २;
 १५१; ७. २७. ५; ९६. १
 विभीषणहिँ ५. ५१; ६. ११८
 विभीषणु ५. ६. १; ८. ३; २४. ३; ३८.
 १; ४३. १; २; ४४. १; ५०. २;
 ५०; ५३. ४; ५८. ४; ६. ७१. २;
 ११९. ५; १२०. १; २; १३१. २;
 ३; १४४. १; ७. ९४. ४
 विष्णु—प्रभु, सर्वव्यापी १. १३३. १
 विष्णुति—सम्पत्ति १. ११६. १; २. २१५.
 ३; ३२५; ५. ५८. ४
 विष्णुती १. ३६५. १; नगर—२. २. ३;
 १३. ३; ३२६. ४
 विष्णुपन,—गहना बाहु—१. ११९. ४;
 १७५. ४; २. ३८. ४; बाग—४२.
 ३; १६४. १; नीति—५. ४१. १;
 त्रैलोक्य—६. ८७. १; १३८. २; ७.

११२; ११३. १;—हीन १५६. ३;
 रघुवंस—१९०. १
 विभेदकरी—भेद वाली ६. १३८. ५
 विभेदा ६. ५७. ५; विगत—७. ५५. ३
 विभो—हे सर्वव्यापिन् ! ६. १२९. ७;
 १३८. ५; ७. ३२. १
 विमत्त, ज्ञानमान—७. ३०. ३
 विमद—निरभिमान ७. ६१. १
 विमर्दि—मर्दन करके ६. ११३. ६
 विमल १. ३. ४; १३. २; १८. १; १८;
 २१; २४; २५; ३३. ३; ३६. ३;
 ५४; ५६. १; ३; ६०. ५; ६; ६४.
 ३; ६७; ७४. ५; १३५. २; १४५;
 १५३. २; २२३. ३;—वेदिका
 २५७. १;—सलिल २६०. ४;—विष्णु
 २६५;—जसु २. १;—वंस ११. ४;
 १०३; १०६; १२९;—जसु २०८. १;
 २१०. १; २१६. २; ३१७. ४; ३२६.
 ४; ३. ५४;—मयंका ५. २३. १
 विमल ६. ३९. ६; ५६; श्रीरघुवीर—जस
 १००. २; १४२. १; ७. ४९. ३;
 ७५. ३; ८१. ५
 विमात्र १. २०६. २
 विमान १. ११५; २. १७१. १; ३. २७;
 ६. १००. १; १३५; १४१; १४८.
 २; ३; १५३. १; ३; १५५. २;
 १५७. ३; ७. १०; १२; १६
 विमाना १. ८५. २; २२३. ३; २७९.
 ४; २. २१५. २; ६. १०६. १
 विमानु ६. १५३. २; १५५. १

विमुक्त ७. ३४. ३; २१५. ३
 विमुख, शंकर-१. ८३. २; संभ्र-८९.
 २; हरिहर-१३०. १; हरिपद-
 १३८; रघुपति-२३२. २; ३००. ३;
 २. ५. ४; ७६. १; १४४. १; १६९.
 ३; २२९; २५३. ४; २५७. १; हरि-
 ३. १; ३. १; ४; २४. ६; ५.
 २३. ३; ४; ६. ५. ४; ४६. २;
 ५३. ३; ५७; रत्न-६२. ४; ६८.
 ४; ८०. ३; संजुग-१०१. ३;
 १०१; ११९. ४; १३०. ५; ६;
 ७. ७८. १; १५०. २; ३; १९४;
 २१०. ९; १०
 विमूढ-महामूर्ख १. ५०
 विमूढा ६. ४६. १
 विमोचन, -छुड़ानेवाला सोच-२. २२७.
 ३; ६. ८३. ९; ७. ७४. १
 विमोचनि, -छुड़ानेवाली रतिमानु-१.
 ३३०. १
 विमोचहिँ १. १२१. ५
 विमोह, -महा अज्ञान-वस १. ७२;
 १३३. ४; १५८. २; -विषादहि २.
 २०३. ३; ६. ४४; ७. ८३. ३
 विमोहन, -मोहित करना, मोहित करने-
 वाला दनुज-सीला १. १३७. ४;
 विस्व-३३०. २; ७. १०६. १
 विमोहा, विगत-७. १२५. ३
 वियाहव-व्याहेंगे १. २७८
 वियाहा १. २७८. ३; २. ११. ३
 वियाहू १. २८२. २

वियोग-विरह, जुदाई २. ८५. १; ८७.
 ४; ९३. ३; १०१. १; १४४. ३;
 राम-पयोधि १५५. ३; नाथ-
 २२७. २; ३२२. २; ५. १५. १;
 ७. १; १५. २; -भव ६; ८०. ३;
 १५८; १६२. ४
 वियोगन्हि ७. ३२. ५
 वियोगा २. १५१. ३; ३१८. १; ७.
 १४. १
 वियोगी, -विछुड़ा हुआ प्रपंच-१. ३८.
 १; २. ९४. २; ७. २१०. १
 वियोगु २. ८७. ३
 वियोगू २. ३१९. १
 विर, -वीर-दैत ६. १०२. २
 विरक्त, -उदास, त्यागी कोटि-मध्य ७.
 ७८. ३; ३; १९४
 विरचति-रचना करती है ५. २१. २
 विरचि-रचना करके १. २०२. १;
 २६३. ३; २. १६९. ४
 विरची-बनाई २. २३८. ३; ७. ५०. ५
 विरचे १. ५७; ३२०. ४
 विरचेउ १. ५६. ५; १५७
 विरजं ६. १३८. ३
 विरज-रज-रहित, विशुद्ध १. ७३;
 -व्यापक ३. १६. ९; ४१. ४; ७.
 ८२. ४; १०४. ४
 विरंचि-ब्रह्मा १. ३८. १; ८५. १;
 १०६. ४; ११२. ३; ११६. ४;
 -निपुना ११८. ४; १२३. ३;
 १५६. १; १७२. ३; १९०. २;

२१६. ५; २१६; २१७; २१९;
 २२३. ३; २५६. ४; २६३. ३;
 २८४; ३२०; ३६७. ४; ३८९. ३;
 ३९१. ४; २. २. ३; १२३. ४;
 ३१८. ४; ३. १३. १ ४२; ५. ४.
 ३; २१. ३;—मिषसेन्य ४८; ६.
 २४; २९. २; मिष-सुरमुनिसमु-
 दाई ३१. १; ४४. २; ६९; ७२;
 ८५. ३; १२१. ४;—शंकरसेन्य
 १५७. ७; ७. ५०. ५; ६५. ३;
 ८४. १; ८७; १००. ३; १३१. ५;
 १४४. ३; २११

विरत-हृदा हृआ, विगगी ७. ३४;
 १४६. १

विरति-उद्दामीना, त्याग १. ३८. १;
 सु-६१. २; १५९. १; १९३. ३;
 २. २१६. १; ३२७; ३. १; १५.
 ३; १६. १३; १८. ६; २१. १;
 ४५. १; ५०. १; ५९. ३; ४. १५.
 ४; १५; ५. २४. १; ६१. २; ७.
 ३४. १; ४; ५८. ३; ६१. ३; ७७;
 १२७. १; १४८. ३; १५९; २०७

विरथ-रथ-रहित ३. ३७. १०; ५. १०.
 ३; ६. १०३. १

विरु-विना शौच, प्रसंगा, भण, प्रतिष्ठा
 १. ४१. १; २०५;—आवलि २९८.
 २; ३३०. ३; २. १४५. ४; ३००

विरुवालि १. ३७३. २

विरुवाली-प्रसंगा १. २८२. ४

विरु ६. ११९. १; ७. ३८. २

विरुह-विरुहा ७. २१०. १

विरुव-विरुवा, छोटा पेंद २. ६. ३

विरुह, -वियोग नारि-१. ६८. ४;—दुख
 ७२. ४; भगत-दुख १००. १;
 हर-१२२. ५; नारि-१६५. ४;
 ३७०; २. ३५. ४; ८१; ८५. २;
 १४४. २; ४;—विपाद् १४५. १;
 १५६; १५७. १; १७५. २; १७७.
 ५; २१२. ४; २१४; २२१; ३२२.
 १; ३२३. १; ३. ४६; ४. २६. ६;
 ५. १०. ३; १२. १; ६; १४. १;
 ४; ३१. ४;—बलहीना ६. ३३. १;
 १२४. ५;—व्यथा १२५. १; २;
 ३;—विवेकधर्मनुतिगरनी १३५. २;
 —नागर ७. ५; ७. २; १४. ६;
 १५. १; रघुपति-दिनेसा २०;
 ९१. १; ९२. ३; ४

विरुहवंत-विरुही ३. ५३. ३

विरुहागी-विरुह की आग ५. ३१. ४

विरुहित-छोटा हृआ, अलग २. १२५. ४

विरुहिनि, -दुखदायी १. २७१. १

विरुही, महा-३. ३९. ८; ४६. १

विरुहु २. २३०; सुवती-६. ४६; ७. १३

विरुगा-वैराग्य, विरुति, उद्दामीना १.

४२. २; ६४. ३; ६६; १४३. ३;

१५७. १; १७०; २३८. ४;—रथ

२४९. २; २८४. २; २. ९३. २;

१७३; ३१८; ३. १०. ४; २२. १;

४१. ४; ५९; ४. ९. ११; ७. ५४.

४; ७८. १; १३६; १०४. ८;

१९८. ८; २०६. ७; २०८. ५;
 २१०. ५; २१९. २
 विरागा १. १२. ५; ५८. ४; ९९. ४;
 १०८. ४; १३५. १; २. ९४. २;
 विपय—३. २१. ४; ७. ८०. ३;
 ८६. १; १२९. ४
 विरागी १. २१७. ४; २१८. २; २५९.
 २; ३७१. ३; २. १११. ४; १७०.
 १; परम—३. २०. ४; ६. १०.
 ३; ९६. १; ७. ६१. १
 विरागु २. २३६. ३
 विरागू २. १०८. ३
 विराज ६. ९३. ७; १०८. ५; १२६. ४;
 ७. ४९
 विराजत १. ३६; २७४. २; २. १२४. १
 विराजति—विराजती है १. ७. ५; ३९२. २
 विराजते—शोभित होता है ७. २७. ५
 विराजहिँ ६. ७५. १
 विराना १. ११०. ३; ११६. ३; ३०१.
 २; ३७९. ३; २. ३. १; २५७. ३;
 ३. १९. २; ४. १७. ३; ३३. ४;
 ५. २८. २
 विराजे १. ४१. १
 विराट, —विश्वरूप—मय १. २७५. १
 विराध—एक राक्षस ३. १२. ३; ६.
 ५५; ६. ७४. ३; ९१
 विरियाँ—समय १. २६७. ३
 विरुज, —रोग-रहित, नीरोग—सरीर ७.
 ४४. ३; २१०. ५
 विरुद, दीनदयालु—५. २७. २

विरुद्ध, जुद्ध—६. ६४. १; ११६. ५;
 ११९. ५
 विरुद्धा—प्रतिकूल, विरोधी ६. ८९. १
 विरुद्धे ६. १०६. ४; ११९. ३
 विरोध—झगड़ा, वैर १. ८६. ३; १०७;
 सिव—१०८. २; गुरु—१९६. ३;
 नीति—५. २४. ४; ५८. ८; ६.
 ११; राम—२०. ४; ३०. ५; ३५;
 ६९; प्रभु—८५. ३; १०९; श्रुति—
 रत्त ७. १५४. १; १६२. २; १६६.
 ३; नीति—१७२. २; १८९
 विरोधा, राम—५. ६०. २; कृतराम—
 ६. ५६. ३
 विरोधि ३. ३३. ४
 विरोधी—शत्रु २. १६३; १६९. १; १७४.
 १; स्मृतिसंत—६. ४६. २; परिवार—
 ७. ६३. २; १५६. २
 विरोधू, वन्धु—२. ५६. २
 विरोधे ३. ३४. २
 विलखाइ—दुखी होकर १. २८८; ६. ५४
 विलखान ६. ८४
 विलखानी २. १४. ३
 विलखाहिँ २. २१५. २
 विलखाहीँ २. ४०. ४; १५१. ४; ३२२. २
 विलखि—विलख कर, उदास होकर २.
 १७२
 विलग—अलग १. ८१; ११६; १४०.
 २; ३. ४८. २
 विलगाइ १. २६५; ७. १८६. ५
 विलगाई १. ३७०. ४; ७. ६०. ३

विलगाउ १. ३०४. ३
 विलगाए १. १२. २
 विलगाती १. ३६. २
 विलगाना १. ९२. १
 विलगाने १. ११७. १
 विलगाहीँ—अलग होते हैं १. ११. ३
 विलगु २. ९८; ११७. ४
 विलपत २. ३८. ३; १५६. २; १५७.
 ४; १६७; ३. ३९. ८
 विलपति—विलाप करता है ३. ४०. २
 विलपहिँ २. ५२. २; १५७. ३; १६८. १
 विलपाता—विलाप करते हुए ३. २३. १
 विलपि—विलाप करके २. ५८. ३
 विलंब—देर १. १२३. ५; २२०. १;
 २६७. ४; २. ११६. २
 विलंबा १. १०५. ४
 विलंबु १. २५८. ३; २. ५; १०२. १;
 ४. २७. ४; ५. १६. १; ३४. ४;
 ६. २; ७. २२. ४
 विलप,—बदन २. ७१. १
 विलपाता ४. ७. २
 विलसत—शोभित होता है २. ३२६. २
 विलाई—विल्ली ३. ३२. ४
 विलाप,—रोकर बोलना—कलाप २. ५८.
 ४; १५४. ४; १५७. २; १७०. ३;
 ३. २८; ३७. २; ३; १२; ४. १३.
 १; प्रभु—६. ८३; ९४. २; १२४.
 ६; १२५. २
 विलापु १. १२०
 विलास,—क्रीडा, आनंद की क्रिया वीचि—

१. ५८. २; भृकुटि—१७६. २;
 २३२. ३; हास—२६६. ३; २. ९४.
 २; ३. ३६. २; ६. १३; भृकुटि—
 २१. १; स्वमति—७. ३४. ३; भू-
 विलास—१०४. १; मति—१४२. ५
 विलासा १. १२७. ३; १५८. २; २५७.
 २; ६. १८. १; भृकुटि—५३. ४
 विलासु, वीचि—२. ८; ९९. १; १४१
 विलासु १. २४६. ४; २. १२१. ३;
 १४१. ४
 विलाहिँ ४. १७
 विलाहीँ—विलीन होजाते हैं, नष्ट हो जाते
 हैं ७. २०८. १०
 विलोक १. २०३. ३; ६. २७. ५; ११४.
 ५; ७. २७. १
 विलोकइ ४. ११. ४
 विलोकउँ ३. ५३. ४
 विलोकत—देखता है १. ३३. १; १८४.
 ४; १८५. १; २४९. ३; २९६. ४;
 ३२६. २; २. ८९. २; १०४. ३;
 १४१. ४; १४६. ४; ३. ४२. २;
 ४. ९. १; ५. २०. ४; ४४; ६.
 १३८; ७. ४८. १
 विलोकति १. १२६. ५; २६२; २. ११८.
 २; ७. १७
 विलोकन—देखना १. २७९. ४; २८१
 विलोकनि ६. ९२. ६; ७. ४०. २
 विलोकय ७. ३२. १०
 विलोकहिँ १. ६०. ३; १०९. ५; २७४;
 २७५. २; २. ८८. ३; ११४. ३;

१२२. ४; १३६. ३; ६. ७. ४; ७.
१७. २.

विलोकहु १. १६३. ३; ३९२. २; ४.
१२. ५

विलोका १. १११. ३; २. २१६. १; ६.
९२. ६; १३१. ४

विलोकि-देखकर १. ८७. २; ८८; ९६.

३; ११०. १; १२१. ३; १२३;

१५९. १; १६०. २; १६३. ४;

१७८. २; १८२. २; १८५. ४;

२०७. ३; २१२. २; २४६. ४;

२६०; २६५. १; २६६. ३; २७६.

३; २८४. ३; २९०. २; २९२. ४;

२९७; ३०२; ३०६; ३०८. २;

३१४; ३२२. ४; ३२३. १; ३७१.

३; ३७२. ३; ३८४; ३९३. १; २.

२. ४; ३. ३; १२; २७; ३८. २;

५७. २; ७१. ३; ११८. २; १३४.

३; १४३. ३; १५२. ३; १६२. १;

२१५. २; २२१; २६५. २; ३१८;

३२२. ४; ३. १०. ५; १५. १२;

१७. ५; ७; २२. ६; २३; २४. १;

२६. ११; ३५. ४; ५; ४४. १;

४५. ८; ५२. १; ४. ३२. १; ५.

३. १; २०; २८. २; ३२; ६. ८.

१; १५; ५०. २; ८०. २; ९१. ४;

९२. १; ९८. १; १११; १२३. १;

१३१. २; १३९. १; १३९; १४०;

१५७. ६; ७; ७. १५. २; २७. ३;

३८. ४; ५०. ३; ११०. २; ११९.

१; १७२; १८६. ६; १९२. ७;
१९६. ४

विलोकिय १. २८६. ४

विलोकिहउँ ३. ३४; ५. ४३

विलोकी १. ७३. ४; १६३. १; १७६.

३; १९४. ४; २४६. ४; ३०६. ३;

२. १०७. ३; १४०. १; १४१. २;

३. २२. ३; ५. ४६. २; ७. १५.

३; ५६. १; १२५. २

विलोकु १. ३०५. ४; ५. ९. ३; ६. ३१;
१०८. १

विलोके १. ८५. २; २६१. ४; २९३;

३०३; २. ११७. ४; ७३. ४; ७.

३०. २

विलोकैउँ ६. ४४. १

विलोचन-आँख १. ३६. १; राजीव-

२४४. २; २४८. ४; २५४. ३;

२७५; २९०; ३२३. २; ३७३. ३;

३८१. ३; २. ४५. २; ५९. ४;

११५. २; ११९. ३; १४२. २;

१४३. २; २०३. २; २२६. १;

२३९. १; ५. ७; १४; ६. १४३.

४; ७. ५३. २

विलोचनन्हि २. २९८

विलोये-विलोकर, मथकर ७. ७२. ३

विवाह ३. ५६. २

विवेक ५. २४. १

विश्राम ७. २२३. ७

विश्रामु २. २०२

विष-जहर, जल, कमल की डंडी १.

२७०; २८०. ३; ३११. ४; २.
 ४९;—चाटिका ६०; १३१. ३;
 १७०. १; ७. ६७. १
 विपई—विपयी मनुष्य ७. ३४. ३
 विपद—निर्मल, पवित्र १. १४८
 विपम—टेढा, कठिन, असम १. ५९. ५;
 २११. २; २. २६. ५;—जर ५२.
 ३; ७६;—वियोग ८७. ४; १५४.
 ३; २२०. ३; २६३. ४; ३. १६.
 ६; ७. ३०. २; २२३
 विपमता—कठोरता, दारुण क्लेश, संकट
 ७. ४३. ४
 विपमु २. ७९. ३
 विपय—रूपादि विषय, देश १. १९०. ३;
 २. ५१. २; ८५. ४; ९४. २;
 १४१. ४; १४१; १७३. २; ३.
 २१. ४; ४२. २; ४. २२. २; २३.
 ४; २४. २; ६. ११७; १४३. ३;
 ७. ३२. ४; ६१. १; ६७. १; ६९.
 ४; ७८. १; १०६. १; १९४; २०२.
 ६;—वतासा ७; ८; २०८. ६; १६;
 २१०. २; ३; ५
 विपया ७. १६०. १
 विपयिक—विपयिणी १. १७९. ३
 विपयी—विपयों में फैसा हुआ, व्यभिचारी
 २. २२९. १
 विपाद—दुःख १. १०. १; १२२; १४०.
 ४; २. ३९. २; ५२. ४; ८२. २;
 १००; १२०. १; १४४; १७५. १;
 ५. १३. १; ६३. ५; ६. ८४. ३;

१२४. १; १२६. ४; १३४; १५०;
 ७. २०८. १७
 विपादहि, विमोद—२. २०३. ३
 विपादा १. १४४. २; २. १४५. १;
 १४८. १; १६१. २; २६६. ३;
 ३. ४६. १; ७. ८२. ३; ९१. १;
 २२३. १
 विपादु १. २८७. ४; २९०. २; ३०३;
 २. ४७. ४; ७७. ३; ९३. १;
 १४५. १; १५९; १७७. १; २३५
 विपादू २. ५५. २; ८२. २; ९१. ३;
 १४३. ३; २०२. ४; ३२२. १
 विपाना—विपाण, सींग ५. ५२. १
 विषु २. ४३. २; ४८. २; ५०. १;
 २६३. ४
 विषेपा—विशेष, अधिक १. ७९. ४
 विषैक, —विपयिणी, विषय में हरि—७.
 १०६. ४
 विष्णु १. ११६; ११७. १; १६७. ३;
 १७२. ३; १९३. १; १९५. २;
 २०६. ३; २५३. ४; ४. १५; ७.
 १२१. १; १४२. ३; १६८
 विसद १. ७. ३; २०; २८; ४८; ५५.
 २; ६३. ३; १२९. ४; १३३; १४८.
 १; २७७; २. ९२. १; ७. ७५. १;
 ९६. ३; ११३. २; १९९
 विसमउ—विस्मय २. ७८. २; १६६
 विसमय—अचंभा, आश्चर्य १. १६५. १;
 २०७. ३;—वृत्ति २३४. ३; ३१७.
 ४; २. ११. २; १३. २; १६;

२१६. ४; ३२१; ४. ३२. ३; ५.
 १३. ४; ६. ७४. ४; १०९. ३;
 १३७. ५; ७. १९०. ३
 विसमित - विस्मित हुआ, चकित हुआ १.
 ९७. ३
 विसर - भूल गए ७. १८२. १
 विसरा १. २६६; ४. २६; ६. ११८. १
 विसराइ १. २४
 विसराइयो ६. १५७. ८
 विसराई १. ८६. १; ७. ४६. १; ६६.
 ३; १२५. १
 विसराते ३. ४८. ३
 विसरायउ ७. ५. १
 विसरावहिँ ७. ५०. १
 विसरावहीँ २. ७६. ५
 विसरि २. २९. १; ५७; ५. ५४. १;
 ७. ३६. १
 विसरी १. ९८. २; २. १७७. ५; ६. ७१. ४
 विसरे २. २४१. १; ७. ७. ३; ३५. १
 विसरेउ २. १६१
 विसारउ २. २०६. ३
 विसारद - चतुर १. ३४. ३; ३. ५८. २;
 ७. २१०. ६
 विसारहिँ २. २१६. १
 विसारा ४. २२. १
 विसारि - छोड़ कर, विसार कर ३. ४५;
 ५. २२
 विसारी १. १०९. २; १५९. १; २३९.
 ३; २७३. ३; २९८. ३; ३७८. ४;
 २. १११. १; ११५. १; १४१. १;

१६५. १; ३. २८. ३; ४. २१. २;
 ५. ८. १; १४. ४; ६. १३७. ६;
 ७. ६५. ४; २१३. १
 विसारेउ ४. ४
 विसारेहु ३. ३७. १
 विसारलं ३. १६. ४
 विसाल - बड़ा १. ११८. २; १३०; १५९;
 १८४. २३१. ३; २४७. १; २५७.
 ३; २७६. ३; २७६; २७७; २८२;
 ३०१. २; २. ११६; २३८. २; ३.
 १५. ११; १८. ३; २३. ८; ४१.
 १; २; ४८. १; ५. ३. ४; ८; १६;
 १९. ३; ४७. १; ५६. ३; ६. ५.
 १; २३. २; ६१. २; ७९; १०२.
 ८; १४०. ३; ७. २७. ६; ११३. १
 विसाला १. १००. ३; १०६. ३; १३०.
 १; १६०. ४; २२१. १; २२४. १;
 २४२. १; २५२. ३; २५७. २;
 २७८. २; ३०१. ४; २. १३४. ४;
 २३८. १; २९८. २; ३. ४३. ४;
 ४. ८. ७; १०. ४; ५. ३१. ५;
 ५६. ४; ५७. ३; ६. ७४. १; १०१.
 ५; १४४. ४; ७. ८०. ५; ११९.
 ३; १५२. २; १५४. ४; १७८. ७;
 १८८. ८; २०८. ३; ८
 विसिख - तीर, बाण ३. २३. ८; २६. १;
 १०; ५. ६१. १; ३. ६. ५७. १;
 ९३. १; ९९. ५; ११६
 विसुद्ध - पवित्र २. १७१. ४; ७. ९८.
 ४; १२७

विम्वरति - चिता करती है १. २६८. १
 विसेखा १. ७३. १; १२०. २; १६२.
 ४; २१०. ३; २३३. ४; २७७. ४;
 ५. २. १; २९. ४; ४४. १; ४७.
 १; ६. २०. १; ३९. ८; ११०.
 ३; ११४. १; ११८. १; ७. ३६.
 २; ८१. ५; ११७. २; १२३. ४;
 १४०. १

विसेखि - विशेष, अधिक १. २९३
 विसेखी १. १११. २; १३९. १; १६२;
 १६४. ४; १६७. १; १९०. ३;
 २४३. ६; २४५. ३; २४८. ४;
 २५१. १; २९४. २; ३२४. १;
 २. १६. ३; १९. ३; ४३. ३; ७४.
 ३; ८६. १; ८८. १; ११६. १;
 १३०. २; १३१. ४; १३९. १;
 २१३. ४; २३०. २; २६०. १;
 २६१. ३; ३. १४. २; ३९. १;
 ५३. ३; ४. २९. ६; ३०. ३; ५.
 १ २; ३. ५; २९. २; ६. १४. १;
 २८. ४; ५३. ७; ५५. ७; ११४.
 ३; ७. ६२. २; १२५. ४; १७८.
 २; १९०. २; १९८. ४

विसेखे १. ३७. ३

विसेप १. ३७. ३; ६. ८३. ६; ७. ७७.
 १; २२१. ४

विसेपा १. ७६. १; ७. ६३. ४

विसेपि १. ३६. ३; ३८. ४; ५३; २.
 १५; ३०. २; ४२; १५९. ३

विसेपी १. १०५. २

विसोक - शोकरहित १. ३२. २; २८८.
 २; ७. १६२. ४

विसोका १. ४३. १

विसोकी १. १४३. १; २. १४०. १; ७.
 १५. ३

विस्तर - विस्तार १. १००. ४

विस्तरिहहिँ ६. ८८. २

विस्तार, कथा - १. ५४; १५७; २५७. १

विस्तारक - विस्तार करनेवाला ७. ५८. ३

विस्तारय - फैलाइए ७. ५८. २

विस्तारहिँ १. १४८

विस्तारा १. १०८. ३; १४९. ४; ५.
 २. ४; ६. १४४. २; ७. ११९.
 ४; १३८. ३

विस्तारी - फैलाई १. ६९. १; १६९. १;
 ६. ११४. ३

विस्त्राम १. २२३; ३८९; २. १०९; ३.
 २१; ५. १; ४७; ६. १०१; १४०.
 १; १५४; ७. १२४; १३७; १३८

विस्त्रामा १. ५६. ४; १६६. ३; २२०.
 १; २२२. ४; २२३. १; २२९. ३;
 २७१. ३; ५. ८. १; ६. २१. १;
 ५३. ३; ७. १९४. ४

विस्त्राष्ट १. २५०

विस्त्र - संसार १. १२; ५१. ५; १२८.
 ३; १५८. २; १६७. ३; १७४.
 ४; १८१. १; १८२; २०६. ४;
 २११. ३; २१३; २२९. ४; २४१;
 २६३. १; ३; २६८. ४; २७५;
 २९७. १; ३०५. ३; - प्रतिकूल

३१०; ३२४; ३९१. ३; २. ९३.
 १; १२६. ४; १६९. १; २०८. ३;
 २१३. १; २२०. २; ४. २५. २;
 -द्रोहकृत ५. ३९. ४; -रूप ६.
 २०; ९५; १२४. २; १३७. २;
 ७. ७८. ४; १३२. ४; १९५;
 २०८. ११; २२२
 विस्वामित्र १. २३८. १; २४२. २;
 २४७. ४; २४८. २; ३; २८७.
 ३; ३०२. ३
 विस्वास-निश्चय, भरोसा १. ११४;
 १९०. ३; २. ३०; ३. ४५. ८;
 ५४. ३; ५. १३; ७. ३०. ३;
 १३८; १६४; १८८. ७; १९०.
 २; २१९
 विस्वासा १. १०३. ३; १९२. ३; ३.
 ४५. १; ७. ६९. २; ७९. ५;
 १३८. ४; १९८. ६; २०६. ८;
 २१०. ३
 विस्वासु २. ३२६. ३; ६. २०
 बिहग, -आकाश में विचरण करनेवाला,
 पक्षी जल-१. ५८. ६; संसय-
 १३८. १; १४५; २६०. ३; ७. १६७
 बिहंग, -पक्षी सु-१. ५८; वारि-६१;
 -निवास २४५; २६७; २. ३८.
 १; ७७. ३; ११४; १३३. २; १३७.
 १; १३८; १३९; १४३. ४; १५४;
 २१६. २; २३७. १; २६५. २;
 ७. ७९; ८३. ३; ८४ ४; ८४;
 ८६. २; ८८. २; ९८; ११७. २;

१२९. ३; १५०; १९२. ६; १९४.
 ७; २०२; २१७. ५;
 बिहंगा १. ५८. ८; २४५. ४; ३२१.
 ३; २. ९९. ४; १४१. ३; ७.
 ८१. ४; १०६. ४; २०६. १०
 बिहवल-विह्वल, दुखी २. २२६. २
 बिहँसत ७. ११९. १
 बिहँसतही ७. १२३
 बिहँसा ५. २०; ३७. १; ५८. २; ६.
 २३. १; ९१. ४
 बिहँसि-हँसकर १. ७६. ३; ९१. १;
 १०४. २; १०७; ११६; १३१.
 ३; १५१; १५६. ३; २३५. ५;
 २४९. ३; ३०६. १; २. २७. ४;
 २७; २८. ३; ४; ११०. १;
 ३. २३. ७; ३१; ३६. २; ४९.
 ११; ५. २४. १; ५; ३७. ३; ५३.
 ३; ५५. २; ५८. ५; ६. ५. १; ८.
 १; २०. २; २८. १; ३०. ४; ५७. २;
 ६०. १; ११५. ५; ११५; १३४. ६
 बिहँसी १. २६७. ३
 बिहँसे १. ११७. ३; २७८. ३; २९८;
 ३११; ३१३. ४; २. १०१; ३.
 १७. २; ६. १७; ५८; ७. ११७.
 २; १२३
 बिह्वर-फटता है ६. ३१. १
 बिह्वरति-फटती है ६. ५०. २
 बिह्वरहिँ १. २३६. ४; २. २५२
 बिहाइ-छोड़कर, सियाय १. ८३; १७७.
 ४; ३०४. ३; २. ११. ४; १७४.

१; ३. ५९. ५; ६. २२	२८५. २; २. ८७; ९९. १; १५५.
विहरई १. २१. २; ८५. १; २६१. ४;	१; १५७. ४; १६८. २; ७. १३८.
२९६. २; २. ७६. ३; ८५. ४;	१; ४
९८. ३; १४०: ३; ३१६. ३; ३.	विहीना १. ३७. २; १३९. २; २. ३४.
१०. ४; ४. २६. ३; ७. ७९. २;	१; ८७. ३; ९७. ४; १४५. २;
१९४. २; २०४. ३	१७३. २; ४. २९. ५
विहात - वीत रहा है १. २९४. १	बीच १. ११. २; २७६. ४; ३७६; २.
विहान - प्रातःकाल, सवेरा १. १८७; २.	१२४. १; ३; १६१. १; १२१. ४;
९७. ४	३. १२. २; ३६. ४; ४. ७. १;
विहाना १. १४०. ३; २०२. १; ६.	६. ११०. ५; १११. ४; ११२. १;
५७. १; ९४. ५	७. ११७
विहानी - समाप्त हो गई, वीत गई २. १५७.	बीचहिँ १. २२०. ३
४; २५४. ४	बीचहि १. १६४. २
विहाय - छोड़कर, भूलकर २. ८५;	बीचा १. २२६. ४
२३७. २	बीचि - तरंग, लहर १. ३४; - विलास
विहार - क्रीडा, खेल १. १२७. ३	५८. २; २९५. २; २. ८; ७. १८६. ३
विहारा २. २२०. ३	बीचु २. १९. १; २६२. १
विहारिनि, - विहार करनेवाली स्वयस -	बीछी - विच्छ का विप २. ४७. ३; २६३. ४
१. २५८. ४	बीज १. ५२. २; ५. ६१. २
विहारी - विहार करनेवाला अजिर - १.	बीजु २. २०. ३; २४. ३
१३६. २; ७. ११३. ४	बीता १. ३०३. ४; २. ५८. ३; ५.
विहारु, सियरघुवीर - १. ५१; ५८	१२. ६
विहारु २. १३३. २	बीति २. १७०. ३; ५. ८. ४; ३१; ६०;
विहाल - चेहाल, तंग ६. १४०. २; ७.	७. ३४
१६२. ३	बीती १. १००. २; १४३. ४; २. ८६.
विहाला ४. ८. ६; ५. २७. १; ६. ७२. १	४; २०९. २; २५३. १; ३. १९.
विहालू २. ३२३. १	१; २२. १; ४. ६. १; २९. १;
विद्वित, वेद - २. ७. ३; १७१. १;	६. ८८. ३
१७६. २	बीते १. ८४. १; १७२; १९०. ४;
विहीन, - रहित, विना छल - १. १३५. ३;	२२९. १; २३५. १; ३६५. ३;

२. १८. ३; २३. ४; १५६. ४;
२२७. १; ३. २८. १; ४. २०. ४;
५. ११; ६. १०. १; १४६; ७.
५. ४; ७. ६; १२३. १; १९२.
५; २२२

वीथि—समूह, पुंज २. ३२६. ३

वीथिन्ह १. २२६. ४; २२८. ३; २३६.
४; २. ७. ३

वीथी—गली १. ३२९; ५. ३. ७; ७.
२०. २; ५१. ४

वीन ७. ७३

वीनती—विनती ६. १५७. ७

वीना, वर—१. १५६. २; २. ३८. ३;
कर—३. ५३. ४; ६. १३. ५

वीर—वीररस, बलवान् १. १४९. ४;
२०६. १; २११. ३; २४१; २७४.
३; २८४. ४;—विहीन २८५. २;
—रसु ३०१;—वृत्ति ३०७. ४;
३२५. ३;—रस ३२६. ३; ३२७.
४; ३२९. २; ३८७. ४; ३९५; २.
९१. १; १०४. ३; १०५. ३; १०९.
२; ११२; १२५. २; १३६. २;
१४५. २; १५१. २; १५१; १६६;
२०९. ४; २३१. १; २३९; ३. ३.
४; ४; १०. ६; २६. २; ८; ३७.
१; ५. ३५; ६. ४. ५; ९. ४; १४.
४; २७; ३३. ५; ४३. २; ४४. २;
५६. २; ५९. ४; ६०; ६२. ५;
६६. ४; ७०; ७१; ७५. १; ४; ८३;
८६; ९०. ३; ९३. ६; ९९. ५;

१०१. ४; १०२. ३; ५; १०२;
१०३. २; १०३; १०६. ४; १०८.
५; ११२. ५; ११२; ११४; १२०;
१२६. ३; १४८; ७. ११२

वीरता—बहादुरी १. २८४. २; २९९. ४
वीरवर ७. ९४

वीरभद्रु—शिवजी के गण १. ८९. १

वीरा १. १८१. २; २२०. २; २६६. १;
२७४. १; २. १०६. ३; ११५. २;
१५२. ३; २०३. १; २२६. ३; ४.
३. ४; २८. ३; २९. ४; ३१. १;
५. ३. ३; १६. ४; ५२. ३; ६. ८.
१; ४४. ५; ८१. २; ८४. ६; ९१.
१; ९४. ५; १२३. ६; ७. १८. १

वीरु १. ३१५. १; २. १४५. ४

वीरू २. १४५. २; ३२७. १

वीस १. २०६. १; ६. ३०; ४३. २;
४४. ४; १०६; ७. ३२. २

वीसहु ६. ५०; १२३. ९

वीसा ५. ११. २; ६. १३. ३; ७. १९२. ५

वीहा, —वीस भुज—६. ५२. ४

बुभाई १. ६८. ३; १०६; १३३. १;
२१२. ४; २८९. १; २. ४४. ३;
५५; ५. २६; ६. २५. ४; ७.
१९४. ४

बुभाई—समझा कर १. २२४. ३; २४३.
५; २९७. ३; ३. २०. ३; २२.
१०; २३. २; ४. ३. २; ४. २;
८. ३; ५. ६. ३; ६. ११. ३; १५७.
१; ७. ६०. ३; ७८. ४; ८६. ३;

१४६. २; २०२. ७; २०६. १	बुलाइ १. १९९
बुझाये १. ११९	बुलावन १. ९९. २
बुझाव ७. १७०. ५	बूझ १. ३०८; ६. ७६. ३
बुझावहिँ ७. २०२. ४	बूझउँ ७. १४५; १८२. ६
बुझावा २. ६०. २; ५. १०. ४; ७. २०६. २	बूझत २. १११. २; २२५. ४; ७. १४. ६; ५९. २
बुढाई ४. १९. १	बूझहिँ २. १२८. ४; ७. ९. ४; ४९. ३
बुताई—गई है १. २७९. १	बूझा १. १२८; ३. १५. ६; ६. ११. ४; ८४. ४
बुध—पंडित, चंद्रमा का पुत्र, बुध तारा १. १९. ३; २१. २; २३. ४; २४. ४; ३०; ५१. ३; १४०. १; १४२; २. १२४. २; १२८. ४; २०८. १; २३२. २; २५७. १; ४. १६. २; १७. ४; ५. ४२. १; ७. १३८. ३; १६६. ३; १७०. ७	बूझि १. ३१९; २. ४८. १; ६. ७८. १; ७. १७. १;
बुधि १. १७. २; ५१. २; २९९. ४; २. १७०; ३. ३५. ५; ३६. ५; ५७. ४; ४. ३३. २; ५. २. ६; ५८. १; ६. ९. ३; २५. २; ३; ४६. ४; १०३. ४; १२०. ४	बूझिय १. ८३. २; २. २५६; ५. ३२. १
बुद्धि १. ५७; ६०. ५; १३२; १४८. २; १६२. ३; २११. १; २. २४. १; १२७; २५२. ३; २६०. ४; ५. २. १; २; १६; १७; ५८. ३; ६. २१; ५६. ४; ९८. ५; ७. ३८. ३; १५२. २; १८७; १९८; १९९; २०२. २; ५; ७; ८	बूझिये ५. ४४. ३
बुद्धिदि ७. २०२. ४	बूझी ६. १५७. ७; ७. ७. ६; १४. २
बुंद, —आपान ४. १६. २; वान—६. ११२. ३	बूझेसि ५. ३७. ४
	बूझेहु ६. ३०. ४
	बूढ—बूव गण १. २९४; २. ८७. २
	बूढत ५. १४. १; ७. १४. ६
	बूढहिँ २. २३३. १; ६. ६. ४
	बूढि ६. ३१. ३
	बूढिदि २. १५५. ४
	बूढे—बूवे ६. ४१. २; ४३. २
	बूढ—बूढ, बूढा ४. ३१; ६. ७०. २; ९६. ३
	बूढा ६. ३३. २; ४६. १
	बूते—बूत १. ३९. १
	बूक—भेड़िया ६. ९२. १
	बूकांत—ममाचार ६. ८४. ३
	बूया—ज्यर्थ ६. ११. १; ७७. ३
	बूद—बूदा, बूदियाला १. २३६; २. ४०;

८५; ७२. १; १११. २; ११५. १;

१२२; ७. ९. ४; ८८. २

बुद्धि-बद्धती, अधिकता ७. २०८. १८

बुद्ध १. १२३. ४; १२९; २०३. ३;

२२६. २; २४५. २; २४७. ४;

२४८. १; २५२. १; २७३. २;

२. १३५; १३९. १; ३. १४ ३;

१९. २; ३१. ४; ३१; ४५. ४;

४. २; ५. ३. ४; ५; १०; ६.

४४; ६४. २; १०२. ८; ११८. ५;

१२९; १३०. १; १३८. ३; १४०.

५; ७. ९; १९; २६; २७. ५; ३२.

२; ५२. ३; ६३; ७४. २; १६०. ५

बुद्धिह ६. ११८. १

बुंदा, -समूह मुनि-१. २१८. २; २.

१३५. ३; ३. १४. २; १७. ७;

४६. २; ५७. ३; ६. ७. २; ७४.

४; १२९. ६; ७. ४६. २

बृष-वैल २. २३७. २

बृषभ-वैल १. २७६

बृष्टि-वर्षा ४. १७. ४; १९. ५; ६.

६६. ६; ११२. ३; १२९; १४१.

३; १५३. ३; ७. १९

वैल-वेष १. ९१; २५३. ४

वैला १. ७७. ३; ७८. २; ११७. ३;

१६९. २; २७४. ४; ३. २. ३;

३५. २; ३६. ४

वेग-प्रवाह, जोर, तेजी २. ८१; १५८.

२; १५९. १; ६. १०१. ४

वेगि १. ८३. ४; ८३; ११५. २; १५७.

३; २११. ३; २४५. २; २८२.

२; ३०३. २; ३१२. ३; ३१३.

४; ३२७; २. ५; ६; ७. ४; १२.

१; २७. ४; ३२. ४; ४०. १; ५१.

४; ५४. १; ७४. १; ८६. १; ९५.

४; १०२. १; १५१. १; १५८.

१; ३. २१. १; २८. ६; ३६. २;

३९. ८; ५०; ४. २६. ६; ५. १२.

१; ३१; ३४; ६२. ४; ६. २५.

१; ५०. १; ६८. २; ९३. ६;

९८. ३; ११०. २; १३४. ३;

१४५; ७. १४. ६; १९६

वेगिय-जल्दी कीजिए २. ६. ४

वेगिहि २. ४७. २

वेगिही ५. ३७

वेगी ६. १३५. १

वेचक, सुति-७. १५४. १

वेचहि २. १६९. १

वेचारा ५. ५५. ४

वेदा ६. २७. २; ३०. २

वेत-आकाश, वेंत ६. २४; -पानि १३४.

५

वेतस-वेंत २. ३२६. २

वेताल-शिवजी का एक अनुचर, द्वार-

पाल, वह मुर्दा कि जिसमें भूतने

प्रवेश किया है ३. २६. ८; ६. १२६. १

वेताला १. १०९. ३; ६. ११३. १; ७.

१२१. १

वेद-ऋक्, यजु, साम, अथर्व चारों वेद

१. १२. २; २३. १; २८; ३५.

१; ४०; ४१. १; ४३. १; ४४.
 ३; ५६. १; ५७. २; ६०. ६; ६७.
 ४; ७३; ९७; १०४. १; ११५. २;
 १२४. १; १२५. २; १२७; १३२.
 ३; १३५. ३; १३९. २; १४२;
 १४८. २; १७०. २; १७२. ३;
 १८१; १८३. ३; २१५. ३; ४;
 ५; २१८. ४; २२०. ४; २२४.
 २; ३; २२७. ४; २२९. ४; २३०.
 १; २३७. ३; २६८. ४; २९८.
 २; ३१९; ३८१. १; ३८३. २;
 ३८६. १; ३८९. ३; २. ७. ३;
 २९. ३; १०६; १२१. २; १३७;
 १४५; १६९. १; १७१. १; ३;
 १७३. २; १७६. २; २०५. ३;
 २०८. २; २१९. ४; २२०. ४;
 २२९; २३२. २; २५३. ४; ३१६.
 २; ३. ७. ६; २१. १; ४५. १;
 ५९. ३; ४. ९. १२; १७. १; ५.
 ३९. २; ६. २१. २; ६८. ४;
 १३८. ४; १४८; ७. १२. २; २७.
 २; २८; ४३; ४८. ३; ४९. १;
 ५७. ३; ६०. १; ६३. ४; ६४.
 १; ७१. ३; १३६; १५०. ३;
 १५६. २; १७४. १; १९४. ५;
 १९६. १; २०६. ७; २१०. ३;
 २१८; २१९. ४

वेदन्ह ७. ३०

वेदहिँ ७. १६०. ४

वेदहुँ २. २६०. ३

वेदा १. १४०. १; २. ९४. ४; ६. ५७.
 ५; ७. ५५. ३; १८६. ३

वेदिका, यज्ञ के लिए रेत का बनाया हुआ
 छोटासा चौतरा, परिष्कृत भूमि
 विमल—१. २५७. १; २. २३८. ४
 वेदी—वेदिका, परिष्कृत भूमि १. १२४.
 १; २. २४०. ३

वेदु १. ८३. ३; २. २०८. १

वेध, —छेदन करन—२. ११. ३

वेधि—वीधकर १. २१

वेधिय—वीधो १. २९१. ३

वेध्यौ ६. १०९. १

वेन—एक उपद्रवी, दुष्टप्रकृति राजा का
 नाम २. २२९

वेनि, त्रिवेणी—वचन २. २०६

वेनी—वेणी, चोटी १. ७. ५; २. १०७.
 ३; ५. ८. ४; ६. १५५. ४

वेनु—वेणु, वंसी, एक राजा का नाम १.
 ३२१. १; २. ३८. ३; ४८. २;
 १६५. ४; ६. १३. २

वेरा २. २५८. २

वेरे—वेड़े, जहाज ७. १८. ४

वेरो ७. ६७. ४

वेल, वेल का पेड़—पाति १. ९८. ३

वेलि, —त्रिताना १. २६०. २; अहि—३२१.
 १; २. ६०. १; ८४. ४; १३८. ३;
 १३९; १६४; २३७. ४; ७. ३०. ५

वेप—भेस १. ७७. ४; ७८. २; ११७.
 ५; १२०. २; १२२. ५; १६१.
 १६२. १; १८०. १; १९९. २;

१९९; २४९. १; ३०१; ३१४;
 ३७८. ३; २. ३०. २; १३४. ४;
 १३४; २१२. ४; २२२. ३; २५३.
 १; ३. १२. १; ४. ४. ३; ६. ७८.
 २; ९९. ६; १४५; बंदि-७. २८;
 १०५; १३४; १५४
 वेषु १. १६३. ४; १९९. ३; २५४. ४;
 ३०२. १; ३२२; २. ३४; ८०. ४;
 १११. ४; तापस-१२४. १;
 १६९. ४; २२३. २; २४०. ४
 वेसा, नर-१. २१९. १
 वेसाहि २. ३१. १
 वेहड-विकट स्थान २. ३८. १
 वेहालू २. १३७. ३
 वैकुंठ १. १०४. २; ११२. २; २१७. १;
 ३. १४. १; ७. १२. २; २१७
 वैकुंठा ६. ४१.-४
 वैखानस-वानप्रस्थ २. २२५. २
 वैठ १. १८९. १; २१२. १; २. ३९.
 ३; ४. ७. २; ११. १; ५. ३८. २;
 ६. ११. ३; १३. ४; २८; ५७. १;
 ८०. ४; १०९. ४; ७. ३६. ४
 वैठत २. २५४. ४
 वैठन ३. ३. ३; ७. ५५
 वैठहिँ १. २५७. २; ३; २. १२. ३;
 ११४. ४; ६. ५२. ६; १११. १;
 ७. २२. ३; ४९. १
 वैठहि ६. १६३. ४
 वैठाइ ३. ३६
 वैठाई २. ८९. २; ३. ७. १

वैठाये १. १५८. ४; २०३. २; २३५.
 ५; २४८. ३; ३९३. २; ४. २३. ३
 वैठारा १. २४८. २
 वैठारि-वैठाकर ६. १५७. ७
 वैठारी १. ९६. ३; ३८८. २; २. ३५.
 ३; ५. ४७. २; ६. ५७. २; १३२. ३
 वैठारे १. ६७. ३; २७३; २७७; २८७.
 २; ३२४. २; ३८३. १; २. ४५. १;
 ७७. ४; ७८. ३; १६६. २; १७२.
 २; ३२४; ३. १७. ६; ४३. ५; ५३.
 ६; ७. ३५. २; ५६. ३
 वैठारेउ २. १४४. २
 वैठारेन्हि १. २३९. १
 वैठावा ५. ३३. २; ६. ७०. ४
 वैठि १. ९२. ३; १३४. ४; २. ४२. १;
 २; ४८. ३; ५७. ४; ५८; ५९.
 १; ९१. १; १४८. २; १५६. १;
 २३८. १; ३२२. २; ४. २७; ३१.
 ६; ७. ४९. ३; ५३. १; १५८.
 ५; १७२. ४; १८६; २०२. २
 वैठिय १. ३११. १
 वैठी १. १३१. २; ६. १२९. ८
 वैठी १. ७८. ३; १२३. ४; ५. १३. ४
 वैठु २. ३७. ३
 वैठे १. १०७. २; १२४. २; १३०. ३;
 १३१. १; १५६. ३; १६१. ३;
 १६२. १; १६३. १; २३१. १;
 २४६. २; २५०; २५७. ४; ३५८;
 २७२; २८४. ३; ३९३. १; २.
 १७२. २; २०७. ३; २२७. ५;

बोली १. ८५. ४; ८७; ९६. ४; ११४.
 १; १२१. ३; २५४. १; २५६. १;
 २६७. १; २६८. २; २६९. ३;
 २८९. ३; ३०९. २; २. १८. २;
 २८. ४; २९. ४; ३९. ४; ४४. १;
 ५३. ३; ५६. ४; ५९. ४; ७५. १;
 ८०. १; ११८. २; १५५. २;
 १६०; २२३. ३; ३. २२. ४; २८.
 ३; ५. १२. १; ३६. ३; ६. ९.
 २; १२४. २; ७. ७५. ४; २२२. ४

बोलु ६. ४१. १

बोले १. ६७. ३; ६९. १; ७४; ७६. ३;
 ८६. २; ९५. ४; १०१. ४; १०२.
 २; १०५. ४; १११. ५; ११२. ४;
 ११३. ४; १२३. ३; १४४; १५६.
 ३; १५६; १६०. ४; १६३. ३;
 १६४. ३; १६७. २; १७३; १७६;
 १७७. १; १७८. १; १७९. १;
 २०३; २५१. २; २६३; २७१.
 ४; २८२; २८४. ३; २८५; २८७.
 १; ३; २९२; २९९. ३; ३०३. २;
 ३०४. १; ३; ३०५. २; ३०६. १;
 ३०६; ३०९; ३११. ४; ३१२. १;
 ३१३; ३१५; ३१७; ३२७. १;
 ३६९. २; ३७३. ४; ३७४. २;
 ३९३. ४; २. १०. २; ११. १;
 ४२. ३; ४६. ३; ७१. ४; ८१. ३;
 ९३. २; १०२. १; १२६. ३;
 १२७. ४; १५२. ३; १६८. २;
 २०७. ४; २११; २१४. १; २३०.

३; २५५. १; २५८. ४; २६०. २;
 २६०; २६४. २; २६७; ३१५;
 ३२४. ४; ३. १०. २; २२. ६;
 २४. १; ४; ३१; ५३; ५४. ३;
 ५६. १; ५८. २; ४. ९. ११; २४.
 ४; ५. ४७. २; ५२. २; ५३. ३;
 ६०; ६. ४. ३; ५. १; १७; ५७.
 २; ८१. २; ८३. १; ८९; ९८.
 ३; ६; ११४; १४०; १५०. २;
 ३; ७. ६६. १; ७९. ३; ८४.
 ३; १२५; १२९. १; १८८. ६;
 १९०. ५

बोलेउँ ७. १२७. ३

बोलेउँ १. १८७. १; १८९. २; १८९;
 १९०. ४; १९२. ४; २०७. २;
 २४८; २. ५. १; ३२. २; ५.
 १३. २; ६. ३३. ३; ३८; ५०.
 २; ७०. ३; ७. ७. १; ३७; ८८.
 ४; १००. १; १४४; १४८. १;
 १९४. ३; ६; २०८. १; २१६

बोलेसि ३. ३०

बोलेहु १. ८६. ३; ३. ३६. ६

बोछहिँ ६. ११३. ५; ६

बोहित-नाव १. २८; २९३. ४; २.
 २५८. २; ६. ६. ४; ७. २१७. २

बौँ ड-बौर २. ६. ४

बौर, हेम-१. ३२१

बौरहा-पगल ७. १००. ४

बौराइ-उन्मत्त होजाता है २. २२९. ४

बौरानी १. १६९. २

बौरायहु १. १६४. ४
 बौराये—पागल हुए १. १०३. ४
 बौराह १. ११९. ४; १२०. ५
 बौरै १. १२१. १
 व्यग्र—विकल, व्याकुल ३. ३२
 व्यंगं १. १२३. ५
 व्यजन—पंखा, बीजना १. ३८३. २; ७.
 २७. ५
 व्यंजन—भोजन-सामग्री ७. १२७. ३
 व्यथा—दुःख २. ८२. ४; विरह—६.
 १२५. १
 व्यर्थ २. १७३. १
 व्यर्थ १. ३०६. ४
 व्यलीक—झूठ, अप्रिय ७. ७४. ४
 व्यवहार १. ३१९
 व्यवहार २. ९३. ४
 व्याकुल—दुखी, घबराया हुआ १. १०९.
 ३; १६१. १; १८५; ३७१. १;
 ३७२. २; २. ३६. १; ७१. १; ७२.
 ४; ७७. ४; ८५. २; १४३. ४;
 १४३; १४८. ४; १५५. १; १६१.
 २; १६७; १७७. ५; २१४; ३. २४.
 ८; २९; ४. १४. २; ६. ५३. ७;
 ६२; ७१. ४; ८४. ३; ८७. ४;
 ९५. ४; ९६. २; १००. ४; १०९.
 ५; १२५. ७; १२७; ७. ८३. २;
 ९८. २; ११८
 व्याकुलता—घबराहट १. २९२. २; ६.
 ९. १
 व्याज,—वहाना विधु—१. २७१. २;

२७२. ३; ३०९. २
 व्याध—वहेलिया, चिड़ीमार, शिकारी ६.
 ११५. ३; ७. २२३. ५
 व्याधि—रोग २. ३५; ५२. १; ७.
 १०८; २०८
 व्याधिन ७. २०८. १५
 व्याप ५. ४८. ३; ७. ११७. १
 व्यापइ ७. ११७. १; १६६. ४
 व्यापई १. २३४
 व्यापक १. १३३. १; १४०. ४; २१८.
 २; २३०; २३७; ३. १६. ९; ५.
 ३९. १; ६. ७६. ३; ९५; १३८.
 २; ७. ८२. ४; १०४. २
 व्यापकु १. ३७४. ३
 व्यापत ७. १४६
 व्यापहिँ १. ६०. ३; ७. १६६. ४;
 २०६. ४
 व्यापहि ७. १७८. ४
 व्यापा १. २९८. ३; २. ५८. ४; १५४.
 ३; ७. ४४. १
 व्यापि २. ४७. ३; ७. ८१. २; १०२;
 १६०
 व्यापित—व्याप्त हुई, फँसी हुई ७. १२३. ४
 व्यापिहिँ ७. १२९
 व्यापिहि ७. १३४. १; १९१; १९२. १
 व्यापी १. १५४. ४; २३८. ३; ३१०.
 ३; २. १४६. ३; ७. ८३. ३; १०२.
 २; ११५. १; १३६. २; १७२. ४
 व्याप्य—व्याप्त होने योग्य ७. १०४. २
 व्याल—साँप, दुष्ट हाथी १. ५२. ५;

३१९. ४; ५; २०५; ५. १६; ६.
 ७७. ४; ९५. ६; ११६; ७. ५३.
 ३; १६२; १७९
 व्यालहि, लघु—१. २९२. ४
 व्याला १. १०९. ३; ११६. १; ५. ५७.
 ३; ६. ७. ३; १०८. ३; ७. १२१. १
 व्यालू २. १५५. १
 व्यास—विस्तार, एक मुनि का नाम १.
 २४. १;—समाप्त ७. २१३. १
 व्याह १. ३९४
 व्याहि १. ३९१. ३; ३९५. ३; २. २. १
 व्याहु १. २७८. ३; ३९५. २
 व्याहू १. ६३. १
 व्योम—आकाश १. २९८. १
 व्रत—नियम १. ५२. २; ८३. ४; पति—
 ९१. ३; १०८. ४; १२८. ४; १५०;
 १५७. १; ३२७. ४; दृढ—२. ८३.
 १; ८७; सत्य—२०८. २; ३२५.
 २; ३२७. २; ३. ७. ५; ८. ४; ९;
 १३. ४; ३२. १; ३९. ४; ५९. २;
 ६. ३१. ३; १४९; ७. १८. २;
 ४५. ४; ७१; ७८. १; १४८. ३;
 १५८. ५; १६१; १७८. ६; १९८.
 ५; २१९. ३; २२०. ३; २२३. ३;
 व्रता, पति—३. ७. ६
 व्रतु १. १००. ३; २. ८९; १७२. ३;
 १७३. ४; २१७. ३
 व्रन—व्रण, घाव ४. १४. २; ७. १०८. ४
 व्रह्म—परमेश्वर, ब्राह्मण, ब्रह्मा, वेद, तपस्या,
 सत्य १. ७. ४; १२. ४; ३६. २;

३८. १; ३९. १; २; ३; ४१; ४२.
 १; ६६; ७३;—सभा ८६. २; ९५.
 १; ९८. ४; ९९. १; १०९. ५;
 —आदिक ११२. २; १३२. ३;
 १३२; १३४. २; १४०. ४; १४४.
 ३; १६९. १; १७२. १; १७८. ३;
 १९५. ३; २०८. १; २१३. ६;
 २१७. ४;—बानी २१९. ४; २३०;
 —सुखहि २४९. १; ३; २५०. २;
 ३७४. ३; २. ९४. ४; १०७. ४;
 १२४. १; २२६;—सर ३. ३. १; २;
 १२. २; १८. ६; ७; २०. ४; ४२. ४;
 ५०; ५९. ५; ४. ८; २०. १; ३१.
 ४; ५. ४. ३; १९; २०. १; ३९.
 १; ६. १; ४२. १; ७६. ३;—दत्त
 १०८. ४; ५; १३०. ८; १३७. ३;
 १४०. ४; ५; ७. ३०. ६; ३०;
 ३४; ४७. ५; ५५. २; ६५. ३; ४;
 ६५; ७०; ७१. ४; ७८. ३; ८२.
 ४; १०४. ४; ११७; १२९;—सुखहि
 १३५; १४४. २;—ज्ञान १५६;
 १५७; १७४. १;—रति १८२. ८;
 १८५; १८६. १; २; १९२. ३;
 २०६; २१०. ६

ब्रह्मचर्ज १. १०८. ४

ब्रह्मचारी, बाल—१. ३०५. ३

ब्रह्मंड १. २३३; २९२; ७. १६०

ब्रह्मण्डा ६. १२९. ५

ब्रह्मन्व—ब्राह्मण तथा वेदों की रक्षा करने-
 वाला, विष्णु, ब्राह्मण का धर्म, कल्याण-

कारी १. २४२. २
 ब्रह्मा, -आदिक १. ९०. २; २०७. ३;
 २१६. ५; २१९. ५; २२०. १; २९५.
 ३; ३७७; ६. १०६. १; ७. २६
 ब्रह्माण्ड -संपूर्ण संसार १. १०९. ५; २२४.
 ३; २८६. २; ३. १८. ३; ५. २१.
 २; ६. १०८. ५; १११. ६; ७.
 ११९. २; १२०; १२१. ४; १२३. १
 ब्रह्मानंद १. २२५. २; २२६. १
 ब्रह्मानी - ब्रह्मा की स्त्री १. १७६. २
 ब्रात - समूह ७. १६०. ५
 ब्राता, सुर - १. ११६. ४; ५. ३९. २;
 ६. ८४. २; ७. १४४. ३
 ब्रीडा - लज्जा ७. ८२. २; ११३. ५
 भँडारू २. १०६. २
 भई १. २२७. १; २. १५५. १
 भइ १. ६०. ५; ८०. २; ८९. २; ९८.
 ४; १२५. ३; १२६. ३; १४३. ४;
 १७०. १; १८३. १; १९२; २०३.
 ३; २०४. २; २१८; २२१. १;
 २६५. ३; २७३. ४; २९१. ३;
 ३१५. १; ३१९. २; ३८९. १; २.
 २४. ३; ३५. १; ४८. २; ५४.
 १; ५६. २; ३; ७७. ३; ९३. १;
 १०१ ३; १०४. २; १४६. २;
 १५३; १५६. २; १६१. १; १६३.
 १; १६५. २; २०६. ३; २०८.
 ३; २१७. ४; २३२. १; २५९. ४;
 ३१८. १; २; ३. १८; २२. २; २३.
 १; ३३. ४; ३७. १०; ४४. १; ४५.

४; ८; ४. ९. ७; १९. ४; २९. २;
 ३१. ५; ५. १३. ६; २५. २; २७.
 ४; ५५; ६. ७; ८८. ५; ९४; ११२.
 ३; १२४. १; १४१. ३; ७. ९. ५;
 ४६. ३; १९२. ३; २०२. ७
 भइँ २. १३. १; ९८; ६. ७९. १; ७.
 २२२
 भइन्ह २. २२४. २
 भइसि २. २४. १; २०२. २
 भइहु २. २०. ४
 भई १. १२०; २२२. ३; ३७०. ३; २.
 ११८. ४; ५. २५. ५; ७. १५. ६; २०
 भई १. ७८. ३; १११. ५; १२३. २;
 १५१. ३; २१९. ५; २४४. १; ४;
 २६७. ३; २६९. ३; २. ३५. १;
 १६२; ३. २२. १०; २४. १; ३६.
 ७; ३९; ४. १०. ४; ५. ५०. ५;
 ६. ३०. २; ७५. ४; ७६. २; ९४.
 १; ११८. १; ११९. २; १२३. १;
 १२५. २; ७. ९. ५; ९२. ३;
 १७२. १; १७४; २१७. १
 भइउ १. ३२. ४; ३५. ३
 भक्त, - श्रद्धालु, दास - वत्सल ३. ६. १;
 स्व - कल्पपादपं ५; १६. ७; स्वामि -
 ६. ३९. २; - हेतु ७. ११०. १;
 - बछलता १२५. ४
 भक्ति - पूज्य के प्रति श्रद्धा त्वदीय -
 संयुता: ३. ६. ६; पदाब्ज - ३.
 ६. ६; ६. १३८. ५; १४०. ५;
 हरि - पथ ७. १५९; २२५; विज्ञान -

प्रदं २२६

भक्त्या—भक्ति से ७. १७४. ९; २२६
 भक्तक, —खानेवाला फल—३. २८. ४
 भगत—भक्त १. २२. २;—सुखदाता ३३.
 ३; ३४. ३; ५; ३८. ३; ४०. १;
 —सिरोमनि ४२. २; ४९. ४; राम—
 जन ५२. ६; ५७. ४; ६९. २; ७४.
 ५; ८०. ३; १००. १; १२८. ३;
 —हृदयतमहरन १३०. ४;—प्रेमवस
 १४०. १; १४२; १४९. १;—अनु-
 रागी १५०. १; विष्णु—१५१. ३;
 १७०. २; १७४. ४; १७८. ३;
 ४; १८०. १; २०६. ३;—भयहारी
 २२१. २; २३७; २४२;—बछलता
 २५१. २; २७२. २; २७८. ४;
 —मन २. ११. ४; ९४; १२८. २;
 राम—१३२. २;—उरचंदनु १४२.
 ४; २१०. ३; २१९. ३; २१९;
 २२०. ३; २२०; २६६. २;—सुख-
 दाई ३. २१. १;—उरव्योम ५४;
 —गुन ५९. ५; विष्णु—४. १५;
 —भयहारी ५. २२. ४; ४७. २;
 ६. ५. ४; ८३. ९; ८६. २;—बछल
 ७. २४. ३; ३५. २;—हितकारी
 ३८. २;—कृतचेता ४४. १;—भय-
 भंजन ६६. १; ७९. ३;—सिरोमनि
 ८६;—कल्पतरु १२८;—प्रिय १३०;
 पितु—१३२. २; १९२. ३; ६;
 २०४. ४

भगतन, हरि—१. २७५. ३

भगतन्ह १. २३. ३

भगति, —भक्ति राम—१. ७. ४; १८.
 ४;—हेतु २१. २; ३५; ३६. ३;
 राम—रसलीन ३८; ४३. ४; ४४.
 ५; ४६. २; राम—४९. २; ५१.
 ७; ५७. ३; ५८. ७; ६१. १; २;
 ६६; ७०. २; ७४. ४;—पथ ७९.
 ४; ८०. २; ९०. २; १००. २;
 १०१. ३; ११२. ४; रघुपति—
 १२८. ४; १३५. १; हरि—१३७.
 ३; १६६. ४; १७०; १७१. २;
 १७८; १८०. ४; २१५. ४; २१७.
 २; २१८. ३; २२०. ४;—सहित
 २२१. ३; प्रेम—२३०; २३४. २;
 —हेतु २४३. ४; २४४. २; २५८.
 ३; ३९४; ज्ञानविराग—रस २.
 ९३. २; १०३; १०९. १; १७३.
 ३; २०९; २२४. १;—बल २३५.
 ३; २४०; २५९. ४; २६६. २;
 २६७. १; ३२२; ३२६. ४;—अनु-
 पम ३. १०. ६;—वर १३. ४;
 १४. १; १५. ३; ७; १७. ३; १८.
 ६; १९. ४; २१. १; २; ३; ४;
 —जोग २२. १; ३४. ५; ४१;
 ४४. २;—हीन ४४. ३; ४; ४४;
 ४५. ४; ५४; ५६. ५;—पथ ५८.
 ५; राम—५९; ४. ९. ९; १३. ३;
 १५. ४; हरि—१९; २८. ४;—प्रताप-
 तेज ५. १७. १;—विवेकविरतिनय-
 सानी २४. १; ३४. १; रघुपति—

चरन-२; ५०. ४; ६. ५. ४;
 ४१. ४; १३७. ६; १३९. ३; ४;
 १४०. ४; ७. ३०. ३; ३२; ३४.
 ३; ४; राम-रत्न ४४. २; ५७;
 ५८. १; ३; ६१. २; ६८. १;
 -हीन २; ३; ६९. १; ४; ७२. ३;
 रघुपति-७७; हरि-७८. ४; राम-
 रत्न ७८. ४; राम-पथ ८६. २;
 ८८. १; ११७. २; १२७. २;
 -हीन १२७. ३; १२७; १२८;
 १२९. २; ३;-वंत १३१. ५;
 -हीन १३१. ५; १३२; १३६.
 ४; हरि-१३६; १३८; राम-
 १४८. ४; १५०. २; अविरल-१७०.
 १; १७५; १७८. ५; राम-जल
 १८६. ५; हरि-१८८. ४; १९०.
 ७; राम-८;-महिमा १९२. ८;
 -पच्छ १९३; १९४. १; हरि-
 २; ५; १९६. २; ३; ४; १९७;
 २०४. ३; ४; ५; २०६. १;-मनि
 २०६. १; ३; ५; ८; ९; १०;
 २०६; हरि-२०७; २०८. ५;
 रघुपति-२१०. ४; ६; ७; २१७.
 १; २१९. ४; २१९; २२०. ४;
 २२२. २; २२२

भगतिहिँ ७. १९४. ६; ७; १९६. ३

भगत, रघुपति-२. ७६. १

भगवंत-भगवान्, ऐश्वर्य-शाली, सौभाग्य-
 शाली १. ६६;-पदकमल २०७;
 -गति २. ७८; ३. १७. ६; ४.

५; ६. ६५; ७. ४१; ५७. १;
 १४१; श्री-१९१

भगवंतहिँ ३. ५३. ३

भगवंता १. २१८. १; ३. ३१. १; ५. ३९.
 १; ७. ५९. ३; १०४. २; ११५. ४

भगवान-ऐश्वर्यादि गुणों से युक्त, विष्णु
 भगवान् १. ६८. २; श्री-९५;
 १०५; १४२; १५६; ४. ४; ५.
 २३; ६. २१; १३०; १५७; ७.
 १२; २१; ३९; ८७; १०४; १४३;
 १७६; १८५

भगवाना १. २३. २; ७६. २; ८०. ३;
 ९४. २; १००. १; ११०. २; १३८.
 २; १४०. ३; १५०. १; १५१. १;
 १५७. २; १७०. ४; १७२. ३;
 १७४. ४; १८०. ३; श्री-२१८.
 ४; २३३. १; २४२. २; २८६. ३;
 ३. १५. १; ३२. ३; ५. ५. २;
 ४४. ५; ६. ९२. ३; ९५. ६;
 १३३. १; ७. १५. ४; ७१. ३;
 ८५. ३; ९१. २; १४२. २; १९०. २

भगवान् २. २५५. १

भगान-भागना २. १३१

भगिनि ३. ३०. ५; ६. ३१. ४

भगिनी-बहन १. ८७. १; रिपु-३
 २२. ६; २४. ३; ४. ११. ४

भगीरथ-एक राजा का नाम, जो गंगा
 को लाया था २. २१०. ४

भंग, -दृटना धनुष-धुनि १. २९५. ४;

अंग-५. २४. ५; ५४. २; महा-

रस-६. १९; चोँच-दुख ६०. ५;
 भृकुटि-८८. १; ७. ९२
 भंगा, सिचधनु-१. ३०१. १; दुखदा-
 रिद्र-२. १०६. ४; भव-७. ५६.
 ४; ८०. २; समय-८५. २;
 राजस-९१. १
 भंगू, छन-२. २१२. ४; २२३. ४;
 २६१. ४
 भच्छ, -भक्ष्य, खाने योग्य अभच्छ-७.
 १५४
 भच्छक ६. ७७. ४; कृतान्त-१०९. ३;
 सुभाव-७. ५८. ४
 भच्छन-भक्षण, खाना ४. ३०. २
 भच्छहीँ ५. ३. ९
 भज-भजन करो ६. ४२. ४; ७. १६४. ३
 भजइ-भजन करता है ७. ८१. २;
 १३२. ४; २२०. २; २२१. २
 भजई १. २५५. २
 भजत १. २३२. ३; ५. ४७; ७. २०४. २
 भजन, -सेवा, स्मरण-प्रभाउ १. २३.
 १;-प्रभाव २५८. ४; ३. १८. ३;
 २१. ५; २१; ४५. १; हरि-५०.
 ३; ४. ५. २; ९. ११; ६. १०.
 २; ईस-१०३. ४; शंकर-७. ६८;
 ११५; हरि-११७. १; -हीन १२७.
 ३; १३६. ३; १३८. १; ४; १५०.
 ३; १६६; १८२. १; ५; १९३; २१०;
 रघुवीर-२१३. ४
 भंजनु २. ५. ४; ३. ३१. ३; ५. ३२.
 २; ३४. २; ४५. २; हरि-७. ८१. ३

भजन्ति-भजते हैं, सेवा करते हैं ३. ६.
 ४; ७. १७४. ७; २१२
 भजसि-तू भजता है ४. २; ६. १; ४२.
 १; ७. १०९
 भजहिँ २. १६८; १६९. ३; ३. ११;
 १८. ६; ५६. २; ५८. २; ५. ३८;
 ५२. १; ६. ६; ६५. ३; ९३; ९६.
 १; ७. ६४. ३; ४; ८७; १५६.
 २; १७०. २; २०५; २०८. ६;
 २११; २२३. ४
 भजहि ३. ६०
 भजहीँ ३. ५६. ५
 भजहु ५. २२. ४; २३; ३८; ३९. ३;
 ३९; ६. १०. ३; १०; ६४. ४;
 ८५. १; ७. ५३. १; ४; १३९; २०४
 भजामहे-हम भजन करते हैं ७. ३०. ४
 भजामि-मैं भजता हूँ ३. ६. १; ५; ७.
 १७४. ४
 भजि-स्वीकार किया, भजकर २. २०७.
 ३; ६. ५६; ६१. १; ७७. ३;
 ११८. ५; १२५. ७; ७. १३२.
 २२३. ५
 भजिय-भजो, भजना चाहिए १. १६८;
 २३२. ३; ३. १०. ४; ४. २६. ३;
 ६. ९; ७. १४३; १५०. १; १६६;
 १८८. ५; २१३. १
 भजु १. १३९; १५२; २४४; ७. १३१.
 १; १३३
 भजे-मैं भजता हूँ ३. ६. ३; ५. ४२.
 ४; ६. १२३. ५; ७. ३२. ९; १७४.

१; ५; २२३. ४
 मजेहु ६. ८६. ५; ८६; १३०. १; ७. ३५
 मंजउ ६. ६३. ४
 मंजन-नष्ट करनेवाला १. ३४. ५; भव-
 भय-४०. ३; ७०. ४; प्रनतारति-
 ९४. ४; भ्रम-१४३. ४; भव-
 १५२; भुविभार-१६७; भवभय-
 २१८. ३; २. ३२७. ४; भव-
 रंजनसुरज्ज्थः ३. १६. ५; -महिभारं
 ६; -महिभारा ३१. २; ४०. १;
 ५८. ३; ४. ३; ५. ३९. २; प्रनत-
 आरति-३; ४६; मुख-६. ४५.
 ३; सोकभय-१३८. २; वृन्द-
 १४०. ५; ७. ५३. ४; ५; अज्ञता-
 ५७. ३; भगतभय-६६. १; वरूथ-
 बल-७४. २; भव-२२३. १
 मंजनम्, नष्ट करनेवाले को सुरादिवृन्द-
 ३. ६. २
 मंजनि, भय-१. ५१. ४; संशुधनु-हारा
 ३०४. १
 मंजव-तोड़ देंगे १. २९०. १
 मंजहिँ १. २१६
 मंजहु १. २८७. ३
 मंजा ५. २१. ४
 मंजि ६. ५५. ६; १०८. ३
 मंजी ७. ९२. १
 मंजेउ १. ४०. ३; २९५. ४; २९८. ३;
 ३१६. ३; ३१९. ३; ३२५; ६.
 ७५. २
 मट-योद्धा १. १०. २; २१०. १; २;

प्रति-२११. २; ४; सु-निकाय
 २११; प्रति-२१३. ५; भूरि-
 २४७; महा-२८३. १; ३; -वाहु-
 चल २८३; २८५. २; ३; ३०६. १;
 ३१७. १; ३२५. ३; ३९०; २.
 २३६. ४; ३. २३. ४; २४. ८;
 २६. ६; ९; ४८. २; ५. ३. ९;
 जातुधान-१६. ३; १८. १; ३;
 १९. २; महा-३; ३५. ६; ६. ७.
 १; २७. ३; ३७; ५२. ६; ६१. ३;
 ६१; ६६. २; ३; ६७. ४; ६७;
 ७०. ६; ८४. ६; ८७. ५; ९०. २;
 मर्कट-९१. २; १०१. ६; १०६.
 ३; ४; ५; ११०. २; ११३. २; ३;
 ४; ११५. २; १२१. २; ५; १२२.
 ५; १२३. १; ७; १२५. ६; १२७;
 ७. १०२

भटक-भटक कर, घूमकर ६. ८७. ५
 भटन्ह ३. २६. ८; ६. ६१. १; ११३. ६
 भटभेरे-धक्का, दूर हटाना ७. २०६. ६
 भट्टा, -वीर कृपि-६. ११२. १
 भडिहाई-चोरी ३. ३६. ५
 भदेस-भदी १. १९. ५
 भदेसा १. २४. ५
 भनंता-कहते हैं १. २२४. २
 भनिति-भणिति, कथन, कविता १. १७.
 ६; भापा-१८. २; १८; १९. २;
 ५; ६; १९; २४. ४; ५; ३१. ५;
 भापा-प्रभाउ ३१; ४४. ५
 भनु ६. १२. ३

भने-कहे ७, ३०. ५

भन्याँ ६. १२०. ५

भभरि-घबरा कर २, २३१

भय-हर भूमि-टारन १. ३३. ४;

४०. ३; ५१. ४; ६७. ४; ७९. १;

८५. ४, ११०. २; ११९. ३; १२०.

२; -विकल १३३. ३; १५४. ४;

१६३. ४; २१३. ७; २१६. ३;

२१८. ३; ४; २२१. २; २३२. २;

२३३. ३; २३४. ४; २४१; २४४.

२; २५१. १; २६७. ४; ३०२. १;

३१६; -वस २. २६. १; १५९;

१६१. २; -मगन २३२. १; ३.

३. १; २; ८. २; १८. ४; २८.

१; ३६. ६; ३६; ३७; ४१. २;

४६. ३; ५; ४. ८. ६; १०; २१;

२२. २; ४; २३. १; ३०. ५; ५.

३. ४; ९. २; १७. ५; ३७; ४५.

३; ४८. ३; ४९. ३; ६०; -हरनं

६. १; ९. १; ११. १; २; -पाई

२०. २; २३. २; ४; २९. ४;

३३, ४८. २; -व्याकुल ५३. ७;

६२. ४; ६३. १; ६४. २; ७५. ४;

८७. ५; ९५. ७; ११८. ४; -आ-

तुगे १२१. ५; १३५. ३; -आकूल

७. ३२. १; ३४. १; ४३, ६१. १;

६६. १; ३. ७५. ५; १३८. ४;

१५८; १८८. ८; २१०. १

भयउँ १. १४४. २; २. ८९. ३; १६५.

४. ४. ३२. ४. ५. १७. ३, ६.

८६; १२२. ३; ७. ८०. ३; ११८;

१५०. ५; १५२. १; १७०. ३;

१७९; १८८; २१७. १

भयउ १. ३३. ३; ५६; ६०. ५; ६८.

४; ६९; ७२. २; ७४. २; ७९.

४; ८७. ३; ४; ८८. ४; ९८. ४;

९८; ९९. ४; १०५. ४; १०६. ३;

११०. १; १११. २; ३; ४; १२०.

२; ३; १२२. ४; १२५. ३; १५३.

२; १५५. १; १६३. २; १६९. १; ४;

१७०. २; १८१; १८५; १८७. ४;

१९३. २; २०१. १; २०६. १; २;

२०८. २; २१०. ३; २२४. २;

२४८. ४; ३१९. ४; ३२७. ३; ३२९.

२; ३७४; ३८८. २; ३; २. ५. ४;

१०. ४; ११. ३; १५. २; २०. २;

२८. १; ३०. ३; ३३. ४; ३७. १;

३८. ३; ४१. ४; ४९. २; ५५.

४; ५८. ३; ६०. २; ७४. १; ७७.

४; ८२. २; ८६. १; ८७. १; २;

८९; ९१. ३; ९३. १; ९७. २;

१००. २; १३८. ३; १४३. ३;

१४३; १४४; १४६. ३; १५१;

१५४; १५५. १; १५६. ३; १७४.

३; २०२. ३; २०५. १; २१४. १;

२१७; २२२. १; २२४; २५८. १;

२६०. २; २६३. ३; ४. ९. ८;

१५. ३; ३१; ३२. १; ४; ३३. ३;

५. १४. १; १४; २५. ४; २६; ३५.

४; ५५. ४; ३७. ३; ४३. २; ६३

४; ६. ४. २; ६. ४; १३. २; २०.
 १; २७. ४; ३२; ४८. १; ५३. २; ६;
 ६०. १; ६२. २; ६६. ६; ६७.
 २; ७०. ४; ५; ७५. २; ३; ८५;
 ८६. ४; ९०. १; ९१. १; ९४. ५;
 ९५. ६; ९९. ६; ७; १००. ३;
 १०१. २; १०३. १; १११. १;
 १२१. १; १२३. ७; १२५. ३;
 ५; १२८. १; ५; ७. ५. १; ८०.
 ३; ८३. १; ८८; ९०. १; ३;
 ९४. २; ९६; ९७; ९८. १; १०८.
 १; १११; ११४; १२३. ४; १९२;
 १९८. २; ३

भयङ्ग—पैदा हुआ है १. १९७. २

भयङ्ग १. ९५. १; १०२. १; ११०. १;
 १३०. २; १५१. १; १५८. ४;
 १६१. १; १८४. २; १८७. १;
 १९३. ४; २०३. ४; २०७. ३;
 २२२. २; ४; २९४. ३; ३८०. १;
 ३९५. २; २. ११. २; २०. ३;
 २६. ३; ८८. ४; १०६. १; १५४.
 २; १७५. ४; २११. ३; ३२३. २;
 ३. १४. १; १७. ३; ३५. १; ३७.
 १३; ४. ३. ३; १७. २; २९. ४;
 ३२. ३; ५. १३. ४; १६. ५; २०.
 १; ४२. ५; ६. २३. ४; ७९. ४;
 १५७. २; ७. ८४. १; ८८. १;
 ९८. ४; १७८. ५; १९२. ४;
 २१७. २; ५

भयकारी—भयभीत करनेवाला ३. २३.

४; ५. ५६. ३; कादर—६. ११२. ५

भयंकर—भीषण, भयकारी १. ५९. ५;
 १६२. ४; २०६. ४; २. २९; ३.
 २२. १०; २३. ६; ५. १६. ४; ६.
 २०. १; २१. १; १११. १; ११२. ६

भयंकरा १. ११९. ५

भयदायक—डराने वाला ३. ३२. ४

भयं ६. १३८. २

भयमोचन—भयसे छुड़ाने वाला ५. ४६. २

भयसि ३. ३६. ८; ६. ५२. ३; ७०. २

भयहु २. ७५

भयानक—भयंकर १. २७४. ३; २.
 १५८. ३

भयावन १. ३९०. ४; २. ३९. २; ८४.
 ३; १५९. ३; ६. १२१. ३

भयावनी—भयंकर ६. ११२. ६

भयावने ६. १०१. ६

भयावहा—डराने वाला ३. २४. ८

भये १. २४. ३; ४२. ४; ४२; ४३. १;
 ७२. २; ७३. ४; ७६. १; ८४.
 ३; ९७. ४; ९९. १; १०१. ४;
 १०६. २; ३; १०८; १०९. २; ४;
 ५; ११०. २; १११. ४; ५; ११२.
 ३; ११९. २; १४६; १५०. १; १६१.
 २; १६६; १६७. ४; १७३. ४;
 १८०. ३; १८१. २; १९३. १;
 २०६. ३; २०६; २२१; २२२;
 २२४. १; २३४. ३; २३५. १; २३६.
 २; २३९. ३; २४८. ४; २६३. २;
 २६५; २७०. २; २७१; २७७. २;

२७८. १; २८१. ४; २८४. २; ३;
 २८५. ४; २८७. २; ४; २८८. २;
 ३; २९५. १; २९६. ३; २९८. १;
 ३०९. १; ३१३. ३; ३१६. २;
 ३६५; ३७१. २; ३७२. ४; ३७३.
 ३; ३७४; ३७५; ३८१. ३; ३९४.
 ३; २. ३. ४; ४. १; ८. ३; ४६.
 ४; ४७. ४; ७२. ४; ७४. १; ८१.
 १; ८३. ४; ८७. १; १०३. १;
 १०८. २; १०९. ४; ११५. २;
 ११९. ३; ४; १२१. १; १२७. १;
 १३५. २; १३६; १३७. १; १४०.
 १; १४५. ३; १६५. १; १७०. २;
 १७१. ४; १७७. ५; २१०; २१८.
 १; २२०. ३; २२२. २; २२७. ३;
 ५; २५२; २५६. २; ३; २५७. ३;
 २६१. २; ३१८; ३. १४. २; १७.
 १; १९. १; २४. ८; २६. २;
 ३०. ३; ३७. ३; ३९. ३; ५६.
 ४; ४. १५. १; १७. १; ४; २०.
 १; ५. १५. १; २८. ३; ३५. २;
 ४३. १; ६. ६. ४; ७. २; ४; २३;
 ५३. ७; ६१. ५; ६६. १; ६८. १;
 ७०. ५; ७३. ३; ४; ७८. ३; ८०.
 २; ८३; ९३. ६; ९५. ४; ९६;
 १०१. ३; १०९. ४; ११०. १;
 ११३. ३; ६; ११४; ११६. ५;
 ११७. ६; १२१. ४; १२८. ६;
 १३१. २; १४०. १; १४१. ४;
 १४४. ४; ७. १४. ४; १८. ५;

२०; २२. २; ३०; ३६. १; ४१;
 ४३. ४; ४८. ४; ५६. १; ६३. २;
 ७३. २; १५२; १५३; १५८; १६०.
 ३; १६२. ३; १८२. ३; ५; १८४;
 १८६. ७

भयेउ १. ३१३. १; ४. २९. ३; ५. ३०.
 २; ६०. ६; ६. १०७. ३; १३१. २

भयेऊ १. ३१७. ४; ५. २. ४

भयेसि—हुआ है ६. ४२. १; ५०. ३

भयो ६. १०७. ५; १२२. ५; १२३. ९

भर, —बोझ बिस्वभार—१. ५१. ५;
 ११९. १; २. २०४. ४; २२७;
 ३. ५२

भरई ७. ७३. ४; १७०. ६

भरत—रामका छोटा भाई, भरता है १.
 ३३. २; ५;—चरित ६२;—सुभाउ
 ६६. ४; २२९. ४; २३०. २;
 ३२३. ४; ३२४. १; ३३१. १;
 ३७५. ४;—आगमनु २. ८. ३;
 ४; १२. १; १४. ३; १५;—सपथ
 १६;—मातु १९. २; २२. ४; ३१.
 १; ३२. ४; ३२; ३३. २; ३३;
 ३७. १; ४४. १; ४९. ३; ४; ५०.
 ३; ५०; ५६. ३; १२६; १४२. २;
 १५३. २; १५८. १; २; ३; १५८;
 १५९. २; ३; १५९; १६०. २; ४;
 १६०; १६१. २; १६४. ४; १६५;
 १६७; १६८. १; २; १६९; १७०.
 ४; १७१. १; ३; १७१; १७२.
 १; २; १७२; १७४. ३; १७७. ४;

-सनेहू २०३. ३; ५; २०४. २;
 ४; २०४; २०५. १; ३; २०६. ३;
 ४; २०६; २०७. १; २०८; २०९.
 २; ४; २०९; २११. २; ३; ४;
 २१३. ४; २१४. १; २; ३; २१५;
 २१६. १; २१८. १; २१९. ४;
 २२०. ४; २२०; २२१. १; २;
 २२३; २२४. १; २२५; २२७. २;
 २२८. १; २; २३०. १; ४; २३२.
 ४; २३२; २३३. २; ४; २३३;
 २३४. १; ३; २३५. ४; २३६.
 १; २; २३७; २३८. १; २३९.
 १; ३; ४; २४०. १; २; २५३;
 २५५. १; २५६. २; २५७. ४;
 २५८. १; २; २५९. ३; ४;
 २५९; २६०. १; २; ३; ४; २६०;
 २६४. १; २; २६५. १; २६६. ३;
 २६७. १; २; २९८. २; ३१५. ४;
 ३१७. २; ३; ४; ३१८. २; ३१८;
 ३१९. १; २; ३; ३२०; ३२१. ३;
 ३२२. २; ३२३. १; ३२४. १; २;
 ३२५. ४; ३२६. २; ४; ३२७.
 २; ३; ५; ३२७; ३. २. १; ४.
 २४. ४; ५. ४३; ६. ७९; ८०.
 १; १४४; १४६; १५७. ८; ७.
 ४; ५; ७. ५; ९; ७; ८; ९. १;
 २; ९; १४. १; ३; १४; १५. १;
 १८. २; २४. २; ३; २७. ५; ३६.
 ३; ४०. १; ४३. २; ४९. २; ५९.
 ३; ४; ६१. २; ७३. १; ३; ९१.

२; -रहनि ४; १२१. ४
 भरतहिँ १. ४६. ४; २. ५१. १; १६५.
 १; २१७; २१८. ३; ४; २२४. २;
 २२५. ३; २५४. ४; २६०. १;
 २६६. ४; २६७. २; ६. १५७. १;
 ७. १४. ६; ५९. ४
 भरतहि २. ५६; १६१; २२३. ४; २२६.
 १; २२९. ४; २३१. २; ४; २३२;
 २३३. २; ४
 भरतहुँ ७. १८. ४
 भरतहु २. १६८. २
 भरता ६. १०. २
 भरतारा - भर्ता १. १०२. ४
 भरतु २. १४; १९. १; २०; ३२. ३;
 ४९; ७२. १; १६५. १; १६६. २;
 १६८. १; १७०. ३; १७२. २;
 १७७. ५; १७७; २१४; २१८. ३;
 २१८; २२१. ३; २२८. ३; २२९.
 १; २३३. ३; २३४. २; २३९;
 २५८. ३; २६०. ४; २६७; ३२७.
 १; ७. ९१. ३
 भर्ता - भरतार ३. ७. ३
 भरद्वाज - एक मुनि १. ४९. १; ३; ६६.
 १; ३; ६७. २; १२८. १; १५२;
 १५५; १६९. ४; १८०; २०५; २.
 १०७. ४; १०८. २; १०९. ३;
 २०७. २; ६. १५७. २
 भरन - पोषण, पालना पौसना १. २२९. ४
 भरनी - एक नक्षत्र का नाम, भरण करने
 वाली १. ५१. ३

भगव-विता दूँगी २. २२. १
 भग्यो-भरा हुआ ६. ११९. छं. ५
 भगहिँ २. १२९. ३
 भगहि ४. १६. ४
 भगहीँ १. ३१०. २; २. १४२. २; ७.
 १७. ३; २०. ३; ४९. २
 भगा, -विपरस-१. ३११. ४; २. १०६.
 २; रिस-६. ९२. ४; ९३. २;
 १०९. १
 भगावा ६. ४३. ३; १४८. २
 भगि-पर्यन्त भरकर, पूर्ण करके १. ६७.
 १; २; ७३. १; ९६. ३; १०९.
 ५; ११३. १; १२०. ४; १२५. ४;
 १२६. २; १७४. ३; १९८. ४; २२०.
 ३; २२६. २; २३८. ४; २४४. ३;
 २५०; २७९. २; २८५. १; २९१.
 १; २९५. ४; २९९; ३०२. ४;
 ३२३. २; ३६६. ३; ४; ३६८. २;
 ३७५. १; ३७९; ३८५. २; ३८८.
 १; ३९१. २; ३९३; २. ३३; ३५.
 ४; ८९. १; ९०. ४; १०२. ३;
 ११४. ३; ११६. १; १३६. १;
 २०३. २; २१२. ३; २१५. ३;
 २५१. १; २५७. ४; ३१६. ३;
 ३१८. २; ३. ५; २४. २; ४०. ४;
 ४१. १; ५८. १; ४. ७. १; १६.
 ३; २९. २; ३०. २; ५. २. ४;
 १४. ४; ३१. १; ३२. १; ५७. ३;
 ६१. ४; कल्प-६. ५; १०; ७४;
 ८५. ४; ११३. ४; १३०. ३; १३१.

२; १४२; १४७; १५२; ७. ९. ३;
 ४३. २; १५८. २; १६२. ४; १७२.
 ३; १९९; २१३. ३
 भगिता, -भरी हुई रामविमलयशजल-
 १. ६०. ६
 भगी १. २४४. ४; २. ३५. १; ३९. ४;
 ३८३. ३
 भगु, खर-१. १०८. ५
 भगे १. ९२. २; ११७. ५; २३५. ५;
 २९०; २९४. ५; २. ५४. २; ८७.
 ४; २२७. ३; २२७; ५. ७; १४;
 ७. ३०. २
 भगेउ १. ५७. ५; २९४. ४; ६. ४. २
 भगेऊ १. २६९. ३; ६. ९३. १
 भगोस, वल-१. १७. २; १९. ४; २१९.
 ५; २. १३०. २; ३. ११; १५. १;
 ३; ४५. ३; ५. ७. २; १६. ५;
 आस-६३. ५; ७. ५. ४; ३२. ७;
 १३३; १६४. ३
 भगोसा-विश्वास २. १३२. २; ३. ५६.
 २; ५. ५३. २; ६. ७०. ४
 भगोसे ४. ५. २
 भगोसो २. ३१५. ३; ३२२. ४
 भगु १. ११. ४; १३. २; ६०. ४; १०३.
 ४; ११३. १; १३१. १; १६५. १;
 १८७. ४; १९३. ४; २४४. ३;
 २५५. ३; २८२. ३; २८९. १;
 ३११. २; २. ६. ४; ३४. ४; ४९.
 १; ९०. २; ९३. ३; १११. ३;
 १२३. २; १३४. १; १३७. २;

४; १७६. ४; १७८. ३; २०८.
१; २०८; २१८. ४; २३१. ३;
२३२. २; ४; २६२. ४; २६६;
३१५. १; ३१६. २; ३२४. २; ३.
३३. ३; ५, २४. ४; ३८. ४; ४७.
४; ६२. ३; ६. ३५; ८५. १; ७.
६७. २; १७०. ७

भलाइहि १. ११

भलाई १. ८. ३; १३. १; ७५. ३; २.
१६०. ४; १७५. ३; २०६. २;
२३०. २; २९९; ४. ९. ४; ५.
३६. २; ४; ५. ४२. ४; ६. १०१. ३
भलि १. १९. ५; ६; २४. ५; ६३; ८०. २;
८१; ८६. ४; २०८. २; २७७. ४;
३०१. २; ३०२. ४; २. १२. २;
३४. ४; ७६. १; ७७. २; १०३.
३; ११५; १७८. २; ५. ३१. ५

भली ६. १३५. छं. ६

भले १. १२६. ५; १६५. ३; २७९. ४;
११८. ५

भलेउ १. १२. २; १३. १; २. १७. १

भलेहिँ १. ३६५. ४

भलेहि १. ८७. १; १०७. ४; १६५. १;
२४७. ४; ३२०. १; ३२७; २.
२१४. ३; २१८. ४; २६२. ४; ५.
४२. ४; ७. २१०. ४

भलो १. ११

भव - संसार, शिव, कल्याण, उत्पत्ति - रुज
१. ६. १; ४; ७. १; १९. ६; २८;
- सागर २९; - चापू ४०. ३; ४१.

२; ४४. ४; - सरिता ५१. २; ५२.
२; ६४. २; ४; १०३; १०४. ३;
- वामा १२४. ४; १४३. २; १५२;
१८०. २; - वारिधि २१८. ४; - कूपा
२२४. ४; - बन्धन २३२. २; - भय-
मोचन २४४. २; ३; २६८. ४;
२७८. २; २८७. ३; २. १०२. २;
१२४; १६८. ४; २१८. १; ३१५.
१; - भारू ३२७. ४; ३२७; ३.
६. १; ४; ७; १५. ५; - पीरा
७; १६. ३; - भंजनरंजनसुरजूथः
५; ७; २०. ३; ३१. २;
- भीरा ४०. १; ४१. २; ५८. ३;
४. ३; - संभव २६. ३; ३२. २;
- भेषज ३३; ५. २०. २; - भीर
४६; ६३; ६. १; ३; ६. २;
८८. २; - पास ९५; - प्रवाह १३७.
६; १३७; १३८. १; १३८. ३; ५;
१४१. ४; १४३. ३; १५५. ५;
७. १५. ६; ३०. २; ३; ३२. १;
५; ९; ३४. १; ३८. ४; - भीरहिँ
५३. ४; ५६. २; ४; ५६; ५७. ४;
५८. १; २; ६४. २; ४; ६७. ४;
६७; ७५. ५; ७७. २; ७९. ५;
८०. १; ८२; १००. ३; ११३. ३;
१३८. ४; १४०; १४४. ३; १६४.
१; - थाहा २; ४; १६४; १६६.
२; १८८. ३; १९४. ७; २०२. १;
२०४; २१०; २१५; २१९. १;
२२२. ३; २२३. १; २२३

भवद्, - अग्निनिरादर ७. ३२. ५

भवन - घर, आश्रय-स्थान मंगल - १. १०.

१; २१. २; ७०. ३; ८०. २; ८५;

८७. १; ९५. १; १०१; १०३. १;

१०३; १०४. ४; १०४; ११३. ४;

११९. ३; १२०. ३; १२१. १;

१२२. ५; १२३. ३; १२६. १; ५;

१२७. १; १३६. २; अहि - १३७.

१; १६५. ३; १७०; १७३. ४;

१८३. ४; २०२. १; २०५. २;

मनि - २०८. ३; २२७. ४; २२८.

१; २४०; - भरोखन्धि २५३. २;

लता - २६५; २६८. २; ३२२. ३;

३२७; ३२९; ३३०. २; ३३०; ३८६.

४; ३८९. २; ३९१. ३; २. २४. २;

२५. २; कौष - २६. १; ३०. ३;

४८. १; ७१. ३; ७२. १; ९१. ४;

११२; १३३. १; १४८. ३; १६०.

२; ३२७. १; ३. २४. ३; ३०.

३४. १; ४. १४. ५; ५. ५. ४;

१०; १२. ३; १४. २; ३४. ४;

४९. २; ६३. ५; ६. ९. २; १३.

३; २०. ३; ३०. ८; ५४; ६४. १;

८३. ४; ११०. ३; १२५. १; १३१;

१४८. २; ७. १०; २१; २२. १;

३५. ३; ३८. ३; ५०. ५; ५८;

कलना - १४३; मुभगुग - १००

भवनन्धि ७. ५१. ३

भवनु १. ५०. ४; १०३. २; १३२. २;

३३०. ४; भूष - ३७८. १; ६. ६४. २

भवन्त - आपकी ७. ३२. ६

भवँर १. ६१. ४; जमुन - छवि १७५;

२. ३५. २

भवॉई - घुमाकर ६. २७. ३

भवहि - शिवजी को १. १२५. १

भवानि १. १२४. ५; १२४; १४५; ४. १

भवानिहि १. २६९. ५

भवानी - पार्वती १. ३५. ३; ५४. १;

६४; ६९. ४; ७०. १; ७४. ३;

८२. २; ८६. २; ८७. १; ९१.

१; ९६. ४; ९७. ३; ९९. १; १०४.

२; १०५. ४; ११३. ४; ११४. १;

११४; १२१. ३; १२२. १; १२३.

३; १२४. ४; १२५. १; १२६. ४;

१२७. २; १३१. १; १३८. ४;

१४३. ३; १४९. २; १६९. २;

२१६. २; २३२. १; २६८. २;

२६९. ३; २८०. ३; २९०. ३;

३. ४. ३; १५. ५; ३२. ४; ५.

२०. २; ३४. १; ४३. १; ६०. ६;

६. ६५. ३; ९२. १; ९६. १; ७.

२२. १; ५५. ४; ७५. ४; ८५. १;

८६. ५; ७. ९०. ४; ९६. ४; १७४.

५; १०४. ३; २१०. ४

भवित्रय्यना - होनाकार १. १८८; २. २६. ५

भौग १. ४२

भौट्ट - भंटा-गोट, भेद गुलना २. २१९. १

भौट्टे १. २२. १

भौति - प्रकार १. १९. २; २३. १; ३०;

५४. १; ३; ४; ८६. ४; ८८. १;

८९; ९६. २; १०१. २; १११. ५;
 ११६. ४; १२१. ५; १२३. २;
 १२५. ५; १२६; १३३. २; बहु-
 ३; १४२. ४; १६०. ३; १७३. २;
 १८९. १; २०५. ३; २१२; २२६.
 १; २३९. २; २४०. ५; २४४. ४;
 २४६; २४७. ३; २४७; २५७. ३;
 २६२. १; २६९. ५; २८३. ४;
 २९१. ३; ३६५. १; २; ३६६. २;
 ३६७. १; ३७३; ३७४. २; ३७५.
 १; ३७७; ३८७. ४; ३८९. ४;
 ३९३; २. ९. २; १०. २; २६. ५;
 ४२; ५१. ५; ५३; ५४. ३; ५६. १;
 ७५. १; ७६. ४; ७९. २; ९०. ३;
 १२०; १२३. ४; १२६. ४; १३२.
 २; १३३. २; १३७. ३; १३८;
 १४५; १५३. १; ३; १६२. ३;
 १६८. १; १७०. ४; १७१. ३;
 १७४; १७५. ३; १७७. २; २०६.
 २; २१३. ४; २५९. ३; २६२. ४;
 ३२६; ३. १५. ९; २४; ३०; ३४.
 ३; ४८. ३; ५३. ५; ४. २८. ४;
 ५. १. ४; ३०. ४; ४५; ६२. २;
 ६. ७२. ३; ७३. १; ८०. २;
 १००. ४; १०२. १; १२५. १;
 १३८; १५७. ८; ७. ७. १; १७.
 ३; ४; २०. २; ४०. ४; ४८. २;
 ५१. १; ७१. ३; ८३. १; ८५.
 २; ३; १२४; १३२. ३; १४२. ५;
 १७०. १; १८६. ४; १९०. ७;

२०४. ३; २१०. ३; २१३. ४
 भाँतिहि १. १२५. ५
 भाँती १. ४४. २; ५८. ४; ६१. ४;
 ८०. ४; २२७. २; २२९. १; २९६.
 ३; ३६५. ३; ३६६. २; ३७१. २;
 ३८२. १; ३९४. ५; २. २. २;
 ७. २; ८. ४; १४. २; ३५. ४;
 ९८. १; १००. ३; १४४. ४; १५४.
 १; बहु-१५६. २; १६०. ३;
 १७०. ३; २०१. २; २०२. १; ३.
 ३९. ४; ४. ९. ११; ३०. १; ५.
 ४७. ३; ५२. ३; ६. १२. १; २९.
 २; ३९. २; ५२. ७; ९४. २;
 १२५. २; १४४. २; ७. ८२. ३;
 ९४. १; ११२. १; १२१. २;
 १९४. ८

भा-प्रकाश, हुआ १. ९२. ३; ११३;
 १४६; १६२. ४; १७०; २१५. ५;
 २२१. ४; २२७; ३०८. २; ३१३.
 १; २. १४. १; १४; ४३. ४;
 ७४. ४; ९५. १; १०५. १; १६६.
 ४; १६७. ३; २०३. ४; ५; २०९;
 २१६; २१७; २२१. २; २२८. २;
 ३; २२९; २३५. ४; २६२. १;
 २६५; ३. ३. २; ५३. ३; ४. १०.
 ३; १६. ३; ३०. ३; ५. ७. २;
 ८; १२. ४; २६. १; २९. २; ३०.
 २; ६. २८. ४; ६३. ३; १०३. १;
 ११०. ३; ११३; ७. ७९. ३; ८०. २
 भाइ १. २५१; २६५; ३६८. १; ३९२;

२. ३७. २; ८३. १; ८३; ९०;
 १२६; १३३; २०१. १; २०४. १;
 ३१८. २; ३. २६. २; ६. ८३.
 ६; ७. १४

भाइन्ह—भाइयों को १. २७०. २; ३६७;
 ३६९. २; ३७०. २; ३८३; ३८५.
 १; ३९०. ३; ७. ४०. ३

भाइहि १. १८१. ४

भाई १. १७. ७; २३. ५; ६०. ४; ७२.
 ४; ७५. २; ११३. १; ११७. १;
 १२८. ४; १३५. ३; १३८. ३;
 १४९. ३; १६०. १; १९२. ४;
 २००. ३; २०७. १; २१९. ३;
 २३०. २; २३१. ६; २३५. १;
 २३६. ४; २३८. ४; २४२. २;
 २४८. २; २५३. २; २५७. १;
 २५८. १; २५९. २; २६०. १;
 २७०. १; ३; २७२. ५; २७३. ३;
 २७४. ४; २७७. २; २७८. २;
 २८१. ४; २८५. १; ३; २९९. ३;
 ३०२. ३; ३१९. ३; ३२३. ४;
 ३७६. १; ३९१. १; ३; ३९४. ५;
 २. ११. ३; १६. २; ४८. ४;
 ७२. १; ७४. १; ८३. १; ८४. १;
 ८८. १; ९५. ४; १२२. ४; १३८.
 २; १४२. २; १५३. ३; १५८. २;
 ४; १६४. ४; १६५. २; १६६. १;
 १६७. २; १६८. १; १७२. २;
 रामलघु—२१५. १; २२२. २;
 २२९. ३; २३२. ३; २३३. २;

२३४. ३; २३९. १; २५३. ३;
 २५७. २; २६०. २; ३१६. २;
 ३१९. ४; ३२०. ३; ३२१. ३;
 ३२४. १; ३. ५. २; दौड—१७.
 २; ५; २०. २; २१. १; २३.
 ५; २४. २; ३; ३३. ४; ३५. ४;
 ४२. २; ४३. ४; ४. ४. १; ८. १;
 ९. ४; १५. ३; २४. ४; २५. ४;
 २६. ३; ५. १. १; ९. १; १३. ४;
 २४. ४; २९. ४; दसानन—४४.
 २; ६३. १; ६. ४. ३; ८. १; १२.
 ३; १६. २; २९. १; ३०. १; ५०.
 १; ७८. ३; ८३. ३; ८; ८४. ४; ९८.
 ४; ५; १०२. ६; १२१. ३; १५३.
 ६; ७. ९. ४; २४. ३; ४८. १;
 ४९. २; ५६. १; ६४. १; ६५. १;
 ६६. ३; ६७. १; ६८. १; ६९. २;
 ७३. ३; ८५. ४; ११२. २; १७०.
 ५; १७८. ६; १८८. ५; १९८. ७;
 २०२. ४; २०८. १६; २२२. ४

भाउ, प्रेम, स्वभाव सत्त—१. १७७; सति—
 १९०. ४; २. २५८; २६२

भाऊ १. ६०. ४; सति—२४९. २;
 ३९४. २; २. ४३. ४; २१२. २;
 ७. २०८. १

भाखउँ ७. १९६. १

भाखा—कहा १. ५६. ६; ९२. २;
 १९६. ३; २२९. २; २. १५८. १;
 २५९. ३; ४. ७. १; ३२. ३;
 ६. १४८. २; ७. ८६. ५; १९०. ५

भाखि ७, १७८

भाखी १. १०१. ४; २. २०. ४; २१७.
१; २३०. ३; ६. ७७. १; ७. ४०.
३; २२१. १

भाखे १. १५६. ४; १५९. ३; २३२. २;
२. २५९. २; ७. ६४. ४

भाग-हिस्ता, भाग्य १. ६. ३; १७;
मप-८४; वाम-१३१. २; १५३;
१७६. १; १८७. ३; २२१. ४; अरघ-
२२२. १; २; २. ३. २; -भाजन
७५; ७६. २; -वस ७६; ८९. ३;
१३६. २०७. २; २०९. १; २५२.
१; ४; ५; सार-६. १६. ४; ५२;
७. ५६. ४; ६६. ४; ८५; १४७

भागउँ ४. ३. ३

भागन ६. ६३. १

भागहिँ ६. १०१. ६

भागहीँ ६. १०७. ५

भागा १. ८७. २; १०८. ४; १८५. २;
२१५. ५; २२८. १; २८९. ४;
वलि-२. ९. ३; ९४. ३; ११४.
४; १५४. ४; ३. २. ४; ४. ८.
२; १०. २; ५. १३. ३; ६. ४१.
२; १५५. ४; ७. ५२. ४

भागि १. १२०. ३; ३. २६. २; ६.
४८. २; ९२. १; १२३. ३; १२६.
२; ७. ११३. ५; ११७. ४

भागिनि २. २१५. १

भागी, -पात्र, हिस्सेदार सुमंगल-१.
३१. ६; चङ्-१८०. २; २. १३.

२; ४२. ४; ५७. ३; ८५. २; १६५.
४; १७५. १; २६०. ३; ७. ५. २;
चङ्-७३. ४; १२९. २; १८२.
३; २१७. ३

भागु २. २२४; २६६

भागू, नागअरि-१. ३००. १; २.
२६०. ३

भागै १. ११९. २; १६३. ४; २. २२७.
५; ५. २८. ४; ६. ४८. ४; ७१.
४; ९२. १; ९९. २; १२१. २

भागैउ १. १०८. ५

भाग्य १. १८९. १; २४८. १; ३७५.
२; ३८६. १; २. १११. १; अहो-
५. ४३. ४; भरत-७. २४. ३;
हत्त-१७२. १; २०६. ६

भाजत-भागना ३. ३; ७. ११३

भाजन, -चरतन, पात्र कनक-१. १२५.
४; जस-२७३. १; भाग-२. ७५;
मुनिपटभूपन-८०. १; ८९. ३;
अजसअघ-१४५. ३; १६५. ३;
१७५; २३५. २; ३२५; ७. १०८. २

भाजनु, दुःख-२. ४९. २; जम-६.
३९. ६

भाजहिँ ६. ९०. ४

भाजि १. २३५; ३. ३. १; ६. ११०.
४; ११५. ४

भाजी १. १८५. १; ३. ३५. ५

भाजे ६. ६७. ३

भाट १. २८२. ४; ३८८. ४; २. ३८. ३

भाटा १. २७७. १

- भाथ १. २८६
 भाथा, -तरकस वर-१. २४२. १;
 २५२. २; धनु-३२४. ३; २.
 १००. १; २३१. १; ५. ४८. १;
 ६. ९०. १
 भादवँ-भादों का महीना १. ३५
 भानी-तोड़ दी १. ३२५. ३
 भानु-सूर्य १. ३५. १; ९३. ३; १४१;
 प्रताप-१८१. ३; १८२. ४; १८३.
 १; १८६. २; १८७. ३; १९६. २;
 २०१. ४; २२७. २;-कुल २६६;
 २७२. २; २८६. २; ३०७. १;
 ३०९; ३६७; २. १८. ४; ४२. ३;
 ५१. ५; ५९;-प्रकाश ७५. २;
 ८२; ९८. ३; १२३. १; १३३. १;
 १५७. ३; २५५. १; २५६. ३; ४.
 २६. २; ५. ७. १; ९;-कुलकेतु
 ६. ३; ७. १२. १; १७४. ५;
 २०८. १३
 भानुः, सन्तसरोरुहकानन-३. १६. ३
 भानुहिँ ७. ५३. ४
 भानू १. २८६. २; ३१८. १; २. ४२.
 ३; १५७. ३; २५५. १; ५. १५. १
 भावती-सोहती १. १७५. २
 भावा २. १२. ४
 भावी-होनहार १. २००. ४; २०३. ४;
 २. १८. १;-वस २०. १; २६.
 ४; १७२; २०८. ३
 भामिनि १. ३३०. १; ३८०. २; ३८९.
 १; २. २०. ४; २२. ४; २६. ५;
२७. ३; २८. १; ३. ४५. ४; ४४.
 २; ४५. ५
 भामिनी-स्त्री २. ५१. ५; ३. ३९. ६
 ६. १५३. ३; ७. ९. ३
 भाय १. ४४. १; २. ४९. ३; १३०. ४
 भायउँ ६. ८६. ३
 भायऊ ५. ६३. ५
 भायप-भाईपन १. ६३; २. १५३. ३;
 २२४. १
 भाये-अच्छे लगे, सुंदर १. ८६. ४;
 १४१. २; १५६. १; २. ५. ३;
 ४४. ४; ११३. ३; १३३. १; २१४.
 २; २५८. ३; ३. ५. ४; १५. ८;
 १६. ११; ४३. ३; ५. १. १; ३.
 ४; ३०. ४; ६. ६. ३; ९३. ६;
 ७. २२. ३; ३६. ४; ८०. ४; १३१. २
 भार, -बोझा विस्व-भर १. ५१. ५;
 १६७; २१६. ३; २. १७१. २;
 २६४; ४. ३; ५. ३५. ७; ६. ४४;
 ७७; ८१. ४; १११; १३८. २;
 १४०. २; ७. ३०. १; ७४. ३;
 १४२. ४
 भारं, भंजनमाहि-३. १६. ६
 भारती-सरस्वती १. ३७८. ३
 भारहिँ ७. ५३. ५
 भारा, महि-१. ७०. ४; ८३. १; ११२.
 १; २३८. ३; २. ८९. १; ३.
 ५३. ३; ५. १०. ३; ६. ९. ४;
 २१. ४; १३०. ३
 भारी १. ३८. ३; ६९. १; ७५. २; ८४.

१; ८५. ४; १०२. २; १०७. २;
 १११. ४; १२०. ३; १३२. २;
 १४४. १; १५१. ४; १५७. २;
 १६३. ४; १६५. ४; २०८. ३;
 २१३. ४; २२२. ३; २३६. ३;
 २७२. १; २७३. ४; २७४. ३;
 २८१. १; २८४. २; २९५. २; ४;
 ३०३. ३; ३११. ३; ३९०. ४; २.
 २. १; ३२. १; ४३. ३; ५६. ४;
 ७२. ४; ७७. ४; ८४. ३; ८५. १;
 ९३. १; ९८. ४; ११३. ३; १२९.
 ४; १३१. ३; १४३. ४; १५५. १;
 १६१. २; १६५. १; १७४. २;
 २०३. १; २३६. २; ३. २८. ३;
 ३७. ३; ४४. १; ४८. ६; ४. ८.
 ४; ६; ९. १; ३२. ४; ५. १; ३;
 १७. ४; १८. २; २७. २; २८.
 १; ६३. ४; ६. २७. ३; ४८. २;
 ६०. १; ६२. २; ६४. ४; ८४. ६;
 ९१. २; १००. ४; १२०. १;
 १२४. ५; १२५. २; ६; १२८. ५;
 १२९. २; १३१. २; ७. ४३. २;
 ७९. १; ९८. १; १२५. ३; १४६.
 ४; १९२. ८; २०६. ४; २०८. २; १८

भारु, दुख-२. ८९; १६४

भारु २. ७२. २; ८८. ४; १७८. २;
 ३१६. ४; भव-३२७. ४

भारे १. २१०. १; २८३. १; ५. ४८.
 ३; ६३. १; ६. १५३. ५; ७. १७. ४

भाल-माथा, मस्तक १. ५२. ५; १३०;

२६६. २; २७६. ३; ३०१. २;
 ६. ११७. ४; ७. ११३. ३;
 १७४. ३

भाला ६. ४४. १; १०८. ३

भालु, -रीछ-कपि १. ४१. २; ४४;
 ५. ३४; ३५. ४; ५; ३५; ५२;
 ५५. ३; ५६. ३; ५७; ६. ४. ५;
 ८. २; ११. ५; ४२. ३; ४८; ५०.
 १; ४; ५९. ४; ५९; ६०. ३; ६१.
 २; ५; ६२; ६६. २; ६७. ३; ४;
 ६७; ७१. ४; ७३. ४; ८४. २;
 ८७. ३; ८९. २; ९१. ४; ९२. १;
 ९३. ४; ७; ९४. ५; १०१. २;
 १०२. ६; ८; १०५; १०६. ५; १०७.
 ५; ११३. ६; ११३; ११४. ५;
 १२०. ५; १२१. १; २; १२२. २;
 १२३. १; ७; ८; १२३; १२५. ७;
 १२६. २; ६; १२९. ३; १२९;
 १३४. ५; ७; १३६; १४१. १; ३;
 १४८. १; १५०. १; १५०

भालू ६. १०६. ४; १०८. १

भाव-प्रेम, क्रिया, चेष्टा, अभिप्राय, स्वेद
 कंपादि व्यभिचारी भाव, राग, जन्तु,
 नाटक में अनेक पदों के अर्थों का ज्ञाता
 १. ११. ५; -भेद १८. ५; १७६;
 १९४. ३; २५०. २; २७५. ३;
 २८२. ३; ३६९; २. ५४. १; ९९.
 १; १०९. १; -बल्लभं ३; ६. ५;
 सर्व-४. २६. २; ५. ३४. २; ४५.
 २; ४७. ३; वीर-६. ६५. २;

१४०. ४; ७. १०५; १२७. १;
 १३२; १४२. ५;—वस्य १४३;
 —गम्यं १७४. ५; १९८. ६; २०४;
 २०६. ८; २२१
 भावङ्—अच्छा लगता है १. १६५. १; २.
 १७४. १; ६. १४८. ४
 भावई ७. १६९
 भावत १. २७६. २; मन—२. १६. २;
 ३०. १; ७. १२७. ४
 भावति, मन—२. २७. ४; ७. ११३. ४
 भावते १. २७६. १; २. ११६. ४
 भावतो, मन—७. ४६. ३
 भावन, —प्रिय मुनि—१. ५६. ५; मन—
 ६६. ३; ६. १०१. १
 भावना—ध्यान १. २७४. २
 भावनि, मन—७. २१३. ३
 भावनी—भानेवाली, अच्छी लगनेवाली
 सुजनमन—१. १९. ६; ५. ५०. ४
 भावा १. ८६. १; १५३. १; २२८. ४;
 २४४. ४; २७९. ३; २८५. १;
 मन—२. २८. १; ८०. ३; १६६.
 ४; ३. १६. १४; ४३. २; ५. ३३.
 १; ४२. २; ४४. ४; ४५. ३; ४७.
 १; ५२. १; ५३. १; ६१. ३; ६.
 ७. १; ८६. २; ७. ६३. ३; १५४.
 २; १८२. ३; १९०. ४
 भाविउ १. ९४. ३
 भावी—भवितव्यता, होनहार १. ७९. ३;
 —वस ८६. ४; २०४
 भापउँ—कहूँ ७. ६६. ३

भापा,—बोली, वाक्य, वचन, संस्कृतादि
 भनिति—१. १८. २; २३. १; २४.
 ३; ३१; ५१. १; १७२. ४; २२०.
 ३; २. ३१. ४; ६. ३९. ४; ७. २२५
 भापेउँ ७. २१४
 भास—भाषित होती है, जान पड़ती है १.
 १४१. ४; १४१
 भिखारि १. १८९; १९०. २; २. ९३;
 ४. १९
 भिखारी १. १०३. २; ३. २२. ८
 भिनुसार—सवेरा २. २१६
 भिनुसारा २. ३८. ३; ९५. १ ६. ७०.
 ४; १०१. २
 भिनुसारु २. २०३. ४
 भिँ डिपाल—गोकिया, हाथ से चलाने का
 अस्त्र ६. ६०. ४
 भिन्न—अलग १. ३४; ५. ५. ४; ६.
 ९३. २; १३८. ४; ७. १४. ६;
 २८; १२१. १; ३; १२१; १५८
 भिरत ३. २६. ११; ६. ११९
 भिरहिँ ५. ३. ८; ६. ६२; ७५. १;
 १०६. २
 भिरिहि ६. ३३. १
 भिरे ४. १०. १; ५. १९. ४; ६. ६६.
 ३; ७४. २; १०२; ११९. ५
 भिरेउँ ६. ४०. ३
 भिल्ल २. २५१. १; ३२२. १
 भिल्लनि २. २५२. ५
 भिल्लिनि २. २९
 भीख १. १०३; २. २०५. ४

भीतर १. ३७; १०९. ५; ३८६. ४; २.
 २५८. ३; ३. १८. ४; ५. २८. ४
 भीता, स-१. ७८. ३; भय-२१३.
 ७; २३३. ३; अति-२९८. ४
 भीति-डर, भित्ति, दीवार १. १०२.
 ३; २. २३६. २; २५४. १; ७. ५०. ५
 भीती-भित्ति, दीवार १. २६८. २
 भीम, -भयंकर-रूप १. २१५. २;
 सहज-६. ८८. ५
 भीर १. २४७. १; २७३. ४; ३०२;
 ३८६. १; २. २४; ३२. ३; ३८;
 ७७. ३; ३. ५. १; ६. ७; ७. २२३
 भीरहिँ, भव-७. ५३. ४
 भीरा-भीड़ १. १२१. २; २. ८०. २;
 ३. १५. ७; ४१. २; जाचक-५०.
 ४; ५८. ३; कपिजूथप-६. ८.
 १; १४. १; ७. ६४. २
 भीरु-डरपोक १. ३०३; ४. ९; ५. ५८.
 ३; ६. ३३. २
 भुअँग, -भुजंग, साँप-भामिनि २. २६.
 ५
 भुअँगिनि-भुजंगिनी, साँपिन १. ५१. ४
 भुअँगू २. ४१. १
 भुअन-भुवन, संसार, ब्रह्मांड २. १२१. २
 भुआल, -भूपाल, राजा अवध-१. ३२;
 १७९; २९७; २. २२. ४; ८१. ४
 भुआला १. २८१. ३; ३०२. १; २. ३६. ३
 भुआल २. ४. १; २३६
 भुआलू २. ३८. १; १५५. १ १५६. १;
 ३२३. १

भुईँ-भूमि, जमीन २. २४. ३
 भुज, -बाहु, भुजा-प्रताप १. १०६. ३;
 १३०. ३; १६७. ३; -दण्डा १७५.
 ४; १८१. ३; १८२. ४; २०६. १;
 २१३; २२४. १; २३१. ३; २५३.
 ४; २६६. ४; २७२. ३; २८३. १;
 ३०५. ४; २. ११६; ३१८. २; ३.
 १४; -विसाल १५. ११; १६. ८;
 २३. ८; २६. ५; ६; ३०. ३; -चारी
 ४१. १; ४. ११. ५; २३. ३; ३३.
 ६; ५. १०. २; -बीसा ११. २;
 ३१; ४२. २; ४६. २; ४७. १;
 -बल ६. ११. २; १३. ३; -लीला
 ४०. १; -विक्रम २; ४१. १; ४३.
 २; ४४. ४; ४८. २; -बाहा ५२.
 ४; ५७. ३; ६४. ४; ६५; ९०. ३;
 -जुगल ९३. ७; १०१. ३; ५;
 १११. ६; ११७. ७; १२०. ५;
 १२२. २; १२३. १; १२४. १;
 १२७; १२९. १; ४; ६; ८; १३०.
 ४; ६; १३८. ३; १४०. १; ७. ४;
 २७. ६; ३०. १; ७४. ३; ११८
 भुजग-साँप १. १३०. ४; १३३. ४;
 ३. २३. ८
 भुजंग-साँप १. १३६. १
 भुजंगा १. ११६. २; ७. १७४. ३
 भुजन्ह ६. ११७. ५
 भुजहिँ राम-७. ११७
 भुजा १. १९५. ३; २८२; २. २३८. १;
 ४. ८. ७; ६. २८. ३; ७४. ३;

९२. ५; ६; १०६. ३; १०६; ११३.
 १; ११७. ६; १२२; १२३. ४; ५;
 ७. ३२. २; ११७. ४
 भुवि—पृथिवी पर १. २८५. ३
 भुलाई १. १८५. ४; १८७. ३
 भुलाना ७. १७६
 भुलावा १. २२७. ४; ४. ४. ५
 भुलानी १. १७६. ४; २०३. ४
 भुलाने १. १५९. १; ४. २७. २
 भुलाव १. १९५
 भुलावा १. २००. २
 भुवन—संसार १. ७४. ५; १२५. ३;
 त्रि—२२१. २; २४६. ४;—निकाया
 २५८. २; २७६. ४; २८३. २;
 २८९. ४; २९०. १; २९४. ४; ५;
 २९५. ४; ३२२. ४; ३२९. २;
 ३९१. २; २. २. १; ३. २; ९९.
 २; १७४. ३; २१२. ३; २६०.
 २; ४. ३; ८. ६; ५. ३८. ४;
 ६. ७६. १; ३; १०८. ५; १२४.
 ८; १४१. २; १४४. २; ७. १४.
 ५; २७. ४; ४५. १; ५८. ५; ८६;
 १२१. ३; १२१; १२२
 भुवनेस्वर—भुवन का स्वामी, राजा, (ईश्वर)
 ५. ३९. १
 भुवि, —पृथिवी भंजन—भार १. १६७
 भुसुंडि १. १४५;—मनमानसहंस १७४.
 ३; काक—२२८. २; ५. ४९. १;
 ७. ७५. ३; काग—७७. ४; ९६.
 ४; ११२. १; १४४. १; १९४. ३;

२१५. १; २१६
 भुसुंडिहि, काग—१. ४९. २
 भुसुंडी ७. ८८. १; १२६
 भूँजव—भोग करेगा २. ५०
 भू, —पृथिवी—पति २. १६१. १;—सुर-
 देव ६. ११६. १; १२१. १
 भूख १. २७९. १; २. २२. ३; २१३. १
 भूवा १. ३६८. ३; २. ११२. ३; ५.
 १७. ४; २२. २; ७. १३४. ३
 भूखी २. ५२. १
 भूखे २. ५१. २
 भूत—प्राणी, भूत पिशाच आदि १. १०९.
 ३; ११७; ११९. ५; १३९. ४;
 —गन २. १६८; ३. २६. ८;—द्रोह
 ५. ३८. ४;—द्रोहरत ६. १०१;
 ११३. १;—पिशाचवधू ११३. ४;
 १२६. १; ७. १२१. १; मनो—कोटि
 १७४. ३; सर्व—अधिवासम् १७४.
 ७; सर्व—मय १८२. ८;—दया
 ३१९. ३
 भूतल—पृथिवीतल १. ६; २. २३९. ४;
 ६. ४८. ३; ८७. ४
 भूता २. ८४. ४
 भूति—धन, अणिमादि आठ प्रकार का
 ऐश्वर्य, उत्पत्ति, भस्म १. ८. ३; १९.
 ६; २४. ५; भुज—भूपन १३०. ४;
 ३०१. २; २. ७३. ४
 भूधर, —पर्वत हिम—१. ८९. ४; १२५.
 ५; २. २. १; ५. १. ३; कनक—
 आकार ५. १६. ४;—नखत्रिटपायुध-

धारी ६. ७४. २;—आकारसरीरा
८७. १; २; ९३. ४;—चूँद १०२.
८; १११. ६; ११६. ५;—तरुधारी
१२३. ७; १२५. ६; ७; १२९. ३;
७. ५७. २; ११९. ३

भूप, —राजा नर—१. ७५;—गृह १५८.
४;—सन १५९. ३; १८२. ३;
—प्रतापमानुबल १८३. १; ३; १८४.
१; १८५. २; ४; १८९. ३; १९४.
३; १९८. ४; १९९. १; ४; २००.
१; ३; २०३. ४; २०४. ३; २०५.
२;—अनुज २०६. २;—दुआरा
२२६. २; २२८. ४; २२९. १;
२३८; २३९; २४०; २४७. १;
—सुत २५३. १;—वायु २६०. २;
—किसोर २६७. १; २७४. ३;
२७८. ३; ४; २७९. ४; २८३. ३;
२८४. १; २८७. १; २८८. १;
२८९. २;—सयानप ३; २९६. ३;
२९९. १; साधु—३;—वचन ३००.
४; ३०१; ३०३. ३; ३०५. ४;
—किसोर ३१२;—द्वार ३२३. १;
३२५. २; ३२६. २; ३२६;
३२८. ३; ३३०. २; ३३१. १;
३६८. २; ३७२. १;—भवन ३७८.
१; ३८६. २; ३८७. २;—मनि ३;
३८८. ३; ४; ३९०. १; ३९३. १;
२. ६. १; ६;—अभियेका ७. २;
११. १; १५. ३; १९. १; २३. ३;
—दरवार २४; २८. ३; २९;—हिय

३०. २;—रूप ३५. २;—प्रीति
३८. २; ३९. ३;—रजाई ४०. ४;
—उर ४१. ४; ४७. ३; ४९. १;
—दरवारा ७७. ३; ९६. २; ९७. ३;
९८. १;—द्वार १४८. ३; १६३.
२; १७२. ३; १७४. ३; १७५. ३;
२१०. ४; २१२. ४; २५६. ३;
३१६. २; ३२१. ३;—रूप ३.
१५. ९;—सुत ३१. ३; ४६. ४;
६. १०. ३; ४३. ३;—गुन ५७.
४; १०२. ६; ११५. ४; १३८.
२. ४; कोसल—१४०. ४;—सिरो-
मने ७. ३०. १; ४५. १; ४६. ४;
५१. ५;—मौलिमनि ५८. ३; ७०;
—वर ७४. ३; १०४; १५४. १;
२२०. ३

भूपति, —राजा—विचार १. ५२. ३;
१५८; १८६; १९०. ३; १९४. ३;
११८. १; २०२. ३; २०४; २२१.
१; २२९. २; २३५. ५; २५५. २;
२८४. ४; ३१७. १; ३२७; ३७३.
३;—भवन ३८५. २; ३८७. ४;
३९२. ४; ३९४. २; ४९४; २.
२३. ४; ८२. ३; ९०. २; ९१. ४;
१६७. ४; १७५. १; २६३. १

भूपति, अन्नूपरूप—३. ६. ६

भूपतिहि २. ३७. १; ५६

भुपहिँ २. १९. ३

भूपहि २. ८०. ३

भूपा, कोसलपुर—१. १६९. १; २१९.

२; सुर-२२४. ४; ३. १७. ३;
४. १५. २; ६. १८. ४; ११४. २;
रघुकुलभूषण-७. ७१. ४; खग-
१९२. ७

भूपाल, - राजा-मनि २. ५९

भूपाला ५. ३९. १

भूपु २. ३९. १

भूमि-पृथिवी-भयदारन १. ३३. ४;

५७. २; समर-१५९. २; स्वयंवर-

१६१. २; १८३. १; २१८; २१९.

४; -सहित २२०. १; २४०. २;

२५७. १; रंग-२७३. ३; २८१.

२; २८५. १; ३०५. ४; -सुरसेवा

२. ७. ४; -सयन २६. ३; -पति

७७. ४; ९४; ९९. ४; ११४. ४;

१३७. १; -तल १५७. २; १६१.

२; १७१; मरु-२२४. ४; २२९;

२६५. १; ३. ५२; कठिन-४.

३. ४; १६. २; ३; १६; २०;

-विवर २७. ३; ३१. २; ५. ६०.

१; ६. १६. ३; २०. १; २७. ३; ५२;

समर-६२. ४; ७१; संग्राम-९३. १;

४; १०९. १; ११६. ४; ११७. ८;

समर-११८. २; १२२. ४; ५;

रन-१२५. ४; १२९. ३; १३०.

३; १४१. १; जनम-७. १२. ३;

१२; १४. ४; ४५. १; ११९. ३

भूरज, - भोजपत्र-तरुसम ७. २०८. ८

भूरि-अनेक, अधिक १. ६; ५२. ७;

-भट २४७; २५५; २. ३. २; ९.

१; ६०; ७५; ११४. ४; २०९. १;

२१५. ३; २२७. ५; -कृपा ३.

३७. २; बल-५. १८; महा-

महि-रुजा ७. ३२. २; १६२. १

भूरी १. ६३. १; २३१. ३; कृतअघ-

२५६. ३; ३८६. ३; २. १०३. ३;

३२५. ३; ३. ३५. ७; ७. ८०. ४;

८६. ३; १०८. ४; १८६. ७; १२२. १

भूल १. ३२०

भूलहिँ १. १९१

भूला २. ५४. २; २३०. ३; २३९. ३;

३. ५०. २

भूलि ३. ५९. ३; ६. १३८. ५; ७. ३२. ४

भूलिहु १. १०३. ४

भूली १. १६३. १; ६. ५७. १

भूले १. २२८. ३; २. १२५. ४

भूलेहु ७. ६२. १

भूपन, - गहना परदूषण-धारी १. १७.

५; तिय-३५. ४; ११७. ५; ११९.

५; भुजगभूति-१३०. ४; ससि-

१३२. २; भुजगराज-१३३. ४;

१७५. ३; २२४. १; २३१. ३;

२६६. २; नर-२७४. ४; २८१.

२; ३७३. १; ३८२. १; ३८५. २;

३८७. २; २. ९. १; २६. ३; २७.

४; २७; -वसन ५३. १; मुनिपर-

भाजन ८०. १; १२०; १३०. १;

१६६; १७१; २२२. ३; ३२३;

३२५. ३; ३. २. २; ७. २; नर-

२४. १; ४१. १; सब-भूषित ५.

२३. २; दिनकरकुल—६. ५९. २;
 निसिचरकुल—८६. ४; पतंगकुल—
 १३४. २; ४; १४८. ३; १५०. १;
 रघुवंस—७. ७. ९; २४. ४; २४;
 २७. ६; दिनकरवंस—२७. ६; ३६.
 ३; ४३. १; त्रिभुवन—५८. ५;
 १५४; १६२. १; रघुवंस—२२३. ६
 भूपनहि, भानुकुल—१. २६६
 भूपित, —युक्त, अलंछित रामभगति—१.
 १८. ४; ३८९. १; सचभूपन—५.
 २३. २
 भूसुर, —ब्राह्मण—माख १. २०३. ४;
 २४७; ३३०. ३; ३७२. २; ३८५;
 ३८६; १; २. ९४;—रोष १२७. २;
 ३२४. २;—बृंदसमेत ७. ९;—ससि
 ७४. २
 भृकुटि—मौह १. १७५. २;—विलास
 १७६. २; २३२. ३; २५२. ४; २६६.
 २; ३. ३६. २; ५. २०. ४; ६.
 २१. १;—विलासा ५३. ४;—भंग
 ८८. १
 भृकुटी—मौह १. २७६. २;—कुटिल
 ३००; ३०१. ३
 भृगु—एक मुनि १. ८८;—पति २९३. ३;
 —पतिवेषू ३०१. १; ३०२. १; ३०३.
 ४;—कुलकेतू ३०४. ४; ३०६. ३;
 —वंसमनि ३०६;—वर ३०९. ३;
 —वरकोष ३०९; ३११. ३; ३१४.
 २; ३१५;—नाथ ३१६; ३१८. ४;
 —नायकु ३२६. १

भृंग—भौरा १. २८७; ३२१. ३; ३.
 १२; ३३. ४; हृदयपंकज—४१. ४;
 प्रभुपदपंकज—५. ५९; ७. ३२.
 ९; ८०
 भृंगा १. १५४. १; २४५. ४; २६०.
 ४; ३. ५२. १
 भृंगिहि—भृंगी, शिवजी का गण, भौरा १.
 ११७. २
 भेँट १. १९९. ४; २. ८. ३; ८९. ३;
 १३६. ३; २१८. ४; ३. १५. १२;
 ५. ५५; ७. ९१. ४
 भेँटत १. ४६. ४; २. ३१८. २
 भेँटहु २. ५८. २
 भेँटा ४. २७. १; ६. २७. २; ३०. २
 भेँटि १. १२६. ४; २. १६०. २;
 ३१९. २; ३१९; ३२०; ७. १४. २
 भेँटी २. ३२१. १; ७. १५. ६
 भेँडु ६. ८५. ४
 भेँटे १. ३७४. १; ५. २९; ७. १४;
 १५. १
 भेँटेड २. १६६. १; ४. ६. ४; ६.
 ८४. २; ७. ७. ५; १५
 भे—हुए १. ४२. २; २. ७७. १; ८६.
 ३; १६३. ४; १७१; २०१. १;
 २२८. १; २५७. २; २६६. २; ६.
 ११२. ४
 भेउ १. १६१
 भेज—भेद २. १६९. ४
 भेक, —भेडक भ्रम—भुअंगिनि १. ५१.
 ४; ५९. २; ५. ३६

भेका ३. ५७. २
 भेट-मिलाप १. ८०. १; २. ८९. १
 भेटहिँ १. ३६७. ४; ३७०. ३
 भेटेउ ६. ८४. १
 भेद, -फर्क, अंतर, जुदाई, प्रकार नाम-
 १. १४; रस-१८. ५; कल्प-५४.
 ४; ९२. १; २. २५१. २; ३. १४.
 १; १९; २०. २; ४. ८. ५; ५. ९.
 २; ४४. ४; ४५. ३; ६. ३०. ५;
 -भगति १३९. ३; ७. ४५; ६०.
 ३; ११५. ३; ४; ११७. २; ११८;
 १९७;-भ्रमनासा २०२. १
 भेदा १. १४०. १; गति-२. ९४. ४;
 २२३. २; ७. १२९. ४; १९४. ७
 भेदु, गुनि-१. ३७. २
 भेदे ६. ११८. १
 भेरि १. २९६. १; ३७७. १; ३. ४८.
 ५; ६. ६१. २; १०२. ५
 भेरी, -वड़ा नगाड़ा मुठ-२. १३४. २;
 ६. ५९. ५
 भेषज-दवाई १. १३; भव-४. ३३;
 ६. १३. ३; ७. २०९; भव-२१५
 भैया १. ३२४. २; २. ५४. १
 भैंसा ६. ९९. १
 भोग-सुख दुःखादि, सुगंधादि, सेवन,
 सर्प, शरीर, फण १. ३३. १; ५२.
 ७; १२७. ३; १७९; विषय-२.
 ८५. ४; ९३. २; ३;-बिलास
 १२०. ३; २१५. ३; ३२३; ३२५.
 ३; ६. ६२. ४;-पुरंदर ७. ४७.

१; विषय-२०२. ८; २०८. १२
 भोगा २. १५१. ३; २१६. ४; ७. ४८. २
 भोगावति-सर्प की नगरी, गंगा की वह
 धार जो पाताल में है १. २०८. ४
 भोगी-भोगनेवाला, खानेवाला १. ४२.
 १; १११. ४; सकलरस-१४२.
 ३; आमिष-३. ४२. १; मित-
 ५८. ४; द्विजामिष-६. ६५. २
 भोगु २. ७८
 भोगू १. ९८. १; २. १६२. १; १७४. १
 भोज १. २०३. २
 भोजन-खाना १. १२३. ५; १९८. ३;
 -खानी २०४. ३; द्विज-२१२.
 ४; २३३. २; २३५. ३; २३५;
 २३७. २; २३९. २; २४२; २५०;
 २७०. ३; ३६६. २; ३८८; २.
 ११. ३; ३२३. २; ७. ४९. २;
 ६२. ४; २०४. ५
 भोजलु १. ९८. ३; २. १३०. १
 भोर २. २९. १; ६. १२५. ५
 भोरा-भोला, भूल, सवेरा १. ११. १
 भोरि १. १८. २; १३२; २०१
 भोरी-भोली १. २४४. ३; २६५. ३;
 २९१. ३; २. १४६. २, ३१९.
 १; ६. ९. १; ७. १९०. १; २०२. ८
 भोरु २. ३८. १; ३९
 भोरु २. ८७. १
 भोरे-भूल कर भी १. १६१. ३; १६६.
 ३; २५६. ३; ३०५. १; ३१६.
 ३; ३७५. ३; २. ३७. १; ५४. ४;

९९. १; १००. १; २५६. २; ३.
 १६. ११; ५४. ३; ४. ५. १;
 ६. ४४. २
 भौह २. ११८. ३
 भौहै १. २८५. ४
 भौतिक—भूतों से उत्पन्न ७. ४४. १
 भौमवार—मंगलवार १. ५५. ३
 भ्रम,—भूल, मिथ्या ज्ञान, घूमना निज-
 संदेहमोह—हरनी १.५१. २;—भेक-
 भ्रुअंगिनि ४; ७५. २; ७६. १;—बस
 १२२. ४; मति—१३२. २; सपन—
 १३६. १; १३६; १३९; १४०. २;
 १४१. १; १४१; १४२. २; १४३.
 ३;—भंजन ४; १६२. ३;—रुज-
 हारी १६९. ३; २०२; २३३. ४;
 मदमोहकोह—हारी ३१८. १; २.
 ९३. ३; मोह—९४. ३; ३. १९;
 ५८. २; ४. १०. ३; २०; ५. २२.
 ४; २४. २; मति—६. २३. ४;
 ५६. ४; ६५. ३; १४३. २;—हानी
 ७. ५९. २; ७९. ४; ८३. १; ९८.
 १; दिसि—१०६. २; १०७; १०९;
 ११७. २; १२९; १४७; संसयसोक-
 मोह—१९४. ३; मेद—नासा
 . २०२. १
 भ्रमत ७. ३०. २; ६७. २; १२३. १
 भ्रमति—भूलता है, घूमता है १. १३२
 भ्रमहि ७. १०६. ३
 भ्रमही २. २५. ३
 भ्रमाही १. १३९. ३

भ्रमि ७. १५०. ४
 भ्रमु १. ६९. १; २. १००. १
 भ्रष्ट—च्युत, गिरा हुआ, दुष्ट, नीच १.
 २१५. ५; ७. १७२. २
 भ्राजत—शोभित होता है ७. ११२;
 ११३. ३
 भ्राजहि ७. ५०. ४; ५
 भ्राजही ६. १२९. ८
 भ्राजा—शोभित हुआ १. १७५. ३; ३०१.
 २; २. २३६. ३; ४. १७. ६
 भ्रात १. २५७; २. १३१; ६. १४४
 भ्रातन्ह ७. ४८. २; ४; ५५. १; ५९. १
 भ्रातहि ५. ५८. १
 भ्राता—भाई १. ७७. २; २११. २;
 २३६. २; २४८. ४; २५०. १;
 —सहित २५०; २५२. १; रामलघु—
 २५४. ४; २६४. २; २७५. ३;
 ३१०. ३; ३१८. ३; ३२४. १;
 ३७४. १; ३९२. ४; २. ३२. ४;
 ९०; ९३. २; ११३. २; १३६. २;
 १६०. ४; रामप्रिय—२०९. १;
 २१८. ३; २५७. २; ३. ३. ४;
 —हितकारी ७. ३; ८. १; २२. ३;
 ६; २३. १; ३०. ४; ३६. २; ४७;
 ४. १०. ३; २९. १; ५. ८. २;
 —चरन ३८. १; ३९. २; ४६. १;
 ४;—सहित ६. ६८; ७१. १; २;
 ८३. ४; ८४. २; १०९. ३; ७.
 ७. ६; ४३. २; ६०. ३; ६४. ३;
 ७३. १; १२१. ४

भ्रू, - भौह - विलास ७. १०४. १
 मंगल ५. ३७. १
 मँगाइ ७. २३
 मँगार्ई १. ३७१. ४; २. १५२. २; ३२१. २
 मँगाये २. १२६. २; ७. ३६. ३
 मँगवत ७. ७३. २
 मँगवा २. ९५. २; १५२. १
 मँभारी - मध्य में १. २०८. ३; ५. २६.
 ४; ६. २०. १; २७. ४; ६४. ४
 मंदिर ५. २६. १
 मइके - माता के घर २. ९७
 मइत्री - मैत्री, मित्रता ३. ५९. २; ४.
 ६. २; ७. ६१. ३; ९२. १
 मकर, - मगर, राशि-नाम - गत १. ६६.
 २; ६७. १; २; १७५. ३; ५. ५२.
 ३; - उरगभूषण ६१. ४; ६. ७.
 ३; ६७. ४
 मकरंद - पुष्प-रस १. ५८. ३; - मुख-
 सरोजछवि २६४; सुख - २. ५४.
 २; हृदयपंकज - मधुप ७. ७४. १
 मकरंदा ७. ४६. २
 मकरी - मकड़ी, मच्छी ६. ७८
 मकु २. २३३. १; २;
 मख, - यज्ञ - विधि १. ४३. २; १९९.
 १; २१२. ४; - भाग २१५. ५;
 २४३. १; २४९; मुनिकौसिक -
 २५४. २; चाप - २५४; धनु -
 २५७. १; धनुष - साला २५८. ३;
 २७३. २; ३९१. १; मुनि - ३.
 ३३. ३; अजय - ६. ९८. १; २;

११०. ५; ११०; १४९; ७. ६९.
 १; ८०. २; १४८. ३; १५०. ४;
 १६१; १६३; २१९. ३
 मग - मार्ग १. १२. ४; वेद - २२. १;
 २३. ५; स्रवन - ५७. ४; ७७. २;
 ११८. १; मृग - १८५. ३; २४३.
 ६; २५४; लोचन - २६५. ४; ३२९.
 २; ३७६; २. ४०. २; १००. १;
 ११०. १; ११३. २; ११४. १;
 - निकटनिवासी २; ११५. ४;
 १२०. ३; १२३. ४; १२३; १२४.
 ३; १३६. २; १४४. ३; घन -
 १५२. ४; २१७. ४; २१७; २१८.
 १; २२१. ३; - वासी २२२; २२४;
 २२६. २; २३५. २; २३९. ३;
 २४६. १; २६३. ४; ३. १२. ३;
 १५. ८; ६. १६. ४; २७. ५; ७८.
 १; नयन - १२८. ५; ७. १७०. ६
 मगन, - लवलीन, ह्रवा हुआ सनेह - १.
 ४१. ४; ७३. ४; १०६. २; १३५.
 १; १३५; परमानंद - २२१; आनंद -
 २२५. १; ब्रह्मानंद - २२६. १;
 २२८. ३; प्रेम - २३२; २३९. ३;
 २४८; २८२. ३; ३८२. २; २.
 ९. २; ११; ११५. २; १२४. ४;
 सनेह - १३६. ४; १४५. १; १७२.
 ४; २०९. ३; २११. ३; २२१;
 प्रेम - २२६. ४; भय - २३२. १;
 २३३. १; ४; २३९. ३; २४१. १;
 सनेह - २५१. ३; २५३. १; २५३;

२६४. १; ३१८; प्रेम-३. १५.
५; ११; ४३. ५; सोच-४. २९.
४; ५. ६; १५. ४; प्रेम-१७. २;
३३. १; ३३. १; ६. ७. ४; ८५;
१३१. २; १५०. ५; ७. ५; परमा-
नंद-मन १७; १८. ५; ब्रह्मानंद-
३४; ३६. १; ४१; ५६. १; १३४;
प्रेम-१८२. ४; १९२. ४

मगमाही - मार्ग में २. ११४. १

मगह-मगध देश २. ४४. ४

मगु १. १५७; धरम-२. ९६. १; ११०.
१; २; ११४; ११९. ३; ४; १२४.
३; भव-१२४; २१८. ३

मंगन-भिक्षुक १. २६४. ४; ७. ३४. ५

मंगल-खुशी, कल्याण, एक नक्षत्र (पृथिवी
का पुत्र), प्रशस्त-मोदप्रसूती १. ६.
२; मुद-मय ७. ४; सकलमुद-देनी
५; मुद-मूला ८. ४; -भवन १९.
१; -करनि १९. ६; मुद-मूला ३१.
४; सु-भागी ६; मुद-चासा ४०.
१; ४२. १; ४४. १; जग-५२. १;
-खानी ५६. ३; -कारी ५७. २;
सु-मूला ६०. ६; -साजा ६२. ४;
-मय ६३. २; ९०. २; ११५. ४;
११५; ११८. ३; ५; १२३. २;
१२७. ५; -भवन १३६. २; २२६.
२; -मय २४६. ३; मंजुल-मूल
२६९; २९६. १; ३१९. १; -द्रव्य
३२१. ३; ३२२. १; -मय ३२९.
३; -रचना ३२९. ३; -मय ३२९;

३३०. २; -द्रव्य ३; -गीता ४;
३७२. २; ४; ३७७; ३७८. १;
३७९. २; ४; ३८०; -निधि ३८३.
२; ३८९. १; ३९२. १; ३९३;
३९४. १; ३९५. ४; ५; -आयतन
३९५; नव-२. २. १; -मूल ३.
३; -मोदमूल ५. ३; जग-६. ४;
७. १; -वस्तु २; -काजा ८. १;
२; -कलस ९. १; ४; -मूल १०.
३; १४. १; -साजू २८. २;
३३. २; ३८. ४; -समय ४६;
मुद-कारी ५३. ४; मुद-४४.
४; सकलमुद-मूला ८८. २;
जग-९५. १; -मूला १०५. १;
-मूरति १२६. ३; -मूल १२७. २;
-दायक १३८. ३; -मय १४०.
२; १५२. ४; -मोदनिधाना २०१;
२१७. ४; २१८. ३; २२६. १;
२३५; ३३७. ४; २५५. २; २५६.
१; -मूला २६०. २; ३२७. ३;
-रूप ४. १५. ३; -मूला ७. ९.
३; १७. २; -हेतू २०. १; २३;
३४. ४

मंगलचार-मंगलाचार के गीत १. २९६

मंगलन्हि १. ३७९

मंगलमय-कल्याण-रूप, आनंद-रूप ५.
३५. ३

मंगलु २. ८; २०२. ५

मघा-एक नक्षत्र ६. ९५. २

मचलाई ५. ५८. ३

मन्त्री १. २२६. ४
 मन्त्र ७. १०२. २
 मन्त्री २. १०३. ३
 मन्त्रन, - ग्नात - फल १. ८. १; ३१. १;
 ५६. १; ६०. १; २; ६४. ३;
 १८६; २३८; २६१. ३; ६. ११८.
 ५; १४४. ३; ७. १२. ३; २४;
 ४०. १; ७२. १
 मन्त्रनु १. ६०. ३; २. ८८. ४; १०४. १;
 ३. ५३. १; ४. २८. २; ६. ७८.
 ४; १५६; ७. २४. ४; ८८. २
 मन्त्रहि - ग्नात कर्त्ते हि १. ७; ५५;
 ६६. २; ४; ६. ११३. १; ७. ५२. २
 मन्त्रा - चर्या ६. ११२
 मन्त्रि १. ६७. १
 मन्च, - कौत्त आसन, मन्चान कंचन - १.
 २५७. २; - मन्त्री २५७. २; २७७;
 उदयगिरि - २८७
 मन्चन् १. २७७
 मन्त्रि - नरं पृथी हृदं पुन्य-गति १. ३७५.
 ३
 मन्त्रु - मन्त्र, मनोहर १. ६. २; १३. ६;
 मन्त्रुगन्निमानन - मन्त्र २६; २७,
 ३०; जनमन - कंचनमन्त्र २६. ४;
 ५८. २; २४५. ५; २७७. १; मन्त्र -
 चर्या २८८. ३; ३७०. ३;
 २. ७. ५; - विनोचन ५५. ५; ६३.
 मन्त्रन - ११८. ५; १२५. ४; १३४.
 ४; १३६. ३; २३७. ३; २३८. २;
 २४०. ३; २४७. ३

मन्त्रु - अधिप मनोहर २. १३८. ४
 मन्त्रु - मनोहर, मुंहर १. ६. २; गुणरद-
 रजमृदु - अंजन ७. १; ५८. ४;
 ६०. ६; ११०. ५; - मंगलमृत
 २६०; ३३०. २; ३७०. ३; ३८०.
 २; ३८०; ३९०. ४; २. १८. १;
 २८. १; ४२. ३; ११८. १; ७. ८०
 मन्त्रन ३. ४१. २; ६. १३८. ६; महि-
 मन्त्र - १४३. ४; ७. ३२. ३; ५८.
 ३; ७४. ४; महि - २२०. १
 मन्त्रन - भूषण ३. ६. २
 मन्त्र १. १२४. ५; ३२२. २
 मन्त्र - गोल शेष, मन्त्र १. १८२. ४;
 रवि - २८०. ४; विष्णु - २०१;
 नम - मम २०४. ३; नम - ३. २३.
 ५; महि - मन्त्र १४३. ४; ७. ३२. ३
 मन्त्रिहि २. २११
 मन्त्रिहि १. ३७४. १
 मन्त्री, - मन्त्रा, मन्त्र मन्त्र - १. २५७.
 २; २. २४०; मन्त्र - ५. ४७. ३
 मन्त्रीक, - चर्या - मन्त्रि १. २१३
 मन्त्र - मन्त्र, मुक्ति, मन्त्र, आसन, अधिप
 १. ३०. १; चंद्रपुत्रमन्त्र - ४३. १;
 मन्त्रे - ६०. ६; ९७. १; १४८.
 २; २. ६. २; १०. १; १६८. ४;
 १६८; १७०. २; २०८; २०९. ४;
 २५०; २६४. ३; २६३. ३; ४५.
 ८; उच्यते - ५. ३७. ४; ६१. ३;
 ६३. ५; ६. १३. २; १३. १;
 मन्त्र - १३. ३; २५. १; ७. १८.

९८. ३; १८२. ८; निर्गुन-१८६.
 ४; सगुन-६; वेदपुरानसंत-१९६.
 १; २०८. १३; २१०. ७
 मतवारे १. ११०. २; १३९. ४
 मति-बुद्धि १. ८. ३; १७. ३; ४;
 १८. २; ३; २१. ४; -रंका २२.
 ४; -अनुरूप ५; २५; ३४. ४;
 निज-अनुहारी ४४. ४; मलिन-
 ४४. ६; ४६. २; ५१. १; विमल-
 ५६. १; ५७. १; ६४; -अनुहारी
 ६९; -मंद ७२; -धीरा ७६. १;
 ८०. २; मंद-८८. ३; १२१. ३;
 १२४. ५; अतिमंद-१२७; -भ्रम
 १३२. २. १३२; १३८. ३; १४२.
 २; -अनुसार १४७; स्व-१४८.
 २; -धीरा १५७. १; मोह-१६३.
 ३; १६९. ३; -धीरा १७१. २; घेनु
 -तीरा ३; २०१; २०२. ४; २०३.
 ४; २०७. ४; -धीर २१७; -धीरा
 २२०. २; ४; धीर-२२४. ३; ४;
 -धीरा २२५. २; २२८. २; स्व-
 २२९. २; २३३. ४; -धीर २४१;
 -भोरी २४४. ३; २८२. २; २९१.
 ३; -धीर २९५; परसुधर-३१७.
 ३; त्रिबुध-२. १३. ३; मंद-
 १३; १८. १; -मंद २७; ४५; ५२.
 १; ५६. २; ८६. ३; मंद-९२;
 १०२. ३; ११७. १; १४६. २;
 १६३. २; -धृति २०७; २५८. १;
 २५९. ४; ३१९. १; महामंद-३.

२. ३; मंद-४; -मंद ४. २; ६;
 १६. १; २०. १; जड-४४. १;
 -मंद २; -धीरा ४५. ६; ४. ५; ९.
 २; -धीर २६. १; -आगर ३२.
 १; -धीरा ५. ३. ३; -भ्रम २४.
 २; -अनुरूप ३८. २; ५८. २;
 जथा-६३. ५; -धीरा ६. ५. ४;
 -मंद ११; १३. १; १६. २; -भ्रम
 २३. ४; २५. २; ३१. १; ३९. ५;
 ४१. ४; जरठ-४४. २; ५; -मंद
 ४४; मंद-५०. ३; -मंद ६५. ३;
 -खोट ७२; मंद-९३; -धीर
 १०३; मंद-१२५. ४; जड-
 १२६; १३८. ५; हीन-१४४. २;
 -मंद १५७. ८; स्व-विलास ७.
 ३४. ३; मंद-६३. ४; ६७; ७५.
 १; -धीर ७६; ७८; ७९. ४; ८१.
 ५; ८८. १; १०२. ३; १०६. १;
 -मंद ४; जथा-१०८. १; १२३.
 ४; -धीर १२३; १३९; -सरिस
 १४०. १; २; -विलास १४२. ५;
 १४८. १; १५०. ५; १५२; १६२.
 १; १६८; १७२. ४; निर्गुन-१८६.
 ७; मुनि-१९०. २; १९२. ३;
 -धीर १९४; -धीरा २०८. २;
 २१०. ४; स्व-अनुरूपा २१३. १;
 जथा-२१४; -धीर २१७; २२०.
 ४; -अनुरूप २२१. १; जथा-
 २२३. २; -मंद २२३. ७

मतु १. १०७. ४

मते १. २०२. ४; नीच-२. २५. ४;
२३४

मत्त, रनमद-१. २१३. ५; -गज २.
२३७. ३; २४५. ४; -मंजुवर-
कुंजरगामी २८८. ३; महा-गजराज
२८९; -गजगन ३००; ३६६. ४;
काल-इभसिंहं ६. १; -नागतम-
कुंभविदारी १६. १; -गजजूथ २८;
-गज ४०. ४; रावन-गजमृग-
राजसुजस १०२. ८; रन-१२०. ५;
धनमद-७. १५२. २

मत्सर-डाह, ईर्ष्या ३. ५७. २; ५. ४८.
१; ७. -मानमोहमदचोरा ५४. ३;
२०८. १९;

मत्सराः, हीन-३. ६. ४

मत्वा-मानकर ७. २२५

मथइ १. २८०. ४; ७. १९८. ८

मथत १. १६४. ४

मथन, -मथना, नष्ट करना, मारना
हरगिरि-६. ४३. ४; कलिमल-
नाम ७. ७४. ५

मथहिं ६. ६५. ४

मथा ६. ५६. २

मथानि ७. १९८. ८

मथि २. २३९; ६. ४१; ५३. ५; ७.
१९८. ८; २०६

मथे ७. २१०

मद-अहंकार १. ५६. ३; ५९. ५; ६४.
३; ८४. ४; विगतमोह-काम ९९;
११०. २; मदन-मोचन ११३.

१; महामोह-पाना १३९. ४;

सुरपति-मोचन १४९. ३; १५२;

१५६; १८०. २; क्रोध-सानी

२१२. २; रन-मत्त २१३. ५;

२२६. ४; मारीचसुभुज-मोचन

२५४. ३; मार-हंरनी २७६. २;

२९९; मार-मोचन ३०२. ४;

-मोहकोहभ्रमहारी ३१८. १;

रतिमनोज-२. ९२. १; १३१. १;

-पान १४५; २३०. १; नृप-

२३३. २; तर्जनक्रोधलोभ-कामः

३. १६. ७; २१. ६; २८. ६; ५०.

२; कामक्रोधलोभादि-५६; ५७.

२; -हीना ५८. ५; ५९. ३; ६०;

४. १७. ४; गत-मोहा १९. २;

२१. ३; २३. ४; नृपदल-गंजा

५. २१. ४; २३. २; ३८; ३९; ४८.

१; ४९. २; -अंध ६. २३; रिपु-५२;

५३. ५; ५६. ३; ७७. ४; ८५;

रन-मत्त ८९. ३; कामलोभ-रत

१३७. ५; १३८. छं. ४; कामक्रोध-

गजपंचानन १४३. २; -मोहमहा-

ममता रजनी तमपुंज दिवाकरतेजानी

७. ३२. ३; भवरोगमहा-मानअरी

३२. ९; ४७. ४; मत्सरमानमोह-

चोरा ५४. ३; काम-५७. ४;

कामक्रोध-परायन ६२. ३; गत-

ममता-मोह ६९; व्यलीक-

खंडन ७४. ४; गत-माया

७८. ४; श्री-१०१; १०२. १;

कामक्रोधलोभ-रत १०६; १३२.
 ४; १४३; धन-मत्त १५२. २;
 १६०; विगतकाम-क्रोध १८९;
 २०१; २०७; २०८. १८
 मदन-कामदेव १. १०९. १; ३; ११०.
 २; ५; १११. १; ३;-मदमोचन
 ११३. १; ११५. १; १५४. १; ३;
 १५५. १;-छवि २३१. ४; २६३.
 १;-मन ३७८. १; ३; ३७९. ३;
 २. ११६. ३; मधु-मध्य १२४.
 २; ३. ४६; अमित-मनमोहा ५.
 ४६. ३
 मदन २. १३४
 मदा-मद, अहंकार ७. ३२. ७
 मदिरा,-शराव-पाना ६. ८६. १
 मदु १. ३७४. ३; २. ७६. ३; राज-२३२
 मधु,-वसंतऋतु, चैत-मासा १. ५५.
 ३;-मास २२३. १; २. १४. २;
 २३. २; ७७. २;-मदनमध्य
 १२४. ३; २५१. १;-लोभा ४.
 १५. १; ५. ३;-फल २८. ४;
 ६. ९. ४; ६८; ७. ४६. ३
 मधुकर,-भौरा-सरिस १. १९. ३; जन-
 मनमंजुकंज-३६. ४; ६१; मन-
 १२४. ५; २७२. १; २. १३८. ४;
 -सैनी ३. ३९. ५; ४६; ४८. ५;
 -खगमृगातनु ४. १५. २; २०. २;
 ७. ५१. २
 मधुकरा १. ११०. ५; ६. १२३.
 छं. ९

मधुप-भौरा १. ३३. २; ९०. १;-स-
 माजा १७५. ३; १७६. १; २४४.
 ३; २६४; २. १२५. ४;-निकर
 ४. १५. १; ६. १२३. ४; ७. ५२.
 ५; हृदयकंजमकरंद- ७४. १
 मधुवन ५. २८. ४; २९. १
 मधुर-मीठा, सुंदर १. १८. ३; ३६. १;
 ५७. २; ११३. ४; १२३. ५;
 १६४. ३; २३१. ५; २३३. ४;
 २४८. ४; २५८. २; ४; ३२४. २;
 ३७०. ३; २. ४१. २; ५१;
 -वचन ५३. ३; ५४. १; ५५. १;
 ५९. ३; ७९; ९०. ४; ९३. २; ११८.
 २; ११९. २; १२६. २; १२९. १;
 १५२. ३; २२३. ३; ३. १९. २;
 २२. ४; ५२. १; ४. २८. २; ५.
 १३. २;-फल १७; ६. ८. ३;
 १८. १; ४; ७. १०; ३०. ५; ५१.
 २;-वचन ६२. ४; ८०; ८८. ४;
 ११२. ४
 मधुरता-सौंदर्य, मिठास १. ५७. ३;
 ७. २०६
 मध्य १. १२४. ५; २०४. २; २२३.
 १; २६०. ४; २६८. ४; २९४. ४;
 छविगन-२९७. १; मधुमदन-२.
 १२४. २; २३८. २; २४०; ३२०.
 ४;-दिवस ६. ५२. २; ५३. २;
 १२६. ४; ५; कीटिविरक्त-७.
 ७८. २; ८५. ३
 मध्यम-बीच का, उदासीन १. २७३.

२. ९३. ३; ३. ७; ८. १
 मन, जन-मंजुमुकुरमलहरनी १.६. २;
 ७; १०. २; १७. ४; मुदित-१७.
 ५; १९. ४; सुजन-भावनी ६; २२.
 ६; करम-वानी ३२. ४; ३३. २;
 ३४. ५; जन-मंजुकंजमधुकर ३६.
 ४; ३८; ३९. २; जन-४०. ४;
 ४१. २; जन-मीना ४३. २; ५१.
 १; जन-वन ५२. ४; ६; सेवक-
 मानसमराल ७; ५४. ३; -करि
 ५६. ४; ७; -माना ५८. १;
 ६०. ४; सुजन-६१. ३; ६२. ३;
 ६४; -भावन ६६. ३; ६९. २; ७१;
 ७४. २; ७५. १; ३; ७९. २; ८०.
 १; ८२; ८३. ३; ४; ७६. १;
 ९१; ९२. ३; ९४. ४; ९६. ३;
 ९८. २; ९९. ४; १०३. २; १०७.
 ३; १०७; १०९; ११०. ३; ४;
 ५; १११. १; २; ११४. २;
 ११७. २; ११८. ५; १२४. ४;
 -मधुकर १२४. ५; १२९. १;
 मलिन-१३३. २; ३; ४; १३४.
 १; सिव-१३५. ३; १३५; १३६;
 मकुर-१३९. १; १४८. २; १५१.
 ४; १५३. १; २; सुनासीर-१५३.
 ४; १५४; १५५. १; २; ३; १५६. १;
 १५७. १; २; १५९. ४; मुनि-१६१.
 ३; १६२. ३; १६४. १; ३; १६५.
 २; १६७. १; १६८; १६९; १७१;
 सिव-१७४. २; भ्रुंङि-मानसहंसा

१७४. ३; १७६. १; १७६; १७८.
 ४; १७९. १; १८४. १; १८६. २;
 करम-वानी १९२. ३; १९३. १;
 १९४. ३; १९६. २; ४; १९८. २;
 २०२. २; २०४. ४; २०७. ३;
 २१६. ५; -धीर २१६; २१७;
 २१८. ३; मुनि-रंजन २१८. ३;
 २२०. १; २२१. १; २२२. २;
 २२३. २; मुनि-हारी २२४. १;
 २२५. २; ३; २२७. २; २२८. ३;
 ४; २२८; मुनि-२३१. २; ३;
 २३२. ३; २३३. ३; -क्रमवचन-
 अगोचर २३५. ३; २३६. १; २३७.
 ३; ४; २३८. १; गाधितनय-
 २३८. ३; २३९. ४; २३९; २४४.
 २; ३; ४; २४६. १; २४७. ३;
 २४८; २४९. ४; २५०. २; २५१.
 २; २५८. ३; मुदित-२६१. १;
 २; ३; २६३; २६४. ३; ४; २६४;
 २६५. १; २६७. ३; -कामना
 २६९. ४; मुदित-५; २७०. ४;
 २७८. १; -मौदकन्हि २७९. १;
 २८२. १; २८३. ३; ४; २८७. २;
 २९०. ३; सीय-२९१. ४; २९२.
 २; २९४. ३; २९७. २; २९८;
 २९९. १; ३००. ३; ३०३. ३; ४;
 ३१०. २; ४; ३११. ४; ३१४. २;
 ३१७. ४; महेस-मानसहंसा ३१८.
 ३; ३६८. ४; ३६८; ३६९. ३;
 ३७४. २; ४; ३७६. २; मदन-

३७८. १; ३८६. २; ३९३. ३;
 ३९४; ३९५. १; २. ३; ४. ४;
 ४; ५. २; ३; भगत-११. ४; १४.
 ४;—भावत १६. २; १८; २२. २;
 -भावनि २७. ४; २७;—भावा
 २८. १; ३१. १; ३४. १; ३४;
 -मारे ४०. ३; ४२. ३; ४३. २;
 ४५. ३; ४६. २; ५४. १; राम-
 भवँरु ५४. २; मुदित-४; ५४; ७२.
 १; ७३. ४; ७५; ७६. ३; ७७. १;
 २; ८५. ३; ९३. ४;—क्रमवचन
 ९४. ३; ९९. १; १००. १;
 -कामना १०४; मुनि-१०६. ४;
 १०६; मुनि-मोदक १०७. ४;
 १०८; ११०. १; ११०; १११. २;
 -क्रमवचन १११. ४; ११५. ४;
 ११६. २; ११७. १; ११८. १;
 ११९. ४; ११९; १२०. १; १२१.
 २; १२४. २; १२५. ४; १२६.
 ३; १२९. १; १२९; १३०. ३;
 -मंदिर १३०; १३१. ३; ४; १३१.
 १३२. १;—करमवचन १३२. ४;
 १३२; राम-१३३. १; १३४. ३;
 १३७; मुदित-१३९. ४; करम-
 बानी १४०. ४; सिय-१४१. २;
 करम-बानी १४६. १; ३; १५१.
 ४; १५३. २; १५४. ३; १५५. ३;
 १५८; १५९. ३; १५९; १६०;
 मुदित-१६१. ४; १६३. १; १६७.
 १; १६८. ४; १६९; १७३. १;

१७८. २; २०१. ४; २०२; २०६.
 ४; रघुपति-२०९. २; २१३. १;
 २१४. २; २१८. २; २२१. २;
 २२३. ३; २२५. २; मलिन-
 २२७. ३; २२७; २२८. २; २२९.
 ३; २३४. ४; २३५. १; २; मुदित-
 २३७. ३; २४१. १; २५३. ४;
 २५७. ३; २५८. ३; २६१. ४;
 २६५. ४; २६६. १; २६७. १; २;
 २६८. १; ३१७. १; ३१८. ३; ४;
 ३१८; ३२१. ४; ३२२. ३; ४;
 ३२३. १; ३२५. ३; ३२७. ५; ३.
 ३. २; ५. १; ५. ४; रिषिपत्नी-
 ७. १; ५; ८. १;—ज्ञानगुणगोतीत
 १०. ६; १०; जन-चौरा १३. ३;
 -क्रमवचन १५. १; ३; ८; राम-
 १६. ११; २०. १; २; २१. ४; ५;
 २१; २६. ३; ३१. ३; ३२; ३४.
 ४; ३५. ८; लल्लिमन-३६. ३; ८;
 ३९. २; ७; ४०. ५; जन-रंजनं
 ४१. ३; ५; ४२; ४३. २; ४४. ४;
 महामंद-४५; ४६. २; ४८. १;
 ४८; ५०. १; नारद-५३. ३;
 ५५; ६०; ४. २; ३. ३; ६. ४;
 ९. ३; ४; ७; ८; १०; १२. ४;
 १६. १; १७. १; चक्रवाक-२०.
 २; मुनि-२३. ४; २४. ४; २६.
 २; २६; २७. २; २९. १; ३०.
 ३; ४; ३२. १; ३; ५. ३ ४.
 ८; ३; ६. १; ६; ७. २; ८;

९. ४; ११; १३. २; ३; ४; १३;
 १५. ३; ४; १६. ५; १७. १; ५;
 १९; २०. ४; २५. २; २९. १; ४;
 ३०. ४; ३२. १; ३; ४; ३३. २;
 ३५. ६; ३७. १; ४३. २; ४३;
 ४५. ३; ४६. २; अमितमदन—
 मोहा ४६. ३; ४७. १; ४७; ४८.
 २; ४९. ३; सिय—भावनी ५०. ४;
 कपिकुल—५२. १; ५३. १; २;
 नारद—५३. २; ३; ५८. २; ६०.
 १; ६१. ३; सागर—पीरा ६३. ३;
 ६. १; ४. ३; ७. १; ४; १२. १;
 ४; १३; २०. ४; २१; २३. ४;
 २५. ३; २८. ४; ३०. ५;
 ४४. २; ४५. २; ५२; ५३.
 २; ५५. १; ५६. ३; ६१. १;
 पवनतनय—६३. ३; रघुपति—
 ६६. १; ७०. २; ७५. ३; ७७;
 ७९. ३; ७९; ८०. २; ३; ८१.
 १; २; कपि—४; ८२; ८६. २;
 ३; ८६; ८७. ३; ८८. ५; ९१. १;
 प्रसू—९३. ६; ९८. १; ९९. ७;
 १०१. २;—विश्राम १०१; १०३.
 १; ५; ११०. ५; ११२; ११४.
 २; ५; १२४. २; ८; १२५. २; ३;
 १३१. २; १३१; १३३. ५; १३४.
 ५;—क्रमवचनपुनीता १३५. १;
 ४; १३७. ५;—संभवदारुनदोपहरं
 १३८. ३; ४; १३९; १४१. ४;
 जन—कानन १४३. २; ३; १४७;

१४८. ४; १५३. १; १५०. ५; १५८;
 ७. २; ३; ४; ५. १; ५; ७. १; ९; १४.
 ६; १६; परमानंदमगन—१७; मुनि—
 २७. ६;—पर ३०. छं. ६; ३०. ६;
 ३५. १; ३६. ४; ४०. २; ४३. १;
 ४५. ४;—भावतो ४६. ३; ४७. २;
 माया—गुनपार ४८; ५०; ५४. १;
 ५६. १;—परिपूरण ५७;—संभव-
 दारुनदुख ५८. २; मुनि—मानसहंस
 ५८. ४; ५९. ३; ६१. २; ६७. १;
 ६८. २; ४; ६९. १; ७३. १; ७६;
 —अभिरामा ७७. २; ७९; ८०.
 ३; ४; ५; ८३. २; ३; ८४. २;
 ८८. १; ९०. ३; ५; ९०; ९६.
 ४; ९८; मुनि—१०७; ११०. १;
 ११५. १; १२३. ४; १२४; १२५.
 ३; १२७. १; २; ४; १३०; १३१.
 १; १३२. २; ४; १३४. १; २;
 १३८. ४; १३८; १४४. १; १४६.
 ३; १४८. २;—क्रमवचन १५०.
 १; १५२. १; १५५; १६६. १;
 ३; १६६; १७८. ५; ८; १८२. ३;
 १८२;—गौतीत १८६. ३; ५;
 १८६; १८८. ६; १९०. २; १९२.
 २; ३; १९८. ६; २०६. ४; २०८.
 ७; १७; २१०. ५;—भावनि २१३.
 ३; २१९. २; २२०. १; २२१. १;
 २; २२२. ३; २२३. ४

मनजात—कामदेव ३. ४७;—किरात ७.
 ३२. ४

मनतेउँ ६. ८३. ३
 मनमथ १. ११४. ४
 मनमाना ३. २२. ५
 मनसा—इच्छा, मन से १. २६३. १;
 परद्रोहनिरत—६. ११७. २
 मनसि—मन में ३. १६. ९
 मनसिज—कामदेव १. १०९; ११०. ४;
 १५८. १;—करिदृष्टि ७. ५३. ३
 मनसिजु, —मीनजुग १. २९१
 मनहिँ १. २४. १; १२४. ४; १६५.
 १; १७३. २; २५१. १; २९४.
 ३; ३८४; ३९४; ३९५. १; २.
 ३१. १; २१५. ३; २३५. ३; ३.
 २२. ३; ५. ८. ४; ४९. ३; ५८;
 ६. १२५. २; ७. ४५; ८३. १
 मनहि ६. ८२
 मनहीँ १. ११७. २; २९०. ३; २.
 २२५. २
 मनहुँ—मानों १. ३१. ५; ६९. २; १८४.
 ३; २१०; २२७. ३; २५३. १;
 २६३. २; २७४. १; ३; २८३;
 २९८. ४; ३००; ३०१. ३; ३१६.
 ३; ३१९. २; ३२२. १; ३२८. २;
 ३६६. १; ३८०. १; २; ३९२. १;
 २. ३. ४; २३. २; २७; ३०. ३;
 ३२. १; ३४. २; ३६. १; २; ३७;
 ४१. १; ४२. १; २; ४५. २; ४७;
 ५५. २; ७४. २; ७६; ७७. २;
 ८४. ४; ८५. १; ८७. २; ८७;
 १०७; १०८. १; ११२. १; ११६.

२; १३८. ४; १४४. ३; १४५. ४;
 १४६. ३; १५४. ३; १५९. ४;
 १६२. १; १६६. १; २१९; २२१.
 ३; २३१. १; २३७. २; ३; २६४.
 १; ३. २२; २३. ८; २६. ९; ३९.
 ८; ४७; ५. ११. ३; १५. १; ३५.
 २; ६. ३७; ६६. ५; ११२. २; ३;
 ११३. २; ११८. ५; ११८; १२३.
 ९; ७. ३७; ४८. ४; ५०. ४; ५१.
 ५; ६२. २; १२३. १

मनहूँ ७. ११९
 मना ५. ६३. ५; ७. २२३. ५
 मनाह २. २; १५८
 मनाई २. ८२. १; १५८. ४
 मनाग—थोड़ा १. १७३. २
 मनाये १. २९३. १
 मनाव १. २९०. ३; २९०; २. ३८. १;
 ४५. ३
 मनावउँ १. ३४. ४
 मनावत ७. ४८. ३
 मनावन २. २२३
 मनावहिँ २. १२. १; ३
 मनि—बहुमूल्य रत्न, साँप के सिर की मनि
 श्रीगुरुपदनख—गनजोति १. ६. ३;
 फनि—सम ८. ५;—गुनगन ६;
 मुकता—२१. १; ५; मुकुट—३६;
 रामनाम—दीप ३७; मंत्रमहा—
 ५२. ५; ५८. २;—आकर ८९;
 १२५. ४; रघुवंस—१३४; रघुकुल—
 १४०; १६३. ३; १६४; नील—

१७४;—जाला १७५. ३; १७९. ३;
 —भवन २०८. ३; २०८; मंडलीक—
 २१३; रघुकुल—राऊ २२०. ४;
 २२५; दिन—२२८. १;—सोपाना
 २४५. ३;—मय २४६. १;—पुरट-
 पट्टसुघटित २४६; रघुकुल—२४९.
 ४; रघुवंस—२५०; नाग—माला
 २५२. ३;—सोपान २६०. ४;
 —माला २६६. ४; कुंजर—कंठाक-
 लित २७६; रघुकुल—२८६. १;
 रघुवंस—२९२; २९५; २९८; भृगु-
 वंस—३०६; हरित—मय ३२१. १;
 ४; नील—क्रौरि ३२१;—मय
 ३२२. २; महीपतिमुकुट—३२४;
 रघुवंस—३२५;—जाला ३२९. ४;
 सीस—३३०; ३६६. ४; ३६८. ४;
 सिरो—३६९;—मय ३७७. ४;
 ३८०. २; ४;—गन ३८१. ३;
 ३८२. १; ३८५. २; २. २; महिप—
 ४; ७. २; ४;—मय ९. २; क्रोडि-
 कुटिल—२८. ३; ३४. १; रघुवंस—
 ४०;—हीन ४१. १; ४५. २;
 भूपाल—५९; रघुवंस—९०;—मय
 ९१. ४;—दीप ९१; नृप—मुकुट
 ९९. १;—हानी १००. २;—मुँदरी
 १०३. २; रघुकुल—१०५. २; सुर—
 ढेरी ११५. ३; १४४. ४;—विहीन
 १५५. १; रघुवंस—२०१; २०२.
 १; रघुवंस—२५२. ५; हीन—३.
 १५. १०; रवि—२२. ३;—रचित

३५. १; ५. ३. ७; ६१. ४; रघु-
 वंस—६. २०; २९; ८३ ५; ८८;
 ९३. ३; ११८. १; १३३;—गन-
 वसन १४८. २; ३; ४; ७. २०.
 २; ३९;—खानी ४६. ४; जातरूप—
 रचित ५०. २;—दीप ४;—रचित
 ४;—दीप ५; कनक—५;—त्वंभ
 ५; भूपमौलि—५८. ३;—सोपान
 ८०. ५; ११२. १; पुरट—रचित
 ११२. ४; परस—१८८. १; रघुवंस—
 १८८; भगति—२०६. १; ४; राम-
 भगति—५; २०६. ५; ६; भगति—
 ८; रघुवंस—२२३

मनिआरा—मणियों की खान १. २२३. २
 मनिन्ह १. ३२०

मनिहार १. २३१. ३

मनु—धर्मशास्त्र बनानेवाला, मन १. १३.
 १; ६९. ३; १०२. ३; १०४; १०६.
 २; स्वायंभू—१७०. १; ४; १७१.
 २; १७३. १; १७३;—सतरूपा
 १७६. ३; १७९. २; २४९. २; ३;
 २५२. १; २६४. २; ३; २६६. ३;
 २६७. २; २६९. ४; २८४. १;
 ३२०; ३७५. ३; ३८०. १; निज—
 मुकुर २. १; ९. १; १५. २; मलिन—
 १५. ४; २७. २; ३१. १; रघुवीर—
 ५२; ७४. २; सिय—७९. ३; ८८.
 ४; ९७; १०३. २; ११०. ४; ११६.
 २; ३; १२१. ३; १४५. ३; १६०.
 ३; २१५. ३; २३०. ४; २३८. २;

३२६. १; ३. ३४. ५; ६. ११०.
४; १३९. ३; मुनि-७. २७. १;
५०. ३; १२१. १;

मनुज-मनुष्य १. ७२. १; -तनु १६७.
३; -अवतार १६७; २०७. २; २१३.
६; -अवतारा २१९. १; -अवतार
२२४; -रूप २२८. २; -सरीरा
२८४. ४; ३७१. २; २. ९४; ३.
१८. ५; २४. ६; ३३; -चरित ३९.
९; -अवातर ४. ३; -तनु ३१. ४;
कारन-५. ५२. २; ६. १२. ३;
२०. ४; २१; ४१. ३; ४७; ५०.
४; ८३. १; -अहारी ८४. ६; ८५.
२; -कपाल १२६. १; १३०. ७;
८; -तनु १४०. ५; -सरीरा ७. १८.
१; ६३; -तनु ११०. १; १३१. २;
७. १४४. २; -सरीरा १९२. ६

मनुजा ७. १६२. ३

मनुजाद-राक्षस ६. ६०. ५; ६५. २;
११६. ५; ७. ६२

मनुजादा ६. ५०. ३

मनुसाई ५. ३३. ४; ६. ४६. १; ५५.
१; ९४. ४; ११५. ५

मनो, -मलहारी १. ६४. १; -भूतकोटि-
प्रभाश्रीशरीरं ७. १७४. ३; -मल-
हरनी २२२. १; -मल २२३. ६

मनोज, -कामदेव-नसावन १. ७३. २;
-चापछविहारी १७५. २; ३८३.
१; रति-मद २. ९२. १; ११८.
१; -वैरिवंदितम् ३. ६. ३; -धनु

३९. ६; -चरुथा ४८. ४; ५०. २;
७. ८१. १

मनोभव-कामदेव १. ११०. ५; १५४.
४; १५७. १; ३२२. १

मनोरथ-अभिलाषा, इच्छा १. १७. ३;
२४. २; ३०; ९८; १७७. ४; २३८;
२६९. २; २७०. २; ३७६. २; २. २.
४; २९; ३०. १; १०४. १; २२६.
२; ३. १५. २; सकल-४. ३३; ५.
४३. २; ६. ११६. ३; विषय-पुंज-
कंजवनप्रवलतुषार १४३. ३; ७.
१०२. ३; २०८. १६

मनोरथु २. २४. २; ३०. ४; ३३. १

मनोरम-सुंदर, मनोहर १. ५८. २

मनोहर, -सुंदर-चरित १. ३१. १; ३६.
१; ५६. ३; ५७. १; २; ५७; ५८.
४; ८५. ४; १७५; २३०. ४; २३५.
२; २४८. ४; २५७; २५८. २; २६०.
२; २६१. २; -मूरति २७६. १; ३;
२८१. १; २८४; ३१९. १; ३२४.
२; ३३०. ३; ३८२. ४; ३८९. १;
२. २७. ४; ९०. २; ११७. १;
२४०. १; ३. २२. ३; ५०. ४;
५२. ४; ४. ३. ५; १५. २; ५.
१३. १; ६. ९. २; १११. ६; ११४.
२; १३८. ४; १५३. २; ७. १२.
१; १८. १; ५०. ५; ५१. २; ५१;
५२. १; -आयत ५; ५६. ३; १०८.
२; ११३. १; २; २२६. ६

मनोहरता-सौंदर्य १. २७४. १

मनोहरताई १. ६१. ४; ३७८. १;
३८९. २

मन्त्र, -गुरु का उपदेश, सलाह, वेद का
मन्त्र सावर-जाल १. ३१. ३;
महा-३५. २; -महामनि ५२. ५;
वेद-१२५. २; -प्रभाऊ १९८. २;
२००. ४; २१३; २८९; -राजु २.
१३०. ३; ग्रैसित-३. ३. १; १८.
२; ३१. ३; राम-४१. ३; ४५.
१; ५. २४. ४; ५३. १; ६. १४.
३; २५. २; ३; ५९. २; ७९. २;
८६. ३; ९९. ७; वेद-७. २७. २;
संशु-१६८. ४; राम-१९०. ३

मन्त्रिन्ह ४. ७. २; ८. ५; ६. ११. ४; ११
मन्त्रिहि २. ९६. १; १५१. १

मन्त्री २. ६. ३; १४३. ३; ६. ३३. २;
-वर ६८. ३

मन्त्रु २. ८५. ४

मंधरा-इस नाम की दासी २. १३; १४.
१; २१. ३; १६१. १

मंद-मूर्ख, धीमा १. ४४. ६; ९३. ३;
-मति ८८. ३; १२४. ५; १६५. १;
२२३. २; -महीपन्ह २९३. २;
३०७. १; -मति २. १३; २७; ५२.
१; ९२; १४५. ३; २६२. २; महा-
मति ३. २. ३; -मति ४; ४४. २;
महा-मन ४५; ५२. ४; ५८. २;
४. २; ४; बहू-५. १०; ४२. ४;
मति-६. ४१. ४; ४४. ५; ४४;
-मति ५०. ३; मति-६५. ३;

-मति ९३; १०१. १; ११९. ३;
१२५. ४; मति-१५७. ८; -मति
७. ६३. ४; ६७; मति-१०६. ४;
२०८. ६; २२३. ७

मंदतर-अति मूर्ख ७. २०८. ६

मंदर, -इस नाम का पर्वत भवचारिधि-१.
२१८. ४; २८९. २; २. १४०. ४;
६. ६५. ४; ९२. ६; ९५. ४; भवचा-
रिधि-परमंदर १४३. ३; ७. २०६

मंदरम्, भवाम्बुनाथ-३. ६. १

मंदरु १. १८०. ४; २. ७३. २; २३९

मंदा २. ९३. ३; ३. ५७. ३; ७. ४६.
२; ७१. ३

मंदाकिनि २. १३३. ३; १३९. ३

मंदाकिनी-गंगा १. ५१; २. २३४. २

मंदिर, -आश्रय-स्थान, घर गुन-१.
२१८. ४; २२२. ४; -मनिसमूह
२२७. ३; २४६. ३; २६९. ५;
३२०. २; जनक-३६७; मनि-
३९०. २; २. ६. १; नृप-७७. १;
मन-१३०; १३१; ४. २३. ३;
२७; दसानन-५. ५. ३; ४; हरि-
५. ४; ६. १३. ४; ७८. १; सुख-
१३८. ४; गुन-१४३. २; १४४.
३; ७. ९. १; २२. २; ४८. ४;
-आयत ५०. ५; ५२. २; सुंदरता-
५६. २; सुख-५७. २; गुन-६१;
६५. २; नृप-११२. १; गुन-
१५६. २; सिव-१६८. ४; हर-
१७०; १७२. १; १७४

मंदिरन्हि ६. ६१. ५

मंदोहि—मंद को, वुरे को १. १६५. १

मंदोदरि—रावण की स्त्री १. २०८. १; ६.

२३. ४; १२८. ५; १२९. ४; ७.
९६. १

मंदोदरी ५. ९. २; ३६. २; ३७. ३; ६.

९. १; ११. ३;—स्रवणताटंका १८.

३; २०. ३;—समेत ४५; ५४; १००.

४; ११६. ५; १३०. १; १३१. १;

१३१

मन्मथ, —कामदेव—अरी ७. १७४. ६

मम—मेगा १. ३; १७. ३; १९; ७४. ४;

९५. २; १००; १२२. १. १२५;

१३१. ४; १३२. २; १३६; १३९;

१४०; १५३. ३; ४; १५७. ३; १६५.

३; ४; १६६. २; १७७. ३; १७९. ३;

४; १९६. १; १९७. २; २२४. २;

३; २४४. ४; २४९. ४; २. ७२.

१; १२६; २३६; २३४. ४; ३. १३;

१५. ५; १६. ८; ९; १०; १६; २१.

४; ६; २२. ५; ३३. ४; ३४. १;

३४; ३७. ७; ३९. १; २; ४०. ४;

५; ४१. ४; ५; ४४. ४; ४४; ४५.

१; ३; ४; ५९. २; ४; ४. ५. ४;

९. १२; ११. ५; १२. ३; ५; १४.

५; ३१. ५; ५. ९. ३; १०. १; ३;

१२. २; ५; १४. ३; १५. ३; ५; २७.

२; ३२. १; ४२. ३; ४४. ४; ४८;

४९. ३; ४; ४९; ५४; ६०. २;

६३. ३; ६. ५. ४; ५; ६. २; १२.

४; २२; २५. ३; २९. १; ३१; ३२;

४२; ४३. २; ४; ४४. २; ४५. १;

४६; ५२. ५; ५३. १; ७५. ३; ८१.

३; ८३. २; ३; ५; १०९. २; १२४.

५; ८; १३४. ६; १४०. ४; १४१.

१; १४३. ४; १४७; ७. ७. ९; ७;

१२. ३; ४; १८. ४; १८; ३५. ३;

४; ३८. ३; ४३. १; २; ६१. २;

३; ६२; ६६. २; ३; ६८. १; ६९;

७१. २; ८०. २; ८४. ३; ८५. १;

८६. ३; ९८. १; ४; ११०. ३;

१२५. २; ४; १२५; १२९. ४;

१३०; १३१. १; २; ५; १३२. ४;

१३३; १४४. ४; १६९; १७०.

३; १७८. ४; ५; ६; ७; १८४;

१८६. ४; ५; १९०. २; ३; ८;

१९२. ३; १९४. ३; २०८. १;

२१५. ४; २१७. ५; २२२. ४

ममता १. २३. ३; ३२. १; १८०. २;

१९४. २; ३०४. ४; ३७४. ३; ३.

५७. ३; ५८. १;—त्याग ४, १९.

३; ५. २४; ३७. ३; ४८.

२; ४९. ३; ६. १०. ३; मान—

मद ५६. ३; ७७. ४; महा—

समनं १३८. ४; मदमोहमहा—

रजनी तमपुंज दिवाकर तेज अनी ७.

३२. ३; ५३. ३; ६१; ६६. २; गत—

मद ६९;—हन ७४. ५; १०२. १;

१०८. ४; १४३; १४८. ४; १५८.

१; १६२. १; १९८; २०८. १७;

२१३. २

मय-स्वरूप, एक दानव १. ६. १;
 गुन-७. ३; मृदमंगल-४; विधि-
 निषेध-५; गुनदोष-१२; राम-
 १५; सियाराम-१७. १; ३५.
 १; मंगल-६३. २; नारि-
 १०९. ५; ब्रह्म-१०९. ५; इच्छा-
 १८०. १; माया-२०३. १; तनुजा
 २०८. १; २; दानव ३; अगजग-
 २१७. ४; मनि-२४६. १; मंगल-
 ३; परमप्रेम-२६८. २; विराट-
 २७५. १; परमतत्व-२; परमरूप-
 २०८. ४; अतिसनेह-२८७. ३;
 मोह-३१८; पाहु-३२१; मनि-
 ३२२. १; २; मंगल-३२९. ३;
 ३२९; ३६९. २; मनि-३७७. ४;
 २. ९. २; करुणा-८६. १; सच्चि-
 दानन्द-८८; कुसकिसलय-९०.
 ४; मनि-९१. ४; सुभोग-९१;
 करुणा-९८. ३; प्रेम-४; पुन्य-
 ११४. १; सनेह-११८. १; सुमन-
 १२२. २; चिदानन्द-१२८. ३;
 मंगल-१४०. २; १७२. २; २३८.
 ३; सनेह-२५६; अरुन-३. ४५.
 २; सुत ४. ८. १; पावक-५.
 १२. ५; सुतामंदोदरी ६. ११. १
 मर्यक, -चंद्रमा सरद-वदन १. १७५.
 १; २५२. ३; ६. १५
 मर्यका ५. २३. १
 मयन, -कामदेव मरदन-१. ४; -सयन-

सयसम २. १४१. ४

मयंद ५. ५६; ६. ९८
 मयम्, अवला-१. १०९. ५
 मयूखन्हि-किरणों को ७. ४६
 मरइ १. १५०. ३; २. १६७. ४; ६.
 ९६. ५; ९९. ५; १२४. ६; १२८. १
 मरई ६. १२४. ३; ७. १७८. ७; २०८. ९
 मरउँ ३. ३४. ३
 मरऊँ ४. ३०. २
 मरकट-बंदर ४. ६. २; ६. ४. ५;
 -भटसमुदाई ७. १; -हीन ५०. १;
 १०२. १; १०६. ५; -अनी ११४.
 ५; नट-७. १५६. १; १९८. २
 मरकत-नीलमणि, पन्ना १. ३२१. २;
 ३२१; २. ११७. ४; ३. २३. ८;
 ७. ५०. ५; -मृदुल ११२. ३
 मरजाद-मर्यादा, अवधि, छोर, रीति १.
 १०८; सुन्दरता-१२४. ४; ३७१.
 ३; २. २२९. २
 मरजादा १. ८८. २; ५. ६२. ३; ७.
 ४६. ५
 मरत १. ६८. २; ८९. ३; १४३. १;
 २. ३१८. १; ३. २६. ११; ४०.
 ४; ६. १२३. १; १२७; १२९. २;
 ७. १७८. ४
 मरती ६. ७९. ३; ९९. ८; ७. ३८. १
 मरतेउँ ६. ७०. २
 मरदन, -मारनेवाला, मलना-मयन १. ४
 मरन-मरण, मृत्यु १. ७२. १; ८३; ८८;
 १०८. २; ११०. ३; १६७. ४;

१९४; २१२. ४;—हार ३०८. २;
 ३६८. ३;—कोटिसम २. ९६ ४;
 १५१. ३; १५७. १; पितु—१६१.
 ३; १६१;—काल १६३. २; २१२.
 ३; ३. २६. ३; ४. २७. २; २९.
 ३; ३०. ३; ६. ४६. ४; ६२. ५;
 १००. १; ११८. १; निसचरनिकर—
 ७. ९६. १; इच्छा—१९०
 मरना ३. ३४. ३; नृप—७. ९१. ३;
 १५०. ३
 मरनु २. २२. १; ३४; ८३. ४; ८७. ३;
 ९३. ३; १५७. १; १७२; २६३.
 १; ६. ७३. ३
 मरम—भेद, हृदय आदि १. १५०; २१८.
 १; २. २६. ५; २९. १; ३६; २५३.
 २; ३. ३६. ३; ५. ४. २; ६. २७.
 ४; ६७. १; ७. १५. ४; २९; ८६.
 ४; ११७. ३; २०८. ३
 मरसु १. ७१; ८२; १०२. २; १२८;
 २७७. ४; २. ३९; १०१. २; १२८.
 १; १६१. ४; २०९. ३; ३. ३२.
 ३; बुधिवल—५. २; ६; ६. १८;
 ७२. २; ७७. १; २; ७. ९२. २
 मरहिँ १. २०७. २; ७. २०८
 मरहीँ ६. १५०. ५
 मरहु १. २७९. १; ३; ६. ३१. ३
 मरायल—पीटे गए हो ६. १२२. ३
 मराये ४. २५. ४
 मरायेन्हि—मरवा डाला १. १०३. ४
 मरालं, हरहृदिमानसराज—३. १६. ४

मराल,—हंस रघुवरचरितमानसमंजु—१.
 २६; सेवकमनमानस—५२. ७; १६२;
 बाल—२८९. २; बाल—मति २९६;
 २. २३७. ३; ४८. ३; ६. ३२;
 —तनु ७. ८१
 मरालन्ह, बाल—१. २५४. २
 मराला १. ८. १; २२. १; २. ७३. २;
 शंकरमानसराज—३. १३. १; ७.
 ८१. ५
 मराली—हंसिनी २. २१. ३
 मरि १. ३०६. २
 मरिय ७. १३७
 मरिहउँ १. १६४. २
 मरिहिँ ६. १२४
 मरिहि १. २३८. ३; ६. १२४. २; ८
 मरु—निर्जल देश, रेतीला प्रदेश १. १२.
 ४;—भूमि २. २२४. ४; २५१. ४;
 ६. ५०. २; ११०. १; १२८. २
 मरुतु—वायु—गति १. १८५. १; ५. २५;
 ६. २०. १; ९९. ३;—वेग १०१. ४;
 १०२. २; ७. ६७. ४;—कोटिसत्त-
 विपुलबल १४०; १७०. ६; १९८. ७
 मरुँ ७. १६०. ५
 मरुोरी ६. १२३. ५
 मरुकेट, बदन १. १६२. ४; ५. १८; ३५.
 ६; ३७. २; ६. ६१. ५; ६६. २;
 ६७; ७०. ६; भट—९१. २; ११४.
 ५; ११८. ५; १२०. ५; १२१. ५;
 १२५. ७; १२५; १२६. २; १२९. ३
 मरुई—मीज डाला ५. १९. ३; ६. ६४.

४; १०७. ३
 मर्दन, -भारनेवाला अरि-१. १८१. ३;
 अरि-नामा २०६. २; -निसाचर-
 धारि ६. १४०. १; अरि-७. १४०. ४
 मर्दहिँ ६. ६२. १; १०६. ५; १२१. ५
 मर्दहु ६. १०२. ६
 मर्दा ६. ८९. २
 मर्दि-मलकर मारकर ५. १८. २;
 ५७. ४; ६. ६४; १०६. २
 मर्देसि ५. १८
 मर्म ३. ५०
 मर्मा-भेद जाननेवाला ३. ३४. २; ७.
 २०६. ७
 मरथौ ३. २६. ११
 मल, -मैल, पाप सकलकलि-दहन १.
 २; जनमनमंजुमुकुर-हरनी ६. २;
 कलि-हरनी ७. ५; कलि-सरि
 ११. ४; कलि-हरनि १९. ६;
 कलि-हारी २१. ३; कलि-भाँडे
 २२. १; कलि-रहित ३१. ६;
 -मूलमलीना ४३. २; कलि-ग्रसित
 ५०; -हानी ५७. ३; कलि-त्रिन
 ६०. ७; जल-६२; मनो-हारी
 ६४. १; विमल-७४. ५; कलि-
 हरनी १६९; कलि-समनदमन ३.
 १०; -कौम ११; कलि-विपुल-
 विभंजननामा १६. ८; -रामि ६.
 ५०. ३; -भार ७७; -आकर ९३;
 -धाम १४१. ५; कलि-हरनि
 १५५. ३; -आयनन १५८; ७. ७२.

३; अभिअन्तर- ७२. ३; कलि-
 मथननाम ७४. ५; -मूल १५१;
 कलि-१५२; १६२; -संकुल १६८;
 १७२. ४; १९८; २२२. १; मनो-
 हरनी २२२. १; मनो-२२३. ६;
 कलि-२२३. ६; मायामोह-अपहं
 २२६
 मलय-सफेद चंदन, मलय पर्वत-प्रसंग
 १. १९; ७. ६०. ४
 मलहर-पाप दूर करनेवाला, (मैल हरने
 वाला) ५. ६३. ५
 मलहि ७. ७२. ३
 मलान २. ५४
 मलाना २. १५५. २
 मलायन-पापों के घर ७. ६२. ३
 मलिन-म्लान, मैला, पाप-युक्त, उदास १.
 १३. २; १८. १; -मति ४४. ६;
 -मन १३३. २; १३९. २; २९८.
 १; -मजु २. १५. ४; ७४. ३; १६४;
 २२६; २२७. ३; २३५. १; २६८.
 १; ७. १०६. १
 मलीन-मलिन, उदास १. ४४. ३; १७०;
 २७१; ३११. ४; ३२५. १; २. १८;
 १५५; मुख-६. ८०. २; १२४. २;
 १४४. २ ७. ३२. ६; १६०. ४;
 १६८. १
 मलीना, मलमूल-४३. २; २. ९५. ३;
 ३२२. ३; ३२६. १; ६. ३३. १
 मलीनी २. २२४. ३; ७. १०२. ३
 मलीने २. ७७. २; ११९. ४

मलेछ, - वस २. ३७. ४
 मल्ल, - जुद्ध ६. ११९. ५
 मय, - यज्ञ - भाग १. ८४; ८८. ४; ८८
 मष्ट - जुष १. ३११. २; ५. ३७. ४
 मसक - मच्छर २. २३३. २; ४. २०.
 ४; - समान ५. ४. १; ६. १२६;
 १५०. ५; बहुवासना - हिमरासिहिँ
 ७. ५३. ५; - प्रजंता १४०. ३; २११
 मसकहि ७. २११
 मसखरी - मजाक ७. १५४. ३
 मसान - श्मशान २. ८४. ४
 मसानु २. ३७
 मसि - स्याही १. १३. ६; जमगनसुह -
 ५१. ६; २९९. ४; २. १६३. ४
 महँ १. २२. २; ३३. १; ४१; ८३. ३;
 १०८. ३; १२०. ५; १२२; १५३.
 ४; २०१; २०२. २; २०३. २; २११.
 ४; २१७. १; २१९; २५८. २; २६८;
 २७४. २; २७५; २८०. २; २८६.
 १; ३२५. ३; ३२७. १; ३९१. २;
 २. ४२; ४८. ३; १११. २; ११३.
 ३; १२९. १; १३६. २; २०३. ५;
 २३२. ४; २३४; ३. १७; २०. १;
 २१; ३०. ६; ४४. २; ५६; ४. ३.
 ५; ५. ३. १; ५६. ४; ५७. २; ६.
 ५; १२. १; १६. २; ३; २३. ४;
 २८; ४३; ५२. १; ५६. २; ६६. ६;
 ७१. ४; ८१. १; ९०; १०८; ११४.
 ५; ११५. ६; ११८. २; १२६. ५;
 १२९. ४; १३३. २; ५; १३५. ५;

७. ८५. २; ३; ११०; १२०; १२३.
 ४; १२५. ३; १३१. ३; १३२. ४;
 १३४; १५५; १५६. ४; १६५;
 १७२. ४; २२२. २
 मह १. २२. ३; २. २५४. ३
 महतारी - माता १. ९७. ३; १२६. ३;
 २२४. १; २३४. ३; ३०३. ४; ३२८.
 २; ३६७. ४; ३७०. ३; ३७८. ४;
 ३८२. २; राम - २. ९. २; १६. ३;
 ४१. २; ४३. ३; ५३. ३; ५५. ३;
 राम - ५६. ४; ५९. ४; १४६. ३;
 लपन - १४७. १; राम - १५५. २;
 १६१. ३; १६७. ४; १७६. ३;
 २६३. १; ३. ५६. ३; ७. २७. ३
 महा, - वडा - मोहतमपुंज १. ५; - मन्त्र
 ३५; - मन्त्रमनि ५२. ५; - घोर ६०.
 ३; - मोह ६९. ३; ८७. ३; १०९.
 ४; ११२. १; १२४. ५; १२५. १;
 १२७. ५; - मोहमदपाना १३९. ४;
 - बल १५०. ३; - मायापतिहि
 १६८; - दानि १७६; - रणधीर
 १८१. २; - वन १८५. ४; - मुनि
 १८६. ४; - कपटी २०१. ३; २१९.
 २; - मुनि २३८. १; - निधि २४२.
 २; - मुनि २४७. ४; २७४. ३; २७७.
 १; - सुख २७७. ४; - भट २८३. १;
 - मत्तगजराज २८९; - छवि २९७.
 १; - भट ३०६. १; - मुनि ३०६;
 - महीप ३१६. २; - महिपाल ३२५;
 - मुदित ३६८; - मरजाद ३७१. ३;

-जन ३७३. १; ४; ३८१. २; -मुनि
 २. १३३; १५४. ४; १५७. ४; २५८.
 १; ३२७. ३; -मन्दमति ३. २. ३;
 -मुनि ५. २; -विरही ३९. ८;
 -मन्दमन ४५; ४. ९. ६; १०. १;
 -वृष्टि १७. ४; ५. ४. २; १८. ४;
 -भट १९. ३; -अभिमानी २४. १;
 -धुनि २८. १; -बल ३५. १; -वीर
 ६. ९. ४; -रसभंग १९; -बलसीला
 ३३. ३; -अनल ४२. ४; -बलसीवै
 ५९; -महा ६५. १; -वीर ६६. ४;
 -सैल ७२. १; ७७. ४; -रन ७८.
 ३; -महाजोधा ८४. ५; -नाद ९१;
 -बलसाली ९२. ३; -बल ९३. १;
 नखदसनसैल -द्रुमायुध १०२. ८;
 १०३; ११३. १; ११८. १; १२४.
 ८; १२५; १३८. १; खलचृन्द-
 निकन्द -कुसल ३; -ममतासमन ४;
 मोह -घनपटलप्रभंजन १४३. १;
 -महिभूरिरुजा ७. ३२. २; मदमोह-
 ममतारजनीतमपुंजदिवाकरतेजानी
 ३; भवरोग -मदमानअरी ९; -रन-
 धीर ९; ४५. ३; -अहि ६२. ४;
 -भवभीरा ६४. २; -मुनि ७७. १;
 -ज्ञानी ७९. २; -मोह ८३. ४;
 ११०. २; जनम -उत्सव १२३. २;
 १४६. ३; -विटपकोटर १७२. ४;
 -कालकाल १७४. २; -रिपिसाप
 १९३; -सिन्धु १९४. २
 महाजन १. ३२०. २; २. १७०. ४;

१७२. १; २५४
 महादेव -शिव १. ६९. ४; १०४
 महान -बड़ा ६. २१
 महावीर -बड़ायोद्धा, हनूमान् १. ३३. ५; ९
 महाराज ७. २२. ४; ३४. १
 महि ६. ७८. ३
 महि -पृथिवी १. ७०. ४; ९८. ३; ९९;
 १०८. ५; ११२. १; १६६. ४; -देव
 १८३. २; १८५. १; -देवसाप
 १९६. ४; -सुरन्ह २०४. ४; -देव
 २०५. १; २३४. १; -भारा २३८.
 ३; २४५. १; -देवन्ह २; २८७. १;
 २९४. ५; २९५. १; २९८. ३;
 ३०३. १; २; ३०५. ४; -सुर ३०६.
 ३; ३२७. १; -देव ३२८. ४; २.
 ३९. ४; -राज ८३. ४; ११८; १२०.
 ४; १२२. २; १६४. २; १६८.
 ३; २०१; २१२; २१७. ४; २३६;
 २५३. ३; ३२०. २; ३२५. २; ३.
 १४; भंजन -भारं १६. ६; ११; ३१.
 २; ३७. १०; ४५; ४. १; ११. १;
 १७. ३; ६; १९. १; २९; ५. १८. २;
 ३५. ५; ६; -भारा ६. ९. ४; समर-
 १२; १८; २०. ३; ४५; ४८. २; ५०.
 १; ५; ६१. ५; ७३. १; ८०. १;
 ८४. ६; ८९. २; ९०. ३; ९१; ९२.
 ५; ९३. ६; ९६. ४; १००. ३; १०६.
 २; ४; १११. ६; ११२. ५; ११३.
 ५; ११६. ५; ११७. ३; ५; ११८.
 ३; ११९. ५; १२०. ५; १२२. २;

१२३. ५; ७; ९; १२६. ६; १२९. १;
 -भारविभंजन १३८. २; १४३. ४;
 रन-१५३. ५; ७. १४. १; महा-
 भूरिरुजा ३२. २; -मंडलमंडन ३;
 ४६; ५०. ३; ५३. ५; ७४. ३;
 -रज ७५. २; १२१. २; १३८. २;
 -मंडल २२०. १०
 महिगत, -पृथ्वी पर मेधा-१. ५७. ४
 महिधरु-पर्वत २. १२७. ५
 महिप-राजा १. २८८. १; -मनि २.
 ४; २५५. ४
 महिपाल-राजा १. ४४. ५; २७७; २८२;
 ३२५; ७. ३२. १०
 महिपाला १. १५८. ३; १८२. ४; १९०.
 ४; १९५. ३; २०३. ३; २२१. १;
 २५७. २; ६. ५५. ५
 महिपालु २. १४
 महिपु २. ४२. १
 महिमा, सतसंगति-१. ८. १; साधु-
 ६; -अवधि ३२. ४; ३५. २; ५६.
 १; ५८. १; ६८. ३; ९७; १३१. ४;
 १३२; १४२. ४; मुनि-२०२. २;
 २६८; भुजवल-२७२. ३; प्रताप-
 २८६. ३; ३७४. ४; विबुधनदी-
 २. १३३; १४०. २; २१९. ४; २५८.
 १; ३. १६. १; १८. ३; रघुपति-
 ४. ३०. ६; ५. १९; ६. ५. २; ६.
 ५; मोह-२३. १; १०८. ५; प्रभु-
 १२१. ४; १४०. २; ७. ४५. २;
 ६०. १; ७१. ३; प्रभुप्रताप-१४०.

१; २; रघुपति-३; १५२. २; ज्ञान-
 भगति-१९२. ८; २१५. १
 महिप-भैंसा, एक असुर २. २३७. २;
 ५. ३. ९; ६. ८५; ८६. १
 महिपी-भैंस, पटरानी १. ३६६. ४
 महिपेसा-महिपासुर १. १०. ३
 महिपेस-महिपासुर १. १०. ३
 महिपेसु १. ६९. ३
 महिसुर-ब्राह्मण २. १०५. २; ३२३. १
 मही २. २६३. २
 मही, -सुरचरना १. ७. २; -सुरचापवस
 २०६; २८५. २; -पतियुकुटमनि
 ३२४; -पति ३७२; ४; -ईस ३७६.
 ३; -पति ३८०. ४; ३. ४१. २;
 ६. १२८. ६; ७. ३२. ८
 महीधर, -पर्वत-सिखर ६. ७०. ६;
 ९१. २; १२३. २
 महीप १. १६२; २८३. ४; ३०१. २;
 ३०३. १; -कुमारा ३०५. ४;
 -किसोर ३०५; महा-३१६. २;
 ३१८. ४; ३२३. २; ३७३. ३; ३९३.
 ३; २. ३२. २
 महीपति २. ६. १; १६८. ३
 महीपन्ह, मंद-१. २९३. २; ३०१. १
 महीपा १. २४७. २
 महीस-राजा १. १८५. २; १९३; १९७.
 ३; ३७५
 महीसा १. १८९. १; १९५. १; ३४१.
 १; २. ३२०. २
 महीसु १. ३८६; २. ३९

महीसुरन्ह ६. १५६

महुँ १. १९. १; १०८. ५; १०९; १४१;
१५७; २. ३६. २; ११८. १; २२८.
३; ३. २६. ३; ९; २६; ३२. १;
३५. ८; ३६. ८; ३७. १३; ४५.
३; ४८; ४. १६. ४; १८; २१. १;
२२. ३; २५. ४; ३२; ५. ५. ४;
६. १; ४; ७. १; ८. ४; ९. १; १०.
५; २०. ४; २३. १; २७. ३; ३७.
१; ४५. ४; ६. ४५. २; ६३. ४;
८३; ९१. ३; ११०. ५; ११६. २;
१२२. १; १२४; १२५; १३४. ७;
१५३. १; ७. ५; ७. १; ९. १; १५.
४; ६८. ४; ७८. १; २; ३; ९७; १०२

महु ६. ३९

महुँ २. २६१

महेश, -चापखंडनम् ३. ६. २

महेस - महादेव १. २२; -भवानी ३१.

२; -प्रतापू ३; ४; ४१; ५६. ६;

उमा - विवाहवराती ६१. ४; ७०.

२; ७६; ७८; ८०. २; ११३; ११४.

४; ११७. २; ११९; १२०. ३; १३५;

१५१; १५५. ३; १६२. १; -मुख-

चंदचक्री २६८. ३; २९०. ३;

-मनमानसहंसा ३१८. ३; ३७४.

२; ३८९. ३; २. १५८. ४; ६.

१३१. १; -वदितचरनरति १३५.

५; ७. २७; ८४. ३; १७१

महेसाहि २. ४५. ४

महेसा १. १२५. २; १९५. २

महेसु १. ७४; ७९; ८५. १; ३; ८८.

३; २. २

महेसू १. ३५. २; ९४. २; ९६. १;

१०५. ३

महोख - एक प्रकार का पक्षी ३. ४८. ३

महोदर - वड़े पेटवाला ६. ८४. ६

महोत्सव, जनम - १. ५५. ४; २२८. १

माँखा - क्रुद्ध होकर कहा २. ३१. १

माँग १. १६१. १

माँगउँ १. २४४. ३; ३. १८. ५; ७.

३२; १२७. ४

माँगऊँ ३. ५४. १; ३; ४. १२. ५

माँगत १. १७७. ३; २. ७४. ४; १६३.

१; ५. ५८. २; ७. ३२. १

माँग्ने - माँग्ने वाले १. ३७३. १

माँगसि ७. १२९. १

माँगहिँ १. ३८५. १; २. १३०; १५८. ४

माँगहीँ ७. ३०. ६

माँगहु १. १७३. २; १७६; २०७. १; २४०.

२; २. २३. ३; ७४. १; ३. १६. १२

माँगा १. ८९. ३; १७८. २; २६१. ३;

२८८. २; ३६५. १; ३७०. २; २.

३३. २; ७८. १; १२२. ३; २३१.

१; ४. ७. ३; ५. २. ६; ५०. ४; ६.

७८. ४; ७. २७. १

माँगि १. ७०. ३; १०३; १७९. ४; १९४.

४; २३७. ४; ३८७. १; २. २९. २;

३१. ३; २३४. ३; ३२६; ३. ४१;

४. २६. ४; ७. २४. ४

माँगी २. ४३. २; ४७. २; १०१. २; ३.

५४. २; ४. १३. ३; ६. ६०. ४;
 ७. १२९. २
 माँगु १. १७३. ३; १७७. ४; १९४. ३;
 २०७; २. २७. ४; २८; ३३; ३५.
 ४; ३६. २; ७. १२६; १२७. १
 माँगे १. १००; २. ८७. ३; ७. ४६. ३; ४६
 माँगेउँ २. ४१. ४
 माँगेउ १. २०७; २. ३१७; ६. ७३; ८५
 माँगेसि १. २०७. ४
 माँगेहु २. २३. ४; २९. १; ७. १२९. ३
 माँची १. ३२. २; ३९३. ४
 माँजहि २. ५५. २
 माँझ-बीच १. २०१. ४; २. ४८. १;
 २०६. ३; ३. १५. ८; २६. १०; २९;
 ४. १०; ६. ५२. ४; ५६. २; ९१.
 १; ३; ९९. ८; ११९. ४; ५; १२०.
 १; १२३. ८; ७. ११९. २; १७२. १
 माँझा २. १६५. २
 माँतहिँ - मतवाले होजाते हैं २. २३२. ४
 माँते - मस्त ६. १०६. २
 माँह २. ३१७. १; ५. ३१. ४
 माई १. २३४. ४; २. १५. १; १७. २;
 १९. २; ५. २. ३
 मानस, मुनि - पंकजभृंग ७. ३२. ९
 माखइ १. २८५. २
 माखा १. १११. १
 माखी - क्रुद्ध हुई १. १०. २; २. २०. ४;
 ७७. २
 माखे - क्रुद्ध हुए १. २८५. ४
 मागउँ १. १६०. १; ३७५. ३; २. ३०.

१; २०५. ४; ५. ४१; ७. ७२
 मागध - स्तुति पाठक, भाट १. २२६. ३;
 २४७. १; २९५; ३८१. १
 मागधन्ह १. ३९२. ३
 मागहिँ २. २२५. २
 मागुँ १. १७८. २
 मागु २. १६. २
 माघ १. ६६. २; ६७. १
 माझ, चित्र - ३. १५. १२
 मात १. ३७९; २. २६८. २; ७. १७
 मातन्ह ७. १६
 मातलि - इन्द्र का सारथी ६. ११४. १;
 १३७. १
 मातहि १. २३३; ३०९. १
 माता १. १७. ५; ३२. ४; पितु - ४३. ३;
 ८७. १; ९१. २; ९७. ४; ११९;
 ३; १२१. ३; जगतपितु - २३२. १.
 २३२; गुरुपितु - २३६. २; २५४;
 ४; गजबदनपडानन - २६८. ३;
 ३७९. १; ३९०. ४; २. ४६. ४;
 ५३. २; ५४. ४; ५७. १; १४७. १;
 १६०. ४; १६८. ४; २०१. ३; २५६.
 ३; ३. ३६. २; ५६. ४; ५. २. १;
 ८. २; १५. ५; १६; १७. ३; ५;
 ६. ८३. २; १२४. २; ७. ३८. २;
 १८२. ५
 मातु - माता १. ३१. २; ९१. ४; ९६.
 ४; जगत - ९६. ४; ९६; ९७. १;
 ४; १०१. २; १०५; १२१. ४;
 ५; १२३. ३; १२४. ५; जगत -

पितु १२७. २; १३१. १; १७९. २;
 २१६. १; २२४. ४; २३०. ४;
 २३१. ५; २३३. २; २३७. २; ४;
 २६७. ४; २६८; सीता-२८८;
 -पितहि ३०५; ३१०. २; ३६९.
 ३; ३८१; ३८३. ३; ३८३; ३९१;
 २. २. ४; १२; १३. १; भरत-
 १४. ३; १५; राम-१९. १; भरत-
 २; राम-३३. १; -प्रतिकूला ४;
 राम-३४. ४; ४१. ३; -पितुपोप-
 निहारा ४२. ४; पितु-वचनअनु-
 रागी ४२. ४; ४३. २; पितु-वचन
 ४४. २; -वचन ४; ४६. २; पितु-
 ४७. १; २; ५२. ४; -पद ५३. १;
 -वचन ५४. २; ३; -उर ५५. १;
 पितु-५७. १; २; ४; ५७; ५८.
 ४; ७१; -पितुपद ७२. १; २;
 ७३. २; ७४. १; २; ३; ७५. १;
 ३; ७६. ४; ५; ७६; ८१; ९०. १;
 ९२. २; -सम ९९. ३; १०१. १;
 १०४. १; ११२. ४; १२३. ३;
 -हित १२६; १३१; १४०; १४२.
 २; १५३. २; ३; १५८. ४; १६४.
 १; १६५. १; २; ३; १६५; १६६.
 २; १६८. २; ३; १६९; १७०. ३;
 १७१. १; १७५. ४; १७७. ३; ४;
 ५; १७८. १; २; २०१. १; २०२.
 ५; २०३. ४; २०३; २०४. १;
 -करतूति २०७; -करतत्र २१२.
 २; २१३. २; २३४. ३; ४; २३४;

-मिस २५४. १; २; २५५. २;
 २६२. २; ३१६. ३; ४; ३२०;
 ३२१. १; २; ३२४. १; ३२५. १;
 ३. ३. ३; -पिताभ्राताहितकारी ७.
 ३; २१. ५; ४. १४. १; सेवकसुत-
 पति-५. १२. १; २; १३. ५; १४.
 ५; १६. २; १७. ४; २६. २; २७.
 १; रावन-पिता ६. ६८. ३; ८१.
 १; ९९; १३३. ४; ५; ७. ३; १५.
 ५; ६; २५; ६३. ३; ७०. २; १०८.
 ४; ११७. ३; १३४. ३; ४; १५६.
 ४; १६०. २

माते-मतवाले ३. ४८. ३

मात्र, -केवल, इतना ही अस्थि-१. १७३.
 २; ३१५. ३

माथ १. १०८. ५; ७. १८; ३६

माथहि १. १४०; ३१६; २. ३५. ४;
 ३५; १०५; ३. ३२. ३; ४. ३. ३;
 ५. ५१; ६. ९; १०७

माथा १. २३. ५; ४४. १; ५५. २; मृति-
 १५६. २; २३७. ४; २४८. १;
 ३१५. ३; २. १०. १; ५३. १; ७४.
 २; १०४. १; २६६. ३; पद-४.
 ६. ४; १३. ५; २५. १; २८. ४;
 ५. १. २; ३९. ३; ५५. १; ६. ७८.
 २; १३०. ६; ७. ७. ८; १४. ३

माथे १. ३०९. २; २. ३०. ४; २५९. २;
 ३१६. १; ६. १११. ४

माघव, -वसंत ऋतु, श्रीकृष्ण, लक्ष्मी का
 स्वामी, विष्णु भगवान्-पदजलजाता

१. ६६. ३; -सरिस २. १०६. २
 माधुरी-मधुरपन, मिठास १. ६३
 मान-अहंकार १. ८६. ३; १५२; १५६;
 २१५. ४; ३७२. ३; २. ८१. २; १३१.
 १; १७३. ३; ३. २०. ४; २२. ८;
 २८. ५; ५९. ३; ५. २२. ४; ३९;
 ५९; ६१; ६. ४१; ४५. १; ५३. ५;
 -ममतामद ५६. ३; ८६. ४; १४०.
 ३; ७. ५. ३; ज्ञान-विमत्त ३०. ३;
 ३२. ७; भवरोगमहामद-अरी ३२.
 ९; ४७. ४; मत्सर-मोहमदचोरा
 ५४. ३; -प्रद ५७. ३; ६१. २; १०२.
 १; १०९; १४३; १५४. १; १६०. ४;
 १६०; २०८. १८; -प्रिय २२१. ४
 मानह् ७. ४७. ४; ६६. ३
 मानउँ ३. १८. ७; ४४. २; ५. १९
 मानत्त २. २२०. १; २५१. ३; २६६. ४;
 ५. ६०; ६. ६६. ६; ७. १६२. ३
 मानति २. ११४. ४
 मानद् ३. ५८. ५
 मानव-मनुष्य २. ९८; ११४. ४; २३०. ४
 मानवाः-बहुतसे मनुष्य ७. २२६
 मानवी-मनुष्य की स्त्री १. ३६९. ५
 मानस,-मन, मानसरोवर रघुवरचरित-
 मंजुमराल १. २६; सेवकमन-मराल
 ५२. ७; रामचरित-५६. ४; ५;
 ६; ५६; ५७. १; ५९. १; ५९;
 ६०. ५; सु-नंदिनी ६०. ७;
 ६१. ३; ६४. ४; रामचरित-
 १४५; सुसुडिमन-हंसा १७४. ३;

महेसमन-हंसा ३१८. ३; ३७४. २;
 २. १२९; २२३. २; २६०. १;
 शंकर-राजमराला ३. १३. १; हर-
 हृदि-राजमरालं १६. ४; ३४. २;
 मुनिमन-हंस ७. ५८. ४; हरि-
 चरित्र-७७. ४; ८१. ३; १६४. ४;
 १६६. २; रामचरित-१९०. ५;
 २०६. ४; -रोग २०८. ४; -रोगा
 २०८. १४; -रोग २१०. १
 मानसम् ७. २२५; श्रीमद्रामचरित्र-२२६
 मानसि ४. ५. ४; ७. १८८. ७
 मानहिँ १. १७६. ३; २१६. १; २. १२१.
 ४; ७. ६३. ३; ६५. ३; १६०. २
 मानहीँ ६. १०२. ८; ७. १४२. ५
 मानहुँ १. १७३. ४; २२५. २; २६३.
 १; ३३०. ४; ३७०; २. २६. ५;
 ३१. ४; ३५. १; ३९. २; ४; ४१.
 १; ८४. ३; १५४; १६०. २; १६४;
 १६७; २३८. ३; २३९. २; ३. १५.
 १२; १७; ४६. २; ४; ४८. ३; ४.
 ३३. ४; ५. १२. ५; १९. ४; ५७.
 ४; ६. ५३. ३; ७९. १; ८४. ४;
 ९२. ६; ९५. २; १०२. ८; ११२.
 ३; ११७. ७; १२८; ७. ६३. २
 मानहु १. १०४. १; ३८३. ४; २. १६६.
 ३; १७६. २; ४. २९. ६; ५. १४.
 ५; १७. ५; ४१. ४; ५६. १; ६.
 १०. ४; १३. १; ५५. ४; १३४.
 ६; १३५. ६
 माना, मन-१. ५८. १; ५९. ५; ७७.

१; ८६. २; ११०. २; ११५. १;
 १२७. १; २०२. १; २१७. ४; २३०.
 १; २३४. ४; २४०. ४; २४४. ३;
 २४७. ३; ३२६. ४; ३. ३६. ८; ४.
 ११. २; १७. ४; २२. २; २६. ६;
 ५. १०. ५; ३१. ३; ४१. १; ४८.
 १; ६१. ४; ६. ११. १; २५. ३;
 ७६. ३; ९३. ४; ९८. ३; १११.
 १; १३०. ७; १३१. १; ७. १४४.
 २; १९४. ६
मानि १. १०३. ३; १५४; २०३. ४; २.
 २१. ३; २२. २; ५७; २५९. २;
 ४. ४. १; १०; ६. १३८. ५; ७.
 ३२. ८; २१९
मानिअहि—मानो २. ७५. ४
मानिक,—जवाहिर **मनि**—मुकतालवि
 ३२१. २
मानिये ६. ३०. १
मानिहहिँ—मानेंगे १. ५४
मानिहि—मानेंगी २. १७६. ४
मानी—अभिमानी १. ३२. ३; ४९. १;
 ५४. ४; ७०. २; रघु—११३. ३;
 १७९. ४; २००. १; २३२. १; २६७.
 ४; २७३. २; २८३. ३; २८८. १;
 ३०६. १; ३२५. ३; २. १४२. १;
 १७७. १; २२३. ३; २३५. १; २५४.
 २; ३१६. ४; ३२३. ४; ४. २१. ४;
 ३०. ५; ६. ११४. ४; १३१. ४;
 ७. ७. १; ४५. २; १७०. ४
मानु, रति—विमोचनि १. ३३०. १

मानुष,—मनुष्य का—करनि २. १०१.
 २; २६५. २; ५. ३. ९;—तनुधारी
 ३९. २;—तनु ७. ६६. ४
माने १. १८३. ३; ६. १२१. ५
मानेहु २. २३. ४; ६. ५५. ५
मान्य—मानने योग्य, पूज्य २. ५०. २; ७.
 १५५
मान्यता,—पूज्यता लोक—१. १९०
मापा—व्यापा, व्याकुलता २. १५४. ३
मापी—मतवारी २. ५५. २
माम्—मुझको ६. १४३. १; ७. ७४. १;
 १७४. ८
मांस,—अहारी ६. ६०. ५
माय—माताजी ने २. १६६. १
मायहि, राम—१. ७९. ३
माया—झूठा प्रपंच, कपट, छल अज्ञान,
 मिथ्याबुद्धि, लक्ष्मी १. १२. ४;—घनी
 ७४. ५; हरि—बलु ७४;—बलु ७६.
 ३; १०५; १२१. २; हरि—वस १३९.
 ३; १४१. ४;—अधीस १४१. ४;
 १५४. १; १५६. ४; १५७. ४; हरि—
 १५८. ३;—बल १६०. ४;—विवस
 १६१. २;—वस १६४. ३; हरि—
 १६६. १; ४; १६८. ४; १६८; महा—
 पतिहि १६८; १९९. २; २०१; २०३.
 १; २१२. १; २१५. २;—रहित
 २१८. २;—गुन २२४. २; ३;—गुन-
 गोपार २२४; २३२. २; २३४. २;
 २३४; २५८. २; सुर—२. १७;
 तिय—२२. २; ३४. ३; देव—८६.

३; १२४. १; १२७. ५; १३१. १;
 -पतिसेवक २१९. २; २५३. २;
 २५५. ३; ३. १२. २; १८. ३; १९.
 ४; २०. १; २; २०; २६. ११;
 -मृग ३५. ६; ५०. २; -आच्छन्न
 ५०; ५६. १; -रूपी ५६; -वस ४.
 ४. ५; ५. १; ९. ९; १३. २; १६.
 ३; २४. १; २६. ३; ५. ३. १; १३.
 २; १९. ५; २१. २; निसाचर-४४.
 ३; ६२. २; -अतीतम् ६. १; २१.
 ३; २३. २; ६६. ५; प्रचल-विचस
 ७२; ७३. ३; ४; ७८. १; -पति-
 दूतहि २; -चल ९५. ३; -विगत
 ९६; -नागवरूय ९६; १०२. २;
 ११३; ११४. ३; ४; ५; १२२. १;
 १२५; १२६. ५; ६; विपम-७.
 ३०. २; -मनगुनपार ४८; -कृत
 ६४; ६७. ३; गतमद-७८. ४;
 -कृत ८१. १; -मोहपार ८२. ४;
 ८३. २; हरि-चल ८३; ८४. २;
 -वस ८४. २; प्रष्ट-८६. ५; ८६;
 -पति ८७; ८८. १; -सीता ९२.
 ३; १००. २; १०२. २; ४; १०२;
 १०४. १; -वस १०६. ४; ११५. १;
 -वस्य २; ३; ४; १२५. २; १२९;
 १३१. २; १३२. ४; हरि-१३६.
 २; -कोटि १४२. ४; १६६. १; ४;
 हरि-कृत १६६; -वस १७६; १८७;
 १९५; १९६. २; ३; ४; १९८. २;
 २०२. ३; हरि-२०२; -जनित

२१७. १; -मोहमलापहं २२६
 मायावी-कपटी, माया-युक्त ६. ९८. २
 मायामय-कपट-रूप, छली ६. ९४
 मायावी ४. ८. १
 मार-कामदेव १. १०७; १०८. २; १५६;
 -मदहरनी २७६. २; -मदमोचन
 ३०२. ४; २. १३४. २; ६. १२४.
 ५; -आदि ७. १६०
 मारह ३. ३१. १
 मारुँ १. ३१४. २; २. २३१. ४; ३.
 १८. २; ६. ७१. २
 मारग-मार्ग १. २२०. २; ३९०. ४;
 २. ११३. ३; ११९. १; १२१;
 नम-६. ११८. ४; ७. ६८. १;
 ८५. २; १५४. २; सत-१५८. २;
 १७२. २; २२२. २
 मारगन, -वाण, (दूँडना) राम-गन ६.
 ११६
 मारु १. २९४. ५; २. १२२. २
 मारुत १. १८४. २; ४. २९. ३; ६.
 १२५. ७
 मारुतह १. ३०३. ४
 मारुन-मारुना, कामदेव ५. १०. ४; २४.
 ३; ५४. ३; ६. १२३. ७
 मारुव १. १२. ४; ५. १०. ५
 मारुसि २. ३५. ४; ३७. ४; ६. ४२. २;
 १०८. १
 मारुहि १. २३७. १; ४. ९; ५. २२. २;
 २५. ३; ६. ३९. ७; १०६. ३; ५
 मारुही ६. ११०. ५

मारुह २. १०१. ५; ३. २३. ५; ६. ४९;
 ५५. ४; १२६. ४
 मारा १. ४१. ३; ६८. ४; ११४. ३;
 १२७. ४; १३४. ४; १४९. ४; १५०.
 ३; २४३. २; ३; २. १६०. २; १६४.
 २; ३. ३०. ६; ३३. ३; ३५. ७;
 ४. ८. ३; १०; ११. ३; ५; २१. ३;
 ५. २०. १; २२. ३; ४२. ४; ६. ५२.
 ३; ५३. ६; ५५. ३; ५६. ४; ८६.
 ३; ८७. ३; ८८. ४; ९६. ५; ९९.
 ३; ५; १०८. ३; ४; १०९. १;
 ११५. ३; १२३. २; १४४. २; १५०.
 २; ७. १७. ४; १८७. ७; २१०. ८
 मारि १. १४८; १८६. ३; २४३. ३; २.
 ८६. ४; ३. ३७. १०; ४. ८. ५;
 १०. १; ५. ३. ३; १६. ३; १९. ४;
 ६. १२; ४१; ६२; ७४. ३; ९५.
 ५; ११७. ३; १२३. ५; १२५. ७;
 १४१. २; ७. २०७
 मारिय ३. ३३. २; ५. २४. ४
 मारिहँ १. २१२; ४. ८; ६. ६२. ४;
 १०२. ६
 मारिहि ४. ८. ४; २९. २; ५. ११
 मारी १. ३९०. ४; २. २७. २; ४. ३३.
 ५; ५. ११. २; ६. ४८. २; ७८;
 १२३. ३; १२४. ५; १४४. ३
 मारीच १. २३८. २; २४३. २;—सुभुज-
 मदमोचन २५४. ३; ३९०; ३. ३१.
 ४; ३२; ३४. २; ३५. १; दसकंधर
 —वतकही ७. ९२. ३

मारीचहि १. ७२. २
 मारीचा ३. ३२. ३; ६. ५५. ५
 मारू ६. ७३. १; ७४. ३; ९०. ४; ९५.
 २; १०६. ६; १२६. २
 मारुत—वायु १. २२. ६; ११०. ५; ४.
 १७;—सुत २२. २; ५. ३. ३; ६.
 १६; २१. २; भय—४८. २; ६६.
 ५; ११६. ५;—सुत ७. ७. ४; ५१.
 २; ५९. १; ७३. ४
 मारुतसुत—हनुमान् ६. ७८. १; ८७. ४;
 ८८. २; ९५. ४; १३४. २
 मारुति—हनुमान् ६. ९९. ४; १२३. २;
 १३२. १; ७. ९२
 मारु—मारो १. ११०; १; २८०. ४; ६.
 ७४. ३; १०२. ५
 मारे १. २००. ३; २०७. २; २३७. २;
 २५४. २; ३०४. ३; ३०८. ४; ३९०;
 २. २६. २; ४०. २; १६०. ३; १६८.
 ३; २३०. ४; २३०; ३२१. ४; ३.
 २६. ९; १०; ३३. २; ५. ४. ४;
 २१. २; २२. ३; ६. ९. ४; ६८.
 २; ६८; ८४. ५; १०८. ३; ११७.
 ४; १४१. १; १५३. ५; ७. १८. ३
 मारेउँ ४. १०. ३
 मारेउ ६. १६. ३; ५५; ५६; ७९; ८७.
 ४; ११०. ४; १४०. १
 मारेसि—मारा २. ३१; १४६. ३; १४८.
 २; १६२. ४; ४. ८. ६; ५. १८. १;
 १८; १९. १; ६. ६३. ४; ७१; ९६.
 ४; ११६. ४; १२०. १; १२३. ८

मारेहु ४. ११. २; ६. ९८. ४; ५; ११५. ३
मारथौ ६. १२२. १

माल, -माला, पंक्ति, हार, समूह गंग-
तरंग- १. ५२. ७; जय- १५९;
१६२; मनि- २६६. ४; २६९. ३;
तुलसिका- २७६; जय- २९७. १;
३; ४; २९७; ३०१. ४; ३८०. १;
सुमन- ४. १२; ५. ३. ८; उर-
७. ३९

मालम्, मुंड- ७. १७४. ४

माला, -समूह, पंक्ति, हार अलि- १. ५८.
४; नरसिर- ११६. २; जय- १६३.
२; वन- १७५. ३; २२४. १; नाग-
मनि- २५२. ३; २७८. २; २९५.
३; जय- २९७. ४; ३२९. ४; वन-
३. ४३. ४; ४. १०. ४; वारिद-
६. १८. २, घन- २१. १

मालिका-माला सिर- ६. ११८. ५

माली १. ५८; -गन २६१. १

माल्यवंत- एक पर्वत, माला धारण किए
५. ४१. १; २; ६. ६८. ३

मापा- खिसियानपन, क्रोध ६. ३९. ४

मापे १. २८३. ३; २९९. १; २. २३१

मास- महीना १. ३५; २०७. ४; २२७.
४; २२७; ४. ८. ४; -दिवस २५.
४; ५. १०. ५; ११; २७. ३

मासा, मधु- १. ५५. ३; पट- २११. २

मासु, विप्र- १. २०३. २

मासु, भूसुर- १. २०३. ४

माहि- में १. ८२; १३६; १६८; २. ३४;

१५९; ३. ५१; ६. १३१; १४७;
७. ४४; ६३; १५४; १६६

माही १. ११. ३; १९. ४; २२. ६; ४१.
२; ५४. ३; ७०. १; ७८. ३; ८०.
१; ८४. ४; ९१. ३; ९४. ३; ९५.
४; ९६. ३; १०५. २; १०७. ३;
११८. २; १२२. ३; १२६. ३; १३३.
४; १४३. ३; १५३. ४; १५५. ३;
१५९. ३; १६४. १; १७४. २;
१७६. १; १७७. २; १७९. १; १८४.
३; १९२. १; १९३. १; १९४. ३;
१९६. २; १९७. १; २१७. ३; २२०.
२; २२१. १; २४०. २; २४३. ६;
२५३. ३; २५८. ३; २६४. ४; २७०.
४; २७८. १; २८२. १; २८३. ४;
२८७. २; २९१. ४; ३००. ३; ३०७.
२; ३१०. ४; ३२७. ३; ३९०. २;
२. ३. २; ५. २; ८. ४; ३१. २;
३४. १; ४३. २; ४५. ३; ७२. १;
८२. ३; ८५. ३; ९३. ४; १११. २;
११६. २; १२०. १; १२१. १; १२२.
३; १३०. ३; १३१. ३; १३९. २;
१५१. ४; १६३. ३; १७३. १;
२०६. ४; २०९. २; २१३. १; २१५.
४; २२८. २; २३४. ४; २५३. ४;
२६६. १; ३२३. १; ३. ८. १; १५.
३; २०. ४; २१. ४; २२. ५; ३१.
१; ३३. ३; ३९. २; ७; ४०. ५;
४४. ४; ४६. ५; ४. ८. ७; ९. ९;
१४. १; १६. १; २३. ४; २५. २;

२७. ३; २९. १; ३०. ४; ३३. ३;
 ५. ५. ३; ७. २; १५. ४; १७. ५;
 २६. ३; ३२. ४; ३७. ५; ४२. २;
 ४३. २; ४८. २; ४९. ३; ५०. ५;
 ५८. २; ६. ४. ३; १६. ४; ४४.
 ३; ५०. ५; ६७. ४; ८३. ६; १०८.
 ४; ११३. ३; ११५. २; १३५. ४;
 ७. ७. ७; ३४. २; ३५. १; ४४.
 २; ४७. ४; ७०. ३; ७७. ३; ८१.
 २; ८२. ४; ८३. २; १०२. ४;
 ११९. १; १२७. १; १५०. ४;
 १६४. ४; १६६. ३; १७८. ८;
 १९२. २; १९४. ३; ३०६. ३; ५;
 २०८. ७; २२३. २
 माहुर-विष १. १२. ३; २. २३. २;
 १६१. ४; १६८. ३
 माहुरु २. ३६. २
 माहूँ-मैं २. २५३. २
 मिटइ १. १३. २; ६९. १; ७६. २; ७९.
 ४; ११३. १; २०४; ३१७. ४; २.
 ८८. ४; ९८. २; १७०. २; २१३.
 ३; ५. १९; ७. ११४. १; २०२. २
 मिटति १. १६९. ३
 मिटहिँ १. ६. ४; ३८. ३; ६४. ३;
 १५६; २. ९४; ७. १५०
 मिटहि १. ९६. १; ४. २६. ३; ७.
 १३८. १
 मिटा १. १२२; १४४. १; २९०. २;
 ३१८; २. ५०. १; ५२. ४; ११९.
 ४; ३. ४२. ४; ६. ७९. १; ७.

२०२. ७
 मिटि १. १४२. २; १४३. ४; ७. २०६. ३
 मिटिहहिँ २. २६४
 मिटिहि १. ६९; १२१. ४; १६६. २;
 १७९. २; २. ३७. ३; २१३. ४;
 २२६. १; २३५; ५. १२. ४; ७.
 ८३. ४; १७८. ४
 मिटी १. ३७१. ३; २. २२१. २; २६८. १
 मिटे १. १०८. ३; २. १०३. ३; २४०.
 २; २५२. ४; ५. ४८. ३
 मित, -परिमित, थोड़ा, मापा हुआ-प्रद
 ३. ७. ३;-भोगी ५८. ४
 मितार्ई-मित्रता २. २५२. १; सुग्रीव-
 ३. ४५. ६; ४. ९. २; ५. ५. १;
 ६. २९. १; ३०. १; सुग्रीव-७. ९२
 मिति-मर्यादा, ज्ञान, मापना १. ५४. ३;
 २१५
 मित्र १. ८६. ३; परम-२००. २; २. ४.
 १; ३. ३. ४; ७. ४; ४. ९. १; ३; ५; ९
 मित्रहि १. २०१. १
 मिथिला, -एक देश-पति १. २४७. ४;
 -ईसकिसोरी २. ८३. १;-ईस्र
 ३१६. १;-ईसकुमारी ४. ७. १
 मिथ्या-झूठ ७. ६६; १०३;-अरंभ
 १४५. २
 मिथ्यावादी-झूठा ७. १०६. ३
 मिल ४. ३०. २; ५. १२. ३; ७. १३८. ३
 मिलइ १. १३. ५; १५९. ४; १८८; २९२.
 ३; २. २३३. ३; ३. २१. २; ४.
 १७. २; २७. १; २; ५. ७. ४; ६.

८३. ४

मिलई २. २३३. १

मिलउँ ३. १३. ३

मिलत १. ११. २; २. ९९. १; ११२. १;

३. १५. १२; ५. ६०. ३; ७. ७. ५;

७; १४. ५; १५

मिलति १. १२६. ४; ३७०. ४

मिलतेउँ ७. ९८. २

मिलतेहु १. १०५. १

मिलन-मेल १. ६५; ९२. ३; १११;

१७१. ३; २२७. २; २३९. १;

२४७; २. ८९. १; १५१. ३; २३९.

२; ३. १७. ४; ५. ४४. २; बाल-

मीकिग्रभु-७. ९१. २; ९२; सीता-

रघुपति-९६. २; संत-सम २०८. ७

मिलनि १. ६३; ३७३; २. २०१. ४;

२५२. ५

मिलनी ७. ४०. २

मिलनु २. ४२

मिलव १. १९५; २०१. ३, ६. ८९. २

मिलयेसि ५. १८

मिलवहिँ ५. ५७. ४

मिलहिँ १. ९६. १; ९९. २; ३७०. ४;

२. ११३. २; १५५. ४; १५९;

२२५. २; ५. ७. २; ६. २४; ७.

६८. ३; ८६. १; ९८. ४

मिलहु ५. ५४

मिला १. १८६. २; ३. १२. ३; ४. १७.

३; ५. २४. १; ५६. १; ७. ९४. १; ४

मिलाउव १. १०४. २

मिलि १. १७. २; ३१. ५; १२६. ४;

५; १८५. १; २००. ४; २०७. ३;

२१६. ५; २२६. २; ३०१. १;

३३०. १; ३७५. ४; ३७८. ३; २.

२५. १; २०७. १; ३१५. ३; ३२०;

३२१. १; ३; ४. २६. १; २९. १;

५. ४; ४७. २; ६. ५२. ३; ६२.

३; १३२. २; ७. १४. ३; १६

मिलिहहिँ १. २१२; २. २२६. १; ३.

१५. ३; ७. ५. ४

मिलिहि १. ९१; ९३. १; ९५. ३; २५५.

३; २६९. ४; ५; २. ४८. १; ४.

७. १; ४; ५. १२. ४

मिलीँ ६. ११८. ५

मिली १. ६१. १; ३; ८७. १; ३. ७.

१; ७. १७. १

मिलु ५. ४२. ३

मिले १. ९४. १; १६४. २; ३०२. ३;

३०९. ४; ३७५; ४. २०; ३१. ४;

५. २८. ३; २९. २; ७. ७. ६;

१४. ५; १४; १५. ३; ४; १६

मिलेउ १. ६१. १; १५६. ३; १९०; २०१.

१; २. ११२. ३; ४. ६. ४; ९. १४

मिलेऊ ५. २९. ३

मिलेहु ४. ९. १०; ७. ८५. २

मिस १. ८५. ३; २३८. ४; २५७; २६७;

२. २३०. ३; मातु-२५४. १;

२६२. १; ३२७. ५; ६. २३. ३;

१०४; ७. १००. २

मिसु, -वहाना तिय-२. ३५. ३

२७. ३; २९. १; ३०. ४; ३३. ३;
 ५. ५. ३; ७. २; १५. ४; १७. ५;
 २६. ३; ३२. ४; ३७. ५; ४२. २;
 ४३. २; ४८. २; ४९. ३; ५०. ५;
 ५८. २; ६. ४. ३; १६. ४; ४४.
 ३; ५०. ५; ६७. ४; ८३. ६; १०८.
 ४; ११३. ३; ११५. २; १३५. ४;
 ७. ७. ७; ३४. २; ३५. १; ४४.
 २; ४७. ४; ७०. ३; ७७. ३; ८१.
 २; ८२. ४; ८३. २; १०२. ४;
 ११९. १; १२७. १; १५०. ४;
 १६४. ४; १६६. ३; १७८. ८;
 १९२. २; १९४. ३; २०६. ३; ५;
 २०८. ७; २२३. २
 माण्डु-विष १. १२. ३; २. २३. २;
 १६१. ४; १६८. ३
 माण्डुक २. ३६. २
 माह-मं २. २५३. २
 मिट्ट १. १३. २; ६९. १; ७६. २; ७९.
 ४; ११३. १; २०४; ३१७. ४; २.
 ८८. ४; ९८. २; १७०. २; २१३.
 ३; ५. १९; ७. ११४. १; २०२. २
 मिट्टानि १. १६९. ३
 मिट्टि १. ६. ४; ३८. ३; ६४. ३;
 १५६; २. ९४; ७. १५०
 मिट्टि १. ९६. १; ४. २६. ३; ७.
 १३८. १
 मिटा १. १२२; १४४. १; २००. २;
 ३१८; २. ५०. १; ५२. ४; ११९.
 ४; ३. ४२. ४; ६. ७९. १; ७.

२०२. ७
 मिट्टि १. १४२. २; १४३. ४; ७. २०६. ३
 मिट्टिहि २. २६४
 मिट्टिहि १. ६९; १२१. ४; १६६. २;
 १७९. २; २. ३७. ३; २१३. ४;
 २२६. १; २३५; ५. १२. ४; ७.
 ८३. ४; १७८. ४
 मिटी १. ३७१. ३; २. २२१. २; २६८. १
 मिट्टे १. १०८. ३; २. १०३. ३; २४०.
 २; २५२. ४; ५. ४८. ३
 मित, -परिमित, मोटा, मापा हुआ-प्रद
 ३. ७. ३; -मोगी ५८. ४
 मिताई-मित्रता २. २५२. १; सुग्रीव-
 ३. ४५. ६; ४. ९. २; ५. ५. १;
 ६. २९. १; ३०. १; सुग्रीव-७. ९२
 मिति-मर्यादा, ज्ञान, मापना १. ५४. ३;
 २१५
 मित्र १. ८६. ३; परम-२००. २; २. ४.
 १; ३. ३. ४; ७. ४; ४. ९. १; २; ५; ९.
 मित्रि १. २०१. १
 मिथिला, -एक देश-पति १. २४७. ४;
 -ईमकिलौरी २. ८३. १; -ईश
 ३१६. १; -ईमकिलौरी ४. ७. १
 मिथ्या-झूठ ७. ६६; १०३; -अरंभ
 १४५. २
 मिथ्यावादी-झूठा ७. १०६. ३
 मित्र ४. ३०. २; ५. १२. ३; ७. १३८. ३
 मित्र १. १३. ५; १५९. ४; १८८; २९३.
 ३; २. २३३. ३; ३. २१. २; ४.
 १७. २; २७. १; २; ५. ७. ४; ६.

८३. ४
 मिलई २. २३३. १
 मिलउँ ३. १३. ३
 मिलत १. ११. २; २. ९९. १; ११२. १;
 ३. १५. १२; ५. ६०. ३; ७. ७. ५;
 ७; १४. ५; १५
 मिलति १. १२६. ४; ३७०. ४
 मिलतेउँ ७. ९८. २
 मिलतेहु १. १०५. १
 मिलन-मेल १. ६५; ९२. ३; १११;
 १७१. ३; २२७. २; २३९. १;
 २४७; २. ८९. १; १५१. ३; २३९.
 २; ३. १७. ४; ५. ४४. २; बाल-
 मीकिप्रभु-७. ९१. २; ९२; सीता-
 रघुपति-९६. २; संत-सम २०८. ७
 मिलनि १. ६३; ३७३; २. २०१. ४;
 २५२. ५
 मिलनी ७. ४०. २
 मिलनु २. ४२
 मिलव १. १९५; २०१. ३, ६. ८९. २
 मिलयेसि ५. १८
 मिलवहिँ ५. ५७. ४
 मिलहिँ १. ९६. १; ९९. २; ३७०. ४;
 २. ११३. २; १५५. ४; १५९;
 २२५. २; ५. ७. २; ६. २४; ७.
 ६८. ३; ८६. १; ९८. ४
 मिलहु ५. ५४
 मिला १. १८६. २; ३. १२. ३; ४. १७.
 ३; ५. २४. १; ५६. १; ७. ९४. १; ४
 मिलाउत्र १. १०४. २

मिलि १. १७. २; ३१. ५; १२६. ४;
 ५; १८५. १; २००. ४; २०७. ३;
 २१६. ५; २२६. २; ३०१. १;
 ३३०. १; ३७५. ४; ३७८. ३; २.
 २५. १; २०७. १; ३१५. ३; ३२०;
 ३२१. १; ३; ४. २६. १; २९. १;
 ५. ४; ४७. २; ६. ५२. ३; ६२.
 ३; १३२. २; ७. १४. ३; १६
 मिलिहहिँ १. २१२; २. २२६. १; ३.
 १५. ३; ७. ५. ४
 मिलिहि १. ९१; ९३. १; ९५. ३; २५५.
 ३; २६९. ४; ५; २. ४८. १; ४.
 ७. १; ४; ५. १२. ४
 मिलीँ ६. ११८. ५
 मिली १. ६१. १; ३; ८७. १; ३. ७.
 १; ७. १७. १
 मिलु ५. ४२. ३
 मिले १. ९४. १; १६४. २; ३०२. ३;
 ३०९. ४; ३७५; ४. २०; ३१. ४;
 ५. २८. ३; २९. २; ७. ७. ६;
 १४. ५; १४; १५. ३; ४; १६
 मिलेउ १. ६१. १; १५६. ३; १९०; २०१.
 १; २. ११२. ३; ४. ६. ४; ९. १४
 मिलेऊ ५. २९. ३
 मिलेहु ४. ९. १०; ७. ८५. २
 मिस १. ८५. ३; २३८. ४; २५७; २६७;
 २. २३०. ३; मातु-२५४. १;
 २६२. १; ३२७. ५; ६. २३. ३;
 १०४; ७. १००. २
 मिसु, -वहाना तिय-२. ३५. ३

मीँ जत—मलता हुआ ६, ४६. ३
मीँ जहीँ—पीस देते थे ६. १०६. छं. ५
मीँ जि २. १४५. ४; ६. ८९. २
मीच, —मृत्यु, मौत—सम १. ३१०. ४
मीचु १. ११; २. ३५. ३; ४१. १; २५३. ३
मीचू १. १२. ३
मीजहिँ २. ७७. ३; १२२; ६. १२६. ३
मीठ—मीठा २. १८
मीठी १. ३२३. ३
मीत, —मित्र उदासीनअरि—हित १. १८;
२. ८१. २; १६८. ३; स्वारथ—
७. ७०. ३
मीन—मछली १. ३८; ५८. ४; मनसिजु—
जुग २९१;—गन ३६७. १; २. ३४.
१; ५५. २; १४८. ४; १५४. ३;
१५५; १६२. ४; ३. ५१; ४. २०
१; ५. २८. ३; ६. १३७. ४
मीनहिँ २. २५३
मीना १. ४३. २; १७९. ३; २. ५८. १;
८७. ३; ९७. ४; २३५. २; ३२२.
३; ३. ३९. ५; ५७. ४; ४. १९.
४; ७. १८६. ५
मीनु २. ७१. २
मीला, —मिलकर अहिगन—६. ८८. १;
७. १८२. २
मुँदरी, मनि—२. १०३. २; ५. १३. १
मुँह २. १४७. ४; १६३. १; ४; ६. ८३. ६
मुई—मरी हुई ७. १५८. ३
मुएट्ट १. ११०. ४; ५
मुकता, —मोती, मुक्क मनिमानिक—छवि

१. २१. १;—मनि २१. ५
मुकताहल—मोती २. १२९
मुकति, —मुक्ति, मोक्ष कासी—हेतु १.
३५. २
मुकुट, —सिर का जेवर, ताज—मनि १. ३६;
११६. १; जटा—१३०; १७५. ३;
महीपति—मनि ३२४; २. ३. ३;
नृपमनि—९९. १; ११६; १५२. १;
जटा—परिधनमुनिचीरं ३. १६. २;
जटा—४३. ४; ६. १८; २०. २;
४८. ३; ४; ५७. ४; १२९. ८; ७.
६; अंगदादि—२७. ६
मुकत १. ४२. ४; १५०. १; १६७. ४;
३. ४०. ३
मुकुता १. ३२१. २; २. २६२. २
मुकुताहल ६. १६. २
मुकुति, जीवन—हेतु १. ५१. ६; ५२. १;
३. ४५
मुकुंद—भगवान् कृष्ण, मोक्षदाता ६. १२९.
७; १२९; ७. ३०. ४
मुकुंदा १. २१८. २; ६. १२९. ६
मुकुर, —दर्पण, शीशा जनमनमंजु—मल-
हरनी १. ६. २;—मन १३९. १; २;
१६३. ३
मुकुरु २. १; ३. ३
मुक्त—बंधन-रहित ६. १४१. ४; ५; जीवन—
७. ६५; ७७. १; ७८. २; ३
मुक्तये—मुक्ति के लिए, (छुटकारे के लिए) ३.
६. ४
मुक्ति, —जनम ४. १; मायुज्य—६. ६.

१; ७. २०४. २; ४

मुख—मुँह १. ९७. ४; विपुल—११७. ४;
—हीन ११७. ४; ५; विकट—११९.
५; १२३. ५; पन—१२७. ४; १२८.
२; १६३. ३; १८४. ३; २०३. ४;
दस—२१०. २; २१२. १; २१३. ६;
नदी—२२५; २३४. ३; २३५; २३९.
३;—दुति २४०. १; २४४. १;—पंच
२५३. ४; सिय—ससि २६३. २;
—सरोजमकरंदछवि २६४; महेस—
चंदचकोरी २६८. ३; सिय—सरिस
२७०. ४; सिय—समता २७०;
सिय—छवि २७१. २; वैदेही—
पटतर २७१. २; २७५. १; ३; २७६.
१;—पंकज २९२. १; दूध—३१०.
१; पय—४; कालकूट—३१०. ४;
३१८. ३; सीय—३८२. ३; ३९४.
४; रामचंद्र—चंद्र २. २. ३; ३६.
१; ४७;—प्रसन्नु ५२. ४; ५३. २;
५९. १; ७४. ३; श्री—१०७. २;
११६. ३; १६४. ३; १६७. १;
प्रसन्न—२२३. २; २३०. २; ३१६;
श्री—३२२. ३;—छवि ३२६. १;
—पंकज ३. १०. ६; राम—पंकज
१२; रामछविधाम—३९; ४०. ३;
सरोज—४१. २; ४३. ५; हरि—
४५. ८; ५९. ५; ४. ४. ३; ११.
२; ५. २. ४; २८. २; ३०. ३; ३२;
६०. १; रति—६. १६. ४; २८.
३; ३०. ३; ४४. ३;—भंजन ४५.

३; ५२. १; करिया—७०. १;
—मलीन ८०. २; ८४. ४; ८९. २;
९३. १; ९४. २; १२४. २; १२६. २;
१४८. ४; ७. ७. ९; रघुपति—१७.
२; ३५. २; प्रभु—कमल ४८. १;
प्रभु—५९. २; श्री—६०. २; श्री—
वचन ६५. १; ७३. ५; ८९; ११९.
१; १२३; १२५. १; १३४. ३

मुखनि—मुखों से १. ८. २

मुखर,—शब्द-युक्त, अधिक बोलनेवाला
खग—समय २२७. ४; २८०. ३;
नूपुर—२. ५९. ३; १७३. ३; मधु-
कर—३. ४८. ५; ५२. १; ४. २०.
२; ७. ५१. २; ११२. ४

मुखहिँ ६. ५९. ५

मुखागर—मुँह जवानी ५. ५४

मुखिया २. ३१६; ६. ६५. १

मुखु २. १०५. १

मुख्य १. ८६

मुठिकन्ह ६. ७४. ३

मुठिका ४. १०. १; ५. ४. २; १९. ४;
६. ८७. ४; १०९. १

मुडाइ ७. १५८. ३

मुंड ३. २६. ६; ६. ६४; ९०. ४;
११३. ५; ६;—मालम् १७४. ४

मुंडित,—सिर ५. ११. २

मुद,—आनंद—मंगलमय १. ७. ४;
सकल—मंगलदेनी ७. ५;—मंगल-
मूला ८. ४; ३१. ४;—मंगलवासा
४०. १; ६३. २; २. ५३. ४;

—मंगल ५४. ४; सकल-मंगल-

मूला ८८. २; २३५. ४

मुद्गर ६. ६०. ४

मुद्रा-प्रमत्ता ३. ६. ४; ६. १३८. २;

१४४. ३; १५७. ८; ७. ३२. ७

मुद्रित-प्रमत्त १. ७;—मन १७. ५; ६२.

३; २४७; २४८. १; २५०. २;

२६१. १; ३; २६०. ५; २७७. ४;

२८७. २; २९५. ४; ३२०. १; ३२३.

२; ३२८. २; ३६७; ३६८; ३६९.

३; ३७२. ४; ३७२; ३७६. ४;

३७७. २; ३७९. २; ४; ३७९;

३८०. ४; ३८०; ३८१. २; ४;

३८१; ३८२. २; ३८५. २; ३;

३८८. ३; ३९२. ४; ३९३. ३;

३९४; २. २. ३; ४; ६. १; ३. ५३.

१; ५४. ४; ५५. ३, ७४. १; ७७. १;

८८. ४; ८९. १, १०२, १०३. २;

१०५. १; २०७. ३, १०९. ४, १०९;

११०. २; ११२. ३, ११३. १;

११६. २, ११८. ४, १२५. ४; १३५.

१. ३; १३०. १; ४; १६०. २; ३;

—मन १६१. ४; १७८. २, २२२;

२३६. १, २३७. ३, २५०. २; २१७.

४, २२२. ४;—आयन ७. ६१. ३

मुद्रिणा-प्रमत्त हृत् ३. ५०. २; ७.

१९. ८. ८

मुद्रिका.—अंगुली कर-४. २६. ५; ५.

१२; १३. १; ५

मुद्रा-मिथ्या, शूद्र ६. ४०. २; ५६. ३;

७. ११५. ४

मुनि,—गियर-चित्त और विषय-शामना से

रहित जन, ऋषि-पदकंठु १. २७;

—वर ३४. ३; ४१. ३; मिद्र-जोगी

४२. १;—वरहि ४९. १; ५५. ४;

—भावन ५६. ५;—वर्य ६५; ६६. १;

—वर ३;—रिपदसमामा ४;—वंदा

६७. १; २; ३; ६७;—राया ६८.

३; ६९;—वर्ज ७०. २; ३; ७३. ३;

७४. ४; ५; ८४; ८५. २;—पद

९०. ४;—चरना ९०. ४;—घर ९०;

९१. १;—गिरा ९२. १; ९२;

९५. १;—वैना ९५. १; ९७;

९९. १; १०२. १; २; ४; १०२;

१०५; १०९. ४;—घर ११४. १;

११४; ११५. २; ११८. ५; १२४;

१२५. २; १२८. १; २; १२९. १;

—चूद १२९;—चीग १३०. ३; १३२.

३; १३५. १; १३८. ५; १४०. १;

१४२; १४८. २; १५१. २; ४;

१५३. ३;—नयन १५४; १५५. २;

४, १५६. १, २; ३; १५७. १; ३;

१५८. ४; १५९. १;—नयन १६०.

२, १६१. १; २; ३;—द्विग ४; १६२.

१; ३; १६३. १; ३; ४; १६३.

१६४. ३, १६६. १; २; ४;—गया

१६७. २;—पद ४; १६८. ५; १६८;

—वेग्या १६९. २;—द्विग १६९; १७०.

३;—निद्रममात्रा १७१. २;—पद

४; १७४. २; १७६. १; १८१. १;

महा-१८६. ४; १८७. ४;-ईस
 १८९. २; १९४. ४; कपट-१९५;
 -महिमा २०२. २;-पद ४; २०६.
 १; सुर-भारी २१६. ४; ५;-बृंदा
 २१८. २;-मनरंजन ३; ४; २१९.
 १; २२१. ३; २२३. ४;-मनहारी
 २२४. १; २२८. १; २२९. १; २;
 -धन २३०. १;-मन २३१. २;
 महा-२३८. १; २;-वर ३; २३९.
 १; २; ३; ४; २४०. २; ४; ५;
 -भयहरन २४१; २४२. ३; २४३.
 १;-भारी २४३. १;-द्रोही २;
 -भारी ३;-वर ५; ६; २४४. ३;
 २४५. १;-बृंदसहाया २;-बृंद-
 समेता २४७. ४;-नायकहि २४७;
 -नाथा २४८. १;-पद २४८;
 -कुलतिलक २४९. १; ३; २५०.
 १;-पदकमल २५२. १; २५३. ३;
 -कौसिकमख २५४. २;-बधू २५४;
 -समेत २५५. २; २५९. १;-वर
 २; ३; २६२. २; २६९. १; २७०.
 २;-वर ३;-चरनसरोज २७१. ३;
 २७२. ५; २७२;-बृंदसमेत २७३.
 २;-पदकमल २७७. २; ४;-समेत
 २७७; २८१. ४; २८७. २; २८८.
 २; सुर-वरन्ह २९३. ३; २९४. ५;
 -वसन ३०१. ४;-तनु ३०१;
 ३०३. ३; ३०४. १;-वचन ३;
 ३०५. २; ३; ३०६; ३०७. ३; ३०९.
 १; ३१०. २; ३१०;-राया ३११.

१;-नायक ३१२. ३; ४; ३१३.
 ३; ४; ३१५. २; ३१५; ३१६.
 ४; ३१९. ४; कौसिक-३२४.
 ३; ४-प्रसादु ३२८. ४;-राज
 ३६४; ३७४. १; २; ३८७. १;
 -प्रसाद ३९१. १; २; ३९३. २;
 ३; ३९४. ४;-नायक २. ४. १; ४;
 ५. ३;-राज ६;-वर ७; १०;
 -राऊ ११. १; २९. ३;-वेषु ३४;
 -मन ४२; ७८. ३;-पटभूपनभाजन
 ८०. १;-वेषु ४; ८९; १०१. ३;
 -मन १०६. ४; १०७. ४;-मन-
 मोद ४;-ईस १०७; १०८. १;
 -वचन १०९. १; २;-ईस १०९.
 २; ३; ११०. १; २; ३;-पट ११६.
 ४;-पटधर १२०; १२५. १;-वास
 ३; १२५; १२६. १;-वर २;-नाथा
 ४; १२७. १;-राय १; २; ४;
 -वचन १२९. १; १३३. १;-वर
 १; महा-१३३. ४; १३३;-वेष
 १३४; १३५. ३;-बृंदा १३५. ३; ४;
 -बृंद १३५; १३७; १३८. २;-वर
 १४१. ३;-तिय १४१. ३; महा-
 १५७. ४; १५७;-आयसु १५८. २;
 १७०. ४; १७१. ४; १७२. १;-वर
 ३; ४;-राऊ १७२. ४;-नाथा
 १७२;-वर २०७. २; ४; २११. ३;
 -वचन ४; २११;-समाजु २१२.
 १;-वेष ४; २१३. ४;-वर २१३;
 -वचन २१४. १;-वर २;-राज

२१४;—वर २१५. १;—पद २;
 —वर २१५; २१६. १; २१६;—वर
 २१८. ३;—वरचाय २२२. ३;
 —आत्म २२५. १; २२७. ५; २३७.
 १; २३८; २४०. ३;—पट ३;—वेष्टु
 ४; २४०; २५४. २;—वरु २५५.
 १;—वर २५६. २; २५७. ४; २५८.
 १; ३;—वर ४; २५९. १; ३; २६०;
 २६१. १;—नाय २; २६२; २६३.
 २; २६४. २; २६५. २; ३१६. १;
 ४;—गन ३१८. ४; ३१९. ४; ३२०.
 २; ३२३. १; ३२४. ४; ३२५. २;
 —राज ३२७. २;—मन ५; ३. १;
 महा—५. २; ३;—वर ५; ६; १०.
 १;—शानी २; ५;—वस्त्रेप १२. १;
 —पदकमल १; गुरनर—ईगा १; ४;
 —वरलोचनभृंग १२;—१३. १;
 ४; १४. १;—चंद्रा २;—वग्गति
 २;—वग्चंद्र ३; ४; १५. १; ५; ७;
 ८; १०; १२; १५; १६. १; जटा-
 मुकुटपरिधन—शीर्ष २;—वचन ११;
 १२;—चतुरार्ई १७. २;—आत्म ३;
 —पदकमल ५; ६;—चंद्रा ७;—समूह
 १७; १८. १; २;—श्रीही २;—आयम्
 ९; १९. १; ३;—पालक २४. ६;
 २६. १०; २८. १; गुर—सुखदायक
 २; ३०. ३; गुर—सुखदाता ४;
 —मग ३३. ३;—दुर्लभगति ३५.
 ९; ४१. ४; ४३. ३; ४८. ५२. ५;
 ५३. २. ५४. २; ५५; ५६. २;

५७. १; ५७; ५८. १; २; ३; ५९.
 ४; ४. १२. ४; १४. १; २१. ४;
 २३. ४; २४. २; २७. १; ३१. ३;
 ५;—मन ५. ३. ८; ३०. १; ३२.
 ३; ३५. ६; ४०;—ध्यान ४८. ४;
 ६०. ६; ६. ५. ३; ६. ३; १०. ३;
 ३९. ८; ७९. १;—वर १; २; ८५.
 ३; ९३. ४; ६; ९५; १०६. १;
 ११९. ३; १२१. ४; १२७; गुर—
 सुखदायक १२८. २; ६; देव—चंद्रा
 १२९. ६;—दुर्लभ १३०;—वर १३१.
 १; १३५. ५;—इन्द्र १३८. १; १४०.
 २; १४१. २;—रंजन १४३. ४;
 १४८; गुर—दुखदाई १५३. ६;
 —पूजा १५७. २;—पद १५७. ३;
 ८; देव—घाता ७. ७. २;—नायक
 १४. १;—राया २; ३;—पद १८.
 ३; ४; २२. ३;—वर ४; २२;—चंद्र
 २६;—मनु २७. १; २; ३; ५;—मन
 ६;—पतनी ३०. ४;—घंदिता ४;
 ३२. ७;—मानगपंकजभृंग ९; ३४.
 ५;—वर ४५. ३;—ईगा ५०. १;
 —वर ३; ५०; ५२. ३; ५;—रंजन
 ५३. ५; ५५. ३; ४;—वर ४; ५५;
 ५६. १; ३;—ईगा ४; ५७. १;
 —मनमानमंमं ५८. ४; गुरनर—
 नायक ६७. ४; ६५. २; ३; ४;
 ६६. १; ६८. ४; ७१. १; २; ७३.
 १; ७३;—गज्जनरंजन ७४. २;
 गुर—मंनगमागम ७४. ४; ७४;

महा-७७. १;—निकर ७९. २;
 ८२. २; ८७; ९८. ३;—नायक
 १००. ३; १०७; ११९. ४; १२७;
 १२९. २; १४०. २;—ईस १४२.
 ५;—ईश्वर १८२. ५; १८३; १८४;
 —ईस १८६. १; ४; ५; ६;—तम
 ७; १८६; १८८. ६;—उपदेस ६;
 —पद १८८;—मति १९०. १; २;
 ३; ४; ५;—पद७;—ईसा ८; १९२.
 ३;—आयसु ४; १९३; १९४. ५;
 —ईस ७; १९५; १९६. ४; २१०.
 ६;—दुर्लभ २१९

मुनिदा—मुनियों में इन्द्र के तुल्य, मुनि-
 श्रेष्ठ १. ८८. १

मुनिन्ह १. २३. ५; ८९. ४; १००. १;
 १०६. १; १२३; महा—१२५. १;
 १७१. ४; २८८. २; ३. ५. २; १४.
 ३; १४; १८. ९; ५२. ३; ६. १५५.
 २; ७. ५२. ३; ८५. ३; ९२. १

निवर—मुनियों में श्रेष्ठ ३. १५. ११;
 १६. ११; १८. ८; ४९; ५४. २

मुनिहिँ १. ७४. ४; २३९. १; २. १०९;
 २१७. १; २५८. ३; ३. १५. ९; १२

मुनिहि १. १५४. ४; १५५. २; १६२.
 ३; १६६; १६७. १; २४३. ६; २५०.
 ३; २५१. १; २६०. १; २७७. ३;
 ३०८; २. २१४. ४; ६. ७८. १

मुनिहु ७. २१०. २

मुनीन्द्र—मुनियों में इन्द्र के तुल्य—संतरंजनं
 ३. ६. २

मुनीस—मुनिराज १. ६७. २; ७७. ३;
 ८८; ९२; ३०६. १; ३७६. २;
 २. ७. १; ८. १

मुनीसन्ह १. ५४. ४; १२४. ३; १६८. २

मुनीसा १. ३४. ३; १०५. १; ११४. ३;
 १२८. २; १२९. २; १८७. ३; २९५.
 ३; २९८. १; ३१४. ४; ७. १८६. ४

मुनीसु १. २५१. ४; ३८६

मुयहु—मरने पर भी २. ३७. ३

मुये १. २९४. १

मुयेहि ६. ४६. १

मुरछा ६. ८८. २; ९८. १; १०८. ४;
 १०९. २; ११९. २; १२३

मुरछि ६. ८०. १

मुरछित—अचेत १. १११. ५; ६. १००.
 ३; १२३. ६; ९; १३०. १

मुरा—हिचका ६. २८. ४

मुरि—मुँह फेरकर ३. २६. २

मुरुछा २. ४४; ८२. ३; ३. ३७. १०;
 ५. १९. ४; ६. ७५. ४; ८८. ३

मुरुछि २. ८३. ४

मुरुछित २. ८०. ४; १६५. १; ५. २०. १

मुरे १. १०८. ५; ६. ८९. ३

मुरै ६. ८७. ३

मुसुकाइ १. ११४. १; २. ४२. ३; ३.
 ४०. ३; ५. ६२; ६. ४९

मुसुकाई १. ६९. १; १६३. ३; २५१. २;
 २. १०२. १; ३. २२. ४; २४. ४;

५. ६०. १; ६. ५२. ३

मुसुकाता १. ८७. १

मुसुकान ६. १८. ४

मुसुकाना १. २२४. ३; ६. १११. ४

मुसुकानि २. १५

मुसुकानी १. १६९. ४; २३३. ४; २६९.
३; २. ११८. १

मुसुकाने १. ११७. १; २७२. ४; २७८.
४; ३०४. ३; ३१०. ३; ३२४. ४;
२. १२९. १; ३. १८. २; ६. ७३. ३

मुसुकाहिँ १. ११९; २४९. ४; ३१४. २;
३८४

मुसुकाहीँ १. ११६. ३; ११७. २; १६३.
१; २५१. १; ७. ११९. १

मुष्टि, -मुष्टी-प्रहार ४. १०. २; ५.
२८. ४; ६. १०८

मुहँ २. १६४. २

मुह, जमगन-मसि १. ५१. ६; ३०७.
३; २. १४६. २

मुँहु २. २८. ४; ३७. ३

मुहु-मुँह पर १. २९९. ४; २. १८

मुँड-सिर ७. १५८. ३

मुँदहु ४. २८. ३

मुँदि १. ७८. ३; ८८. २; २३४. ३; २.
३०. ४; ४९. ४; ४. २८. ३

मुँदे १. ३१३. ४

मूक-चुप, गूंगा १. २; ३८३. ४; २. ५५

मूठी २. ३२. १

मूढ १. ४४. ३; ७२. ३; १५१; १७९; ३;
१९१; २०३; २८३; २९९. १;
३०३. २; २. ४३. १; २२९. १;
३. २. ४; ३४. १; ४. ११. ५; २१.

३; ५. २४. ३; २५. २; ४२. २;

५४; ५८. ३; ६. ५. ४; ३०. १;

४२. २; ४७; ७२. ४; ११८. ५;

१२३. १; ७. १०६; १६२. १;

१८८. ७; २०४. ५

मूढा १. ६९. २; १६१. २

मूदहिँ १. ३२६. ४

मूदेउँ ७. ११९. १

मूरख ३. २; ४. २५. १; -हृदय ६. २४

मूरति १. ३२. ३; १०१. ४; -वंति

१०२. १; २४८. ४; २६८. १; ३;

प्रभु-२७४. २; ३; २७४; मनोहर-

२७६. १; ३१३. २; ३६८. ४; ३७०.

३; सकलसुकृत-२. ३. १; मंगल-

१२६. ३; मृदु-२०१. २; -वंत

२०७. २; ६. १६

मूरि, -जडी बूटी अभिय-मय १. ६. १;

सुजनसजीविनि-५१. ४; जिवन-

२. ६०. ३; ६०; १०१. २; ३१९

मूरी, सजीवन-७. २१०. ४; संसृतिरोग

सजीवन-२२२. १

मूरु-मूलधन, पूँजी २. १००. ४

मूल, -जड, कारण, हेतु मल-मलीना १.

४३. २; कलिमलत्रिनतरु-निकंदिनि

६०. ७; सुमंगल-६०; ६१. ३;

९८. २; १७२. १; रिपु-२०१. ३;

सुख-२२२; २४२; मंजुलमंगल-

२६९; सुंदरतासुख-२८०; ३१०;

३७२. ४; ३७४; ३८९. १; मंगल-

२. ३. ३; मंगलमोद-५. ३; ७. १;

मंगल-१०. ३; सत्य-२९. ३;
 ८९. १; ९०. ४; ९०; मोह-९३.
 ४; १०८. १; २; १२१. १; १२५.
 २; १२६. २; मंगल-१२७. २;
 १३६. १; -फर १४१. ३; २०२.
 २; २०८; २१३; २१४. ३; २५१.
 १; २५६. १; २६६; सुख-३. १०;
 ३१. ४३; अवगुण-५७; ४. १५.
 १; ५. १. १; २३. ३; मोह-२३;
 -फल ६. ८. २; वेनु-१३. २;
 पाप-१३७. ५; संसृति-७. १०८.
 ३; भव-२०२. १
 मूलक-मूली १. २८६. ३; ६. ४०. ३
 मूलम्, अव्यक्त-७. ३०. ५; ओंकार-
 १७४. २
 मूला, मुदमंगल-१. ८. ४; ३१. ४;
 सुमंगल-६०. ६; हरिगुरुपद-
 १३७. २; जग-१७६. १; ३७९.
 २; तरु-२. ३५. २; स्त्रिय-५४.
 २; सकलमुदमंगल-८८. २; मंगल-
 १०५. १; अमंगल-२०२. २; अन-
 रथ-२०८. ३; अघ-२१३. २;
 २१७. ४; २३७. ४; मंगल-२६०.
 २; २६३. २; सुख-३. २१. २;
 मंगल-७. ९. ३; २०८. १५
 मूल, कमल-२. ३९. ४
 मूपक-चूहा ७. २०८.
 मूखा-झूठ, मृपा, मिथ्या १. ७९. २
 मृग-हरिण, (सिंहादि हिंसक जन्तु)
 १. ३४. २; ६४. ४; ७२. ३; १८४.

२; १८५. २; -मग ३; २२६. ४;
 पावन-२३७. १; २; २४३. ६;
 -सावकनयनी २६५. १; २६७;
 -जल २७९. ३; -राज २८७. ४;
 -छाला ३०१. ४; -सावकलोचनि
 ३३०. १; ३७१. २; -सावकनयनी
 २. ९. ४; ५७. २; केलि-८४; ८५.
 १; -राज १०७. १; ११४; ११७. २;
 -नैनी ११८. २; १२४. ४; १२५.
 ४; १३३. २; १३७. १; -वृंद
 १३९. १; १३९; १४३. २; वन-
 १४४. ३; १५९. ४; २११. १; २१६.
 २; २२७. ५; -राजू २३१. ३; २३७.
 १; २३९. ३; २६५. २; ३२२. ३;
 -राजू ३२७. ४; -राजः ३. १६.
 ३; खग-वृंद १९. २; खल-२४.
 ५; कपट-३३. १; ३५. १; २; ४;
 ५; माया-६; -नैनी ३९. ५; ४२.
 ३; खग-वृंदा ४६. २; कंचन-३;
 ५०. ४; मधुकरखग-तनु ४. १५.
 २; ५. ३. ४; साखा-१६; ६. १४.
 २; -पतिसरिसि १५; -लोचनि २३.
 ४; ३५; ५६. २; -नायकनाद ९१. १;
 कनक-१२४. ४; -लोग ७. ३२.
 ४; ४६. १; २; ५३. ३; १०१;
 -अधीशचर्मावरं १७४. ४; -नयनी
 १९५; -जलयाना २१०. ९

मृगजाये ३. ४६. ३
 मृगन्ह १. २०३. २
 मृगया-आखेट, शिकार १. १८४. २;

२३७. १; ३. २४. ५
 मृगराज—सिंह १. १५३; ३. २३. ८;
 रावनमत्तगज—सुजस ६. १०२. ८
 मृगिन्ह २. ५२. १
 मृगी १. २६२; २. १८. १; ५५. २;
 ७४. ३; ११७. २; ३. ३७. १२;
 ४६. ३
 मृगु २. २७; ७६
 मृतक, — जिआवन १. १७३. ४;—कर्म
 ४. १३. ४; ६. ७४; ८८. ३
 मृत्यु ३. ३. ३;—त्रिवस २३. ४; ४.
 २९. २; ५. २४. २; ४२. १; ५५.
 २; ६. ६२. ३; ७. ४४. ३
 मृदंग—एक प्रकार का वाजा १. २९६. १;
 ६. १८. ४
 मृदु—कोमल १. ७. १;—बानी ६७.
 ३; ७६; ९१. १; ९६. ४; १२१.
 ३; १२३. ४; १५६; १७७. ३;
 १७९. १; १८७. १; १८९. २;
 १९७. ३; २२७. ४; २४८. ३;
 २५४. १;—गात २५६. १; २; ४;
 —वचना २५७. ४; २५८. २; ४;
 —वयन २६१;—मसि २६८. २;
 २७१. ४; २७३; २७६. २; २८९.
 ३;—गात २९१. २; ३०६. १;
 ३१२. १; ३१७. ३; ३८९. ४; ३९०.
 ४; २. ५. १; ७. १; २३. २; ३५.
 १; २६. ४; २८. १; ३०. २; ३४.
 २; ४१. २;—वञ्छसमाना ४२. १;
 ३; अति—बानी ५४. ३; ५८. ४;

५९. १; ७३; ७५. १; ७९. ४; ७९;
 ८०. १; ८१. ४; ८६. २; ९०. ४;
 ९१. १; ९२. १; ९३. २; १०८.
 २; ११३; ११६. १; ११७. ३; ११९.
 ३; १२२. १; १३८. १; १४४. २;
 १५१. २; १५५; १६५; १६६. २;
 १७७. ४;—मूरति २०१. २; २०४.
 ४; २०६. ३; २१७. ३; ४; २५१.
 ३; २६०. २; ३. ७. २; १०. ३;
 २८. २; ५६. १; ४. ९. ४; स्याम—
 गाता ५. १४. ३; ४; ४६. ३;
 —चित ६. ६५. २; स्याम—गाता
 १३४. १; १४४. १; ७. १५. ६;
 २२. ४; ३५. २; ७५. ४; ८५. १;
 ८९; ११२. ३; १२५; १३४. ४;
 १४४; १८४; १९४. ३
 मृदुल—कोमल १. १७४. ४; १८९; २.
 ९०. ४; ११५;—चरन १२२. २;
 ४. ३. ५; ५. ४३. ३—चित ५५.
 ४; ६. १४. २; ८३. २; १५०. २;
 ७. ५. ३; मरकत—११२. ३
 मृदुलाई—कोमलता ७. २१५. २
 मृनाल—कमल की डंडी १. २८८. ४
 मृषा—झूठ १. ७४. २; ८३. १; ९२. २;
 १४१; १६०; १६६. २; ४. ९. १२;
 ५. ५८. ३; ६. ५५. ४; ७. ३५.
 ४; १४६. ३; १९८. २
 मे ३. ६. ६; ७. २१२
 मैकल,—एक पर्वत—सैलसुता १. ५१.
 ७; २. १३९. २

मेखला-स्त्री का कटि-भूषण, तगड़ी सप्त-
सागर-७, ४५. १
मेघ-बादल २. २. १; ३. १२. ३; ४.
१५. ४; १७; -डंबर ६. १८. ३;
७५; ९५. २
मेघनाद-रावण का पुत्र, बादल का शब्द
१. २१३. १; ५. १९. १; ६. ६३.
२; ३; ७०; ७१; ७२. १; ७५. १;
९४. ३; ९४; ९६. ४; ९८. १; २
मेघहि २. २३३. १
मेचक-काला १. २५२; ३८०. १
मेचकताइ ६. १६. २
मेचक-काला, श्याम ७. ११३. ३
मेतत १. ५२. ५; २. २६५. ४
मेतनिहार १. ९२
मेटहु १. २८७; २. ४१
मेटा २. २१८. १
मेटाई २. २२९. २
मेटि १. ९४. ३; १०१. १; २. १००. ४;
४. २५. ४
मेटे ७. १५
मेडुकन्हि-मैंढकों को ६. ३५
मेघ, वाजि-७. ४७. १
मेघा, -बुद्धि-सहिगत १. ५७. ४
मेरु, सुमेरु-पर्वत-सप्त १. २०५; -गिरि
खोहा २१३. ३; २८६. ३; २. ७३.
२; २३३. २; -समाना ४. ९. १;
६. ६१. १; १५३. ३; -सिखर ७.
१८३
मेरु १. २२. ६; ३२५. ४

मेरे १. २४. २; ५१. २; २४०. ५; ५.
६२. १; ६. ६०. २; ७. १७. ४;
१८. ४; १००. १
मेरो ७. ६७. ४
मेलइ १. १५९
मेलही ६. १०६. ६
मैला ६. ११९. १
मेलि ६. १४८. ४; ७. १५६. १
मैलिहि १. २७८. २
मैली १. ९०. ४; २९७. ४; ४. १०. ४
मैले १. २३९. ३; ३०२. ३
मेघ, -मेड़-वरूथा ६. ९२. १
मैं १. २२. ३; २३. ५; ४९; ५०; ५१.
१; ५४. १; ६९. २; ७४. ४; ७७.
१; ८०; ८३. १; २; ४; ८५; ८९.
२; ९६; ९९. ३; १०४. ४; १०५.
१; ४; १०८. १; ११४. २; १२१.
१; १२७. ५; १२८; १२९. १; १३३.
२; १३५. २; १४४. ३; १४७; १४८.
३; १५७. ३; १६०. ४; १६१. १;
१६६. २; १६८. ४; १६९; १७८.
१; १७९. १; १७९; १८०. ३;
१८७. ३; १९०; १९४. ३; १९६.
१; १९८. २; ३; १९८; १९९. २;
३; ४; १९९; २०१. ३; २०७. १;
२; २१७. २; ३; २१९. २; २२०.
३; २२९. २; २३४. ४; २३८. १;
४; २३९. ५; २४२. २; २४४. २;
३; २५१. ३; २५४. १; २८५. २;
३०६. २; ३०८. २; ३; ३०९. २;

३११. १; ३१२. २; ४; ३१६. १;
 २; ४; ३७५. २; ३८९. ३; ३९४.
 ३; ३९५. ४; २. १६. ३; १७. २;
 १८. २; २२. ३; ३२; ३३. १;
 ४४. २; ५७. ४; ६०. १; ७२. २;
 ७३. २; ९६. ३; ९७. ४; ९९.
 १; ९९; १०१. २; १०३. ३; ४;
 १०४. ४; १०५. ३; १२८; १४०.
 ४; १४६. ४; १४६; १४७. १;
 २; १५४. २; १५६. ३; १६१. १;
 १६४. ३; १६५. ४; १६७. ४;
 १६९. २; २०२. ३; २६१. २; ३;
 ४; २६२. २; २६५. ३; ३. २. १;
 ४. २; १०. ४; ६; १३. २; १५.
 ६; १६. ११; १२; १४; २०. १;
 २१. १; ६; २२. ७; २४. ६; ३१.
 २; ३२. १; ३३. ४; ४०; ४२. ४;
 ४४. १; २; ५०. ३; ५६. २; ५७;
 ५८. ३; ४. ४. ४; ५; ४; ५. २;
 ५; ७. २; ८. १; २; ६; ९. ५;
 १०. २; ११; २१. ३; २४. २;
 २५. १; २८. २; ३०; ३१. २; ३१;
 ३२. ४; ३३. १; ५; ५. २. २;
 ६; ७. ४; ७; १०. ५; ११. ४;
 १३. ५; १७. ३; २२. १; २४. २;
 २५. १; २; ३१. ३; ३२. ४; ४०;
 ४२. २; ४२; ४३. ४; ४६. ४; ४७.
 ३; ४८. ३; ४; ५७. २; ५८. ३;
 ६२. ४; ६३. २; ६. २५. ४; २९.
 १; ३०. २; ३१. २; ३९. २; ४;

६; ४३. ३; ४५. १; ४; ५२. १;
 २; ४; ५; ६२. ४; ७८. ३; ८५. ४;
 ८९; ९९. ७; १०१. ३; १०८. १;
 ११३; ११५. २; १२२. ३; १३२.
 २; १३३. ५; १४३; १५०. २;
 ७. ७. ४; ७; ३४. ३; ५६. ४;
 ६०. १; ६४. ३; ६९. २; ७१.
 ३; ४; ७१; ७५. १; ५; ७७. ४;
 ८०. १; ८१. ५; ८२. १; ८५. १;
 ८६. ३; ४; ५; ८८; ९६. ४; ९८.
 १; ११०. २; ११७. ४; ११७; १२०;
 १२१; १२३. २; ४; १३६. १; २;
 १४०. १; १४६. ३; १४८. २; ४;
 १५०. ४; १५२. ३; १५८. १;
 १६८. ३; १६८; १७०. ३; ८; १७८.
 २; १७९; १८१; १८२. २; ५;
 १८५; १८६. ४; १७; १८६; १८८.
 ६; ८; १८८; १९०. ४; ६; ७; १९२.
 ८; २०८. ४; २१०. १; २१३.
 ४; २१३; २१७. १; २२१. १;
 २२२. १; २२२; २२३. २

मैथिली - सीता ६. १३५. ५

मैन १. १५४

मैना - पार्वती जी की माता, (एक पक्षी)

१. ९२. २; ९५. १; १२०. १; ३;

१२२. १, १२३. १; १२५. ५

मैनाक - एक पर्वत ३. ३७. ७; ५. १५

मैला ४. ३. ३

मो ७. १६२. ५

मो १. ८. ६; २६; ३३. ४; ४४. २; ६;

१००;—पर १३२. १; १४४. ३;
 १९०. ३; १९५. ४; २३९. २; ३१२.
 ३; ३७४; २. १६. ३; ७१. ३;
 १२६; १६३; २५९. २; २६१. ३;
 —पर ३. १०. २; १५. २; २२. ४;
 ३४; ४५. २; ४. ६. ४; ५. १४.
 १; १५. १; २७. ४; ६. ३३. १;
 ८०. ४; १३५. ४; १४४. २; ७.
 १४. ५; १००. २; १२४; १२७.
 ४; १७५; २१३. २; २१५. २; ४;
 २१७. २; २२३

मोई—मोह ली; (भिगोई) २. ८६. ३

मोचत २. ३१८. ३

मोचति २. ५९. ४; १६५

मोचन—छुड़ानेवाला १. ७. १; मदनमद—

११३. १; १४९. ३; १७४. ३; २४४.

२; ३; २५२. ३; २५४. ३; ३०२. ४;

३. ६. १; १५. ५; ४१. २; ताप-

त्रय—६. ८५. ४; प्रनतारति—१४३.

४; ७. ५६. २; ११३. ३

मोचनि, भय—६. २३. ४; ७. ८०. १

मोचहि २. १४३

मोच्छ—मोक्ष ३. २०; २१. १;—सुख

४. २९; ६. १३९. ३; ४; ७. ६६.

४; १२६; २०४. ३

मोट—मोटा २. २६. ३

मोती १. २३१. १

मोद, —आनन्द, प्रसन्नता मंगल—प्रसृती

१. ६. २; ३१०. २; ३७९. १; ३८८.

२; ३९३; ३९४. १; २. २. १; ५.

३; १०७. ४; २०१; २५६. १

मोदकन्धि, —लड्डू मन—१. २७९. १

मोदु २. ६. ४; ११९. ४

मोर—एक पक्षी, मेरा १. ४६. १; ६९.

१; ८२. १; १०७. १; १३२. १;

—पंख १३७. २; १४३. १; १७७.

४; १९५. ४; १९७. २; २०१. २;

२१६. ५; ११७. ४; २३३. ४; २४७.

३; २६४. २; २६६. १; २६९. २;

२९२. २; ३०५; ३१४. १; ३१६.

१; ३; ३१७. ४; ३७५. २; २. १५.

२; १८. २; २२; २३. ४; २४; १;

२७. २; ३०. ४; ३४. १; ४; ३४;

३६; ३७. १; ३; ४२; ४५; ८१.

४; ८३. ४; ८४; १५३. १; ३;

१५६. ३; १६७. ४; १६८. ४; १६८;

१७६. २; १७८. ३; २०९. ४; २५२;

२५६; २५७. ४; २६१. ४; २६२.

१; ३; २६८. २; ३१५. ३; ३१६.

२; ३. २०. १; २२. ६; २४. ४;

३७. ८; ४८. ३; ५३. ३; ५६. ५;

४. ४. ४; १०. २; १५; २२. २;

२५. ३; ५. ४. २; ४. ४; २२. ४;

२७. २; ३१. ३; ३६. ३; ४१; ४२.

२; ४५. २; ५०. ५; ५५; ६०. ४;

६. १०. ४; ४२; ५५. ४; ६८. ३;

१२२. ३; १२४. ३; १४४; ७. ७.

४; ३५. ४; ५१. ३; ५९. ४; ६९.

२; ९६; १४७; १७८. ३

मोरा १. १८. १; ११२. १; १६०. ४;

१९६. ४; १९८. २; २४९. २;
 २६०. ३; २९३. १; ३०४. २; ३०५.
 २; ३८०. ३; २. ३२. २; १६९.
 २; २०४. ४; २३०. ४; २३७. ४;
 २६२. ४; ४. १६. १; ५. ४. २;
 ९. ३; १०. २; १५. ३; ३२. ३;
 ६. १३. १; २९. ३; ७०. ३; ७९.
 १; ८३. ७; ७. ६२. ४; १७२. २

मोरि १. १७. ३; ४; १८; २२. ५; ३०;
 ३१. ५; ४४. २; ४६. २; १३२;
 १८०. २; १९२; २. ४३. ४; ९६;
 ९९; १०१. ३; ३. ६; १६. १; २१;
 २९; ३७. ३; ४६. २; ४. ११;
 २१. २; ५. ३३. ५; ६२; ४; ६.
 ६. २; २३. ३; ९४. ४; १३८. ५;
 ७. ३५. २; ४०; ६८. १; ७५.
 १; ११८; १३१. ४; १७३

मोरी १. १८. २; २२. २; ४; ६४. १;
 ८३. ४; १३८. ३; १७९. २; २४४.
 ३; २९०. ४; २. १३. ४; २१. ३;
 २८. ४; ३०. १; ४५. ४; १०४. १;
 १०५. २; ११७. १; १५२. ४;
 १५३. १; १५५. ४; २५९. ४; ३.
 १६. १; ४. १९. ५; ५. ५५. ४;
 ६. ४. ४; ५. ४; २०. ४; ७. ५. ३;
 ७१. २; १२३. ४; १७८. ८

मोरे १. १८. ६; १९. ४; २४. ६; ३९.
 १; ५१. १; ६७. ४; ७९. २; ८३.
 ४; १२९. १; १३३. ३; १६०. १;
 १६१. ३; १६६. ३; १७७. ४;

१७९. २; १८७. २; १९२. २;
 १९४. २; ४; २२१. १; २२५. ३;
 ३१३. १; ३७५. २; ३७६. २; २.
 ४. ४; १४. ४; १६. ४; २७. ३;
 ३२. ३; ७३. ३; ८१; ९७. १; ९९.
 १; १००. १; १०३. ४; ११८. ३;
 २०६. १; २३५. १; २५९. ४;
 २६४. ३; ३. १५. ३; १६. ११;
 ३१. १; ४५. ४; ५४. ३; ५६. ४;
 ४. ५. १; ९. ५; ५. ६. ४; १६. ४;
 ४५. २; ४९. ४; ५०. १; ६. ५.
 २; ११. २; २३. ३; ४४. २; ८०.
 ३; ८१. ४; १२२. ४; ७. ५. ४;
 ३५. ४; ३८. २; ८०. ३; ४; ८३. ४;
 १२९. ३; १४६. ३; १७८. ५; १९०.
 ८; २०६. ८

मोरेहु १. ७५. ३; ८६. १

मोल १. ३९. ४; २. ३१. १; २५१. २

मोला १. २६६. ३

मोह, —अज्ञान महा—तमपुंज १. ५;

—जनितसंसय ७. २; —दल्ल ४१. ४;

५१. २; ५९. ५; ६९. ३; ७५. २;

९९; १२१. २; १२२. ४; १३३. १;

१३६; १३८. ४; १३८; १३९. ४;

वि—१४०. २; १४१. १; ४;

१४४. १; १५१. ४; १५६. ४; १५६;

१५७. १; १६२. ३; १६३. ३; १६७.

१; १६८; २०३. ४; २१८. २; २३१;

२३९; २५४. १; २८१. ४; २९४;

३१८. १; —मय ३१८; —वस २.

२१. ४;—मूल ९३. ४;—निसा
 ९४. १; ३; १०२. ३; १४१. ४;
 १५४. ३; १७३; २२९. १; २३६;
 ३२७. ३; ३. १; ४;—विपिन १६.
 ३; १९; ४८. १; ५६; ५७. १; ४.
 ४; १७. ४; २३. ४;—मूल ५. २३;
 ३९; ४८. १; ४९. २;—महिमा ६.
 २३. १; २९. ३; ५२. ७;—निसि
 ७७. ४; १०१; १४३. १; १५७.
 ८; ७. ३२. ३;—नदी ३४. ४; ५३.
 ३; ५४. ३; ५९; ६३. ३; ६४. २;
 ६९; ७१. २; ७५; ८१. १; माया—
 पार ८२. ४; ८३. १; ४; ८४. ३;
 ८५;—जनित ८६. ३; ५; ८६; ८८.
 १; ९०. १; ४; ९७; ९८. २; १००.
 २; ३; ४; १०४. ४; १०६. १; ४;
 १०६. ३; १०८. १; ११४; १२२;
 १२३. ४; १४४. २; ४; १४७;
 १५०. ३; १५३; १५८. १; १५९;
 १६०; १६८;—अपकारी १७४. ६;
 संसयसोक—अम्र १९४. ३; १९६.
 १; १९६; १९८. ४; २०२. २; २०६.
 २; २०७;—निसा २०८. १३; १५;
 —जलधि २२७. २; २२६

मोहह १. २३१. २; ७. ८७

मोहर्ह ३. ४१. ४; ५. ३५. ७; ७. २७. ६

मोहत्तम—अज्ञान-रूपी अन्धकार १. ६. ३;

५२. ५

मोहनी, विस्व—१. १५८. २; २६२. ३

मोहहिं २. १२८. ४

मोहही १. ११८. ५; ५. ३. ८; ७. ५२. ५

मोहा १. १४१. २; २३६. ४; २६१. २;

३२२. ४; ३७८. १; २. १०६. ४;

११६. ३; १३१. १; २३८. २; ४.

५. १; १९. ३; २१. ३; ५. २३.

२; अमितमदनमन—४६. ३; ६.

१५०. ४; ७. ८०. ५; २१३. २

मोहिं १. २२. ४; २३. ५; २४. ५; ४६.

१; ६७. ४; ९६; १४४. १७२. ४१.

४; ४३. १; ४; ३. १६. १४; १७.

१; २१. ५; ३१. १; ४. ८. ३;

६. ११५; ७. १९२. ५

मोहि १. १७. २; ३१. ४; ३१; ७५. १;

८२. २; ८५. ३; १००; १०७; १३२.

१; १३३. १; ३; १३८. ३; ४; १४४.

२; ४; १५१. ४; १५९. ४; १६१.

३; १६५. ३; १७६; १७७. २;

१७८. २; १७९. ३; १८९. २; १९०;

१९२. २; ४; १९३; १९७; १९८.

३; १९९. ४; १९९; २१६. ३;

२३१. ६; २४२. २; २६४. ३; २६६.

३; २८०. १; २९१. ३; २९२. ३;

३०६. १; ३०७. २; ३०८. १; २;

३१४. ४; ३१९. ३; ३७३. ४;

३७६. ३; ३८६. ३; २. ४. ३; ५.

२; ६. २; १६; १९. २; ४; २०. २;

२३. २; २६; २९. १; ३१; ३३. २;

४; ३४. ३; ४१. ३; ४३. ३; ४६.

४; ५०. ३; ५४. ३; ५६; ५७. ३;

७३. १; ७५; ७८. २; ८९. ४;

९९. ३; ४; १००. १; १०१. ४;
 ५; १०३. ४; १०४. ४; १०५. ३;
 १२८; १४६. ४; १४६; १४७;
 १५२. ३; १५२; १५३. ४; १६३;
 १६५. ३; ४; १६६. ४; १६७. ४;
 १६८. ४; १६८; १६९. ४; १७८.
 १; २०२. ३; २१२. २; ३; २१३.
 ३; २३४; २५४. १; ३; २५६;
 २६२. १; ४; २६५. ३; ४; ३१५.
 ३; ३. ५. १; १३. ३; १५. ३;
 १६. १३; १७. ६; १८. २; ५; ७;
 १९. ४; २१. ३; ३०. २; ३३. ३;
 ३४. १; ३; ५; ३९. २; ४२. ४;
 ४२; ४५. २; ४६. ४; ५; ४६; ५४.
 २; ५६. १; २; ५; ४. ४; ५. ४;
 ८. ५; ९; ११. ३; १२. ४; २४.
 १; ४; २५. ४; ३०. १; ३०; ३२.
 १; ५. १. १; २; २. २; ३; ६;
 ४. १; ३; ६. ४; ७. १; २; ३;
 ११; १२. ५; १७. ४; ५; २२. २;
 ३; २७. १; ३; ३१. १; ३८. २;
 ४२. ४; ४४. ४; ४५. १; ३; ४८.
 ४; ६२. ३; ६. ५. ३; ४; ११. १;
 २३. २; २६; २९; ३०. १; ३४;
 ३९. ३; ३९; ४३. ३; ५२. १; ६५.
 २; ७८. ३; ८०. ३; ८३. २; ८;
 ८५. १; २; ३; ४; ८६. ३; ८६;
 १०४; १०८. १; १२४. ४; १३२.
 १; १४०. ३; ४; १४०; १४४. ४;
 १४४; १४५; १४७; १५०. ३; ७.

५. १; २; ४; ७. ४; ६; ८; १२. २;
 ४; १४. ६; १८. ४; ३५. ३; ३५;
 ३८. १; २; ४०. २; ५९. ४; ५९;
 ६०. ३; ६४. ३; ४; ६६. ३; ६८.
 २; ७७; ७८. ४; ७९. १; ८२. २;
 ८४. २; ८४; ९७; १०८. २; ११३.
 ५; ११४; ११५. १; ११७. २; ३;
 ११७; ११९. १; १२३. १; १२३;
 १२५. २; ३; १२६; १२८; १२९.
 ३; १३०; १३१. २; ४; ५; १३२.
 ४; १३२; १३३; १३४. ३; १३६.
 २; १४४. ३; ४; १४५; १४६. २;
 १४६; १४८. १; २; ४; १५०. २;
 ३; ५; १६८. ३; ४; १६९; १७०.
 १; ४; ८; १७२; १७८. ३; १७८;
 १८२. १; ३; ४; ८; १८४; १८५;
 १८६. १; ४; १९०. २; ३; ४; ५; ७;
 १९२. ४; १९२; २०८. १; २१३.
 ४; २१३. २१५; २१७. ५; २२४

मोही १. ६८. ३; ३१०. ४; २. ४६.
१; ६. ३९. ५

मोही १. ८३. २; १४८. ३; १५५. ४;
१६०. ३; १७७. ४; १९२. २; १९३.
४; १९८. १; २१६. ३; २३९. ५;
३०४. १; ३०५. ३; ३०९. ३; ३१६.
१; २. ४. २; १६. १; १८. १;
१९. ४; २७. ३; ३१. १; ३५. ४;
१६१. ३; १६२. ४; १६३. ४;
१६५. ३; २०६. १; २६१. ४; ३.
१८. २; ३७. ६; ४. २९. ३; ३१.

३; ३३. ५; ५. ९. ५; २१. १; २४.
 २; ४९. १; ६. ४६. ३; ५७. ३;
 ७०. २; ८३. ५; ९६. ३; ९८. ४;
 १०९. २; १२५. ४; ७. ७. ७; ७१.
 ४; ८३. ३; ८५. २; ९०. २; ९८.
 २; १००. २; १०८. १; ११३. ४;
 १३१. १; १३४. १; १७२. २;
 १९४. ४

मोहू १. ३७४. ३

मोहूँ ५. ७

मोहू १. १७. २; ६८. १; ३९४. ४; २.
 ७६. ३; ९५. १; १७०. २; २२१.
 १; ३१५. ३

मोहे १. १२४. ३; २८१. २

मोहेहु ३. ५६. १

मौन २. १७. २; १६१

मौर, अहि—१. ११६. १

मौल, स्फुरत्—कल्लोलिनी ७. १७४. ३

मौलि—मुकुट, ताज, चूडा, बँधे हुए बाल
 १. १९७. ४; ३. २६. ६; भूप—
 मनि ७. ५८. ३

यज्ञ १. २३८. २

यथा—जैसे ४. १६. १

यह १. ४४. ५; ४७; ४९. २; ५४. २;
 ५५. ३; ५९. १; ६०. ४; ८३. ४;
 ८६. १; ८७. ३; ८८. ३; ८९. २;
 ९२. १; ९४; ९७. १; १००; १०१.
 १; ११३. १; १२२; १२७. ५;
 १५१. ४; १५५. ४; १६६. २; १६८.
 ४; १७२. ४; १७४. २; १८०. २;

१८०; १८६. ३; १९६. १; २; २१६.
 २; २२०. ३; २२१. ४; २२४. ३;
 ४; २२८. १; ३; २३२. १; २३५.
 ४; २३६. ३; २३८. १; २५३. ५;
 २५५. १; २५५; २५६. २; ३;
 २६०; २६४. १; २७८. ४; २८५.
 १; ३०८. २; ३१४. ४; ३१६. २;
 ३६४; २. ३; ५. २; १०. ४; ११.
 ४; १६. २; १९. ४; २२. ३; ४;
 २४. ४; २५. ३; २७; ४९. ४; ५२.
 २; ५७; ७६. ५; ८८. ४; ८९. १;
 १२३. १; १३६. १; १४७. ३;
 २०३. १; २०५; २०७. ४; २०९.
 १; ४; २१४. २; २१८. २; २१९.
 ४; २२४. ४; २२७. ४; २३०. १;
 २५१; २५२. २; ३; २५३. ४;
 ३१५. ४; ३. १८. ५; २२. ४;
 २४. १; ३२. ३; ४०. १; ५३. ४;
 ५६. ५; ५७; ४. ३. ३; १०. २;
 १२. ५; १४. १; २१. ४; २४.
 ३; २५. २; २६. ३; ५. ११. ४;
 १३. ५; १३; १५. ३; २६. २;
 ३४. २; ३५. ३; ४०; ५३. १;
 ५४. ४; ५८. ५; ६१. ३; ६३. ५;
 ६. ४. १; ५. २; १३. १; ५३. ५;
 ७६. २; ७७; ७९. १; ८०. ३;
 ८४. ३; ९२. २; १०७. ४; १३०.
 ६; १३७. २; ५; १४०. १; १४१.
 २; १५३; १५७. ८; ७. १२. १;
 २; १५. ४; २०. ५; ३०. ६;

३४. १; ३५. ४; ४५. १; २; ३;
 ५४; ५५. ३; ५८. १; ६०; ६४;
 ६७. २; ६८. १; ७२. २; ७५. १;
 ७७. ४; ७९. १; १०२. ४; १२५.
 १; १३२. ४; १३६. २; १४०. १;
 १४६. २; १७८. २; ३; १९०. ५;
 १९२. ३; १९६. १; १९८. १;
 २०२. ३; २०८. ४; २१०. ३;
 २१०; २१९; २२१. २; ४; २२२.
 ३; २२३. १; २; ६
 यहउ २. २०८. १; २६२. १
 यहि १. १७२; २. २२३. २; ३२५; -पर
 ६. ७०. २; ७. ३२. ७
 यहु - यह २. ४. ३; ५. २; ५०. ३;
 १४७; २१३. ३
 या - इस ६. ५०. ४; ७८. ३; १२८. ३
 याचहिँ १. ३९४. १
 याना १. ३६६. ४
 यामिनि - रात्रि १. ३८९. १
 यावद - जितना ७. १७४. ७
 युग - दो, चार युग १. १०
 युत, - सहित हरष - १. २२२; वन्धु -
 ६. १३३. ५; सियअनुज - ७. ३
 युद्ध ६. ७१. ४
 यूथा, - समूह सकलसुर - १. २१८. ३
 ये १. २४९. ४; ३. ६. ४; ६; ४. ६.
 ४; ७. ३२. ५; ३५. ४; ६१. ४;
 १७४. ९; ११२; २२६
 येहिँ ४. ९. ११
 यो - इस प्रकार २. ३००

योग - संबंध, चित्त-वृत्ति का निरोध १.
 ३८७. ३; ७. १७४. ८
 योगी, - इन्द्र ६. १
 यः - जो ६. ३
 रँग, हरि - ३. ५९. ५
 रउरहिँ - आपके, प्रभु के २. ४. २
 रउरे २. १९. १
 रउरेहिँ २. १७. १
 रखवार १. १०८. ५; १५४. ४
 रखवारा १. १९५. २; ५. ५५. ४
 रखवारी १. २४३. १; ३९१. १; ३. ३५.
 ५; ५६. ३; विपिन - ५. १७. ४;
 ६. ३१. ३
 रखवारे १. ५९. १; २५४. २; पुर - ५.
 ३; १८. १; २८. ४; ६. ५५. ३
 रखिअहिँ २. १२२. ३
 रखिहउँ १. १९९. ३
 रखिहहिँ १. १७१. ३
 रगारि १. १०५. ३
 रघु, - वंस १. ७०. ४; - कुलमनि ७४. ५.
 - कुलकमलपतंग १२२. ४; - वंस-
 मनि १३४; - कुलमनि १४०;
 - वंसिन्ह १६४. ३; - कुलतिलक
 २१९. ३; - कुलमनिराऊ २२०. ४;
 - कुलनाथा २४३. ५; - कुलमनि
 २४९. ४; - वंसमनि २५०; - सिंह
 २६७. २; - वंसिन्ह २८६. १;
 - कुलमनि २८६. १; - वंसमनि
 २९२; २९८; - कुलभानु ३०९;
 - वंसी ३१७. २; - वंसवनजवनभानू

३१८. १; -कुलकेतू ४; -वंसमनि
 ३२५; -कुल ३८०. ४; ३८३;
 ३९५. १; -कुलकैरवचन्द्र २. ११;
 -कुलरीति २९. २; -कुल ३१. २;
 -कुलगुर ३८. २; -कुलदीपहिँ ४०.
 ४; -वंसमनि ४०; -वंसवेनुवन ४८.
 २; -कुलतिलक ५३. १; -वंस-
 तिलक ५७. ३; -वंसमनि ९०;
 -कुलनाथा १०४. १; -कुलमनि
 १०५. २; -कुलकमलरवि १२३;
 -कुलकेतू १२७. ४; -कुलचंदा
 १३५. ३; -कुलतिलक १५४ १;
 -वंसमनि २०१; -कुलजनमु २३०;
 -चंदु २४०; -वंसमनि २५२. ५;
 -नंदु २६४. २; -राया ३. १४.
 ३; -कुलराया १८. ९; कुलसरोज-
 दिननायक ३७. १; -कुलतिलक ४;
 -वंसमनि ६. २०; २९; -कुल-
 तिलक ८०; -वंसमनि ८८; -कुल-
 तिलक ९२. ५; -वंसमनि ११८.
 ५; १३३; -वंसविभूपन १३८. २;
 -कुलनायक १४३. १; -वंसभूपन
 ७. ७. २; ९; -कुलनाथा १४. ३;
 -कुलकमलविपिनदिनकर २०. ४;
 -नंद ३२. १०; -कुलकेतु ५८. ४;
 -कुलभूपन ७१. ४; १२९. १;
 -वंसमनि १८८; -वंसविभूपन
 १९०. १; -वंसभूपन २२३. ६;
 -वंसमनि २२३; -वंस २२४
 रघुनाथ - रघुकुल के स्वामी, रामचंद्र १.

१९. ६; ४०. ५९; १३२. १; श्री-
 रूप १३५. ४; १५२; -चरन २३२.
 १; २. ३५; ४५. ३; ८५; ८६. १;
 ८७. १; ९४. ३; -सचिव ९७. २;
 १०५; ११९; १४७. ३; १६३. ३;
 -सुभाऊ २१९. ३; २२५; २२७.
 १; २३५. ३; ३. १४. ३; ४; १५.
 ८; २८. १; ३५; ४२. १; ५५; ४.
 ९. ६; ९; २३; -जसु ३३; ५. ५१;
 ६. ९; ११५. १; १२६. ३; -सम
 १३०; १३४. ६; ७. १८; ३६;
 ६६. १; ७०. ४; ८२. २; १९६;
 -भगति २१९. ४; २२५

रघुनाथहिँ १. ४४. १; ६. ११४. ३
 रघुनाथहि २. ९०. ३; ३. ५६. १; ५.
 ६०. ४

रघुनाथा १. १२९. ४; २३७. ४; २३९.
 ५; ३७५. २; २. १०. १; ६०. ४;
 ७१. ३; १६७. २; २२२. ४; २२५.
 १; २३४. १; २६३. २; ४. ६. ४;
 ९. १३; १३. ५; २८. ४; ५. १.
 २; ३९. ३; ४८. १; ५७. ३; ६.
 ९०. १; १३२. २; १५०. ४; ७.
 १४०. २

रघुनाथु २. १४२. १
 रघुनंदन - रघुपुत्र, रघुवंशी, रामचंद्र १.
 ४०. ४; -जानकिसाथा २. ७४. २;
 ९२; १००. ३; १२८. २; १३०;
 १३५. ३; १५६. ४; -दास २५२.
 ३; २६३

रघुनंदनु २. १४२. ४

रघुनायक - रघुकुल के अधिपति १. ३४.

५; -सेवा ५५. ४; ९९. ४; १०६.

२; २२६. ३; २४४. १; २७१. ३; २.

१२९. ४; १३८. ३; ३. २. ४; २;

श्री-२८. २; -सरना ३४. ३; ५४.

१; ५. १४. ३; १७. २; २२; २३;

२७. १; २८. ३; ४३. २; ५२. ४;

६०. ५; -गुनगान ६३; ६. ४२. ३;

५२. १; ६७. १; ८०. १; ८५. २;

९१. ३; ११७. ३; -सायक १२८;

१३८. १; श्री-नाम १५८; ७. ५८.

३; ७०; ७१. १; १००. १; १३६.

२; १४४. ४; १४६. १; १८२. २

रघुनायकम् - रामचंद्रजी को ६. १४०. ५

रघुनायकहिँ ७. ४०; २०५

रघुपति, - रघुकुल के स्वामी - गुनगाहा

१. १७. ३; १९. १; २२. ५; -गुन-

गाथा २३. ५; २४. १; -गुनग्रामा

२; -ससि ३२. ३; -कीरति ३३.

३; -चरनउपासक ३४. २; -भगति

३५; -महिमा ५८. १; -पदपंकरुह

६५; -प्रभुताई ६९. १; २; -गुन-

गाथा ७०. ३; -चरित ७२; ७८.

१; २; ८३. १; -भगति १२८. ४;

-व्रत १२८. ४; -लीला १२९. १;

-गुनगाना १३२. ३; -कथा १३४.

२; -चरित १३५; -कथाप्रसंगा

१३६. ४; -पदप्रीति १४३. ४; १५१;

१५६. ४; -त्रिमुग् २३२. २; -कृपा

२४४. २; २४८. ३; -छवि २६५.

३; २८७. २; -पदसरोज २९२. २;

३०९. ४; ३१७. ३; ३७६. १; २.

४६. २; -भगतु ७६. १; ७८. ३;

८६. १; ९९. ३; १६७. २; १७६;

१७७. २; -मन २०९. २; ३२१.

२; -वल ३. २. ३; ५. १; १६.

११; ३३. ३; -सर ३४. ३; ३५.

३; ३९. १; -चरनकमल ४३. २;

४४. २; ५८. १; ४. ५. ३; ९. १३;

-चरन १३. ५; २१; २४. ४;

-महिमा ३०. ६; ५. १; ४; -दूत

५; -गुनसेनी ८. ४; -विरहअनल-

संजातं १०. ३; १४; -प्रभुताई १५.

५; -वानकृसानु १५; -चरन १७;

२९. ३; २९; ३१. १; -चरनभगति

३४. २; ३; ४६. १; ६१. ३; -गुन

६३. ५; -तन ६. ४. २; ६. ३;

-भगति ४१. ४; -सेवक ४५. ४;

-मन ६६. १; -निकट ७२. ३;

-चरनसरोज ७६; ७७. ३; ८०. ४;

-भगत ८६. २; ३; ८८. १; ९३.

७; ९५. ५; ९८. ३; -सेवक ७;

११०; ११२. ४; ११६. ५; -रथ

११८. २; -कटक १२१. १; १२२.

२; १२२; -सर १२४. ३; -विरह

५; १२८. ६; -दूत १३३. ३; १३६;

-अनुसासन १३७. १; १३९. ३;

१४१. ४; १५०. १; ७. ६; ७. ५;

-गुनगाथा ७. ८; ११; -मुखकमल

१७. २; १८. ३; - विरहदिनेस २०;
 - पुर ३४. २; ३५. १; ३६. ४;
 ३८; - पदसेवा ४०. ४; - चरित
 ४३. ३; ४५. १; ५१. ४; - गुन
 ५३. १; - चरित ५५. ३; - छवि
 ५६. १; ५८. १; ६५. २; - चरित
 ७५. २; - कथा ७७. ३; - चरित
 ७७. ३; - भगति ७७; - चरन ७९.
 ४; - गुन ८१; ८६. १; ४; - गुन-
 गाहा ९०. ३; ९१. ४; ९६. १; २;
 - चरित ९६; १००. २; - लीला
 १०६. १; - प्रभुताई १०८. १; १०९;
 - प्रेरित ११५. १; - महिमा १४०.
 ३; - पद १४८. ३; १५२. २; - पद-
 पूजा १६४. २; - चरनप्रीति १६६.
 ४; - पुरी १७८. ५; - जस १८२;
 - गुनगाथा १८६. १; - गुनगाना
 १९२. ६; - कृपा १९६; - भगति
 २१०. ४; ७; २१३. २; २१५.
 २; - कथा २२१. १; - भगति २२२.
 २; - कृपा २२३. २; श्री - ६
 रघुपतिहिँ २. १७०. १; ६. ९. ३; १०२;
 ११०. १; १३१. २; ७. १०६
 रघुपतिहिँ १. २७९. २; २९१. ४; २.
 ४२. २; श्री - ५. ३०. ३; ६३. ५;
 ६. ५५. ४; ५६
 रघुपतिही ६. ५५. १
 रघुपतिहु १. ३०५. २
 रघुवर १. ३५. १; - नाम ३६; - विसद-
 जसु ४८; ५१. ७; ६१. ४; ७८.

३; १३३; १४३. १; २५९. ३;
 २८७; २९२. ३; - बाहुबल २९४;
 - उर २९७; ३७७; - विमलजसु २.
 १; - बचन ४३; ५५. १; ७४. १;
 ८५. २; ९०. ३; १०७. १; १०९.
 १; - रुख ११९. ३; - आगमनु
 १२५; - बानी १२७. ४; १३४. १;
 ३; १४३; - विरहपीर १४४. २;
 - रुख १५४. १; १५६. ४; - विरह
 १५६; - केतू १६५. ४; - चरन
 २०८; २०९. ३; २१०. १; २१९;
 - वरन २२१; २२७. १; - बानी
 २३३; २३८. ३; २३९. २; २६५;
 ३१८; ३१९. १; २; ३२२. ४;
 - चरित ७. १३४. ४; श्री - १४४. १
 रघुवरहिँ २. ९७. ४; १३५. ४; १४०.
 १; २२३
 रघुवरहि २. १०
 रघुवीर - रघुकुल में वीर १. ४६. ४;
 सिय - विहारु ५१; ७९. १; १०९;
 - चरन १३६. ४; २४३; २४७. ३;
 - छवि २६७; - उर २८५; - तन
 २९०; - विवाहू ३२९. २; ३८७.
 ४; ३९५. ५; ३९५; - सरिस २.
 २५. २; - मनु ५२; - सियपद ७६.
 ५; ७८. १; ८५. ३; - विहीना ८७.
 ३; ९२. ४; सिय - चरनरत ९५. १;
 - प्रिया १०४. ३; १०५. ३; १०९.
 २; ११२; १२५. २; १३६. २; १४५.
 २; १६६; २०९. ४; २३९; - विमुख

३. ३. ४;—सम ४;—चरित १०.
 ६; १२. ३; १३. १; १८. १; १९.
 २; २५;—बान २६. ८; श्री—१०;
 ३५. २; ३९; ४. ५. २; ८. ६; १०.
 २;—सुभाऊ १४. २;—चरनरति
 २१. ४;—चरनअनुरागी २६. ४;
 —पदपाथोजमधुकर ३३. ७; ५. १.
 ३;—सरतीरथ ३. ९; ७. ३; ७;
 १६. १;—रुचिरप्रयानप्रस्थिति ३५.
 ७;—सरन ४२; ४६;—सुभाऊ ६०.
 ३; ६. १०. ३;—पद १०; २२;
 —दूत २९. १; श्री—३०. ५; ४५.
 १; ५९. ४;—प्रताप ६२. १; ९०;
 ९८. ६;—दोहाई ७; श्री—त्रिमल-
 यश १००. २;—दोहाई १०२. ७;
 १०७; ४; ५;—बंधु १०९. ३; ५;
 १११. ४;—तीर ११७. ४; ५; ८;
 ११८. ४;—बलगर्हितं ११९. ५;
 श्री—प्रभाऊ ११९; श्री—१२०. ५;
 १२६. ५; १२९. ५;—गुनगन १३१.
 १३२. ४; १३४. ६; १३५. ४; १५३.
 २; ५; १५७; ७. ७. ९; श्री—
 वियोग १४. १; १५. ३; ३१; ३२.
 ९; श्री—चरनरति ४८. ३; ७६;
 श्री—विवाह ९०; श्री—विरह ९२. ३;
 १०३; १११; १२२; १२३; १३९;
 १९४;—भजन २१३. ४; २१४;
 २१७. १; २१७; श्री—२२०; २२३

रघुवीरम्, श्री—३. १६. २

रघुवीरहिं २. १४३. १; सिय—२०१.

१; ६. ११४. ४; ७. १७. ३; ५३.
 ४; १९६. २

रघुवीरहि १. २८१

रघुवीरही ५. ३८

रघुवीरा १. ७४. ४; ८०. २; २. ८०.
 २; १५२. ३; २०३. १; ३. १५.
 ७; ४५. ६; ५८. ३; ४. ७. ४;
 ९. ६; ५. १६. २; ५३. ६. ८. १;
 १४. १; १०३. १; ११६. २; १२१.
 २; १२५. ३; ७. ५६. ३; ९२. ४;
 ९४. ४; १४२. २; १५०. १; १९२.
 ६; २२०. २

रघुवीरु, श्री—१. ३०३

रघुवीरु २. १४५. २; ३२७. १

रघुराई १. ७२. ४; १२४. २; १४२. ४;
 २३२. ३; २३६. २; २४३. १;
 २४४. २; ३७०. २; २. २९. ४;
 ८२. १; ८३. १; ८६. ३; ८९.
 २; १०५. ३; १०६. १; ११०.
 ३; ११५. १; १२५. २; १२६. ३;
 १३२. ३; १३६. २; १५२. २;
 २०९. ४ २३४. ३; २५७. २; ३.
 ४. २; १६. १३; १८. ७; २२.
 १०; ४०. ४; ४५. ६; ४. १०. ४;
 २५. २; २६. ४; २८. २; ५. १३.
 २; १४. २; १६. १; ३३. ५; ४४.
 २; ५३. ३; ६. ७. २; ८. १; १०.
 १; १६. ३; २५. १; ४२. १; ८३.
 ९; १५३. १; १५७. ६; ७. ९. १;
 ४; २४. ३; २७. २; ६०. १; ७२.

३; ९४. ३; ११२. २; २१५. २;
श्री-२२१. ४
रघुराज-रघुराज, रघुवंशियों में श्रेष्ठ २.
२६२
रघुराज २. १३. २; ९२. ३; २१२. २;
२३३. ४; २५४. २; २५६. १;
२५९. १; २६७. २
रघुराज २. ३. १
रघुराज १. २३. ४; २. २२६. ४; २४०.
३; ३१७. ८
रघुराया १. २४३. ४; २७२. ३; २.
१३१. १; ३. १२. ३; १५. २;
३७. १; ५३. १; ५६. १; ४. ३.
१; १३. २; २४. ३; ५. ३०. १;
४७. ४; ६. १०. ४; १३७. २;
१५०. २; ७. १८६. ५; १९६. ३
रघुवर-रघुवंशियों में श्रेष्ठ १. १८. ३;
-चरित २६; -विसदजसु २८
रंक्र-निर्धन १. १२. ४; १७. ३; १८६. ३;
२५३. १; २. ५३. २; परम-११२.
१; १३६. १; भान-३. ५८. २
रंक्रन्ह २. ११८. ४
रंक्रन्हि २. ११५. ३
रंक्रहि २. २७. १
रंक्रा, मति-१. २२. ४; २. २३९. २
रंक्रु १. २७०; ३८३. ४; २. ९३
रंग, -उत्सव, नाट्यस्थान (तमाशेकी जगह),
राग बहु-१. ५८. ३; ६१; -भूमि
२७३. ३; -अवनि २७७. ३; -भूमि
२८१. २; २९५. ३; बहु-३२१.

३; रन-६. ८९. १; श्री-७. ३२;
नाना-३६. ३; -रंग ५०. २;
बहु-३; ५२. ५; ८०
रंगा, बहु-१. १५४. १; २६०. ४; ३.
५२. १; रन-६. ८६. १; १०६.
१; बहु-७. ११०. ४
रचइ १. ९७. २; १२१. ३; २५८. २; २.
२३३. ३; ३. २०. ३; ५. २५. २
रचना-निर्माण १. १०१. ३; १५७; वच-
१७९. १; २५७. ४; २५८. २; २७७.
४; वचन-३१८. २; ३२०; दूत-
वचन-३२६. ३; मंगल-३२९.
३; ३७८. १, ४. ४. ३; ५. २५. २;
६. ५. १; १३२. ३; ७. ११९. २
रचहिँ १. ५५. ४; ६. ४
रचहु १. १९८. ४; ३२०. ३; २. ७. ३; ४
रचा ३. २२. ४
रचि १. ५६. ६; ७५. ४; २३१. ५;
२५६. ४; २८१. २; ३२१. २; २.
१९. ३; १९; १२०. ४; १२३. ४;
१२७. ३; २५१. १; ३. १३. ४;
५. १३. २; ६. १४. २
रचित-निर्मित, बनाया हुआ १. १४३.
२; २. ९१. ४; मनि-३. ३५. १;
४. १३. २; जातरूपमनि-७. ५०.
२; ३; ४; पुरटमनि-११२. ४
रची १. ३२९. ३; ३६७. ४; ३७९. ४;
२. ३८. २; ७. ५०. ५
रचु ५. १२. २
रचे १. २५७. २; ३२१. २; ३२२. १;

३२९; ३७७; २. १२०. ३; १३४.
 ४; २१४. २; ७. ५०. २; ५
 रचेउ १. ११८. १; २५६. ४; २६९. ५;
 २८४; ३३०. २; ३. ३२. ३
 रचेन्हि १. २००. ४
 रचेसि १. ११०. ३; ६. ७८. १
 रच्छ - रक्षा कीजिए ७. ३०. छं. २
 रच्छक - रक्षक, रखवाला १. २१०. १;
 ५. १८. २; वेदधर्म - ३९. २; जन -
 ६. १०७. ५; १३४. ५; सुति -
 ७. ५८. ४
 रच्छही ५. ३. ९
 रच्छा - रक्षा १. ८८; ५. ३०. ४
 रज, - धूल, (रजोगुण) गुरुपद - मृदु १.
 ७. १; १३. ५; चरनकमल - चाहति
 २४३; पद - ३१५. २; ३४१. १;
 श्रीगुरुचरनसरोज - २. १; ४. ३;
 चरनकमल - १०१. २; चरन -
 १४०. १; २३९. २; चरन - सेवा
 ३. १९. ४; दुख - ४. ९. १; ६.
 ९१. २; - कनी १०८. ५; १२८.
 ६; ७. ३०. ४; महि - ७५. २;
 १६६. २; १७०. ६
 रजत - चाँदी १. १४१
 रजधानी - राजा का निवास स्थान १. ४१.
 ३; १७९. ४; २१०. ३; २. २३६.
 ४; ३१६. ४; ३२३. ४; ७. १५२. २
 रजनि १. २५९. १
 रजनिचर - राक्षस १. १६
 रजनी, - रात्रि भव - १. ६. ४; २. २२७.

२; राका - ३. ५४; ५७. ४; मद-
 मोहमहाममता - तमपुंजदिवाकरतेज-
 अनी ७. ३२. ३; - ईसा ११९. ३
 रजनीचर १. २१०. ४; २१२. ३; - धारी
 ३. २४. १; ५. १७. ४; १८. ३;
 - धरनी ३६. ४; ६. ६७. ३;
 - धारी ८९. ४; ९४. ५; १४१. ३;
 - वृंदा ७. ३२. २
 रजनीचरा १. ११९. ५; ३. २४. ८; ६.
 १२५. ७
 रजहिँ २. ३१६. ४
 रजाइ, राम - २. २५५. ४; २५५
 रजाई, - आज्ञा, (छुट्टी) भूप - २. ४०. ४;
 ४७. २; राम - १००. ४; १०५. ३;
 १७५. ३; ३१९. ४
 रजायस २. ८३
 रजायसु - आज्ञा १. ३८९. २; ३९३. १;
 ३९५. २; २. ४. ४; ३९. १; रामु -
 १०२. ३; १७५. १; २३१. १;
 ३२५. १
 रजु - रज्जु, रस्सी १. १३६. १; २८०. ४;
 ३६५. ३; ६. १०३. ३; ७. १९८. ८
 रजो, - गुण ७. १६६. ३
 रंच २. २३०. १
 रंजन - खुश करनेवाला १. ९४. ४; सुर -
 १६७; मुनिमन - २१८. ३; २. ३२७.
 ४; भवभंजन - सुरजूथः ३. १६. ५;
 सुर - ३१. २; जन - ५. ३९. २;
 सुरवृंद - ६. १४०. ५; सुर - १४३.
 १; मुनि - ४; ७. ५३. ५; मुनि-

सज्जन-७४. २; जन-२२३. १
रंजनम्, मुनीन्द्रसंत-३. ६. २; जनमन-
४१. ३
रंजनि, सकलजन-१. ५१. ३
रट-धुन बाँध के बोलना २. ३८. १
रटत ४. २०. ३
रटति ३. ३८
रटनि २. २०६. २; ६. ३९. २
रटहु ७. ७. २
रटहि २. १५९. २
रटि २. ३९
रत, -परायण, लगा हुआ, अनुरक्त, प्रेमी
ब्रह्मचरजव्रत-१. १५७. १; चरन-
२. ७३. ४; सियरघुवीरचरन-९५.
१; धरम-१६३. ३; १७३; नीति-
२२९. १; खलवध-३. ३०. ४;
स्वारथ-३२. ३; परहित-सीला
५९. ४; विरति-४. १५; ६. ७७;
भूतद्रोह-१०१; -काम १०१; पर-
द्रोह-१३०. ८; विस्वद्रोह-१३७.
२; कामलोभमद-१३७. ५; स्वारथ-
६; परद्रोह-१४०. ३; काम-१४१.
५; रामभगति-७. ४४. २; धर्म-
४; एकनारिव्रत-४५. ४; ज्ञान-
५२. ३; परदार-६२; स्वारथ-
६३. २; गुनग्रामनाम-६९; स्वारथ-
७०. २; विराग-७८. १; राम-
भगति-४; ज्ञान-७८; कामक्रोध-
लोभमद-१०६; धर्म-१३२. २;
अधर्म-१५१; मृत्तिविरोध-१५४.

१; दंभ-२; कामक्रोध-१५६. २
रामचरन-१८९; विषय-२०८.
६; संतर्निदा-१३; २२०. ४;
नीति-२२१. ४
रतन १. ३९. ४; ३९०. २; २. ३१७. ३;
७. ४६. ५
रतनारे-लाल १. २६६. २
रता, धर्म-७. १६२. १
रति, -अनुराग, प्रीति, काम की स्त्री राम-
चरन-१. ९; हरिहरपद-१८. ३;
५४. ४; -नाथ १०८. ५; १११. ५;
१११; ११२. २; ११३. १; ११५.
१; १२८. ३; धरम-१३०. १;
१५८. १; १७९. ३; रामचरित-
२३०. २; २३२. १; -नाथ २४६.
३; २८०. ३; -मानुषिमोचनि ३३०.
१; -नाथ २. २६. २; ७६. ५;
-पति ९१. ४; -मनोजमद ९२. १;
१२४. २; चरन-१३०; १३४;
२०५; २४०. ४; धरम-३. १;
परपति-८. ३; १५. १; ब्रह्म-१८.
७; चरन-१९; २१. ४; ३०. ५;
४४. ४; रघुवीरचरन-४. २१. ४;
रामचरन-५. ११. १; -मुख ६.
१६. ४; महेसवंदितचरन-१३५.
५; रामचरित-७. १५; ४५. २;
रामपदारविंद-४७, रामचरन-४८.
१; श्रीरघुवीरचरन-४८. ३; ६५;
पदसरोज-७२. ४; प्रभुपद-१५०;
१६६. २; ३; ४; ब्रह्मज्ञान-१८६.

१; २१७. १; रामचरण—२२१
 रतिप्रद, —प्रेम उत्पन्न करनेवाला रामपद—
 ६. १५७. ८
 रथ १. १२५. ४;—समेत २२७; २२८.
 ४; हयगय—संकुल २४७. १; ३६६.
 ३; ३७२. ३; २. ७; ८२; ८४. १;
 ८४; ८६. ४; ८७. १; १४३. ३;
 १४४. २; ३; १४८. ४; २०४. ३;
 २२९. ४; ३. ३६; ४८. ४; ५.
 ३७; ६. ७२. २; ९४. ४; ९४;
 १०१. ६; १०२. १; १०३. ३; ६;
 १०३; १०६; १०७. २; १०९. ५;
 १११. २; ११२. २; ६; ११४. १;
 २;—आरूढ ३; ११५. १; ११७. १;
 २; ११८. २; रघुपति—२; १२०. १;
 १२३. ९; १२५. ५; ७. २२; ७३. २
 रथहि २. १४५. १
 रथी—रथसवार ६. १०३. १
 रथु २. ८२. ४; ८३; ८६; ९५. ३; १००;
 १४४. २; १४६. ४; १४८. १; ३;
 ६. १०१. ४; १०३. २
 रद—दाँत १. १७५. १
 रत्न, —रण, संग्राम, युद्ध १. ४१. ३; ६८.
 ४; १०६; १५१. १; महा—धीरा
 १८१. २;—धीरा १८२. १; २११.
 ४; २१३. २;—मदमन ५;—अजिर
 २५४. २; २६४. ४;—धीरा २७४.
 ३;—बाँकुरे २७८;—धीरा २८४. ४;
 ३०७; ३०९. ४; ३१७. १; २;—धीरा
 २. १०६. ३;—रसाविटपु २३०. ३;

२३१. ४; ३. २४. ७; २६. २;
 ३१. ३;—धीरा ४. ९. ६; ५. ५०.
 ४; ५७. २; ६३. ३;—बाँकुरा ६.
 २७. १;—बाँकुरे ५६. २;—धीर
 ६०;—विमुख ६२. ४; ६७. ३; ६७;
 ७१. ४; ७३. ४; महा—७८. ३;
 —धीरा ८४. ६;—रंगा ८६. १;
 —धीर ८६;—धीरा ८७. १;—रंग
 ८९. १;—मदमत्त ३;—धीरा ९४.
 ५;—सोभा ९५. ७; ९८. ४;—धीरा
 ६;—सनमुख १०१. २; १०६. १;
 —रंगा १०६. १;—दुर्मद १०७. २;
 ११०. ४;—मत्त १२०. ५;—बाँकुरे
 १२१. ५;—धीरा १२३. ६;—भूमि
 १२५. ४; १२९. २;—सनमुख
 १३०. ४; १३३. ५; १५३. ५;
 —महि ५; ७. ७. ३;—धीरहिँ १७.
 ३; १८. ३; महा—धीर ३२. ९;
 —धीरहिँ ५३. २;—क्रीडा ८२. २;
 ९७;—धीरा २२०. २
 रनिवास—रानियों के रहने का स्थान,
 अंतःपुर १. ३२८. १; ३८८. १
 रनिवासा, सहित—१. ३९३. ३
 रनिवासु १. ३६८; ३७०; २. ८; १६७
 रनिवास्व १. ३८६. ४; ३८८. ३
 रतिदेव—एक राजा का नाम २. ९६. २
 रवि, —सूर्य—नंदिनि १. ७. ५; ४०. ३;
 ६६. २; ९३. ४; १८१; प्रताप—
 १८६. ३; १८७. १;—ससिहि २००;
 २२७; २३४. १; २७२. ३;—मंडल

२८९. ४;—बाजि २९४. ५; ३२५.
 १; २; २. ३८. २; ३८;—रुख ६०.
 ४; रघुकुलकमल—१२३; रविकुल—
 १५५. २;—कुलजलरुहचंदिनि १६०.
 १; २१०. २; २५५. ३;—मनि ३.
 २२. ३;—निकट ४. ३१. १; २;
 ५. १६. १; ६. १०२. ४; १२२.
 १;—उपरागा १२८. ५; १३८. ४;
 —सम ७. २७. १; ४६;—ससिदुति
 ५०. ४; सतकंज—५३. २; प्रताप—
 ५४;—सन्मुख १०४. ४; ११६;
 ११९. ३;—सतकोटिप्रकास १४०;
 १४२. ५
 रविहिँ ३. २२. ३
 रविहि २. २६८. २
 रम—रमता है १. १०४
 रमन,—पति, (खेल) गिरिजा—१. १२७;
 इंदिरा—७. ५७. २
 रमनम्, श्री—६. १३८. ४; रमा—७.
 ३२. १; श्री—१०
 रमा,—लक्ष्मी संतसमाजपयोधि—सी १.
 ५१. ५; १६४. २; १६४; १६६. १;
 —सम २८०. ३;—निवासा ३. १७.
 १;—निवास ४१. ५;—पति ४.
 १५. ३; ६. १३३. ५;—सहितं १३८.
 ३;—निवास १४०. ४; ५;—पती
 २५७. ७;—रूप ७. २५;—ईस ३०.
 ४;—रमनम् ३२. १; उमा—ब्रह्मादि-
 वंदिता ४७. ५;—निवास ५१.
 ५;—नाथ ५२;—निवास १२५

रमापति—विष्णु भगवान् १. १५१. ४;
 —पदअनुरागा १५३. २; १५४. ४;
 ३१७. ४
 रमेउ २. १३४. ३
 रमेस—विष्णु ७. ३२. १
 रंभा,—एक अप्सरा—आदिक १. १५४. २
 रम्य—सुंदर १. ६६. ३; परम—१२९.
 ४; २०८. ४; २६०; ६. ५. २;
 १३८. ६; ७. २; ५२. ५
 रम्यता, पुर—१. २४५. ३
 रंध्र,—छेद, (अवगुण) स्रवन—१. १३७.
 १; १७३. ४
 रये—रंग गये ३. ५९. ५
 रव—शब्द १. ११०. ५; १८५. १; २९४.
 ५; कल—३३०. २; ३. ५२. ५;
 खग—४. २०. २; ६. १८. ४;
 ७४. ४; ९९. ३; खर—१०१. ६;
 घोर—१०२. ४; १२२. ५; १२९.
 २; पिकादिखग—७. ५२. ५;
 कल—८०
 रवकारी—शब्द करनेवाला ७. ११२. ४
 रवि,—करनिकर १. ५;—करभववारी
 ६४. ४; अमतम—कर १३९; २९७;
 —कुलकैरवविपिनविधु २. ५९—वंस-
 तडागा २३३. ३;—सनमुख ३.
 १६. १; प्रभुप्रताप—५. ४८. २
 रस,—शृङ्गारादि नवरस, आस्वादन के योग्य
 वस्तु, प्रेम, विषय हास—१. १८. २;
 —भेद ५; १९. ४; रामभगति—
 लीन ३८; ५८. ५; ७; ५९. २;

एक-६३. ४; ८५. ४; ९३. ३;
 सांत-१३१. १; ध्यान-१३५;
 सकल-भोगी १४२. ३; प्रेम-
 १४३; प्रेम-पागे १७४. ४; २०३.
 १; बालकैलि-२३०. १; प्रेम-
 सानी २४०. ४; २४४. ३; २४५.
 ४; वीर-२७४. ३; विप-भरा
 ३११. ४; वीर-३२६. ३; करुण-
 कटकई २. ४७; विषय-५१. २;
 प्रेम-५३. २; चंदकिरिन-रसिक
 ६०. ४; ज्ञानविरागभगति-९३.
 २; प्रेम-सानी १०४. २; १२५.
 ४; प्रेम-१२९. १; अमिय-१२९.
 १; १७७. ४; रसल-छं. ५; २०९;
 एक-२२०. ३; २२३. ४; नीति-
 २३०. ३; वीर-२३१. १; ३२७;
 एक-३. ५१; ४. १९. ३; महा-
 भंग ६. १९; ४१. ३; ८३; वीर-
 ९३. ६; समर-१०६. २; एक-
 १३७. ३; ७. २७; प्रेम-३७;
 एक-५३. ५; प्रेम-साने ७०. ४;
 ७७. १; ११५. ३; १३८. ३;
 रघुवीरभगति-सानी २१७. १
 रसना-जीभ २. २६. छं. ५; ६. ५०. ४;
 ५; ७. १३४. २
 रसपागी, नीति-५. ३६. ३
 रसल, -रस २. १७७. छं. ५
 रसाल-मीठा, आम १. १११. १; २.
 ७. ३; २३८. १; पाटल-पनससमा
 ६. ११५. ६

रसाला १. ८४. ३; २९५. ३; ३७७. ४;
 ३. ५२. ३; ५३. २; ७. ८०. ५;
 १३६. १
 रसिक, -रस का जाननेवाला कवित-१.
 १८. २; चंदकिरिनरस-२. ६०. ४;
 ७. ९९
 रसु १. ८१; वीर-३०१; २. ३१८. २;
 ३१९. २; प्रीति-५. १५. ४
 रसोई १. १९८. ३; २०३. १; ४
 रह १. ३३. ४; २९२. १; ३८६. ४; २.
 १५३. १; २६५. १; ३. ८. २;
 ३६. ५; ४. ३. १; १६. १; ५.
 ८. ३; ६. ७४; ७६. ४; ७. ४६.
 ३; ४७. २; ८६. १; ११५. ३;
 १८८. २
 रहइ १. ७२. १; ८६. २; ८६; ९५. २;
 २१५. ५; २. २५. ४; ८१. ४;
 १३२. ३; १४६. १; १६७. १; ४.
 ५. २; ७. १८८. ३
 रहई १. १४२. १; ३. ८. २; ४.
 ६. १; ३१. ६; ५. ३. १; ७.
 १७०. ६
 रहउँ १. ८५. ३; १०५. ३; १९२; १;
 २. १२८; ३२४. ४; ४. ८. ७; ७.
 ११०. २
 रहउ १. २८५. १; ३; २. ५. ३; ४. २१.
 २; ७. २१५
 रहऊँ २. ६०. ३; ३. ५८. ३; ७. १९२. ७
 रहत २. १५. २; ७९. १; ८२. ३; २१७.
 ४; ५. १५. ४; ६. १४

रहति १. ४६. ३; ७३. ४; २. ९८. ३;
१४१. १; २; ३. ३८; ५. ३०. ४

रहन ७. ४०. २

रहनि १. १७८; २. ३१५. २; ३२६. ४;
५. ७. १; भरत-७. ९१. ४

रहब १. ३९४. ४; २. १७. २; १०५.
३; १३७. २

रहसि-एकांत में २. ५. १; ५. ३६. ३

रहसी-दर्पित हुई, एकांत २. १८. १;
४४. १,

रहसेउ २. ८

रहस्य,-शुभ भेद राम-१. १३५. २;
परम-७. १०८. २; १२९. ४;

राम-१९२. १; १९६

रहहिँ १. १९०. १; २१०. १; २४६.
२; २. ३. २; २६. १; ४५; १२९.

३; १५२. ५; १६७. २; २१५. ३;
३. १०; ४८. ६; ४. २९; ५. ३६.

१; ६. ७३. ४; ७. ५. ४; ३४.
४; ४६. १; ४८. २; ५३

रहहिँ ७. १८८. १

रहहीँ १. ९०. १; ३९४. २; २. ४९.
३; २११. २; ३. १९. २; ५. ४१.

३; ६. २३. १; २७. ४; ७. २०.
५; ४६. ५; ४८. १; ३

रहहु १. २०१. २; २. २०. ४; ७२. ३;
४; १३२. ३; ३. १३. ३; ६. १३३

रहहू ५. ३७. ४

रहा १. २३. १; ८३. २; १२५. ३;
१६४. ३; २०२; २०६. २; २७५.

४; ३०९. १; ३१९. ४; ३८८. १;
२. १८. ३; ३. २३. ५; २४. ८;

४. ३२. ४; ५. ९. १; २५. ३;
६०. ६; ६. २७. २; ३०. २; ३३;

३९; ५५. ३; ६३. २; १०७. २;
१२०. २; १३०. ५; १३८. २; १४०.

३; ७. १; ३६. ४; ४४. २; ८०. १
रहि १. १०५. २; २०२. ४; २९७. २;

३२३. ३; २. ५५; १०५. २;
१५४. २; ६. १२६. २; ७. १२३.

१; २०४. ३

रहिउँ ३. २२. ५

रहित,-विना सबगुन-१. १८; १९.
३; दोष-२७; कलिमल-३१. ६;

५९; १०४. २; १२८; १४०. २;
आनन-१४२. ३; १४४. ३; १८९;

१९४; कृपा-२०६. ४; २१७. ४;
माया-२१८. २; कारन-२४४;

विसमयहरष-२. १३. २; ७५. ३;
बिकार-९४. ४; राम-१४६. ४;

१५६. ३; ३. ३०. २; संसारदुःख-
५८; हेतु-५९. ४; सब-५. ५२.

२; हेतु-७. ७०. ३

रहिय १. २४७. ३; २. २३०. ४; ७.
१७०. ८

रहिहँ ४. १४. ४

रहिहिँ २. ५०

रहिहि १. ११९. ५; २०४. २; २५६.
३; २. १०४; १४५. २

रहिहु १. १६९. २; ७. ८४

रही २. १७१. १
 रही १. १११. ५; ११३. ४; २४४. १;
 २६०. २; २६१. ४; २७४. २;
 २९५. ४; ३६९. १; ३७०. १; ३८२.
 ४; ३९१. २; २. १२३. ४; १६२.
 ४; ४. ८. १; ५. ८. २; २३. २;
 ५०. ३; ६. १२. २; २९. १; ४४.
 ४; ७४. ४; १०६. ६; १०८. ५;
 ७. ५२; १६२. ४
 रहू २. १५. ४; ३. ३६. ७; ६. ९६. २;
 ७. १७२. ४
 रहे १. ७०. ३; ७८. ४; ९७; ११४. १;
 ११९. ३; १५९. १; १६१; १७१. ४;
 १७२; १७३. १; २; १७६. ३; २०६.
 ३; २२०. ३; २४३. १; ४; २४८. २;
 २६३. ४; २७४. ४; ३०२. ४; ३२३.
 ४; ३७१. ३; २. १२४; १३८. ३;
 १४०. ३; १५१; १६१; २२७. ५;
 २६०. ४; ३१७. ४; ३२३. ३; ३.
 १७. ७; १८; ५२; ४. १५. २; १७.
 ६; २०; ५. १८. १; १९. ३; ४३;
 ६२. २; ६. ५५. ५; ७५; ८४. ४;
 ९५. २; १०६. १; १०७. ५; ११७.
 ७; १२१. ४; ५; १२३; १३७; ७.
 ३०. ३; ५; ३२. २; ३६. १; ५५.
 ४; ५६. २; ८१. २; १६०
 रहेँ १. ४९; २१७. २; २. ३२; २६३.
 ३; ३. १३. १; २; ४. ७. २; ८.
 ४; ३२. ४; ६. १०८. १; ७. ८४;
 १२०; १३६. १; १५२. २; १७०;

१९३
 रहेउ १. २२२. २; २. ४५. २; ५.
 ४६. २; ७. ५. १; ५४. १; १०२
 रहेऊ १. १७९. ४; २१५. १; २. ३६. २
 रहेसि ७. १७२. ४
 रहेहु २. ८३. ३; ३. २३. ६; ४. ३३.
 २; ६. ९८. ५; ७. ४३. २
 रहै १. १०९. ५; २२४. ३
 रहौ १. १२३. ५; १२५. ५
 राँघा—पकाया १. २०३. २
 राई, रिपि—१. १६१. २; रघु—२७०.
 २; २. १०५. ३; १०६. १; ११०.
 ३; ११५. १; १२५. २; १२६. ३;
 १३२. ३; १३६. २; १५२. २;
 २०९. ४; २३४. ३; २५७. २
 राउ १. ३२. ३; १८२. २; १८६. ४;
 १९५. ४; २०४. ४; २४७; २४८.
 १; २५०. ४; २५५. २; ३२०. १;
 ३२६. ४; ३६४; ३६५; ३६९. ३;
 ३७३. ३; ३८१. ३; ३८५. ४;
 ३९४. ३; ४; २. ५. १; १८; २६;
 २८. १; २९. १; ३१. १; ३२. २;
 ३६. १; ३६; ३७; ४३. ४; ४५. १;
 ३; ४६. २; ७२. १; ७७. ४; ७७;
 १२६; १४७. ३; १५६. २; १५६;
 १६२. १; २०८. २; २५७. ३
 राउर—आपका १. २५१. ३; ३७५.
 २; २. ४; १८; २२. ३; २४.
 ४; ३१. १; ३४; ३९. २; १२७.
 १; १३२. ४; १३२; १३६; १५४;

२२१. १; २६०. ३; ३१५. १
 राजरि-आपकी २. ३४. ३; १०१. ५;
 २५६. ४; २५९. २; २६५. १
 राज-राजा १. १७. ३; गन-३५. २;
 कोसल-४४. ५; गिरि-९२. ४;
 २००. ४; रघुकुलमनि-२२०. ४;
 २३९. ४; २५०. १; कोसल-२७५.
 ४; ३२४. ३; ३९४. २; ३९५. १;
 २. २. ४; मुनि-११. १; रघु-
 १३. २; २२. ४; २६. १; ४०. २;
 ४३. ४; ५२. ४; महि-८३. ४;
 रघु-९२. ३; कोसल-९९. २;
 कलुषपुंजकुंजमृग-१०७. १; १५१.
 १; १५३. ३; १६३. ३; मुनि-
 १७२. ४; कोसल-१७४. ३; २०२.
 १; तीरथ-२०५. ३; रघु-२१२.
 २; सुर-२२१. २; रघु-२३३.
 ४; २५४. २; २५६. १; २५९. १;
 २६७. १; कपि-४. १४. २; ५.
 ६०. ३; निसचर-६. १३९. २;
 खग-७. २०८. १
 राका-पूर्णिमा २. ३२६. ३; -रजनी
 ३. ५४; -ससि ७. ११; -पति
 ११६
 राकेस, -पूतो का चाँद हरिहरजस-१.
 १०. २; -करसरिस ५३; २७८. १;
 रामरूप-२९५. २; भानुवेष-कलंकू
 ३०७. १; राम-७. २०
 राख ३. ५६. ३
 राखइ १. १९६. ३; २. ५२. ४; ३. ५६. ३

राखउँ २. ५६. २; ६०. १; ३. ४०. ४;
 ५. २७. ४; ७. १९६. १
 राखत ३. ३७. १३; ४. २६. ७
 राखन २. ७९. १; ३. ३३. ३
 राखव २. १५३. ३; २३०. १
 राखहिँ १. १४८; ३६५. १; २. ५८. १;
 ८७. ४; ७. १०८. ३
 राखहु १. १३५. २; २५१. ४; ३. ४०.
 ३; ४. १२. १; ५. ४१; ७. ३८. ३
 राखा १. २३. १; ५६. ६; ७५. ४; ९२.
 २; १९६. ३; २०४. १; २२६. ४;
 २२९. २; २२९; २. ३१. ४; १५८.
 १; २२०. २; २५९. ३; ३. ३. १;
 ४. ७. १; २९. ३; ३२. ३; ६.
 ३९. ७; ५५. ६; १४८. २; ७.
 ८६. ५; १९०. ५
 राखि १. २६८. १; ३७१. १; ३८५. ३;
 ३८७. १; २. २९. १; ५३. २;
 ५६. १; १४८. ३; १५६. ३; २३४.
 ३; ३. ३. ३; ३२. २; ३७. १०;
 ३८; ५. ५. १; २३. ४; ४४. २;
 ६. ४२. १; ८१; १००. १; १५०;
 ७. १३४. ४; १७८; १९२. ७; २१७
 राखिय-खखो ३. ४६. ५; ५. ४४. ४
 राखिहहिँ १. ४४; ५. २२
 राखीँ २. १७१. १
 राखी १. १०१. ४; ३७३. २; २. १७५.
 ४; २१७. १; २२०. ४; २३०. ३;
 २५९. ४; २६३. १; २६५. १; ४.
 १४; ६. ७७. १; १३४. ७; ७.

४०. ३; १८१; २२१. १
 रासु १. ३१३. ३; २. ३५. ४, ४. १२.
 ४; ६. ७७. ३; १२४. ५
 राखे १. ४१. १; ४२. ३; ६७. २; १०९;
 १५६. ४; १५९. ३; २३२. २; २.
 ९१. २; २१५. ३; २१६; २५५;
 २५९. २; ३. १५. ११; ५३. ५;
 ५. २९. ३; ७. ६४. ४
 राखेउँ ३. ४०. २; ७. २१४
 राखेउ १. ३३. १; २४९; २. २६५. ३;
 ५. ५०; ६. ४४. ४
 राखेसि—स्व दिया १. २०१; २१३; २.
 ९०. ४; ३. ३७
 राखेहु १. ३८९. ४; ३. १३. ३; ७.
 १७८. ८
 राग—भक्ति, प्रेम, रंग १. ३७७. १; २.
 १३१. १; १६७. १; २२०. २; ५.
 ४८. २; ६. १०२. ५; ७. ३२. ७
 रागा २. ३२५. ४
 रागु २. ७६. ३
 राचा—लगाया, प्रिय लगा १. २६९. ४;
 २९२. २
 राच्छस ५. ६०. ६; ६. ७५. ३; ७८. २
 राच्छसी ५. ११. १
 राज—सभा १. ४६. ४; राम—सुख ६३.
 ३; तरु—११०. ३; भुजग—भूपन
 १३३. ४; १३४. ३; ४; गिरि—
 कुमारी १३६. ३;—कुमारि १५८;
 —कुअँरि १६२. २;—मराल १६२;
 —कुमारी १६४. २; १६६. १; १७०.

४; १७१. १;—धनी १८१. ३; ४;
 —सुख १८९. ४;—कुअँरकर १९४;
 २१३; गिरिवर—किसोरी २६८. ३;
 —कुअँर २७४. १;—समाज २;
 कौसल—किसोर २७५;—समाज
 २७५; २८३. २; मृग—२८७. ४;
 २८९. २; महामत्तगज—२८९;
 —समाजहिँ २९९. ३; ३६८. ४;
 महा—३७३. ४; ३८१; ३८८.
 ४;—सभा २. ३. १; राम—
 अभिपेकहित ६; मुनि—६; राम—
 अभिपेकु ९; ३२; ३३; ५१. २; ५५.
 ४; ५६; ७२. ३; तीरथ—बड़ाई
 १०७. २;—लपन ११३. २;—कुमारि
 ११७. ३;—कुअँर ११७. ४;—कुमारा
 १२०. २; नर—१२७. ५;—पद
 १५३. २; १६२. २;—कुमारू ३;
 १६७;—सभा १७२. २; १७५. १;
 —पदु १७५. २; १७६. २; ४;
 तीरथ—निवासी २०७. १; मुनि—
 २१४;—समाजू २१५. २; २२२.
 ३; २२३. ४;—समाजू २२६. ४;
 —पदु २२९. २;—पद ४; २३०. १;
 —मदु २३२. ३; २३२; ३१७. १;
 ३२३. ३; ३२६; मुनि—३२७. २;
 —कुमारी ३. ७. ३; शंकरमानस—
 मराला १३. १; हरहृदिमानस—मरालं
 १६. ४; गीघ—१८;—नीति ३६.
 ६; गीघ—३७. ४; ४. ८. ५; १३;
 २१. २;—नीति २६. ७; ५. ३७;

कपि-६. ८७; गज-९१;-कुमारी
१२४. ६; कोसल-१२६. ४; ५;
१४७; कपि-१५१; ७. ३५. ३;
४३. ४; राम-४४. १; ४४; ४५.
३; ४५; ४६;-दुआर ५१. ४;-घाट
५२. २; खग-८८; खग-१८४;
१८८. ३

राजत-शोभित होता है १. २७५; २९१;
३३०. ३; २. १३४; २४०. ३; ३२२;
६. १५३. ३

राजति १. ३९२. २; ६. १३५. ६

राजन १. ३२६. २; ३२७. ३; २. ४

राजहिँ १. २२२. ४; ३२८. २; २. ४१.
३; ७. ५०. ५; ५३. ३

राजहि १. १८६. २; १९०. ४; २. १९.
३; ३९; ६. १०६. १

राजा, निसाचर-१. ३४. १; ४१. ३;
तीरथ-६६. ४; रितु-११०. ३;
१५८. १; १६१. ३; मनु-१७१.
२; १८४. २; १८५; १८६. ३; १८९.
३; १९४. १; १९६. १; १९९. ३;
२०१; २०२. ३; २०६. १; २२५.
३; अहि-२२७. १; २३५. ३;
२३७. ४; २३९. १; २४०. १; २७७.
४; २८४. ३; ३०४. ३; ३२८. १;
३७२. २; ३८०. ४; २. ८. १;
१२८. ३; २५१. ४; २५५. १; २५७.
३; अहि-३. १९. २; कोसलपुर-
२२. ७; २८. ५; ४. ३३. ४; ५.
५. १; २९. १; सुर-६. २९. २;

७. ५२; खग-८४. ३; ८८. ३;
१०४. १; १२७. ३

राजि, -पंक्ति रोम-६. २१. ४

राजिव, -नयन १. ३४. ५;-नैन २. १२५;
-नैना ३. १६. १०; ४. ३३. ६;
-नयना ५. ३२. १;-नैना ३५. १;
-दललोचन ६. ८३. ९;-नैन ८९

राजीव, -कमल पद-१. १७६. १;

-त्रिलोचन २४४. २; अरुननयन-
सुवेसं ३. १६. ४;-आयतलोचनं

४१. २;-लोचन ६. ९३. ७;-नयन
१४०. ३;-विलोचन १४३. ४;

नव-नयन ७. १४. ४;-लोचन
५; ३८; नव-अरुन ११२. ३

राजु २. १२; २३. ३; २४. ४; ३२. ४;

गज-४०; ५०; ५२. २; ५२;

तीरथ-१०६. १; २०८. २; ४;
२२३; ३२५. ३;-नीति ३. २८.

४; ४. १३. ५; अचल-५. २३.
१; ५०; ५५. ३; ६. ९; १०. ३;

१३२. ५; अखिलजन-१३३. ४;
५; ७. ९६. १

राजू, तीरथ-१. ७. ४; रितु-६३. २;

३०३. २; २. ४३. १; कानन-
५४. ३; तीरथ-२१२. १; रघु-

२२६. ४; २२९. ३; मृग-२३१.
३; रघु-२४०. ३; २६६. १; ३१७.

२; ३२३. ४; मृग-३२७. ४; ३.
३९. ७; ४. १४. ५

राजे-प्रसन्न हुए १. २९८. १

राज्य २. २३६

राता-प्रीति-युक्त १. १३. १; २३६. १;
६. ११०. ४; ७. २२०. १

राति, -रात्रि दिन-१. ३८८; २. १२.
४; २१. ४; काल-८४. ३; १५१.
३; १५८. ३; २०२. ५; २०३. ४;
३. ३०; अर्घ-४. ८. २; काल-
५. ४१. ४; ६. ८३. १; १२५. २;
७. ११६

रातिहिँ २. २२२. १

राती १. १२. ३; १३२. ४; २२७. २;
२२९. १; २. ८. ४; हिम-१३.
१; १४. २; १७. २; १५६. २;
१७०. ३; दिन-२०२. १; २१३.
१; ३. १३. २; २८. ४; दिनु-४.
९. ११; १४. २; ५. २७. ४; ४७.
३; ६. ९४. २; ७. ७. २; १७०.
४; २०६. २

राते-लाल १. ३०१. ३

रानि २. १४. ४; १४; १५. ४; १७;
२३. १; २४. १; २६. ५; ४४. १;
२०८. ३; २५३. ३

रानिन्ह १. २९३. ३; ३००. ४; ३२८.
४; ३६७. ४; ३८६. ३; ३८६

रानिहिँ, नृप-२. १२३. १

रानिहि २. २२४. ३

रानी १. ३२. ३; ६१; १७३. ३; २०२.
२; २२२. ४; २२५. १; २७५. २;
२८९. ३; २९०. १; २९६. १;
३००. ३; ३२८. २; ३६७. १; ३७०.

१; ३; ३७९. ४; ३८६. १; ३८८.
४; ३८९. ४; ३९२. २; २. १४. ३;
१७. ३; १८. ३; २१. २; २२. २;
४०. १; ५६. ३; १११. ३; १२६.
४; १५४. ४; १५७. २; २३६. ४;
२५७. ३; ५. ९. २

राम, -भगति १. ७. ४; -कृपा ८. ४;
-चरनरति ९; -मय १५; सिया-
मय १७. १; -पदनेहू १८. २;
-भगतिभूषित ४; १९. २; -नाम-
जसअंकित ३; -प्रताप ४; -कथा
५; -जससंग १९; सिय-जस
२०; -चरितसर २१. ३; -चरित
२१; २२. २; -गुण ५; -प्रभुताई
६; -पद २३. ५; -सुकीरति
२४. ५; -चरित ३१. ४; -चरन-
अनुरागी ६; ३२. ४; -पद ३२;
३३. १; -पद ३३. १; -चरन-
पंकज २; ५; ३३; ३४. १; २; ३४;
-नाम ३५. १; ३५; -लखनसम
३६. २; -नाममनिदीप ३७;
-भगत ३८. ३; -भगतिरसलीन
३८; ३९. ३; ३९; ४०. १; २; ३;
४१. १; २; ३; -चरित ४१; ४२;
-सनेहू ४३. १; -नाम ३; ४; ४३;
-गुणगाथा ४४. १; २; ६; ४४;
४५; ४६. १; २; ४; ४६; ४७;
-भगति ४९. २; ५०; -कथा ५१.
३; ४; ५१; -चरितचिंतामनि ५२.
१; सिय-प्रेम २; -भगतजन ६;

-गुनग्राम ५२; -चरित ५३; -कथा ५४. ३; -अवतारा ३; ५४; -गुन-गाथा ५५. २; -जन्म ३; ४; ५५; -धामदा ५६. २; -चरितमानस ४; ५; ६; ५७. १; २; -भगतजनजीवन ४; -सीयजस ५८. २; -कृपा ५९. ३; ६०. ३; -चरन ४; ६; -भगति ६१. १; -समरजसु ६१. १; -सरूप-सिंधु २; ६२. २; -चिवाहउछाह ३; -तिलक ४; -चिवाहसमाजू ६३. २; -वनगवनू २; -राजसुख ३; ६४. २; -पद ६६. १; -नाम ६८. १; -महिमा ३; ४; -गुन ६९. २; -भगत ३; -कथा ३; ४; ७०. २; ७४. ५; ७५. ४; ७६. ३; -वचन ७६; ७७. १; २; -रूप ७८. २; -पद ४; -मायहि ७९. ३; ८०. १; -भगत ३; -नाम ८४. २; -भगति ९०. २; -गुनग्रामा ९९. ४; १००. १; २; ४; -भगत १२८. ३; १२८; -चरित १२९. २; ३; १३२. ३; ४; १३३. २; ४; -गुनगाथा ४; -अवनार १२४. ३, १३४; -गन्ध १३५. २; -कृपा १३६; -गुनगाना १३७. ३; ४; -कथा १३७, १३८. १; २; -नामगुन २; ४; -रूप १३९. २; -पद १३९; १४०. ३; ४; -विषयक १४१. २; ३; १४३. ३; -गन्ध १४४. १; ३; -कथा ४. -चग्निमानस १४५; -अवनार

१४६; १४८. २; -जन्म १४८; १४९. १; १५१. १; २; -गुनगाथ १५२; -चरित १५५. ३; १५६. १; -गुनगान १६६; -कथा १६९; १७६. २; -जन्म १८०; २२२; २२८. ३; २२९. ३; -प्रिय २२९; -चरितरति २३०. २; २३२. १, २३३. ४; २३६; -वान २३७. २; २३९. ३; २४०. ३; २४३. २; २४५. १; ३; २५१. २; ४; -रूप २५३. २; २५४. ४; २५५. १; २५८. १; २६७. २; ४; २७०. १; २; २७८. १; -उर २; २७८; -रूप २८२. १; २; -पदकमल २८५, २८७. ३; २८८. २; ३; १९०. १; २९२. ४; २९३. १; २; २९३; २९४. ४; ५; -रूपराकेम २९५. २, ४; २९६. ४; -छवि २९७. २; -उर ४; २९८. ३, ४; ३००. ३ ४; ३०२. ४; ३०४. २; ३०५. १; ३१०. ३; -वचन ३; ३११; ३१२. १; ४; ३१३, ३१४. २; ४; ३१५. ३; ३१५; ३१६. ४, ३१७. ४; ३१७; -पुर २२३. १. ३, ३२४; ३२५; -बलु ३२६. १; ३२७. ३; ३२८. ३. -पुगी ३२९. ३; ३३०, ३६८. ५. -छवि ३६९. १; ३६९; ३७०. १, २; ३७५. २; ४, ३७८. २. ४. ३७९. १. ३८५. १; -जम ३८७ ३८९. ३६०. ३;

३९१; ३९३. १; २; ४; ३९४. २;
 ५;—रूप ३९४;—व्याह ३९५. २;
 ३; ४;—प्रसाद ५;—यज्ञ ५; ३९५;
 २. २. १;—रूपगुणशीलसुभाऊ ४;
 —सुजस ३. १; ४;—राजअभिषेक-
 हित ६;—हित ८. १;—सीयतन
 २;—अभिषेक २;—महतारी ९. २;
 ३;—राजअभिषेक ९;—धाम १०.
 १; १०; ११. १; २;—प्रभाऊ १३.
 २;—तिलक १४. १; १६. २;—सिय
 ४; १९. १;—मातु १;—तिलकहित
 ३; ४; २०;—सपथ २३. ४; २५.
 १; २;—सपथसत २७. ३; २९. ४;
 ३३. १;—मातु ३३. १;—अपराधू
 ३; ३४. १;—दरसआधीना ३४. २;
 —मातु ४; ३५. ४;—विरह ४; ३५;
 ३७. २;—बडाई २; ३८. १;—दास
 ४; ४०. २; ४; ४१. २; ३;—रुख
 ४४. १; २;—आगमनु ४४; ४६. १;
 ४८. ३;—प्रतिकूल ४९;—समाना
 ५०. ३; ५०; ५१. १; २;—सरिस
 ४; ५२. ३; ४;—मनभर्वरु ५४. २;
 —रुख ५५;—महतारी ५६. ४;
 ५८. ४; ५९. ४; ७१. ३;—सिय
 ७४;—निवास ७५. २; ४;—पद
 ७५;—विमुरख ७६. १;—सीयपद
 २;—सियचरन ७७. १; ७८. ३;
 —रुख ७९. १;—राखन ७९. १;
 —चरन ३; ८०. ३; ४; ८२. १;
 ८३. ४;—वियोग ८५. १; ३;

—चरनपंकज ४; ८६. २; ४; ८६;
 ८७. १; २;—दरसहित ८७; ८८.
 १;—लपनसियरूप ९०. १; ३;—पद
 ९४. ३;—गुन ९५. १; २; ३; ९७.
 ३; १००. ३;—रजाई ४;—तन
 १००; १०१. १; ५; १०५. ४; १०८.
 २; ३; १०९. ४; १०९; ११०. १;
 २; १११. १;—अनुरागी ४; ११२.
 १; ३;—लखनसियरूप ४;—रजायसु
 ११२; ११३. १;—चरन ११४. २;
 ३;—पदुपदुमपरागा ४; ११५. २;
 ११६. १; ११७. १; १२२; १२३.
 ४; सीय—पदअंक १२४. ३; ४;
 लपनसियप्रीति ४;—धामपथु १२५.
 १;—छवि १२६. १; २; १२७. ५;
 १२७; १२८. ४; १२९. १; २;
 १२९; १३०. २;—पद २; ३;
 —तीरथ ३; १३०; १३१. ३; ४;
 —भगत १३२. २; ४;—मन १३३.
 १; ४; १३४. ३; १३५. ४; १३६.
 ४; १३८. १;—छवि १३९. १;
 —वन १३९. २; सिय—पद १४०;
 १४१. १;—चरन २;—सिया १४१;
 १४२. २; १४३. २; ४;—वियोग
 १४४. ३;—रहित १४६. ४;
 —जननि १४७. २;—सखा १५२.
 २; १५३. ४;—सँदेस १५४. २;
 —महतारी १५५. २;—वियोग-
 पयोधि ३;—रहित १५६. ३; १५६;
 —विधुबदन १५७. १;—विरह १;

-वियोगकुरोग १५९. ४; १६१;
 १६२; १६३; १६६. १; २; १६७.
 १; ४; १६९; १७०. १; १७१. १;
 १७२. ४; १७४; -विरहआगी १७५.
 २; १७६. ३; ४; -सुभाऊ २०१.
 ३; -बडाई ४; २०२. १; ४; ५;
 २०४; -पद २०५; सीता-चरन
 २०६. १; -चरनअनुरागा ४; -गुन-
 ग्राम २०७. २; २०८. ३; -प्रिय-
 आता २०९. १; २; ४; २०९; २१०.
 ३; २११. १; २; २११; २१२. ३;
 -विरह ४; २१३. ३; -पग ४;
 -विरह २१४; -लघुभाई २१५. १;
 -सखा २१७. २; ३; ४; २१७;
 २१८. २; ३; -रुख २१९. २; ३;
 ४; २२०. ४; -भगत २२०; २२१.
 १; २२२. २; ४; २२३. ४; २२४.
 १; -गुनमाथा २२५. १; सीय-
 पदपदुम २; ४; -दरस २२५;
 -सखा २२६. ३; २३०. २; २३०;
 २३१. २; ४; २३२. ३; २३३;
 २३५. १; २३६. ३; -चरन ४;
 २३७; २३८; -पदअंका २३९. २;
 २५१. २; ३; ४; २५२. ५; २५३.
 २; ४; २५४. १; २; -जनसु २५५.
 २; ३; -रजाई ४; २५५; २५६.
 १; २५७. १; २५७; २५८. ३;
 ४; २५९. ३; २६०. १; २६१. १;
 २६६. १; ४; २६७. २; ३१७. ४;
 ३१७; ३१८. १; -कृपा २; ३१९.

४; ३२०. १; ३२२. ३; ३२३. १;
 २; ४; ३२३; ३२५. १; ३२५;
 ३२६. १; ३; ३२७. १; ४; ५;
 -पद ३२७; -गुन ३. १; २. २;
 -विमुख ३. १; ३; -सर ३; ४. १;
 ५. १; -छवि ४; ९; १०. ३; -सुजस
 १०; १२. १; -मुखपंकज १२;
 श्री-१३; -कृपा १४. १; -पद-
 सेवक १५. १; ३; ९; -तनु १०;
 -वदन १२; -उरवाहुनिसालं १६.
 ४; ६; १०; -मन ११; १६; १७.
 ४; १८. ९; १९. १; २२. ९;
 १०; २३. ५; ७; २४. ४; २४;
 श्री-२६. १; ११; २६. ३०. ३;
 ३१. ४; ३२. २; -पद ३४. ४;
 ३५. ५; ७; ८; -रोषपावक ३७.
 ९; ११; श्री-३८; -चरन ३९. ९;
 -छविधाममुख ३९; ४०. १; ३;
 ४०; ४१. २; -मंत्र ३; ५; ४१;
 ४३; -पद ४५. ८; ५०. २; ५३.
 १; ३; -चरित ५; -नाम ५४. ४;
 ५४; ५६. १; ५८. २; -भगति
 ५९; ६०; ४. ४. १; ६. ३; -चरित
 ७. १; ३; -भगति ९. ९; १०; १२;
 १०; ११. २; ११; १२. १; २;
 -पद ५; -चरन १२; १३. १; ५;
 -सम १४. १; -काजु २२. १;
 -अनुज २३; २४. १; -पद २५.
 १; २; -काजु ३; २६. ३; -काज-
 लयलीन २६; -चरनजुग २८; २९.

३; ६;—काजकारन ३०. ४;—काज
 ३२. १;—कृपा १; २;—कारज
 ३३. ३;—काञ्चु ५. १; २. २; २;
 ४. ४;—कृपा ५. २;—आयुधअंकित
 ५; ६. २; ४; ६;—गुनग्रामा ८. १;
 —चरन ८;—चरनरति ११. १;
 —नामअंकित १३. १;—दूत ५;
 १४. ५; १५. १; ५;—वान १६.
 १;—दोहाई २;—प्रिय १७. १;
 —चरनपंकज २३. १;—नासु २;
 —विमुख ३; ४; विमुख—४; २३;
 २७;—कृपा २९. २; ४;—सुभाव
 ३४. २; ३५. १; २;—कृपावल २;
 ६;—वान ३६; ३९. ३; ४१; ४६.
 २; ४७; ४८. ३; ४८;—वचन ५०.
 १; ५; ५३. १;—सुभाऊ ५४. १;
 —जसु ५५. १; ५६. १;—सपथ २;
 —कटकाई ३;—कृपा ५७ १; ५७;
 —तेजवलवुधि ५८. १;—अनुज ५;
 —विरोध ५८; ६०. २;—कृपा ५;
 —पद ६; ६०; ६३. ३;—बलपौरुष
 ४; ६. १; २;—प्रताप ४. ३;—चरन-
 पंकज ४;—वचन ६. ३;—कृपा ४;
 —हितलागी ८. ३; १४;—सर १९;
 —विरोध २०. ४; २१; २५;—पद-
 पंकज २७;—प्रताप २८;—विरोध
 ३०. ५; ३६; ४२. १;—सर २;
 —वैर २; ४;—अपमानहिँ ४५. ४;
 ४८. १;—सायकनिकर ५१; ५२.
 २;—प्रताप ४; ५;—चरन ५३. २;

४;—पदकंज ५३;—अनुज ५५.
 १; कृत—विरोधा ५६. ३; ५७. २;
 ५९. १;—चरन ४; ५९; ६१. ४;
 ५;—प्रताप ६२. १; ६४. १; ६६.
 १; ६८. १;—विमुख ४; ७३. ३;
 ७३; ७४. २; ७६. २; ७७; ७८.
 ३; ७९. ३; ८०. १;—पदकमल
 ३;—विमुख ३; ८०;—प्रभाव ८१.
 ४; ८३. १; ८४. १; ८५. १;—रूप-
 गुन ८५; ८६. ५; ८६; ८९. ४;
 ९२. २; ३; श्री—९३;—कृपा ९४.
 १; ९६. १;—समीप ५;—पदकमल
 ९८;—अनुज ९९. २; ९९;—विमुख
 १०१; १०२. ८; १०४;—चरित
 १०६. १;—बलताते २;—पद १०७;
 —विरोध १०९; १११. ३;—सर-
 निकरन्हि ११३. ६; ११४. ५;
 ११४;—वचन ११५; ११६. ४;
 —मारगनगन ११६; ११७. ६; ११८.
 ५; ११९. १;—विमुख ४; १२०;
 १२४;—सुभाऊ १२५. १;—विरह
 २; १२६. ३; ४; श्री—रावनसमर-
 चरित ६; १२८. १;—अंग १२९.
 २; ७; १३०. ५;—विमुख ६; ८;
 १३१. ३; १३४. १; ४; १३५. ६;
 १३८. १; २; ३; १३८; १४०. १;
 श्री—४; ५;—आकार १४१. ४;
 —सरिस ५; १४१; १४३. ४; १४८.
 १; ४;—रुख १५०. ५;—रूप १५०;
 —तन १५२;—सहित १५३. ३;

१५५. ३; १५५; १५७. ७;—पदारति-
 प्रद ८;—वियोग ७. १;—पदारविंद-
 अनुरागी ५. २; ४;—विरहसागर
 ५; ६; ७. ६;—प्राणप्रिय ७; ८; १२.
 ४; १३;—चरनरति १५;—राकेस
 २०;—अभिषेका २२. ४; २४. १;
 २; ४;—वामदिसि २५; २७. १;
 श्री—२८; ३०. २; ४; ३२. १;—गुन
 ३३;—कथा ३४. ३;—पदपंकज ५;
 —रूप ३६; ४०. १; २; ३; ४२;
 ४३. ४;—प्रताप ४;—राज ४४. १;
 —भगतिरज २;—राज ४४; ४५. ३;
 पदारविंद—४७;—चरनरति ४८. १;
 २; ४९. १;—गुनगाहा ३;—चरित
 ४;—गुन ४; ४९;—चरित ५०; ५१.
 ४; ५३. ३;—गुनगान ५३;—प्रताप
 ५४. १; ५५. १;—कथा ४; ५५;
 ५७. ४; श्री—५७;—चरन ५९. १;
 ६५. २; ७०. १; २; ७१. १;
 २; ७२;—चरनअनुरागी ७३. ४;
 —कलकीरति ७३;—गुनग्राम ७४;
 —चरित ७५. १;—गुन ४; ५;
 —प्रताप ७५;—चरित ७७. १;
 —कथा २;—चरित ७७;—भगतिरत
 ७८. ४;—परायन ७८;—चरन ७९.
 ५;—चरित ८१. ४; ८२; ८३. २;
 —गुनग्राम ८३;—प्रभुताई ८४. ३;
 —चरन ८५. ४;—पद ८५;—भगति-
 पथ ८६. २;—कथा २; ८८. २;
 श्री—कथा ९०. २;—चरितपथ ४;

—लछिमनसंवादा ९१. १;—अभि-
 पेकप्रसंगा ९१. १;—रोप ९३; ९६.
 ३;—अभिषेका ३;—कथा ४;—पद-
 नेह ९६; ९८. ४;—कृपा ४; १०३;
 १०४; १०६. ५;—कृपाभाजन १०८.
 २; ३; ११०. १;—कृपा ११०. १;
 —चरित ११२. १; ११७. २; ४;
 —भुजहिँ ११७; ११९. १;—अव-
 तारा १२१. ४;—उदर १२३. ३;
 १२४; १२५. ३; १२८;—प्रसाद
 १३६. १;—प्रभुताई १३६. ३;
 —कृपा ३;—भजन १३८. १;—कृपा
 १३८; १३९; १४०. ४;—समान
 १४२. ५;—अमितगुनसागर १४२;
 —सम १४४. २;—रहस्य १४४. ४;
 —चरितसर १४६. २;—भगति १४८.
 ४;—पद १५०. १;—भगति २;
 —विमुख २; ३; १५२. ४;—परा-
 यन १५२. ४;—गुनगाना १६४.
 ३;—गुनगान १६४; १६६. १;
 १६६;—पद १७०. १;—भगति
 १७८. ५;—भजन १८२. १;—चरन
 ३;—गुनगाहा ६;—चरनवारिज ७;
 —चरन १८२;—भगतिजल १८६.
 ५; १८८;—चरनरति १८९;—चरन-
 विसेपी १९०. २;—मंत्र ३; ४;
 —चरितमानस ५;—चरितसर ६;
 —भगति ७; ८;—प्रिय १९०;
 —रहस्य १९२. १;—पद २; ७;
 —पुर ७;—भगतिमहिमा ८;—पद-

नेह १९२;—गुनग्रामा १९४. ४;
 —भगति १९६. ३;—पद १९७;
 २०४. २;—पदपंकज २०४;
 —भगति २०६. १;—भगतिमनि
 ५;—कृपा ६;—कथा ७; ८; ९;
 —भगति १०;—कृपा २१०. ३;
 —भगति ६;—पदपंकजनेहा ७;
 —विमुख ९; १०; २१३. १;—कथा
 ३; २१३; २१५. १; ४;—पद २१६;
 —चरन २१७. १;—अनुरागी २१७.
 ३;—पदकंजा २१९. १;—कृपा ४;
 —चरन २२०. १;—कथा २२१. ३;
 —चरनरति २२१;—कथा २२२. १;
 —चरन ४;—भगति २२२;—उपा-
 सक २२३. २;—गुनग्रामहिँ ३; ४;
 ५;—धाम ६;—समान ७; २२४;
 श्रीमद्-पदाब्जभक्ति १२५; श्रीमद्-
 चरितमानसम् २२६

रामः ३. १६. ८

रामचंद्र, —मुखचंद्र २. २. ३

रामचंद्र १. १६८. ३; २. ११६. ३; ४.
 २६. २;—गुन ५. १३. ३; २८. २;
 ६. ६४. ३; ७. २२. ३; ४५; ४६;
 —आयसु ४७. ३; ११५

रामचंद्र २. ९२. ४

रामम्—राम को ६. १; १३३. ५

रामहिँ १. ५१. ६; ७३. १; ८३. ३;
 १२८. ३; ४; १३६. ३; २६५. ४;
 २७५. ३; २७७. ४; २८८. २; २९०.
 २; २९९; ३०२. ४; ३११. ४; ३६९.

५; ३७६. ४; ३८१. ३; ३८५. ३;
 ३८७. २; ३८९. २; २. २; ६. २;
 ८. ४; १५. १; १६. ३; १८. ३;
 २०. ३; २३. ३; २८. २; ३२;
 ३८. १; ४०. १; २; ४४. ४; ४४;
 ४५. २; ४५; ५१. ५; ११४. ३;
 ११५. ४; १३८. १; १४१; १६१.
 ३; १७०. २; २०२. ४; २०६. ४;
 २०८. ४; २२०. १; २२८. २; ३.
 ११; ५. ९; ६. ९; ६४. ४; रावण—
 ७८. ३; ९६. १; १३५. ६; ७. १५;
 ८४. १; १६४. ३; १७०. २; १८८.
 ५; २११; २२३. २

रामहि १. २६०; २८१. ४; २९६. ४;
 ३७३. २; ७. ५३. १

रामा—राम, (स्त्री) १. २३०. ३; ३१४.
 १; ३१९. ३; २. ८८. २; २२६.
 ४; ३२०. ४; ३. १३. १; ३५. ८;
 ४. ९. १५; ६. ५३. ३; ७. १५.
 ४; ४०. २; १०४. २; ११०. ३

रामायणम् ७. २२५

रामायन १. २७; ५४. ३

रामु १. १३. ५; ४१. ३; ६८; ७६. २;
 १००. ३; १३२. ४; २४९. ४; २४९;
 —लघुभ्राता २५४. ४; २५८. २;
 २५९; २६३. १; २८८. ४; ३२६.
 २; ३३०. ४; ३६७; ३६९. २;
 ३७५. ३; ३८४; २. ३. ३; ४. १;
 २; ५. १; ४; ५; १०. २; १२. ३;
 १२; १४; १६. ४; सिय—१८. ३;

३०. २; ३२. ३; ३३. ३; ३४. ४;
 ३४; ३९; ४२. ३; ४५. १; ४७. ३;
 ४९. ४; ५६. ३; ७१. ४; ७५. १;
 २; ३; ७६. ४;—सिय ५; ७७. ४;
 ८१. ४; ८२. २; ३; ८४. १; २;
 ८५. ३; ८८. ३; सिय—९२. १;
 २; ३; सीय—९३. १; ९४. ४;
 ९५. ४; ९६. १;—रजायसु १०२.
 ३; १०३. १; १०९. १; १११. २;
 ११४; १२२. ३; १२४. १; लपन-
 सिय—१२५. १; ३; १३५. १;
 १४०. ३; १४४. ४; १५५. ४; १५६.
 १;—सनेही १५६. १; १६०. ४;
 १६३. ४; १६५. २; १६७. ३;
 १७५. २; २०२; २०४. ३; २०६.
 १; २१०. ३; २१०; २१८; २१९.
 ४; २२०. ३; २२१. ३; २२३. १;
 २२५. ३; २२६. १; २२७. २;
 २२९. २; २३०. २; २३४. २; ४;
 २५५. १; २५७. ३; २६०. ४;
 ३२१. ४; ३. ५. ३; ४३. ३;
 ४६. १; ५०. १; ४. ९. ११; १३.
 ४; १४. ५; १४; ३३. ७; ५. ३९.
 १; ४२. ४; ४२; ६. ६; १७; ४२.
 ३; ५०. ४; ५८; ६५. १; २; ९३.
 ६; १३९. ४;—कृपा १४९; १५५.
 १; ७. ७५. २; ८५. ३; ९७; १२१

रामू १. ४२. ३; १३६. २; १४१. ४;

सिय—२. २०४. २; २६२. ४

रामेस्वर ६. ६. १

राय—राजा, रत्न १. २२२. १; ३७१. ३;
 २. ३. ३; ६. २; ११. २; ३१;—रुख
 ४०. १; ७९. १; १११. ३;—रासि
 ११८. ४; मुनि—१२७. १; कौसल—
 १३६; १७५. २; २६५. ३; सुज्ञान—
 ६. १५७. ७

रायमुनी—एक प्रकार की चिड़िया ६. १२९.
 ८

राया, मुनि—१. ६८. ३; सुर—१३४.
 २; चराचर—१५६. ३; मुनि—
 १६७. २; १९९. २; ३११. १; २.
 १३१. १; सुर—२१९. २; रघु—
 ३. १४. ३; रघुकुल—१८. ९;
 मुनि—७. १४. २; ७८. ४; खग—
 ११५. १; अंडज—११९. २; खग—
 १४०. १; २०८. ७

रारि—राइ, झगड़ा ६. १२

रावन १. १३. ३; ७२. १; १३४. ४;
 १४९; १५१. १; २०६. १; २१०.
 ३; २१३. ३; २१३; २१६. ३;
 —रिपु २४४. २; २८९. २; ३. २२.
 २; २२;—ससिराहू ३६. ३; ७;
 ३६; ३७. ८;—अरिजस ५९; ४.
 ३१. ६; ५. १८. ३; २१. २; २२.
 ४;—वचना २५. २;—पालित ३३.
 ३; ३८. १; ३९. ४; ४३. २;
 —क्रोध ५०; ५३. ४; ५४. ४;
 —चरन ५५. १;—दूत ५६. २; ५७;
 ५८. ५; ६. ११. १;—सभा १९;
 २७. २;—उर २८. ४;—नगर ३३.

४; ५; ३९. ६; ३९; ४०. १; ४;
 ४०; ४२. १; ४३; ४४. ३; ४८.
 ४; ५२. ३; ५३. ६; ६१. ४;
 -भवन ६४. १; -आगे ६४;
 -मातृपिता ६८. ३; -सुत ७५. ३;
 -रामहिँ ७८. ३; ८५; ८६. ३;
 १०१. १; -मत्तगजमृगराजसुजस
 १०२. ८; १०३. १; १०७. २;
 १०८. २; ५; -भवन ११०. ३;
 ११४. ३; ११५. २; ४; -सर ११६.
 ३; ११७. ३; -सिरसरोजवनचारी
 ४; १२०. २; ५; १२१. ३; १२२.
 १; १२४; १२५. ४; ७; १२५;
 -वाहुसिर १२६. ६; श्रीराम-
 समरचरित १२६. ६; १३०. १;
 १३७. ५; -नाग १३८. १; -अरि
 १४०. २; १४१. ५; १४४. २;
 १५३. ६; -अरिचरित्र १५७. ८;
 -अरि ७. ७४. ३; -अवतारा ९०.
 ४; रघुपति-समर ९६. १; -चघ
 ९६. १
 रावन्हिँ ४. ३३. ५; ५. ५१; ६. ८.
 ५; २८. १; ६०. ३; ६२. ३; १०२;
 विभीषण-११९; १२३; ७. ९४. ३
 रावन्हि १. २०८. २; ५. ४. ३; ३५. ४
 रावन्नु १. ४१. ३; ६८. ४; २८३. १;
 ३. २८. ३; ५. ९. १; २; ६. ४२.
 ४; ५७. ३; ७७. १; ८६. ४; ११०.
 १; १२३. ७; १२८. ३; १५०. २
 रावरी-आपकी १. ४७; २. २०२. ५

रावरो-आपके १. २६९. ५
 राषा-रख लिया १. २२०. ३
 राषे २. ३. २; १२९. ३
 रासभ-गधा ३. ३७. ३
 रासि, -ढेर, समूह रूप-१. २२५. ४; २.
 ५९. १; ६०. १; ब्रह्मानन्द-१०७.
 ४; राय-११८. ४; धन-१४५.
 ४; रूप-३३०. ५; बल-५. ५६;
 मल-६. ५०. ३; रूप-७. ११३.
 ४; तेज-२०१
 रासी १. ३९. ३; ४२. १; ५१. ७;
 ज्ञानगुन-६८. २; सकलगुन-
 १०४. २; सुख-१३२. १; २२९.
 ३; सकलगुन-२७९. २; ३७२.
 २; ३७४. ३; २. २३८. ३; २५८.
 १; ३. ३९. ६; तेजबल-६. १६.
 १; बुधिवलतेजधर्मगुन-२५. २;
 सुख-७. १२. ४; गुन-७०. २;
 सुख-९१. ३; १८६. ३; १९८. १;
 अघ-२१५. ४
 रासिहिँ, बहुकामनामसकहिम-७. ५३. ५
 रासीन्ह, अंगार-६. ७४
 राहु-ग्रहविशेष १. १०. २; २००;
 २७१. १; ६. १६. ३; ३१; ११७. १
 राहु १. १३. ३; १८४. ३; २८३. १;
 ३१४. ३; २. ५६. १; २१०. २;
 रावन्ससि-३. ३६. ३; ६. ४८.
 ५; ११७. ७
 रिच्छ, -रीछ-ईस ६. ५९. २
 रिच्छेस-रीछों के स्वामी ४. ३३. २

रिच्छेसा ४. ३२. ४
 रिभाई ५. ५८; ६. ३९. १
 रिभाये १. १९२. १
 रितु, - मौसम, ऋतु वरपा - १. ३५; ६३.
 १; - राजू २; - राजा ११०. ३;
 वसंत - २६०. २; वरपा - २. २४.
 ३; ५३; - राज १३४; १३७. २;
 २१६. ४; वरपा - ४. १४. ४;
 सरद - १९. १; ३; २०; २१. १;
 - अवरितुअकालगति ६. ८. ३
 रिपि - ऋषि सप्त - ईसा १. ९९. २
 रिधि, - ऋद्धि सिधि २. २. २; २१४. ४;
 २१५. १; ७. १२६
 रिद्धि १. ११८; ७. २०२. ४
 रिन - ऋण, कर्ज २. २३०. १
 रिनु, गुरु - १. ३०९. १
 रिपु - दुश्मन १. २४; - सुदनपदकमल
 ३३. ५; ५८. ६; नाग - छाला १३०.
 ३; काम - १३१. १; - हीन १९४;
 - छय २००. ४; २००; २०१. २;
 - मूल ३; २०५. ४; २१२. ३;
 - नासा २२९. ४; रावन - २४४.
 २; २६४. ४; ३०४. २; ३०७;
 - सुदनहि ३७५; पाक - ३८०. २;
 - दमनु २. १४; १८. ३; - सुदनु
 ७२. १; २३०. १; - दवनु ३१९.
 २; सत - ३. ३. ४; - भगिनी २२.
 ६; - दल २३. ७; २४. ५; ७; २६.
 ४; - सर १०; - दल ११; २६;
 २८. १; २८; ५६. ५; - धल ४.

८. २; - सम ६; ५. ५. १; - उत-
 करप ४१. २; ४; ४२. २; - दूत
 ४४. १; ५४. १; - दलतेजवल ५५;
 - बलबुद्धिथाह ५८. ३; - नारीरुदन
 ६. ४. २; ११. ४; १३; २३. २;
 २५. ४; ३७; ४३. ४; - मद ५२;
 ५३. ५; - बल ५३; ५९. १; - कटक
 ६४. ४; - दल ६५; - दलवल ६७.
 - दल ९०. १; ९८. ३; ९९. ५;
 ७; १०१. ३; १०३. ६; संसार -
 १०३; - समीप १०९. ४; ११८. ३;
 १२१. १; १२३. १; - वपुष ३;
 १२४. १; १२८. १; १३२. ५;
 - दल १३३. ५. ७. ७. ३; अभूत -
 ६१. १; - रूप १६०. ३; २०७
 रिपुहन - शत्रुओं को मारनेवाला २. १६४.
 ४
 रिपुहि ५. ३२. २
 रिपय, - ऋषि मुनि - समाजा १. ६६. ४;
 १०२; २१८. ४; २५०; २. २५४. ४
 रिपि, - हित १. ४०. २; ७०. १; २;
 ७४. ४; देव - ९२. २; देव -
 चानी ४; सप्त - १०१. ४; १०२.
 १; १२१; देव - १५३. १; ४;
 - राई १६१. २; नृप - १७१. ३;
 २४२. ४; २. ११०. ३; २०७. ४;
 २१५; - आयसु २१७. १; ३२५.
 २; ३. ३. २; - पतनीमन ७. १;
 - बधू २; - निकाय १४. २; १७.
 १; ५; - पुलस्तिजसु ५. २३. १;

-नारी ४३. ३; ६०. ६;—आसिप
 ६३. १; देव-६. ९३. ५; ९६.
 ५; ७. ८३. २;—आगमनु ९०;
 -दूपन १९०. १; २;—महासभा १२३
 रिपिन १. १०२. १
 रिपिन्ह १. २४५. २; ६. १५५. २
 रिपिहि १. १५६. ३; २२१. ३; २४०
 रिष्यमूक—एक पर्वत ४. ३. १
 रिस—क्रोध १. १३३. १;—वस १८५.
 २; १८६. ३; ३०१. ३; ३०३. २;
 ३०४. ४; ३०६. ३; ३०७. ४;
 ३१०. ३; ३११. ३; ३१२. ३; ४;
 ३१३. १; ३१४. ४; ३१५. १;
 ३१६. ४; तिय—२. २६. २; ३२.
 १; ३३. २; ३; ३३; दुसह—५२.
 १; १६४. १; २; २३१. ३; दूत—
 ५. ५८. ४;—भरा ६. ९२. ४; १०९.
 १; ११८. १; ११९. ५; १२३. १
 रिसराते—गुस्से में लाल १. ३०१. ३
 रिसाइ १. ३०४. १; ४; ६. ४९; ९७
 रिसाई—क्रुद्ध होकर ५. ४२. १; ६. १३. १
 रिसान ६. ७७; ९६. ४
 रिसाना ५. १९. १; ६. ६२. ३
 रिसानि २. २६. ५
 रिसानी—क्रुद्ध हुई १. ६२. २; २. २६. ४
 रिसाने १. ३११. १
 रिसाहि २. २१९. ३
 रिसि १. १११. १;—वस ३०१. ३; ६.
 ५२. १; ७२. १
 रिसौ है—क्रोध से भराई १. २८५. ४

रिछ १. ३४. १
 रीछा ६. ७१. ४; १४१. ४; १५०. ५
 रीभइ १. १५९
 रीभक्त १. ४४. ६; ४६. २
 रीभहु १. ३७५. २
 रीभिहि १. १६२. २
 रीभेउँ ७. १२९. ३
 रीति, —नियम, परिपाटी खल—१. १०;
 ८१; ३२९. ३; ३७२. १; ३८२;
 ३८४; ३८८. ४; ३९४. ५;—दिन-
 करकुल—२. १६. २; रघुकुल—२९.
 २; २६१. ४; ७. १९६. १
 रीती १. ४४. ३; २१७. २; स्मृति—३.
 २१. ३; ५८. १; ४. ६. ४; १४.
 १; ५. ७. ३; ४७. ३; ६. ६. ३;
 ७. १८. २; ४४. १
 रीते १. १०६. ३
 रूख, —संमुख, इच्छा शंकर—१. ८२. २;
 २७७. ४; ३६७. ३; प्रीति—२. ३.
 २; २६. १; राय—४०. १; राम—
 ४४. १; ५५; रावि—६०. ४; राम—
 ७९. १; रघुवर—११९. ३; १२७.
 ५; १५४. १; राम—२१९. २;
 २५५; २५९. २; २६१. १; भरत—
 ३१९. ३; राम—६. १३५. ३; ७.
 १५. ६; प्रभु १४०. ३
 रूखा ५. १७. ४; २२. २
 रुचि—इच्छा १. १७. ४; ३९. २; ४४;
 ५७. ५; १३३. ४; १७८. २; १७९.
 १; १८२. १; धरम—१८३. २; २०६.

२; २५८. १; निजनिज-२७४;
 ३८७. ३; २. ८३. ३; १०८. २;
 २०५; जथा-२१५. ४; सेवक-
 २२०. ४; २५४. २; २५९. ४;
 ३१५. २
 रुचिर-सुंदर, मनोहर १. ११०. ३;
 १७५. ३; १७९. १; २२०. ३;
 -चापसायक २४२. १; २५२. ३;
 २५२; २५७. १; २५९. १; २७६.
 ४; ३२२. १; ३९०. ३; २. १२७.
 ३; १३४; २१५. २; -रूप ३. १२.
 ४; २२. ४; परम-३५. २; -सर ४;
 ५३. १; -वैष ४. ४. ३; १४; २७;
 रघुवीर-प्रयानप्रस्थिति ५. ३५. ७;
 ६. १४. २; १८. २, ९३. ६; १३४.
 ४; १३५. ६; १४१; १४३. १;
 १५३. ३; ७. १२. १; अति-२४.
 १; ५०. २; ५; ५१. ४; ५२. १;
 धृतसर-चाँपतूनीरहिँ ५३. २; ८१.
 १; ११२. २; ३; ११२; १४९;
 -आकर २०६. ७; २२२. २
 रुचिरार्द्र-मनोहरता, सौंदर्य ७. ५२. ४
 रुज, -रोग सकलभव-परिवारु १. ६.
 १; -व्याकुल १६१. १; ३. २८;
 ७. १५८
 रुजा, महामहिभूरि-७. ३२. २
 रुंड-घड़ ३. २६. ६; ६. ७४. ४; ९०.
 ४; ११३. ५; ६; १२९. १
 रुदन, -रोना सिसु-१. २२५. १; रिपु-
 नारि-६. ४. २; १००. ४; ७. ११३

रुदनु २. १५७. ३
 रुद्र, -शिवजी की एक मूर्ति, उनकी ग्यारह
 मूर्तियाँ-गन १. १६१; ब्रह्म-सर-
 नागत ४. ८; ६. ४२. १; -कोटि-
 सतसम ७. १४२. ३; -अष्टकम्
 १७४. ९
 रुद्रहिँ १. ११०. २; १२०. २
 रुद्रहि १. १६४. ४
 रुधिर-खून २. १६४. ३; ३. २. ४;
 -घार ४. ८. ४; ५. ४. २; -उप-
 लक्षारा ६. ६६. ६; ७३. २; ७४;
 ९९. १; -सरिता ११२. ६; -पनारे
 ११७. ४; ५; -सारी ११८. ५; १२३.
 ४; -कन १२९. ८
 रुधिरु ६. १२८. ६
 रुक्म १. १५६; सुर-२६०. ३
 रुक्मा ६. ४१. ३; ७. १३४. ३
 रुक्मी २. ५२. १
 रुखु २. १२०. २
 रुखे २. ५१. २
 रुठा ६. १२४. ४
 रुँधहु-रोको २. १८. ४
 रूप, विस्व-१. २३. २; ३७. १; २;
 -विसेप ३; नाम-गति ४; ७०;
 ७५; राम-७८. २; -मीलनिधि १००.
 ३; ११८. ३; १२४. ३; बाल-
 १३६. २; राम-१३९. २; प्रकाश-
 १४०. ३; कथा-१४७; १५८. २.
 १५९. १; १५९, १६०. ३; १६१.
 ३; १६२. १; १६४. १; १७४. ३;

१७६. ३; हरि-३; काम-२०६.
 ४; अघ-२०६; काम-२१२. १;
 भीम-२१५. २; नाना-२१५. २;
 धेनु-२१६. ४; अद्भुत-२२४.
 १;- रासि २२५. ४; मनुज-२२८.
 २; सील-गुनधामा २३०. ३; २३१.
 ६; २३३; सिंसु-२३४. ३; २३६.
 ४; २३७; विराग-२४९. २;
 -सीलत्रलधाम २४९; राम-२५३.
 २; २५४. १; सिय-२६४; २६५.
 २; २७९. ४;- गुनखानी २८०. १;
 परम-मय ४; २८१. २; कौसिक-
 पयोनिधि २९५. १; राम-राकेस
 २; ३०२. ४;- गुनसागर ३२२. ३;
 ३६८. २;- सिंधु ३६८; ३७४. १;
 ३८२. ४; राम-३९४; २. २. ४;
 भूप-३५. २;- रासि ५९. १;
 गुन-निधानु ५९;- रासि ६०. १;
 -सुसीलसुभाळ ७४; रामलपनसिय-
 ११२. ४; ११५. २; ११६. २;
 -विंदु १२९. ४; १५७. २; गुन-
 निधानू ३; २०१. ३; निज-३. ३.
 १; अनूप-६. ६; रुचिर-१२. ४;
 सगुन-१३; १५. ९; भूप-१५.
 ९; १८. ७; २२. ४;- भयंकर २२.
 १०; असुभ-२३. ३;- रासि ३०.
 ५; नर-३१. ३; ३२. २; ३३. २;
 निज-३६७;- सीलत्रतनेमपुनीता
 ३९. ४; ४१. २; वट्ट-४. ३. २;
 वल-निधाना २; विप्र-३; छत्री-

४; ५; एक-१०. ३; मंगल-१५.
 ३; विस्व-२५. २; ५. २. ५; अति-
 लघु-२. ५; ३. ७; नरनागसुर-
 गंधर्वकन्या-८; ३; ४. १; अति-
 लघु-५. २; विप्र-६. ३; ८. ३;
 १०; लघु-१६. ५; २५. ४; वानर-
 २६. २; लघु-२६; काम-४४. ३;
 ४८. ४; सर्व-५२. २; विप्र-६१.
 ४; हरि-६. ७. ४; विस्व-२०;
 २१; ८३. २; काल-६९; ७६. ४;
 राम-गुन ८५; नस्वर-१००;
 खल-१२१. १; १३५. ६; सम-
 १३७. ३; १३८. ४; राम-१५०;
 वट्ट-२५७. १; विप्र-७. ५; १५.
 ३; रमा-२५; निर्गुन-३०. १;
 अनूप-३०. १; राम-३६;- गुन-
 सीलघनेरे ४८. ४;- गुनधामहि ५३.
 १; ५५. ३; काल-६४. ३; कृतार्थ-
 ७०; सुख-७४. ३; कृतार्थ-८९;
 विज्ञान-१०४. २; दुख-१०६;
 निर्गुन-१०७;- रासि ११३. ४;
 १२१. ४; १३८. ३; १४०. २;
 रिपु-१६०. ३; बालक-१९०. ४;
 काम-१९०; २०६. २; विज्ञान-
 २१३. २; अति-२२३. ५
 रूपम्, निर्गुनसगुनधिपम-३. १६. ६;
 उर्वीश-६. १; ईशाननिर्वाण-७.
 १७४. १
 रूपहि, सत-१. १७८. २
 रूपा, १. ३८. १; नाना-४; उपरोहित-

२०२. १; २१९. २; २२४. छं. ४;
 परमारथ-२. ९४. ४; २११. १;
 दुख-३. २०. ३; हरि-४१. १;
 नर-७. ७१. ४; १२१. ३; निर्गुन-
 १८६. ६; सिसु-१९२. ७; १९६. १
 रूपिनि, विज्ञान-७. १९९
 रूपी, माया-३. ५६
 रूपु १. १२०. ४; १५८. २; राम-२८२.
 १; रामलपनसिय-२. ९०. १;
 ११२. ३; २२३. १
 रूरी-सुंदरी १. ६३. १; २२०. ३; २३१.
 ३; २. ९. २; २५१. १
 रूरे-सुंदर १. २७४. २; २. १२९. ३
 रैँगाई-चलाई ६. १०२. ६
 रे १. ३०४; ३०५. २; ३. ७६. ६; ६.
 ३०. १; ४०; ४१. ३; ४१; ४६. ४;
 ५०. ३; १०८. १; ११९. ३; ७.
 १७२. १
 रेख-लकीर १. २२. २; ९१; १७५;
 २३१. २; तिलक-सोमा २५२. ४;
 २६८; २. २०. ४; २२. ४; प्रभुपद-
 १२४. ३; ६. ५५. १
 रेखा १. १००. २; २३१. २; २७६. ४;
 ३. ३९. ९; ७. ११२
 रेत ६. ११२. ६
 रैता-रेत, बालू २. १०३. १
 रेनु, -धूल विधिपद-१. २९; ३७६. १;
 गुरुचरन-२. ४. ३; ४. १९. ४;
 -सम ५. ५. २; ६. १०२. ४
 रेनु १. १७४. १; १९७. ४

रैनि-रात २. १५७. ४; २५४. ४
 रोइ २. ९५; ३. २९
 रोई १. २१६. ४; २. २८. ३
 रोकनिहारा-रोकनेवाला ६. ७७. २
 रोकहिँ ७. १७. २
 रोकि १. ३०७. ४
 रोकी १. ७३. ४; १७६. ३; २४६. ४;
 २९२. १; ३०६. ३; ३. २२. ३;
 ५. ४६. २; ७. ५६. १; १२५. २
 रोके २. २१७. ४; ६. ७३. ४
 रोखा-तेजी ६. १२९. १
 रोग १. ५२. २; -घस ३. ७. ४; ६.
 ४६. २; १५५. ५; बहू-७. ३२.
 ५; भत्र-महामदमानअरी ३२. ९;
 ४३; १६२. २; २०६. ४; मानस-
 २०८. ४; २०९; २१०. १; ४;
 संसृति-सजीवनमूरी २२२. १
 रोगा, मानस-७. २०८. १४
 रोगी १. १६१. १; ७. २१०. १
 रोगू, भत्र-२. २१८. १
 रोचन-गंध, हलदी, गोरोचन १. ३७९.
 ३; ७. ९. ३
 रोदति-रोती है १. १११. ५; १२०
 रोदन १. २२४. ४; ३. २८
 रोपहु २. ७. ३
 रोपा-लगाना, बीज बोना ६. ९. २; ५२.
 ४; ७. १८८. ६
 रोपि ७. १०३
 रोपी ५. २३. ४; ६. १०७. २
 रोपे १. ३७७. ४

रोम, —पुलक—आवलि १. १२८. १;
२२४. ३; २३३; २. ७. २;—राजि
६. २१. ४;—आवली २८. ३;
—आवलि १३९. २; ७. १४. ४;
४५. १

रोवइ ७. १०८

रोवत ६. १३०. १; २

रोवनिहारा ६. १३०. ५

रोवहिँ २. १५४. ४; १५७. २; २५७. ३;
६. ६२. २; ९४. ३; १०१. ६;
१२८. ४

रोवा ४. १३. ३

रोप—क्रोध १. १०. ३; २८४. ३; लपन—
पावकप्रवल २९९; ३०७. २; २.
३२. १; ३५. १; २१९. ३; राम—
पावक ३. ३७. ९; ६. ३६; ३९.
४; सम—७. ९३; १७१

रोपा १. १५५. १

रोपी—क्रोधी १. २०१. ३

रोषु १. ६८. ४; २. ३३. ३; ७६. ३

रोषू १. ३०५. २; ३१४. ३; २. ९४.
१; भूसुर—१२७. २; १६७. १;
१७३. १; २२०. २

रोसा १. २४०. २; ३. ३७. २

रोमु १. ३१४

रोहिनि—रोहिणी नक्षत्र २. १२४. २

रौताई २. ३६. ३

रौरव—एक प्रकार का नरक ३. ८. ३; ७.
१७२. ३; २०८. १३

रुइ १. ११९. ३; १२०. १; २१०. २;

२८१. १; ६. १२९. १

लउ १. ३८. २; २. १३२. ३

लकुट—लकड़ी ३. १५. ११

लखइ १. १६२. १; २६२. ४; २. २३. १

लखन, राम—सम १. ३६. २; २. २०१.
१; ३२१. ४

लखहिँ १. १०. २; १३

लखहु २. १५. ३

लखा १. १६२. ४; २९४. ४; २. ७९.
१; २५३. २

लखाऊ १. १९९. २

लखाये १. २६५. २

लखि—देखकर १. १३. ३; २६; १६१.
४; २८८. २९४. २; २९७. २; ३;
३२१. १; ३६७. ३; ३६८; ३६९.
५; २. ४. ४; ८; ४०; ७४; ८४. २;
१०५. ४; ११२. ३; १४०; १४२.
३; ४; १४४. १; १४८. ४; १६४.
२; ४; १७७. ३; २०७. ४; २१६.
३; २३१; २५१; २५२. ५; २५३.
३; २६१. १; ७. ६४. ४; १०४.
१; २१०. १

लखी—देखी १. २६७. ३; २. २८. ३;
३२. २; ३५. ३; ४०. १; ११९. २

लखे ६. १३५. ५

लखेउ १. २९२; २. ७४. ४; २२८. ३;
२४०. १; ७. २९

लगत १. ६७. ४; ३२२. ४; ३९१. २;
२. ७९

लगति १. २१. ४

लगन १. ११५. २; ४; १२३; २२२;
 २. १२. २; १९. ३; ५३. ४
 लगाइ १. १२१. ५; ३२८. ३; ३६९.
 ४; २. १६५; ७. १४. ५; १४; ६६
 लगाइय १. १२१. ४
 लगाई २. १६८. १; ५. १२. २; २४;
 ७. ५१. १; ५२. ३
 लगाये २. ५३. २; २३८. ४
 लगावत २. ४५. ३
 लगावति २. १६२. १
 लगावहिँ १. २१५. ३; २. १२३. १
 लगावा ४. २३. ३; ५. ३३. २; ४७.
 १; ६. ११०. ४
 लगि—लिप, चास्ते, तक १. १०. ४; ४२.
 ४; ७५. १; १०५. ३; ११०. १;
 १११. १; ११४. १; ११८. २;
 १५१. २; ३; १५९. १; १६५. २;
 १६८. ३; १८३; १९०; १९८;
 २१३. ६; २४९. ४; ३०३. २; २.
 २१; ३७. ४; ७३. ३; ९३. ३; ४;
 ९७; ९८; १००. १; १०१. ५;
 १०८; ११३; ११८; १२१. २; १२२.
 ४; १३९. २; २१३. ३; २३०. ४;
 २५१; २५५. ४; २६१; २६६. ३;
 ३२३; ३. १३. ३; १७. ७; २०.
 २; २२. ५; २५; ३२. १; ४. १३.
 ३; ३३. ३; ५. १. १; २; ४. २;
 २०. २; ३६; ४७; ४८. १; २;
 ५८. ४; ६. १४. ३; ७१. २; ७६.
 ३; ७९; ९५. ७; ११६; ११९. ४;

१२८; ७. ७२. १; ११७; २०८.
 १९; २१९. ४
 लगिहहु २. ५१. ३
 लगीँ १. १२३. ४; २. ५०. २
 लगी ७. १६०. ३
 लगु २. २५७. ३
 लगे १. ७५. ४; ८४. ३; ८४; ८८;
 १०६. २; ११५; १२३. २; ४;
 १९७. २; २५२. १; २५९. २;
 २६१. १; २६९; २७०. ३; २८१.
 ४; २८४. १; २८५; २९०. ४;
 ३०२. १; ३७७. ४; ३८५. ३; २.
 ९; ५५. १; ८५; ८७; ९१. १;
 १४२. ४; १६४. ४; २१६. १;
 २२१. २; २३५; ३१९. ३; ३.
 २३. ४; ५; ३०. ६; ६. ७६. २;
 ९०. २; १०१. २; १११. ६; १२३.
 ७; १२६. २; १२८. ४; १२९. १;
 ७. २९; ११८; १२४; १३४. ३
 लघु—छोटा, हल्का १. १७. ३; २३;
 ११८. २; ४; ५;—सुत १७०. २;
 २००; २०६. २; रामु—भ्राता २५४.
 ४; २५६. २; २७३; २७६. १;
 २८०. १; २८९. ३; ४; पग्म—
 २८९;—व्यालहि २९२. ४; ३११.
 ४; ३१५. ३; ३१६. ४; ३२२. ४.
 ३६७. १; ३८२. ४; २. १६. २;
 —घात ४६. ४;—चयगु १११. ४.
 —देवर ११८. ३; १३४. ४; १६४.
 २; १६६. १; १६७. २; २०१. १;

२०४. १; राम-भाई २१५. १;
 २१६. १; २१८. ३; -तिय २२४.
 ३; -भाई २३४. ३; २६०. ४;
 ३२०. ४; ३२४. १; ३. ७; -भ्राता
 २२. ६; अति-रूप ५. २. ५; ३;
 ५. २; -रूप १६. ५; परम-१६;
 २५. ४; २६; ६०. १; ६. ४. १;
 ३३. ५; ४०. ४; ४०; ५५. १; ७६.
 ४; ७. ११०. ४; १६२. २
 लघुता-नीचता, हलकापन १. ६४. १;
 ६. ३६; ७. १४२. ५
 लघुन्ह १. १९७. ४
 लंक २. ८२. २; -गढ ६. ६३. ३;
 -पति ११०
 लंकहि ५. ४. १
 लंका १. २०८. ४; ५. ३. ५; ४. ३;
 ६. १; ११. २; ३; २३. १; २६.
 ४; ३३. ३; ३६. १; -पति ५२.
 ३; ५५. १; ३; ५७. ४; -सनमुख
 ६. ८. ३; १३. ४; -ईस १४. ३;
 -सिखर १८. २; २५. ३; २७. ४;
 ५२. १; २; ५५. २; ५९. १; ५;
 ६०. १; ६२. ३; ६५. ४; ७६. ४;
 ९६. ५; -द्वार १००. १; -ईस
 १००; १०९. ५; ११०. ३; ११५.
 १; १२२; १२७; १३३. १; -ईसा
 ७. १२. १; -पति १७. ४; १८. १;
 ३६. ४; ९४. २
 लंकिनी - एक राक्षसी का नाम ५. ४. १
 लंकेस - रावण ३. ३०. १; ५. १९. १;

-कुमारा १९. ३; २१. १; ४७. २;
 ५०. १; ५२. ४; ६. १४०. २
 लंगूर ६. ७९. ३; ११२. ३
 लच्छ, - निशान, एक संख्या (लाख) मृदु-
 समाना २. ४२. १; ७. ६७. २
 लच्छन १. ९१. २; १२८. ३; १५९.
 १; ३; १८७. २; २२९; ३. ५८.
 ३; -हीना ७. ४४. ३; ६०. २; ३;
 ६१. ४; सकल-जुत ७२. ४
 लच्छा ६. ९०. २
 लच्छि - लक्ष्य (निशाना), लक्ष्मी १. १२.
 ४; १६३. २; १७६. २; २८०; ३२२
 लछिमन, - लक्ष्मण-पद १. ३३. ३;
 ७६. १; २२९; २३०. २; २४५.
 १; ३११; २. ७१. १; २१२. ३;
 ३. १९. ३; २२. ६; ९; २२; ३५.
 ८; ३६. १; २; -मन ३; ३७. २;
 ३९. ४; ४६. २; ४८. ६; ५३. ६;
 ४. ४. १; ५. ४; ७. १; -रामा
 ९. १५; १३; १५; १९. १; २१. ४;
 २२. ४; २३. १; ३; ४; ५. ५३.
 १; ५४. ४; -वचन ५४. ४; ५५.
 १; ६१. १; ३; ६. १४. २; ४;
 ५९; ७३; ७५. १; -उर ७५. ४;
 ८४. १; ९५. ५; ९८. ४; ९९. ५;
 ७; १०८. २; १०९. ३; ११४. ५;
 ११८. ४; १२१. २; १२४. ४;
 १२६. ३; १३१. ३; १३५. १; २;
 ३; १५३. ५; ७. ५. २; १५. १;
 १६; १७; ३६. ४; राम-संवादा

९१. १; ९२. २
लछिमनहिँ ३. ३५. ४; ६. ८३. १
लछिमनहूँ ३. ३२. ३
लछिमनु १. ७८. ३; २५४. ४; ३. २८.
१; ३१; ४. २३. १; ५. ४५. ४;
६. ७६. ३; १००. ३; १०७; ७. १४
लजाइ १. २८३
लजाई २. ३२५. ३
लजाना ३. ३६. ८
लजानी - लजित हुई १. २९९. ३; ३३०.
२; ७. २२. १
लजाने ६. ६२. ५
लजाये १. २६०. ३; २८७. ४; २. १५८. २
लजावनिहारे २. ११८. १
लजाहीँ १. २६६. ३; २७६. ३; २.
३२७. २
लटत - गिरता है ६. ७०. ६
लडाई ४. १०. ४
लता, - बेल ड्रुम - बिताना १. ५८. ७;
१०९. १; २६५. २; - भवन २६५;
३. ३९. ४; ४२. ३; ४८. १; ६.
२८. ३; ७. ४६. ३; ५१. १
लपटाइ - लपेटे हुए १. २३५
लपटाई ३. ४३. ४
लपटानी १. १२६. ४; २. ५८. ३; ४.
१६. ३
लपटाने ७. १५८. १
लपेटि २. २३१. ३; ६. ७९. ३
लपेटे २. १०१
लघार - लफंगा ६. ५२. ४

लवारा ६. ५२. ३
लंपट - पर-स्त्री में इच्छा करने वाला, विपथी
१. १३९. १; २१६. १; २. १६९.
२; ७. ६३. २
लय, - प्रलय, तन्मय, राग, नाच गीत और
बाजे की एक तान-रूप तुल्यता जग-
संभवपालन - कारिनि १. १२२. २;
- लीना २. १७३; २; सृष्टि - ३.
३६. २; रामकाज - लीन ४. २६;
- लीन ६. १४; - लीना ७. ५५.
२; १८२. ३
लयऊ १. १९३. ४; २९४. ३; ३. १४.
१; ५. १६. ५; २७. १
लयकारी - प्रलय करनेवाला ७. १४६. ४
लये - लिए ४. २९. १
लरत ३. २३. ८; ६. ३४; ६६. ४; ५;
१०५; १२०. ३; ५; १२१. ५
लरहिँ १. ३१७. १; ३. २६. ८; ६.
६६. ३; ९४. ६
लरहीँ ३. २४. ५; ६. ९०. ३; १२०. ४
लराई १. १०६. ४; १८२. ३; २०५.
३; २१२. ३; ३०४. २; ४. ९. १०;
५. २२. १; ६. ६१. ४; ६३. २;
८८. १; ९९. ६; निसिचरकीस -
७. ९५
लरि ३. २६. ११
लरिकन्ह १. ११९. ५; ३९४. ४
लरिकाहि १. ३१५. १
लरिका - लड़का १. ३१०. २; ३८९
लरिकाईँ १. ३०४. ४; ७. ११०

लरिकार्ई २. ११. ३; ४६. ३; लपन—

१५३. ४; ५. ६३. १; ७. १२४

लरिकिनी—लडकी १. ३८९. ४

लरिवे १. २१३. १

ललकि—ललककर, दौड़कर १. २८१. ४

ललचाने १. २६५. २

ललना—सुंदर स्त्री १. २३०. ४

ललाट—माथा १. ११६. २;—पटल

१७५. २

ललामा,—सुंदर नारि—१. २०८. १

ललित—सुंदर, मनोहर १. ६४. १; १७५.

२; २. १३४. ४; ३. ३२. १; ७.

१४. ५; ३०. ५; ५१. १; ११२. ४;

११३. २; १३४. ४; १९२. १

लव,—अंश, जरा-सा हिस्सा, रामचंद्र का

छोटा पुत्र निसा—लेसा १. १४०.

३;—निमेष २५८. २; २९१. ४;

बुधि—लेसा ३. ३६. ५; ५. ४;

बल—लेस २१; ६. १;—लेस ७.

१३५; १७१; २०६. ५; कृपा—लेस

२२३. ७

लवन,—नमक—सिंधुतट ४. २९. ५; ७.

१२७. ३

लवा—एक छोटी चिड़िया १. ३०१. २;

२. २३१. ३

लवाई—नई व्याई १. ३७०. ४; २.

१४७. २; ७. १५. ५; १९८. ५

लवार ७. १५५

लपन,—लक्ष्मण—हृदय १. २५१. १;

२६३. १; २७०. २; २७१. ४; २७३.

१; २८५. ४; २८७. १; २; २९२;

—रोपपावक २९९; ३००. ४; ३०२.

४; ३०४. ३; ३०५. १; ३०६. १;

३०७. ३; ३०८. १; ३०९. १; ४;

—उतर ३०९; ३१०. ३; ३१०;

३१३. ४; ३१४. ३; ३२३. ३;

३२८. ३; ३७५; २. १४. ४; ७२.

४; ७४. ३; ४; ७७. १; ८६; ८८.

२; राम—सियरूप ९०. १; ९१. २;

३; ९७. २; ३; १००. ४; १०१;

१०३. १; १०६. १; सीय—जनसहित

१०८. २; १०९; १११. १; ११२.

२; राम—सियरूप ४; राज—११३.

२; सीता—सहित ११४. ३; सीता—

सहित ११५. १; २; ११७. १; ११९.

३;—जानकीसहित ११९; १२३. ४;

राम—सियप्रीति १२४. ४;—सिय-

रामु १२५. १; १२७. ५; सिय—

समेता १२९. २; १३४. १; १३४;

सीय—१४२. १; १४३. १; ४;

—महतारी १४७. १; ४; १५२. २;

—लरिकार्ई १५३. ४; १५६. ४;

१६०. ४; १६२; १६४. २; १७२.

४; १७४;—सहित २०४. २; २०९.

२; २११. २; २१२. ४; २१७. ३;

२२७. ४; २२८. ३;—बाहुबल

२३२. १; ३; ४; २३३. २; २३८.

४; २४०. १; २; २५७. २; २६३;

३१८. १; ३३१; ३२२. २

लपनहिँ १. ३११. २; २. १०७. २;

१४३. १; ३१९
 लपन्तु १. २४९; २५१. ३; २५९. ४;
 २५९; २९६. ४; ३२४; ३२६. २;
 २. ११; १४; २०; ५०; ८३. ४;
 ८५. ३; ९१. १; ९३. २; ९५. ४;
 १०१. ५; १०३; ११६. ४; ११८.
 ३; १२४. १; ३; १४०. ३; ४;
 १४०; १४२. ३; ४; १४४. ४;
 १४७. २; १५१. १; १५५. ४;
 १५६. १; १६५. २; १६६. १;
 १६७. २; ३; २२२. ४; २२३. १;
 २२५. ३; २३१; २३४. २; ४;
 २६३. २; ३२७. १
 लसई २. १२४. २
 लसत - सोहता है, सुहावना लगता है, १.
 ३२१; २. ११६; २४०
 लसद्, - भालवालेन्दु ७. १७४. ३
 लस्यौ - शोभित हुआ ६. १११. ६
 लह - प्राप्त करता है ६. ५३. ३; ७. २१०. ८
 लहइ १. ११; ३६८. ३; २. १०. ४;
 १३०. १; ३. ८; ४. २०. ३; ७.
 १२४; २०८
 लहई १. ३००. २; २. २०८. २; ३. ८.
 ४; ५. ६२. २; ७. ७८. २; २०४.
 १; २०६. ६
 लहऊँ २. ९६. ४; ७. १९२. ७
 लहत १. ११. ४
 लहव १. ८८. १; २. १७६. ३
 लहरि - तरंग ७. १४४. ३
 लहलहात ६. ११६

लहहिँ १. ७; २१. १; २६४. ४; २. ५.
 २; ७६. ४; १४२. ४; ७. ३४. १;
 ३; ५४. ३; १३६
 लहहि ७. १३८
 लहहीँ १. २१. २; ६८. २; १७८. ४;
 २. १२७. २; १४२. १; १७०. २;
 २१८. ३; २२५. ३; २५३. ४; ३.
 १९. २; ७. ४६. ५; १२९. २
 लहि २. १०९. ४; ११५. ३; ११७. ४;
 १३५. १; १७१; २५३. २; ७.
 १५०. २
 लहिय १. ९४. ४; २. १७. ३
 लही २. ६. ४; ६. १२६. ५; १२९. ७;
 ७. १४. ५
 लहे २. ३१७. ४; ७. १५. ६; ३०. ४;
 १४२. ५
 लहेउँ ७. १९४. ४
 लहेउ १. ६८. ४; २९६. २; ३२४. १;
 ३८३. ३; २. ७१; १४५. २;
 २३४. २; ७. १३५
 लहेऊ १. २७७. ४
 लहै १. २२४. ३
 लह्यौ १. ३९५. छं. ५
 लाइ १. १२६. २; १६९; २४०. ५;
 ३७१. ३; ३८९; २. ५३. १; ७३;
 ७७; ७९. २; ११९; १३५. ४;
 १६०. ३; २०७. ३; ३१७; ३. ७;
 ४६. ४; ४. ७. ३; ५. ४३; ६.
 ८०; ८४. २; १५७. ७; ७. ७९;
 १९८; २२१. २

लाइय २. ६. ४; ७. ११६
 लाइयो-लगाया ६. १५७. छं. ८
 लाइहउँ-लगाऊँगा ३. ३४. छं. ५
 लाई १. १७. ४; ५६. ७; ६०. ४; ६९.
 ३; ९६. ४; २३७. ३; २३८. १;
 २९९. ४; ३६७. ४; ३७१. ४;
 ३७६. १; ३९३. १; २. ४५. २;
 ५८. ४; ६०. १; ११७. १; १३२.
 ३; १४७. ४; ३. १५. ११; १७.
 ५; २०. १; ५३. ५; ४. २४. ४; ५.
 १३. ३; ३७. ३; ६. ३०. ४; ८३.
 ६; ९५. २; ११२. ४; १५७. ६;
 ७. २४. १; ४७. २; ९०. ५; ११०.
 १; १३४. ४; १४८. २; २१९. २
 लाउव-लाएँगे १. ११. १
 लाए १. ३८. २
 लाख १. १७. १; ३६६. ३; २. १७२. १
 लाग १. १७. ६; ५५. १; ७४; १७०;
 १७१; १७७. २; १९३. ४; २४२.
 ४; २. ७; ३०. ४; ३७. ३; १६२.
 ३; २०१. २; ५. ५८. ५; ६. ११.
 १; ७२. ४; ७८. २; ९४. १; १०७.
 ३; १०९; ११६. १; १२६. २; १४०.
 २; ७. ९०. ३; १०१; १०२. ३;
 १३१; १८२
 लागइ १. ११८. ४; २. ६. २; ३. १६. १३
 लागई १. १२०. ५
 लागउँ ५. ३९
 लागत १. २३६; २. २६२. ४; ३.
 २६. ५; ४. १५. ४; ६. १३. ३;

४०. ३; ८०. १; ९०. ४; ९२. ४;
 ११२. ५; ११९. ५; १२३. ९;
 १२४. ६; ८
 लागति २. ८४. ३
 लागहिँ १. २७५. १; २. ३८. ३; ४४.
 ४; ५०. २; ११७. ३; १३२. २;
 ६. ९५. ५; १०७. २; ११७. ८
 लागहि १. १८. ३; ५. ४५. १
 लागहीँ ६. १०७. ५; ११५. ६
 लागहु ७. १८. ३; २२४
 लाग्ना १. ६०. १; ९८. २; १७८. २;
 १८५. २; १९३. २; २१३. ६;
 २८९. ४; २. १७. १; ३३. २; ३९.
 १; ७९. ३; ९९. ३; १०२. ४;
 ११२. २; १२१. ३; १४१. २;
 १५४. ४; १५९. ३; २०३. ४; ४.
 ८. २; १०. २; ४. २४. २; ५. ६. १;
 १३. ३; १८. १; ३९. ४; ६. ७१.
 ३; ८८. २; ९५. ५; ९९. ८; १०९.
 २; १२५. ४; १२८. ५
 लागि १. ८२. ४; १०८. १; ११८. ५;
 १२१. १; १२२. ५; १५३. २;
 १६०. १; १८७. २; १९७; २१८.
 २; २१९. १; २२१. १; २३८;
 २४९. ४; २६२. ४; २८१; ३०८.
 १; २. १४. २; २१. ३; २२; ४६.
 ४; ५०. ४; ७३. १; ८२. ३; ९४;
 ११०. २; १४६. २; ३. ४. १;
 ८. ३; १४. ३; ४०. २; ४. १४.
 १; २७. २; २९; ३३. ६; ५. २.

६; ३. ९; १७. ४; २०. ३; ५४.
४; ६. ३९. ७; ८; ८३. २; ११९.
२; १४१. १; ७. १७. १; १८. ४;
३५. ३; ५०. १; ८३. २; १०९;
१३४; २०६. ५

लागिय ६. ५९. १

लागिहि १. १९; २. ५१. ३

लागी १. २५३. २; ३६९. ३; २. ९. १

लागी १. २३. ३; ९८. १; १०७. २;

१३६. ४; १३९. १; १५०. १;

२२४. २; २४४. १; २५३. १;

२५९. २; २८०. १; ३२६. ३;

३७४. ३; ३७९. १; ३८२. ४; २.

१३. २; ३७. ४; ४७. २; ७९. १;

१६५. ३; १६७. १; १७५. १; २;

२०२. ३; २२३. ४; २६५. ३; ३.

१३. ३; १५. ११; २८; ५४. २;

४. १३. ३; ३१. ३; ५. १३. ३;

२२. २; ३१. ४; ३६. ३; ६. ८. ३;

१०. ३; ७५. ४; ९८. १; १०८.

५; १३४; ७. १०६. ४; १३४. ३;

१८२. ३; १९४. १; २०४. ५;

२०८. ८

लागु—लग गई २. ३१. २

लागू—सहारा २. २१७. २

लागे १. ८४. २; १११. २; ११९. २;

१७२. १; १७४. ४; २३३; २४३.

१; २६०. २; २७९. ४; २९३. १;

३२५. १; ३२६. ४; ३२४. १; २;

३८१. २; ३९२. ३; ३९३. २; २.

८२. ३; ८४. २; ११५. ४; २३९.

४; २५२. ४; ५; २६३; ३. १४.

३; २४; ३४. ३; ४०. ४; ४. ११.

१; ५. २५. २; ३३. २; ३५; ५४.

३; ५६. २; ६. १३. ४; ४२. २; ४८.

४; ५०. ४; ६३. १; ६४. ४; ७०.

१; ४; ७५. ४; ९४. ५; ११५; ७.

४; ३५. ३; ७३; १८६. २

लागेउँ ७. १२७. २

लागेउ २. ३६; ६. ९५. १

लागेसि ५. २४. २; ६. ९६. ३

लाघव,—सहजमें, कुशलता अति—१. २९४.

३; ३. २२; ६. ८८. ४

लाज—लज्जा, भुने हुए धान (खील) १.

११०. ३; १२१. २; १५३; गुरु-

जन—२८१;—निसा २९२. १;

२९९. ३; ३६९. १; २. १६७. ४;

३. २२. ९; ५. ९. ५; ६. ३९. ४;

४४. २; ५५. ७; ९८. १; १५०. ५

लाजवंत—लज्जाशील ६. ४४. ३

लाजहिँ १. १७४

लाजा १. ६७. ४; ३७९. ३; ३.

२८. ५; ५. २२. ३; ६. ४३.

४; ५०. २

लाजे १. ३६६. ४; ७. २४. ४

लाटी—झुका हुआ, उतरा हुआ २. १४६. २

लात २. १६४. २; ६. २७. ३; ६४. ४;

८६. ३; ११२. ५;—घात १२३. ९

लातन्ह ६. ७४. ३; १०६. ५; ११०. ५;

१२३. ३

लानन्हि ६. ९९. २
 लानहुँ २. २३०
 लाना ६. ६३. ४; ११०. ४; १२०. १;
 १२३. ८
 लाम १. १०. १; प्रति-२११. १; २४४.
 ३; ३९३. १; जनम-२. ५३. ४;
 ७४. १; ९३; १०८. ४; २५७. ३;
 जथा-३. ४५. २; ७. ६९. १;
 ७१. ४; १८८. ४; २१८
 लामु १. १३९. २; २८५. १; २९१. १;
 ३०५. १; ३८३. ४; २. ७१; १५१.
 ३; १७२
 लायउ ६. ८३. १
 लायक १. ३४. ५; ८४. ३; वर-११६.
 ३; २. ४. १; ३. २४. ३; ४. ३३.
 १; ६. ५२. १
 लाये १. १४१. २; २५९. ४; २. १०७.
 ४; १६६. १; १७०. ३; ३१९. २;
 ३. ५. ३; १६. ११; २८. १; ५.
 ३०. ४; ४३. ४; ६. १३४. ४; ६.
 १३५. ३; ७. १४. ४
 लायेउ ७. ३८
 लालची १. ७१
 लालनु १. ३००. २
 लालन-मोह-पूर्णक पालन. लाल लदाना
 २. २०१. १
 लालमा-अधिक दृच्छा १. १२८. १;
 १७७. २; २५१. १; ३७८. २; २.
 ५. २; ३८. ४; १११. २; २२५;
 ३१५. २; ७. १८२. ७

लाला-लाल, लाल २. २३८. २; ६. ७४. १
 लाली-लालन-पालन किया है २. ६०. २
 लावउँ १. २३९. ४
 लावक-लवा पक्षी ३. ४८. ४
 लावन्य, -देह का वह सौंदर्य जो मोतियों
 की चंचल छाया के तुल्य प्रतीत होता है,
 लावण्य, मलोनापन-निधि १. १३०
 लावहिँ १. २२३. ४; २६४. ४; ३८२.
 ३; २. २३९. २; ७. ९. ४; ५६. २
 लावा १. ३०८. १; २. ३०. ३; ११२.
 १; ४. ५. ३; ५. ४८. ४; ६. ८०.
 २; ८८. २; १३९. ३; ७. १२०. २
 लाहु, -लाम लोक-१. ३६. १; ५३; २.
 ३. ४; लोयन-९०. २; ११५. ३
 लाहु १. १३. ४; २. ५. २; ७५. ४; ९६.
 ४; १०९. ४; लोचन-१२३. २;
 १३५. १; ३१५. १
 लिए १. २०४. १
 लिखत २. ५६. १; ५. ३५. ७
 लिखा १. ९२; १२१. ४; ५; २८५. २;
 ६. ४४. २
 लिखि १. १८. ६; २६८. २; २. ५६.
 १; ८५. १; ३. १५. १२
 लिखित, -गिजादृशा निम्न-६. ११४. ५
 लिखिय १. १३. ६
 लिखे १. २९३; २. १३६. ३; ६. ४४.
 १; ७. ५०
 लिंग-गिय-गिग ६. ५. ३
 लिय १. ४१; २. १५३
 लियउ ६. १३३. १

लिये १. ८४; ११५. २; १२७. १;
 २७२. ५; २७३. ४; ३२१. ३;
 ३२३. १; ३२८; ३३१. १; ३७९;
 ३८८. २; ३९३. १; २. ८९. १;
 ११९; १२४. ४; १६५; ३. १५.
 ११; १७. २; ५; ५३. ५; ४. ६.
 ३; ६. ४. ४; ६७. १; ८७. २;
 १३४. २; ७. २२. २; ३२. ८;
 ७३. १; १३४. ४

लियो ६. १२५. ७; १५७. ६; ७; ७.
 १४. ६; ४३. १

लिलार-माथा १. ९२; १२१. ५; ६.
 १२३. ३

लिलारु, परनारि-५. ३८. ३

लिवाह १. २११. ४

लीक-मर्षादा, लकीर १. २११. ४

लीका १. १९०. १; २. १३२. १; ३.
 ४८. ६; ६. ५७. ३

लीजिये ४. १२. ५

लीन, -मग्न, डूचे हुए रागभगतिरस-१.
 ३८; ४८. ८; रामकाजलय-४. २६;
 ५. ८; लय-६. १४; ब्रह्म-७.
 ७८. ३; १६०. १

लीना, लय-२. १७३. २; ७. ५५. २

लीन्ह १. ७०. ४, ७२. २; ७६. ४; ७८;
 १३५; १६७; १८६. १; २२४;
 ३३०; ३७५. १; ३८६. ३; २. ४४;
 १०५. ४; १२२. २; २०५. २; ४. ३;
 १४. ३; ६. ८०; ९२. ५; ७.
 १७०. १; १८८. ८; १९०. ३

लीन्हा १. १२२. ४; २४२. ३; २९४.
 ३; ३८७. १; २. ३. ३; २७. १;
 ३. १३. ४; ४. २७. ४; ५. २. ५;
 ६. १६. ४; ७९. ४; ९३. २; ११८.
 ३; ७. ५. २; ७१. १

लीन्हि १. ७९. १; १२६. २; १६५;
 ३७१. ३; २. ३१

लीन्ही १. १२०. ३; १२६. १; २६८.
 २; ३२३. २; ३६९. ४; ३८७. ३;
 २. ७९. २; १६३. २; ३१७. २;
 ३. २३. ३; ४०. १; ४. १३. २;
 ५. ३१. १; ५८. ५; ७. १९०. १

लीन्हे १. १२४. १; २२१. ३; २९०. १;
 ३२५. २; ३७२. ३; ३८५. २; २.
 ५३. १; १०५. ४; २०७. ३; २१५.
 ३; २१७. २; ३. ३७. ४; ४८. ५;
 ६. ५९. ३; १२३. ५; १३२. ४;
 १५३. १

लीन्हेउ ४. २२. २

लीन्हेसि १. २१०; ३. ३६; ४. ८. ६;
 १३. ३

लीलाहिँ - लीला-पूर्वक, लीला को ६. ४;
 हरि-७. २२१. २

लीलाहि ४. ३३. ४

लीला, -कैलि, क्रीडा, विलास हरि-१.
 ४९. ३; ५७. ३; १०४. १; -वपु-
 धारिनी १२२. २; रघुपति-१२९.
 १; १३४. ४; १३७. ४; १६९. ३;
 १७२. ४; सिस्तु-२२४. ४; नृप-
 २३६. ३; ३. २१. ४; नर-३२.

१; ५९. ४; भुज-६. ४०. १; ५५;
 कपि-६४. ३; नर-८८. १; ७.
 ४५. ३; रघुपति-१०६. १; ११०.
 १; प्रभु-१११; ११४; १८२. २;
 सिसु-१९२. ७

लुकाइ ६. ३३

लुकाई ३. १५. ७; ५. ९. १

लुकाने १. २८८. १; ३०१. २; ७. ५४. २

लुगाई-स्त्री १. २३६. ४; २. १२३. २

लुनिय-काटो २. १७. ३

लुवुध-लुवधक, लोभी, (शिकारी) १.
 ३३. २

लुमान १. २६४

लुक-जुका ६. ४८. ४; ५

लूटन १. २५३. १; २. १३६. १

लूटी २. ११८. ४

लेइ १. १२४. ३; १२६. १; ५; १५३;

१६२; १६३. २; १८२. ४; १८७.

१; १८८; २०१; २१०. ४; २३२.

५; २३९. १; २४३. २; २४६. २;

२५०. ४; २५१. ३; २६४. १;

२८६. ४; ३०२. ३; ३३०. ४;

३९२. २; २. १४. ३; ७२. २;

७७; ८२. ४; ९०. ३; ९५. ३;

१०२. ३; १०२; १०३; १४५; १;

१५४. २; १६०. २; २३१. ३;

२५२. ५; ३. २३. ६; २८. १;

३५. ७; ३७. १३; ४०. २; ४३. ५;

४. ९. १३; २१; २३. २; ३; २७.

४; ३०; ५. ७. ४; १६. ३; २०.

१; २५. १; ४२. ५; ६. ५. ३;

२८. २; ३९. ८; ४५. ३; ४५;

४८. ३; ७६. ३; ८४. २; ९१. २;

९९. २; १०९. १; ११३. १; ११४.

१; १३३. १; १३४. २; १४८. २;

१५७. १; ७. ४६. २; ९१. ४;

१९८. ८

लेइहउँ १. २१९. १

लेइहहिँ २. ७१. ३

लेइहि २. ३१. ३; ३२. २

लेई १. २८०. २; २. ४१. १; ९९. २

लेउँ २. १४. २; ६. ११५. ४; ७. ७१. ४

लेउ २. १३८. १

लेऊँ २. २३१. २

लेखई-देखता है २. २६. ५

लेखऊँ ७. १८२. ७; २१५. २

लेखति २. ५९. ३

लेखहिँ २. १३५. ४

लेखा-रेखा, हिसाब १. १३७. २;

३७५. १; २. ४०. ३; प्रभुगुनगन-

२०१. ४; ३. ४५. २; ४. ६. ३;

२५. १; ७. १०६. ३; १५६. ३

लेखिय ३. ४६. ४

लेखी १. ३८२. ३

लेखे १. २२. ६; ३९१. ४; २. ८९. ३;

१२१. ४; २०७. २; २२५. ४; ५.

३७. ५; ६. ७३. ३; १२२. ३; ७.

१०२. ४

लेत १. ४१. २; २६६. ३; २९४. ४; २.

११९. ४; ३. ५२. २; ४. ९. ३

लेति १. ९६. ४; १७५
 लेन १. ११९. १; २६०. १; २६१. १;
 ३. ३१; ५. ४४. ४; ४५. ३; ६.
 ३३. ५; ७६
 लेना ६. ७६. ४; ७. ६२. ४
 लेत्रा २. १४७. ३
 लेत्रा २. १०३. ४
 लेत्राह १. २७९; ३००. ३; ३८२
 लेत्राई १. ३२४. ४; २. ४०. ४; ५. १६. २
 लेस, -थोड़ा अघ-१. १८१; लघ-
 ७. १३५; १७१; २०६. ५; कृपा-
 लघ-२२३. ७
 लेखह ७. २०१
 लेसा, निसालव-१. १४०. ३; प्रथम-
 चल-३२. ४
 लेसु, दुख-२. ५६
 लेहिँ १. २५८. १; ३२८. ३; २. ५२.
 ३; ७३. २; १२१; १६२. ३; २२१.
 ३; २५२. २; ४. २७. १; ६. ४;
 ७. ५०; ६३. १; १५६. १
 लेहि २. ४३. २; १०३. २
 लेहीँ १. ११. २; १३. २; २५२. ४;
 २८९. २; ३६७. २; ३८५. २; ३८७.
 ३; २. १३५. ४; १४०. ४; १६९.
 १; २०३. २; २५१. २; ३. ४६.
 ४; ६. ५. १; १३९. ४; १४८. ४;
 ७. ६७. १; २०८. ६
 लेहु १. ५७. १; १०१; १२१. ४; ५;
 १६३; २७९. २; २९९. २; ३६८.
 २; २. २३. ३; २८; ३४. ३; ७५.

४; ११५. ३; २१३; २५१; ३. २३.
 ५; ६. ५६
 लेहू १. ७५. १; २६७. १; ३१७. ४; २.
 ३. ४, २९. २; ३१. ३; ५१. २;
 ५७. ३; ६. ६४. ४; ७९. २
 लै-लेकर २. १२. ४; ३. ३५. ८
 लोँ-तक ७. १६०. २
 लोई-लोग १. २२६. १
 लोक-संसार, जन १. ३२. २; पर-
 निवाह ३६. १; -लाह ३६. १; ४१.
 १; ४३. ३; पर-५२. ३; ५६. २;
 -वेदमत ६०. ६; सकल-अभिराम
 ९९; १०६. ३; १२७. २; सकल-
 हितकारी १३१. ३; १३६. ४; १५६.
 १; सत्य-१६६; -मान्यता १९०;
 १९२. १; २१३. ४; २२२. ३;
 -विज्ञामा २२३. १; अखिल-
 चिज्ञाम २२३; अखिल-२२०. ३;
 सुर-२३७. २; पति-२४४. ४;
 -लोचनमुखदाता २५२. १; पंकज-
 कोकमुखदाता २७१. ४; २८७. १;
 ३२२. ३; ३२५. ३; -गंपदा ३६६;
 -पति ३६६; ३७६. २; ३८१. १;
 ३८४; ३८६. १; ३९३. ४; ३९५.
 २; २. १४१. ४; -वेदसंमत २०८.
 २; -पति २१६. १; २१९; २२४.
 ३; २२९; २३१; -पति २३१;
 २५९; २६४; ३१६. २; त्रि-नायकम्
 ३६. २; सकल-पति १८. ५; २२.
 ५; त्रै-पावन ४. ३३. ७; प्रय-

५. ३०. २; अखिल—६०. ३; ६३.
 २;—कल्पना ६. २०; २१. १; ४१.
 ४; सकल—त्रिख्याता ७१. १;
 अखिल—लोचनअभिरामा १११. ५;
 त्रै—ईस १५०. ४; हरि—निसेनी
 १५५. ४; त्रै—पावन ७. ३०. ४;
 विधि—५९. १; पर—६४. २;
 ब्रह्म—६५. ३; पर—६६. ४; ६८. १;
 १०२. ३; ब्रह्म—११७; ११९. २;
 १२१. १; १५८. ४

लोकउ २. २०८. १

लोकप—लोकपाल २. ३. २; १०४. ३;
 ५. ३७. २; ६. ११५. २

लोकपति १. १०६. ३

लोकपाल—इन्द्रादि, राजा ६. २९. २;
 —बलविपुलससिग्रसनहेतु ३१; ७.
 ११९. ३

लोकहि १. २१९

लोकहुँ १. ४४. ३; २. २६०. ३

लोकहु १. ८. ३; १३. ४; २. २१९. ४;
 २५३. ४

लोका १. ४३. १; १०९. ३; त्रय—१११.
 ३; २१६. ५; २. २१६. १; ३. ३.
 २; ६. ९२. ६; त्रै—७. ४३. ४;
 ५४. १

लोकु २. २०८. १; २६४. ४

लोकू, सुर—२. ८२. २

लोके ७. १७४. ७

लोग १. १३; ५२. ७; १२३. १; २३६.
 ४; २५७. ३; २७७. २; २९३;

२९५. १; २९५; ३०३; ३०९. ४;
 ३२९. २; ३८१. २; ३९५. २; पुर—
 २. २. ३; ५. २; १२. २; ४०. ४;
 ५२. ४; ८०. ४; ८४. २; ८५. २;
 ८५; ८६. २; ३; ८७. १; १२२;
 १२३. २; २०५. २; २१६. ३; २५१.
 २; २५२; २५६. २; ३१७; ३१८.
 १; ३२१. ४; ३२३; ३. ४२. २;
 ५९; ५. २६. १; ६. ३९. १; नगर—
 १००. ४; १५७. ३; पुर—७. १;
 १२; १५. २; मृग—३२. ४; ५;
 ३४. ४; ४३; १५३; १५८; १६०.
 ५; १६२. ४; १६३

लोगन्ह १. २०५. १; २७३. ४; २९१.
 ४; ३२९. १; ३२९; ३७६; २. १४.
 १; १२३; २२४; २५७. ३

लोगन्हि २. ११९. ३

लोगा, पुर—१. २३७. ३; २. २१६. ४;
 २३४. ३; ७. १४. १; ४८. २;
 २०८. १४

लोगाई १. २२६. २

लोगाई २. १२. २; ५२. ४

लोगु २. ८९. ४; २०३. ४; २०६. १

लोगू १. ९५. ३; २५५. ४; २६२. ३;
 २८२. ३; ३०८. २; २. ५१. ४;
 ९२. ४; ३१९. १; ३२७. २

लोचन—आँख १. ५८; ७१; ७३. १;
 ११३. १; १२६. २;—नलिन १३०;
 १३५. ४; १३७. २; १४१. २;
 —हाटक १४९. ३; १७४. ३; २२४.

१; २४४. ३; २४८. ३; लोक-
सुखदाता २५२. १; सरसीरुह-३;
२५३. २; २६२. ४; २६५. २;- मग
४; २६६. २;- सुखदाई २७४. ४;
२७५. १; २७७. २; २७९. २;
२८१. ४; २८७; २९१;- कौना
२९२. १;- जलु २९२. १; ३०२.
४; ३७१. २; ३८३. ४; ३९३. १;
२. ५. २;- ओट ३७. ३; ४६. १;
४७; ९१. ३;- गोचर १०७. ११५.
३;- लाहू १२३. २; १२९. ३;
१३५. १; १४३; १४६. २; १५३;
१६५; १७७. ५; २१९. १; २२१.
४; २२७. ३; ३१८. ३; ३२७. १;
३. ५; १०. ५; मुनिवर-१२; १५.
३; १७. ५; २८. २; ३४. ५; ४०.
४; सरसिज-४३. ४; ४. ५. ३;
-गोचर १२. ३; २९. २; ५. ३;
जुगल-३१. १; ३२. ४; कंजारुन-
४६. २; ६. १०; ५०;- अभिरामा
७७. ३; ८०. २; ८०; राजिवदल-
८३. ९; सरसीरुह-८५. ४; राजीव-
९३. ७; अखिललोक-अभिरामा
१११. ५; १३१. २; १३६. ५;
जलजारुन-१३८. ४; १३८; १५२;
-जल ७. ७. १; राजीव-१४. ५;
४३. २; सरोरुह-५६. २; ७३. ४;
पंकज-७४. १; ९८; मृगलोचनि-
१०१; ११०. ३; नीलकंज-११३.
३; १८६. ६

लोचनं, प्रफुल्लकंज-३. ६. १; राजीव-
आयत-४१. २
लोचनि,-आँखवाली मृगसावक-१. ३३०.
१; मृग-६. २३. ४;- लोचन ७.
१०१
लोना-सुंदर १. २६६. ४; ३९२. १
लोनाई-सलोनापन, सौंदर्य १. २७०. १
लोनु २. १६२. १
लोने २. २०१. १
लोभ,- उदधि १. ५२. ३; २११. १;
२. १३१. १; तर्जन-क्रोधमदकामः
३. १६. ७; ४८; ४९; ५०. २;
कामक्रोध-आदिमद ५६;- पास
४. २४. ३; अल्प-५. ३८. ४;
३८; ४८. १; ६. २१. ३; १२८.
१; काम-मदरत १३७. ५; ७.
३२. ७;- मोहमृगजृथकिरातहि ५३.
३;- आमरण ६१. १; कामक्रोध-
मद-परायन ६२. ३; ६३. २; १००;
कामक्रोध-मदरत १०६; १५३;
-घस १५६. ४; २०२. ४; २०६.
२; २०७; २०८. १५
लोभइ-लोभ ही ७. ६३. १
लोभहि ४. १९. २
लोभा १. २३१. ३; २३९. ३; २५२.
१; २. ११६. २; मधु-४. १५.
१; ६. ६२. ५
लोभाई १. २४६. १; २६०. २; ७.
११०. २
लोभाने ७. २०४. ४

लोभाये १. १७३. २
 लोभिहि—लोभी को ७. २२१. २; २२४
 लोभी—कृपण, इच्छुक १. ३००. २; २.
 १६९. २; ३. २२. ८; ५. ४९. ४;
 ६१. २
 लोभ्य १. ७१; २. ३२
 लोमस—लोमश ऋषि ७. १८३
 लोयन, —आँख—लाहु २. ९०. २; १०९.
 ४
 लोल—चंचल १. २९१. ५. ३५. ६
 लोलन—आँख २. ३०. ४
 लोला—लोल, चंचल १. २७६. २
 लोलुप—अधिक लालची, लंपट १. १५३.
 ४; ३००. २; २. १६९. २; ७.
 १५८. ४
 लोलुपता ७. १६२. ४
 लोह—लोहा २. २५२. छं. ५
 लौकिक २. ८८. ४; ६. १३५. ५
 ल्याये—ले आये १. १०६. १
 ल्यायो ६. १०९. ३
 वचांसि—बहुत से वचन ७. २१२
 वत, —वत्, सादृश्य—वाचक अन्यय चित—
 १. १११. ३; २५२. ४; जोग—
 २. ६०. ३; १७१. ३; अंच—२३२:
 ४; विधि— ४. १३. ४
 वत्सलं,—प्रेमी को भक्त—३. ६. १
 वंत, —बाला हिम—१. ११५. १; नयन—
 २. १४०. १; मूर्ति—२०७. २
 वंति १. १०२. १; विसमय—२३४. ३
 वंतु, हिम—१. १०६. १

वंदितं—वंदना किया गया ३. ६. ३
 वंदे—प्रणाम करता हूँ ६. १
 वंश ३. ६. २
 वर, —श्रेष्ठ, दूल्हा १. ११५. २; २३८.
 ३; २३९. २; २. ७
 वरूथन्हि ५. ३. छं. ७
 वर्य—श्रेष्ठ १. ६५
 वल्लभं, भाव—३. ६. ५
 वसन—कपड़ा ६. १३४. ४
 वस्तु १. २४६. २; ३६६. ४
 वह ७. २७
 वा ७. १७४. ७
 वाक, चक्र—३. ५२. २; ४. २७. ३
 वायस—कौवा ७. १८८. ७
 वार, वंदन—७. २०. १
 वारियहि १. २५३
 वारे, घूघर—१. २६६. २
 वासं ७. १७४. १; ७
 वासा, जन—१. १२०. ३
 वासिनः,—रहनेवाले विविक्त—सदा ३.
 ६. ४
 वासिन्ह, पुर—१. १५८. ४
 विक्रमं,—पराक्रमी को प्रलंबवाहु—३.
 ६. २
 विग्रहं—शरीर विशुद्धबोध—३. ६. ३
 विघन २. १२. ३
 विचरहु ४. ३. ४
 विचार, ब्रह्म—प्रचारा १. ७. ४; ३९; ५४
 विचारि १. १९३
 विचारु १. ७५

विचित्र १. १९. २; २. १७१. १;—मनि-
कृत ५. ३. ७
विज्ञान, — धाम ३. ४८
वितर्क, — वीचिसंकुले ३. ६. ४
विद, वेद — २. १४५
विद्या, — हीनू १. १८. ४; २३६. २
विधि, — ब्रह्मा, रीति, कर्म — वत ४. १३.
४
विप्रेण ७. १७४. श्लो. ९
विभंजन — नष्ट करनेवाला १. ७. १
विभागा, गुणदोष — १. १२. ५
विभ्रुम् — सर्वव्यापी, प्रभु, समर्थ ३. ६.
५; ७. १७४. १
विभ्रूपन, करन — १. ३६. ३
विभो ६. १३८. १
विमोह — महा अज्ञान १. १४०. २
विरक्त — वैरागी, उदास ७. १३१. ३
विरचि १. ३२. ४
विरोध — झगडा ६. ९. ५
विविक्त, — एकान्त — वासिनः ३. ६. ४
विशालम् — महान, बड़ा ७. १७४. ४
विशुद्ध, — बोधिविग्रहं ३. ६. ३
विपइन्ह — विपयी पुरुषों के लिए ७.
७७. २
विपम, — कठोर, दारुण, असम, ऊँचा नीचा
— वान १०७. ४; ४. २
विपय — रूपादि, देश १. ५२. ५; ३७४
विपादा ४. ९. १०
विपादः ३. १६. ५
विष्णु १. ७७. ४

विश्व, — संसार — विदित १. १८;— चित्त
२४८. ३
विस्वासु १. ७. ६
विहाई १. २७९. ३
वीचि — तरंग ३. ६. ४
वृत्तान्त ४. २८. १
वृत्ति, — व्यवहार, जीविका वीर — १.
३०७. ४
वृथा १. २७९. १
वृन्द, — समूह सज्जन — १. ५५; नर —
२२६; सुमुखिसुलोचनि — २५६;
सुरारि — भंजनम् ३. ६. २; ब्रह्म —
एकदेवं ६. १
वृन्दा १. ६७. १
वृप, — बैल — केतु १. ५६
वृपकेतु, — महादेव — सुत १. १२७. छं. ५;
१८०
वृपकेतू १. ७६. ४; ८२. ३; ८८.
४; ९६. २; ११२. ४; १४४. ४;
१६९. ४
वृष्टि, सुमन — १. ११५. ४; १२५. ३;
२२६. १; २. ५३; ५. ५०. ५; ६.
१८. १; ९५. १
वेगि ५. २४. ३
वेपा १. ७६. १
वैद्य ३. ३४. २
वैभवम् ३. ६. २
वैरि, मनोज — वंदितं ३. ६. ३
वोह १. २२७. १
व्यक्तम्, अ — ३. ४१. ३

व्यंग १. ११७. २
 व्यर्थ १. १२१. ४; ६. ३०. ३
 व्यसन-बुरी आदत, भ्रंश, विपत्ति ७.
 ५५. ३
 व्यसनी ३. २२. ८
 व्याध १. ४६. ३; ३. ३७. १२
 व्यापक-व्याप्त, सब जगह वर्तमान १.
 २३. २; ७३; ७४. छं. ५; २१७. ३;
 ३. ४१. ४
 व्यापकं ७. १७४. १
 व्यापक्य १. ३९. ३
 व्रजन्ति-जाते हैं ३. ६. ६
 व्रत-नियम १. ३३. २
 पट, -छै-वदनकुमारा १. १२७. ४;
 १७२; २०७. ४; ७. ३०. ५; ३४
 पडानन, -(छै मुँहवाला) कार्तिकेय गज-
 वदन-माता १. २६८. ३
 पन्थुख-कार्तिकेय १. १२७. ४; ५
 पीर, -दूध, सगुनु- २. २३३. ३
 पेम-(श्लेम) कल्याण २. २५. १; ३६. ३
 पेमा ७. १४८. ३
 पोडस-सोलह ७. ११६
 शक्ति, -बल आदि-१. १८०. २
 शंकर-महादेव, (कल्याणकारी) १. ७१;
 ७३. ३; ७७. १; ८०. १; २; -रुख
 ८२. २; ४; -त्रिमुख ८३. २; ८४.
 २; ८७. ३; -निन्दा ८८. १; ८९.
 १; ९३. २; ९६. २; १००. २;
 १०१. ३; ४; १०७. ३; १११. ५;
 ११२. २; ११२; १२२. ५; १२६.

२; ५; १३४. ४; १४४; १६६. ३;
 १६९. ४; २४४. ३; २५६. १;
 -चाप २८५. १; २९३. १; २९४;
 २. ३२. ३; २३१. ४; ३. १३. १;
 -सरिस ४. २; १२. २; २०. ३;
 ५. २३. ४; ३३. २; ६. ९८. ७;
 १४०. ५; १५७. ७; ७. १४. ३;
 ५८. ४; ८४. ४; १४४. ३; १७४.
 ४; १७७

शंकरम् ६. श्लो. २
 शंकरः ६. श्लो. ३
 शंकरहिं १. १००. ३; १६४
 शंकरहि १. ६४; १२२. ३; १५५. ३
 शंकरु २. २६३. ३
 शंख, -इन्द्राभम् ६. श्लो. २
 शची, -इन्द्र की पत्नी -पतिप्रियानुजम् ३.
 ६. श्लो. ३
 शत्रुहन-शत्रुघ्न ७. ४९. २
 शम्-कल्याण को, सुख को ६. श्लो. ३
 शमनम्, -नष्ट करनेवाला कलिकलमपौष-
 ६. श्लो. २
 शंभु-शिव १. ९७. २; ७. १७४. ८
 शंभुः ६. श्लो. ३; ७. १७४. श्लो. ९
 शंभुना, -शिव ने श्री-७. श्लो. २२५
 शंभो ७. १७४. ८
 शरीरम्, मनोभूतकोटिप्रभाश्री-७. १७४.
 ३
 शशाङ्क, -चाँद गङ्गा-प्रियम् ६. श्लो. २
 शान्तये, -शान्ति के लिये स्वान्तस्तमः-७.
 श्लो. २२५

आनि ७. १७४. ७
 आर्द्र-सिंह ६. २
 आश्वनम्-निरंतर ३. ६. ५
 अिक्करं-कन्यागर्गा को ७. श्लो. २२६
 अील, कृपालु-३. ६. १
 अमम् ७. २२६
 अम्र, -पवित्र-नेत्रं ७. १७४. ४
 अल, -दुःख, काँटा त्रयः-निर्मूलनं ७.
 १७४. ५
 अंगार १. २९८. ४
 अ्याम १. ३१०. ४
 अम-थकावट १. ६४. २
 अश्विण्ड-चंदन ६. १३५. ४
 श्री, -लक्ष्मी, शोभा, (सीता)-गुरुपद १.
 ६. ३;-पति ७४. १;-भ्राता ७७.
 २; ९५; १३५. ४; १५६. २; १५६;
 १५७; १५८. २; १७५. ३; २१८.
 ४;-कंठा २२४. २;-हत २८४.
 ३; २९६. ३; ३०३; २. १; १०७.
 २; ३२२ ३; ३. १०. ४; १३;
 १६. २; ९; १८. ५; २३. ६; २६.
 १; १०; २८. २; ३४. ५; ३८;
 ३९. ७; ५. ६३. ५; ६. ६; ३०.
 ५; ५३. २; ९३; १००. २; ११९;
 १२०. ५; १२६. ६; १३५. ५; ६;
 १३६; १३८. ४; १४०. ४; १४८.
 ४; १५३. २; १५८; ७. १४. १;
 २७. ६; २८; ३२. १०;-रंग ३२;
 ४७. ४; ४८. ३; ५७; ६०. २; ६०;
 ९०. २; ९०;-मद १०१; १४४.

१; १७४. ३; १९१; २२०; २२१.
 ४; २२३. ६; २२५;-मद् २२५;
 २२६
 अ्रुति-कान, वेद, सुनना १. ३८. ४;
 ७. १९८. ५
 अँकोच २. २५१; २५३
 अँकोची २. १३. ३; २१८
 अँकोचु २. २६०
 अँकोचू २. ४१. ४; २०७. ४; २१४. १;
 २२८. २; २६५. ४; ३२४. २
 अँग १. ७०. ३; ११९. छं. ५; १८५. २;
 २३७. १; २; २६२. २; २. ४०.
 ४; ११३. ४; ११५. ४; १६७. १;
 ४. ८. २; ७. ४६. १; १८८. २
 अँग २. ८२. ४; पतिदेवर-१०४. २;
 ११०. ३; साधु-१६९. ३; कपि-
 सेन-४. ३३. ७
 अँगा-साय प्रानपति-२. ९९. ४
 अँगु २. ५०
 अँवाती १. ३६. २
 अँवारा-मार १. २४३. ३
 अँवारि-संहार करके ४. ३३. ७
 अँल्लिप-संक्षेप में ६. ८१. १
 अँजोगू १. २५५. ४
 अँदस २. १४७. १; १५१. १
 अँदसु २. ९७. ३; ९८. १; १५२; १५३. २
 अँदसू २. ९७. ३; १४७. ४; १५४. २
 अँदेह १. २४०. ४; ७. ५९
 अँदेहा १. ८६. ३
 अँध, -प्रतिष्ठा सत्य-२. ३१. २; ३६. ४

सँधाने १. १११. १
 सँवारा २. १५७. १
 सँभार १. ३०४; २. ८१. ३
 सँभारन ६. ७६. २
 सँभारा १. ८२. ४; २००. ४; ४. १३.
 १; ६. ११९. १; १३०. २
 सँभारि १. १२०; १८९. ४; २. ४५. १;
 १६५; ६. २८; ४१. १; ४८. ३;
 ९०. ३; १०९. १; ११९. ५
 सँभारी २. १६१. ३; ५. १. ३; ६. ३०. १
 सँभारे १. ५९. १; २८८. ४; २. ३१. २
 सँभारेहु ६. ८९
 सँवारहिँ ७. १६०. १
 सँवारा १. ११६. १; ७. ६६. ४
 सँवारि ७. २००
 सँवारी १. १२०. १
 सँवारे १. ३६६. ३; ३७७. २; ६. ४८.
 ३; ७. २०. १
 सँवारेउ ७. २२
 सँहारा १. ९७. २
 स, -सहित -खर १. २७; -कुल ४१.
 ३; -घन ५८. २; -बिबेक ६२. १;
 -अनुज ६२. ३; -चेतन्ह १०९. २;
 -संकेउ ११०. १; -चराचरनायक
 १७४. १; -करुण ६. ९२. ३;
 -अनुकूल १३३; -नाथा १५०. ४;
 -चराचर ७. ४४; ११५. २; ११९.
 ४; २२१. २
 सई -नदी का नाम २. ३२३. ३
 सक -संदेह, सामर्थ्य १. ११८. ५; २७५.

४; २७८. १; २७८; २. ४८; ५६.
 १; १४१. ४; ३. १९. २; २२. ३;
 ५९. ५; ४. ३१. २; ५. ३. २;
 ३५. ७; ६. ७. ५; ४२. १; ७६.
 १; ९३. ७; १२८. ६; १४१. २;
 ७. १९४
 सकइ १. ५६. १; १०९. २; १२४. ५;
 १४१; १५४. ४; २०३. १; २१६.
 ३; २२७. १; २३२. २; ३२५. ४;
 २. १९. ३; २१. १; ३९. ४;
 ५६. १; ६०. ४; ७८. १; १००.
 २; १०७. १; २०३. ३; २२६;
 २३२. १; २५६. ४; २६०. ३; ३.
 ३. ३; ५. १३. २; ३३; ६. १०३;
 ७. ४५. ३; १९६. ४; २०४. ३
 सकउँ १. २५०. १; २८६. ३; २. २२;
 २७. २
 सकत १. ७६. १; २८५; २. ७१. २;
 ५. ३२. ३; ६. १३५. २
 सकल, -संपूर्ण -कलिमलदहन १. २;
 -भवरुजपरिवारू ६. १; -गुनखानी
 ७. २; -मुदमंगलदेनी ५; १५; १८.
 ४; २१. १; २४. २; ३०; ३२. २;
 -कामनाहीना ३८; ३९. ४; ४०.
 ४; -सुकृतफल ४३. १; ३; ४९. १;
 -जनरंजनि ५१. ३; ७; ५२. २;
 ७; ५५. ३; -सिद्धिप्रद ५६. ३; ६०.
 ३; ६०; ६४. २; ६६. २; ७८. १;
 ८४; ८५. १; ८६. १; ८७; ८८. १;
 ४; ८९. १; २; ४; ९०. १; -गुन-

स्वानि ९१. १; ३; ९२. २; ९७. २;
 -लोकअभिराम ९९; -गुनरासी
 १०४. २; -गुनधाम १०४; १०५;
 १०६. १; १०८. ३; १०८; ११०;
 १११. २; ११२; ११५; ११६;
 ११७. २; ११८. २; ३; १२०;
 १२१. ५; १२२. ३; १२२; १२३.
 ३; १२४. १; ३; १२५. २; ३;
 १२५; १२६. ५; १२७. १; ४;
 १२९; १३१. ४; -कलागुनधाम
 १३१; १३२. ३; १३४. ४; १३६.
 ४; १४१. ३; -रसभोगी १४२. ३;
 १४३. ३; १५७. २; १५९. २; १६८.
 ४; १७१. ४; १७४. १; -उरअंतर-
 जामी १७८. ३; १८१. ४; १८२.
 ३; ४; १८३. ३; १८७. १; १९९.
 १; २०५. ३; २१०. ४; २१२. ३;
 २१३. ४; ७; -धरम २१६. ३;
 -सुरभूपा २१८. ३; ४; २१९. ४;
 २२१. ४; २२१; २२२. ३; २२२;
 २२३. २; ३; २२५. १; २२६. ४;
 २२८; -जगतआधार २२९; -नगर-
 वासिन्ह २३२. ४; २३६. ३; -गुन-
 अयना २३८. ४; २४३. ६; २४६.
 २; -शुवनसोभा ४; २४८. ३; २५२;
 २६०. १; २६२; २७२. १; २७३.
 ४; -गुनरासी २७९. २; २७९;
 २८०. १; २८१. २; ३; २८२. १;
 २८२; २८३. ३; २८७. १; -जग-
 स्वामी २८८. ३; २८९. २; ३; ४;

२९०. १; २९१. ३; -उरवासी
 २९२. ३; २९४. ५; २९४; २९७;
 ३०१. २; ३०२. १; ३०३. ३;
 ३०४; ३१८. ४; ३२०. २; ३२४.
 १; ३२५. ३; ३२८. १; -दुत्तिदा-
 मिनि ३३०. १; ३३०; ३६६. ३;
 ३६७. ४; ३७३. १; २; ३७४. ४;
 ३७७. ३; ३७८. ३; ३७९. ४;
 ३८०. ३; ३८२. ४; ३८५. १; ३;
 ४; ३९१. ३; ३९४. ३; -सुकृत-
 मूरति २. ३. १; ४. १; ३; ७. १;
 ३; १२. १; ३; १२; १९. २;
 २६. १; २७. ३; ३७. २; ३८.
 ४; ४०. २; ४२. ४; ४७. ४;
 ४९. २; ७५. ३; ७६. २; ३;
 ८१; ८५. १; ८७. १; -मुदमंगल-
 मूला ८८. २; ९१; ९४. ४; ९५.
 २; ४; ९७; १०२. ४; १०६. ३;
 १०७. ३; -सुभसाधनसाजू १०८.
 ३; ११०. १; २; १११. ३; १२३.
 ४; १३०. ४; १३४. २; १३५. ४;
 १३६. ४; १३७. २; १३८. १;
 १३९. २; ३; १५१. ४; १५३. १;
 २; १५५. १; ३; १५७. ४; १६०.
 ४; १६१. १; १६२. २; १६३. २;
 १६८. २; १७०. ४; १७२. १; १७६.
 ३; १७७. ५; २०२. १; २०४. १;
 -समाजू २०५. १; ३; २०८. ३;
 २०८; २१०. ४; २१३. १; २२३.
 ३; २२७. १; ३; २२९. १; २३१.

६. २७. ३; ५२. ७; ७५. २; १३०.
 ३; १५२; ७. २४. ३; ३६. १;
 ४९; १३४. २
 सकहीँ १. ३००. ४
 सकहु १. १६४. ४; ३६५. ४; ३. ५४.
 २; ६. ८३. २
 सकाई ७. २०४. ३
 सकाना—डरना १. ३१७. २
 सकानी—सकुचाई १. ३००. ३
 सकाने ६. ६२. ५
 सकाम ७. ३४. २
 सक्रिय—सकती १. ३६६; ६. ९. ३
 सकिलि—सरककर १. ५७. ५
 सकिहि २. ९७. ३
 सकुच १. १७७. ४; अति—सहित २५८;
 ३६९. २; ३७९. ३;—बस २. ८०.
 १; १०३. १; २०२; २०७. ३;
 २३५. २; २६५; ३१७. २; ३२०;
 ३. ३९. ७; ६. ३९
 सकुचउँ २. २५७. १
 सकुचत १. ३७६. २; ७. ५९. ३
 सकुचति २. ११८. २
 सकुचव २. ११८. २; १२२. २; १३७. ४
 सकुचहिँ १. १२४. ५; ३२२
 सकुचाई—घवराई, सिक्कड़ गई १. १०२.
 ३; १७७. ३; ३२३. ४; २. १४८.
 २; २३९. १; २६०. ४; ४. ९. १०;
 ६. ५३. २; ७. १९६. ४
 सकुचाउँ २. १२८
 सकुचात २. २१६. ३

सकुचाना ६. ३०. २
 सकुचानि ७. १५; २८१
 सकुचानीँ १. २६५. ४
 सकुचानी १. ८. ६; २२७. २; २६७. ४
 सकुचाने १. २८७. १; २८८. १; ३०१.
 २; ३६६. १; ३. १०९. १; २३२.
 ३; ७. ५४. २
 सकुचाहिँ १. ३८४
 सकुचाहीँ १. २५१. १; २८२. १; २.
 ७४. ४; १११. २; ११७. २; २३४.
 ४; ३२६. ४; ३२७. २; ३. ५९.
 १; ७. ५९. १
 सकुचि १. १२४. ५; १६९. ४; २५१.
 २; २६३. २; २६७. २; ३११; २.
 ९७. ३; ११८. १; १२९१; ५. ५१
 सकुचिहि २. १४६. ४
 सकुची १. २९२. २
 सकुचे १. २७१; २९७
 सकुचेउ २. २६. १
 सकुन,—शकुनि, पक्षी—अधम ७. २१३. ४
 सकुल ६. १४४. २
 सके १. २८५. १; ६. ७१. ३; ७. ५६.
 १; १७१
 सकेउ २. २६२. १
 सकेलि—बटोरकर २. २३८. ३
 सकै २. ८५. २
 सकोच, प्रभु—१. २५१. ३;—समेत २८०;
 २९७. २; २. ११८. २; २१०; २६१
 सकोचा १. ८०. ३
 सकोचु २. ३१५. ४; ३१९. २

सकोप १. २०३; २८७. १; ३००; ५.
६०; ६. ४१. १; ४६. ३; ४९; ५०.
२; ७०. ३; ७३; ९२. ३; १२३. ४;
५; ७. १८६

सकोपा-क्रोध-महित ७. १८८. ६

सकोमल १. २७

सकोहा-क्रोध-युक्त १. २१३. ३

सक्ति-शक्ति १. १२२. २; आदि-
१७६. १; -समेत २१९. ३; सर-
चापतोमर-सूलकृपानपरिषपरसुधरा
३. २४. ८; २६. १०; ६. ७५. ४;
९५. १; १०३. ४; १०८. ५; १०९.
४; ११२. ६; ११६. २; ११८;
११९. १; २; अमोघ-१३७. ३;
७. २७. ५; संजुक्ति-३०. १;
अमोघ-१०४. २

सक्तिन्ह १. ७८. १

सक्र-शक्र, इन्द्र १. १०. ५; -निनाम्ना
२०८. ४; २१०. १; -सुत ३. ३;
-सुतकथा ५. २७. ३; -अरि ६.
४२; -कोटिसतमरिसविलासा ७.
१४०. ४

सक्रजित्-इन्द्रजित्, मेघनाद ६. ९९

सक्रहि ६. १४१. २

सक्रुद्ध ६. १०७

सक्रोघ १. ८७; ३. ३७. ११

सक्रन्ह ७. २४. १

सक्रहि २. १०७. २; २३९. ३

सक्रहि १. २०१. १; २. ११२

सक्रा-मित्र १. ३१. २; ११०. ५; २३७.

१; २; बाल-२. २५. १; ७५. ३;
८२. ४; ८९. ४; ९२. २; सुरेस-
३; ९४. ३; ९५. १; अनुजसिय-
सहित १०५; १०६. १; १३१; १५१.
१; राम-१५२. २; २१७. २; २२२.
२; ३२६. ३; -वचन २३९. १;
२४०. १; २४१. १; ३२३. २;
४. ७; ९. ५; १२; २१; ५. ७;
४४. ३; ४; ४५. ४; ४७. ३; ४९.
१; ५०. ५; ५३. १; ६. ३०. ४;
१०३. २; ६; १०३; १३४. ६;
१४५; १४८. ३; ७. १८. ३; ४;
३५. १; ३५; ४३. २

सखि १. २५३. ३; २५४. ४; २५५. १;
२; ४; २५५; २५६. १; २; प्रिय-
२६२. ४; २८९. १; ३; २. २१-
४; ९०. १; ११२. ४; १२२. ३;
२२३. २; २२४. १

सखिन १. २६५. २

सखिन्ह १. २६१. ३; २६१; २६५. ४;
२६६; २६७. ३; २८१. २; २८१;
२८८; २९६. २; २९७. १; ३७०.
४; ३७०; २. ५१

सखिहि २. २१७. ३

सखी-सहेली १. ९२. २; ३; ४; १२४. ३;
१२६. ५; १६२; २५३. ४; २५४. १;
२६१; २; ४; २६२. २; २६४. १;
२६६. ४; २७०; २८१. १; २८९.
३; -वचन २९०. २; २९६; २९७.
३; २९८. ४; ३००. ३; ३०२. ३;

३६७. ३; ३८२. ३; २. २. ४
 सगरे-संपूर्ण ७. १६२. ५
 सगर्भ-तात्पर्य-युक्त १. ९६. २
 सगलानि-ग्लानि के साथ १. ४२. ३
 सगाई-नाता २. ७३. ३; ३१५. १
 सगुन १. ३७. ४; ३९. १; ५७. ३; ११५;
 १३४. २; १३९. ३; १४०. १; २;
 १७४. ३; ३७२. २; ४; ३७८. १;
 ३७९. ४; २. ८. २; ३; ४;
 २२०. ३; २२६. १; २३५;-रूप
 ३. १३; निर्गुन-विषमसमरूपं १६.
 ६; १०; १८. ७; ४१. २; ४. २०.
 १;-ब्रह्मअनुरागी २९. ७;-उपा-
 सक २९; ५. ३५. २; ३; ४; ४९;
 ६. ९६. १; १०१. ६; १०१; १२५.
 ३; १३९. ४; १४०. ४; १४३. २;
 १५३. ४; ७. २; ४; ५. ४; २१;
 ३०. १; ६; १०७; १८२. ८; १८५;
 -उपासन १८६. ४;-मत ६; ७;
 -पच्छ १८८. ६
 सगुनहिं १. १४०. १
 सगुनु, -पीर २. २३३. ३
 सगे १. २७५. १
 सधन-घना, मेघ-सहित २. २४०. १;
 ३. ५०
 संक ३. ३९. ७; ४. ९. ३; ६. १०२. ८
 संकट, -विपत्ति कु-१. ३८. ३; ४०.
 १; २. ४१;-सौचविवस ५६. ३;
 ९६. २; १३२. १; ३. ३६. २;
 ६. ७५. ३; १२०. ५

संकर-मेल १. ५४. १; वरन-७. १५८
 संकल्प १. १९८. ४; १९८
 संकल्प, -विचार सत्य-५. ४२
 संकल्प्यु १. ८०. १
 संका १. २२. ४; ५. २०. ४
 संकाश, -तुल्यतुपारादि-गौरं ७. १७४. ३
 संकित-शंका-युक्त २. ७६
 संकुल-व्याप्त १. २२३. ३; हयगयरथ-
 २४७. १; ३. ४२. ३; तृन-४.
 १६; जंतु-१७. ६; २०; ५. ५२.
 ३; हरप-६. १२९. ७; परमसुख-
 १५७. ५; ७. १९; सरसिज-४६.
 ५; मल-१६८
 संकुले, वितर्कवीचि-३. ६. ४
 संकेउ, स-१. ११०. १
 संकोच १. ८५. ४; जल-४. १९. ४
 संकोचु १. ७६
 संक्षेपहि १. १२७. ५
 संख १. २९६. १; ३७७. १;-धुनि २.
 ३८. ३
 संग, -मेल, संबंध, विषयों में राग सत-
 प्रभाऊ १. ८. ३; ११. ३; रामजस-
 १९; पिय-३५. ३; कु-५९. ४;
 सत-६०. ४; ७०. १; ८६; १२०.
 १; १२६; १६२; १६४. २; १८२.
 २; २१८. ३; २२८. २; २४७;
 २५०; २५२. १; २६१. २;
 २९६; २९९. ४; ३७२. २; ३७६.
 १; ३९२. ४; ३९४. ५; २. ११.
 ३; ५७. ३; ७४. ४; ७५. ४; ७७.

१; १०५. ४; १२०. ४; १४१. १;
 सारथी—१४४; १६७. २; ३; २०४.
 २; २२८. १; ३. १४. ३; १७.
 २; २८. ५; ३०. ४; ३८; ४६.
 ४; ४८. ५; सत—६०; ४. ४.
 १; २९; ३३. ६; ५. ९. १;
 १३. ६; १८. ४; ४२. ५; कपट-
 कुरंग—४३. ४; ४७. ४; ६. २९.
 ४; ९८; वान—११६. २; १२३. ७;
 १३४. २; ७. ५. २; ९. ४; १४.
 १; सत—३२; ४९. १; ५५. १;
 ६२. १; ६३. ३; ६८. ३; ७३. १;
 ८५; ९१. ३; ९१; ११०

संगति, सत—महिमा १. ८. १; प्रभुसुजस-
 १९. ६; ५. १३. ६; ७. ६२. १;
 सत—६८. ३; २१३. ३; २२१. ३
 संगम—मेल १. १०९. १; २. १०६. ४
 संगी, नीचजल—१. १३. ५; ७२. २;
 १२२. ४; २४५. १; २. १३९. १;
 १४१. ३; २२३. २; २३७. २;
 ३. १२. ४; १३. ४; सत—१८.
 ६; दसानन—३४. ४; ४४. ४; ५.
 १९. ३; ६. ८६. १; १०६. १;
 सत—७. ५६. ४; ८५. २; ११०.
 ४; २०६. १०; २२०. ४

संगिनि, —साथिन विपत्ति—५. १२. १
 संगु १. २६१. ४; २९३. ४
 संगू २. २६१. ४
 संग्रह १. १२. १
 संग्राम—युद्ध १. १५०. ३; २४९; २७८;

—पुरवासी ३. २६. ९; ११; ५.
 ५७; ६. ५५. ६; ७६. १;—भूमि
 ९३. ७—अंगन ११३. ६;—वट
 ११८. ५;—अंगन १२९. ७

संग्रामा १. १८१. ३; ३१४. १; ४. ९.
 १५; ६. ५५. २

संगट—भीड़ १. २५५

संघरपन—रगड़, लड़ाई, परस्पर टकराना
 ७. १८६. ८

संघाता, —समूह अनल अनिल—१. १३. ६

संघारा ५. २०. १

संघारे ५. ४. ४

सचकित २. २२७. ५

सचर २. २३९. ४

सचराचर—स्थावर-जंगम-सहित २. १२७.
 ५; ३. १९. ३; ४५. ३;—स्वामी
 ५०. १; ४. ५. ५. ५०. ३

सचान—वाज़ २. ३०. ३

सचिव—मंत्री १. ४४; ५२. ३; १८२.
 १; १८३. २; १८७. ३; २०६. २;
 २४७. २; २४७; २९१. २; ३६५.
 ४; ३६५; ३७१. ४; ३७२. २;
 २. ४. १; ६. १; ३; ४; ३८; ३९.
 ४; ४०. ४; ४४; ४५. १;—सुत
 ५५; ७७. ४;—नारि ७९. ४; ८६.
 ४; ८६; सीता—सहित ८८. १; २;
 रघुनाथ—संवाद ९७. २; ९८. ४;
 १०६. २; १४३. ३; १४४; १४५;
 —हृदय १४६. १; १४८. २; १४८;
 १५१. २; १५४. २; १७०. ४;

१७२. १; १७६; १७७. २; ४;
 १७८. १;—सुत २२२. ४; २३६.
 ३; २५४; ३१६. ४; ३१७. २;
 ३१९. ३; ३२०. ३; ३२३. ४;
 ३२४. १; ३. २४. १; ४. ३. १;
 ५. ३६. ४; ३७. ४; ३७; ४१. १;
 ४२. ५; ५८. ४; ५; ६. २; ११.
 ४; १२. १; २५. १; ५९. १;
 ६८. २;—आगमनु ७, ९१. ३
 सचिवन्ह ५. २४. ३; ६. १२. २
 सचिवहि २. ८८. ३; ९१. १
 सची, —इन्द्राणी—जयंतसमेत २. १४२;
 २१६. ३
 सचुपाई—चुपचाप १. ३२०. ३
 सचुपाये १. १६२. ३; २५९. ४
 सचुपावही १. १२३. ४
 सचेता—सावधान १. ३१. ५; १४१. ३
 सच्चिदानंद—सत्, चित्, आनंद-रूप १.
 २३. २; ७३. २; ४; १४०. ३;—मय
 २. ८८
 सच्चिदानंदा १. १७२. १; २१८. २
 सच्चिदानंदु २. २४०
 सजग—सावधान १. २९३. १; २. २३;
 ३. २३. ६
 सजत—सजावट होरही है २. २०. २
 सजति—पहनने लगी २. २७
 सजन—सजाने १. २७५. १; ३७३;
 ३७९. १; २. ९. १; ९
 सजनी—सखी १. ३९२. २
 सजल—जल-सहित, आँसू-सहित २. ५५.

२; १११; ११५. २; १४६. २;
 १५३; १७२. ४; २११; ५. १४.
 १; २३. ३; ६. २०. ४; ८०; १३३.
 ५; १३५. २; १४४. ४; १५५; ७.
 ३७; ३८; ९८; १२५. ४; १३४. ३
 सजहि १. ३७९. ४; २. २४
 सजहि २. २७. ४; २८. २
 सजहु १. ३२७. ४; २. ७
 सजाई—रचना की, दंड २. २०. ३; ३२. ४
 सजि १. २०५. २; ३३०. १; ३७१. ४;
 २. १८. २; ८०; ९१. १; १६०.
 २; २१५. ४; ३२०; ६. ११४. ५;
 १२१; ७. २०. १
 सजीव—जीवित, जिंदा १. १०८; ६. ९३. २
 सजीवन—जीवन-सहित, जल-युक्त १. १२.
 ३;—मूरी ७. २१०. ४; संसृतिरोग—
 मूरी २२२. १
 सजीवनि १. ५१. ४; २. ६०
 सजे १. १२३. २; ३७८. ३; ७. २०.
 ३; २४; २७. ६
 सजेउ २. ११. १
 सजन—सत्पुरुष १: १७. ४; ७; २१;
 ४९. १;—कुमुदचकोरचित ५३;
 —वृंद ५५; १०३. २;—पीरा १४८.
 ४;—सुखद १६७; १९७; ३. ४५.
 १; ४. १६. ४; ५. ६. १; २. ४९.
 ४; ७. ६१; ६६. १;—संसर्गा ६९.
 ४; ७२. १; ९९; १३५; १४८;
 —आनंददाता १७४. ६; २०६. ७;
 ९;—प्रिय २२३. १

संचिहँ - इकट्टा कर रही थीं ६. ११३. ४
 संचिहीँ ३. २६. ८
 संछेप १. ८९. २; ७. २०८. ४
 संछेपहि ७. २०८. २
 संजम १. १०८. ४; २. ११. २; ३२६.
 २; ३. ५०. २; ७. २१०. ३; २१९. ३
 संजातम्, - उत्पन्न रघुपतिविरहअनल -
 ५. १०. ३
 संजुक्त, - सक्ति ७. ३०. १
 संजुग १. १०८. ५; - विमुख ६. १०१.
 ३; ११५. २; १२२. २
 संजुत, - सहित ज्ञानविराग - १. ६६;
 सुख - ३. ५१; विराग - ४. ९. ११;
 अनुजन्ह - ७. ४९. २; १५९.
 संजोग ३. २२. ४; ७. १९८. ४
 संजोगा १. २३७. ३; ७. २१०. ३
 सठ - शठ, कुटिल, नीच १. ८. ५; ४४;
 १५३; २४४; ३०५. २; ३१३; ३.
 २. ३; १५. २; ३४. २; ४. ९.
 २; ५; ११. ४; १२. ४; ५. ४. २;
 ९. ५; १०. २; २१. २; २५. १;
 ३७. १; ४१. २; ४२. २; ३; ४४.
 ४; ५५. ३; ५८. ५; ५८; ६०. ४;
 ६१. १; ६३. ५; ६. १३. १; ३०.
 ५; ३१; ४०. १; २; ४१. ३; ४१;
 ४३. १; ४; ४४. २; ४५. २; ४५;
 ५२. ५; ५३. २; ६०. २; ५; ९६.
 ३; १०९; ११०. ४; ११९. ३; ४;
 १२५. ४; ७. ६७. १; १०६. ५;
 १५८. ४; १७२. ३; १८८. ८; १९४.

२; २१३. २; २२१. २; २२३. ५
 सठताई ७. ६९. ४
 सठन्ह ५. २१. ४;
 सठन्हि २. ३२७. ५
 सठहि ६. ७१. २
 सठहु ६. ११३. २; १२२. ३
 सठु ६. ८४
 सडमिन्ह - सँडासी से ६. ३७
 सत, - अच्छा, मज्जन, सत्य, शत (सौ)
 - संगतिमहिमा १. ८. १; - संग-
 प्रभाऊ ३; - संग ४; ५; - चेतनघन
 ३९. ३; - कोटि ४१; ५४. ३; - संग
 ६०. ४; ९८. २; १०५. ३; - कोटि
 १२९. २; - समाज १३७; - जोजन
 १५७; १५८. २; शंकर - नामा १६६.
 ३; - समाज १७१. ४; १७४; - भाउ
 १७७; १९४; १९८; २००. ३;
 - सहस २०२; २४३. २; २५३;
 २८६. ४; ३८३; ३८९. ३; राम-
 सपथ - २. २७. ३; ३३. १; - अवध-
 समाना ५७. १; १४०. ३; १६७.
 ४; २०१. ४; - रिपु ३. ३. ४;
 कल्प - ८. ३; - कोटी ८. ३; - संग
 १५. ४; - संग १८. ६; - खंड २६.
 ६; - कर्मा २८. ४; - कोटि ३०. ५;
 - जोजन ३३. ३; ५०. ३; - संग
 ६०; - गुन ४. ९. ३; - जोजन ३२.
 १; ५. २. ५; - संग ४; कोटि -
 ५६. ३; ५८. १; सहस - ५८. १;
 - जोजनतन ६. ७. ३; सुनासीर -

सरिस १३; २४; कोटि-७५;
 -खंडा ९०. ३; ९२. ४; ९८. ७;
 १०८. २; ३; ४; १०९. ५; ११६.
 ४; १२६. ६; कल्प-७. ५. ३;
 २४. ३; -संग ३२; -संगा ५६. ४;
 -संग ६८. ३; -संगति ६८. ३;
 ७५. १; -संगा ८५. २; -संग ८५;
 ९१; कोटि-कामा ११०. ३; १२०;
 कल्प-१२३. १; काम-सुभगतन
 १४०. ४; सक्रकोटि-सरिसविलासा
 १४०. ४; नभ-कोटिअमित १४०.
 ४; ससि-कोटि १४०; रवि-कोटि-
 प्रकास १४०; मरुतकोटि-त्रिपुलवल
 १४०; धूमकेतु-कोटिसम १४१;
 कालकोटि-सरिस १४१; -कोटि-
 पताला १४२. १; कामधेनु-कोटि-
 समाना १४२. २; सिंधुकोटि-सम
 २; रुद्रकोटि-सम ३; कोटि-३;
 विधि-कोटि ३; -कोटिअहीसा ४;
 धनदकोटि-सम ४; कोटि-खद्योत-
 सम ५; -मारग १५८. २; -संगा
 २०६. १०; -संगति २१३. ३;
 -संगा २२०. ४; -संगति २२१.
 ३; २२३. ६

सतत-निरंतर २, १९

सतरूपहि १. १७८. २

सतरूपा-स्वार्यंभुव मनु की स्त्री १. १७०.

१; १७६. ३

सतानंद १. २७२. ५; २७२; २९६. ४;

३६५. ३

सताम्-सज्जनों का, (की, को) ३. ६. ३;
 ६. श्लो. ३

सतावन, देस-६, ९८. २

सतावहिँ १. २३९. ५

सतासी १. ८४. १

सति, -सीधा, सत्य, रहने पर-भाऊ १.

१९०. ४; २४९. २; २. ४३. ४;

२१२. २; २६२

सतिभाये १. १०. १

सतिहि १. ७९. ३; ८०. १; ८२. ३;

८७. २; ४

सती, -पतिव्रता, साध्वी, दक्ष की पुत्री,

शिवजी की स्त्री-सिरोमनि १. ६३.

४; ७०. १; ७१; -कपड्ड ७३. २;

३; ७४. ३; ७५. २; ४; ७६. ३;

७६; ७७. २; ७७; ७८. ३; ७९.

१; २; ४; -उर ८०. ३; ४; ८०;

८२; ८३. १; ८४. २; ८५. २; ४;

८७. २; ८८; ८९. ३; ९९. ४; १०३.

४; १०७. १; १२२. ३; ५; १२८.

४; १५०. ४; -सरीर १६९. २;

-मनु २८४. १; ७. ७९. ४; ८०

१; १६०. २

सत्, -चित्तआनंद ७. ४८; -चरित ५१.

५

सद १. ५१. ७; -गुरु ५२. २; -ग्रंथ

१०८. ५; -गुन ४. १६. ४; ग्रंथ-

१६; -गुरु ४. २०; -गुन ६. १३३;

-गुनसिंधु ७. ७. ९; -गुनाकर ३०.

६; ५६; -गुरु ६७. ४; -ग्रंथ १५२;

—गुरु २१०. ३

सत्तारि १. १८७. ४

सत्य १. १८. ६; ३२;—धाम ६८; ७८;
८०. ४; ८३. ४; ९२. १; ९७. १;
९९. १; १०२. २; ४; १०४. ३;
११४. ३; १२२. १; १३२. १;
१३६. १; १४१. ४;—लोक १६६;
१७२. ४; १८०. ३; १९५.
३; १९६. १; ३; १९८. १;
—केतुकुल २०५. ४; २१९. ३;
२६९. ४; ३६६. १; २. १६; २०.
२;—मूल २९. ३;—संघ ३१. २;
३; ३२. २; ३; ३६. ४; ४४. २;
४८. ४; ८३. १; ८९. ४; ९२. ४;
९६. ३; १०६. २; १३१. २; १६३.
४; १७२. ३; २०८. २; २२१. १;
२३०. ३; २३६. १; २५५. २;
२५९. ३;—व्रत २६५. १; ३;
२६५;—संघ ३. ३५. ३; ५७. ४;
५८. ४; ४. ९. १२; ३०. ३; ३१.
५; ५. २. ३; ११. ४; १२. २; ५;
१३. ५;—संकल्प ४२; ६०. २; ६.
८; २३. १; ३०; ३३. ४; ३४; ३९.
३; ५७. ३; ७९. १;—संघ ९०. २;
१०३. ३; ११५. ५; १४४; ७. ७;
१३१. १; ४; १३३; १७८. ६;
—वचन १८८. ७; १९८. ८

सत्यकेतु १. १८१. १; १९४. १

सत्यता—सचाई १. १४१. ४

सत्रु ४. ९. ९

सत्रुघन—शत्रुघ्न, (शत्रुओं को मारनेवाला)

२. १६४. १

सत्रुहन १. २२९. ४; २३०. २; २.
१७४; ७. १४

सत्त्व ७. १६६. १; २

सदन, —घर सुभगुन—१. १; १३. ५;
२४६; २४७. २; २५०. ४; ३७७.
२; सेवक—२. १०. ३; सुख—८५.
४; हृदय—१२९. ४; सुभ—१३१.
४; १३२. ३; १३४. ४; १३५. २;
अमरपति—१६२. २; २४०. १

सदनु, सुरपति—२. ९१. ४

सदय—दया-युक्त २. ८६. १

सदल—सेना-सहित ६. १४४. २

सदासि—सभा में ७. ६६. १

सदा १. ३; १०. ६; १५; ३३. ४; ४७;
५९. १; ६३. ४; ७४. ४; ८९; ९९.
१; ४; १०२. ४; १०९. ४; ११४.
२; १२२. २; १२६. २; १२९. ४;
१६४; १६५. २; १८३. २; १९०.
१; १९५. २; १९७. ४; २१७. २;
२४५. ४; २६९. २; ४; ३९४. ४;
३९५; २. २९. २;—सिव ४५. ४;
४८. ३; ५०. ३; ५६. १; ११८;
१५१. २; १६९; २१०. १; २; २२०.
४; ३. २; ६. ४; १६. ३; ५; ७;
१६; १८. ४; २१; ४१. ५; ५६. ३;
५७. २; ५९. ४; ६०; ४. ९. ३;
५. ३. २; ७. ३; १५. ४; ४२. २;
५०. ४; ६. १४; २३. १; ४६. २;

८३. २; ९५. ६; १२२. ३; १२९.
७; १३७. १; ३; १३८. १; २; ४;
६; १५७. ८; ७. ३२. ६; ७; ३२;
३५; ४३. २; ४३; ४६. १; ३;
४७. २; ५१. १; २; ५३. ५; ५५.
२; ५७. ४; ६२. १; २; ६७. ३;
६९. ३; ४; ७३; ८९; ९०. २;
१४३; १४६. ४; १६८. २; १७४.
६; ८; १९०. ८; १९०; १९२. ६;
१९६. ३; १९७; २१५; २१७. ५
२२६

सदाई—सदा ७, ६९. १; २०२. ८

सदाचार १. १०८. ४

सदैव—सदा १. ३२९. ३

सद्धर्म—अच्छा धर्म ४. १७

सद्य—जल्दी १. ७. ७; ११७. ५; ५.

४९. २; ६. १२६. १

सन—से, वृण-विशेष १. ८. ६; ४९. ३;

४९; ५६. ६; ६७; ७९. १; ४;

८०; ८६. २; ८९. ३; ९३. २;

१०२. २; १०४; १०६. ४; १०६;

१२१. ४; १५०. ३; १५९. ३;

१६०. १; १६९; १७७; १९५.

३; २१५. १; २१६. १; २३६.

१; २४३. १; २६३. १; २६३;

२६४; २६७. १; २७७. ४; २८२.

१; २८८. २; ३०२; ३१५. ४; ३१५;

३७४. १; ३७५. ४; २. २०. २;

२३. ३; ४७. २; ४९. ३; ५१. २;

५४. ३; ५९. २; ७१. ३; ७४. १;

८१. २; ८६. ४; ९१. ३; ९६. ४;

९८. ४; ९९; ११०. १; १३२;

१५२. ३; १५२; १५८. २;

१६२; १७६. ४; २१८. ४; २१९.

२; २३८. १; २६०; ३२२. २; ३.

५. २; १०. १; १८. १; २२. १०;

२३. ५; २४. ४; ५; ३१; ३३. ३;

३६. १; ४०; ४५. ३; ५३. २;

५४. २; ५५; ५९. १; ४. ६. २;

४; ९. १०; १५. ४; ५. १२. १;

१९. ४; २२. १; ३६. २; ३; ४०;

५२. ४; ५४; ५८. ३; ६०. २; ६१.

१; २; ६. १३. १; २२; २५. ३;

४; २७. ४; ३३. १; ३५; ४३. ४;

४९; ६८. २; ७४. २; ८१. २;

८९. २; ९५. ५; १०६. २; ३;

१२५. ४; १३५. २; १४८; १५५.

२; ७. २२; ४०; ४१; ४३. ४;

७९. २; ९६. ४; ११३. ५; १४२;

१४८; १५७; १५८. ४; १७०. ७;

१७२. ३; १८९; १९४. ५; २०८. ९

सनक—ब्रह्मा का पुत्र एक ऋषि १. ३४.

३; ४२. १; ३. १०. ३; ६. १३१.

१; ७. ५०. १; ५५. २; ४; ५८;

५९. १; ६५. ४;—आदी १००. ३;

—आदिक २१०. ६; २१३. ३

सनमान—सम्मान ४. २२. ३

सनमानहिँ १. ४४. ५; २. २३५. १

सनमाना १. १५३. ३; ३८५. ४

सनमानि-२. १३५; २२७. ५; ३००;

३१९. ४; ३२०. ४; ३२२. १
 सनमानी १. ८७. १; ३२९. १; ३७०.
 १; ३८९. ४; २. १३०. ४
 सनमानु २. १२६. १
 सनमानू १. १३. ४; २४. ४
 सनमाने १. ४६. ४; २५५. २; ३७३;
 ३७५. ४; ३८७. ४; २. १०. २;
 ११; १३६. ४; २०५. २; २२७.
 ४; २३२. ३; ३२०. २
 सनमुख-सम्मुख, सामने १. ८४. २;
 १११. ५; २११. ४; २१२. ३;
 २४४. १; २६७. २; २. ४३. १;
 ९८; २६१; ३. १६. १; १७;
 २६. ३; ५. ३२. ३; ४५. १;
 २; लंका-६. ८. ३; १०. १; १२;
 ६२. ५; ७०; ७१. ३; ८९. १;
 ९३. २; रन-१०१. २; १०२. ६;
 १०७. १; प्रभु-१११. २; ११५.
 १; ११८; ११९. १; ११९; रन-
 १३०. ४; १५२; ७. ९; प्रभु-३६.
 २; ६७. ४; रवि-१०४. ४; १७३
 सनाथ-युक्त, स्वामीसहित २. १३५. २;
 १३६; ४. ९; ६. १४०. १; ७. २१
 सनाथा १. २३९. ५; ४. २५ १
 सनाला-डंडीसहित १. २९७. ४
 सनाह-बल्लरसहित १. २९९. १
 सनीरा-जलसहित, आँसूसहित २. ७१. १
 सनु ३. २; ५. ६. २
 सनेमा-नियमयुक्त २. ३२४. ४
 सनेह, -समेता १. ३१. ५; ३७. ३;

-मगन ४१. ४; ४४. ६; ५१;
 ५८; ९५. ४; ९६. ३; १२०. ४;
 १९०. ४; १९७. ४; २१८; सुत-
 वस २३२; २५८. १; २६५. ३;
 २६८. १; सील-२६९. ५; अति-
 मय २८७. ३; -वस २८८; ३२३.
 ४; -साने ३२३; ३२४. १; ३६५.
 १; ३; ३६७. ३; ३६९. २; ५; ३७०.
 १; ३; ३७३. ४; ३७५. २; ३९४.
 २; -साने २. १०; सुकृत-अवधि
 २९. ४; ४५. २; -वस ४६; -सुर-
 तरु ५४. २; -वस ४; ५६. २; ५७;
 -सलिल ६०. २; ७१. ४; प्रभु-
 प्रतिपाला ७३. २; ३; ७३; ७४. ४;
 -वस ७७; ७८. ३; ७९. ४; ८०.
 २; सहज-निवास ८९. २; सहज-
 १०५. ४; ११२. ४; ११७. २;
 -मय ११८. १; १२२. १; १२३.
 २; -मगन १३६. ४; भरत-सील
 १५३; -मय १६०; १७२. ४; १७६.
 ४; १७७. ४; ५; २०७. १; २१०;
 २२२; २२३. ४; २२६. २; २२७.
 १; २२७; २२८; २३५. २; -विवस
 २३९. ३; ४; -मगन २५१. ३;
 २५९. ३; २६१; २९८; ३१५.
 १; ३१७. २; ३; ३२०; ३२१.
 ३; ३२७. ४; भरत-सीलव्रतनेमा
 ७. १८. २
 सनेहा १. १०६. २; ११८. ३; ३. ३५.
 ८; ६. १०३. १

सनेही—भक्त, प्रेमी २. ७५. १; ९८. २;
११२. ३; १२३. ४; रामु—१५६.
१; २१९. ४; ३. ३४. ४; ३७. २;
५. ९. ३; ३९. ३; ६. ७०. १;
१३४. ४; ७. ३५. ३; ६७. ३

सनेहु १. ९; ८६. २; १२०; १७८; २७५.
३; सिय—३००. ३; ३६९. १;
२. १६. ३; २५. २; २५; कपट—
२८. ४; ४१; ४४. १; ४५; नृप—
७४; १३२; १४०. ४; १४२. २;
१६६. १; २०८; २०९. ३; २२३.
१; २५२. ५; २६१. ३; ३१९. २;
३२२. २

सनेहू १. ३३. १; राम—४३. १;
८३. ४; ९२. ३; २५०. २; २९२.
३; ३६५. ४; २. ४. ४; १०. ४;
३३. ४; ४१. ३; सहज—५०. ३;
७६. २; १०८. ४; भरत—२०३.
३; २०९. ४; २२५. २; २३५. ४;
२५८. १; २६३. ३

संत—साधु १. ८; ९; ११. २; १२; १९.
३; २९;—मत ४३. १;—समाज-
पयोधिरमासी ५१. ५;—सुमतिविय
५२. १;—सभा ५८. ६; ६०; ६७.
६८. १; ६९. ४; ८८. २; ९४. १;
१०८. १;—दरस १३७. २;—संगत
१३८. ३;—सभा १३९. १; १४८.
२; १८३. २; १९०. २; २००. ३;
विप्रधेनुसुर—२२४;—सरोज २८७;
३०१; ३१२. २; मुनींद्र—रंजनम्

३. ६. २; ७. ६;—सरोरुहकानन-
भानुः १६. ३; २१. २;—चरनपंकज
५; ४१. ३; ४५. २;—हृदय ५०.
४; ४. ९. ३; ९; १६. २; १९. २;
—दरस २०. ३; ५. ३८; ४२. ४;
४९. ४; ६. १०. २; सुति—विरोधी
४६. २; ५२; १४७; ७. ३२. ६;
८; ३५. १;—कंजवनरवि ५३. २;
५६; ६०. ३; ६१. ४; ६३. ३;
६४. ४; सुरमुनि—समागम ७४. ४;
९८. ४; १५४. २; १६०. ४; १७८.
६; १८८. ४; १९४. ५; वेदपुरान—
मत १९६. १; २०४. २; २०६. ९;
२०६; २०८. ३;—मिलनसम ७;
८;—उदय ११;—निंदारत १३;
२१३; २१७. ३;—हृदय ४;—समा-
गमसम २१८; २२३. ४

संतत—निरंतर १. १०. ५; ६८. २; ७४.
५; ९१. २; ९९. १; १०८. १;
१९७. ४; २४६. २; ३६७. २;
३८३. ३; २. १२७. ४; ३. १०.
२; १६. ८; १८. ७; ४१. ५; ५२.
४; ४. १४. ५; २९. ७; ६३. ५;
६. ६. ३; १३; २०. २;—क्रोधी
४६. २; १३७. ६; ७. ५३; ६१. ४;
१३०; १३४; १७६; २०८. ११;
२०८; २२३. ३

संततम्—सदा, निरंतर ७. ४७; ५
संतन ७. ६०. १
संतनोतु—विस्तार करे ३. १६. ८

संतन्ह १. ५९; २२३. २; ३. ४४. ४;
 ५८. ३; ७. ६०. ३; १४२
 संता १. १६८. ३; २२४. २; २४६. ३;
 ३. ४. १; १८. ६; ४३. १; ५७.
 १; ५. ७. २; ७. २८. ३
 संताप, दुःख पाप-सोक १. ५२. ३;
 ७९; २१६. ४; २. ३२७. ४;
 शांति-नाशम् ७. १७४. ७
 संतोखा ६. १५५. २
 संतोष १. १२५. ५; १६४. १; २८८;
 ५. १७. १; ६. १०३. ४; ७. ५४.
 ४; ६९. १; १३७; १३८. १
 संतोषा ३. ४५. २; ४. १९. २
 संतोषि १. १२६. ५
 संतोषु १. ३०७. ४
 संतोषू २. २०८. ४
 संतोषे २. ८१. २
 संदेस १. ३२८. १; ५. १४; ५४; -सरिस
 ७. ७. ४; ७
 संदेसु, प्रभु-५. १५. ४
 संदेसू २. ८३. २
 संदेह, निज-मोहभ्रमहरनी १. ५१. २;
 १३६; सोक-२१८; विगत-३.
 ५८; ७. ७७; ८४. १; ८५. १;
 ९६; १९२; २१६
 संदेहा १. १९०. २; ५. १६. ४; ६.
 १०३. १; ७. ८५. ४; ९८. ३;
 २२२. ४; २२३. १
 संदेहू १. ७३. ३; १०१; २. २८; २२३. २
 संदेहू १. ७५. १; ९२. ३; २५५. ३;

२९२. ३; ११६. ४; २. ३३. ४;
 ५७. ३
 संदोह, -समूह सुख-१. २३१; कृपा-
 नंद-७. ५९; परमानंद-६९;
 चिदानंद-७५; ९७; ११४; १७४. ६
 संदोहा, सुख-७. १०४. ३; कृपा-
 १२५. ३
 संध, -प्रतिज्ञा सत्य-२. ८३. १; २२१.
 १; २५५. २; २६५; ३. ५८. ४;
 ६. ९०. २
 संधान, -निशाना बाँधना सर-६. ९९.
 ८; १२२. ५
 संधाना, सर-१. १८५. १; ३. २. ४;
 ६. १८. ४; ११७. ५
 संधानि ३. २६. ४; ३४. ५; ६. १०७.
 ५; ११८. ५
 संधाने ६. ७१. २; ९२. ४; १०७. ४
 संधानेउ ५. ६१. ३
 संधिहि-संधि को १. २७१. १
 संघ्या १. २२७. २; -बंदनु २५९. १;
 २७०. ३; २. ९०. ३; -समय ६.
 १३. ३; ७६. २
 संनिपात, -वात, पित्त, कफ तीनों विगड़
 कर उत्पन्न हुआ रोग, मिलना, इकट्ठे
 होना, समूह ७. २०८. १६
 संनिपाति-संनिपात, त्रिदोष ६. ५०. ३
 सन्यपात-संनिपात ७. १०२. १
 संन्यासी १. २८४. २; ६. ५२. ३; १५८.
 ३; २१५. ३
 सपच्छ-पंखवाला ३. २३. २; ६. ७१.

३; १०२. ८; ११७. १
 सपच्छा ६. ९०. २
 सपथ, -शपथ, कस्म, सौगंद प्रभुपाद -
 १. २८६; भरत - २. १६; २०.
 १; राम - २३. ४; राम - सत २७.
 ३; २७; २९. ४; ३३. १; ४३. ४;
 ४४. १; ९७. ३; दसरथ - १०१. ५;
 १५३. ४; २१२. १; - प्रवान २३१;
 २३३. २; २६०. २; ४. ३०. ५; ५.
 १३. ५; राम - ५६. २; ६. ९१
 सपदि - जल्दी १. १६४. १; ५. १०. १;
 ४४. १; ६. ६७. २; ९६. ५; ११०.
 १; १५५. १; ७. १८८. ८
 सपन १. ९६; ९७. ३; - अम १३६.
 १; २. ९४. १; २२७. २; सिय -
 ३; ४
 सपना - स्वम २. १५८. ३; ३. ५०. ३;
 ५. ११. १; ४
 सपने १. ४१. ४; ४६. १; १४२. १; २.
 ९३; ४. ९. १०; ५. ११. २
 सपनेहुँ १. ४६. ४; १२८. ३; १३०. १;
 २१२. १; २३१. ६; २. ४९; ७६.
 ३; १०६. ३; १०८; १४०; २१५.
 ४; २५२. ३; २५७. १; ३१६. १;
 ३. ८. १; ४. २१. ३; ५. ३२. १;
 ६. १०१; ७. ५९; ७०. ३; १०६.
 ४; १३८; १९६; २०६. ५
 सपनेहु १. २८; ३१; १०४. ४; १२६.
 ३; १३६; १३९. १; २१५. ४;
 २६४. ३; २. १६. १; ९९. ३;

१२५. १; १७०. २; २६२. ३; ३;
 १५. १; ३६. २; ४५. २; ५. ४७;
 ६. ७७. ४; ७. ३५. १; ४४. २;
 १३२. २; १३५; १३८. १
 सपरन - पत्तो, समेत १. ३२१. १
 सपरिजन २. ९७. २; २१५
 सपेला - साँप का बच्चा ६. ७२. ४
 सप्त - सात १. ५८. १; - रिपिईसा ९९.
 २; - रिपि १०१. ४; १०६. १; २;
 ११३. ४; - रिपिन्ह ११५. ३; १२१;
 १७२; नव - ३३०. १; - सागर -
 मेखला ७. ४५. १; - आवरन ११८;
 २०८. १; २२२. २
 सप्रीती - प्रेमसहित १. ४१. ४; २५१.
 ४; २५३. ३; २. १०. ३; ८६. ४
 सप्रेम १. ७. २; ४०. १; १६९. ४; २५४.
 १; २५८; २५९. ४; ३७५. ४; ३८८.
 २; ३९०. ४; ३९५; २. ८. ३; ११.
 ४; ८६. २; ९०. १; ९१. ३; ११०.
 १; ११२. १; ११३. २; ११८. २;
 ११८; १३३. १; २०२. ४; २०२;
 २२२. ४; २२३. १; ४; २६६. ४;
 ३१९; ३. १०. २; ५. १३; ४४. १;
 ५४. १; ७. १२५; १४२. ५; १४४;
 १४८. २; १७३; १९०. ७; २०८. १
 सप्रेमा - प्रीतिपूर्वक २. ३२४. ४; ३२५. २
 सफल १. ३७७. ४; २. ७. ३; १०४.
 ४; १३३. ४; १३५. ४; १३७.
 १; २०५. ४; २३७. ४
 सफूला २. २३७. ४

सय १. ७. २; ६; ८. ४; १२. २;
 १७. १; २; १७; १८. ४;—गुन-
 रहित १८; १९. २; २०; २२. ३;
 २३. १; २४. ३; ५; ३१. २; ३१;
 ३२. ३; ३४. १; २; ५; ३६. १;
 ३६; ४१. १; ४४. २; ४; ४५;
 ५३; ५४. १, ५५. १; ५६. ३;
 ५६; ५८. ५; ६२. ३; ६२; ६६.
 २; ६७. १. २; ४; ७०; ७३. ३;
 ७४. ३;—अंतरजामी ७६. २;
 —दरमि ७६. २; ७७. ४; ७८; ८०;
 —दरनी ८३; ८४. ३; ८४; ८७.
 २; ४; ८८. १; ३; ८९. १; ८९;
 ९०. १; ३; ४; ९१. २; ४; ९३.
 २; ४; ९४. २; ९५. ३; ९५; ९६.
 २; ९७. ३; ९८. १; ९८; १०१.
 २; १०३. २; १०६. ३; ४; १०६;
 १०७. २; ४; १०७; १०८. ४;
 १०९. १; ३; ५; १०९; ११०. १;
 ४; ११२. २; ३; ११५. ४; ११६.
 ४. ११६; ११७. ३; ५; ११७;
 ११८. २; ४; ५; ११९. १; २; ३;
 ११९; १२२; १२३. १; ३; १२५.
 १. ५; १२६. ४; ५. १२७. १; २;
 १३०. १; १३५. १. ४; १३६. २;
 १३७. १; १३७;—सुवशानि १३७;
 १४१. ३; १४२. ४; १४३. १; ५.
 —दरप्रवागी १४४. ३. १४९. २;
 १५०. ३; १५५. २; १५६. ४;
 १५८. ३. ४; १५८. १५६. ३;

१६१; १६२; १६३. २; १६५. २;
 १६८. ३; १६९. ३; १६९. १७०.
 ४; १७७. १; १८१. २; १८२. २;
 १८३. १; २; ४; १८३; १८४. २;
 १९०. १; ४; १९२. १; १९४. १;
 १९९. ३; १९९; २००. ३; २०१.
 १; २०२. ४; २०३. २; ४; २०४.
 ३; ४; २०५. १; २; ४; २०६. ४;
 २०७. ४; २१०. १; ३; २११. १;
 ३; २१२. १; ४; २१३. ५; २१५.
 १; २; ३; ५; २१६. २; २१७. १;
 ४;—घटवासी २१८. २; ४; २१९.
 ३; २२०. १; २; ३; २२०; २२१.
 २; २२२. ३; ४;—गुनआगर २२५.
 २; २२५. १; २२५; २२६. १; ४;
 २२६; २३४. २; २३५. १; २३६.
 २; ४; २३६; २३८. १; २४०.
 ३; २४५. १; २४६. ३; २४७. १;
 ३; २४८. १; ४; २५०. ४; २५१;
 २५३. १; २५४; २५५. ३; २५६.
 ४; २५७. ३; ४; २५७; २५८. १;
 २६१. २; २६१; २६२. १; २; ३;
 २६३. ३; ४; २६७. ३; २६९. १;
 २७०. १; २७२. १; २; ३; २७३.
 ३; ४; २७५. ३; २७७. २; ३;
 २७७; २७८. १; २८१. ४; २८२.
 ३; २८३. १; २८४. २; २८५. ४;
 २८७. १; २; २८७; २८८. ३; ४;
 २८९. १; २९२. ४; २९३. २; ४.
 २९३, २९४. ४; २९५. १; २९५.

२९६. २; २९८. १; ३००. १;
 ३०१. १; ३०१; ३०२. १; ३०३.
 १; ३०३; ३०४. ३; ३०५. १; ३०९.
 ३; ४; ३१४. ३; ३१५. ४; ३१८.
 २; ३१८; ३१९. ४; ३२१. १; ३;
 ३२५. ३; ३२६; ३२८. १; ३२९.
 १; ३६५. १; ३६६. १; ३६७. १;
 ३६८; ३६९. ४; ३७०. ३; ३७०;
 ३७१. ४; ३७२. ३; ३७३. १; ३७३;
 ३७४. १; ३७६. १; ३; ४; ३७७;
 ३७८. २; ३७९. १; ४; ३८२;
 ३८३. ३; ३८५. ३; ३८५; ३८६;
 ३८७. २; ३; ३८८. १; ३; ४;
 ३८९. १; ४; ३९०. ४; ३९१. १;
 ३; ३९१; ३९२. ४; ३९२; ३९३.
 १; ४; ३९४. ५; २. २. २; ३;
 ४; २; ३. १; २; ४. १; २; ५. १; २;
 ७. ४; ९. १; ९; ११. २; ३; १३.
 २; १५. २; १६. ३; १७. १; २३.
 ३; २३; २४. ४; २४; २५. ४;
 २९. ३; ३३. ३; ३४. ४; ३५. ३;
 ३६. १; ३७. २; ४१. ३; ४२. २; ३;
 ४४. ४; ४५; ४६. १; ४७. ३;
 ४८. ४; ५०. १; ५३; ५४. ३; ५६.
 १; ४; ५८. १; ३; ७१. ३; ७२.
 २; ३; ७४. ३; ७५. १; ४; ७६.
 ४; ८१. ३; ४; ८१; ८४. २; ८५.
 १; २; ८५; ८७. ४; ८८. २; ८९.
 ४; ९०. ३; ९१; ९३. १; ९४. १;
 २; ९७. १; ९८. २; ९९. ४; १०१.

५; १०४. ३; १०४; १०५. ४;
 १०६. १; १०६; १०८. ४; १०९.
 २; ३; ४; ११०. ३; ११२. १;
 ११५. १; २; ११६. ३; ११७. १;
 ३; ११८. ४; ११९. २; ११९;
 १२०. १; १२३. ४; १२६. ४; १२७.
 १; १३०; १३१. २; १३१; १३२.
 १; २; ३; १३३. २; ४; १३४. ४;
 १३५. १; १३६. ४; १३६; १३७.
 २; ३; १३९. १; ३; १३९; १५१.
 ३; १५२. ५; १५३. १; १५४. ४;
 १५५. ४; १५६. २; १५७. २; १५९.
 ४; १६०. ४; १६१. ४; १६५. ४;
 १६६. ४; १६७. १; ३; १७०. ३;
 १७०; १७१. १; ३; १७२. २; ३;
 १७४. २; ४; १७५. १; ३; ४;
 १७६. ४; १७७. २; २०१. २; २०३.
 ४; ५; २०४. ४; २०६. २; ४;
 २०७. ४; २०८. २; २०९. २;
 २०९; २१०. २; २११. २; २१३.
 ४; २१५. २; ३; ४; २१६. १;
 ४; २१७. २; २१८. १; २२२;
 २२३. ४; २२४. २; २२५. ३;
 २२५; २२६. १; २; ४; २२७. ५;
 २२८; २३१; २३२. २; ३; २३४.
 २; ३; २३५. १; २; २३६. १;
 २३७. ४; २३८. २; २३८; २५२.
 ५; २५२; २५३. २; ४; २५४;
 २५५; २५६. १; २; ३; २५६;
 २५७. ३; २५८. ३; २५८; २५९.

२; ३; २६०; २६२. ४; २६३. १;
 २; २६४. १; २६४; २६६. १; ४;
 २६७; ३१५. १; २; ३; ३१६.
 ३; ३१८. १; ३१९. ३; ४;
 ३२०. ४; ३२०; ३२१. २; ४;
 ३२३. २; ३; ४; ३२३; ३२७. २;
 ३. ३. २; ४; ७. ३; ६; १०. ४;
 १३. ४;—दरसी १४. ४; १६. ९;
 १७. ७; १७; १९. ४; २०. १;
 २; ४; २१. ५; २२. ७; २३. २;
 ४; २४. २; २७; २८. १; ३०. ६;
 ३५. ३; ३६. ३; ३९; ४२. ३; ४२;
 ४५. ३; ६; ७; ८; ४६. २; ४८.
 ३; ५०. १; ३; ५१; ५२; ५७. १;
 ४; ५७; ४. ५. ४; ६. १; ६; ७.
 १; ४; ९. ५; ८; ९; १०. ३; ११;
 १२; १३. १; ४; १४. १; १९. ५;
 २२. ३; २३. ५; २५. १; २५;
 २६. १; ३; ७; २७. १; २; ४;
 २८. २; २९. १; ३; ४; ५; ७;
 ३०. ३; ५; ३२. ३; ३३. १; ५.
 २; ५. १; ६; ८. २; ९. २; ११.
 २; ४; १३. ३; १६. ३; १८. ३;
 २०. ३; २२. २; २३. २; २५. ४;
 २६. ४; २७. २; २८. २; ४; २८;
 २९; ३३. ५; ३६. १ ३७. ४;
 ३८; ४१. ३; ४३. १; ४४. २;
 ४७. ३; ४९. ३; ५२. ३; ५४. २; ४;
 ५७. १; ३; ४; ५७; ६२. १; २;
 ६. ४. ३; ६. ३; ७. २; ४; ८.

३; ५; १०. १; ३; ११. २; १२.
 १; ३; १८; १९; २०. १; २५. १;
 ३; २६; २७. ५; २९. ३; ३०. ५;
 ३१. २; ३१; ३४; ४९; ५०. १;
 ५२. ५; ५३. २; ७; ५७. १; ५८;
 ५९. १; ३; ६०. २; ३; ६२. ३;
 ६२; ६६. ४; ६७. १; ६८. २; ७१;
 ७२. २; ३; ७३. ३; ४; ८१. १;
 ८३. ८; ८४. ५; ६; ८९. ३; ९२;
 ९६. १; ९६; ९८. ४; ९९. ८;
 १००. २; ४; १००; १०१. ४;
 १०२. ५; ११०. १; २; ११०;
 ११४. ४; ११४; ११५. ४; ५; ११६.
 ५; ११७. २; १२१. ४; १२२. १;
 १२३; १२४. १; ३; १२६. ६;
 १२९. ४; १२९; १३०. ६; १३१.
 २; ४; १३१; १३२. २; ४; १३३.
 ४; १३४. ३; ५; १३५. ४; १३७;
 १३८. ४; ५; १४०. २; १४१. ३;
 ४; १४१; १४४. ४; १४४; १४७;
 १५०. २; ३; ४; १५०; १५३. २;
 १५५. १; १५७. ८; ७. ३; ८; ९.
 १; २; १२. २; ४; १२; १४.
 १; १५. २; ५; ६; १६; १७. २;
 १८. १; २; ३; ४; ५; २२. ३; २५;
 २६; २७. ३; ३०. ३; ३०; ३२.
 ८; ३३; ३४. ४; ५; ३४; ३५. १;
 ४; ३५; ३६. १; ३६; ३८. ४; ४०.
 ३; ५; ४३. ४; ४४. १; २; ३; ४;
 ४५. ४; ४८. १; ४; ४९. १; ४;

५१. ५; ५२. २; ५२; ५३; ५५.
 १; ५८. ५; ५९. १; २; ६१. ४;
 ६२. ३; ६५. १; ३; ६६. १;
 ४; ६९. ३; ४; ७०. २; ४; ७२.
 २; ७३. ३; ७४. ४; ७५. १; ३;
 ७८. ३; ४; ७९; ८२. १; ८५. २;
 ८६. ३; ८८. १; ९०. १; ९२. ३;
 ९४. २; ९६. ३; ४; १००. १; १०२.
 ४; १०४. १; -दरसी ३; ४; १०८.
 १; १११; ११२. १; ११५. ३; ११७;
 ११९; १२१. २; १२१; १२३. ४;
 १२७. ३; १२९. २; ३; १३१. १;
 २; ५; १३२. २; ३; ४; १३३;
 १३६. २; १४०. १; १४७; १४८.
 ३; ४; १४९; १५०. ५; १५२. ४;
 १५२; १५३; १५४. १; १५६. २;
 १५८. ५; १५८; १६०. ५; १६१;
 १६२. ३; ४; १६४. १; ३; १६६.
 १; २; १६६; १७०. ६; १८८. १;
 १९०. ६; १९२. २; ४; ८; १९४. ८;
 १९६. २; २०१; २०६. ४; ८; ९;
 २०८. २; १४; १६; २१०. १; ३;
 ७; २१३. १; ४; २१३; २१७. १;
 ५; २२३. ५

समइ २. ५. २; ७३. ३; २६३. ४

समद-शब्द ५. २८. १

समन्ह ७. १७. १

समन्हि १. २२८; ३२०. २; २. ११०.

२; १३६. २; १५९. ४; ४. २८.

१; ५. १. २; २९. २; ६. १५४;

७. २०. १; ३५. १; ४६. १; ४७.

४; ७०. १; २१७. ३

समन्हीँ -सब को ५. ११. १

समरिहि -शवरी को ७. ९२. ४

सवरी १. ४०; ३०३. ४; -गान २. १८.

१; ३. ४३. ३; ४

सवल -सेनासहित, बलयुक्त १. २३. ४;

२१२. ३; ३. २४; ६। ६६. ४;

१०२. ८

सवहिँ १. २४. ३; ३४. ३; ९७; १०८.

२; १२४. १; १५३. ४; ३१९. १;

२. ४. २; ५८. २; ८२. १; ८५.

३; ८८. २; ९. १; १११. २; ३;

१४६; १५७; १६२. ३; १७७; २०१.

३; २१३. ४; २२२. १; २२५. ४;

२५१. २; ३. ५. १; ४८. ५; ५९.

१; ४. ९. १२; १२. २; १३. ४;

२५. ३; ५. २४; ४२. ५; ६०. १;

६. ११; १५; २७. १; ७१. ४; ९३.

४; ७. १५. ३; ४; २०. १; ५१.

१; ६१. २; ६८

सवहि १. ७. ६; १९; ४४. ५; ४८; ९६.

२; १११; ११५. ४; १२०. १;

१२३. २; १६१. ४; २४९. ४;

२७३. २; ३२६. ४; ३६८. ४;

३७४. १; ३७४; ३७५. १; ३८५.

१; ३८८. १; २. १९. ४; ४२; ७२.

२; ७९. ३; ८०; १७७. ५; २०३.

५; ३१५. ४; ४. ३०. २

सवहीँ १. २१३. २; ६.

१३२. ४

सवही १. ४७; ५५. १; १२२. १; २१३.
६; २५६. १; २५९. १; २६९. २;
३८१; २. ४०. ३; ५७. २; ४; ७५.
३; १६७. २; १७४. २; १७६. २;
१७८. १; २१६. ३; ४. ३३. १;
५. ७. ४; २४. ४; ७. १२९. ४;
१८८: ७

सविकारा—विकारसहित १. ११४. १

सविधि—विधिसहित २. २०५. २

सविनय—विनयपूर्वक २. ३२. २

सविप—विपयुक्त ६. १२४. ५

सविषाद—दुःखसहित २. १११. ३

सबु १. ७४. २; ७९. २; ९३. २; ११५.
१; १४४. १ २४९; २५६. २;
२६४. २; २७७. ४; २. ३.
३; ४. ३; ७; ३३. १; ३७. १;
४१. १; ४४. २; ५०. ४; ७१. २;
७८. ४; ८०; ८९. ४; ९६. १;
१०१. २; ४; १२६; १२८. ४;
१७१. ४; २०२. ३; २०३. ४;
२१३. ३; २१५. ४; २२२. ३;
२६१. १; २६३. ४; ३१८. १;
३२३. १; ३. ३२. २; ६. ५५. ३;
७. ९२. २

सबुद्ध २. ५; ८५. ३

सभय—भयसहित १. २१८; २५८;
२५९. ४; २९० २; २९१. २; २.
१४; २६. ३; ७४. ४; २३१; २६६.
१; ३. ४. २; २२. १०; २६. ११;

३६. ७; ५. ३७. १; ४९. १; ६२.
१; ६. ९३. १; ९८. ४; १२८.
६; १३०. ६

सभहिँ—सभा को १. ८७

सभहि १. २२१

सभा, राज—१. ४६. ४; संत—५८. ६;
६०; ब्रह्म—८६. २; संत—१३९. १;
सुरपति—१५५. २; २१२. १;
२९१. ३; ३०९. ३; ३२३. ३;
३२४. १; ३२५. ४;—समेत ३२६.
४; ३९३. १; राज—२. ३. १;
१७२. २; २३२. ४; २४०; २५८.
१; २६१. २; २६२; २६४. १; ४;
सुर—३१८. ३; ३. २९; दसमुख—
५. २०. ३; ३७. ३; ४; ४२; ६.
११. ४; रावण—१९; २०. २; २३;
—दरवार २७; २८. ४; २८; ५२.
४; जनक—५५. ५; ५६. २; ५७.
१; ७. ४९. १

सभासद—जो सभा में बैठता है, सभ्य,
मेम्बर १. ८८. १; ३६५; २. २११.
४; २५४; २५५. १; ३. ३०. १;
६. २८. ४; ४८. २

सभीत—डरा हुआ १. ७६; १५४; १६६.
१; १६७. १; २१६. २; २३४. २;
२६२; २९७. ४; २. ३९. ४; ७३;
४. ३. २; ८. ७; ५. २५. ५; ३७.
२; ४५. ४; ५८. ४; ६. २७. ५;
७३. ३

सभीता १. ७८. ३; २६७. ३; २. १२४.

३; ३. ३६. १; ३७. १२; ५. २०. ४
सम, -तुल्य कुंदइंदु - १. ४; फनिमनि -
८. ५; ८; केतु - १०. ३; ५; सुधा-
सुरा - ११. ३; १४; सुरसरि - १७.
७; सुकृतसिंधु - १७. ७; सुरसरि -
२४. ५; ३४; सहसनाम - ३५. ३;
रामलखन - ३६. २; ब्रह्मजीव - ३६.
२; स्वादतोष - ४; कमठसेप - ४;
पावक - ३९. २; -दरसी ४९. ३;
-सीला ४९. ३; असुरसेन -
५१. ५; सुधा - ५८. २; ६;
७; -दमदयानिधाना ६६. १; ८२;
९३. २; १२५; १२८. २; ४;
१२९. ३; तरुनअरुनअंबुज - १३०.
४; सुधा - १३६. ३; १३७. २; १३७;
१४४. १; १५८. २; १६०. १; स्रवन-
सुधा - १७३; नीलमहीधरसिखर -
१८४; १९०. २; १९०; सुधा -
१९१; २०२. ४; व्याल - २०५;
मेरु - २०५; २११. ३; २३९. २;
सुधा - २४५. ३; सीयवदन - २७०.
४; काल - २७४. ४; सांतसुद्ध -
२७५. २; सिसु - २७५. २; रमा -
२८०. ३; २८०; २९१. ४; कल्प -
२९४. १; नभमंडल - ३; कल्प -
३०३. ४; सहसवाहु - ३०४. २;
धनुही - ३०४; कोटिकुलिस - ३०६.
४; जल - ३०९; -सील ३१०. २;
नीच - ४; बंधु - ३१५; -बल ३१७.
१; ३२४; चतुर - ३२९; पितु

कौसिकवसिष्ठ - ३७५. ४; मोहि -
३८६. ३; दसरथ - २. ३. २; ३;
४. ३; १६. ३; २९. ३; गिरि -
२९. ३; २४. १; तृन - ३६. ४;
पिता - ४०. ३; ४४. ३; समय -
४४; भ्रान - ४७. १; वान - ५०. २;
सर - ५५. १; ५६. ३; वान - ८०.
३; जंतु - ८४. ३; मरनकोटि - ९६.
४; ९७. १; मातु - ९९. ३; १०२. ४;
सरीर - ११०; पारवती - ११९. १;
जननी - १३१. ३; १३४. २; अवध-
सहस - १४१. २; ३; सासुससुर -
३; मयनसयनसय - ४; तृन - १४१;
१५१. ४; १५३. २; समय - १५७;
वरप - १५९. २; १६०; २०६. ४;
२०९. २; २१०. ४; २१२. १; २२०.
२; -त्रिपमचिहारा ३; समय - २२२.
१; २२३. १; ३; २२५. ४; २२८. ३;
पलक - २५३. १; २५५. ३; २५७.
३; २६०. २; ३१८. १; ३२०. २;
३२१. ३; ३२६. २; रघुवीर - ३.
४; तेहि - ८. ३; निर्गुनसगुनविपम -
रूपं १६. ६; १७. ६; तृन - २०.
४; २२. ४; २५; ३१. १; ३४;
४१. ५; ४५. २; प्रौढतनय -
५६. ४; सुत - ५६. ४; ५७. ४;
५९. १; दीपसिखा - ६०; -दरसी
४. ५. ४; रिपु - ८. ६; गिरि - ९.
१; अहिगति - ४; स्रल - ५; -दरसी
९; वज्र - १०. २; ११. ४; -गति

१२. २; ५; राम-१४. १; त्रिपय-
 २३. ४; ३०. ४; रेनु-५. ५. २;
 ९; करिकर-१०. २; स्यामसरोज-
 दाम-१०. २; सूल-१२. २;
 कल्प-६; कालनिसा-१५. १;
 उरगस्वास-२; पतंग-१५; कल्प-
 ३१; सीतनिसा-३६. ५; -दरसी
 ४९. ३; ५७. १; ६१. २; ६. ६.
 ४; १४. १; ४१. १; ४६. २; ६३.
 ३; ६६. ४; वान-७०. १; मेघ-
 नाद-७५; रज-९१. २; दुकाल-
 ९२. २; काल-९४. ५; पवि-९९.
 ६; १०३. ५; कृतांत-११०. ५;
 मन-गतिकारी ११४. २; ११५. २;
 १२०. ३; १२५. २; रघुनाथ-१३०;
 सुधा-१३२. ५; श्रीखंड-१३५.
 ५; -रूप १३७. ३; कल्प-१४४;
 स्रग्वनसुधा-७. ७. १; रवि-२७.
 १; ३२. ७; ८; भरत-४३. २;
 -दरसी ५५. ३; ६१. १; भरत-
 २; ४; ६१; ६४. १; तृन-६९. ४;
 सुधा-७०. १; ७१; सुखदससिकर-
 ११३. २; ३; १२९. २; सेवक-
 १३१. ४; ५; १३२. २; धूमकेतुसत-
 कोटि-१४१; सिंधुकोटिसत-१४२.
 २; रुद्रकोटि-१४२. ३; धनदकोटि-
 सत-१४२. ४; कोटिसतखद्योत-
 १४२. ५; राम-१४४. २; ३;
 प्राण-१४९; त्रिधि-१५०. २;
 कलिजुग-१६४; १८८. ५; धृति-

१९८. ७; २०६. ४; नरतन-२०८.
 ५; संतमिलन-७; दरिद्र-७; भुरज-
 तरु-८; परनिंदा-११; २१५. २;
 २१७. ३; संतसमागम-२१८; २२३.
 २; ७; २२३
 समउ १. ५६. ६; ३८९. २; २. १८. ३;
 ४१. २; ४३. २; ३१९. २
 समञ्च ५. ३९. ४
 समता, -तुल्यता सियमुख-१. २७०; ६.
 १०३. ३; ७. ५८. २; १६२. ४;
 १६६. १; -दियटि १९९
 समदि-पूजा करके १. ३८८. १
 समधी १. ३७३
 समन-(शमन), यमराज, नष्ट करनेवाला
 १. ६. १; ७. ६; ४३. ३; ५२. ३;
 ६२; ६४. २; ३. ३. ३; कलिमल-
 १०; -सुकर्कसतर्कविपादः १६. ५;
 ४१. ५; ४. ९. १०; संसय-५.
 ६३. ५; ७. १४०; -कोटिसतसरिस
 १४२. १; २२३. १
 समनम् ७. ३२. १
 समम्-तुल्य, बराबर, साथ, एक ही बार
 ३. ६. ५
 समय-काल (वक्त), कसम, आचार,
 सिद्धान्त, संकेत १. ६३. १; ६९;
 ७२. २; ७३. १; १०९. २; १२३;
 १८०. ४; १८२; १८६. २; २०२.
 ४; २२७. १; खगमुखर-४; २६०.
 १; २६३; २८७. ३; २९४. २;
 ३२२. ४; ३७२. ३; ३८०. ४; २.

३. १; १६; २५; ३०; ३६. ३;
 -सम ४४; मंगल-४६; ५८;
 हरप-७८. २; १२२. १; १३३.
 १; १४८. २; १५५. २; -सम
 १५७; १७७. ५; २०९; २२२. १;
 २२६. ३; २२६; २२८. ३; ४;
 २३५. ४; २५५. १; ३. ३५. ५;
 ४. १९. ३; ५. ६. १; ५८. ४;
 संध्या-६. १३. ३; ८५. ३; ९३.
 ५; प्रलय-१०२. ४; ७. ५५. २;
 ८२. १; ८८. ३; १६३
 समर, - युद्ध राम-जसु १ ६१. १;
 १२७. ४; १४९. ४; १५०. ३;
 -भूमि १५९. २; १६७. ४; १८२.
 २; १८६. १; १९४; २००. ३;
 २१०. १; -धीर २११. ३; २१३.
 १; २७८. ४; २९९. ३; ३०७;
 ३१४. २; ३१४; -जग्य ३१६. २;
 ३८३. ४; ३९०; २. १४५. ४;
 २३०. २; २३१. २; -त्रिमुख ३.
 २४. ६; २६. १; २८. १; -भयंकर
 ५. १६. ४; २२. १; ६. १२;
 -अरुढा ३३. २; ४२. ३; -सुभट
 ४३. ३; -महि ५०. ५; ५५. १;
 ६२. ४; -बाँकुरा ६३; ७७. ४;
 -महि ८४. ६; ९३. ६; ९४. १;
 ६; -सूर १०२. २; १०६. २;
 -अंगन ६; -भूमि ११८. २;
 श्रीराम-चरित १२६. ६; १३३.
 ४; -सम १४४. ३; -विजय १५७;

-सागर ७. १८. ४; रघुपतिरावन-
 ९६. १
 समरथ १. ४३. ४; ८०. ३; ९३. ४; ९४.
 २; १३१; २. १२२. ४; ७. २०५
 समर्थ ३. २२. ७
 समरपी-सौंपदी १. १२५. १; ३६९. छं. ५
 समर्पि ६. ९; ७. १६४. १
 समर्पी ६ १३५. ६
 समर्पे-सौंपे ३. २८. ४
 समस्त-सव १. ५६. २; १२८; ३७४;
 -दूषणापहं ३. ६. ३; ७. ८१. २;
 ९६. ४
 समा, पाटलरसालपनस-६. ११५. ६;
 वानी-१३३. ५
 समाइ १. २२१; ३८७; २. ४७; ४८;
 ६. ८०; ७. ११९
 समाई २. १३९. ४; १६६. १; २५८.
 २; ३२१. २; ६. ८९. १; ७. ६५. १
 समागम-मेल १. १२९. १; सुरमुनि-
 संत-७. ७४. ४; २१३; संत-सम
 २१८
 समाचार १. ८९. १; ९०. ३; ११२.
 २; २०५. १; २४७. ४; २५३. १;
 ३०३. १; ३२९. १; २. ४०. १;
 ५८; ७१. १; १२३. १; १३५. ३;
 १४८. ३; २२५. ३; २२७. ५;
 ५. ४४. २; ६. २८. १; ५८; ५९.
 १; ६७. १; ९८. २; १३३. १;
 १५७. १; ७. ९. १; २
 समाल-सुभा, सनूह १. ७. ६; -प्रयाग

- ७; साधु-२४. ४; सति-३१. ५; ' समाजू, -तमा, सान्नी रामविवाह-१.
 संत-पयोधिरमाती ५१. ५; ६०; ६३. २; २. ५. १; अभिषेक-११.
 पथिक-६२. २; सुर-११६. ४; १; २०. २; ८५. ३; बड-८७. २;
 ११६; ११७. ३; ११८. ३; सिव- देव-१३५. २; प्रियपथिक-१५५.
 ११९. २; ११९: सत-१३७; ३; सकल-२०५. १; राज-२१५.
 १६२. १; नृप-१६३. २; सत- २; २२६. ४; २२९. ३; २३१. ३;
 १७१. ४; २१७. २; राज-२७४. २३६. १; २४०. ३; ३१७. २;
 २; २७५; २८१; २८३. २; २८६. ३२७. ४
 १; बुध-२९१. २; २९४; ३०२. समात १. १७३; १८४. ३; ३१७; ३२४.
 ३; ३८९. २; नृप-३९१. २; १; ५. ५०. २; ७. ७
 साधु-२. १५१. २; २१४; २२१; समाता ७. ७. ५
 २२६. १; २२७. २; २३७. १; समाति १. ३७३; २. ३२६
 २५८. ३; ३२०. १; ३२६. ३; समाती १. ११५. ३
 विप्र-४. १३; ७. २७; नृत्य- समाधान-सिद्धि, प्रश्न का उत्तर, ब्रह्म में
 ४५; सुखसंपदा-४९; ६७ मन का लगाना २. २२८. ३
 समाजहि, राज-१. २९९. ३ समाधानु २. ४०. ३; ३२४. ३
 समाजा, कीस-१. ३४. १; ६२. ४; समाधि-तमाधी, लुख, प्राणों को रोकना,
 मुनिऋषय-६६. ४; १५८. १; ध्यानविशेष १. ८२. ४; ८४. १;
 १६१. ३; मुनिसिद्ध-१७१. २; १०७. २; ११०; १११. २; ७.
 मधुप-१७५. ३; १८४. २; २०६. ६५. ४; २०८
 १; २२७. १; बाल-२३५. ३; समाधी १. १५३. २
 विप्र-२३९. १; २८४. ३; ३०४. समात, -तुल्य दंड-१. ३३. ३; ४६;
 ३; ३७२. २; ३८०. ४; २. ३. १; ९३; १३६. ३; १६६. ३; १७७;
 ४३. १; २१७. १; ३१९. ३; ४. १७. ३२७. ३; अलान-२. ४३; ५२;
 ३; ५. २९. १; ७. ८८. ३; १०४. १ १६३; २२९; २३०; जैहि-३. १०.
 समाजु १. ३६७. १; ३८८. ३; २. ५; ४; ब्रह्म-२०. ४; कुधर-२६. ५;
 कोप-२४. ४; सुविहंग-२९; ३४. १; वृत्त-४. १०. १; २४. ३;
 वनसाजु-८०; मुनि-२१२. १; सैल-५. ३. ८; मत्तक-४. १;
 २१५. ४; सुख-२१६. १; २१९; भाजु-९; ३२. ३; प्राण-४९; वृत्त-
 २२२. ३; २३७. ४; २६५; २९८ ५७. १; सिव-६. ५. ३; ३५;

४४. ३; गूलरफल—५२. २; काल—
 १०२. ८; कुलिस—११६. १;
 काल—११९; १२९. ५; १४०. ३;
 नारितरंग—७. ११; ७३. ४; राम—
 १४२. ५; ईस—१८७; राम—
 २२३. ७; २२३
 समाना, पृथुराज—१. १०. ५; सीपि—
 २१. ४; ४९. ४; ५८. ६; ५९. २;
 ६९. ४; १३७. १; ३; १८२. १;
 १९९. ३; २१७. ३; ब्रह्मानंद—
 २२५. २; २४६. २; ३०५. १;
 ३९०. १; मृदुलच्छ—२. २४. १;
 प्रान—४८. ३; राम—५०. ३;
 सतअवध—५७. १; ९६. ३;
 समुद्र—१२९. २; १३२. ४; १६७.
 ४; १७३. २; २०९. १; २१६. २;
 भरत—२३३. २; २५५. १; समन—
 ३. ३. ३; सुधा—५. १; जं—
 १८. ४; काल—३०. ३; मेरु—४.
 ९. १; पवन—३३. २; अनल—
 ५. १२. ६; १६. ३; साधु—४९.
 २; सुग्रीव—५७. १; ६. ११. १;
 २८. ३; गोघात—४८. १; ५७.
 १; वज्राघात—८६. १; ९३. ४;
 १०३. ५; श्रिखंड—१३५. ४; ७.
 ५. ४; ३५. ४; प्रान—१३२. ३;
 कामधेनुकोटिसत—१४२. २; १७८.
 ६; १८८. ४; १९४. ५; नवनीत—
 २१७. ४
 समानी १. ३७०. १; ३. ३२. २

समाने ६. ९२. ४
 समास, —संक्षेप व्यास—७. २१३. १
 समाही १. ३८१. २; ६. ९१. ३
 समिध—समिधा, पलाशादि की लकड़ी १.
 ३१६. २
 समीती—मित्रता, प्रेम १. १८१. ४
 समीप १. ७८; ११४. ४; सिव—१३१.
 २; १५३. १; १७३. १; १८६.
 ३; २५७. २; २६१ २; गुरु—
 २७०. १; २७९. ३; २८१. ४;
 चाप—२८३. ४; २८८; २९३. २;
 २९७. २; ३११; ३७६; स्रवन—
 २. ३. ४; ४१. १; —५४. १;
 ११७ २; २२६. ३; सरित—२३४.
 ३; ३२०. ३; ताल—३. ५२. ३;
 सिंधु—५. ५३. ३; ६. ५७. २;
 कपि—८०. १; राम—९६. ५;
 रिपु—१०९. ४; १५७. ७; ७. १२.
 ३; ३५. २; ११३; २०१
 समीपा १. २४७. २; ७. २०२. ४
 समीर—वायु १. १३०. २; १७२; २४५.
 ४;—वेग २. १५९. १; ५. ५०;
 ६२. १; ७. ९४. २; सोक—१०२.
 २; २०२. ८
 समीरा ४. १३. २; ५. १५. २; ३१.
 ४; ६. १३०. ४; ७. ९. ५; १३८.
 ४; २०६. ९
 समीहा—इच्छा ६. २१. ३
 समुभ—समझे ३. ८. ३
 समुभइ २. १३२. २; ७. ८६. ५

समुभक्त १. ५०; ७. १८२. ३
 समुभक्त १. २२. ६; ३७. १; ४; ८२.
 १; १७८. ४; २९१. १; २. १७८.
 ३; २३५. ३; ४. ९. १०; ३३. ७;
 ५. ३६. ४; ६. २३. ४; ७. ५. १;
 ४५. २; ८२. २; ३; १९८. १; २०३
 समुभक्ति २. ३२६. ४
 समुभक्त १. ९२. १
 समुभक्ति १. ७; ४९. ४; १४१. १; ७.
 ५. ३
 समुभक्त ५. ६०. २
 समुभक्ति १. ९७; २२१; ३. ७; १९. ४;
 ३०; ५. २७; ६. ५४; ७. ३९
 समुभक्ति ७. ९. २
 समुभक्ति १. ९७. ४; १२६. १; १४४. ४;
 २३४. ४; २३७. ३; ३६५. ३;
 ३६७. ४; ३७२. १; २. ५८. ४;
 ७९. ३; १६८. २; ३. ३०. १; ३५.
 ४; ४. ६. ३; १३. ५; २५. ३; ५.
 ५३. ३; ६. १००; १२५. १; ७.
 २०८. ४
 समुभक्त ४. २३. २
 समुभक्त ३. १९; ५. २४
 समुभक्त ३. १८. १
 समुभक्त १. २२१. २; ६. १३१. ३
 समुभक्त ५. २७. ३
 समुभक्त २. ७३; ७९. २; ८६. २; १६८.
 १; ३१९. २; ३. ३९. ४; ६. ५९.
 ३; ६७. १; ७. ९१. ४
 समुभक्त ५. १२. ३

समुभक्त ४. २६. ६
 समुभक्त २. २०२. ४
 समुभक्त ७. ८५. २; १२४
 समुभक्त १. ३७१. ४
 समुभक्ति २. १६२. १
 समुभक्ति २. ८४. २
 समुभक्ति - समझाया १. ८६. ४; १००.
 ४; १२२. १; २०२. ४; २१९. ५;
 २४०. ४; २. ८२. १; ३. ४३. २;
 ४. ९. १४; २१; २२. १; २३. ४;
 ५. ९. २; ३. ९४. ३; १२५. ५;
 ७. ८३. १; ८६. ४; १८६. ४;
 १९०. ७
 समुभक्ति - समझ कर १. १४; २२. ४; ३१.
 ५; ४६. १; ५१. १; ७९. १; ८२. २;
 ४; ८७. ३; ४; १११. ४; ११३.
 ३; ११९; १३३. ३; १४८. ३;
 १६२. ३; १८९. ४; ३०६. ३; २.
 १९. ४; २७. ४; ३४. २; ५१. ५;
 ५६. ३; ७१. ४; ७४; ९५. १;
 ११९. ४; १५५. ३; १६६. ३;
 १७५. १; २२८. २; ४; २३०. २;
 २३२. २; २३४. ४; २३४; २५५;
 २५६. १; २६२. १; २६३. २;
 ३२७. २; ३. ८. २; १६. १२;
 ३०. २; ४३. ३; ४. १६; ६. ९.
 १; १८. ४; २३. ३; २७. ४; ३९.
 ५; ४४. २; ४४; ४५. २; ५२. ४;
 ५५. १; १४६; ७. ४२; ८४. १;
 १४४. २; १७३

समुभ्रिय २, ३४
 समुभिहहिँ १, ३७, २
 समुभी १, ४९; १६१. २
 समुद्यु ५, ९, ४; ६, ४७; १०९, ३
 समुझे १, ९५, १; २, २६२, ३
 समुभै ७, १०३
 समुदाह, संसयभ्रम-४, २०; तारागन-
 ७, ११६
 समुदाई, -समूहसुर-१, ११५, ४; २०४.
 १; देव-२१९, ४; ३७६, ४;
 सिधि-२, २१५, १; चक्रवाकखग-
 ३, ५२, २; ५७, २; वट्ट-४,
 १७, १; चकोर-२०, ४; दूत-
 २३, ५; ६, ७, १; सुरमूनि-३१,
 १; निसिचर-११२, ४; सीस-
 १२८, १; भालुमर्कट-१२९, ३;
 मूनि-७, २७, २; सलभ-२०६,
 ३; साधन-२१९, २
 समुद्र, छवि-१, १७६, ३; सुधा-
 २७९, ३; २, ४८; -समाना १२९,
 २; ६, ५२, १
 समुहाई ६, ८७, ५
 समुहानी - सामने हुई १, ६१, २
 समूला - जङ्गसहित २, ३०, ४
 समूले २, २६८, २
 समूह, सुत-१, २१२, २; सुर-२२३;
 मनि-२२७, ३; अगुर-२३९,
 ५; ३, १०, ६; १४, ३; १७;
 सिरवर-६, ६१, ४; सर-७१, ३;
 मलभ-१११, २

समूहा, दूत-४, २२, २; रघुवीरप्रताप-
 ६, ४, ५
 समेत-युक्त, सहित १, ६०, २; ६६,
 ४; ७६, ४; ८०, ३; ८५, १;
 ११०; ११४, २; १२१; १२७, ३;
 १६९, २; वाजि-१८५; १८६;
 जुगुति-१८९; कुल-२०१, ३;
 कुटुंब-२०२; २०४, १; २०५, ३;
 दल-२०९; २१८; सक्ति-२१९,
 ३; रथ-२२७; अनुज-२३९, ५;
 २४५, २; ३; मूनि-२५५, २; प्रीति-
 २५८, १; बंधु-२६०; सुमन-२६६,
 ४; २७३, २; २७७; सकोच-२८०;
 त्रिभुवनजय-२८३, २; प्रेम-
 २८७, २; २८८; पितृ-३०२, १;
 सभा-३२६, ४; ३७२, २; ३७४,
 ४; ३८१; ३८२, २; ३८६; ३८८;
 ३९०, ३; ३९३, २; ३९४, ३;
 ३९५, २; २, ७५; सिय-७७, ४;
 वनिताबंधु-८०; १२३; सिय-
 १४२; १५१; २२६, ३; बंधु-
 २२७, ४; २४०, १; २४१, १;
 ३२१; सिय-३२२; मीताअनुज-
 ३, १३; १७, ४; ३४, ५; ३५, ८;
 ३९, ३; ४२; ५, २१, ३; ४;
 हरप-२७, १; ३१, २; अंगदहनु-
 ४५; सेन-६, १२, ३; मंदोदरी-
 ४५; ५०, ५; सेन-५६, १; प्रीति-
 ७०, ४; ७६, ४; ८७; ९८, ५;

११४. ५; ११७. ५; कपीस—१०६.
 ३; तडितपटल—१२९. छं. ८; १३३.
 श्रीजानकी—१३६; १४०. ४; हरप-
 त्रिपाद—१५०; श्री—१५३. २;
 भ्रूसुरवृंद—७. ९; १५. १; २३;
 जनकसुता—२७. २; ५; ५३. ४;
 ८८. ४; ९४. ४; १६४. ३
 समेता १. ७३. २; ११२. ३; १४१. ३;
 १५६. ३; १९९. ४; वाजि—२०१.
 ४; मुनिवृंद—२४७. ४; २६१. ३;
 ३२८. ४; ३८८. २; सीय—
 २. १२. ३; १०३. १; १२९.
 २; १३७. ४; २३१. ४; ३२१. ४;
 ३. १८. ५; ५. १४. ५; सैल—६.
 ८१. ३; अनुजकपिसेन—१३३. ३;
 १४८. ४; ७. ९६. २; कपट—
 १६८. ३
 समेते १. ३४. २; ७. १३२. ३
 संजुत ७. १५९
 संपत्ति—संपत्ति १. ५१. ७; ८९. ४;
 १०६. ३; १७७. ३; २११. १;
 २२२. ३; २२७. १; २६०. ३;
 ३२७. २; २. २. २; ९३.
 ३; १३१. ४; १५९. ४; २१६;
 बन्—२३६. ३; ४. ९. ८;
 १७. ३; पर—२०. २; ५. २३.
 ३; ४१. ३; ५१; ६. ५३. ३;
 १०१; ७. २०. ४; ३४. २; ३;
 ३५. ३; पर—६२. २; १५८. ३;
 १६८. १

संपत्ति,—धन दौलत पर—१. ११८
 संपदा,—संपत्ति—पर १. १६४. ४; ३००.
 १; ३२२. ४; लोक—३६६; ३७८.
 १; ३८७. १; ३८८. ४; ३९४. ३; ५.
 ५१; ६. ११९. ४; १४४. ३; ७.
 ४५. ३; ४९; ५१. ५; सुख—५२;
 पर—२०८. १०
 संपन्न—युक्त, धनी १. ९१. २; २. २३६.
 ४; ससि—४. १७. ३; सस—७.
 ४६. ३
 संपाति—जटायु का बड़ा भाई ४. ३०. ६
 संपाती ४. ३०. १; ७. ९४. १
 संपादन, सुख—७. २२३. १
 संपुट—जो दोनों ओर से भलीभाँति पुट
 के तुल्य हो, मिला हुआ, (कुरवक वृक्ष)
 २. ३१७. ३
 संवत १. ५५. २; ६७. १; ८४. १; ९८.
 ३; १७२; १९८. ४; २०४. २; ७.
 १६२. २
 संवल—पायेय, राह-खर्च १. ५९
 संवाद—वातचीत १. ४९. १; ५७; ६५;
 ६९; १२२; १४६; ५. ३४. २; प्रभु-
 नारद—७. ९. २
 संवादा ३. ४६. १; ७. ७९. ३; रामलछि-
 मन—९१. १; संभ्रुमा—२२३. १
 संवाद २. ९७. २
 संयुक्त १. ५९. २; २. २६२. २
 संभव,—उत्पत्ति, उत्पन्न हुआ, कारण, मुम-
 किन दच्छसुक्त—१. ८८. ३; गिरि—
 १०२;—पालनलयकारिनि १२२.

२; भव-४. २६. ३; मन-दारुन-
दोषहर ६. १३२. ३; विरह-७.
१५. १; घट-५५. ४; ५८. २;
स्रुति-७२. १; १२९; माया-१३१.
२; अनल-१७०. ५; १९४. ७
संभार-सम्हल कर ५. ४. ३
संभारा ६. १२०. ४
संभारि ६. १२०. ५; १२२. ५
संभारी ५. २७. २; ७. ३८. २
संभावित-हो सकनेवाली वस्तु २. ९६. ४
संभ्रु-शिव १. ४२. १; ४९. २; ५६. ५;
-प्रसाद ५७. १; ६८. २; ६९; ७०.
१; २; ७३. १; ३; -गिरा ७४. २;
७५. ३; ७९. ३; ८०; ८२. ४; ८४.
१; -पद ८४. २; ८६. ४; ८७. २;
८८. २; -गन ८८; -विमुख ८९.
२; ९४. २; ९९. ३; १०५. १; ३;
१०६. २; सुक्र-संभ्रूत १०६; १०७.
२; १०७; ११०. १; १११. २;
११४. १; ११५. २; -गन ११६.
१; १२२. २; १२४; १२६. १;
१२७. २; ५; १२८. १; १३०. ३;
१३१. १; १५०. ३; १५५; -बचन
१५६. १; -गन १६२. ३; १७२.
३; १८१. १; १९३. २; २३६. १;
-उरवासी २७९. २; -सरासन
२८४. १; -चापगति २९१. ३;
-चाप २९३. ४; -धनु २९५. ४;
-धनुमंजनिहारा ३०४. १; ३१३;
-सरासन ३२५. ३; ३८०. ४;

३९१; -चरन २. ८६; १२८. १;
-भवानि ४. १; ५. ३६. ५; ४९.
१; -थापना ६. ५. २; -सहित
३२; १२१. ४; १२९. ५; सेवित
उमा १३८. ६; १४१; १४४. १;
७. ३१; -सेवकाई १६८. १; -उपा-
सक २; -मंत्र ४; -चरन १७८;
-प्रसादा १८२. ६; -प्रसाद १९०.
६; २१३. ३; २२३. १
संभ्रूतन-शिव का शरीर १. ६. २
संभ्रूहि ६. १५३
संभ्रूत-उत्पन्न हुआ संभ्रूसुक्र-१. १०६
संभ्रम-भय, घबराहट, आदर १. २२५.
१
संमत, -माना गया, अनुकूल संत-१.
१३८. ३; ३१४. १; २. ४२; ४९.
३; १४५; १६९. २; १७६. २;
१७८. १; बुध-२०८. १; लोक-
वेद-२; २५५; ५. २८. ४; ४२.
१; स्रुति-७. १४८; १५९
सम्यक-भलीभाँति ७. ७८. २; १७२. १
संयुत, विप-६. १६. ५
संयुता; -सहित त्वदीयभक्ति-३. ६. ६
सँवारन ३. ३५. ३
सँवारी ३. ३०. ५
सँवारे १. ३८०. २
सँवारेहु. ४. २६. २
संशय; -संदेह ३. ६. ६
संसु १. ६७. ४; २. २५३. ४
संसय, -संशय मोहजनित-१. ७. २;

५४. ४; ५५. १; ६९. ४; ७४. २;
 ३; ७५. ३; ९१. ४; ९३. १; ९४;
 १२२. ५; १२४; १३३. ३;—विहग
 १३८. १; १३९; १४३. ३; १४४.
 १; १७७. ३; १७८. ४; १७९. १;
 १९४. ३; २९०. १; २९३. २; २.
 ९५. ४;—सर्पग्रसनउरगादः ३. १६.
 ५;—भ्रमसमुदाह ४. २०; २९. ३;
 ३२. ३; ३३. १;—समन ५. ६३.
 ५; ६. १३. २; ५०. ५; ६७. २;
 ७८. ३; १३३. १;—विपिनअनल
 १४३. १;—सौकनिविडतमभानुहिँ
 ७. ५३. ४; ८३. २;—हानी ८४.
 ४;—भंगा ८५. २; ९०. १; ९८.
 १; ४; १०६. ५; १२७. १; १३९;
 १४४. ३; १४६. ३; १६४. ४; १९२.
 ४; १९४. ३; २११; २१७. ५
 संसर्गा, —संबंध, मेल सज्जन—७. ६९. ४
 संसार १. ३०४;—हित ३. ९;—दुख-
 रहित ५८;—रिपु ६. १०३; ११५.
 ६;—सिंधु १३२. १;—भार ७.
 ३०. १;—बिटप ५; १००; १०२;
 १७४. २;—पतंगघोरकिरनैः २२६
 संसारा १. २२. ५; ५६. २; ६८. ४;
 ७८. १; ९१. ३; १०८. ३; १५०.
 २; १६७. ४; १९३. २; २१५. ५;
 २८९. ४; ३०९. १; २. २४. १;
 २५. २; ४२. ४; ७. २१३. ३
 संसारी ७. १९८. ३
 संसार १. ११०. १; ३०७. ४

संसृत, —संसार—मूल ७. १०८. ३
 संसृति, —संसार का प्रवाह, संसार—सागर-
 सेतु २. ८८; ३. ४१. ५; ६. १४३.
 ३;—सरितरनी ७. ५८. ३; ६४.
 ३; ६८. ३; ११५. १;—क्लेश १०२;
 —मूल २०४. ४;—रोगसजीवनमूरी
 २२२. १

संहरता ६. १०. २; ७. १४२. ३
 संहार, —मारना निसिचर—६. ११३;
 बलपौरुष—७. ९५

संहारा १. १९३. २; ६. ६८. २
 संहारे—मारे १. २१०. १; ५. १८. ३;
 ६. ९. ४; ८४. ५;

संहारेहु ६. ११५. ३
 सय, जुग—१. २९१. ४;—गुन ३९४.
 २; कामधेनु—सरिस २. २६७. १

सयन, —शय्या, सैन, इशारा. छीरसागर—
 १. ३; ९३. ३; १९९. ४; २००.
 १; २०१. ४; २५९. २; ३; ३८९;
 ३९०. ३; २. ११. ३; भूमि—२६.
 ३; ९०; ९२. १; महि—९३. १;
 मयन—सम १४१. ४; २१२; २१६.
 २; ५. ५. ४; ६. २०. ३

सयनहिँ १. २८७. २
 सयवार—सौ वार १. ४६. ३
 सयान १. १८२. १; ७. १५४. ३
 सयानप, —चतुराई भूप—१. २८९. ३
 सयाना—चतुर १. १८२. १; १८९. ३;
 ५. ४१. १; ७. १२९. १
 सयानि, कपट—२. ३७

सयानी १. ९१. १; ९२. ४; १४८. २;
२५४. १; २५६. २; २६१. २;
२६२. २; २६५. ४; २६७. १;
२८१. १; ३०२. ३; ३६७. ३;
३६८. २; २. ५६. ३; ७९. ४;
१४६. १; २२३. ३; ५. ९. २; १२.
२; ७. ४४. ४

सयाने १. २२. ३; २४. ३; ११९. ३;
१२३. १; १६८. २; २७८. ४;
३७१. ४; २. ३४. ४; ४९. २;
७९. १; १११. २; २२८. ३; २५५;
परम-७. ६४. ३; १५८. १; २०२.
५; २०४. ४

सर, -तालाव, शर, वाण रामचरित-१.
२१. ३; -चापधर ३३; ५६. ४;
५७; ५९. २; ३; -निंदा ६०. २;
३; ४; धनु-१०८. ५; १११. १;
१२७. १; असम-कलाप्रवीन १५४.
२; १७५. ४; -संधाना १८५. १;
१८५; २४३. ३; २४५. ३; २४७.
२; चाप-२५२. २; -चाप २५४.
४; २६१. २; ३; २७७. १; ३०१.
४; ३१६. १; सुमन-२. २६. २;
३१. २; ४२. १; -सम ५५. १;
९१. २; ९९. ४; देव-सरित ११४.
३; १२९. ४; १३४. २; १३७. ४;
१३९. ३; १५९. ३; २४०. ३;
२५८. २; ब्रह्म-३. ३. १; राम-
३; १३. ४; १६. २; -धनुपानी
२३. ६; २४. १; -चापतोमरसक्ति-

सलकृपानपरिघपरसुधरा छं. ८; २६.
४; १०; ३१. २; ३३. ३; रघु-
पति-३४. ३; ५; ३४; ३५.
४; ७; चंड-४१. २; ४. १०;
११. १; सरिता-१९. २; ३; २०.
१; २१. ३; २४. २; २६; २७;
रघुवीर-तीरथ ५. ३. ९; १९;
४३. ४; ५८. १; -अनल ५९;
६३. ३; ६. १; राम-१९;
नम-३२; वचन-३७; राम-
४२. २; ५०; ५५; ६०; -समूह
७१. ३; ७१; ७८. १; ४; ७८; ७९;
९०; २; ४; ९१. ३; ९२. ४;
-सरासन ९३. १; २; -पंजर ९५.
३; ५; ९९. ४; -संधान ८; १०७.
५; १०८. ३; ४; १०९. ४; १११.
६; ११२. ६; ११३. ६; ११४. ५;
११६. १; ३; ११७. ५; ८; ११८.
३; १२१; १२२. ५; १२२; १२४.
३; ५; ६; १२६. ६; १२८. ६;
१२९. १; २; ४; -चापमनोहरत्रीन-
धरं १३८. ४; १४०. १; १५३. ४;
अवध-७. २०; -पावकतेज ३२.
२; ५३. २; ८०. ५; ९०. ४;
१०१; ११९. ४; १२१. २; १४६.
२; १९०. ६

सरई-पूर्ण होगी १. २९९. २
सरग-स्वर्ग १. १२. ५
सरगु २. ९३. ४; १३२. ४
सरजु १. ६१. १; २. १७१. २

सरजू, -सरि १. ३२. १; -नीर ५५;
 ६०. ६; -जल २३८; ७. ९. ५; १२.
 ३; ४९. १; ५१; १२१. ३
 सरद, -शरदऋतु सुकवि-नम १. ५२.
 ६; ६३. ३; -चंद्रछविहारी १३०.
 ४; -आतप १४४. १; -मयंकवदन
 १७५. १; -ससिहि २५६. ३;
 -चंदनिंदक २७६. १; २. ५३;
 -चंद्रचंदिनि ७९; ११६; -सरो-
 रुह ११७; -सर्वरीनाथमुख ११७;
 -सरोरुह २२७; ३२६. २; -इंदु
 ३. १७; ३९. ६; ५७. २; -रितु ४.
 १९. १; ३; -आतप २०. ३; २०;
 प्रावृट्-पयोद ६. ६६. ५; ७. ९३
 सरन-शरणागत रक्षक, घर १. ४१. १; २.
 १८. ३; १३१. २; २३५. १; २६६.
 १; ३. ४. ३; -सुखदायक ३७.
 १; हरि-४. २०. १; ५. २२;
 ३९. ४; रघुवीर-४२; ४५. १;
 ४६; ४९. १; ५८; -सुखप्रद ६.
 १२९. ७; १३७. ६; -आगत ७.
 ३२. १; असरन-३८. २; ३; ७४.
 २; २१५. ४
 सरन्ह ६. ११८. ५; १२३. ५
 सरन्हि १. ११०. ५; ६. ९१. २; ९३.
 २; ९५. ५
 सरनहि १. २४४. २
 सरना, रघुनाथ-३. ३४. ३
 सरनाई ५. ४५. ४
 सरनागत, -शरण में आया हुआ ब्रह्म-

रुद्र-४. ८; -भयहारी ५. ४४. ४;
 -बच्छल ५; ४४; ५३
 सरवज्ञ-सर्वज्ञ २. २५७; २५८. ४
 सरवर १. १८६; ३१५. ३
 सरवस १. २२६. ४; २३०. १; २४०. २
 सरवसु २. २७. ३; २५७. १; ३१७. १;
 ६. ६२. ४
 सरभंग ३. १२; ७. ९१
 सरभंगा ३. १२. ४; १३. ४
 सरल, -उदार, सीधा-चित्त १. ९; २३.
 ४; २४; -वचन १८९. ४; २३६.
 १; २७०. १; ३२१. १; २.
 १८; ४३; -सुभाऊ ५६. ४;
 ७१. ४; मृदु-११७. ३; १२३. २;
 १२७. ४; १६३. ३; १६६. १;
 १६८. २; १६९; १७७. ४; १७८.
 ३; -चित्त २२८; २५३. ३; ३.
 ४५. ३; ५९. १; परम-५. ३४.
 १; ७. ६९. १; ७९. ३; ९०. ३;
 -आचारा १४६. १
 सरलता ७. ६१. ३
 सरस-प्रेमसहित, मीठा १. ६. १; १७.
 ६; ११०. ५; १२८. १; ३७७. १;
 २. ३१५. १; ३. ५२. ५
 सरसइ १. ७. ४; २. १३९. २
 सरसिज-कमल १. २६०. ४; ३६६. १;
 २. १०८. ४; -वन १५५. १; ३.
 ४३. ४; ५२. १; ६. १; -संकुल
 ७. ४६. ५
 सरसी, -तालाव-रुह १. २५२. ३;

३९२. १—रुहवृंदा ३. ५७. ३;
 —रुहलोचन ६. ८५. ४
 सरहि, पंपा—३. ४५. ६
 सराधा—श्राद्ध १. २१२. ४
 सराप १. १६३. ४
 सराफ ७. ५१. ५
 सरासन, —धनुष संभु—१. २८४. १;
 ३०६. २; संभु—३१३; ३२५. ३;
 बान—२. ९१. १; ३. २५; ३५.
 ५; ५. ६१. १; ६. १४. ४; ७३;
 —वाना ९२. ३; ९३. १; ९८. ६;
 ११६; ११७. ३; ११८. १; १२८
 सरासनु १. २८३. १; २. २३१. १
 सराह—प्रशंसा की १. ३६५. १
 सराहइ २. २१. ३
 सराहत १. ४४. ४; २६३. ३; २७०. १;
 ३९४; २. १०९. ४; २३३; ६. ८२
 सराहन २. २०२. ५; २२१. २; २२३.
 ४; २३९. ४; २५२. ४; ५; ३२७.
 २; ६. १०९. २
 सराहसि २. ३३. ४
 सराहहिँ २. ८७. ३; ११४. ३; २०३.
 ३; ५. ५३; ७. १८. २; ६५. ४
 सराहा १. १००. ३; २. १७२. ३; २३७. २
 सराहि १. १८. ४; २. ३१. ३; २०३.
 ३; २११. ४; २२३. ३
 सराहिय १. ११
 सराहियत २. ३२५
 सराही १. ४६. २; १८९. १; ३८२. ३;
 २. ५०. २

सराहू ६. ४३. ४
 सराहे ७. ७३. २
 सराहेहु ६. ३३. ५
 सरि, —नदी कलिमल—१. ११. ४;
 सुर—सम १७. ७; २४. ५; सरजू—
 ३२. १;—तीर ६१. ३; सुर—९३.
 ४; ९४. १; १५३. २; २१६. ३;
 २४५. १; सुर—गत २. ४४. ४;
 ९५. ४; १०१. १; १०२. ३; १०३.
 १; १०५. १; १२९. २; १३३. ३;
 १३९. २; १५१;—धारा २५१. ४;
 ३२३. २; सोनित—६. ११२. ५;
 ११३. ३; रुधिर—११८. ५; १२९.
 ३; १५३. ४; १५७. ४; संसृति—
 तरनी ७. ५८. ३; ९१. २;
 १२१. २
 सरित, नदी—पावनपाथ १. १९. छं. ६;
 कब्रिता—छं. ६;—बर २३; ६२. १;
 ६३. १; सुर—१३०; १८५;—अमृत-
 धारा २२३. २; २३४. १; २४५. ३;
 २४७. २; ३९२; २. ८४. ४; ९९.
 ४; ११४. ३; देवसर—११४. ३;
 १२९. ४;—बर १३३; १५९. १;
 २२६. ३;—समीप २३४. ३; २३८.
 ३;—सरपानी ४. १९. ३; प्रभुपद-
 प्रीति—५. ५०. ३;—तीर ७. ५२.
 ३; ८०. ३
 सरितन्ह ५. २३. ३
 सरितहि, सुर—१. ६१. १
 सरिता, —नदी सुर—१. ३१. १; भव—

५१. २; ६०. ६; ९०. १; ११८.
 ५; सुर-२४४. ४; ३२७. १; २.
 १५९. ३; ३. १२. २;—जल
 ४. १६. ४;—सर १९. २; २६;
 ६. २१. ४; रुधिर-१२२. १; ७.
 ४६. ४; २१७. ३

सरिस-समान, तुल्य १. ७. ३; मधुकर-
 १९. ३; ३७. १; ५३; पय-८१;
 १०३. २; करिकर-१७५. ४;
 १७८. १; नृपगृह-२४७. २;
 सियमुख-२७०. ४; आहुति-
 ३०९; ३२७. ३; २. ८. ४; रघु-
 वीर-२५. २; पीपरपात-४६. २;
 राम-५१. ४; पितुससुर-९६. ४;
 माधव-१०६. २; सुरतरु-१३८.
 ४; १५६. २; १६५. ३; १६७. ४;
 १७४; २१२. ३; २१९. ४; २२३.
 १; २२३; २२५; २३९. २; २५३. १;
 २६७. १; ३१५; शंकर-४. २;
 अहिगन-५. ३६; पितु-४२. ४;
 सुनासीरशत-६. १३; मृगपति-
 १५; ४३; दिनकर-४८; १३२.
 २; राम-१४१. ५; संदेस-७. ७.
 ७; १२. २; ६४. १; मति-१४०.
 १; सक्रकोटिसत-विलासा ४;
 कालकोटिसत-१४१; समनकोटि-
 सत-१४२. १; दया-१२८. ५;
 सुरपति-२२१. ३

सरिसा, कुंतवन-५. १५. २
 सरिसु १. २८

सरिहिँ, सुर-२. १०४. १; १०५;
 २०४. २

सरिही १. ६१. ३; २०४. २

सरी, -नदी सुर-१. १५३. १; ६. १५५.
 ३; १५७. ४; ७. ३०. ४

सरीर, अधम-१. ३४. १; ५५; ९२.
 २; १३१. १; १५०. १; सती-
 १६९. २; कृस-१७१. ४; १८५.
 २; २९०; गौर-३०१. २; ३०२;
 ३१०. ४; ३१८. २;—सम २.
 ११०; १२१; १३६. ३; १६४;
 २०५. ३; २६१. २; ३२२; पुलक-
 ३. १५. ८; स्यामतामरसदाम-१६.
 २; ६. ५३; ८९. २; ९२. ४; देव-
 १३८. ५; १४५; १४६; ७. ३१;
 ६४. २; १११; १२२; वायस-
 २०८. १२

सरीरन्धि ५. ३. ९

सरीरहिँ २. १४३. १

सरीरही ४. १२. ४

सरीरा, तपस्वीन-१. ९८. ४; कुंदईदुदर-
 गौर-१३०. ३; १४८. ४; १७१.
 २; १७३. २; २२५. २; २३१. १;
 २४४. १; जलजाम-२६६. १;
 स्यामलगौर-२७४. १; ३; मनुज-
 ३८१. ३; २. ११५. २; ३. १०.
 ५; पुलक-२१. ६; ४. ३. ४;
 सुग्रीव-१०. ३; १३. २; ३२. १;
 ५. १६. ४; ३१. ४; ६. ४४. ५;
 ८७. १; मनुज-७. १८. १; विरुज-

४४. ३; ५६. ३; १०२. ३; १५०.
१; मनुज-१९२. ६; २०८. २
सरीर २. १४७
सरीरू २. ४२. २; १४५. २
सरीसा २. २३२. ४
सरु-सरोवर १. २६०. ४
सरुख-क्रोध से भरी हुई २. ४१. १
सरुज-रोगी २. १२०. २
सरुप, -क्रोधी, क्रोध-युक्त राम-सिंधु १.
३१५; ६१. २
सरुप-सदृश, तुल्य, रूपवाला १. ८२.
४; राम-१४४. १; १६२. ४;
-बस १७४. २; ३०१; ३३०. १;
२. १२७; सुख-२०१; २२२; ६.
१४०. ४; ७. १४४. ४
सरुपा, ब्रह्म-१. ३९. १; ३. ४५. ५
सरोज, -कमल पद-१. ३४. २; चरन-
६७. ३; स्याम-१२०. ४; कर-
१६२; मुख-मकरंदछवि २६४;
नव-२६६. २; मुनिचरन-२७१.
३; २७२. ४; संत-२८७; २९२.
२; कर-२९७. १; ३०२. ३;
३७२. ४; श्रीगुरुचरन-२. १;
-विपिन १३. १; चरन-१०२. ४;
१२५. ४; २३८. ४; ३. ३७. १;
३९; -मुख ४१. २; ४३. ५; ५८;
५. ७. २; स्याम-दामदम १०. २;
४३. ४; ६. ४०. २; रघुपतिचरन-
७६; रावनसिर-वनचारी ११७.
४; -भव १३७; पद-७. ३२;

चरन-३६. २; पद-रति ७२. ४;
१२५. २; १९२. ४
सरोजा १. ३२१. २
सरोवर, -तालाब-तीरा ३. ५०. ३; ७.
९२. ४
सरोरुह, -कमल नील-स्याम १. ३;
नील-१७४; चरन-२५९. २; २.
५७. २; सरद-११७; १७७. ५;
२११; २२७; चरन-३. ६; संत-
काननभानुः १६. ३; १८. ६; -पानि
५३; -पानी ४. २६. ५; ७. १४.
२; ५६. २
सरोवर २. ८४. ४
सरोप-क्रोध-युक्त १. ३०६; ३२६. १;
२. २६. ५; २३०. २; २३१
सरोपा १. १०. ४
सर्ग, -नरक-अपवर्गानिसेनी ७. २०८. ५
सर्प, -साँप संसय-ग्रसनउरगादः ३. १६.
५; ५. ३५. ७; काल-६. ९०. २;
११२. ६; ७. १४४. ३; १७२. ४
सर्व-सर्व १. १६; ९३. ३; १४४. ३;
-काल १९५. ४; २४२; ३२७. ४;
३. २०; ४. २६. २; -रूप ५. ५२. २;
-उरवासी ५२. २; ७. ३५; ५७. ४
सर्वग्य १. ९०
सर्वसु-सर्वस्व ४. ८. ६
सर्वा १. ८५. १; २१६. ५; ६. १००. १
सर्वज्ञ १. १७३. ३; २. २१२. २; ७.
२९; ३८. १; १३२. २; १४६. १;
१७४; १८५; २०८. ४; २२०. १

सर्व, -नाथं ७. १७४. ४; -भूताधिवासं
७; -भूतमय १८२. ८

सर्वज्ञ -सब कुछ जाननेवाला, परमात्मा
१. ६८; ७४. १; २; ७६. २; ८०;
९६. ४; १३१; २. २२८. ४; ६.
२५. २; ५७. ४; १२८. २; ७. ७२. ४

सर्वत्र -सब जगह १. ९०; २१७. ३

सर्वदा -हमेशा १. १२२. ५; १२७. ५;
३९५. ५

सर्वरि, -रात, निशा सरद -नाथमुख २.
११७

सलज्ज -लज्जासहित ६. ४४. ३

सलभ -भुनगा, उड़नेवाला छोटा कीड़ा १.
२९९; ३. ३७. ९; -समूह ६. १११.
२; ७. २०१; -समुदाई २०६. ३

सलिल -पानी १. ५८. २; ६४. १; चरन -
९०. ४; ९३. ४; २४५. ३; २.
४३; ४४. ४; सनेह -६०. २;
२५३; ६. ८३. ९

सलिलु, विमल -१. २६०. ४

सलोने -सुन्दर २. ११७. ४

सव -मुर्दा -सम ६. ४६. २

सवति -सौत २. १८. ४; १९. २; ३;
१९; २२. १; -हुलास २३. ३; ५०. ४

सवराये १. ११८. ४

सवही १. १०. ३

सवॉरन १. ११५; ३२९. २

सवॉरव १. १९९. ३

सवॉरहु १. ३२०. २; २. २३

सवॉरा १. २०८. ३

सवॉरि १. ३७७; २. ९०. ४

सवॉरी १. १२४. १; २४६. १; २५६.
४; २५७. १; २. १९. १; १६१.
१; ३२५. २

सवॉरि १. १८०. १; २३१. ५; ३२२.
१; २. ९१. ४

सशक्ति -शक्तियुक्त ३. ६. ३

सस -सस्य, धान, खरगोश १. ३००. १;
३. ३६. ८; -संपन्न ७. ४६. ३;
-सीस २१०. ९

ससंक -भयभीत ६. १९

ससंका ५. ४. ३; ३६. १

ससि -चंद्रमा १. १४; सुधा -धेनु २९;
-समाज ३१. ५; रघुपति -३२. ३;
-किरन ६९. ४; ९५. ४; ११६.
२; -भूषण १३२. २; १४१. २;
-कर १४४. १; २१३. ५; २३४.

१; पूरन -२३९. ३; सियमुख -
२६३. २; २७०. ४; -बदन ३०१.

३; ३२५. १; ३८०. ३; -कर २.
३०. २; १२०. २; २२९; २५५.

३; रावन -राहू ३. ३६. ३; ३९.
६; -संपन्न ४. १७. ३; २०. ३;

५. १२. ५; १५. १; २३. १; ६.
१६. १; २; ३; ४; ५; १६; २१;

-ग्रसनहेतु ३१; ५३. २; १३०. ३;
राका -७. ११; रवि -दुति ५०.

४; भूसुर -७४. २; तवानन -७६;
१०६. २; -दुतिहरना ११२. ३;

-करसम ११३. २; -सतकोटि

१४०; २०८. १०
 ससिहिँ ७. २१०. ९
 ससिहि १. १८४. ३; रवि—२००; सरद—
 २६५. ३; २९६. ४; २९७. ४; ६.
 १५; १६. ३; १२३. २
 ससीय—सीतासहित २. ११५. १
 ससुर—देवतासहित, पत्नी का पिता १.
 १२५. ५; ३६७. ३; ३७५. ४; २.
 ५९. ४; ५९; ७९. २;—गुरुसाजू
 ४; ८३. २; ९२. ३; ९८. २;
 पितु—सरिस ४; ९९. २; ३; ९९;
 सासु—सम १४१. ३
 ससुरारि—ससुराल ७. १६०. ३
 ससुरारी २. ८३. ३
 ससुरे २. ९७
 ससौच १. १६०. ३
 सस्र ३. २४; ४६. ५; ६. ७२. ३; ७४.
 १; ९५. १; ११७. २
 सस्त्री—शस्त्रयुक्त ३. ३४. २
 सह—सहित, साथ, समेत १. १३२. २;
 २४०. २; २. १२९. ४; ४. १६.
 २; ७. २०८. ८
 सहइ ४. ८. २
 सहई ७. १७०. ६
 सहउँ १. ३०६. ३
 सहऊँ ६. ३१. २
 सहगामिनिहिँ—संभोग करने वाली स्त्री को
 २. ३८. ४
 सहज—स्वाभाविक, सरल १. १९. ५;
 २४; ३६. २; ८०: ८२. ४; ९०.

१; ९१. १; ९४. २; ९५. ३;
 १०३. ३; १०३; ११३. २; ११४.
 ४; १३५. ३; १३८. ३; १४०. ३;
 १४४. २; १५३. २; १९०. ३; १९४.
 ३; २१०. ३; २१२. २; २२६. २;
 २३६. ३; २४९. २; २५०. २; २५३.
 २; २६४. २; ३; २६९. ५; २७२.
 ४; २७५. २; २७६. १; २८७. ४;
 ३१०. ४; ३१२. १; ३२१. ४; ३६९.
 १; ३७८. २; ३७९. ३; ३८३. १;
 ३९०. १; ३९२; २. ४. ४; १६.
 ३; ४२. ३; ४३;—सनेहू ५०. ३;
 ७५. १; ७६. २;—सनेहविवस ८९.
 २; १०५. ४; १०८. ४; ११७. ४;
 ११८. ३; १२१. १; १२७. ४;
 १३२; १७७. ५; २२६. ३; २३०.
 ३; २३३. १; २३९. ४; २६७. २;
 ३. ८; ४५. ५; ४. ३१. ६;—वानि
 ५. १४. ३; ४५. २; ४६. ४; ५७.
 ४; ५७; ५८. ३; ६१. १; ६२. १;
 ६. २३. ३; २३; २७. १; ४४. ३;
 —भीम ८८. ५;—उदासी १३७.
 ३;—वयरु ७. ४६. १; १०८.
 ३; १२९. १; १३७; १९४.
 ८; १९८. १; २०८. ३; ७
 सहजहिँ १. १३०. ३; १९९. १; २१२
 सहजहि १. २८८. ३
 सहजहुँ १. ३०१
 सहजु १. १०४. ३
 सहत १. ४५; २. २१२; ३. ५३. ३;

४. ३. ५
 सहन ७. १९०. २
 सहनाई—एक बाजा १. २९६. १; ३७७.
 १; ३. ४८. ५; ६. १०२. ५
 सहतेउँ ६. ८३. ६
 सहम—भय, संकोच १. ४६. १
 सहमि—सहम कर, भयभीत होकर २. २१.
 १; ३०. ३; ४०; ५५. १; ७४. ३
 सहमेउ २. १६१. २; १६२. ३
 सहरोसा ३. ५६. २
 सहस—सहस्र, हजार १. १०. २;—वदन
 ४; ५;—नयन ६;—नामसम ३५.
 ३; ८४. १; ९८. २; ३; १७२;
 १७३. १; १९८; सत—२०२; २६८;
 —दस २८४. १;—बाहुसम ३०४.
 २; ३०५. ४; ३६५. २; ३६६. ३;
 ४;—दस ३७५. १; २. १४०. ३;
 —आनन १४०. ३; अवघ—सम
 १४१. २; १७१. ४;—नयन २१९.
 १;—बाहु २३०. १;—चाँदह ३.
 २६. ११; ५. २३. ४; ७. ४९
 सहसबाहु—सहस्रार्जुन, एक राजा ५. २२.
 १; ६. ४१. १; ४४. ४
 सहसभुज ६. ९. ४; ३०. ८
 सहमहुँ ५. ३०. ३
 सहसा—एकएक, बिना सोचे २. २३; २३२.
 २; ६. ७९. ४
 सहसाखी—हजार नेत्रों में १. १०. २
 सहसानन—हजार मुँहवाला, जेप ५. २१.
 ३; ६. ४१. ४

सहस्र,—सीस १. ३३. ४; १७२; १८३;
 नर—७. ७८. १; ३; १७८. ३;
 २०८. १२
 सहहिँ २. २०१. २; ४. १६. २; ७.
 ६४. २; २०८. ८
 सहहीँ २. १३२. १
 सहहू १. ३०७. ४
 सहाइ १. १०८. ५; १५४. ३; १५४; १८८
 सहाई १. ९३. १; १०७. १; १०८. २;
 १५५. १; २११. १; २१६. ५; २९९.
 ३; ५. ३८. १; ५३. १; ६. ४२.
 १; ९८. ७
 सहाय १. १५३. ३; १६०. १; १६५.
 ४; २१८. ३; २४३. २; ३९०; २.
 १६१. १; २३१. ४; वचन—४.
 ३०; ३१; ३३. ५; ५. २५. २;
 —कृत ५८. २
 सहाया,—साथी, साथ मोह—१. १४१.
 ४; मुनिवृन्द—२४५. २
 सहाये २. २३४. २; ६. १२४. ४
 सहावहि—सहन कराएगा २. २६३
 सहावहु २. ४६. १
 सहावा १. ३१३. २
 सहि १. ७. ३; ४०. १; ८७; २. ८५.
 २; ९६. २; ९७. ३; २६२. १; ३.
 ३९. ८; ४. ३. २; ५. १. १; १२.
 १; ३५. ७; ६. १३०. ३; ७.
 २०८. ९
 सहित, उमा—१. १९. १; दूयन—२७;
 ३२. ३; पगिजन—३३. १; ४०. २;

३; सीय-४१. ३; ६१. २; ७२.
 ३; ७७. २; ३; ७८. १; २; ८९;
 नारि-९०. ४; ९५. ४; ९६. ३;
 १००. ४; १०८. २; ५; ११६;
 ११७. १; ११८. ३; १२०. ५;
 १२१; १२६. ५; प्रजा-१३४;
 १३५. १; १५३. ३; १५४; १५५.
 १; १५७. २; १६१. ३; १७१;
 १८०. १; १८३; १९८; २०३;
 २०४. १; २०६. १; २१९. १; २२०.
 १; भगति-२२१. ३; गर्भ-२२२.
 ३; २२५. ४; आता-२५०; २५८.
 १; अतिसकुच-२५८; सिय-
 २६९. ५; २७५. २; २८८. २;
 २९६. २; २९९. ३; ३००. ४;
 ३०६. २; बंधु-३१४. २; परसु-
 ३१५. ३; ३२३. ४; ३६५. १;
 ३६७; ३६९. २; ३७०. २; ३७०;
 ३८०. ४; ३८२; ३८३. ३८५. १;
 ३८५; ३८६. ३; ३८६; ३८८. १;
 -रनिवासा ३९३. ३; २. ३. १;
 ४. २; १०. २; सुत-२०. ४;
 सीय-७७; ७९. ४; ८३; ८४. १;
 ८८. १; २; ८९. ३; ९०; ९५. २;
 १०२; देवर-१०४; सखाअनुज-
 सिय-१०५; १०८. २; १०९; सीता-
 लपन-११४. ३; ११५. १; ११९;
 १२०. १; १२७. ३; १३०. २; ३;
 १३१; १३२. २; १३४. ३; १३४;
 १३७. २; १४२; १४३. ३; १६२.

२; १६७; २०४. १; लपन-२;
 २११. ३; २१४; २१७. १; २२५.
 १; २२६. १; २२७. २; २३४. २;
 २३६; मुनिगन-२३८; सीय-
 २४०. ३; २५३. ३; २५८. १; ३;
 २६६. १; ३१६; ३१८; ३२०. १;
 ३२१; ३२६. ३; ३. ५. २; १५.
 ३; १०; अनुजश्री-१६. ९; अनुज-
 जानकी-१६; २३. ६; ३३. १; श्री-
 ३४. ५; ३७. ७; ४०; प्रेम-४३;
 ४५. ७; ४६. २; ४६; ४७; अनुज-
 ५३. १; प्रेम-५३. ५; ४. ३. १;
 अनुज-६. ४; ७. २; अंगद-१४.
 ५; १५. २; तारा-२३. २; ३३. ५;
 ५. १४. २; कपिन-१६. २; २४.
 ३; २९. १; ३; प्रीति-२९; ४७.
 २; कुल-५९; ६. ८. १; १४. १;
 २८. २; परिजन-२९. ४; ३२;
 ४१; कलस-६४. २; आता-६८;
 ८१. १; १०३. १; हरष-११४. १;
 ४; १२०. ३; १३२. ४; ५; १३९.
 १; १३९; १४३. ४; १४४. ४;
 १५१; १५३. ३; १५३; १५५;
 १५७. ६; ७. ७. ३; १४. २; १७;
 २७. ६; ४०. ३; ४९. २; ५५. १;
 ५६. १; ५८; ७४; ८१. २; ४;
 ८८. ३; १०४. १; १४७; १४८.
 १; हरष-१९२. ५; भाव-२०६.
 ८; प्रेम-२१६; २१७

सहितं, रमा-१३८. ३

सहिदानी—पहचानने की वस्तु ५. १३. ५

सहिय १. १९७; २. २३०. ४

सहिहि ६. ८३. ७

सही—निश्चय, सत्य, ठीक, सहन की १.

११०. ५; १११. ५; ११८. ५; ११९.

५; २४४. १; ३. ४१. २; ५. ३. ९;

६. १०६. ६; १०८. ५; ७. १२७.

२; १६०. ४

सहे २. ९६. २; २६६. ३

सहेउँ २. २६३. २; ६. ४५. २

सहेउ ६. ८३. २; ११९. १

सहेतू—कारणसहित १. ९६. २

सहेली—सखी १. २९७. ४; २. २. ४

सहोदर—सगा भाई ६. ८३. ४

साँगी ६. ६०. ४; ७५. ४; १०८. ४

साँच ७. १५०. १

साँचा १. ७२. १; ३०८. २; २. ३३. ३;

१२८. ४; २०७. १; ३. १६. १२;

५. ३७. १

साँचि १. ३२४. ४

साँची १. ४७; ३२३. ३; ३९३. ४; २.

२२. ४; ३५. ३; १०१. ५; ६.

११४. ४

साँचे २. १६९

साँचेहु १. ३१; १२१. २; २. ३३. ३;

६. ३३. ४; ५२. ४

साँफ १. ३९२. १; २. २५; १२२. १;

१४८. २; ६. ५४

साँती—शांति २. ३१७. १

साँधा—मिला दिया १. २०३. २

साँप २. ५६. २

साँपिन, चिंता—७. १०२. २

साँपिनि २. १४. ४; २६३. ४

साँवर १. २६६. ४

साँवरो १. २६९. ५; २८२. ३

साईँ, —द्रोह २. २०२. ३

साईँ—स्वामी २. ७५. ३; ३. १८. ५;

४. ४. ४; ८. ५; ६. ५६. ४; १३७.

४; त्रिभुवन—७. २७. ४; १६८. ३

साउज, —मृगादि वन-जंतु कलि—२.

१३४. २

साक १. १७२. १

साकवनिक—शाक वेचने वाला १. ८. ६

साका २. ३४. ४

साखा—शाखा, डाली १. ७५. ४; तरु—

१०९. १; चिटपवर—१११. १;

—मृग ५. १६; ३३. ४; ६. ४३.

१; ७. ३०. ५

साखि १. २४९

साखी—साक्षी २. ३२. ३; १७५. ४;

२२०. ४; २५९. ४; २६५. १;

२६३. १; ४. ६; अंतर—६. १३४. ७

सागर, —समुद्र छीर—सयन १. ३; दुख—

पारा ८३. १; ११८. २; कृपा—

१२५. ५; करुनासुख—२२४. २;

सुख—२३०. ३;—पारा २४३. २;

गुन—२७४. १; २९४; करुनागुन—

३१८. २; रूपगुन—३२२. ३;

३२७. १; गुन—४; सुख—२७१.

४; संसृति—सेतु ८८; सुख—१०७.

१; १४०. २; गुन-२०१. ३; ३.
२. ३; १६. ७;—तीरा ४. ३१. १;
३२. १; २; गुन-५. ३०. २; ३५.
६; ३५; ३८. ५; ५२. ४; ५८. १;
२; ३; ६३. ३; भव-६. ३; गुन-
२५; ४१. २; ४३. २; ६७. ४;
सोभामुख-८६. ५; १३८. १; १५३.
४; ७. ५; समर-१८. ४; सप्त-
मेखला ४५. १; ४६. ५; ५७. २;
६७; भव-७७. २; ९४. ४;—पार
९४; ११९. ४; १२१. २; १४२

सागरु २. १२०. २

सागु १. ९८. २

सांख्य, -सास्त्र १. १७०. ४

साच १. १३८

साचा १. २६९. ४; २९२. २

साचिहु २. २१२. १

साचेहु २. १६. २

साज-सामग्री, शृंगार १. ४२. १; २.

३२३. ३; ७. ६७. ४

साजन-तैयारी २. ३१९. ३

साजा, मंगल-१. ६२. ४; १८६. ३;

२. ३१९. ३; ६. १०१. ४

साजि १. १८४. २; २१०. २; २२३. ३;

२. २४. ४; २२९. ३; २३१. १;

३२१. ३; ३२३. ४; ६. ९०. १;

९८. ६; १३४. ४

साजिय २. ५

साजी १. २२३. ४; ३. ३५. ५; ६.

१०२. ३

साजु १. ३६६. २; ३७९. १; २. ३२.

४; वन-समाजू ८०; २१५. ३;

२३७. २; ३२३. १

साजू १. ३२३. ४; ३६८. १; मंगल-

२. २८. २; ३३. २; ७९. ४; १०८. ३

साजे १. ११५. ४; ३१९. १; ३६६. ४;

३७२. ३; ३७९. २; ७. २०. २;

२४. ४

साभ-संध्या समय १. ३६६. १

साढसाती-साढे सात वर्ष की शनि की दशा

२. १८. २

सात ४. ३२; ७. १९२. ५

सातव ३. ४५. २

सात्विक-सत्वगुणयुक्त ७. १९८. ५

साथ १. ५९; २. ८५. ४; ८५;—हित

१००. ३; १०५. २; ११०. २;

११३. ३; ११९; १४१. ४; २०४.

१; २१७. २; २२२. २; २२५;

२३०. ४; २३४. ३; ४. २३; ६.

७३; १०१. ६

साथरी-बिछौना २. ९०. ४; ९२. २;

१४१. ४; ३२५. २

साथा १. २४३. ५; ३२४. ३; २. ६०.

४; ७१. ३; ७२. २; ७४. २; ८४.

२; ९५. ३; १००. १; १६७. २;

२२२. ४; २६३. २; ६-१३२. २

साथू २. ५९. २; ७७. १

सादर-आदरसहित १. ७. ६; १९. ३;

२४. १; ५४. ४; ५५. २; ५६. ७;

५९. १; ६०. ३; ६४. ३; ६६. २.

६७. ३; ६९. ३; ८४; ८५; ८७.
 १; ११५. २; ११९. १; १२३. ३;
 १२४. १; १३२. ४; १३८. १;
 १४३. २; १४७; १५२; १७१. ४;
 १७६. ३; १८०. २; १८३. ३;
 २०३. २; २४३. ५; २४८. १;
 २५५. २; २५७. ४; २६९. ३;
 २७९; ३२०. २; ३२६; ३६७. ४;
 ३७३. १; ३७४. १; ३८३. १;
 ३८६. १; ३९२. ४; ३९५. ५; २.
 १०. २; १८. १; ५३. ३; १३०.
 १; १७७. ५; २०२. ५; २३२. ३;
 २५३. १; २५६. २; २५९; ३१७.
 २; ३२७; ३. २. २; ५. ४; १०.
 १; १०; १२; १७. ६; ३२; ४३.
 ५; ५३. ६; ५८. २; ४. ६. ४; ५.
 ४६. १; ६३; ६. २९. ४; ११९.
 ३; १३२. ३; १३४. २; ३; १३८.
 ५; १५०. ३; ७. ७. ५; १८. २;
 २४; ३५. १; ६५. ४; ७९. ३; ७९;
 ८१. ४; ८१; ८५. १; ८६. २; ८९;
 ९०. २; १४५; १४८. २; १८४;
 १८६. १; १८८. ६; १९०. ३; ५;
 १९२. ६; १९४. ६; २०८. ४

सादे २. २२२. ३

साधक—साधन करनेवाला १. ६; ३८.

२; १११. ४; स्वारथ—१६४;

—सिधिदाता १७१. १; २. २३९.

४; ४. १७. १; ७. २१५. ३

साधन—उपाय १. ८. ४; २. १०८; १३५.

३; ४; २११. २; ३. १३. २;
 २१. ३; ५९. ४; ४. २४. ३; ५.
 ७. २; ७. ६६. ४; ६८. २; ७२.
 २; १२९. ४; २०३; २१९. २;
 ४; २२३. ३

साधा—मिलाया, साधन किया १. १६५.

२; २. ५५. ४; ३. ३५. ४; ५. १९

साधि १. १८२. ३; २. ३२४; ४.

३३. २

साधी १. ३७. १

साधु, —सज्जन—चरित १. ७. ३; ७;

८. ६; ११. ३; १२. १; ३; १३.

४; ५;—समाज २४. ४; ४०. १;

४४. ४;—विबुधकुलहित ५१. ५;

५२. ७; ५८. ६; १३४. १; २१७.

४; २९८. १;—भूष २९९. ३; २.

८. १; ३४. ४; १०६; १२७. ४;

१४५; १४६. १;—समाज १५१.

२; १६९. ३; २११. ४; २१८. ३;

२२०. ४; २२७. ४; २२८. ३;

२२९. १; २३२. ४; सुर—हित

२३९; २४०. ३; २५१. ३; २५९;

२६२. १; २; २६२; २६४. ४;

३२०. २; ३२७. २; ५. ६. २;

—अवला २६. ३; ४३. १;—समाना

४९. २; ७. १६८. २

साधुता—सज्जनता, साधुपन ७. १७८. २

साधुन्ह १. २१६. १

साधू १. ११. ४; ३७. २; ५७. २; ३०८.

३; २. ३३. ३; २०६. ४

साधे १. ९४. ४
 साधेउँ १. २०१. २
 साध्य, -सिद्ध करने योग्य, साधने योग्य
 कष्ट-१. १९७. १
 सान-धार, बाढ २. ३२. १
 सानंद २. २५
 साना, गुणअवगुण-१. १२. २
 सानि १. १४३; ३७०. १
 सानी-युक्त १. ८५. ४; ११३. ४; बुद्धि-
 भ्रम-१६२. ३; १७३. ३; क्रोध-
 मद-२१२. २; २२७. ४; प्रेमरस-
 २४०. ४; ३८१. १; २. ९३. २;
 १०४. २; १७७. ४; ५; २५६. २;
 २६४. १; भगतिप्रतापतेजबल-५.
 १७. १; चिरहबिचेकधरमनुति-६.
 १३५. २; परहित-७. १७८. १
 सानुकूल १. ३३. ४; ७. ४८. १; ५३;
 ६८. ४; १९६. ३
 सानुज-छोटे भाई के साथ १. ६१. १;
 २. २१४; २२४. २; २३१. ४;
 २४१. १; ३२०. १; ४; ३२४. ३
 सानुजं ३. ६. ३
 साने १. २८४. ३; सनेह-३२३; २.
 १०; १२९. १; प्रेमरस-७. ७०. ४
 सांत, -रस १. १३१. १; -सुद्धसम
 २७५. २
 सांति २. २३६. ४; ७. ६१. ३
 साप १. १५०; १५१. १; ३; ४; -गति
 १५३. २; १६४. २; १६५. ३;
 १६५; १६६. २; १६७. २; विप्र-

१९५. ३; महिदेव-१९६. ४;
 २०४. २; ३; २०४; विप्र-२०५.
 ४; महीसुर-बस २०६; -बस
 २४३; २४४. ३; तापसअंध-२.
 १५६. २; ३. १८. ८; ४२. ३; ५३.
 ३; -बस ४. ८. ७; ५. ६०. ६; ७.
 १७२. २; १७७; १७८. ३; १८८.
 ८; महारिषि-१९३
 सापत-शाप देता हुआ ३. ४३. १
 सापा, द्विज-१. १९६. २; ३. ४२. ४;
 ६. ७९. १; ७. १७८. २
 साबर, -किरातवेषधारी शिव, मृग-विशेष
 -मंत्रजाल ३. ३१. ३
 साम-राजाओं का शत्रु को वश में करने
 के लिए उपाय-विशेष, एक वेद, शांत
 करना ५. ९. २; ६. ५७. ५
 सायुक्ति १. १८. ३; सु-३७. १
 सायक, -बाण धनु-१. ३४. ५; रुचिर-
 चाप-२४२. १; धनु-२५४. ३;
 कुसुमधनु-२९०. १; २. ३८. ३;
 सीकधनुष-३. २. ४; चाप-४. ९.
 १३; २१. ३; ५. ४८. १; ५२. ४;
 ६. ४२. ३; राम-निकर ५१;
 पावक-६७. २; ८०. १; ८१. ३;
 ९१. ३; १०७. ४; ११६. ५; ११७.
 ३; रघुनायक-१२८; १२९. १;
 -चापधरे १३८. १; रुचिरकर-
 १४३. १; ७. १४. १; धृत-चाप-
 निपंगवरम् ३२. ३
 सायकन्हि ६. ९०

सायका ३. २६. ९
 सायकु २. २३१. १; २४०. ४
 सायकं, निर्पंगचाप—३. ६. ३
 सार २. ८१. ३;—भाग ६. १६. ४;
 सुख—१३६
 सारंग,—धनुष, मृग, हाथी—पानी १.
 २२०. ४; ६. ९०. १; १११. ६;
 १२१; १४४. १
 सारंगा ६. १११. ५
 सारथि ६. १२५. ४
 सारथिहि २. १४५. ४
 सारथी,—संग २. १४४; ६. ७२. २;
 ७५. २; १०३. ४; १०८. ३; १०९.
 ५; ११६. ४; ११७. १; १२०. १
 सारद—शरदऋतु में होनेवाली, शारदा,
 सरस्वती १. २१. २; ४; २२; ३१.
 १; १२४. ५; १२९. ३; २०७. ४;
 २१८. ४; २२७. १; २३६. १;
 ३२२; ३५७. १; ३८२. ४; ३८३.
 ४; ३८९. ३; २. १२. ४; २०१.
 ४; २३९. १; ३. ५९. ४; ५; ५.
 २५. २; ६. १२६. ६; ७. २७;
 —कोटिअमित १४२. ३
 सारदा १. ५६. १; १३२. ३; २६८;
 ७. २०. ४; ४५. २; ७५. १
 सारदी—शरद ऋतुमें होनेवाली ४. १९. ५
 सारस—(तालावमें होनेवाला), इस नाम का
 एक पक्षी, हंस २. ८४; ७. ५१. ३
 सारहत—सराहने लगे २. १७७. ५
 सारा,—सार, सब, पाला, किया पुरान-

स्रुति—१. १९. १; ५. ५०. ५;
 ५६. १; ६. १५०. २
 सारिका—मैना १. ३७१. १; २. ८४;
 ७. ५१. ४
 सारिखे—सरीखे १. १९०. १; ५. ४९. ४
 सारी—मैना, साले की वहन, साड़ी १.
 १३. ५; २८१. १
 सारु २. ३२४. ४
 सारू २. ३२७. ४
 सारेहु ६. १३२. २
 सालक,—दुःख देनेवाला खल—३. २४. ६
 साला,—शाला, सालवाजिगज—१. २४७.
 १; धनुषमख—२५८. ३; २७३. २;
 परनतन—२. १२७. ३; १३४. ४;
 हय—६. ३९. ७; ४०. २; चित्र—
 ७. ५०
 सालि—धान १. ३५; सेवक—पाल ५२.
 ५; ५७. ४; ६३. ३
 साली—२. २५४. १
 सालु, सुर—१. ४३; २. १४; १९. २
 सावक,—मृग तथा चिड़िया आदि का वच्चा
 केहरि—जनमनघन १. ५२. ४;
 मृग—नयनी २६५. १; मृग—लोचनि
 ३३०. १; मृग—नयनी २. ९. ४
 सावधान १. १४९. २; २१७; ३. २४;
 ४४. ४; ५८. ५; ५. ३३. २; ७.
 ११५. २; १३१; १९४. ७
 सावन—श्रावण मास १. ३५; ३८०. १
 सापि—साक्षी, गवाह २. २६३. ३; ६. ४३
 सासति—शासन, शिक्षा करना १. ११३. २

सासु १. १२६. १; ३६७. ३; ३६८;
३७०. १; ३९२. २; २. ५८; ५९.
१; ४; ७९. २; ८३. २; ९८. २;
९९;—ससुरसम १४१. ३; २२७. ३;
२५३. १; २; ३२०. ३; ७. ४७. ४

सासुन्ह ७. १७. १; २४

सासू १. ३६९. ४; २. ९९. ३; ३२१. १

सास्र-शास्र, अस्त्रयुक्त १. १२३. २;

सांख्य-१७०. ४;—चर १८३. ३;
३. ४६. ४

साहस-हौसला ६. २३. २

साहिब १. २३. ४; ४५; ४६; २. २०६.

१; २६१. १; २६२. ४; २६८. १;
३००. ३

सिंगरौर-श्रंगवेरपुर २. १५१. १

सिँगार १. २२६. २; २३३. १

सिँगारा १. ११६. १

सिँगारु १. १२७. २

सिँगारू १. ५२. १

सिँचाई १. २४६. २; ३७७. ३; ७. २०. २

सिँचावा १. ९०. ४

सिँहासन, कनक-२. १२. ३; ७. २२. ३

सिअनि-सीवन १. २४. ६

सिअरे-ठंडे २. ७२. ४

सिकता-बाळू, रेत ७. २१०

सिकोरी-सिकोड़ी १. ४६. १

सिख १. १२६. १; २१३. १; नख-सुंदर

२५२; नख-२६७. २; २७७. १;

२७९. १; २९१. २; ३१०. ३; २.

१०. १; ११. २; १४. ४; १५. १;

१६. १; ५०. २; ७१; ७२. १; ७३.

१; ७६. ५; ७९. २; ७९; जननि-

८०. ३; ८३. २; ९८. १; ११५. ३;

नख-११६. ४; १६४. ४; १७८.

३; २५९. २; ३१६. ३; ४; ३२१.

२; ३२३. ४; ३२४. १; ३२४; ५.

६२. ३; ७. ७०. २; १८८. ७

सिखइ २. ४२. २

सिखइय २. ३१५. ४;

सिखर,-चोटी नीलमहीधर-सम १.

१८४; गिरि-४. २७. ३; ६. ८.

३; १३. ४; लंका-१८. २; गिरि-

५९. ४;—समूह ६१. ४; महीधर-

७०. ५; ६; गिरि-प्रहारा ८७. ३;

७. ८०. ४; मेरु-१८३

सिखव १. १८३. २

सिखा,-ज्वाला, चोटी अरुन-धुनि १.

२५९; दीप-२६३. ४; दीप-सम

३. ६०; दीप-७. २०२. १

सिखाइ १. २१९

सिखाई १. ३७२. १; ४. १४. ३; ६.

१३. १; ७. १७०. १

सिखाये १. १५५. ३; २४०. ५; ७. १८. ३

सिखाव ७. १७०. ४

सिखावत ६. ११५

सिखावन १. ३६७ २; २. ५१; ११२;

२५१. २; ३. ४६. ४; नारी-४.

११. ५; ३३. ५; ५. २२. ४; २४.

२; ६. १०. ४; ६८. ३

सिखावनदाता ५. २१. ४

सिखावतु १. ९६. १; ६. ८६. ४
 सिखावहिँ १. ३६७. ३; ७. ४८. २;
 ५३. १; १५६. ४
 सिखावहु ६. ८३. ८
 सिखावा १. १०२. ३; ३. ३७. ८; ६.
 ३१. ४३
 सिखिनि - मोरनी १. ३२८. २
 सिंगार १. १२४. ३; ७. १४. ५
 सिंगारा ६. १६. २
 सिंधिनिहि २. ४०
 सित, - सफेद कमल - सेनी १. २६५. १;
 - केसा २. ३. ४; - असित २०५. २
 सितलाई - ठंडी होजानी हैं ५. ५. १
 सिथिल - आलसी, ढीला १. ३७०. ३;
 ३७९. १; २. ३६. १; ११५. ४;
 १४४. २; १५३; २२६. २; २२७.
 १; २३५. २; २९८
 सिधरिहहिँ - मिधारंगे, जाँगे ६. ६. १
 सिधाई १. २९९. ४; ६. १२५. १
 मिधाए १. ६७. २
 मिधाये १. ९०. ३; ११२. २; १२७.
 २; १५६. १; २०५. १; २०८. १;
 ३२८. ४; ३६९. ३; २. ९०. ३;
 १३५. २; १३८. २; १६२. २;
 १६७. ३; २०४. ३; २१४. ३;
 ३. ५३. २; ६. ९३. ५; १००. ३;
 १४४. १; ७. ५९. १; ९४. १
 सिधाग ३. १४. १
 सिधारी - चन्दी गई १. २४४. ४; ५.
 १३. ३

सिधारे १. २३७. २; २८३. १
 सिधावहीँ ७. २२३. ६
 सिधावहु ६. १३४. २
 सिधावा ५. ६३. ४; ६. १३७. ५;
 १४८. २
 सिधि - सिद्धि, अणिमादि १. १; ८. ४;
 १०४. ४; १३६. २; - साधकदाता
 १७१. १; १९२. १; ३७६. ३;
 ३७८. १; रिधि - २. २. २; १०४.
 ३; २१४. ४; २१५. १; ४; २५७.
 १; ७. १२६
 सिद्ध - अणिमादि सिद्धियों को प्राप्त हुआ
 पुरुष १. ६; ३८. २; ४२. १; ७४.
 ५; ७७. ३; ८५. १; १०९. ४;
 १२९; मुनि - समाजा १७१. २;
 ३; २१३. ६; २२१. ४; २१८. ४;
 २१९. १; २९५. ३; ३७१; २. १०९.
 ३; २०९; २१८. ३; २२१. ३; २३९.
 ४; ४. १५. २; ३३; स्वयं - ६. २६;
 ९२; ९८. ३; १००. ३; १०६. १;
 ११०. १; १२७; १३१. १; १३५.
 ५; १३७; १३८. १; १४०. २; १५७.
 ८; ७. ९८. ३; ११९. ४; १५४;
 २१५. ३
 सिद्धांत, सुति - १. १३३; ७. १३१. १;
 २०४; २०६. १; २१०; सुति -
 २१३. १; २२०. २
 सिद्धि १. ५१. ७; सकल - प्रद ५६. ३;
 ८९. ४; ११८; २. ३०; २५५. ४;
 ३. २०. ४; ७. १३८. ४; २०२.

४; २२२. ३

सिंधु, -समुद्र सुकृत-सम १. १७. ७;
 हृदय-२१. ४; ३३. ४; भव-
 ४१. २; रामसरूप-६१. २; छवि-
 ७३. १; कृपा-८२. १; ९४.
 ४; ११२. ४; ११३. १; चरित-
 १२७; कृपा-१४९. १; छीर-
 १५६. २; १६४. ४; कृपा-१७९.
 १; १९४. ४; २०८. ३; २०८;
 २१६. ३; -सुताप्रियकांता २१८.
 १; आनंद-२२९. ३; २३४. १;
 कृपा-२४१. १; २७०; २८९. ४;
 बाहुबल-२९३. ४; कृपा-२. ७३.
 ४; करुणा-७३; कृपा-८४. २;
 १०२. १; भव-१०२. २; कृपा-
 ११३; १२९. ४; १३९. ३; १४२.
 ३; छीर-२३२; कृपा-२३९;
 २५८. २; कृपा-२६०; -तट ३.
 ३१. ४; कृपा-३९; ५५; ४. ७;
 २८. ३; लवन-तट २९. ५; -तट
 ३०; -तीर ५. १. ३; ३. १; ५.
 १; कृपा-१३; करुणा-२२; कृपा-
 २३; २६. ४; २८. १; ३३. ४;
 -पार ३७. ४; कृपा-३९. २;
 ४४. १; ५०. ४; कोटि-सोपक
 ५२. ४; ५३. २; -समीप ३; ५५.
 ४; ५७. ३; कृपा-६०. ५; ६२.
 १; ६३. ५; भव-६३; -वचन
 ६. २; ६; -बहुताई ७. २; -पार
 ८. २; कृपा-४२. १; ४३. १;

५५. २; ५६; ६५. ४; ६८; १००.
 ३; करुणा-१०७. ५; १११. ६;
 १२९. ३; कृपा-१३०; १३२. १;
 संसार-१३२. ५; कृपा-१४८.
 २; १४८; करुणा-१५४; सदगुण-
 ७. ७. ९; पुर-११; कृपा-१२;
 १४. ४; १७. ३; २२. २; भव-
 ३२. ५; कृपा-प्रभुताई ४७. २;
 ४; ६०. २; अवगुण-६३. ४;
 कृपा-७१. २; ७३. १; सोभा-
 ७४; कृपा-१२८; -कोटिसतसम
 १४२. २; कृपा-१४५; १७६;
 १९०. १; महा-१९४. २;
 चरित-२१४

सिंधुर, -हाथी-मनिमद १. ३२१. ४;
 ३६६. ४; दिग-६. १०२. ३;
 -गामिनी ७. ९. ३

सिंधो, कृपासुख-७. ३८. १

सिब, -वानी १. ३५. ३; ४; ७९. १;
 ६. ७२

सिबि-एक दानी राजा २. ३१. ४; ४९. ३

सिबिका-पालकी १. ३८१. ४; ६.
 १३४. ४

सिमिटि ४. १६. ४

सिमिटे-इकट्टे हुए १. ३२५. २

सिसुपा-सीसम का पेड़ २. ९०. २

सिंह, -नाद १. २१३. ४; २४१; रघु-
 २६७. २; -किसोरहि ३००; पुरुष-
 ३२५. १; ३. ३०. २; -नाद ४.
 ३३. ४; -कंद ५. ४६. ३; -ठवनि

६. २७;—नाद ५९. ३; ७१; भव-
 वारनदारन—१३८. १
 सिंहम्, कालमत्तेभ—६. १
 सिंहल, —लंका—वासिन्ह २. २२४
 सिंहासन १. १२४. २; ३८३. १; २.
 ९९. २; १७१; ३२४; ६. ५३. ३;
 ५७. १; १३२. ३; ७. २७. १; ४
 सिंहासनु २. १०६. ४; ६. १५३. २
 सिय, —सीता—रामजस १. २०;—पी
 ३१. २;—निदक ३२. २;—रघुवीर-
 विहारू ५१;—रामप्रेम ५२. २;
 —गुनगाथा ६३. ४; ७७. ३;
 —निवास २४६;—हिय २६२. २;
 —मुखससि २६३. २;—सोभा २६३;
 —रूप २६४; २६५. ४; २६७. ४;
 २६९. ३; ४;—सहित ५;—हिय-
 दरप २६९;—मुखसरिस २७०. ४;
 —मुखसमता २७०;—मुखछवि २७१.
 २;—हित २७८. ४;—सोभा २८०.
 १; २८१. २; २८२. १;—हिय
 २८७. १; २९३. ३; २९७. १; ४;
 २९८. ३; २९९. १;—सनेहु ३००.
 ३; ३७२. १; ३९५;—सहित २.
 १०. २; राम—१६. ४;—रामु १८.
 ३;—नाह २५. ३; ६०. ३; ४;
 राम—७४; रामु—७६. ५;—रघु-
 वीरपद ५; राम—चरन ७७. १;
 —यमेत ४;—मनु ७९. ३; ८३. २;
 ४; ८५. ३; ८६; ८८. २; राम-
 लपन—रूप ९०. १; ९०;—रामु

९२. १; २; ४;—रघुवीरचरनरत
 ९५. १; ४; ९७. ३; १००. २; ४;
 १०३. २; १०३; १०४. १; २;
 सखाअनुज—सहित १०५; १०७.
 २; १०९; १११. १;—चरनधूरि
 ११२. २; रामलपन—रूप ११२.
 ४; ११३. १; ११५. २; ११७. १;
 ११८. ४;—पाय ११८; १२२. ३;
 —सौमित्रिसमेत १२३; १२४. १;
 रामलपन—प्रीति ४;—समेत १२४;
 १२५. २; १२६. २;—सौमित्रिसमेत
 १२७. ३;—लपनसमेता १२९. २;
 वंधु—सह ४; १३०;—समेता १३३;
 १३५. ४;—समेत १३८. २; १४०.
 ३;—रामपद १४०; १४१. १;—मन
 २; १४१; १४२. १; ३; १४३. १;
 ४; १४७. ४;—रामलपन १५१. १;
 —समेत १५१; १५३; १५५. ४;
 १६०. ४; १६५. २; १६७. १; २;
 ३;—रघुवीरहिँ २०१. १;—रामु
 २०४. २; २०४; २११. २; २११;
 २१२. ४; २१७. ३;—सपन २२७.
 ३;—रवनू २२८. १; २३४. २; ३;
 ४; २३८. ४; २३८; २५२. ५;
 २५३. २; ३; २५७; २६३. २;
 ३१७. ४; ३१८. १;—पद ३१९;
 ३२१. ४; ३२२. २; ३२७. १; ५;
 ३. १२. २;—अनुजयुत ७. ३
 सियहि १. २६२. ४; २९२. ४; २. ९८. १
 सिया, —राममय १. १७. १

सियार २. १५९. ३
 सिर, अहिगिरिगज—१. २१. १; ४;
 ५५. १; ७९. ३; ८०. १; १०१.
 १; २; १०५; १०७. ३; १०८. २;
 ११४; ११६. २; नर—माला ११६.
 २; १२४. २; १२६. १; १३०;
 १३७. २; १४२. १; १६१; ४;
 १६५. १; १७५. ३; १७६. ४;
 १९७. ४; २००; २०६. १; २४४.
 ४; २५२; २५८; २६०. १; २६६.
 १; २६९. ३; २७२. ४; २८५;
 ३१३. २; ३१५. २; ३२०. ३;
 ३७६. १; ३८३. २; ३८९. २; ३;
 ३९२. २; २. ७; २७. १; ३१;
 ४१; ७१; ७४; ९५. २; १०३. ४;
 ११३. ४; १४५. ४; १७५. १;
 १७७. ३; १७८. २; २०३;—भर
 २०४. ४; २१४. २; ३; २१५. १;
 २१७. १; २३०; २३१. १; २३९.
 २; २५६. २; २६१. १; ३१९;
 ३२०. १; ३२५. २; ३. २८ ४;
 ४३. ४; ४. ११. १; मुंडित—५.
 १०. १; ११. २; ५७; ६. १८. ३;
 २०. ३; २८. ३;—सुमन ४०. १;
 —सरोज २; ४२. २; ३; ४४. ४;
 ५३. ३; ५७. २; ५९. ४;
 ७९. ३; ८४. ३; ८७. ४; ९०. ३;
 ९३. २; १०८. ५; ११३. ६;
 रावन—सरोजवनचारी ११७. ४;
 ६; ७; ८; ११७;—निकर ११८.

३; ४; ५;—मालिका ११८. ५;
 १२३. १; १२४; १; ३; १२४;
 रावनघ्राह्य—१२६. ६; १२७; १२९.
 १;—भुजहीन १; पति—१३०. १;
 ६; १३२. १; ४; १३२; १४४. १;
 १५३. १; ७. ३५. १; ५९. १;
 १२५. २; १४४. २; २१७
 सिरउ ६. २०. २
 सिरजा—रचा १. ३१. ३
 सिरन्ह ६. १११. १; ११८. १; १२३. ३
 सिरन्हि १. १९७. ४; ६. ४८. ३; ५०. ५
 सिरा, वेद—१. ९७; ३. २६. ८
 सिराह २. १२४
 सिराई १. २२५. ४
 सिराति २. १५६. २
 सिराती ६. १२५. २
 सिरान २. ७१. २
 सिरानि ६. १०१. २
 सिरानी—वीती, फुरसत हुई १. २५९.
 १; २८९. ३
 सिराने २. २३७
 सिरावड़—ठंडा करे ७. १९८
 सिराहि—वीतते हैं १. ८२; ३७५. २
 सिराहिँ १. ११८. २; ७. ७५. २
 सिरिजा ५. २६. ४
 सिरिस—शिरीष, सिरिस का वृक्ष,—सुमन-
 कन १. २९१. ३
 सिरु १. ९०. ४; १३३; १५५. १; २;
 १५७. ४; १६७. ४; १०२. ४;
 २३४. ३; २४८; २८३. ३; ३०२.

२; ३१४. २; ३२०. २; ३२७;
 ३७०. २; ३७४. १; ३७६. ३; २.
 ३९. ३; ४७. ४; ५८; ७६; ७७.
 ३; ८०. ४; ८२. १; ८३; ८४. १;
 ८६; १००. ४; १०९; १३८. २;
 १६७. २; २०७. ३; २१७. १;
 २२२. २; २५४. ४; ३२५. १; ३.
 ६; १०. १; २२. १; ३९; ४३. २;
 ५; ४५. ७; ४. २२. १; ४; २३.
 १; ३; २४. १; २६. ४; ५; २८.
 १; ५. २. ६; १८. १; २७; ३८.
 २; ५३. ४; ६०. ५; ६. ९. २;
 २५. १; २७. १; २८; ५२. ६;
 ७६; ७७. २; ९३. ३; ११५. १;
 १३७. १; ७. ८; १५. १; २३;
 २७. १; ३७; ५८; ६६; ८४. १;
 ८५. १; ८६. ३; १८२. ५; १८३;
 १८८; १९०. ७; १९२. ४
 सिरोमनि, -श्रेष्ठ भगत - १. ४२. २; ४४.
 ५; सती - ६३. ४; दानि - १७७;
 ३६९; २. २२०; सैल - २२६. ३;
 २२८. ४; भगत - ७. ८६; चतुर -
 २०६. ५
 सिरोमने, भूप - ७. ३०. १
 मिला - शिला, पत्थर १. २४३. ६; २.
 १०१. ३; फटिक - ३. २. २; गिरि -
 ४८. ४; ४. ८. ४; फटिक - १५.
 ३; ५. २९. ४
 मिलीशुत्र - वाण ६. १०३. ५; - आकर
 १११. छं. ६; ११३. १; ११७. ४

मिलोक - श्लोक २. २६४. ३
 मिल्ये, - शिल्प, कारीगरी - कर्म ६. ३३. ३
 सित्र, सिवा - १. ३१. ४; - कृपा ३१. ५;
 ४९. २; - प्रिय ५१. ७; हिमसैल-
 सुता - व्याहृ ६३. १; ६८. २; ३;
 ७३. २; ७४. २; ७४; ७५. २;
 ७७. ४; - उर ७९. ४; ८२. १;
 ८३. ४; ८४. २; ८५. ३; - अप-
 मानु ८७; - पदअनुरागा ८९. ३;
 - पदकमल ९२. ३; ९३. २; ९४.
 ३; ४; ९९. ४; ९९; १००; १०१.
 १; ४; १०३. ४; १०५; १०६. १;
 २; १०७. २; ३; - विरोध १०८.
 २; ११०; १११. ३; ५; ११२.
 ३; ११४. २; - धाम ११६. २;
 ११७. ३; - समाज ११९. २; १२२.
 ४; १२४. २; ५; १२५. ५;
 १२६. ५; - पदकमल १२८.
 ३; ४; - चरित १२८; - उमा-
 निवास १२९. ४; १२९; - विस्राम-
 विटप १३०. २; - समीप १३१.
 २; १३१; - मन १३५. ३; १४०;
 १४३. ४; १५५. ३; १५६.
 ४; १६६. ३; १७४. २; २३४. १;
 २३५. ४; २४४. ४; - धनु २५६.
 ३; - चाप २६७. १; - धनु २८३.
 १; ४; २८८. ४; - द्रोही ३००. १;
 - धनुभंगा ३०१. १; - धनु ३०४.
 २; - द्रोही ३१४. २; - सैल ३२५.
 ४; ३९१. २; २. ५. २; सदा -

४५. ४; १०५;—सेवा १०७. ३;
 १५८. ४; १७३. ३; २५९. ४;
 २६५. १; ३. ३. २; १०. ३; ३५.
 ६; ४२;—मनभावनी ५. ५०. ४;
 ५१;—समान ६. ५. ३; ४; ५;
 २१; २९. २;—चिरंचिसुरमुनिसमु-
 दाई ३१. १; ६९; ८५. ३; ११९.
 ३; १३०. ८; १५३; ७. २६;
 —अजपूज्य ३०. ४; ३४. ५; ७९.
 ३; ८७; १०२. ४; १२१. १;
 १३४; १४०. २; १४६. ३; १५०.
 ५;—सेवक १५२. १;—पूजा १६८.
 २;—मंदिर ४;—सेवा १७०. १; २;
 —नाम १७०;—स्नाप १७२; १७३;
 १७४;—वचन १७८; १८१; २१०.
 ६;—अजपूज्यचरन २१५. २
 सिवहिँ १. ८०. ३; १००. ४; १०७.
 ३; ११०. १; ११६. १; ३
 सिवहि १. ५५. २; १०२. ४; १९०. २
 सिवा, —सिव १. ३१. ४; ५६. ६; ७.
 १४. ६
 सिवि २. ९६. २
 सिप, नारद—१. १०३. २; २. २१४.
 २; गुरु—७. १५६. ३
 सिष्य—शिष्य, चेला २. ११०. २; ३.
 १५. १; ५. ४०; ७. १५६. ४
 सिसिर—हेमन्त के बाद की ऋतु, शिशिर
 ऋतु १. ६३. १; ३. ५७. ३
 सिसु—वच्चा १. १२३. १;—लीला २२४.
 ४;—रुदन २२५. १;—चरनन्हि

२२६. ३;—चरित २३१; २३२.
 ४; २३३. ३,—रूप २३४. ३;
 २५७; २५८. १; २६२; २७५.
 २; ३१५. २; २. ७३. २;
 ११२. २; ३. ५६. ३; ७. ५१. ५;
 —चरित ९०. ५;—तन १०८. ४;
 —पीर १०८; ११४; १२२;—कौतुक
 १३४. ३;—रूपा १९२. ७;—लीला
 १९२. ७; १९८. ६

सिसुन्ह ६. ३९. ७

सिस्त, —उदपर ७. ६३. १

सिहाई—प्रशंसा करते हैं २. ३२५. ३

सिहाऊ २. ८९. ४

सिहाहिँ १. ३७७; २. ११४

सिहाहीँ—ललचाने लगे, प्रशंसा करने लगे
 १. ३९४. १; २. १०२. ४; ११४.
 १; १३९. २; २२१. ३

सीँच ५. ६१

सीँचत १. ५८; २. १७७. ५

सीँचा २. १६२. ४

सीँचि २. ६०. २; ४. ५. ३

सी, संतसमाजपयोधिरमा—१. ५१. ५;
 ६; ७; ६०. ६; २. २५८. १

सीक, —धनुपसायक—३. २. ४

सीकर—जल-कण, छीटा १. २२९. ३;
 जल—७. ७५. २

सीकरनि, काँजी—२. २३२

सीखि ६. ५२. ३

सीची १. ३२९

सीचेउ २. १५५

सीत - शीत, जाड़ा १. ५७. ५; २२३. १;

-निसासम ५. ५६. ५

सीतल - ठंडा १. ३३. ३; ११०. ५;

२२३. २; ३१२. १; ३२५. १; २.

४६. ४; -वानी ५५. १; १००. २;

३; -पानी १२५. २; -वारि १५५;

३. ४१. ५; ५२. ४; ५९. १; ५.

१०. ३; १४. ३; २७. ४; ७. ४६.

२; ४; ७३. ३; ८०; १४०

शीतलता ७. ६१. ३; १६२. ३

शीतलताई, सु - १. ५७. ३; ६३. ४

शीतलि - शीतल २. ७९

शीतहिँ २. २०९. २; ३. २८. १; ३७.

१०; ४२. २; ४. २६. ६; २८. ३;

३३. ७; ५. ९. २; १०; ११. १;

६. ४५. ३; १३४. ३; ६

शीतहि २. ७९; ३. २. २; २२. ६; १०;

३७. १२; १३; ४. ३३. ६; ५.

१. २; १०. ४; ७. ९४. २

सीता, - रामपद १. ३४; -नाथ ४५;

७५; -सहित ७८. २; ३; ७९. ४;

१७६. २; २६१. १; ४; २६५. १;

२६७. १; ३; २७९. १; -मातृ

२८८; २९६. ४; २९८. ४; ३०३.

४; ३३०. ४; २. ५९. १; -सचिव-

सहित ८८. १; -लपनसहित ११४.

३; -सहित ११५. १; १२४. ३;

१४२. ४; -रामचरन २०६. १;

२६७. १; २६७; ३२१. १; ३२१;

-चरन ३. २. ४; -सहित ५. २;

७. १; ९; १३; -अनुजसहित १५.

१०; -नयनचकीरनिसेसं १६. ४;

२८. २; ३२. २; ३५. २; ५; ३६. १;

३; ६; ७; ३७. ३; १२; ३८; ३९.

२; ४; ५; -हरन ४०; ४. ६. २;

२१. १; २४. ४; -सुधि २६. १;

२९. २; ५; ३१. ५; ६; ५. २. २;

८. ३; १०. १; ३; ११. ३; ११;

१२. ४; ६; १३. २; ३; १४. ४;

१५. १; १६. ५; २९. १; ३१. ५;

३६. ५; ४१. ४; ४१; ५४; ६.

१२. ५; २९. ३; ५२. ५; ६८. ४;

८४. ५; १२४. १; २; १३४. ७;

१३५. १; २; १५३. ५; -सहित

१५३; १५५. ३; १५५; १५७. ४;

-अनुजसहित ७. ७. ३; -चरन

१५. १; -सहित १७; ४७. २;

४८. ३; माया - ९२. ३; ९४. १;

-रघुपतिमिलन ९६. ३; -वर

११५. २

सीतापतिहि ७. १४३

सीते ३. ३७. ५

सीदहिँ - दुखी होते हैं १. १४८. ४

सीप १. ५८. २; १४१

सीपि १. २१. ४

सीपी २. २५८. २

सीम - सीमा, मर्यादा १. १५४. ४

सीय, - सीता - सहित १. ४१. ३; राम -

जस ५८. २; -स्वयंवरकथा ६२. १;

१२२. ४; २५६. ४ २६२; -सीभा

२६३. ३; २६७. २; २७०. १;—वद-
नसम ४;—स्वयंवर २७३. १; २७८.
२; २७८; २७९; २८०. २; २८०;
२८१. ४; २८१; २८२. २;—मन
२९१. ४; २९३;—मुखहि २९६. ३;
२९८. ४; २९९. २; ३००. ३; ३०२.
२;—महतारी ३०३. ४; ३१९. २;
—स्वयंवर ३२५. २; ३६७. २;
३७१. ३; ३७२. २;—रामछवि
३८२. २;—मुख ३;—जस ३९५.
४; राम—तन २. ८. २;—ममेता
१२. ३; ५०; ५८; ५९. ३; ७५.
२; राम—पद ७६. २;—महित
७७; ७९. २; ८०. १; ८३; ८४. १;
रामु—९३. १; १०३. १; १०५. १;
—लपनजनमहित १०८. २; ११६.
२; ११७. २; ११८. १; ११९. २;
—रामपदअंक १२४. ३;—महित
१३१;—लपन १४२. १; १४३. १;
२२२. ४; २२३. २;—रामपदपदुम
२२५. २;—ममेत २२६. ३; २२७.
२; २३२. ४;—महित २४०. ३;
२४०; २५३. १; २५७. २; ३२१.
२;—ममेत ३२२; ३२७; ३. ७

सीया १. २७५. ३ २८०. २; ३००.
४; २. ९७. ४

सील, —जील, स्वभाव, अन्ता चान् चान्
—निधान १. ४६; रूप—निधि
१००. ३;—निधि १५८. १; १५९.
२; १८१. २; धम्म—१८३. १;

२२२. ४;—रूपगुणधामा २३०. ३;
धरम—२४६. ३; रूप—वल्धाम
२४०; मुखमा—निधान २६६.
—मनेह २६९. ५. धम्म—२७८. ४.
३०८. ४; ३०९. १; मम—३१०.
२; विनय—३१८. २; धम्म—३२७
२; ३६८. ३; ३६९. २; ३७४.
१; २. ११. १; ५३. ४, ६७. १;
७१. ४; ८०. २; ८६. ३. १४०.
४; भग्नमनेह—मेवकार्द १४२. २,
१७२. ४, १७७. ४; २०१. ३,
२०७. ४, २२३. ४; २२८; २३३.
४; २६६. ४; ३. १०. ४; ३२. २.
रूप—व्रतनेमपुनीना ३९. — गुनहीना
४३. १; ४५. १; ५७. ४; वल-
निधाना ५. १७. १; वरुना—६.
१४; जय—७४. ३. भग्नचाहुवल-
गुन ८२; १०३. ३; जय—१०६.
२;—गुनधामा ७. १५. ४; भग्न-
मनेह—व्रतनेमा १८. २; गुन-
३२. १०; रूपगुण—घनेरे ४८. ४;
मोभा—रूपगुणधामहि ५३. १.
गुन—५५. २; ६१. १; ७८. १,
३; १३३. १; १३८. ३; छमा-
१७८. ३; १८२. १

मीलता, —परायणता, आनन्द, मन्म धर्म
६. ३१. ३; ५; ७. १९०. ३

मीलन्त, धर्म—३. ५१

मीलहिं, हट—७. २२१. १

मीला, मम—१. ४५. ३; १२९. १.

सुख-१३४. ४; दनुजविमोहन-
१३७. ४; अतिप्रिय-२२४. ४;
गुण-२३६. ३; परहितरत-३.
५९. ४; महाबल-६. ३३. ३; ४०.
१; बल-९५. ४; १२३. २; नय-
१३२. १; सुभ-७. १८. १; दम-
४५. ३

सीलु १. ८६. २; ३६५. १; ३८८. ४;
रामरूपगुण-सुभाऊ २. २. ४; २५.
२; ४५; ५०. २; १५७. २; २०७.
१; २२३. १; ३१७. २

सीवै, सोभा-१. २६६. १; २. १७७.
५; बल-४. ७; करुणा-२१ महा-
बल-६. ५९; अमितबल-८७;
करुणा-७. ३८

सीवाँ, छवि-१. १७५. १; बल-२६६.
४; २७६. ४; अतुलबल-४. ३.
१; ९. १४; बल-६. ७१. १; ७.
११३. १

सीस, -सिर सहस्र-१. ३३. ४; ११७.
३; १६५; २४०; २४४. ४; ३०१.
३; -मनि ३३०; ३६४; ३६५. ४;
३७५; २. ६. १; ३५. ३; १००;
११२; अहि-११८; १३०. २;
१५२. १; १७५. ३; १७८. १;
२१७. ३; -रज २३०. ३; २४०.
३; २५५. ४; ३१७. २; ३१९. ४;
३. २६. ५; दस-बाहु ४१. २;
बलि-४. १२. १; २६. ५; २८;
५. ८. ४; २१. ३; २४. ४; ५५.

१; ६. १३; कृत-१४. ३; २१.
१; २५; ४३; ४४. ५; ६६. १;
७४. ३; बंधु-९४. २; १०६. ३;
११३. ५; ११७. ५; ११९. ३; ४;
१२२;-समुदाई १२८. १; ७.
५६. २; १४४; १८८. ८; सस-
२१०. ९

सीसनिर. ११६

सीसन्ह ६. १०६. ३; सुर-७. ६०

सीसा १. ३४. ३; ५५. २; दस-७२.
२; ७३. ३; ७८. ४; ९५. ४;
१८९. १; १९५. १; २०७. २;
२१५. ५; २७५. १; ३१४. ४;
३६६. ३; ३७२. ४; २. ११२. २;
३. १२. १; ४. ९. ७; ५. १७.
३; २९. २; ३३. १; ३५. १; ६.
११७. ७; १२३. १; १२९. ४;
७. १८५. ४; १९०. ८

सीसु २. ७८. १; १२७. ५; ५. ३८. १

सीसू १. २५०. ३

सु, -अच्छा-कविकृत १. १९. २;
-कविकवित २१. २;-कविसरद-
नम ५२. ६;-आत्मम ८९. ४;
-अवसर २७९;-लंकपति ६. २३;
-ज्ञाननिधि ७. १५३;-कविना
२२५

सुअंजन-अच्छा सुग्मा १. ६

सुअंजलि-अच्छी अंजली १. २२३. ४

सुअन-लङ्गा २. ४४. ३; दमरथ-
१०९. ३; १५१. १; १७४; २०९. १

सुअर १. ११७. ५; १८५. २
 सुअवसर १. ३६९. २; ६. १४१
 सुअवसरु—अच्छा मौका ५. ४०
 सुअसनु २. ११२. ३
 सुआयसु ७. ७०. ४
 सुआरा—रसोद्भवा १. १२३. ४; २०४.
 ४; ३६६. ३
 सुआसन—सुंदर आसन ७. ८८. ४
 सुआसनु २. २५८. ३
 सुआसिनि—सुहागिनी स्त्रियाँ १. ३७८.
 ३; ३८७. ३
 सुक—तोता, १. १३. ५; ३४. ३;
 ४२. १; ५८. ८; ११०. ५;
 ३७१; १; २. ८४; १३८; २३७.
 ३; ३. ३९. ५; ५. ५५. २; ६०.
 २; ७. ५१. ४; २१०. ६; २१३. ३
 सुकंठ—अच्छे कंठ वाला, सुग्रीव १.
 ४१. १; ४६. ३
 सुकर्कस, —अत्यंत कठोर समन—तर्कवि-
 पादः ३. १६. ५
 सुकवि १. ४४. ४; २. ३२६. ४
 सुकर्मा १. ७. ६
 सुकल—शुद्ध (पक्ष) १. २२३. १
 सुकालु २. २३६
 सुकीरति—सुंदर यज्ञ १. ६१. १
 सुकुमार १. ९८. १; २. ८२; १२०;
 १२१; ७. १७. ४
 सुकुमारा १. २३५. २
 सुकुमारि २. ५९. १; ८२; ४. ४. १
 सुकुमारी २. ५९. ४; ११३. ३

सुकृत—पुण्य १. ६. २;—सिंधुसम १७.
 ७; ३२. ३; ४३. १;—फल ५२. ७.
 ५७. ४—पुंज ५८. ४; ६१; २८५.
 ३; २८८. ४; २९३. २; ३६८. २;
 ३८२. ३; २. २. १; सकल—
 मूरति ३. १; २९. ३;—सनेह-
 अवधि ४; ४४. ३; ५३. ४;—फल
 ५८. ३; ७१. २; ७६. २; १०७;
 ११०. ३; १२७. १; १६२. १; २१२.
 ३; ४. १९. ३; ६. ९४. २; ७. ७८. २
 सुकृती—धर्मात्मा १. ३८. ३; ५८. ६;
 ६२. ३; १२९; ३२७. ३; २. ५९.
 २; १०६; ११४. १; २५१. ३
 सुकृत २. ८०. २; १७६. १
 सुकृपा १. ६०. ३;—निकेता ५. १४. ५
 सुकेतुसुता—सुकेतु की लड़की, ताड़का १.
 ४०. २
 सुक्र, —वीर्य, शुक्राचार्य दच्छ—संभवा १.
 ८८. ३; संभ्र—संभृत १०६; १८२. १
 सुख १. १२. ३; १७; भगत—दाता
 ३३. ३;—दायक ३४. ५; ४१. ४;
 ब्रह्म—भोगी ४२. १; ५१. ७; राम-
 राज—६३. ३;—कारी ६४. १;
 ७०. २;—धामा ७५. ४; ८२. ३;
 —प्रद ९७. १;—धाम ९९; १०३;
 १०४. ४; १०६. ३; काम—१११.
 ४; ११३. ३; ११८; १२६. ३;
 १२७. ५; १२८. १;—कंद १२९;
 —रासी १३२. १;—सीला १३४.
 ४; १३५. ४; सव—दानि १३७;

१७४. १; १७८. ४; १७८; १८०.
 १; १८२; १८३. ३; राज-१८९.
 ४; २०१. १; २१०. ३; २१०;
 २११. १; जन-दायक २१८. १;
 -पुंजा ४; २२१. २; २२२. ३; ४;
 -मूल २२२; करुणा-सागर २२४.
 २; ४; २२७. १; प्रेम-फूले २२८.
 ३; -धाम २२९. ३; २३०. १;
 ३; -संदोह २३१; -दाता २३२.
 १; ४; परिजन-दाई २३५. १;
 जन-दायक २४४. १; जन-दाई
 २४४. २; -दाता २४५. ४; २५१.
 ४; -निधान २५१; लोचन-दाता
 २५२. १; २ ८; -खानी २५४.
 ३; २६०; २६८. १; २७०. ४;
 पंकजलोककौक-दाता २७१. ४;
 २७३. २; -दाई २७४. ४; २७५.
 ३; महा-२७७. ४; सुंदरता-मूलं
 २८०; २९६. २; ३१९. २; ३२४.
 १; ३२६. ४; ३२७. १; २; ३७४;
 ३७८. १; ३८१. २; ३८१; ३८३;
 ३८७; ३८८. २; ३८९. १; नव-
 ३९४. १; ३९५. ५; २. २. १;
 -भागी १३. २; २२. २; २९;
 ४४. २; ४८. ३; ५३. ४; -मकरंद
 ५४. २; -सागर ७१. ४; ७६. ५;
 ७९. २; ८२. ३; ८५. ३; -सदन
 ४; -करनि ८८. २; ९२; ९३. २;
 ९७; -निधान ९९. १; -सागर
 १०७. १; १०८. ४; १२३; १२६.

३; १२९. ४; १३१. २; -दायक
 १३३. १; १३८. २; -देनी ४;
 १४०. २; १४७. ३; १५१. ३; ४;
 १५२. ५; १७०. २; १७६. ३; -दाता
 २०९. ३; -सरूप २०१; २०९. ३;
 २१५. ४; -समाजू २१६. १; २३६;
 २३९. २; २५७. ३; २६४; ३१७. ४;
 ३२३; ३२५. ३; -आकरम् ३. ६.
 ३; ७. १; ८. ३; परम-१०. १;
 -मूल १०; १४; १५. ९; -धामा
 १०; -कंदा १७. ७; -आसीना १९.
 ३; -मूला २१. २; २२. १; ८;
 कृपा-वृंद ३१; ३४. ५; ३६. ८;
 -रासि ३९. ९; ४५; -संजुत ५१;
 परम-५३. १; -आसीना ४; ५७.
 ३; -धामा ५८. ४; ४. ४. ३; ९.
 ८; ९; १५. ३; २०. ३; २३. ४;
 मोच्छ-२९; स्वर्गअपवर्ग-५. ४;
 -भवन १४. २; १७. ५; -अयना
 ३२. १; -कंदा ३४. ३; ३८. ३;
 ४१. १; कृपा-पुंज ४८; ६२. २;
 -भवन ६३. ५; ६. ६८. ४; ८१. १;
 सोभा-सागर ८६. ५; -पुंज १०४;
 १२९. ८; १२९; -धाम १३४.
 ४; -सार १३६; -धाम १३८. १;
 -मंदिर ४; ५; -धाम १४०. ५;
 १५३; परम-संकुल ६. १५७.
 ५; -धाम ७; ७. ७. १;
 सुजन-दाता २; -रासी १२. ४;
 १४. ६; १५. १; ६; १८. ५;

सुखाहि, ब्रह्म-१. ३८. १; २४९. ३;
 सीय-२९६. ६
 सुखाई १. ९८. ३; २. २६. २; ३९. ३;
 ५. ६२. ४; ६. २७. ५; ८४. ४
 सुखानी २. २१. १
 सुखाने १. २९४. २
 सुखानेउ १. ९८. ४
 सुखारी-सुखी १. ३८. ३; ४०. १; १११.
 ४; ११९. २; १८३. १; २०१. १;
 २८८. ३; ३१९. २; ३७६. ४;
 ३८१. ४; २. २. ३; ८१. ४; ११५.
 २; १२९. ४; १३७. २; १४०. १;
 १४१. १; १४३. १; १४७. १;
 १५३. १; १७६. ३; २३६. २; ५.
 २८. ३; ६३. ४; ६. १३१. २; ७.
 १९८. ३
 सुखारे १. ११०. २; २६९. १; २७०.
 २; २७२. २; २७७. २; २९५. १;
 ३८१. ३; २. १०८. २; १२८. ४;
 ६. ७. ४; ६६. १
 सुखाहिँ २. ४७
 सुखाहीँ १. ४१. २; ५. २३. ३
 सुखी १. ५६. ४; ९०. १; १४४. २;
 १८७. १; २१०. ४; २३७. ३;
 २४८. ४; २५३. २; ३८०. ३; २.
 ९९; २१५. २; २३६. ३; २३७;
 २६५; ३. १४. २; १९. १; ५१;
 ४. २०. १; ६. १३२. ४; ५; १३८.
 ५; ७. १५. ४; २२. २; ३२. ८;
 ५१. ५; ६३. २; १५०. ५; १८८. ३

सुखु १. ४९. १; १०३. ४; ११५. १;
 १२१. ५; १२९. १; १३०. २;
 २६३. ३; ३७६. २; ३; ३७६;
 ३७८. ४; २. ७१. २; ७६. ५; ८०.
 ३; १०८; १०९. २; ४; १२३. ४;
 १३४. ३; १३९. ४; अति-१४२.
 १; ४; १७६. ३; २०८. २; २१३. ४;
 २२०. १; ब्रह्म-२२६; २३४. २;
 ६. १३१. १
 सुखेन-सुख से १. ३१७. १; २. ५८.
 २; ९७; ३२३. ४
 सुगति-अच्छी गति, मोक्ष, स्वर्ग १. ३६.
 ४; ४०; २. १७०. २
 सुगंध १. ८; १९. ५; ११०. ५; २४६.
 २; ३७९. ४; ३८९. १; ३९०. २;
 २. ९१; १७१. २; ३. ५२. ४; ७.
 २०. २; ६०. ४
 सुगम १. २३. ५; ३९. ३; १०४. ४;
 १७७. २; १९७. १; २. ११०. १;
 ११९. ४; ३. २१. ३; ४१. ५;
 ५४. १; ७. १०७; १३१. १;
 २०४. ५; २०६. ६
 सुगमु २. ७९. ३
 सुगाढि ७. २००
 सुग्रीवँ ४. ७; ८; ९. ६; १०. २; -सरीरा
 ३; १०; ११. ३; १३; १४. २;
 ४; ५; सखा-२१; २२. १; २३;
 २५. ३; २५; ५. २८; २९. ३;
 ४४. २; -बचन ५४. २; -समाना
 ५७. १; ६. १६. ३; ३३. २; ५;

५९; ८७; ८९; ९५. ५; ९८. ५;
 ७. ४०. ४;—मिताई ९२
 सुग्रीव ४. ६. १; ३; ७. १; ४; २२. २;
 —आदि ७. २४. २
 सुग्रीवहिँ ६. ८८. २
 सुग्रीवहि ४. १०. १; १३. ४; ५; १४. ३
 सुग्रीवहिँ ७. ३६. ३
 सुग्रीवहु ४. २१. २; ६. ८८. ३
 सुग्रीवाँ ४. ३. १; ९. १४; ६. ७१. १
 सुघटित, —सुंदर वना हुआ मनिपुरटपट्ट—
 १. २४६।
 सुघरी—शुभ-घृही १. ११५. २; ७. २२. २
 सुचंदन १. २५२. २
 सुचारु—अत्यंत सुंदर १. २३१. ५
 सुचाली २. २६२. २; ३२०. ३
 सुचि—शुचि, पवित्र १. ९९. १; १०४.
 १; १२८; १९२. २; २४६. ३;
 २४७; २६३; २६९. ४; २७२. ४;
 २७३. ४; ३७२. १; ३८०. ३;
 ३९२; २. २. २; ८८. ४; ९०. ४;
 ९१; ९५. २; १०६; १२५; १३०.
 १; १६८. २; १७४; २०७. १;
 २१४. २; २१६. ३; २३३. २;
 २३६. ४; २५१. १; २६२. १;
 ३१५. १; ३२०; ३. ५८. ४; ७.
 ९९; १३१; १३३
 सुचित—ध्यान से १. ४६. २; ५७. १
 सुचिन्तित ३. ४६. ४
 सुछन्द—स्वतंत्र २. १३५
 सुजतन ७. २०६. ५

सुजन, —सजन, विद्वान्, भला मनुष्य
 —समाज १. ७. २; ८. ५; १७;
 १८. ४;—मनभावनी १९. ६; ३९.
 २; ४१. २;—सजीवनिमूरि ५१.
 ४; ५६. ७; ५७. १; ६१. ३; २.
 १५३. ३;—सुखदाता ७. ७. २
 सुजस—सुंदर यज्ञ १. ११. ४; प्रभु—
 संगति १९. ६; हरि—२४. १;
 १४९. ४; २३९; २८९. ४; ३०७.
 ३; ३९५. १; २; २. ४६. १;
 १०९. १; १७५; २१२. ३; २६४;
 ३२७. ५; राम—३. १०; त्रैलोक-
 पावन—४. ३३. ७; प्रभु—६. ८. ४;
 ५३. ५; ६४. ३; रावनमत्तगजमृग-
 राज—१०२. १; ७. ७. ३; ५७. ३
 सुजसु १. ६७. ३; ३७६. २; ३;
 राम—२. ३. १; ८०. २; १०४;
 १६९. ३; १७६. १; ३१६. २; ४.
 २३. २; प्रभुप्रतापवल—५. १२. ३;
 ३०. २; ३८. ३; ४६; ५५; ६३.
 २; ६. १०. ४; १३. १; ४३. ३;
 ११५. ६; ७. ७४. ४
 सुजाति १. १२. ३; २. १४५
 सुजाती, पुरनरनारि—२. २. २
 सुजान—विद्वान्, चतुर १. ६; २०; २४;
 ४४. ४; ७२; १४४; १८७; २५९;
 २६९. ५; ३६९. ५; २. ९५. २;
 २०५. ४; २३८; २५७; ३१५. २;
 ६. १७; १२४; १४१, —राय १५७.
 ७; १५७; ७. ८३; १८५; २२३. ७

सुजाना १. २१. ४; ४९. ४; ५५. ४;
 ६६. १; ७९. ३; १००. १; १०६.
 २; परम-१८४. १; २२४. ४;
 २४७. ३; ३१२. १; ३२०. ४; २.
 ८९. ४; ९६. २; २२९. १; २५५.
 १; २५८. ४; ३. १५. १; ३५. ९;
 ४. २६. १; ६. ३९. २; ८४. १;
 १०३. ४; १४१. १; ७. १९२. ६;
 १९४. ६; २१५. १

सुजानू २. १७३. ३

सुजोग-अच्छा योग १. १३

सुडुकि-कोड़ा मारकर १. १८४

सुठि-निपट, बहुत, निरंतर १. ३६.
 २; ५७; १५४; १७८. ३; २६६. ४;
 ३२१; ३७५. २; ३९०. २; २. १९.
 ४; ३३. ३; ८२; १०६. ४; ११६. ४;
 १२०; १२१; १६२. ३; २२२. ३;
 २२८; २५३

सुतंत्र-स्वतंत्र, आजाद ३. २१. २; ४.
 १७. ४; ७. ६८. ३

सुत, -लड़का, पुत्र-सेवक १. ३२. ४;
 सेन-४०. २; पवन-४२. ३;
 १०६; वृषकेतु-१२७. ५; अवध-
 नृपति-१३२. ४; १४२; १७०. २;
 लघु-१७०. २; १७७; १७९. ३;
 १७९; जुगुल-१८१. २; ३; १८९.
 २; १९३. १; २००. ३; २०६. ३;
 २११. १; ४; -समूह २१२. २;
 २१३. २; २२१. १; २; -प्रेम
 २२४. ३; २२७. १; २३०. १;

-सनेहवस २३२; २३३. २; ३; ४;
 २३९. ३; २४०. १; ३; ५; २४०;
 भूप-२५३. १; कौसल्या-२५४.
 ३; नृप-२६२. २; ३२७. ३; ३२८;
 ३६८. २; ३८२. २; ३८२; गाधी-
 ३८६. ३; ३८७. १; ३९३. ३;
 -नारी ३९४. ३; ४; २. ३.
 ३; -सहित २०. ४; २७. ३; ४१;
 ४२. ४; ५१. ४; -वदनु ५५. ३;
 ५५; ५६. ३; ५७. ३; ६०; ७६.
 १; ४; ७७; ८४. ४; ९८; १६०.
 १; १६०; -वचन १६१. ४; १६७.
 ४; १६८. ३; १७७. २; २१२. ३;
 सचिव-२२२. ४; सुरपति-३.
 २. ३; सक्र-३; ३१. ३; -सम
 ५६. ४; सेवक-पतिमातु ४. ५.
 २; ६. १; मय-८. १; ९. १५;
 ११. ४; २२. १; २; २७. ४;
 पवन-५. २. १; ४; ५; ३. ३;
 ७. १; ८. ३; ८; १६. ३; ५; १७.
 २; ४; १९. १; २०; २७. १; ३;
 ३०. ३; ३२. ४; ४९. २; ५६. ४;
 दिति-६. ९. ४; ९; १३. १; २;
 बालि-२७. १; ३९. ३; ४१;
 ४२; ४८; ५५. ६; ५६; ६३; ७०.
 ४; ७५. ३; ८३. ४; ७; -ब्रध १००.
 ३; -घाती १०८. १; १२२. ५;
 -परिजनवल १३०. ५; १३३;
 १३४. २; १३९. २; ७. ५; ७.
 ४; २७. ३; ४१; ४८. ३; ४; ४९.

र; ५६. १; ५९. १; ७१. ४; ७३.
 ४; ९१. ४; १०२. ३; १३२. ३;
 १६०. २; १७०. १; वंध्या-
 २१०. ८

सुतन्ह, दच्छ-१. १०३. १; ३८८;
 ३९३. २; ३९४. ३; ३९५. २

सुतहिँ, नृप-१. ७३. ४; २. ७६. ५;
 जनक-५. २७; ६. १३४. २

सुतहि १. १७१. १; १८१. ३; ४; २.
 २३. ३; ५६. २; १६०. ३; १६२. १

सुता, -लडकी जनक-१. ३४. ४;
 सुकैतु-४०. २; मेकलसैल-५१.
 ७; दच्छ-७५. ३; ९०. ४; ९०;
 ९१. १; ४; ९५. २; ९६. १;
 १२०; १२२. १; १५९. ३; २१८.
 १; ३२९. २; ३७१. ४; ३७२. १;
 कैकय-२. २५. ४; जनक-८२;
 मेकल-१३९. २; जनक-३. ३१;
 ३९. १; ४०. १; ४५. ५; ४. २५.
 ४; ५. ८. २; ११. ४; २६; ४३.
 ४; ६०. ४; ६. ११. १; २९. ४;
 १३३. २; १३४. १; ७. २७. २;
 ५३. ४

सुनापस-अच्छा तपस्वी ७. २१५. ३

सुतीच्छन-अधिक पैना, एक मुनि का नाम
 ३. १५. १; ७. ९१

सुतीली २. ४७. ३

सुतीय-भली स्त्री १. २६८

सुतीरथ, -पानी २. ७. १

सुतु २. ७६. १; २२४. २

सुथल-सुंदर स्थान १. ५७. ५; २. २६२

सुदानी २. २०५. ४

सुदास-अच्छा सेवक १. ३५

सुदिन १. १८२. ३; ३९४. १; २. ३२.
 ४; १७२. १

सुदिनु १. ११५. २; २. ३; ५; १६.
 १; ७. २२. २

सुदुर्लभम्-अत्यंत कठिनता से प्राप्त करने
 योग्य ३. ६. ५

सुदृढ-खूब मजबूत ६. ७. १

सुदेस-सुंदर देश १. २५२; २८१. २;
 २. २३६. २; ७. २२०. ३

सुदेसे-अच्छी वस्तु देनेवाला २. १७०. ४

सुधरम २. ३१७. ४

सुधरहिँ-सुधर जाते हैं १. ८. ५

सुधा, -अमृत-सुरासम १. ११. ३; ११;
 -ससिधेनु २९; सुगति-३६. ४;
 -तरंगिनि ५१. ४; -सम ५८. २;
 १३६. ३; स्रवन-सम १७३; १९१;
 २४५. ३; २७९. ३; छवि-पयोनिधि
 २८०. ४; -तडागा २९४. १;
 ३७३. ४; २. ४८. २; ४९; ५०.
 १; -आदि १२१. १; २१०. ३;
 २२६. २; २५१. १; ३२७. ४;
 ३. ३. ३; -समाना ५. १; ६.
 २४; १२८. ३; १३२. ५; -वृष्टि
 १४१. ३; ७. ७. १; ६७. १; ७०.
 १; कथा-७६; २०६. ४; २०६

सुधाइहू-सीधेपन में १. ३१४. ३

सुधाई १. १९४. २

सुधाकर—चाँद १. ११. ४; २. ५६. १;

७. ७४. ३

सुधारत ६. १४. ३

सुधारा १. ३०९. ३

सुधारी १. १३. २; ३०८. १; २. १;

३००; ३. २३. ८; ६. ९२. ३

सुधारिहि १. ४४. २

सुधारी १. ४०. २; ५७. १; २. ३१८. २

सुधारे १. ३९१. ३; ६. १११. ४

सुधि—सुधबुध १. ४६. १; ७८. ३;

२७३. ३; ३२३. ४; ३२४. ४; २.

२०. २; २३. २; ८९. १; १०९.

३; १३६. १; १४२. २; १५६. २;

१५८. १; १७७. ५; २०३. १;

२०७. ४; २६६. २; ३. २८. ४;

४५. ५; ४. २१. १; २; २४. ४;

२५. ४; सीता—२६. १; २९. १;

२; ३३. ६; ५. २. २; ९. ४; १५.

४; १६. १; २९. १; ६. ९८. २;

१०२. ७; १०८. ४; ११०. १;

तन—१५७. ६; ७. ३५. १; १४८.

२; १५०. ५

सुद्ध १. ३५. ३; सांत—मम २७५. २;

२. ८८; ७. ३२. ८; १६६. १;

२१५. ४

सुन ४. ११. ४; ५. ११. ४; ७. २२१. २

सुनइ १. १०. ५; ६९. २; १०२. ३;

१३७; १४२. ३; १८३. ३; २१५.

५ २. ४७. ५; १००. २; १४६.

२; ५. १२ २; १३. ३; ६. ४८.

१; ७. ८८. २

सुनउँ ७. १८२. ३; ६; २१५. २

सुनऊँ ७. १८८. ६

सुनावतु १. ११५. २

सुनत १. ७. ५; १०; १७. ६; ३१. १;

३६. २; ४४. ३; ५६. ३; ४; ६१.

३; ६२. ३; ६४. १; ७०. ३; ८५.

२; ९७. ३; ९७; ९९. ३; १०२;

१०४. २; १०६. २; ११७. २;

१३२; १३७. १; १६४. ३; २२४.

३; २२५. ३; २९७. ३; ३०३. १;

३०८. १; ३६७. १; ३६९. ४; २.

८. २; १०. १; २३. २; ३२. ४;

३८. ३; ४२. १; ५१; ७२. ४; ९४;

१०५. १; १११. १; ११९. ३;

१३६. २; १३७; १३८. २; १४७.

४; १५५; १६१. २; १६१; २०७.

२; २०८. ४; २१९. १; २२४. १;

२२५. १; ४; २२७; २५२. ४; ३.

५. २; १७. ५; २४. ४; ३०. १;

३४. १; ३६. ८; ३७. ८; ३९. ६;

५९. १; ५; ४. ९. १४; २३. ४;

२५; २९. ४; ३३. ७; ५. २. २;

६. ३; ६; १०. ४; १२. ३; १५.

४; १७. १; २४. ३; ५; २५. २;

३०. ४; ४२. १; ५०. २; ५३. ३;

५८. २; ६०. १; ६२; ६. ८. २;

५; १२. २; ५; २३. ४; २८. १;

३०. २; ४२. ४; ५३. २; ६७. १;

३; ८०. ४; ९२. ३; १०४; १०९.

४; १२४. १; १२८. ३; १३४;
१४४. ४; १४८. १; १५०. ३;
१५७. ५; ७. ७. ३; ५; ९. २;
२२. ३; २२; २४. २; ३४. १; ४३.
२; ४९. ३; ६५. १; ७०. १; ७७.
१; ८४. ४; ८५. ४; ९०. ३; १८२.

६; २१९. १

सुनतहिँ ४. ३३. ३

सुनतहि २. १५४. ३; १६७. २; ५. १३.
३; ६. २९

सुनति १. १११. ५

सुनतिउँ—सुनती १. १०५. १

सुनतेउँ ७. ९८. ३

सुनयनी—सुनयना, सुंदर आँखों वाली,
जनक की स्त्री १. ३१९. १

सुनहिँ १. १७. ५; १९. ३; २०; ४९. ४;
५४. २; ५९. १; ९९. ४; १०३. २;
१३८; १६८. ३; १७१. ४; २३७.
३; ३९३. ३; ३९५; २. १४२.
१; २३८; ३२७; ३. ७; १०; ५९.
४; ५९; ४. ३३; ५. ६३;
६. १२. ४; ५; ८९. ३; १५७; ७.
३४. २; ३; ४९. १; ६२. २; ६३.
१; ६५. ४; ६५; ७७. १; ८१. ४;
५; ८६. २; १५६. ३; १९२. ६;
२१९. २; २१९; २२२. ३; २२३. ६

सुनहि १. ९६; १४८. २; १६२. ३;
५. १२. ५; ६३. ५; ६. ११५.
६; १२४. ८; ७. १७८. ४

सुनहीँ ७. ५५. ३

सुनहु १. ४९. १; ५६. ७; ६९. ३;
७४. ३; ८८. १; ९१. ४; ९५.
१; ९९. ३; १००; १०७. २;
११४. ३; १२२. १; १२९. १;
१३७. ४; १४६; १४७; १५२;
१५५; १५७. ४; १६०; १६१. १;
१८७. ३; १८७; २०१. २; २०७.
२; २१२. ३; ४; २१५. १; २२०.
३; २३८. १; २५०. २; २५४. १;
२५५; २८२; २८६. २; ३०४. २;
३०५. १; ३०७. १; ३१०; ३१२.
१; ३१६; ३२४; ३७५. २; २.
४१. ३; ४५. ४; ५९. ४; ७२. १;
७८. ३; ९८. २; १०५. २; १२९.
२; १३३. १; १४३. २; १७२;
२०७. ४; २०९. २; २११. २;
२३२. ४; २५५. १; २५८. ४;
३. २. १; ७; २०. २; २४. २;
३१. ४; ३२. १; ३३. २; ३५.
२; ४२. २; ५४. १; ५६. १; ५८.
२; ४. ७. ४; ९. ६; ११; २६.
१; ३१. १; ३३. २; ५. ७. १;
३; १७. ४; २०. २; २२. ४; ३६.
५; ४४. २; ३; ४९. १; ५०. ३;
५२. ४; ५४. २; ६०. २; ६. ३;
४. ४; ९. २; १६. ३; १६; १८.
२; ४; २०. ४; २९. ३; ५२. ५;
५७; ६८. ३; १०२. ६; १०३. २;
१०३; १४०. ३; १४३; १४४. १;
७. १८. ४; ४०. ५; ५६. ४; ५९.

३; ४; ६२. १; ६४; ६६. २; ७१.
२; ७५. १; ७८. १; ७९. ४; ७९;
८२. १; ८५. ४; ८६. ३; ९०. १;
१०८. ३; ११०. १; ११२. १;
११५. २; १५०; १९४. ८; १९६.
२; १९७; १९८. १; २०६. १;
२०८. ४; १४

सुना १. १४५; २३४. १; २३९. १;
२५४. १; २. २२. ३; ४१. २;
२०२. १; २३२. ४; ५. ५७. २;
६. ६०. १; ६२. ३; ६३. २; ७७.
२; ८७. २; १००. ३; १५७. ३;
७. ६०. २; ७९. १; ११९; १४६. ३

सुनाइ २. ४९. १; ४. ६; ५. ४२. ५

सुनाइय ७. २२१. ३

सुनाइहि २. २२७. ४; ६. ३०. ५

सुनाई ५. ३८. १

सुंदर १. ५५; ५७; ५८. ३; ७७. ३;
८२. ३; ८५. २; ८९; ९१. १;
९६. २; ९६; ९९. ३; १०४. १;
११६. २; ११८. ३; ५; १२२.
३; १२६. १; १३०. १; १३८. १;
१४६; १५८. १; १६८. १; १७५.
१; ४; १८३. १; ४; १८७. २;
१९१; २१०. ३; २१८. ४; २३०.
३; २३१. ५; २४०. ३; २४२. २;
२४६. २; २४६; २४९. १; २५०.
१; ४; २५१; २५२; २५३. २;
२६९. ५; २७४. १; -स्यामलगौर-
वनु २७५; २७६. २; २७७; २७९.

२; २७९; २८१. १; २९६; ३११.
४; ३७१. ४; ३७७. २; २. २. २;
-बदनु ५३. ३; ११७; १२०;
१२५. ३; १२५; २१५. ४; २३६.
४; २५१. १; -अनुजजानकी ३.
१२. ४; अति-३५. २; ४३. ४;
५; ४८. २; ५२. २; ५३. १; ५४.
१; ४. ३. ५; १५. १; २०. २;
२८. १; सुरस-फल ५. १. ३;
-आयतना ३. ७; १०. २; १३. १;
१७. ४; ३३. २; ३५. २; ६१. १;
-तनुम् ६. श्लो. २; ५. १; १४. १;
४८. ३; ७७. ३; १११. ६; १२६.
५; १३८. ४; १४३. २; १५३. ४;
१५३; ७. २; ३४. ४; ४४. ३;
४८. ३; ४; ५०. २; ५; ५१. २;
५; ५२. २; ५; ५५. १; ५७. २;
७२. २; ८०. ३; ४; ५; ८६. १;
११२. १; ११२; ११३. १; १३९;
१४६. २; १५६. २; १९०. ४;
२०६. १; २२३. ७

सुंदरता १. १२०. ५; -मरजाद १२४.
४; २६३. ४; -सुखमूल २८०;
-मंदिर ७. ५६. २

सुंदरताई १. १६०. १; १६२. २; २.
१०९. ४; १११. १; ११७. १;
३. २४. २

सुंदरम्, निकामस्याम-३. ६. १

सुंदरि १. १२३. ५; बहु-बरनारि २१४;
३३०. ४; ३९२. २; ३. २२. ७;

६. १२४. ८; १५७. ५
 सुंदरी, सुर—१. ८५. २; परम—२०८.
 १; ६. १६. २
 सुपनखा—शूर्पणखा, रावण की बहन ३.
 २८. ३
 सुपंथ—अच्छा मार्ग २. २३९. ३; ४. ९. २
 सुपरम ७. १९८. ८
 सुपल्लवत—नये पत्रों से युक्त १. २४५
 सुपास—सुखसुविधा १. २४७. ३; २. ९१
 सुपासा ३. २२. ७
 सुपासी १. २२९. ३
 सुपासू २. ७६. ४; १०६. १; १३३. २;
 २२२. १; २५७. ४; ३२३. २
 सुपुनीत—अत्यन्त पवित्र ७. २२०
 सुपुनीता ७. ९०. ३
 सुपेती—सफेद १. ३९०. १
 सुपेमाहि,—सुंदर भक्ति को राम—१. ६४. २
 सुप्रकासा ७. २०२. १
 सुप्रकास १. ६. ३
 सुप्रवीन—अत्यन्त चतुर ७. १९७
 सुप्रेम,—पियूषहृद १. ३८; २. २१०.
 ३; ६. ९०. ३
 सुफल १. २३. ४; २५१; २७०. २;
 २९०. ३; ३९१. ४; २. १०८. ३;
 १८७. १; १३५. ४; २११. २; ३.
 १५. ५; ३४. ५; ४. ११. २; २६.
 ६; ५. ३०. २; ६. ८५. ४; ७.
 २५; ११०. ३; १८२. ७; २१७. ५
 सुवचन—सुन्दर वचन, मीठी बोली १.
 १९४. ३; २. २५७. २

सुवट्ट—सड़कें ५. ३. ७
 सुबद्ध—भली भाँति बँधा हुआ १. ६२. २
 सुवंधु २. ७३; २३३. २
 सुवस २. ३७. २; ३२४. ३
 सुवसन—सुंदर वस्त्र २. २१६. २
 सुवस्तु १. १३
 सुवानी १. ७. २; १८. ४; ४४. ५; २.
 १६८. २; २२५. ४; ३१९. २;
 ३२२. २; ७. १९८. ८
 सुवारि—सुंदर जल १. ६४. १; ६४
 सुवास—सुगंध १. ६३; २. ९१
 सुवासा १. ५८. ३; २. १३०. १
 सुवाहु १. २४३. ३; ३९०; ३. ३३
 सुवाहहि १. २३८. ३
 सुविचित्र—बड़ा अजीब २. ९१
 सुविनीता—अत्यंत नम्र ३. ३२. २
 सुविमल—अत्यंत पवित्र ७. २२६
 सुविरति—वैराग्य १. ६१. २
 सुबिहंग—सुंदर पक्षी १. ५८;—समाज
 २. २९
 सुवेखु १. १९१
 सुवेल,—एक पर्वत का नाम, समुद्र का
 किनारा—सैल ६. १४. १
 सुवेला ६. १२. ३; ५६. १
 सुवेप—सुंदर वेष १. १३. ३
 सुवेपा ७. ६३. ४
 सुवेसं, अरुननयनराजीव—३. १६. ४
 सुवोधा ७. १७०. ४
 सुभ,—शुभ, अच्छा—गुनसदन १. १; ७.
 ३; ८; ६२. ३; ९३; १०१. २;

१२०. १; १४५;—असुभ १६५. २;
 २१५. ४; २२१. ३; २२५. ३; २२६;
 २२८. ३; २३८. १; २८७. ३; ३७२.
 २;—छ्छी २. ३९. ४; ४४. ४;—दिन
 ५५. ४; ७८. ४; सकल—साधनसाजू
 १०८. ३;—सदन १३१. ४; २५६.
 ३; २५८. ४;—गति ३. ८; २२.
 ८; ५. ३०. १; ३५. २; ४८. ४;
 ६. २०. २; २९. ३; १०१. १;
 १०१; १३२. ५; १५३. ४; ७.
 ५. ४;—सीला १८. १; २०. ३;
 २१; ३०. ४; ३४. १; ६४. ३;
 ७२. १;—कथा ७५. ४; १२९.
 ३; १५३;—उपदेस १६८. ४;
 —गति १८८. २; १९०; १९८. ५;
 —असुभ १९८; २१६; २२२. ४;
 २२३. १

सुभग—ऐश्वर्यशाली, सुंदर २. ३३. ३;
 ५१; ५२. १; ५७; ५८. १; ६०.
 ६; ६५; ११०. ४; ११८. ५;
 १२४. १; १७५. ४; २४६. ३;
 २४७. १; २५२. ३; २५२; २६१.
 २; ३; २६४. २; २६६. १; २;
 २७२. ४; ३१८. २; ३७७. ४;
 ३८१. ४; ३९०. १; ३९३. २; २.
 २९; ६०; ७७; ११६. ४; ११६;
 ११८. ३; १२०. ४; १२९. २;
 १३०. १; ३. ५०. ३; कामसत-
 कोटि—तन ७. १४०. ४; १५०. १
 सुभगता—मौदर्य, ऐश्वर्यशालिना १.

११०. ५

सुभट—अच्छा योद्धा १. ५२. ३; १०८.
 ५; १४९; १८२. २; २०५. ३;
 —निकाय २११; ३०९. ४; ३१६;
 ३२५. २; २. १४५. ४; ३. २३;
 ४८. ६; ४. २६. १; परम—५.
 १७. ४; १८. ४; ३३. ५; समर—
 ४३. ३; ५०. १; ५२. ५; ६०. ३;
 ६२. ३; ६२; ६६. १; ३; ६८. २;
 ७४. १; ८९. ३; ९०. ३; ९४. ६;
 १०१. २;—सुखदर्द १०२. ५;
 १०६. २; ११०. २; ११३. ६;
 ११५. ३; १२०. ५; १२६. ३; ७.
 १७. ४

सुभटन ६. ११२

सुभटन्ह ६. ९४. १

सुभट्टा ६. ६१. २; १०२. ६

सुभर्द—कल्याणदायी ६. १३८. ६

सुभदर्द ७. २२. २

सुभाउ—अच्छा भाव, स्वभाव १. ९; काल—
 १३. १; २; भरत—६३. ४; ७६. ३;
 ३०५. २; २. १७. ४; १८; १९. ३;
 २७. २; ३३. ४; ३४. १; सरल—
 ५६. ४; ७३. २; रामसियरूप-
 सुमीलु—७४; १६६. २; २२८.
 २; २६५. १; नारि—६. २३. १;
 राम—१२५. १; प्रभु—७. ४३. ३
 सुभाऊ, प्राकृतमहिपाल—१. ४४. ५;
 नारि—७४. ३; ११३. २; ११४.
 ४; २३४. १; २६४. ३; ३१२. २;

३१३. १; ३२४. ३; रामरूपगुन-
सीलु-२. २. ४; ११. १; सरल-
२१. ४; २९. १; ३३. १; ४१.
२; नारि-४८. ४; तीय-१६३.
३; १७२. ४; २०१. २; २१९. ३;
२२१. २; २३३. ४; २३५. ३;
२६१. ३; ३. ५२. ४; ५४. २;
४. १४. २; ५. ४५. २; ४८. ४;
४९. १; ५४. १; ६०. ३; ६. ४४.
३; ८३. २; ७. ५. ३; ५४. ३;
५९. ४; ६२. १; १०८. ३; १८२.
१; १९२. १

सुभाखा २. ६. ४

सुभाग २. २१२. ३

सुभागी २. २२३. ४

सुभाय १. ३००. ३; ३०२. २; ३६८.

१; २. ३. ३; १६. ३; ७१; ९१.

४; ९९; ११७. ३; ११८. ३;

१३८. ४; १४०. २; १६६. १;

१६९; २२३. ४; २६७. २

सुभाये-स्वभाव से, स्वाभाविक १. २८७.

४; ३२७. २; २. ११७. ३

सुभाव १. ५८. ३; २७०. १; २८६.

२; ३०३. ४; बंस-३१५. १;

३१७. २; निर्मल-३. ४१. ५;

५९. १; कपि-५. २२. २; ३४.

२; ३७. १; ५२. १; ७. ४४; ५८.

४; ६७. ३; ६९. १; कलि-१६६.

३; २०८. ३; ७; २१५. २

सुभावहिँ ७. ४७

सुभावु २. ३२२. २

सुभासा १. ५८. ३

सुभुज, - एक दैत्य, सुबाहु मारीच-मद-

मोचन १. २५४. ३

सुभोग, - मय २. ९१

सुभ्र, - शुभ्र, उज्ज्वल, शोभा-युक्त अति-

४. १५. ३; ६. १४. १

सुभ्राता १. ३६. ३

सुमंगल, - भागी १. ३१. ६; ३२. ३;

-मूला ६०. ६; -मूल ६०; -कारी

६३. ३; १२०. १; १२४. १;

३७८. ३; ३८१. १; २. ६. १; ९;

-दायकु १६. १; १०७. ३; -देनी

२०६. ३; २०८; २१०. ४; २२७;

२४०. १; २६६; ३१९; ७. १०;

२०. २

सुमंगलचार २. २४

सुमंगलु २. ५

सुमति - सुबुद्धि १. १८; ४३. ४; ४४;

संत-तिय ५२. १; ५७. १; २;

१४९. २; १९२. २; २. २३६. ४;

५. ३८. ३; ४१. ३; ७. ४९. ३;

९९; १३१; १३५; १४६. १; १८८.

२; २०६. ७; २१०. ५

सुमन - फूल १. ८; ५८; ८९; -धनुष

१०८. २; -चाप १११. १; ११३.

३; -वृष्टि ११५. ४; १२५. ३;

१२६. ५; -वाटिका १८३. ४; २२३.

४; -वृष्टि २२६. १; -वाटिका

२४५; २५६; २६०. ३; -समेत

२६६. ४; २७०. २; २७९. ४;
 २८८. २; सिरिस—कन २९१. ३;
 २९५. ३; २९७; ३८०; ३८२. ३;
 —सर २. २६. २; ९१; १०२. ४;
 ११४;—मय १२२. २; १३५. २;
 २११. ४; ३२२. ४; ३. २७; ३५;
 ४. १०. ४; १२; ५. ३४. ४;
 —वृष्टि ५०. ५; ६. १४. २; सिर—
 ४०. १; ९३. ५; १००. २; १११.
 ४; १११;—फलप्रद ११५. ६;
 १२२. १; १२९. ७; १३४. ७;
 १३५; १४१;—वृष्टि १५३. ३; ७.
 १९; २४. १; ३०. ५; ५१. १

सुमनोहर—अत्यंत सुंदर ३. ३५. २

सुमंत्र २. ३९. १; २; ८४. १; ९०; ९५.
 २; १४३. २; १४५. २; १५६. १;
 ७. २२

सुमंत्रहि २. ४०. ३

सुमंत्रु २. ६. १; ४०. १; ८२. ३; ९७.
 ३; १००. २; १०१. १

सुमंद १. ११०. ५

सुमानस १. ५७. ५;—नंदिनि ६०. ७

सुमित्रहि १. २२२. २

सुमित्रा १. २२७. १; १५४. ४; ३७९.
 २; २. ९. २; ७४; ७. १५

सुमिर १. ८३. ३; २०२. ३; २. १०५;
 ६. ८५

सुमिरत—स्मरण करते ही १. १; ६. ३;
 १९. ६; २१. २; ३६. १; २; ४१.
 ४; ४२; ४३. ३; ७६. २; ८०. १;

२; १५३. २; २. ८८. ४; १०२.

२; १०७. ३; १४१; २१०. ४;

२१८. २; २२२. ४; २२५. १;

२६४; ३. ३९. ९; ४. २६. ४; ६.

६५ २; ८०. १; ७. १११; १९१

सुमिरन—ध्यान १. ८४. २; १४३. २;

१५६; २२९. ४; ५. ६. २; ३२.

२; ७. ७. ९; ४३. १

सुमिरहिँ १. १३. ५; १७२. १; ७. ७. ८

सुमिरहीँ ४. ३२. २

सुमिरहु १. ९५; २. २६६. ४

सुमिरि—याद करके १. ३१. ४; ४२. ३;

४४. १; ५६; ६४; ९१. ३; ९४;

९८. १; १२४. २; १२९. २; २६२;

२६७. २; २९१. १; ३७२. ४;

३८०. ४; ३९१; २. ४४; ४५. ४;

१४२. २; १४७. २; २२५; ३१९.

२; ३. ९; ३७. ११; ५. ४. १; ५.

२; ६; ७; ९. ३; ३३. १; ६. ४. ३;

२७; ५९. २; ६४. १; ८०; ९९. ८;

१२५. १; १३४. ४; १३५. ५;

१४४; ७. ४०. २; १३४. १; १८८;

२१५. १

सुमिरिय १. ३७. ३; ७. २२३. ३

सुमिरु—ध्यान करो १. २१६; ५. १५. ५

सुमिरे १. ३७१; २. २०४. २

सुमिरेसि ३. ३५. ८

सुमिरेहु ६. १४७; १५०. ३

सुमुखि—सुंदर मुखवाली १. १४८. ३;

—सुलोचनिवृन्द २५६; ३१९. १;

२. २६; ११८. १; ५. ९. २; १०.
१; ७. ८०. १
सुमृति—स्मृति ग्रंथ, धर्मशास्त्र २. १७१.
३; ७. ७१. ३
सुमेरु—एक पर्वत ५. ५. २; ६. १२०.
४; ७. ८०. ४
सुनाई १. ४९. १; ७४. ४; १०६. १;
११५. ४; १२३; १३३. २; १६०.
३; १६२. २; २०१. १; २०४. ४;
२४५. १; २७२. ५; २७७. ३;
३२६; ३२८. १; २. ४२. २; ८८.
३; ९८. ४; १०४. ४; १०७. २;
१११. ३; १५६. २; १६०. ४; ३.
४५. ७; ४. २३. ५; २८. २; ३०.
६; ५. ८. ३; १३. ३; ३८. १;
६०. १; ५; ६. ४. ३; ३९. ३;
११०. १; १२४. १; १३४. १;
७. ७५. ३; ९४. ३; ४; १९०.
५; १९२. ८; २२१. १
सुनाउ २. १६; २६
सुनाऊ २. १५१. १
सुनाजू—अच्चा अन्न २. २३६. १
सुनायउँ ७. १४२
सुनायउ १. ९७. ३; २२१. २; ६. ८६. २
सुनायसि १. २१६. ४
सुनायहिँ ६. ६४. ३
सुनायहु १. १५५. ४; ५. २७. ३; ६.
१५७. १
सुनाये १. १५५. ३; १६७. १; ३०३.
१; २. ६. १; ९. १; ७९. २; ८४.

१; १३५. २; १६८. १; ५. ६. ३;
३०. ३; ४४. २; ७. ७. ४; ९. १
सुनायेउ २. ३
सुनायेसि ५. ११. १; १२. ३
सुनायेहि ६. ८५. २
सुनायेहु २. १५३. १
सुनायो ६. ५३. ५
सुनाव २. २०३. ४
सुनावउँ १. ९६; १४८. ३; १९९; ३१६.
१; ५. २. २; ७. १०८. १; १३१. १
सुनावत ७. ८४. १
सुनावहीँ १. १२३. ५; २. २५२. ५
सुनावहु २. ५५. ४; ३. २४. ४; ६.
१३३. १; ७. ७. ७; ९०. २
सुनावा १. ४९. २; १००. ४; ११५. १;
१२२. १; २. ४९. १; १०९. १;
३. ३६. ७; ३७. ३; ४. २८. १;
३१. ३; ५. २८. १; ६३. ४;
६. १२. २; २३. २; ४३. ३; ७.
४३. ३; ८५. १; १९०. ४
सुनासीर, —मन १. १५३. ४;—सत-
सरिस ६. १३
सुनि १. ७; ८. १; ९; १७; १८. ३;
२२. ४; २४; २६; ३७. २; ४४.
५; ४६. १; २; ४८; ५४. २; ५४;
५७. १; ६२. २; ७६; ८०. ३; ८५.
३; ८८; ९२. १; ९६. ३; १०१.
३; १०२. ३; १०७. १; १०७; ११२.
२; ११३. ३; ११४. १; ११४;
११५. १; ४; ११७. १; ३; ११९.

१; १२१. ५; १२१; १२२; १२३.
 ५; १२४; १२८. १; १३७. ४;
 १४३; ४; १४४. १; ४; १५१. ३;
 १५५. २; १५८. ४; १६८. २;
 १६९. ४; १७३; १७७. १; १७८.
 १; १७९. १; १८९. ४; १९२. ४;
 १९३. २; ३; १९४. ३; १९५. ४;
 १९७. ३; २०४. २; ३; २१७;
 २१८; २१९. ४; २२४. ४; २२५.
 १; २; २३१. २; २४०. १; ४;
 २४२. ३; २४३. २; ५; २४९. ४;
 २५१. ४; २५४; २५६. २; ४;
 २५९; २६२. २; ३६३. १; २६७.
 ४; २६९. ५; २७१; २७३. २;
 २७८. ३; ४; २७९. १; २८३. ३;
 २८४. ४; २८५. ४; २८७. ४;
 २९०. २; ४; २९३. १; २९९. ३;
 ३००. ३; ४; ३०१. १; ३०३. ४;
 ३०४. १; ३; ४; ३०६; ३०९. ३;
 ३१०. ३; ३११. ३; ३११; ३१२;
 ३१३. २; ३१७. ३; ३२३. १;
 ३; ३२३; ३२४. १; ४; ३२६. १;
 ३२७. १; ३२७; ३२८. १; २;
 ३२९. २; ३३०. २; ३६५; ३६६.
 १; ३७१. १; ३७५. ३; ३८८. ३;
 ३९०. १; ३९३. ४; ३९५. १; ५;
 २. ३. १; ५. ३; ६. ४; ८; ९;
 १०; १३. १; १४. १; १४; १५.
 ४; १७; २२. २; २५. १; २६. १;
 २; २७; २८. २; ३०. २; ३१. २;

३३. ४; ३४. २; ३६; ४१. ४; ४६. ४;
 ४७. १; ४; ४९. ३; ५१. ४; ५२;
 ५४. २; ५५. १; २; ५५; ५७. ४;
 ५८; ७३; ७४. ३; ७८. ३; ७९;
 ८०. १; ३; ८२. २; ८९; ९७. २;
 ९८. १; २; १००. २; १०१; १०२.
 ३; १०४. २; १०५. १; १०९.
 १; ११०. २; १११. ३; ११५.
 १; ११६. १; ११८. १; १२२. ४;
 १२३. १; १२५; १२७. ४; १२८.
 ४; १२९. १; १३५. ३; १४२. ४;
 १४८. ३; १५४. ४; १५४; १५८.
 २; १५८; १५९. ३; १६०. १;
 १६०; १६१. ४; १६२. ३; १६४.
 १; ४; १६५; १६७. १; १६७;
 १६९; १७०; १७५. १; १७६. ३;
 १७७. ५; १७८. २; २०२. ४;
 २०३. १; २०४. ४; २०५. १;
 २०६. ३; २०६; २०८. ३; २११.
 ४; २१३. ४; २१४. १; ४; २२१.
 २; ४; २२२; २२७. ३; २२८. २;
 २३१; २३२. ३; २३३; २३४. २;
 ४; २३५; २३९. १; २५२. ५;
 २५६. २; २५६; २५७. २; २५८.
 १; ३; २५९. १; २६१. १; २६३. २;
 २६४. १; २६५; २६६; २६७. ३;
 ३१५. ४; ३१५; ३१९. १; ३;
 ३१९; ३२१. २; ३२४; ३२५. ३;
 ३२७. २; ३. ४. ३; १०. १; २;
 १४. ४; १५. २; १६. ११; १८.

२; २२. १; २३. २; ६; २४. ४;
 ७; ३०. ५; ६; ३७. ३; ४; ४७;
 ५२. ५; ५८. १; ४. ७; ८. ७;
 ९. ११; १५. २; २२. २; २३.
 १; ३०. ३; ५; ६; ३१. ५; ५.
 १. १; ९; १३; १५. ५; १६. ४;
 १७. २; १८. ३; १९. १; २; २०.
 ३; २२. १; २४. ३; २५. २; २८.
 १; २८; २९. ३; ३२. १; ३२;
 ३४. १; ३; ३६. २; ४१. १; ४४.
 ५; ४६; ४७. १; ५०. १; ५३.
 १; ५४. २; ४; ५५; ५६. २; ५८.
 २; ४; ६३. ३; ६. २; ४. १; २;
 ५; ५. ३; ११; १७; २३. १; ३१.
 २; ३३. ३; ४; ३४; ४१. १; ४६.
 ३; ४९; ५३. ६; ५७. १; ५८;
 ५९. ३; ६१. १; २; ६२. ५; ६५.
 ३; ७०. ४; ७०; ७९. ३; ८०. १;
 ८१. ४; ८३. ३; ८३; ८४; ८७.
 १; ८९. ४; ९०. १; ९६. २;
 १००. १; ११५. ५; ११५; ११६.
 ५; १२४. ८; १२५. ५; १३१. १;
 १३२. ३; १३२; १३३. २; ४;
 १३४. २; ७; १३५. २; १३९.
 २; १४०; १५०. ४; ५; ७. ७.
 ९; ७; १२. ४; १८. ५; ३६. १;
 ३८; ५७. १; ५९. २; ४; ६५. ३;
 ४; ६८. १; ७०. ४; ७५. ४; ७७.
 ४; ७९. ३; ४; ८१; ८३. २; ८४.
 १; ८५. १; ९४. २; ९६. ४; ९८;

१०७; १२३. २; १२५; १२७. २;
 १३१. १; १३४. १; १४२. ५;
 १४८. १; २; १५०; १७०. ३;
 १७२; १७४; १७८. १; १७८;
 १८४; १९२. ३; ४; १९४. ३; ६;
 १९७; २१६; २१७. १; २२२. ४

सुनिअ ६. ९५. २

सुनिय १. ५४. ४; ८३; ८८. २; २१५.
 ४; ५; २५५. ३; ३२५; ३८१. २;
 २. ४. १; ९३. ४; २५९; ४. ३४;
 ७. ४५; ८५. ३; २२३. ३

सुनियति—सुनी जाती १. २५३. ३

सुनिहहिँ १. १७. ४; १८. ४; १८; ३१. ५

सुनिहहँ ७. १८६. ६

सुनी १. ४९; ५४. २; ७०. २; ८८. १;
 १३७. १; २. १७७. ४; ३. २८.
 ६; ३६. १; ४. ३०. १; ५. ३७.
 १; ६. ३१. ३; ७. ५९. २; ७९.
 २; ८०. १; १६०. ५

सुनु १. ६९; ९२; ९८; १०२. २; १११;
 १२९. १; १३८. १; १३९; १४५;
 १४८. १; १४९. २; १५१. २;
 १५७. १; १६९. १; ३; १६९;
 १७४. १; १८०; १८१. १; १९०.
 ४; १९३; १९५. १; ३; १९६.
 २; १२७. १; १९८. १; ४; १९९.
 ३; २०५; २०६. १; २२८. २;
 २३४. ४; २५४. ४; २६४. २;
 २६९. ४; २९०. १; ३१९. ४;
 ३७६. २; २. २१. ३; ४२. ४;

१०४. ३; २१९. ३; २२०. १; २९०.
 १; ३. ३. ३; ४; ७. ३; ९; १३. १;
 १६. १; २२. ७; ३६. २; ६; ३७. ८;
 ३९. ७; ४२. ४; ४४. २; ४; ५६.
 २; ५७. १; ५८. ३; ५९. ४; ४.
 ३. २; ५. ४; ८; ९. १४; ९; १२.
 १; १४. ४; २३. २; ५. ७; ८. २;
 ९. २; ४; १०. २; १२. ३; १४;
 १६; १७. ४; २१. २; २३. ४;
 ३०. १; ३२. ३; ४; ३९. २; ५०.
 १; ५२. ३; ६१; ६. ११. १; ४;
 १२. ४; १३. २; २२; २५. २;
 ३०. ५; ३३. १; ३६; ३९. ६;
 ४०. १; ४१. ४; ४२. १; ४३. १;
 ४४. ५; ४५. १; ५७. ४; ७६. १;
 ८४. ४; ८६. ४; ८९; ९८. २; ५;
 ११५. २; १२४. ६; १२८. २;
 १३३. ५; १३३; १४१. १; २;
 १४४; १४८. ३; ७. ७. ४; ६;
 १२. १; १४. ६; २६; ३१; ३४.
 १; ३८. १; ४४; ६०. ३; ४; ८१.
 २; ८३. २; १०८. १; ११७. २;
 ११९. २; १२१. ४; १२३; १२९.
 १; ३; १३०; १३१. १; १३१;
 १३६. ३; १६०; १६२; १६८. १;
 १७०. ५; ७; १७८. ६; १८६. ८;
 १९०. १; १९२. ३; ५; १९४. २;
 ७; २०४. ३; २०८. ९; २२०;
 २२३. ५

सुने १. २६२. २; २. १७७. ४; ५.

२१. १; ६. ३९. ६; ७. ७२. २
 सुनेउँ ७. ७५. ५; ८२. ४; ९६; १४२;
 १९४. ४
 सुनेउ १. २१३. ३; ३. १३. १; ६. ९.
 १; ६३
 सुनेऊ ६. ८४. ३
 सुनेहि १. ३०५. २; ६. ४०. ४; ४२
 सुर, - देवता मही-चरना १. ७. २;
 -अनीक १०. ५; १७. ७; -सरि-
 सम २४. ५; -सरिता ३१. १; ३४.
 २; ४१. ३; -सालु ४३; ५१. ७;
 ५९. १; -सरितहि ६१. १; -सरिही
 ३; -कुल ६३. ३. ७३; ३; -स्वामी
 ७६. २; ७७; ७८. १; ८४; ८५.
 १; -सुंदरी २; -सरि ९३. ४; ९४.
 १; -सरिजलकृत ९४. १; १०६.
 ४; १११. ४; ११२. ३; -समुदाई
 ११५. ४; ११५; -त्रिय ११६. ३;
 -समाज ४; -त्राता ४; ११७. १;
 -सेन ११९. २; -तरुहिँ १२०. छं.
 ५; १२३. ४; ५; १२४. १; ३; १२४;
 १२५. २; -ईसा २; १२७. २; १२९;
 -सरित १३०; -तरु १३२. २;
 -नाथा १३३. ४; -राया १३४.
 २; -हित १३७. ४; -धेनु १३७;
 -लोक १३७; १४१. ३; १४८. ४;
 -पतिमदमोचन १४९. ३; १४९;
 १५०. ३; -कारज १५०; -सरी
 १५३. १; -पतिहि १५३; -नारि
 १५४. २; -पतिसभा १५५. २;

-साईँ १६४. २; -रंजन १६७;
 १६८; -तरु १७४. १; -धेनु १;
 -पति १७९. ४; १८३. २;
 -भवन ४; २००. ३; भू-भास्व
 २०३. ४; भहो-सापवस २०६;
 -पुर २११. ४; २१२;
 -खनी २१३. ३; ६; -मुनिभारी
 २१६. ४; ५; २१७. १; -नायक
 २१८. १; सकल-यूथा ३; ४;
 २१८; -ईसा २१९. १; ४; २२३.
 २; ३; -जूथा ३; -समूह २२३;
 -भूपा २२४. ४; विप्रधेनु-संत
 २२४; २२८. १; -लोक २३७. २;
 -सरिता २४४. ४; -सरि २४५.
 १; २५३. ३; -रूख २६०. ३;
 २६९. १; २७९. ४; २८९; २९०;
 २९३. २; -मुनिवरन्ह ३; २९४.
 ५; २९५. ३; २९८. १; ३०३. ३;
 ३०६. ३; महि-३०६. ३; ३१८.
 १; ३१९. ४; -वासा ३२०. २;
 -प्रतिमा ३२१. ३; -नायक ३२२;
 ४; -असुर ३२५. ४; ३२७. २;
 भू-३३०. ३; ३३०; -तरु ३६८.
 ३; भू-३७२. २; ३७७; -तरु
 ३८०. १; ३; ३८०; ३८१. २;
 ३८५. २; भू-३८५; ३८६. १;
 ३८७; ३९२. ४; ३९४. १; भूमि-
 सेवा २. ७. ४; ८. १; ९. ३; १२.
 ४; -काजु १२; -विनय १३. १;
 -माया १७; -पति २६. १; -तरु

३०. ४; -सरिगत ४४. ४; -पुर
 ४६. १; सनेह-तरु ५४. २; ७५.
 ३; -लोकू ८२. २; -दुर्लभ ८५.
 ४; -पतिसदनु ९१. ४; -ईससखा
 ९२. ३; ९४; भू-९४; -सरि ९५.
 ४; -पति ९९. २; -सरितीर १०१.
 १; १०२. ४; -सरि १०३. १;
 -सरिहिँ १०४. १; -सरि १०५.
 १; -सरिहिँ १०५; नाग-नगर
 ११४. १; -मनिढेरी ११५. ३;
 भू-रोषू १२७. २; ५; १२८. ३;
 १३०. २; -सरि १३३. ३; -पति
 १३४. ३; १३८. २; -तरुसरिस
 १३८. ४; -सरि १३९. २; ३;
 १४३. २; १५१; -धाम १५६;
 -पति १६१. १; -पुर १६५. ४;
 १६८. ३; १७१. २; १७१; -पति
 १७४. ४; १७६. १; -पुर १७७.
 २; -सरिहिँ २०४. २; २०६;
 -सरि २१०. ४; २११. ४; -पुर
 २१५. ४; -तरु २१६. ३; -सुरभी
 ३; २१७. ४; -गुरु २१९. १; -राया
 २; -ईस २२०. १; ४; -पाल २२०;
 -हितकारी २२१. १; २; -वर २;
 -राज २; -धामा २२५. १; २२७.
 ५; २२९; -नाथु २३०. १; -बचन
 २३२. ३; -वानी २३४. २; २३९.
 ३; -साधुहित २३९; २६६. १;
 २; ३; २६६; २६७; ३; -सभा
 ३१८. ३; भू-३२४. २; ३२५.

३; ३२६. ३; -नरमुनिभावन ३.
 २. १; -पतिसुत ३; -अखिन्दभंजनं
 ६. २; -नरमुनिईसा १२. १; भवभंजन-
 रंजन-जूथ १६. ५; -भूपा १७.
 ३; १९. ३; २४. २; २७. ११;
 २७; २८; १; -मुनिसुखदायक २९.
 २; -मुनिसुखदाता ३०. ४; -रंजन
 ३१. २; -काज ३५. ३; ३५. ३;
 ३५; ३६. ४; भू-देव ४२; -बृन्द
 ४. २; -तरु १२. ४; -नरनाह ५;
 १४. १; -भूपा १५. २; २४. २;
 -त्राता २६. ७; -महिगोद्विज २९;
 ३३. ७; नरनाग-गंधर्वकन्यारूप
 ५. ३. ८; २०. ४; -त्राता २१. ४;
 २२. ५; -अरी २३. २; २६. २;
 ३०. १; ३२. ३; -त्राता ४; ३४.
 ४; ३५. ६; -ईशम् ६. श्लो. १; १०.
 १; -भूपा १८. ४; -राजा २९. २;
 सिवधिरंघि-मुनिसुखदाई ३१. १;
 -धेनु ४१. ३; ४३. २; -अरी ४५.
 ३; -अराती ५२. ७; -पतिसुत ५५.
 ६; -बृन्दा ७४. ४; ७६. १; -रिपु
 ८४. ६; ८५. ३; ९२; ९३. ४; ५;
 -घाती ९५. ४; ९६. ४; ९८. ४;
 १००. १; ३; १०६. १; -द्रोही
 १०९. २; -त्राता ३; धरा-पद
 १११. ६; -पति ११४. १; ११६.
 ५; ११९. ३; १२१. ३. ४; १२१;
 १२२. १; ३; ४; -अरी १२३. ४;
 १२४. ६; १२६. ५; १२७; १२८.

२; -मुनिसुखदायक १२८. ४; १२९.
 ७; -बृन्द १२९; १३०. ८; १३१.
 १; १३५. ५; १३५; -द्रोही १३७.
 ५; १३७; -धाम १३९. ४; -ईम
 १३९; १४०. २; -बृन्दरंजन ५;
 -ईस १४१. १; -पति १४१. १;
 -असंक ४; १४१; -रंजन १४३.
 १; १५३. ३; -मुनिसुखदाई १५३.
 ६; -सरी १५५. ३; -सरि १५७.
 ४; -सरी ४; ८; ७. ७. ३; १०;
 १४. ३; २६; २७; २; ५; २८;
 -असुर ३०. २; -दुर्लभपदात् ३;
 -सरी ४; -दुर्लभ ३४. २; ४७;
 ४८. २; ५२. ५; प्रनतकाम-धेनु
 ५८. १; -सीसन्ह ६०; -द्रोह ६३.
 ४; -नरमुनिनायक ६४. ४; -दुर्लभ
 ६६. ४; -मुनिसंतसमागम ७४. ४;
 -सरि ९१. २; -पतिसुतकरनी ९१.
 ४; ११९. ४; -दुर्लभ १२७. १;
 १८२. २; -धेनुहिँ ४; २०२. ५;
 ६; २०६; -स्रुतिनिंदक २०८. १३;
 -पति २२१. ३

सुरति-अधिक प्रेम, ध्यान १. ४६. ३;
 २९८; २. ५७; ७६. ५; १४१. १;
 २०६. २; ३२६. ३; ३. २८. ३; ५.
 १४. ३; सुतवध-२०; ६. १२४.
 ६; ७. ४०; १८२

सुरन्ह १. ८९. १; १०७. ४; १०७; ११२;
 १२४. ४; १४८; १६४. ४; महि-
 २०४. ४; २१०. १; २८१. ३; २.

२६६. ३; ५. २. २; ६; ६. ११८.
 ३; ११९. २; १२९. ४; १३४. ७;
 १३७. ४; ७. २७. ४; ९६. २;
 इंद्री—२०२. ८
 सुरभि—गाय, सुगंध १. २०; २२३. २;
 ३९०. १; २. ९४; २१६. २; ७.
 ४६. २
 सुरभी, सुर—२. २१६. ३
 सुरस ३. ४३; ४. २८. १
 सुरसरि, —गंगा—धारा १. ७. ४; १२. ४
 सुरसा ५. २. १; ५
 सुरसाई १. ११३. ३
 सुरा, —शराव. सुधा—सम १. ११. ३;
 १६४
 सुराई—शूरता १. ३०६. ३; ६. ४०. १
 सुराऊ—श्रेष्ठ राजा २. २३६. ४
 सुराज २. २३६. २; २३७. ४; ४. १७. २
 सुराजा ४. १७. ६
 सुराती—काली रात १. ३१. ५
 सुरुचि—अच्छी रुचि १. ६. १; २६
 सुरूप २. १२२. ४
 सुरेस १. १५३. ३; १५८. २; २. २१६.
 ३; २१९. ३; ६. १३०. ४; ७. ३२. १
 सुरेसहि—इंद्र को २. २१८. ४
 सुलगइ १. १८९. ४
 सुलच्छन १. १३; १५९. ३
 सुलच्छनि १. ९१. ४
 सुलभ—सुगमता से प्राप्त करने योग्य १.
 ७. ६; ८. ४; २४. ६; ३६. १; ५२.
 ६; १३६. २; १६८. ४; १७४. १;

२६९. १; ३७६. ३; २. ९६. ३;
 २१०. ३; २१६. ४; २२४; ३. ४५.
 ४; ७. ५८. २; ६७. ४; ६८. १;
 १०७; २०६. १०
 सुलोचनि, —अच्छी आँखोंवाली सुमुखि—
 बृंद १. २५६; २. २६; २८. २;
 ७. ८०. १
 सुवास—सुगंध युक्त १. ६. १
 सुवेप १. १८६. ४
 सुपेन ६. ७६
 सुसंग १. १९. ४; ४. १८
 सुसंगति १. १३. ४
 सुसंगू १. १३. २
 सुसमउ—सुअवसर १. ५६. ६
 सुसंपति ३. ५२
 सुसाखा—सुंदर दहनियाँ २. ६. ४
 सुसाखी—अच्छा—साक्षी १. ३७. ४
 सुसामुभि—समझते हैं १. ३७. १
 सुसाली—उत्तम चावल २. २६२. २
 सुसाहिब—अच्छा स्वामी १. ४४. ३
 सुमीतल १. १३०. २
 सुमीतलताई १. ५७. ३; ६३. ४
 सुसील १. ३३. ५; ४४. ४; ९१. १;
 ३६९. ५; २. ९२. २; ११६. १;
 १६३. ३; ३. ७. १; ७. ४७. २;
 ९०; १३१; १४६. १
 सुमीलता १. १५५. २
 सुमीला १. १०४. १; ३. ३२. १; ७. ८६. १
 सुमील, रूप—सुभाऊ २. ७४
 सुसंत ७. २१७. ४

सुसेवित - भली प्रकार सेवा किया गया ३.

४६. ४

सुसेवक २. १४४; २०४. ३; २६६. ४;

३२४. १

सुसेवकनि १. ४०

सुसेच्यम् - भली-भाँति सेवा करने योग्य

३. ६. ५

सुस्वामि १. ४४. २; २. २३५. १

सुहाइ १. ६४; १६९; ३६५. २; २. १२.

४; १९. ४; ३. ४२. ४; ७. १७२. २

सुहाई - अच्छी लगी १. ५६. ७; ६१. १;

६२. १; ६३. ३; ६९. ३; ७०. २;

८०. २; ११८. ४; १३५. ३; १३८.

३; १७३. ४; १७८. ३; १८३. १;

१८९. २; २२४. ३; २३१. ४;

२४६. २; २४७. ३; २५७. ३;

२५८. ४; २७६. ४; २८२. २;

२९६. १; २९७. १; ३; ३१६. २;

३२१. १; ४; ३२९. ३; ३७७. १;

३७८. १; ३८८. ४; २. २. २;

११. ४; १६. २; ३७. २; ५३. ४;

६०. १; ९०. ४; ९२. १; ९८. ४;

१०१. ३; १०५. ३; १२३. २; ४;

१२४. ४; १४१. ४; १६८. २;

१६९. ३; १७१. २; २०३. ४;

२२०. ४; २३२. ३; २३८. ४;

२६७. १; ३. २. १; ३१. ४; ३६.

६; ५२. २; ४. ४. १; १५. ३;

१७. १; १९. १; ५. १३. ४; ६२.

४; ६. ३९. ४; १५५. ३; ७. ५२.

३; ६६. २; ७०. ४; ७५. ३; ७७.

४; ७९. ३; ८४. ३; ८५. ३; ९८.

३; १०८. १; ११२. ४; १४८. २;

१७०. ८; १८२. ४; ८; १९०. ५;

२०२. ८; २०४. ५; २०६. ९;

२२२. ४

सुहाईँ ७. ५१. १

सुहाती - सुंदर लगती है ७. ७७. ३

सुहान १. १५५

सुहाना २. ४१. ४

सुहानी १. १३८. ४

सुहाने १. २६२. ४

सुहावा १. १५३. १

सुहाये १. १०१. ४; १२०. १; १३८.

२; १४८. १; १६८. ३; १७१. ४;

१७३. ४; १८३. ४; २१३. ४;

२३६. १; २५७. ३; २६०. ३;

२६२. १; २६५. २; २६६. २;

२८१. २; २९६. १; ३२१. २;

३२२. १; ३६८. १; ३७३. ३;

३७४. २; ३७८. २; ३७९. ३;

३८३. १; २. ५. ३; ८. २; २९.

३. ४४. ४; ५३. २; ७७. १; ८६.

२; १०८. २; १०९. ३; ११४. १;

१२१. १; १२५. ३; १२६. २;

१३४. ४; १३८. ४; १७१. २;

१७६. ४; २०७. २; २१२. ३;

२३८. ४; ३. २. २; ५. ४; ७. २;

१९. १; ४८. २; ५२. ३; ५८. १;

४. १५. १; ४; १९. ३; ५. १. १;

३. ४; ३०. ३; ६. ८. २; १४. २;
 ५७. ५; ११२. ३; ७. २२. ३;
 ३६. ३; ५१. २; ५५. २; ७१. १;
 ८०. ४; ८८. २; ११३. ३; १४४. १
 सुहावन १. ५६. ५; ५७. ४; ६१. १;
 २९५. १; ३२३. १; २. १२५. ३;
 १३३. २; १४०. २; २३६. ३;
 २४०. १; ७. ९. ५
 सुहावनि १. ५६. २; ६२. १; ६३. १;
 १५४. २; २५०. २; ३२९. ३; ७.
 १२. ३
 सुहावनी १. १५३. १; ५. ३५. ७
 सुहावा १. ९९. ३; १२४. २; १२८. १;
 २६०. ४; २७०. ४; ३०१. ३;
 ३८३. ४; २. ८. २; ९०. ३; ९१.
 ४; १०६. ३; १०७. १; १०९.
 १; १११. ४; १४३. २; २११.
 २; २२६. ३; ३. ४६. ५; ५. ५.
 ४; ६. १५५. १; ७. ७९. १; १९०.
 ६; २२३. २
 सुहाहिँ २. ३८. ४
 सुहाहीँ १. १२८. ३; २. ३४. ३; ७.
 ७७. ३
 सुहृद्-मित्र १. १८९. ३; २. १७; २८.
 १; ७५. १; २२२. ४; २२८
 सूकर, -सूअर-खेत १. ४९; २००. २;
 ६. १३७. ४
 सूख १. १५३; २. ३६. १; १०५. १;
 ४. १९. ३
 सूखत १. २९६. २; २. ५२. ३

सूखहिँ २. ४१. १; १४६. २
 सूखि २. ५५. १; ७२. ४
 सूच, -सूचना अनअहिवातु -२. २६. ४
 सूचक, -सूचना देनेवाला; जनानेवाला
 प्रभुप्रभाव -१. २७१. ४; भरत-
 आगमनु -२. ८. ३
 सूचत -सूचना देता है १. २३०. ४
 सूक्ष १. १७. ३; १३९. २; २. ८०. ४;
 १००. २; ६. ७३. २; ८६; ८९. ३
 सूक्षहिँ १. ६. ४
 सूक्षा ३. १५. ६; ६. ६०. ५
 सूक्ति १. ३०८
 सूक्ष्म २. २५९. १
 सूत -वंदी, सारथी १. २२६. ३; -गन
 २९५; ३८१. १; २. १५४. ३;
 ६. ६०. ३; ६३. ४; १०९. ५;
 ११६. ४; १२३. ९
 सूता १. २३३. ३
 सूत्रधार -प्रधान नट १. १२९. ३
 सूदन -नष्ट करनेवाला रिपु -१. ३३. ५
 सूदनहिँ, रिपु -१. ३७५
 सूदनु, रिपु -२. ७२. १
 सूद्र २. १७३. ३; ३. ४३. १; ५. ६२.
 ३; -तनु ७. १५२. १; १५६. १;
 १५७; १५८. ५; १७८. ४
 सूध १. ३१०. १; २. २१. ४
 सून -सूना ३. ३६. ४
 सूनु, -लड़का, पुत्र गाधि -१. २४५. १;
 ३०८; ५. ९. ४
 सूने १. २१३. ४; ५. ९४; ६. ४५. ३

स्रप, - दाल, छाज़ - सास्त्र १, १२३. २
 स्रपनखहि ३. ३०
 स्रपनखा - सूर्पणखा ३. २२. २; २३. ३;
 ६. ५५. ७; ७. ९२. २
 स्रर - शूर, बहादुर, सूर्य १. ३३. ५;
 २०९; २४७. २; ३०७; ३८३. ४;
 ५. ५७; ६. ४३. १; ४३; ४४;
 समर - १०२. २; ७. ११०; १३२.
 १; २१५. ३
 स्ररता १. २९९. ३
 स्ररा ३. ३३. ४; ६. ४३. २; ४४. ५
 स्रल - त्रिशूल, दुःख, चिन्ह, एक रोग, एक
 लोहेका हथियार १. ३१८; २. २६. २;
 ३८. २; १६०; सरचापतोमरसक्ति -
 ३. २४. ८; २६. १०; - प्रद ५७;
 - सम ४. ९. ५; ५. १२. २; - प्रद
 २३; ६. ६०. ४; ९५. १; ११७. ३;
 १०८. ३; १७८. ७; १८२. १;
 तापत्रय - २१५
 स्रला २. ८८. २; १५९. ३; २०८. ३;
 २६३. २
 सुगाल - गीदड़ १. २८. ४
 सुगाला ६. ४५. २
 सुंग, - चोटी, सींग सैल - ६. १४. १;
 २८. ३; मेरु - १५३. ३
 सुंगनि ६. ६१. १
 सुंगन्ह, गिरि - ६. १०८. ३
 सुंगवेर, - पुर २. ८८. १
 सुंगार १. २७४; ७. १५६. ३
 सुंगी - शृंगी ऋषि १. २२१. ३

सृजइ १. १९३. १
 सृजत २. १२०. ४; ५. २१. ३
 सृजति - बनाता है २. १२७. ५
 सृजी १. १२६. ३
 सृजेउ २. २०२. ३
 सृष्टि - रचना, संसार १. ९७. ३; नर -
 १७०. १; १९२; ब्रह्म - २१३. ६;
 २१८. ३; - लय ३. ३६. २; ५.
 ६२. २; - विस्तारा ७. ११९. ४;
 १४२. ३
 से १. १०. २; ३६. ४; ४५; ४६; ५२.
 ५; ६; ७; २९३; २. १६२; २१६.
 ३; ३१८. ४; ३२७. ५; ३. १५. २;
 २४. ५; ५. २१. ४; ६. ७२. ४;
 ८५. ३; ७. २१३. २
 सेइ - सेवा करके ५. ११. १
 सेइअ ७. २१३. २
 सेइअहि २. ७५. ३
 सेइय ४. १; २६. २; ३
 सेइहिँ २. २०
 सेइहि ६. ६. २
 सेई २. २३२. ४
 सेख - शेषनाग १. २६८
 सेखा १. २३१. ६; ३७५. १; २. २०१. ४
 सेज, - शय्या अहि - १. ९३. ३; २०२.
 १; ३९०. ३; २. १५. ३; १२०.
 ४; २३१. २; ६
 सेतु - पुल १. २३; - हेतु ४१. २; सुति -
 १४८; धरम - पालक २५१. ४;
 संसृतिसागर - २. ८८; सुति - पालक

१२७. ५; ६. २; ३; ४. ३; ४; ५.
 १; ६. २; ४; ७. १;—बंध २; ७;
 १५३; ७. ५८. ४; ९४; १५८
 सेतु; भवसागर—३. १६. ७
 सेतू, स्तुति—१. १०८. ३; २. १२७. ४;
 २५५. २
 सेन, —सेना, फौज—सुत १. ४०. २;
 असुर—सम ५१. ५; ११०; ११७.
 १; सुर—११९. २; १५८. १;
 १८२. २; १८६. १; २०५. २;
 २१०. २; २११. १; २१२. २;
 ३१६. २; २. १०६. ३; २२८. १;
 २३१. ४; २३७. २; ३. २३. २;
 कपि—संग ४. ३३. ७; ५. ३. ७;
 ६. ७. १;—सहित ८. १;—समेत
 १२. ३;—सहित १४. १; ४१;
 ४५;—समेत ५६. १; निसाचर—
 ६०. १; ६६. ५; बलीमुख—८७. ५;
 ९२. ३;—समेत ९८. ५; १०२. ३;
 ११४. ५; ७. ९४. ४; कपि—९७
 सेनप—सेनापति १. २४७. २
 सेना ३. ४८. ५; ४. २५. २; कपि—
 ३३. ६; जातुधान—५. ११. २;
 ३७. ४;—पति ७. १०२
 सेवित ७. ३२. ८
 सेवी—सेवक १. ३२७. २; २. ५७. २
 सेव्य, विरंचिशंकर—६. १५७. ७
 सेयउँ—सेवा की है १. ११४. २
 सेये ७. २१५. ४
 सेयेहु २. १५३. २

सेला—वरछी, भाला ६. ११९. १
 सेव ३. ७. ३; ४२; ७. १८२. ४
 सेवइ १. १८२; ७. ४७. १
 सेवउँ ७. १६८. ३
 सेवक १. ३१. २; सुत—३२. ४; ४१.
 ४; ४४; ४५;—सालियाल ५२. ५;
 —मनमानसमराल ७; ९४. ४; १२८;
 १७२. ४; १७४. १; १८९. २;
 १९२. ४; २०६. ३; प्रभु—२३०.
 २;—सुखदाता २५१. ४; २७३.
 ४; ३०४. २;—सुखद ३१८. २
 ३७२. १; ३९४. ३; २. ४. १.
 ६. १; १०. ३; १६. २; २५. ३;
 ३८; १३७. ४;—गन २०४. ४;
 २१४. २; मायापति—२१९. २;
 —सेवकाई २२०. १;—रुचि ४; २२२.
 ४; २३१. २; २३५. १; २३६. १;
 २५४. ३; २६०. १; २६७. १; ३.
 १०. २; १५. १; निज—३; १६.
 ११; २२. ८; ५८. १; ४. ५. १;
 —सुतपतिमातु २; ४; ५;—दुख ८.
 ७; ९. ५; २९. ७; ५. ७. ३; १४.
 ३; १५. ५; ४३. ३; ६. ४५. ४;
 ८५. ३; ९८. ७; ७. ३२. ७; २५.
 ४; ४५. ४; ४७. ३; ५३. २; ६०.
 १; ६६. ३; ७०. ३; ७३. १; ७९.
 २; १०८. ४; ११२. १; १२५. ३;
 १३१. ४; १३१; १३३. सिव—
 १५२. १; हरि—१६०. ४; १७०.
 ३; २०४; २०८. १; २२१. ४

सेवकनि, सु—१. ४०
 सेवकन्ह ७. २४. १
 सेवकहिँ ७. ११७. १; १६६. ४
 सेवकहि १. ३१४; २. ३००. ३
 सेवकाई १. २५०. ४; २९०. ३; ३०४.
 २; २. १०. ४; २०. ४; २२. १;
 ३७. २; ७२. १; ७६. ३; चरन—
 १०५. २; १३७. ३; भरतसनेहसील—
 १५२. १; १५३. ३; २२०. १; २५२.
 २; २५३. १; २५९. ३; २६७. १;
 ४. ७. ४; ९. ८; ६. ३१. १; ७.
 ३५. २; ७३. ५; १३८. ३; १६८.
 १; १७८. ६; २१९. ३
 सेवकिनी—दासियाँ ७. ४७. ३
 सेवकु १. ३१०. २; २. १०. ४; २२०.
 १; २२८. ४
 सेवत—सेवा करता है १. ७. ६; ५२. ६;
 ७४. ४; ९१. ३; १३७; १६८. ४;
 १७४. १; २६९; ३. ८; ६. ११७;
 ७. ५८. २
 सेवति ७. ४७. २
 सेवहिँ १. ७७. ३; १२९; १५९. २; २.
 १९. २; ४३. २; १०४. ३; १०६;
 १३०. ४; १४०. ४; १४३. १; ६.
 ६९; ७६. १; १३४. ३; ७. ४८.
 १; ७३. ३
 सेवहु १. २१९; ७. ४०. ५
 सेवा, रघुनायक—१. ५५. ४; प्रभु—७७.
 ४; १३१. ४; १८३. २; १९९. १;
 २१६. १; २२३. ४; २८८. २;

२९०. ४; ३६७. ३; ३८२. ३;
 भूमिसुर—२. ७. ४; २२. ४; १०७.
 ३; १५१. २; १७६. ४; २२२. २;
 २५२. १; २५३. २; २६६. ४;
 ३१७. ४; ३. १९. ४; २१. ५; ४४;
 ४. १५. २; ७. ६८. ४; ४०. ४;
 ४७. ३; ४. १७०. १; १७८. ५
 सेवार—सेवाल १. ५९. २
 सेवित, सेतुउमा—६. १३८. ६
 सेवितम्,—सेवा किया गया अजादि—३.
 ६. ३
 सेन्य,—सेवा करने योग्य विरिश्चिसिच—
 ५. ४८; ६. १४०. ५
 सेप—शोपनाग, वाकी १. १०. ४; २२;
 ३३. ४; कमठ—सम ३६. ४; ९७.
 २; १२४. ५; १३२. ३; २३६. १;
 ३. ५९. ५; ५. ५८. १; ६. ९३.
 ७; १२६. ६; १३०. ३; ७. २०.
 ४; २४. ३; २७; ४९; १४०. २
 सेषु १. ३२२; २. २२६
 सेस २. ३२६. ४
 सेख १. ३८९. ३
 सैँ ६. ११. ४
 सै १. ५५. २
 सैन ३. २२. १०; ४. ३. २; ६. ८९
 सैननि—इशारे से २. ११८. ४
 सैनहिँ १. ३०९. ४
 सैना, कपि—५. ३५. १
 सैल—पर्वत १. ६; मेकल—सुता ५१. ७;
 ५९. ४; ६३. १;—गृह ८९. ४;

८९; ९०. २; ९१. ४; १००;
 ११८. २; १२७. १; १५३. २;
 ३२५. ४; २. १२५. ३; १३३. २;
 १३९. ४; १४०. २; १५९. १;
 -सिरोमनि २२६. ३; २३६. १;
 ४; २३७; ३. २३. १; ८; ४.
 ६. १; १४. ४; १५. २; ५. ३.
 ४; ८; तरु-गन ६. ४; ५. १;
 सुबेल-१४. १; -सुंग १; २१. ४;
 -कथा ४४. ४; ७०. ६; ७२. १;
 ७९. ४; ८१. ३; ९१. २; ९२.
 ५; १०२. १; १०७. २; १०९. १;
 ११२. ५; ७. ८०. ४; ५; ८८.
 १; ९३

सैलकुमारी-पार्वती १. ९७. १; १०२.
 २; १३१. ३; १६९. १

सैलराज-हिमालय १. ९०. ३

सैला ४. ३. ३

सैलु २. १२३. ३

सौ १. २३२. २; २. २०२. ५; २३३;
 ३. १८; २२; २३. ८; ३३. २;
 ४. २७. १; ५. २२. ५; ६. ९.
 ३; ६४; ६९; ९४. ४; ७. ६२. ३

सौ १. २; ३; ६. ३; ८. ३; ६; १३.
 २; १८; २१. ३; २३. ३; २४. ४;
 २५; ३१. ४; ३३. ४; ३५. १;
 ४४. १; २; ४६. १; ४; ४९;
 ५४. १; ५७. ४; ६०. ४; ६२.
 १; ३; ६३. २; ६७. ४; ६९. १;
 ६९; ७३. ३; ७३; ७४. १; ७५.

२; ७९. २; ८३. २; ८३; ८७.
 ४; ८८. १; ९२. २; ९४. १; ९६.
 १; ९७. १; १०६. ४; १०८. ५;
 ११४. ३; ४; ११५. ३; ११८;
 ११९. ५; १२०. ५; १२१. ३;
 १२३. ३; ५; १२५. १; १३२.
 ४; १३३. २; ३; १३४. २; ३;
 १३५. १; १३६. २; १३७. ३;
 १४०. १; १४३. ३; १४६; १५१;
 १५७. ३; १५८. ३; १६०. ४;
 १६१. ४; १६२. ४; १६३. १;
 १६३; १६५. ३; १६६. ४; १६९.
 ३; ४; १६९; १७४. ३; १७७. २;
 ४; १७९. १; १८६. ४; १८९. ३;
 १९३. २; १९८. ३; २००. १; २;
 २०६. २; २०७. १; २१५. १;
 ३; २१६. ५; २१७. ३; २१८. ३;
 ४; २१९. ३; २२०. ३; २२२.
 २; ४; २२३. ३; २२४. २; ३;
 ४; २२७. ३; २२९. ३; २३०;
 २३१. ६; २३२. २; २३६. ३;
 २३८. ४; २३९. ४; २४४. ४;
 २५४. १; ३; २५६. ३; २६४. २;
 २६९. ४; ५; २७५. ३; २८९. २;
 २९२. ३; २९४; ३०२. २; ३०४.
 २; ३; ३०९. २; ३१९. ३; ३२२.
 २; ३; ४; ३७४; ३७६. ३; ३८९.
 ३; २. ८. १; ९. ३; १०. ४; १७.
 ३; १८. ३; १९. ४; २६. २;
 ३३. ४; ३७. १; ४०. ३; ४१. ४;

४५; ७२. ३; ८०. १; ९२. ४;
 ९८. १; १०३. ४; १०९. २;
 १२३. ३; १३२; १४०. २; ४;
 १५२. १; १५६. ३; १६३. ३;
 १७०. २; १७२. १; १७६. २;
 ४; १७७. १; ५; २०८. ३; ४;
 २०९. १; २१४. ४; २१९. ३;
 २२०. २; २२३. २; २२८. २;
 २३४; २५६; २५७. ४; २५८;
 २५९. ३; ४; २६३. २; ३००.
 ४; ३१५. ३; ३१६; ३१८. १; २;
 ३१९. २; ३२२. ४; ३२३. २;
 ३. ७. ३; ८. २; १३. ३; १५.
 ४; ५; १६. १०; १२; १३; १४;
 १८. २; १९. २; ४; २०. २; ४;
 २०; २१. १; २; २२. २; ९; ३१.
 ४; ३६. ५; ३७. २; १३; ३८;
 ४०. ४; ४१. ४; ५; ४२. ४; ४५.
 १; ६; ५०. २; ४. १; ४. ३; ५.
 १; ५; ६. १; २; ८. १; २; ३;
 १२. ४; १३. ३; २४. ३; २५.
 १; ४; २६. २; २८. ४; २८; ३१.
 २; ३२; ३३. ३; ५. १. ४; २;
 ३. २; ४. १; ३; १०. २; ११.
 ३; १२. ३; ६; १३. ४; १५. ४;
 २६. ४; ३०. ३; ३१. ३; ३३. १;
 ५; ३५. ७; ३८. ३; ४०; ४१. १;
 ४५. ३; ५०. ३; ६०. ५; ६२.
 २; ४; ६२; ६. ५. ४; ६. १; २;
 १०. १; ११. ३; १२. ३; १६.

४; २३. ३; २७. २; ३०. ५;
 ३३. २; ५; ३९. ८; ४१. २; ४४.
 ४; ४६; ५०; ५३. ६; ६४. ४;
 ७०. ३; ७१. ४; ७८. २; ७८;
 ७९. २; ८३. ३; ८६. ४; ९३.
 ३; ९४. ४; ९५; ९६. ५; ९८.
 २; ३; ९९. १; १०१. ३; १०३.
 २; १०३; १०८. ५; १०९. २; ४;
 ११०. ३; ११४. ४; ५; ११९. १;
 ११९; १२३. २; १२४. ४; १३०.
 ३; १३५. ६; १३८. ४; ५;
 १४०. ३; १४५; १५७. ७; ८;
 ७. १३; १४. ६; २७. १; २७;
 ४५. २; ५२. १; ५२; ६४; ६७;
 ७१; ७५. ४; ७८. ४; ७९; ८०.
 १; २; ८१. ५; ८२. १; ४; ८६.
 २; ४; ८८; ९०. १; ९२. ३;
 १०३; १०६. २; १०८. १; १०८;
 ११५. १; २; ११५; ११७. २;
 ११९; १२५. १; १३२. ३; १३४.
 २; १४०; १४६. ३; १४६; १४७;
 १५२. ३; ४; १५४. ३; १५६. ४;
 १५७; १६०. ४; १६३; १७०.
 ५; १७८. ७; १७९; १८६. ३;
 ५; १९०. ४; १९५; १९८. २;
 ४; २०२. ७; २०४. १; ५; २०६.
 ६; ९; २०७; २०८. ६; १७;
 २०८; २१०. ४; ६; २१५; २१८;
 २१९. ४; २२०. २; ३; ४; २२०;
 २२१; २२३. ७

सीव २. ५३. ४; ३. २०
 सोइ १. १; ८. ४; १३. ६; १९. ४;
 २४; ४६. ३; ४९. १; २; ५१. ४;
 ५६. ७; ५६; ५७. ३; ५८. १; ३;
 ६०. ३; ६३. ४; ६८; ७१; ७२.
 २; ७४. ४; ५; ७५. ४; ७६. २;
 ७८. ३; ८३. २; ८५; ९५. ३;
 ९५; ९८. ३; १०१. ४; १०२. ४;
 १०६; ११३. १; ११५. ३; १२९.
 ४; १३१. ३; १३३. १; १३६. २;
 १३७. ४; १४०. २; १४०; १४१;
 १४२. २; १४२; १४३. १; १४४.
 ३; १४९. १; १५६. १; १५८. ३;
 १५९. २; ४; १६०. १; १६०;
 १६४. २; १७८. २; १७८; १९३;
 १९८. ३; १९९; २००. ४; २०२.
 ३; २०८. २; ३; २०९; २४९. १;
 २५८. ३; २८३. २; २९९. ४;
 ३१२. ३; ३१४. ४; ३८५. ४;
 २. ५. ४; ६; १२; १८. ४; २२.
 ३; ४२. ४; ५१. ४; ५८. २; ६०.
 ४; ७६. ४; ८०. ३; ८१. ४; ८१;
 ९५; ९७. १; ४; १०२. १; २;
 १०५. ३; ११२. २; १२३. ३;
 १२७. ३; १२८. २; १४२. १;
 १५१. १; १५२. ५; १५२; १५३.
 १; १७४. १; २१५. २; २२३. १;
 २५५; २५६. १; ४; २६०. ४; २६५.
 ४; २६५; ३. १९. ४; ३५. ६;
 ४५. ४; ४८. ६; ५४; ४. १२. ३;

१४. २; २४. ४; २६. ४; २७. ४;
 ५. ३. २; ८. ३; २५. २; २७. ४;
 ३०. २; ३१. १; ३४. २; ३८. १;
 ३९. ४; ५१; ६. ९. ४; १०. ३; ४;
 १३; १६; १८. ३; ४; २५; २७.
 ५; ३०. ३; ३९. ४; ४०. १; ४;
 ८८. ५; ९२. ५; ९६. ३; १२३.
 २; १२८. २; १३५. ६; १४८. ४;
 १४८; ७. ४७. ४; ४७; ४८; ६६.
 ३; ६९; ७२. ४; ८२; ८३. ३; ४;
 ८८. ३; १०४. १; २; १०५; ११०;
 १११; १२२; १२४; १२८; १३२;
 १४२; १५०. १; १५४. २; ३; ४;
 १५६. ४; १६४. ४; १७८. १;
 १८२. ८; १९४. ५; २०२. १;
 २०४. २; २२०. १; २; २२०. ४

सोई १. ८. ४; ११. ५; १३. ६; २३.
 १; २४. ५; ३३. १; ५१. १; ५४.
 २; ५७. ४; ७९. २; ८९. २; १०४.
 ३; १३२. २; ४; १३७. १; १४१.
 ३; १४८. १; १५७. ३; १६५. १;
 १७२. २; १७६. २; १७७. ३; १७८.
 ४; १९७. २; २०१. २; २०६. १;
 २११. ३; २१२. ४; २१७. १; २१८.
 १; २२५. ३; २२८. ३; २३३. ३;
 २३५. ३; २४४. ४; २५८. ४; २६२.
 ४; २६४. १; २७३. १; २८०. ४;
 ३७८. ४; ३८५. ४; ३९२. २; २.
 १६. १; २४. ४; ३५. १; ३७. ३;
 ४४. ३; ४७. ४; ५१. ३; ७३. ४;

७६. १; ७८. ४; ८६. ३; १२५. १;
 १४६. ४; १७४. २; १७८. ३;
 २१८. ४; २२४. १; २५९. २; ३२४.
 ४; ३२६. १; ३. ८. २; ३६. २;
 ३७. ७; ४५. ४; ४. ९; १२; २१.
 २; २६. ४; ५. ३२. २; ३५. ४;
 ३८. ४; ४५. २; ६. १६. ३; २५.
 ४; ३०. ५; ३३. ५; ६८; ७२. २;
 ७६. २; ७७. ४; ७. ५. ४; ६६.
 ३; ७२. ४; ८१. १; ९८. २; १६०.
 २; १३५; १७०. १; १७८. ४;
 २०८. १२; २२०. १; २२२. २
सौ १. २४. ६; ३९. ४; ७४. १; १३५.
 २; १८०. २; १९६; २३४. १; २४०.
 २; ३२५. ४; २. २३०. २; ३. १८.
 ४; ६. ४४. २; ५५. १; १३७. ५;
 ७. ४५. ३; १९४. ७; २०८. २
सोऊ १. १९. २; १३३. १; १७३. १;
 १९५. १; १९८. ४; २७५. ४; २७६.
 १; २७८. ४; २८६. ४; ३. २०.
 २; ४६. १; ४. ५. ४; १०. ३; ६.
 ३३. २; ७. १२. २; ६८. २; ७८. २
सोक—शोक, दुःख १. ५२. ३; १३६;
 —संदेह २१८;—नसावन २४४. १;
कोक—प्रद २७१. १;—विवस २.
 ४५. ३;—वस ४७. ३; ४७; ४८.
 ३; ५१. १;—जनित ७८. १; १४४.
 २;—विकल १५७. २; १५७; १६६.
 ३; १६७; १७२. ४; १७६. १; २१९;
 २६४. १; ३. १९; ४५. ८; हरप—

जुत ४. ३०. ५;—धाम ५. ४७;
 ४९. ३; भंजन—भयं ६. १३८. २;
 १५५. ४; ७. ४३; संसय—निविड-
 तमभानुहिँ ५३. ४; ५४. २; विगत—
 ४; ५९;—विमोचन ७४. १; ७९.
 ४;—समीर १०२. २; सकल—दायक
 १०८. ३; १५६. ४; १५८; संसय—
 मोहभ्रम १९४. ३; २१०. १
सोका ३. ३. २; ४. २६. ३; ५. १२.
 ५; ६. १३१. ४; ७. ४३. ४; ५४.
 १; ९६. १
सोऊ २. ५१. ४; ५; १६६. १; ६. ८३. ७
सोऊ २. ३०. २; ८२. २; २१२. ३
सोखइ ३. ५७. १; ४. १९. २
सोखउँ ५. ६१. १
सोखा ४. १९. २; ६. १२९. १
सोखि ५. ५८. १
सोखिय ५. ५३. २
सोखेउ १. २८९. ४; ६. ४. १
सोग,—शोक—समवस २८६. ३
सोच १. ४१. ४; ७२. २; ८२. १; ८३.
 १; १५९. ३; १९६. ४; २००. १;
 २०१. २; २०४. ४; २१०. ३;
 २९३. ३; २९६. २;—वस ३००.
 ४; ३०५; ३०९. १; २. ३९. ४;
 ४०. २; संकट—विवस ५६. ३;
 ९७. १; १४५. २; १४५; १४६. ३;
 १५२; १५३. ३; १५४. २; १७३.
 १; २१२. ४;—वस २२७. ३;
 —विमोचन २२७. ३;—वस २२८.

१; २३५; २५३; २६८. २; ३१५.
 ३; ३१६. ३; ३२०; अति-वस
 ३. ३०; ५३. ३; ४. ७. ३; ४; ९.
 ५;—मगन २९. ४; ३०. ३; ५.
 ११; ६. २०. ३;—विमोचन ८३.
 ९; ७. ८०. ३; ८८. १
 सोचत २. १५८; २५४. ४; ६. ८३. ९;
 ७. ४०. २
 सोचति २. ५९. १
 सोचन २. ३०. ४; १६२. १; १७४. १
 सोचनीय—सोचने योग्य २. १७४. २; ३
 सोचरत—शोक में झूठा हुआ ४. ३१. ६
 सोचहिँ १. ९२. ४; १११. ४; २०५.
 १; २८२. १; ३०३. ३; २. २६६.
 १; ६. २०. १; ७. १
 सोवतहिँ १. १९९. ४
 सोवन २. ९१. १
 सोवनिहारा २. ९४. १
 सोवसि ३. २८. ४
 सोवहिँ ६. ११३. ६
 सोवहु १. २५९. ४; २. २३१. २
 सोवा ४. १३. ३; ७. १५०. ३
 सोपक—सुखानेवाला १. १४; ६४. २;
 कोटिसिंधु—५. ५२. ४
 सोपहिँ ५. ५७. ३
 सोह—शोभित होता है १. १९. २; २१
 १; ९०. २; १२०. २; १३०; १३१.
 १; २६०. ४; २८१. १; २. ६०;
 १३४; ३२६. ३; ३९२. १; ३.
 १५. १२; २३. ८; ३६. १; ४.

१७. ३; १९. ४; ५; २०. १; ५.
 २३. २; ६. ३४; ५५. १; ९१.
 ४; ९२. ६; ७. १४. ५
 सोहह १. २२७. २; २३१. २; ३. १२.
 २; ४४. ३; ६. ८८. १
 सोहई ३. ४१. ४; ५. ३५. ७; ६. ५३.
 २; ७. २७. ६
 सोहत १. २४५; २५२. २; २६६. १;
 २७४; २९७. ४; २. १४२; ३२२;
 ६. ९३. ६
 सोहति १. ६१. २; २९८. ४; २. १२४. १
 सोहम्,—वह मैं—अस्मि ७. २०२. १
 सोहहिँ १. १७१. २; २. ११६. ३; ४;
 ६. ६१. १; ६५. ४; १११. ४;
 १२०. ४
 सोहही १. ११८. ५; ६. ११७. ८;
 ७. ५२. ५
 सोहा १. ५८. ३; १४१. २; २३६. ४;
 २६१. २; ३२२. ४; ३७८. १; २.
 १०६. ४; ११६. ३; २३८. २;
 ४. १९. २; ५. २३. २; ४६. ३;
 ६. ७८. २; १५०. ४; ७. ८०. ५
 सोहाई १. ८. ५; २४. १; ४९. १; ५१.
 ४; ५८. २
 सोहाए १. ३४. १; ५४. ४
 सोहाग २. १८
 सोहागिनि—सुहागिनी स्त्री २. ११८
 सोहागु २. २२. २
 सोहाति २. २२९. ४
 सोहाती, ठकुर—२. १७. २; ३२. २;

६. १२. १
 सोहानि २. ७९
 सोहाये १. २७७. १
 सोहावन १. ४०. ४
 सोहावनि १. १९. ६; २४. ६
 सोहावा १. ४९. २
 सोही १. ३८३. ३; २. १२२. १
 सोही २. ४. २; १२४. २; ७. ११३. ४
 सौँघाई—सस्तापन, अधिकता ६. ११३. २
 सौँपि १. ३६९. ४; २. ८१. ३; ३२३.
 ४; ३. ३६. ३
 सौँपिय ६. ९
 सौँपी २. ३२४. १
 सौँपे १. २४०
 सौँपेसि ६. ८३. ८
 सौँपेहु २. १६१. ३; १७६. ४
 सौँहै २. २०२. ५
 सौच १. २६०. १; ३९२; २. ९५. २
 सौभागिनी ७. १५६. ३
 सौमित्र—(सुमित्रा का पुत्र) लक्ष्मण १.
 ३३. ४; ३१३. २; सिय—समेत २.
 १२३; १२६. २; सिय—सहित
 १२७. ३; १३५. ४; भरतअनुज—
 समेता ७. ४०. १
 सौरज—शूरता ६. १०३. ३
 सः—बह १. १९०. ३
 सोचहि १. १२१. ३
 सोचही १. १२१. ५
 सोचहु ७. ७. २
 सोचा १. ८०. ३; ६. १००. ४

सोचाई १. ११५. २
 सोचिय २. १७३. २; ३; ४; १७३;
 १७४. १, २
 सोचु १. ७६; ८२; ९५; १०३; २. ५.
 ३; बंधु—८. ४; १५. ३; १८;
 ३०. ४; ४६; ५०. १; ५२. ४;
 ७१. २; ९९; १००. १; ११३.
 २; १५१. ४; १५९. १; १६२. २;
 १७५. १; २१३. ४; २१४. ४;
 २३५. ४; २६७. १
 सोचू २. ४१. ४; २०७. ४; २१२. २;
 २१४. १; २१८. ४; २२८. २;
 २६५. ४; २६७. ३
 सोध—खोज ४. २९. ५
 सोधा—शुद्ध किया, ढूँढा २. ९६. १; ५.
 ५. ३
 सोधि १. ३९४. १; २. ३२. ४; ११९.
 ४; १७१. ३; १७२. १; २१८
 सोधेउँ २. २१३. १
 सोन—एक नद का नाम, लाल १. ६१.
 १; २५२. ३
 सोना १. २९२. १; ३९२. १; २.
 १३६. १
 सोनित्त—खून १. ११७. ५; ६. ५१;
 ९१. ४;—कनी ९३. ७; १०६. ५;
 —सरि ११२. ५; ११७. ८; ११९.
 ५; १२६. १
 सोने २. ११७. ४
 सोपान,—सीढी मनि—१. २६०. ४;
 २. १७१. २; ७. ५२. ५; मनि—

८०. ५
 सोपाना १. ५८. १; मनि-२४५. ३;
 ७. २२२. २
 सोपि-वह भी १. ६८. ३; ७. १०३
 सोभत २. ८; ६. ३२
 सोभति १. १७६. १; ७. २५
 सोभा १. २१. १; २१; ११८. ४; पुर-
 ५; ११९. १; जगजननि-१२४. ५;
 १५८. ३; १५९; तनु-१७४; २२२.
 ४;-सिंधु २२४. १; २३१. ३; २३९.
 ३; सकलभुवन-२४६. ४; २४६;
 २५२. १; तिलरेख-२५२. ४;
 २५२; २५३. ३; सीय-२६३. ३;
 सिय-२६३; २६४. २; २६७. २;
 २६८. १; त्रिभुवन-२७६. ४;
 सिय-२८०. १; ४; २९१. १;
 विस्त्रविजय-२९७. १; ३०७. ४;
 ३२२. ३; ३२२; ३३०; ३६८. ४;
 २. १५. २; ११६. २; ११७. १;
 २३७; २६२. १; ३. ५; ३०. ४;
 -वृंद ४१. ४; ४६. २; ४. १५.
 १; ३४; ५. ३. ३; ५; ६. ६२.
 ५;-सुखसागर ८६. ५; रन-
 ९५. ७; १२६. ५; १२९. ७;
 १३५. ६; १३६;-घाम १४०. १;
 ७. ९. ५; पुर-२०. ४; २७;
 -खानि ४७. २; ५१. ३; पुर-
 ५२. ४;-सीलरूपगुनघामहि ५३.
 १;-सिंधु ७४; ११०. ३; १२२;
 १३४. २

सोभाकर-शोभा की खान ७. ५७. २
 सोभित ३. २७
 सोम-चाँद ३. ५४; ५. ३५. छं. ६
 सोये २. ९२. २
 सोरठा १. ५८. ३
 सोरह १. ५५. २; २. १०. २; ५. २. ४
 सोरा-जोर की आवाज़ ६. ९०. १
 सोरु २. १५४
 सोरु २. ८७. १
 सोव-सोता १. २००. १
 सोवह १. २११. २
 सोवत १. १०. ३; १०३; २. ९१. १; ३;
 ९२. ३; ४; १३१. २; २०१;
 २३१. १; ६. ७७. ४
 सौरभ,-सुगंध, महक, आम का वृक्ष
 -पल्लव १. १११. ३; ३२१
 स्तवं-स्तुति को ३. ६. ६
 स्फुरत,-काँपता है, शोभित होता है, याद
 होता है-मौलकछोलनी ७. १७४. ३
 स्मरामहे-हम याद करते हैं ७. ३०. ३
 स्पंदन-रथ ६. ६३. ४; १०३. २;
 १०८. ३; १०९. ५
 स्याम,-कृष्ण वर्ण नीलसरोरुह-१. ३;
 २०;-सरीरा ५५;-सरोज १२०.
 ४; नीलनीरधर-१७४; २३०. ३;
 २३१. १; २४२. १; २; २४८. ३;
 २५०. १;-गौर २५३;-गात
 २५४. ३; २६२. १; ३९०. ४; २.
 ११०; निकाम-सुंदरं ३. ६. १;
 १३;-तामरसदामसरीरं १६. २;

२८. २; ४१. १; ४३. ४;—गात
 ४. ११. १;—सरोजदामसम ५.
 १०. २;—मृदुगाता १४. ३;—गात
 ६. ८५. ४;—तन १२६. ५;—मृदु-
 गाता १३४. १;—गात १४३. ४;
 नीलतामरस—७. ७४. १
 स्यामता ६. १६. ३;—अभास १६
 स्यामम्, तनुघन—१. २२४. १
 स्यामल—श्यामवर्ण १. २५२. २; २५६.
 १; ४; २६५. २; २६८. १;—गौर-
 सरीरा २७४. १; सुंदर—गौरतनु
 २७५; २९१. २; ३२४. ३; २.
 ११७; २०५. ३;—गौरसरीरा ४.
 ३. ४; ५. ४६. २;—गात ७. १४.
 ४; ५३. २; ५६. २; ११७. ३
 स्यामा—कोकिल, सोलह वर्ष की स्त्री २.
 २४०. ४; ३. १५. १०; ३०. ४;
 ६. १११. ५; ७. ११२. ३
 स्रक—माला २. २१६. ४
 स्रग १. ३८९. १; ३९०. २
 स्रद्धा १. ५८. ६; ५९; २. १०६. २; ३.
 ५९. २; ७. १३८. २; १९८. ५;
 २१०. ४
 स्रम १. २१. ३; २३; २४. ४; ४१. ४;
 ८३; १८७. १; २६६. २; २७२.
 २; ३०८. ४; सौग—वस २. ८६.
 ३; विगत—१०८. २; ११५; १२०.
 ४; १२१. ३; १३३. ४; १३९. ४;
 ३. ८. ४; २८. ५; ४. १९;—हारी
 ५. १. ५; २६; ३७. ५; ६. ६. २;

विगत—६६. १; विगत—त्रासा
 ६७. ३; ६८. १; ७८. १; विगत—
 स्रला ८०. ४;—विंदु ९३. ७; ९४.
 १; ११९. २; १२८. १; समर—
 १४४. ३; ७. ३०. ३; ७३. ३;
 सकल—७३. ३; १९२. २; १९४.
 १; २२३. ६
 स्रमित—थका हुआ १. २००. १; ३८९;
 २. ९२. २; ११६. २; १२५. २;
 ३. ३. २; ६. ११४; १२०. १;
 ७. १२३. ४
 स्रमु १. ४१. २; २. ८८. ४; पंथ—
 ८८. ४; १००. १; १२४; २१४
 स्रव—टपकना ३. २३. १
 स्रवह २. १७०. १
 स्रवत २. ५३. २; १७७. ५; ५. १२.
 ५; ६. ८३. ९; ९१. ४; १०६. ५;
 ११७. ५; ८; ११९. ५; ६; ७. ६;
 ७. ५; १४. ५; १५. ६; ५६. ३; ७६
 स्रवन—कान १. ५६; ४;—मग ५७. ४;
 ८५. २; ८८. २; १११. १;—रंध्र
 १३७. १; १७३. ४;—सुधासम १७३;
 १९६. १; २१५. ५; २३१. ५;
 २६६. २;—समीप २. ३. ४; १२१.
 २;—सुखदाई १२६. ३; १२९. २;
 —सुखद १३८; १४६. २; १५८;
 १६०; ३. १३. १; १५. २; २१.
 ४; २५; ५९. १; ५. १२. २; १३.
 ३;—अमृत ४. २१. १; ३७. १;
 ४६; ५०. २; ५५; ५६. २; ५७.

२; ६. ८. ५; मंदोदरी-ताटंका
 १८. ३; -पूर २०. ३; २१. २;
 ३९. ६; ४०. ४; ५८; ७०; ७१.
 २; ७९; ९३. १; ११६; १२८;
 १३२; -सुधासम ७. ७. १;
 -पुटन्हि ७६; -सुखद ७७. २;
 ११३. ३; २१९. १; २; -पुट २२१
 सवनन्हि ६. ८९. २
 सवनवंत ७. ७७. ३
 सवहिँ १. २१३. ३; २२३. २; ३१२;
 २. ४७; १७०. ३; ५. २८. १;
 ३१. ४; ३६. ४; ६. १०१. ६;
 ११२. ५; १२८. ५; ६
 सवहीँ -टपकाती थीं ७. ४६. ३
 साद्ध १. २२५
 साप, बिग्र-१. १४९. ३; सिय-७. १७२
 सिय, -राजलक्ष्मी-मूला २. ५४. २
 सत, -सुना गया जथा-१. १२९. २;
 १३८. ३
 सुति, -वेद, कान पुरान-सारा १. १९.
 १; ५५. ३; ६७; १०८. १; -सेतू
 १०८. ३; १२४. ५; १२५. १;
 १३०. २; -सिद्धांत १३३; १३८.
 २; ४; -सेतु १४८; -माथा १५६.
 २; १७०. १; १७२. ४; १८३;
 १९०. २; २०३. १; २१८. ४;
 २२४. २; २३१. ६; २३६. १; ३;
 -कुंडल २७६. २; -सेतू २. १२७.
 ४; -सेतुपालक १२७. ५; १६८.
 २; १६९. ४; -सेतू २५५. २; ३.

५. १; ८. २; ८; -रीती २१. ३;
 -नासाहीनी २३. ३; -नासा ३०.
 ५; ४०. ३; ४१. ४; ५४. ४; ५७.
 १; ५९. ४; ४. ९. ३; १२. ४;
 बुधपुरान-संमत ५. ४२. १; ६२. ४;
 -संतविरोधी ६. ४६. २; ८८. ५;
 १३५. ६; १४०. ४; ७. २७; -रीति
 ४४. १; -पथपालक ४७. १; ५६;
 -रच्छक ५८. ४; ६०. ३; ६८. १;
 -संभव ७२. १; ७५. १; ७८. २;
 १२७; -धारी १३१. ३; १३१;
 -संमत १४८; -विरोधरत १५४.
 १; -वेचक १५४. १; -पथ ४;
 १५८. २; -संमत १५९; -मारग
 १७२. २; -नीति १८१; १८२. २;
 १८८. ४; १९८. ३; -विदित २०८.
 ३; ११; सुर-निंदक १३; २१०.
 ७; -सिद्धांत २१३. १; २१९. ४;
 २२०. २; २२२. १; २२३. ४
 सुवा-यज्ञपात्र १. ३१६. १
 सेनी-पंक्ति १. ६६. २; कमलसित-
 २६५. १; २. १३८. ४; मधुकर-
 ३. ३९. ५
 स्रोता १. ४९. ३; ५०; ६०; ७. ९९
 स्व, -अपना-मति १. १४८. २; -वस
 १८२; -वस १९२. ३; -मति २२९.
 २; -कर २४६. १; -वस २६२. ३;
 -वसविहारिनि २६८. ४; -वस २.
 २५५. १; -धामदं ३. ६. १; -भक्त-
 कल्पपादपं ५; -प्राण ५. ३०. ४;

-कर ६, ४३; -बस ९५. ६; -मति-
विलास ७, ३४. ३; -धर्म ४४. १;
-बस ११५. ४; -पच्छ १८८. ८;
-रूप १३४. १; -रूपं १७४. १;
-रूपहिं १८८. २; -मतिअनुरूपा
२१३. १; -अंतस्तमःशांतये २२५

स्वकां ३. ६. ४

स्वच्छता - निर्मलता १. ५७. ३

स्वतंत्र, परम - १. १६५. १; २१३; ६.

९५. ६

स्वपच - चांडाल ७, १५८. ३; २२३. ५

स्वर्यं, - आप ही - सिद्ध ६, २६; १३०. ८

स्वर्यंत्र, - अपनी इच्छानुसार पति को

वरना सीय - कथा १, ६२. १; १५८.

३; - भूमि १६१. २; सीय - २७३.

१; ३२५. २

स्वरगु ७, ६७. १

स्वर्ग, - अपवर्गसुख ५, ४; ७, ६९. ४

स्वल्य - बहुत थोड़ा, ६, ७२. ४; ७, ५१;

६७. १; १६६. २; १७०. ४

स्वागत ३. ५३. ६; ७, ५५; ८८. ४

स्वाति - एक नक्षत्र २, ५३

स्वाती १, २१. ४; - जलु २९६. ३

स्वाद, - तोषसम १, ३६. ४

स्वादु २, २५१. १; २; ७, ४६. ४

स्वान - कुत्ता १, ११७. ५; १५३; ६.

१०१. ६; ७, १७०. ८

स्वाना ६, १२८. ४

स्वामि १, ३१. २; ४६. २; १४०;

- आगमनू २, १०. ३; - सेवकाई

१०. ४; १६. २; ७१; ७२; १३१;

१७८. २; ३१५. २; ३१६. ३;

३२६. ३; ४, ५; ५, ८. १; - भक्त

६, ३९. २

स्वामिनि २, २२. ३; २३. २; ११७. ४

स्वामिहि ४, २६. २; ७, २२१. २

स्वामी, - राजा, मालिक सुर - १, ७६.

२; ९१; ११२. ४; १२९. ३;

१४३. १; १७७. ४; जग - १७८.

३; १९०. ३; १९७; सकलजग -

२८८. ३; ३१४. ४; ३७६. ३;

२, ५. ४; २५. ३; ७३. ३; २२८.

४; २६८. १; ३१५. ४; ३, १०.

५; १४. ४; १६. १०; ३९. ८;

५०. १; ५४. १; ४, ३. ४; ११;

२४. २; ५, २२. २; सचराचर -

५०. ३; परधन - ७, ६३. ४;

१०६. १; १२७. ४; १४५; १४६.

२; १५०. २; वृषली - १५८. ४;

२१५. ४

स्वायंभू, - एक राजा जिससे मनुष्यों की

सृष्टि आरंभ हुई - मनु १, १७०. १

स्वारथ, - अपना मतलब - साधक १, १६४;

२, ७५. ३; - विवस २२१. १;

२५६. २; - रत ३, ३२. ३; ४.

१४. १; ६, ११०. ४; १३७. ६;

७, ६३. २; ६४. २; ७०. २; - मीत

३; १४८. ४; १५०. १; २०८. ९

स्वारथी ६, १३७. १

स्वारथु २, २५५. ३; ३१६. २

स्वास १. २३६. ३; २. १४. ४; उरग-
सम ५. १५. २; ३१. ४; ५०; ६.
२१. २; ७. ६३. १

स्वेद, -पसीना-कनजाल २. ११६

हँकरावा-बुलवाया १. २१३. १

हँकारो १. २२५. ४

हँकारि-बुलाकर १. ३२८

हँकारी १. ९७. ३; २७३. ४; ३७०. ३;
२. ९. २ ६. ६२. ३

हँकारे ६. ६८. २; ७. २४. २

हँसत १. ३१०. ३; ६. १५०. १

हँसव २. ३६. ३

हँसहि १. १८. १; ७. ११३

हँसहि १. १६२. ३

हँसा ६. ३९. ५

हँसाई १. २८५. ३

हँसि १. ७८; १६०. ४; २३३. ४; ३०५.
१; ३०८; ३१०; २. १४. ३; ४;

२९. १; ४; १२९. १; २४०. ४;

५. ४५; ५४. ४; ६. ३३. ३; ३८;

४८. ५; ६७. २; ११४. ५; ११८.

५; १४८. २; ७. ४०. २

हँसिवे १. १८. २

हँसिहहि १. १७. ५

हँसिहहु १. १०२. ३

हँसी १. ११७. १; २. ३१५. २; ५. २५. ३

हँसे १. १८. २; ५. ३७. ४; ६. ११६.

५; १४८. ४

हँसेउं ६. ४४. १

हँसेउ ६. १२१

हँसेहु १. १६३

हँकारही -बुला रहे हैं ७. ५२. छं. ७

हइ-है ७. ८७

हटकहु-रोक दो १. ३०७. २

हटकि ३. ४७

हड्ड-दुकान, बाजार ५. ३. ७

हठ १. ९९. २; १०२. ३; १०४. ३;

१०५. २; २८२. ३; २८९. १;

२९१. १; २. ३५. २; ५७; २५४.

२; ३; ६. २०. ४; -वस १०९; ७.

६९. ४; १०६. ५; १६०; १८६.

७; १९३; -सीलहि २२१. २

हठि १. ८७; २१३. ६; २३५. ४; २५५.

१; २; २८३. २; ३१३. ३; २. ४९.

२; ५१. ५; ३१५. ३; ३२७. ५;

३. ३१. २; ४. १२. ४; ५. ६. २;

७. ३; ३१. ३; ६. १२; ७१. २;

१४०. २; ७. १७०. ५; २०२. ६

हत, -नष्ट हुआ श्री-१. २८४. ३; २९६.

३; तेज-६. ५३. २; -भाग्य ७.

१७२. १; २०६. ६

हतइ ६. १२४. ७

हतउं ३. २४. ६; ४. २१. ३; ६. ३९.

६; ५३. ६; ९८. ७; १२९. २

हतभागी-भाग्यहीन ५. १२. ५

हतहि ६. ९९. ४

हतहु ५. ६३. ३; ६. ९३. ६

हति-मारना १. १५१. १; ३. २. ४;

३३; ६. ४५; ५५. ३; ९१. १;

९४. ३; ९९. २; ३; ४; १०९. ५;

११७. १; १२३. ९; १२९. २; ७.
 ३२. ४; २०८. १
 हते—मारे, नष्ट किये १. १५०. १; ३.
 २४. २; ६. १८; १२१; १५३. ६
 हतेउ २. ३०. ४; ५. ५६. ४; ६. ५५;
 ११७. १; १२०. २; १५३. ५
 हतेसि ४. ८. ४
 हनइ—मार डाले ५. ४५. ४
 हनत ५. २८. ४; ६. १२०. ३
 हनि २. १५४. २
 हनी—नष्ट किया, मारी २. १६४; ५. ४. २
 हनुमत ४. २६. ६; ६. ५६. २
 हनुमद्,—हनूमान्—आदि ६. ११०. २;
 १२३. ६; ७. १८. १; २७. ५
 हनुमंत ४. ५; ६; २२. ३; २३. २; २५;
 ५. १. १; ६; ८. २; १३. ४; ३२.
 २; ३२; ६. ६५. ४; ८१; ९८;
 १००. १; १२०. ५; १२१. ५;
 १३३. २; १३३; ७. ७. ८; ४१
 हनुमंतहिँ ४. २७. ४
 हनुमंतहि ६. १५७. १
 हनुमंता ५. १. ४; ७. २; २५. ४; ६. ६३. १;
 ७६. ४; ८७. ४; ७. ४०. ५; ५९. ३
 हनुमान ४. २७. २; ५. १; २; ३. २;
 ३०. ४; ६. ४१; ८३; ९९; १०५;
 ११८. ४; १२६. ४; १३४. १;
 १५१; ७. ४९. ३; ७३. १
 हनुमंत ६. ७१. १
 हनुमान ६. ६७. ३; ८५. २; १२०. १;
 १५३. ५; ७. ७. १; ६५; ७३. १; ४

हनुमाना १. ३३. ५; ४. ३. २; २३. २;
 २६. १; ३३. २; ५. १. ४; ३. २; ५.
 २; १३. २; १४. १; १७. २; १८.
 ३; २४. २; २८. २; २९. ३; ३३. ३;
 ४४. ५; ६. १४. ४; ६३. २; ६६. २;
 ६७. १; ७२. २; ७६. ३; ७९. ३;
 ८४. १; १०७. ३; १२०. ३; १३३.
 १; ७. ७. ४; ४०. ४; ५९. २
 हनुमानू १. १३. ४; ४३. ४
 हनू,—हनूमान्, (ठोढी) अंगद—समेत
 ५. ४५
 हने—मारे १. ३२९. १; ३७७. १; ६.
 ११९. ५; ७. ३०. १
 हनेउ २. ३०. ३; ६. १०८
 हनेऊ ६. ८७. ४
 हनेसि ६. ११९. ४
 हन्यौ ६. १२०. छं. ५
 हवि—होमद्रव्य १. २२१; ४
 हम १. ८६. २; १०२. २; ४; १०४.
 १; १०७. १; ३; १३३. २; १६०;
 १६७. २; १७४. २; ३; १८७. ४;
 १९६. ४; २०७. २; २२८. २;
 २५५; २७८. ४; २७९. ३; २८२;
 २८४. ४; ३१४. ३; ३१५. ४;
 ३१६; ३६८. ३; ३६९. ३; २.
 २५. ३; ८७. २; ११०. १; ११३.
 ४; ११७. ३; ११९. १; १२१. ४;
 १३५. २; १३६; १३७. २; ३; ४;
 २०४. ३; २०७. ४; २०९; २११.
 २; २१३; २२४. २; ३; २२५. ४;

२५१. ३; २५२. १; २; २५५; ३.
 २४. २; ५; २६. ३; ४. ४. १; २;
 २९. ५; ७; ३०. ३; ३१. १; ५.
 २६. २; ६. १२. ३; ३०; ३१. १;
 ३३. ५; १३७. ६; १५०. ५; ७.
 ३०. २; ३; ६; ३६. १; ५७. ४;
 १५७

हमरउ-हमारा १. २१६. छं. ५

हमरे १. ८६. १; ११४. २; १२१. ५;
 २१२. ३; २५५. ४; ३०५. १;
 ३०६. ३; ३०९. २; २. ४. १;
 ४. ८. १; ६. १३७. ५; १५०. ४;
 ७. १४. २

हमहिँ १. १६३; १७८; १९५; २९९.
 २; ३१५. ३; ३१७. १; २. १५.
 १; १७. ३; २०. ३; २९. २; ३९.
 १; ५९. ३; ९०. २; १०४. ४;
 १२३. २; २२४. ३; २३०. ४;
 २५१. ४; २५१; ३१६. १; ३.
 ४६. ३; ४. ७. ३; ५. २४. १;
 २६. २; ५६. २; ६. ७९. २; १११.
 ३; ७. ४८. १; ५७

हमहीँ २. २५. ३

हमहुँ २. १७. २; ६. ३१. ४

हमहु ६. ३१. ३

हमहुँ ६. १०६. १

हमार १. ११३; ११४. ३; १४८. २;
 १५७. ३; १६०; १७२. ४; १८९;
 १९२. ४; १९५; २७९. १; ३१३;
 २. १३७. ३; २१३. २; ५. ३०.

२; ४४. ४; ५४. ३; ६. २५. ४;
 ३३. २

हमारा १. १०१. १; १०२. ४; १०४. १;
 १०८. २; १८०. ३; २०४. १;
 ३०७. २; ३१५. ३; ३९१. ४; २.
 १२. २; १७. ४; ७१. २; ११०.
 २; २११. ३; २१४. २; २२०. १;
 ५. ७. ४; ६. ११. ५

हमारि १. १०२. ३; २. १२; २५२.
 २; ६. १५७. १

हमारी १. १०५. ३; १०७. २; १६५.
 ४; १६६. ४; २१८. ३; २६९.
 ४; ३१६. ४; २. १७. ४; ११७.
 ४; ४. २९. २; ५. ७. १

हमारे १. ८६. ४; १९६. ४; २८८. ४;
 २८९. १; ३१५. ४; २. १५. ३;
 २०. २; ५१. ३; ९७. १; ११३.
 २; १२२. २; १२७. १; १३६;
 १५२. ४; १६०. ३; २३०. ४;
 २५२. १; ४; ६. ३४; १४१. १;
 ७. १८. ३; ७०. १

हमारेहि २. ११३. ३

हंस १. १२; २०५. १; २. १०; ८४;
 १६२; २३३. ३; ३२५; ४. २७.
 ३; ७. ५१. ३; मुनिमनमानस-
 ५८. ४; -गन ८०

हंसहि १. १८. १

हंसा, भुसुंडिमनमानस-१. १७४. ३;
 महेशमनमानस-३१८. ३; ३७४.
 २; ३. ३९. ६; कल-५२. १

हंसिनि २. १२९
 हय-घोडा १. १५८. १; १८४. ४;
 १८४; १८६;—गृह २०१. १;
 —गयरथसंकुल २४७. १; २९५;
 ३७७. १; २. ८४; १००; १४३.
 ४; १५९. १; ४;—साला ६. ३९. ७
 ह्ये ६. ७०. २; ११३. ६; ११७. ६;
 ७. ३२. ५; १६२. ४
 ह्यो—मारा ६. १३२. छं. ५
 हर, —महादेव, नाशक—कथा १. ७. ५;
 विधिहरि—कविकोविद्वानी ८. ६;
 हरि—जसराकेस १०. २; हरि—
 पदरति १८. ३; ३१. १;—गिरिजा
 ३;—गौरिपसाउ ३१; ३५. १;
 हरि—प्रिय ४२. २; हरि—५२. ६;
 ५६. ६; ७०; ७४. ३; ८६; १०१.
 ३; ११४. ३;—विरह १२२. ५;
 १२५. ३;—गिरिजा १२७. ३; हरि—
 विमुख १३०. १; १३१. २;—हिय
 १३५. ४;—गन १६३. १; ३;
 १६७. १; २; विधिहरि—१७३.
 १; १७४. १; १९६. २; २८९;
 —कोदंड २९२; २. १६८; १६९.
 ३; १७४. ४;—हियनयननि २१०;
 २३२; २५४. ३; ३२०. २;—हृदि-
 मानसराजमरालं ३. १६. ४;
 —कोदंड ३३; द्वंद—४१. ३; ५.
 १०. ३;—कोदंड २१. ४;—गिरि
 ६. ४०. १;—गिरिमथन ४३. ४;
 हरि—निंदा ४८. १; ७३. ४;

११७; ७. १७०. ३;—मंदिर १७०;
 —तोपये १७४. ९
 हरइ १. ५६. १; ६. ५६. ४; ७. १५६. ४
 हरई ७. १५६. ४
 हरउ २. ११. ४
 हरखानी—प्रसन्न हुई १. ८५. ३
 हरखु २. ८८. १
 हरणम्, —हरनेवाले भवभय—६. श्लो. १
 हरत १. ६४. २; २. २४०. ४; ५.
 २१. ३
 हरति २. १२७. ५
 हरद—हलदी १. ३२९. ४
 हरन १. ५२. ५; ८३. ३; ११२. १;
 २३८. ३; मुनिभय—२४१; ३.
 १५. ७; आरति—३७. १; सीता—
 ४०; आरति—५. ४६; ६. ९. ४;
 १११; द्वंद—१२९. ७; १४०. २;
 त्रास—५; ७. ५८. ५; ७३. ३
 हरना १. ७. २; भगतहृदयतम—१३०.
 ४; प्रनतारति—१६६. १; ७. ५९.
 ४; ९२. ३; ससिद्धति—११२. ३
 हरनि, कलिमल—१. १९. ६; २१८;
 २. ८८. २; ६. १५५. ३; ४;
 भव—७. ३०. ३; कलिमल—
 २२२. १
 हरनी, —हरनेवाली मुनिमनमंजुमुकुुरमल—
 १. ६. २; कलिमल—७. ५; निज-
 संदेहमोहभ्रम—५१. २; कलिमल—
 १६९; मारमद—२७६. २; त्रास-
 दुख—७. ३४. ३; मनोमल—

२२२. १
हरनू २. २२४. १
हरप—हर्ष, प्रसन्नता १. १०. १; १४०.
४; १५९. १; १६१. ३; १६५. १;
१६७. १;—विषस १७६. ४; २१७;
२२१;—युत २२२; २३९. २;
२४०. ४; २५७; निज—२६१;
२८२. ४; ३०३; विसमय—रहित
२. १३. २; १६;—समय ७८. २;
८२. २; १६६; २१६. ४; २४१.
१; ३२१; ३. ३४. ४; ४५. ३;
५५; ४. ४. ४; ६. १; ९. ७; १५;
—सोकजुत ३०. ५; ५. १. २; ५;
६. २; १३. १;—समेत २७. १;
२८; २९. ४; ३५. ६; ४४. ५;
४७. १; ४९. ३;—सहित ६. ११४.
१; १२३. ६; १२४. ८; १२६. ५;
—संकुल १२९. ७; १३३. ४; ५;
१३५. ३;—विषादसमेत १५०;
७. ४; ७; १३; १५. ६; १७. १;
३; २०. ३; २३; ६१. १; ६५.
१; १२५. ३; १६६. २;—सहित
१९२. ४; ५; २०८. १७; २१०.
१; २१५. १
हरपह १. २३७. ४
हरपई ६. १२२. ५
हरपत—प्रसन्न होता है १. १०५; ६. १५५
हरपप्रद—प्रसन्न करने वाले ३. ५७. २
हरपवंत—प्रसन्न १. २२६
हरपहिँ १. ६२. ३; ६६. ३; २५६;

३८१. ४; २. १३१. ४; १५१. ४;
२३९. २; ६. ९३. ५; ७. ६२. २
हरषाह १. १८६
हरषाई १. ९७. ४; १३१. २; ३. ५४.
३; ६. ८४. १; ७. २२
हरषाऊँ ७. ११०. २; १३४. १
हरषाती—हर्षित होती है १. १३७. ४
हरषान ७. ११
हरषाना १. १५४. ३; १८२. २; १८९.
४; १९४. ३; ७. ८८. २; १४०. १
हरषानी १. ९२. १; ९९. ३; १२०. २;
२५६. ४; ३०२. ३; ३२८. १; ७.
७५. ४
हरषाने—प्रसन्न हुए १. १२३. १; १६०.
२; ६. १४८. १; ७. ७०. ४
हरषाहीँ २. २५. १; ३. २३. ४; ३९.
७; ५९. १
हरषि १. ५६. ६; ९६. ३; १०६. २;
१३६. ३; १५३. ३; १५६. ३;
१६३. २; १६५; १७१. २; ३;
२०१. १; २४१; २४३. ५; २४५.
२; २७४; २८१. ३; ३२०. ३;
३२९. १; ३६८; ३७२; ३८८. २;
३९३. १; २. ७. १; १३. ४; ४६;
८२. १; २२१. २; ३१९. २; ३.
१६. ११; १७. १; २८. १; ३५.
३; ४. १९; २३; २६. ४; ५. १.
२; २; १२; २८. ३; ३०. ४; ३२;
३५. २; ४३. २; ४८. ४; ६३. ४;
६. ४३; ५२. ६; ५३; ६७. ३;

७९. ३; ८४. १; १०४; ११४. २;
 १२८. ३; १३५; १३९. ४; १३९;
 १४१. ३; १४८. १; १५७. ५; ६;
 ७. ८; ९. १; २; १८; २०. २;
 २२. ३; ३२; ३३; ५५; ५७. १;
 ८६. ३; १२३. २; १७८; १९४. ३
 हरपित—हर्षयुक्त १. १३५; २०८. १;
 २; २२२. ३; २२३. २; २२४. १;
 २२५. १; २३९; २६९. ५; २. ७४.
 २; १३५. २; १४१. २; १६०. ३;
 ३. ५. २; २७; ६. ७. ४; ५९. ४;
 १५६; ७. ९; १०; १४; ३४. ४;
 ४३. ४; ४८. २; १४४. १; १८२.
 ६; १८८; १९०. ३; ८
 हरपी १. २५४; २६२. २; २९६. २;
 ७. २५; २७. ३
 हरपी १. ३२३. ३; २. १०२. ३; १६०.
 १; ५. ३४. ४; ६. ११४. ५
 हरषु १. ७३. १; २६९. ३; २८७. १;
 ४; ३८८. ३; २. ८९. १; २१८. ३
 हरषू २. २३५
 हरपे—प्रसन्न हुए १. ३५. ४; ११४;
 ११५. ४; ११९. २; १२५. २;
 १२८. २; १४४; २२०. १; २४५.
 ३; २६०; २६५. २; २७२. १; ५;
 २७३. २; २७७. २; २८७; ३१८;
 ३२३. १; २. ९; १२५; १३६. १;
 २११. ४; २५७. २; ३. १७. ७;
 ३९. ७; ४. ७; ५. २८. २; ६.
 ४. २; ८४. २; ९६; १११; १२२.

१; १२६. ६; १२९. ५; १२९;
 १३४. ७; १३६; १५३. ३; ७.
 १२. ४; १५. २; १६; ६५. १
 हरपेउ १. १९५. ४; २०२; ७. ७. १;
 ८८. ३; ९८; १४८. १
 हरहाई—हरिया गाय ७. ६२. १
 हरहि १. १२०. २; १४८. ४; ७.
 १९४. ७; २२३. ६
 हरहि ७. १०९
 हरही २. ९२. १; २०१. ४; ४. ३१. ४
 हरहु १. ६८. १; १३२. १; २; २९०.
 ३; २. ४५. ४; २१४; ५. २४. ३;
 २७. २; ७. २२३
 हरहू २. १७७. ३; ३. १८. ८
 हरास—हास, घबराहट २. ५७. २
 हरि,—विष्णु, बंदर, सिंह १. ५;—हर-
 कथा ७. ५; विधि—हरकविकोविद-
 वानी ८. ६;—हरजसराकेस १०. २;
 ११. २;—हरपदरति १८. ३;—जस
 २१. ३; २३. ४;—कीरति ५;
 —सुजस २४. १;—चरित ३;—जस
 २५; ३५. १;—हलधर ३६. ४;
 —हरप्रिय ४२. २;—नाऊँ ३;—नाम-
 प्रभाऊ ४;—लीला ४९. ३;—भगत
 ४; ५१. २;—हर ५२. ६;—चरित
 ५४. ४;—पद ५५. २; ५८. ७;
 ५९. ४;—गुनगाहा ६६. ४;—भगति
 ७०. २; ४; ७२. ३;—मायाबलु
 ७४;—नामा ७५. ४; ७९. ३;
 —कथा ८४. ३; ८९. ३; ९३. ३;

९४; ९९; ११७. २; १३७. १;
 -गुरुपदमूला २; -भगति ३;
 -चरित ४; -पदविमुख १३८;
 -मायावस १३९. ३; १४२. १;
 -गुन १४७; -चरित १४८. १;
 -अवतार १४८. १; १४९. २;
 नर-१४९. ४; १५१. १; -इच्छा
 १५५; -गुन १५६. २; -पद १५७.
 ४; -माया १५८. ३; १६०. १;
 -गिरा १६१. २; १६२. २;
 -चरना १६६. १; -माया १६६.
 १; -हाथ १६७. ४; १६७; १६८.
 १; ३; -माया ४; -भगत १७०.
 २; -भगति १७०; १७२. १;
 विधि-हर १७३. १; १७४. १;
 -रूप १७६. ३; १८१. ४; -पद-
 प्रीति १८३. २; १९०. ८; १९२.
 १; १९६. २; १९९. २; २०१;
 -प्रेरित २०९; -भगति २१५. ४;
 -पद २१६; २१७. ३; २१९;
 -मार्ग २२०. २; -पदकमल २२०;
 २२२. ३; -प्रीती २२३. १; -पद
 २२४. ४; २३४. ४; २३५. १;
 २३६. ३; २३८. ३; २४२. ३;
 २४४. ३; -चरन ४; २४४; -भग-
 तन २७५. ३; -भगत २७८. ४;
 २८९; -पदविमुख ३००. २; -जन
 ३०६. ३; -अरइ ३०८; -किसोर
 ३२६. २; -पद ३६८. ३; २. १२८.
 १; १६३. २; १६८; १६९. ३;

-जन १७४. २; ४; २३२; २३७.
 २; २५५. ३; २६६. ३; ३२०. २;
 -विमुख ३. १; -जाना ३. ३;
 -लीन १४. १; ३३. १; -प्रेरित
 ३६. ३; -बधुहि ८; -नामु ३७. १३;
 -नाम ३८; ४०. १; -रूपा ४१.
 १; -धाम ४१; ४२. २; -मुख
 ४५. ८; -पद ४५. ८; -भजन ५०.
 ३; -रँग ५९. ५; ४. ८. ६; १३.
 २; -ईसा १४. ४; १६. ४; -जन-
 हिय १७. ५; -जन १९. ५;
 -भगति १९; -सरन २०. १;
 -जन ४; २२. २; -पुर ३०. ४;
 -मंदिर ५. ५. ४; -दासन्ह ६. ४;
 ९. ५; -जन १४. १; २१. ३;
 २१; -प्रेरित २५; ३६. ३; -कथा
 ६१. २; -लोक ६. ६. १; -रूप
 ७. ४; १६. ४; २९. ३; ४५. ३;
 ४८. १; ६८. ४; ८४. ५; ८४;
 -गुनगन ९३. ६; ११४. ५; -पद-
 कमलविछोही १२४. ३; १३०. ८;
 -लोकनिसेनी १५५. ४; १५७. ३;
 ८; ७. २२. १; -प्रतिविच ४८.
 ४; मनसिजकरि-५३. ३; -कथा
 ६३. ३; ६५; ७४. १; -पददायनी
 ७५. ३; -गुन ७७. १; -गुनग्रामा
 ७७. २; -चरित्रमानस ४; -भगिति
 ७८. ४; -सेवक ७९. २; -भगति
 ३; -भजनु ८१. ३; -कथाप्रसंगा
 ४; -मायावल ८३; -माया ८४. २;

-कथा ८५. ३; ४; ८५;-गुन
 ८६. ३;-भगति ८८. १;-कथा
 ९८. ३;-विपैक १०६. ४;-गुन-
 प्रीति १०८. २; ११०. ४;-जाना
 ११५. २; ४; ११७. १;-भजन
 ११७. १;-भुज ४;-जान १२१;
 -माया १३६. २;-भजन १३६.
 ३;-भगति १३६;-भजन १३८.
 ४;-गुन १४०. २;-जान १५३;
 -भक्तिमय १५९; १६०. १;-सेवक
 ४;-गुनगाहा १६४. २;-भजन
 १६६;-मायाकृत १६६;-निंदक
 १६८. २;-जन १६८;-सेवक
 १७०. ३;-तौपन १७८. ६;-चक्र
 ७;-जान १८०;-गुनअनुवादा
 १८२. ६;-कथा १८६. ६;
 -चरित ८८. ३;-भगति ४; ५;
 -प्रसाद १९२. २;-भगति १९४. २;
 -जाना ८;-जान १९५;-कृपा
 १९८. ५;-माया २०२; २०४. २;
 -भगत ४;-भगति ५; २०६. ९;
 २०७; २०८. ६;-गुरुनिंदक १२;
 -जान २०९;-प्रतिकूला २१०.
 ८;-भजन २१०;-चरित २१३.
 १; २१८;-भगति २१९. ४;
 २१९;-लीलहिँ २२१. २;-कृपा
 २२२. २

हरिचंद्र - अयोध्या के एक प्रसिद्ध सत्यवादी
 राजा २. ४९. ३; ९६. २

हरिजन १. १३. २

हरित - हरे रंग का, चुराया हुआ १. ३२०;
 -मनिमय ३२१. १; २. २३. १;
 ४. १६; ७. १९८. ६

हरिदास ७. ९९

हरिँ ७. २१२

हरिये ६. १३८. ५

हरिहउँ १. २१९. ४

हरिहहुँ ३. ३१. ३

हरिहि १. ११९. २; १५३. २; १५५.
 २; ४; ३. ८; २८. ४; ६. ७५. ३;

७. ८१. २; १४२. ५

हरिही २. २१०. २

हरी - चुराई, हरे रंग की १. ७२. ३;
 २४४. ४; ३. ३४. ५; ४. ४. २;
 ५. ६३. ३; ६. ११४. ५; १२६.
 ५; ७. ३०. ३; ३२. ९

हरु - हरलो, शिव १. ३५. ४; २८२. २;
 २. २५५. ३; ५. १०. ३; १२. ५

हरुअ - हलका १. २९१. ४

हरुआई - हलकापन ५. २६. १

हरे १. १०९; ६. १०७. ५; १३८. १;
 ५; ७. ३०. २; ३२. ४

हरेऊ १. १४४. १; ७. १२५. २

हलधर, -वलराम हरि - १. ३६. ४

हलरावइ १. २३२. ४

हलवाहिँ ६. ८. ३

हलोरे २. २०५. २

हवाले, काल - ६. ११५. ४

हासि - होगी २. १४. ३; १६३. ४

हस्त - हाथ १. ९१

हहरि—घबराकर, तड़पकर २. ३१८. १

हहिँ १. ३६८. १; ३. ४६. २; ५. ५७. ४

हहु—हो २. १५. ३; ३. १७. ४

हाँक ६. ६७. ३

हाँकहु २. ८६. ४

हाँकि १. १८४; ३. ३६

हाँकी २. १४४. २

हाँके २. १५९. १

हाँकेउ २. १००

हाँती २. ३२. ३

हाँसा १. २७६. ३; ५. ३७. २; ७. ११३. २

हा—खेद सूचक शब्द २. १५६. ४; १६१.

२; ३. ३७. १; २; ३९. ४; ४. ७.

३; ५. २६. २; ६. १२६. ३

हाट १. ३२०. २; ३७७. २; २. १२.

२; १६०/१

हाटक, सोना—घट १. १२३. २;—लोचन

१४९. ३; २२५;—पुर ५. ३३. ४

हाड़ १. १५३

हाडा ६. ७३. २

हाथ १. १६२. ३; हरि—१६७. ४;

२२२. २; ३८३. १; २. ३०. ४;

५१. ३; ९१. ४; १४५. ४; १७२;

२५९. १; २६७; ६. १४. २; ७३;

१०१. ६; १०७; १२६. १; ३; ७.

३६. ३; १५८. ४

हाथा १. २४२. १; २. ५३. १; १२६.

४; २३१. १; २; २६६. ३;

४. ९. १३; ५. ५७. ३; ६.

९. ५; ४६. ३

हाथु १. ३१३. १; ६. ७३. २

हानि,—नाश, नुकसान परहित—१. १०.

१; १३. ४; २०३. ३; २. १४६.

३; १५१. ३; १६६. ३; १७२; ५.

४४; ४५. ३; नारि—६. ८३. ६;

७. १८८. ५

हानिकर,—नष्ट करनेवाला अघ—४. १

हानी, मल—१. ५७. ३; १३९. २;

१४८. ३; २९१. १; बल—३११.

३; २. १७. ३; ५६. ३; ७४. १;

७६. १; मनि—१००. २; २१९.

२; २५७. ३; कारज—५. ६. २;

जीवन—१०. १; ४३. १; अम—

७. ५९. २; संसय—८४. ४

हाय १. ३०९. ३

हार १. १७५. ३

हारई ६. ११०. १

हारहिँ ७. २०६. ३

हारा १. १०५. १; संभुधनुभंजनि—३०४.

१; सहसबाहुभुजछेदनि—३०५. ४;

कमलकुलपोषनि—२. १८. ४;

मातृपितृपोषनि—४२. ४; होनि—

७१. २; सोवनि—९४. १; ४. १०

हारि १. १५४; २८४. ३; ३. ३७

हारी, अमंगल—१. १९. १; कलिमल—

२१. ३; मनोमल—६४. १; सरद-

चंद्रछवि—१३०. ४; अमंगल—

१३६. २; उडावन—१३८. १;

बढावनि—१५४. २; अमरुज—

१६९. ३; मनोजचापछवि - १७५.
 २; भगतभय - २२१. २; मुनिमन -
 २२४. १; २८४. २; मदमोहकोह-
 भ्रम - ३१८. १; २. १५९. ४; ६.
 ५२. ५; ६६. ३; प्रनतारति - ७.
 ७०. २; परधन - १५४. ३
 हारे १. ५९. ३; १०६. ४; १५०. ३;
 २७८. १; २८९. २; ३०६. ४;
 ३१५. ४; ३२५. ३; ४; लजावनि -
 २. ११८. १; ३२१. ४; ६. ५३.
 १; ७. १८. ४
 हारेउँ २. २६२. ४
 हारेउ १. ११०; ७. १८२. ४
 हारेहु २. २६१. ४
 हाल ६. १३०. ५
 हाला १. १०३. १; ६. ४२. २
 हास, - हँसी - रस १. १८. २; ६३;
 - विलास २६६. ३; २. ३३; चंद्र -
 ५. १०. ३; ६. २१. ३; अद्दु -
 ६०. २; ९४
 हासा १. १७५. १; २३०. ४
 हाहा ६. ९२
 हाहाकार १. १११. ४; ६. ६२. २;
 ११८. ३; १२२. ४; ७. १७२
 हाहाकारा १. ८८. ४
 हिँ करि - हिहिनाकर २. १४४. ४
 हिँडोरा २. ६०. ३
 हिंसक १. २०६. ४
 हिंसा १. २१५
 हित - भलाई, मित्र, लिए १. ८; जगत -

९; पर - हानि १०. १; ३; ५; उदा-
 सीनअरिमीत - १०; १८. १; २३.
 ३; ३१. २; ३४. ५; जग - ३६.
 ३; भगत - ४०. १; रिषि - २; ४३.
 ३; साधुविबुधकुल - ५१. ५; तुलसि-
 दास - ६; जग - ५२. ७; ५३; ५७.
 ४; ६२. ४; सुर - ७४. १; ५;
 तप - ९७. ४; परम - कारी १०१.
 २; १०५. १; सकललोक - कारी
 १३१. ३; जगत - १३६. ४; १३७.
 १; सुर - ४; १४२; १४९. १; १५०.
 १; १५५; १५७. ३; १६०. १; ४;
 परम - १६०; अंतर - १६१. १;
 मुनि - ४; अनाथ - १७४. २; १७८.
 ३; १८१. ४; नृप - कारक १८२.
 १; नृप - हेतु १८३. २; कौसल्या -
 कारी २२४. १; २; २२४; २३०.
 २; २४२; २४९. ४; २५६. १;
 २५७. १; सिय - २७८. ४; २९०.
 ३; - कारी ३१८. १; ३२३. ४;
 ३७९. १; रामराजअभिपेक - २. ६;
 राम - ८. १; देव - १३. २; राम-
 तिलक - १९. ३; २०. १; २२;
 ४२; ५१; वन - ६१. १, ७९. १;
 अति - २; ७९; ८४. ४; रामदरस -
 ८७. ४; ९३. ३; ९४; धरम - ९६.
 २; ९७. १; साथ - १००. ३; १०४.
 ४; - कारी १०६. २; मातु - १२६;
 - कारी १३१. २; विप्रधेनु - १३२.
 १; १३५. ४; - कारी १४३. २; १४४.

४; १५१. ४; १५३. १; पितु-
 चितचातकजलधर १५६. ४; १६६.
 १; १७२. १; १७६. २; १७७. १;
 ४; १७८. २; २०९; २१३. २;
 सुर-कारी २२१. १; २२८. २;
 सुरसाधु-२३९; २५५; २५८;
 २५९. २; २६५. २; प्रनत-३. ४.
 १; मातुपिताभ्राता-कारी ७. ३;
 संसार-९; दीन-१३. ३; प्रनत-
 १४. २; पर-४०. ५; पर-रतसीला
 ५९. ४; ४. ९. ३; १०; १४. १;
 ५. ११. १; अति-२४. १; निज-
 ३१. ४; ३६. ३; ५; ३८. २; ४१.
 ४; ४२. ४; राम-लागी ६. ८. ३;
 १२. ५; -मत १३. ३; २५. ४;
 -कारन २९. १; ३८; पति-३९.
 १; ५६. १; ७७. ३; ८३. २; ८;
 ८६. ३; पर-१०३. ३; खगपति-
 १४१. १; १५०. ५; ७. १८. ४;
 ३५. ३; सर्व-३५; ६२. ३; पर-
 ६४. १; व्याधिनास-१०८; १०९;
 प्रनत-१२८; परम-१४८; १७०.
 ८; पर-सानी १७८. १; १८८.
 १; भगत-१९२. ६; २०४. ५;
 २०६. ४; पर-२०८. ८; २१७. ३;
 अकाम-२२३. ७; दीन-२२३
 हितकर-कल्याणकारी ७. ९८. १
 हितकारी १. ८८. ३; १५७. ३; प्रनत-
 १६८. ४; गोद्विज-२१८. १; २.
 ८१. ४; ९८. ४; गोद्विजधेनु-५.

३९. २; दीन-६. १४१. ५;
 भगत-७. ३८. २; पति-४५. ४;
 ७०. २
 हितं, दीनदयाल-६. १३८. ३
 हितु १. ३०२. २; २. २४. १; ५. १५. १
 हितू १. १९६; २८९. १
 हिम, -वरफ, पाला-उपल १. १०. ४,
 -सैलसुतसिबव्याहू ६३. १; -गिरि-
 गृह ८९. ३; -भूधर ४; ११४. ४;
 ११८. २; १२५. ५; १४०. २;
 -गिरिगुहा १५३. १; -राती २.
 १३. १; २१२; -त्रासा ४. २०. ४;
 ६. ८३. २; बहुवासनामसक-
 रासिहिँ ७. ५३. ५; -गिरिकोटि
 १४२. २; २०८. १०; २१०. १०
 हिमकर, -चाँद कृसानुमानु-१. ३५.
 १; २७०. ४
 हिमवंत १. ९२; ११५. १; १२३. १; १२३
 हिमवंतु १. १०६. १; १२६
 हिमगिरि-हिमालय ६. ७४. १
 हिमवाना १. १२७. १
 हिमाचल-हिमालय पर्वत १. १०७. १;
 ११५. ३; ११८. १; ३; २. १३९. ४
 हिमु २. १७०. १
 हिय-हृदय १. ६. ३; ४६. २; ४; ५१.
 २; ६; ५६. ६; ५७. १; ५९. ३;
 ६५; ७३. १; ११४; ११९. २;
 १२५. २; पति-हेतु १३१. ३;
 हर-१३५. ४; १४४; १५३. ३;
 १६०. ४; १६५. १; १६५; १७१.

२; २३१. ३; २५१. २; २५६;
 २५७; सिय-२६२. २; २६३;
 २६९. ५; सिय-हरण २६९; २७४;
 २७८. १; २८२. ४; २८४. ३;
 सिय-२८७. १; ३२५. ४; ३८८.
 २; २. ६. २; ९; २५. १; भूय-
 ३०. २; ४६; ५७. २; ८९. १;
 पिय-१०३. २; १२९. ३; १६६.
 १; ३; १७०. ३; १७७. ४;
 २०६; हर-नयननि २१०; २११;
 २१४. १; २१८. ३; २३९. २;
 २५८. २; २६६. ४; ३१९. २;
 ३२१. १; ४; ३२६. २; ३२७. १;
 ३. १३; -गगन १६; ३२. २; ४५.
 ३; ४. १०; हरिजन-१७. ५; ५.
 १. २; ३०. ४; ३६. ३; ६. ५३.
 १; ७. ३६; हनूमान-६५. १; ६५
 हिये १. ४६. ३; ६४. ३; १६०. २; २.
 २०२. ५; ६. २६; ७. ३२. ४; ८;
 १८६. ८
 हियो १. १२५. ५; ६. १०९. ५
 हिरण्याक्ष-हिरण्यकशिपु का भाई ६. ६८
 हिलि २. ३२१. ३
 हिसिपा-समता, बरावरी १. ९३
 हिहिनाहिँ २. १००
 हिहिनाहीँ-हिनहिनाते हैं २. १४३. ४
 हीँ, अब-६. १३. २; तब-१४८. ३;
 सब-१४८. ३
 ही १. ६. ४; ३५. ४; १०३. २; २.
 ३१५. २; कौतुक-६. ९. १;

११७. ६; १२६. ५; ७. ८६. ५
 हीन, -रहित, उच्छ सकलकामना-१.
 ३८; मुख-११७. ४; रिपु-१९४;
 बल-२१२; २७१; मनि-२. ४१.
 १; ३१५; -मत्सराः ३. ६. ४;
 निसिचर-१४; -मनि १५. १०;
 भगति-४४. ३; जाति-४५;
 प्रिया-४६. ५; बल-४६; प्रिया-
 ४. १६. १; मरकट-६. ५०. १;
 धर्म-५७; पच्छ-९१. ६; सिर-
 भुज-१२९. १; तेज-१३०. ३;
 -मति १४४. २; भगति-७. ६८.
 २; भजन-१२७. ३; भगति-
 १२७. ३; १३१. ५; धन-१६२.
 १; २११; २१३

हीनता ७. ४५. २

हीना १. ९१. ४; धन-३. ७. ४; १३.
 २; छल-१९. ३; जानकी-३९.
 ३; सीलगुन-४३. १; छल-४५.
 ३; मद-५८. ५; धन-४. १९.
 ४; विधि-५. ७. ४; नारिविरह-
 बल-६. ३३. १; कर-८३. ५;
 ज्ञानबुद्धिबल-७. ३८. ३; लच्छन-
 ४४. ३; विभूयन-१५६. ३
 हीनी २. २२४. ३; स्तुतिनासा-३.
 २३. ३

हीनू, विद्या-१. १८. ४

हीरा १. २२८. ४; २९१. ३

हुआहिँ-हू हू शब्द करते थे ६. ११३. ५

हुंकार ७. १५. ६

हुति-ओर से २. ९९

हुनर-चतुराई ७. ५४. ३

हुमगि-उछल कर २. १६४. २

हुलसानी १. २५१. २

हुलसी-प्रसन्न हुई, तुलसीदास जी की
माता १. ५१. ६; ५७. १

हुलासा ६. १३४. ५

हुलास, सवति-२. २३. ३; १०५. ४;
३२१. १

हूह ६. ८८; १०७. १

हूहा-बंदरों का शब्द ६. ४. ५

हृद-तालाब, कुंड १. ३८

हृदज-हृदय २. १४७

हृदय-अंतःकरण, मन १. २१. ३;
-सिंधु ४; -आगार ३३; ३७. ३;

३९. ४; ५७. २; ६०. ५; ७०;

७२; ७४. २; ७५; ७६. १; ३;

७६; ७८. ३; ७९. ३; ७९. ८०.

१; ८०; ८२. १; २; ८३. ३; ८४.

४; ८५. ४; ८७. ३; ८७; ९०;

९२. २; ९९; १००. २; १०५. २;

१०८. २; १०९. १; ११०; ११२;

११५. २; ३; १२०. ३; १२४. २;

भगत-तमहरना १३०. ४; १३२.

२; १३७. ३; १३९; १५७. १; ४;

१५८; १५९. १; १६२. १; ४;

१६४. १; १६६. ३; १७०; १७३;

१७७. ३; १८४. १; १८९. ४;

२१६. ४; २१७. २; २१९. ४;

२२०. ४; २२१. ४; २२१; २२२.

३; २३०. १; ४; २३३. ३; २३९.

२; २४०. १; ४; ५; लषन-२५१.

१; २६३. १; ३; २७०. १; २७६. २;

२९०. २; ३०३; ३०८; ३१३. १;

३१७; ३२८. ३; ३६९. ४; ३७३;

३७९. २; ३८७; ३८८. १; २. ८.

४; ११. २; १३. ४; २५. ४; २८.

२; ३३. ३; ३८. १; ४५. ३; ४५;

४७; ५३. २; ५५. २; ५७. ३;

७१. २; ४; ७४. २; ७६; ७८. ४;

८४. १; ८६. १; ९१. ३; ९५. ३;

१०५. ४; ११०. ३ ११३. २;

१२२. १; २; -सदन १२९. ४;

१३०. २; १३१. १; १३२. ३;

१४५. ३; सचिव-१४६. १; ४;

१४६; १५८. ४; १५९. १; १६३.

१; -गति २; १६३; १६६. १;

१६६; १६७. ४; १६८. १; १७०;

२२०. ३; प्रभु-खभारू २२८. ३;

२३७; २६०. १; २६०; २६२. ४;

३२१. ४; ३२२. १; ३२६; ३.

१३. ४; निज-१४. २; १५. ७;

९; १५; १६. ९; १०; १८. ५;

-कमल २१; दुष्ट-२२. २; ३४.

२; -पंकजभृंग ४१. ४; ४५. ८;

संत-५०. ४; ४. ४. ४; कुटिल-

४; ६. १; १०; ११. २; १४. ५;

संत-१९. २; २२. १; २६. ६;

३२. २; ५. १. १; ५. १; ६. २;

४; ८. ४; १२; १३. १; १५. ५;

१५; १६. ४; १७; २०; ३१. १;
 ३३. २; ३७. ३; ४५. २; ४७. १;
 ४८. १; ४; ४९. ४; ५०. २; ५३;
 ५५. ४; ६. ५. २; ११. ३; २०.
 १; मूरख-२४; ३०. ५; ३७; ४८.
 ५; ५५. ४; ७; ५९. २; ६३. ४;
 ७७. ३; ८०; ८४. २; ८६. २;
 ९४. ३; १००; ११३; १२०. १;
 १२४. ७; ८; १२४; १३३; १३५.
 ३; १४०. ४; १५७. ७; ७. ७. ५;
 ७; १४. ५; १४; १५; १७. ४;
 अंगद-४०. १; ३; ६२. २; ४;
 ६५. १; ६८. १; ७०. ४; ७१.
 २; ७१;-कंजमकरंदमधुष ७४. १;
 ७४; ८२. ३; ८३. १; ८८. २;
 ९८. १; १००. ४; १०६. ४;
 १६६. १; १६८. ४; १७०. ३;
 ८;-ईसा १८६. २; ४; १८८. ८;
 जीव-१९८. ४; ५; २१०. २;
 २१३. ४; संत-२१७. ४; २१७;
 २२२. ४

हृदि, हर-मानसराजमरालं ३. १६. ४;
 ७. ५७. ४

हृष्ट-प्रसन्न १. १७३. ४

हे १. १२४. ३; १५९. ४; ३. १५. २;
 ३९. ५

हेठ-नीचे ६. ६१; ९३. ४

हेतु,-लिए, कारण भगति-१. २१. २;
 ३५. १; कासीमुकति-२; ४; ३६.
 ३; सेतु-४१. २; जीवनमुकति-

५१. ६; ५४. १; ५६; ६९; १२६;
 १२७. ५; पतिहिय-१३१. ३;
 १४८. १; १४८; १४९. १; १६७;
 १६९. १; १७२. १; ४; १८०;
 १८२. ३; नृपहित-१९२; २३३.
 १; २३७; भगति-२४३. ४;
 २५८. ३; ३१६. ४; ३६७; ३६९.
 २; ३७८. २; ३९५. ४; २. २६.
 ४; ५; ३९; ४४. १; ७६. २;
 १४५. ३; १६१. ३; १६१; २३३;
 २५६. ३; ३. ३२;-रहित ५९.
 ४; ४. ३. ४; धर्म-११. ३; ५.
 १४. २; ३९. ३; ६२. २; ६. ११.
 २; लोकपालबलविपुलससिग्रसन-
 ३१; नारि-८३. ६; ७. ६७. ३;
 -रहित ७०. ३; ७९. २; १०४;
 भक्त-११०. १; ज्ञान-१९४. १;
 परदुख-२०८. ८; २१७. ३

हेतू १. ७६. ४; ८२. ३; ८८. ४; १०७.
 ४; ११२. ४; १४४. ४; १५३. ३;
 १६९. ४; ३०४. ४; ३१८. ४;
 २. १६५. ४; २५५. २; ६. ५६.
 १; ९४. ६; जगआरति-१२८.
 ४; मंगल-७. २०. १; ८२. १;
 जगआरति-२०८. १०

हेम-सोना १. २२८. ४;-चौर ३२१

हेरत-देखते हैं २. २४०. ४

हेरहिँ २. १४४. ३; ४; ४. २७. १

हेरा २. ३९. २; २५८. २

हेरे २. २१८. १

हेराई-छूट १. १३६. १
हेरि-देखकर १. ३५. ४; ५६. ६; २.
१००; २६२. ४
हेरी १. ४६. ४; २६७. ३; ६. ४. २
हेला-खेल ६. १२. ३; ५६. १
है २. २२. ४; ५. १६. ३
है १. ४७; २०३. ३; ३२७. ३; ३.
१८. ८; ५. ३. ९; ६. ३३. ३;
१२४. ८
होइ १. १; २; १३. ३; ६; २५; ३०;
४६. २; ५६. ४; ६६. ४; ६७.
१; ४; ६७; ७०; ७३; ७४. २;
७५; ७९. ४; ८१; ८३; ८५; ८७;
९२. २; ४; ९३. १; ९५. २; ३;
१००. २; १०६; ११२. १; ११६;
१२५; १४८. ३; १४९. ४; १५१;
१५७. १; १५९. ४; १६०. ४;
१७०; १७३. २; ४; १७४. २;
१८४; १९५. ४; १९७. ३;
१९८. ४; २००. २; २०४; २०५.
३; ४; २०५; २०९; २११. २;
४; २१५. ३; २२४. ४; २२७;
२४४. १; २४९. ३; २५५; २७१.
२; २७२. ४; ३०१. ३; ३११.
३; ३१५; ३१७. ३; ३७८. २;
२. ५. २; ३; ६; ९. ३; १०. ४;
१२. ३; १२; १४. २; १९. २;
२३. ४; ३६. ३; ४१. ३; ४९;
५७. २; ३; ६०. ४; ७२. २;
७८. २; ८३. ३; ९३; ९४. ३;

९९. २; १०१. ३; १२३. १;
१२८. २; १४२. ३; १५९. ३;
१६३. १; १६८. ४; १७०. १;
२१४. ४; २१५. २; २१८. ३;
२२३. २; २३२; २३३. २; २५४.
१; २५५; २५८; ३२४. ४; ३२७;
३. ३. ३; ८. ४; १०. १; १५.
८; १९; २२. ३; २४. ६; २४;
२९; ४०. ३; ४८. २; ५०. २;
५७. १; ३; ४. ९. १०; १०. २;
१६. ४; २७. १; २९. ४; ३०. १;
३३. ३; ५. १. २; ६. २; ३२.
३; ४१; ४५. १; ४९. १; ५३. १;
६०; ६. ६. २; १०. ४; १०;
१३. ४; १८. १; २; २७. २;
३०. २; ५; ३१. १; ३३. २;
४८. १; ५३. ४; ५६. ४; ६१.
१; ६६. ६; ७१. ३; ७९. १; ९५.
५; ९८. ३; १०३. २; १०३; १०७.
२; १०७; ११०; ११९. २; १२५;
१३८. ४; ७. ३०. ३; ५५. ३;
५६. ४; ५८. १; ५९. २; ७८.
१; ८५. २; ८५; १०५; १०६. २;
१०७; १०८. ४; ११७. २; १२५.
३; १२७. ४; १३६. ४; १३६;
१३८. ३; ४; १४९; १६३; १६४.
४; १७२. २; १७७; १७८. १;
१८८. १; १९६; १९७; १९८. ३;
२०२. ५; २०३; २०४. १; २०८.
१४; २१०; २१७. २; २१८;

२२१. ३

होइय २. २०४. ३; ६. ४४. ५

होइहउँ १. १८०. १

होइहहिँ १. २४. ३; ३१. ६; १९९.

१; २२१. २; २७२. २; ३११. १;

३. १५. ५; ५. १४. ३; ७. ६३

होइहहु १. १६७. ४; १७९

होइहिँ १. ७५. ४; ७. ७१. ४

होइहि—होगा १. १९. ६; ९१. २; ३; ९४;

१०७. १; १११; ११२. १; १६०.

१; २; १६०; १६६. ३; २०७. ४;

२०८. २; ३०४. १; ३०७. २; २.

१२. ३; ३७. २; ३८. २; ५९. २;

७२. ३; २१९. १; २; २३५; ३२४.

४; ३. ५. १; ३१. ३; ३७. ८; ९;

४५. ६; ५. ११. ४; २४. २;

५५. ३; ६. ४२. २; ८१. ३; ८५.

१; १२४. २; १२४; १४३; ७.

८४. ४; ८५. ४; ८६. ३; ४;

१७८. ८

होई १. ८. ४; १३. ६; २४. ५; ५१.

१; ५४. २; ५७. ४; ६०. १; ६२.

२; ७४. २; ७९. २; ८६. ३; ८९.

२; ९३. २; १०४. ३; १०७. ४;

१३२. २; १३५. २; १३७. १;

१४०. १; १४२. १; १४८. १;

१५६. १; १५७. ३; १५९. २;

१७२. २; १७६. २; १७७. ३;

१७८. ४; १९७. २; २११. ३;

४; २१२. ४; २१५. ४; २१६. ४;

२२५. ३; २२६. १; २२८. ३;

२२९. ४; २३३. ३; २५८. ४;

२६४. १; २७३. १; २८०. ४;

२८६. १; २९१. २; २. १६. १;

२४. ४; ३८. १; ४४. ३; ४७. ४;

५१. ३; ७३. ४; ७६. १; ९६. १;

१२७. १; १६६. २; १७४. २;

२१८. ४; २२४. १; २२७. ४;

२५९. २; ३२६. १; ३. १०. ४;

३७. ७; ४५. ३; ४. ९. १२; ११.

४; २१. २; २२. ३; २४. ३; ५.

६. ४; १५. ३; २६. २; ३२.

२; ३५. ४; ३८. ४; ४५. २; ६.

१३. २; २५. ४; ३०. ५; ३३. ५;

७६. २; १५३. २; ७. ५. ४; ७२.

४; ७८. १; ८१. १; ९८. २;

१०६. २; १३१. ५; १३२. २;

१३८. २; १४४. ३; १४८. ४;

१५२. ३; १७०. १; १७८. ४;

१८६. ८; १८८. ४; २०२. ३;

२०६. ४; २०८. १२; २१०. १०;

२२२. २

होउँ १. १८. ४; २२. ५; १९४. ४; ४. ९

होउ १. १७. ६; ३१; ११३. ३; १२०.

५; १६६. २; १९४; १९६. ४; २५६.

४; २९०. ३; ३१७. १; २. १७. ३;

२५. ३; ४६. १; ४७. २; ७६. ५;

१३०; ६. ८०. ४; ७. १७. १

होऊ १. १६०. १; १६७. ३; १७९.

३; १९५. १; २०४. २; २७८.

४; २८६. ४; ३१७. १; २. २३२.
 २; ७. १९२. २
 होत १. १८७; १९०. २; २४६. ४;
 २४९. २; २. ३४; १०२. १;
 १४५. ३; १५२. १; २०८. ४;
 २१८. २; २२१; २३४. १; २३९.
 ४; ३२७. ५; ४. २४; ५. १०.
 १; १३. ४; ६. ५७. १; ७८. ३;
 ८१. ३; ११०. २; १५०. ४; ७.
 ५; ३२. ७; ७१. २; ८२. २; ९८.
 २; ११३, ५
 होति १. १७८. ३; २. ४३. ३; १००.
 ३; २२९. ४; ५. १६. १; २९. १;
 ६. ५२. १; ९२; १११. ३; ७. ८५. ४
 होती १. ६. ३
 होतेउँ १. २८५. ३
 होन १. १२३. २; ३२९. १; ३६९. ३;
 २. १०४. ४; १३५. ४; २३५;
 २६६. १; ६. १२८. ४; ५
 होनउ १. ३२७. ३
 होनिहार १. १०८. ५
 होनिहारा १. १८७. ४; २. ७१. २;
 १७४. ३
 होनी, निज—१. ८. २
 होने २. २०१. १
 होष १. १६५. ४; १७८. १; १७९;
 २३९. ५; ४. ३१. ४
 होम—हवन १. १९९. १; २१२. ४; २४३.
 १; २. १३०. ४
 होयहु १. ३६७. २

होसि २. ३५. ३; ३. ६०; ५. ४. ४
 होहिँ १. ८. १; ११. १; १३; २१. ५;
 ३८. २; ३; ४०. १; १०३. २;
 ११५; ११८. १; १९६; १९७. १;
 २१७. ३; २३६. ४; २३७. ३;
 २५३. २; २५५. ४; २६९. १;
 २७०. २; ३७२. २; ३७५. १;
 ३७६. ४; ३८०; ३८१. ४; २. २.
 ४; ५; १६. ४; १८. ३; २२. ४;
 २९. ३; ८१; १०४. ३; १०६. ४;
 ११२. ४; ११५. २; ४; १२२;
 १२८. ४; १२९. ३; ४; १३१. ४;
 १४०. १; ३; १४१. ४; १४२. ३;
 १४५. १; १५१. ३; १५८. ३;
 १५९. २; १७६. ३; २०९. ३;
 २२३. १; २२६. १; २२९. १;
 २३६. २; ३. १९. १; २१. २;
 २३. ४; ४२. २; ४. ९. १; १६;
 २५. १; ५. ८. १; ६. १०. ३;
 ४३. १; ५७. ४; ७३. १; ८३. ४;
 ९०. ३; १०१. ५; १११. १; ११६.
 ३; ११७. २; ११७; १५३. ४; ७.
 २; २१; ४९. ४; १३२. १; १५८.
 ३; १६६. १; १८८. २; ३; १९५;
 २०८. ६; १३; २१०. १; २१५.
 ४; २२३. ५
 होहि १. १८. १; ४. ३. ३; ५. १. ५;
 ५९
 होहीँ १. ३८३. ३; २. ४६. १; १२२.
 १; १२४. ४

होही २. ३१. १

होहु १. २४. ४; २६; ११९; १६०. ३;
 १६३; १६७. ३; १९७; २०३;
 २१९. ४; २९१. ४; २९३. १;
 २९९; २. ११८; १२८; १६८. ४;
 २१३; ३. १६. १३; ३३. १; ५.
 १७. १; २३. १; ६. १३५. १; ४;
 ७. १७२. ४; १८८. ८; १९०

होहू २. ५१. १; ७६. ३; ९५. १; ११९.

१; १७०. २; २२१. १; ५.

१७. २

हौँ - मैं १. १२०. ५; १८७. ४, २. १४७;

२०२. ५; ५. १४. ४; ३१. २;

६. १०२. ६; १२४. ३

हौँ हूँ - मैं भी १. ४५

हृद, - तालव, कुंड सुप्रेमपियूप - १. ३८

ADDENDUM

ADDENDUM

अखिल, - संपूर्ण - अन्तरात्मा ५. २
 अखिलं १. ६
 अग्र, - आगे - गण्यम् ५. ३
 अघ, - पाप - घनध्वान्तापहं ३. १
 अङ्के - अंक में, गोद में, पार्श्व में २. १
 अङ्ग, - नीलाम्बुजश्यामलकोमल - २. ३
 अज, - जन्म न लेनेवाला, ब्रह्मा - महेश-
 वन्दितौ ७. २
 अति, - अधिक - मञ्जुलम् १. ७; - बलौ
 ४. १
 अतुलित, - तुलनारहित - बलघामं ५. ३
 अधिपः, - स्वामी सर्व - २. १
 अधीशं - स्वामी को ५. ३
 अनङ्ग, - अंगरहित, कामदेव - मोचनम्
 ७. ३
 अनघं - पापरहित को ५. १
 अनिशं - निरंतर ५. १; ७. १
 अन्तरात्मा, - अन्तर्यामी अखिल - ५. २
 अन्यतः, - दूसरे स्थान पर, दूसरी ओर
 - अपि १. ७

अन्या, - और न - ५. २
 अन्वेषण, - ढूढना सीता - तत्परौ ४. १
 अपहं, - दूर करनेवाले को अघघनध्वान्त -
 ३. १
 अपि - भी १. १; ३; अन्यतः - ७
 अप्रमेयं - अपरंपार ५. १
 अब्ज, - कमल, चाँद सुरवरविलसद्विग्र-
 पाद - चिन्हं ७. १
 अभिरामं, - सुंदर राम - ३. २
 अभिषेकतः, - राज्याभिषेक से गता - २. २
 अभीष्ट, - मनोवांछित, मनोरथ - सिद्धि-
 दम् ७. ३
 अमृतम्, श्रीरामनाम - ४. २
 अमृषा, - सत्य - इव १. ६
 अम्बरं, - ब्रह्म, आकाश पीत - ३. २
 अम्बिका, - पार्वती, काशीराज की एक
 कन्या का नाम ७. ३
 अम्बुज, - कमल मुख - श्री २. २; नील -
 श्यामलकोमलाङ्गं ३; वैराग्य -
 भास्करं ३. ३

अम्भोधर, - जल धारण करनेवाला, जल-
धर, बादल मोह - पूगपाटनविधौ
३. १
अम्भोधि, - समुद्र ब्रह्म - समुद्रवं ४. २
अम्भोधेः, - समुद्र के भव - १. ६
अयम्, - यह सः - २. १
अरण्य, - वन सीतारामगुणग्रामपुण्य -
विहारिणौ १. ४
अर्थ, - सङ्घानाम् १. १
अव्ययं - न नष्ट होनेवाला ४. २
अशेष, - संपूर्ण तम् - कारणपरं १. ६
असुराः, - राक्षसगण ब्रह्मादिदेव - १. ६
अस्तु - होवे २. २
अस्मदीये - हमारे ५. २
अहं - मैं १. ५; ६; ५. १
अहेः - सौंप का १. ६
आख्यं, - नामवाले को राम - ५. १
आख्यम्, राम - ईशं १. ६
आगम, - शास्त्र नानापुराणनिगम - सम्मतं
१. ७
आढ्यौ, - संपन्न, युक्त शोभा - ४. १
आढ्यं ७. १
आतनोति - विस्तृत करता है १. ७
आदि, ब्रह्मा - देवासुराः १. ६; काम -
दोपरहितं ५. २
आनन्द, - मुख - दं ३. १; सान्द्र - पयोद
सौभगतजुं २
आपगा, - नदी देव - २. १
आम, - तुल्य, समान स्वर्णशैल - देहं ५.
३; केकीकण्ठ - नीलं ७. १

आमय, - रोग, बीमारी संसार - भेषजं
४. २
आयत, - विशाल, चौड़ा राजीव - लोचनं
३. २
आरूढ, - चढ़ा हुआ, सवार पुष्पक - रामम्
७. १
आश्रितः - शरण में आया हुआ १. ३
इन्दीवर, - नीलकमल कुन्द - दरगौर
सुन्दरौ ४. १
इन्दु, - चंद्रमा श्रीमच्छम्भुमुख - सुन्दरवरं
४. २; कुन्द - दरगौरसुन्दरं ७. ३
इन्दुम्, - चंद्रमा को पूर्ण - ३. १
इन्द्र, - देवताओं का राजा, स्वामी कोशल -
पदकञ्जमञ्जुलौ ७. २
इव, - तुल्य अमृपा - १. ६
ईड्यं, - पूजनीय को, आदर करने योग्य को
नौमि - ७. १
ईशं, - स्वामी को जानकी - ७. १
ईशम् १. ६
ईश्वर, जगद् - ५. १
ईश्वरम् - ईश्वर को, श्रीराम को १. २
उद्भव, - उत्पत्ति - स्थितिसंहारकारिणीम्
१. ५
उभौ - दोनों ४. १
उरसि - वक्षःस्थल पर, छाती पर २. १
एकः - एकमात्र, केवल, सिर्फ १. ६
एव - ही १. ६
कञ्ज, - कमल कोशलेन्द्रपद - मञ्जुलौ
७. २; कारुणीककल - लोचनं ३
कटि, - कमर - लसत्तूणीरभारं ३. २

कण्ठ, - गला केकी - आभनीलं ७. १
 कपि, - बंदर - निकरयुतं ७. १
 कपीश्वरौ, - हनुमान् कवीश्वर - १. ४
 कर, - हाथ जानकी - सरोजलालितौ ७. २
 करीं, - करनेवाली को सर्वश्रेयस् - १. ५
 करुणा, - आकरं ५. १
 कर्तारौ - करनेवाले, करनेवालों को १. १
 कल, - सुंदर कारुणीक - कञ्जलोचनं ७. ३
 कलङ्क, - पाप - श्मनं ३. १
 कलि, - कलियुग - मलप्रध्वंसनं ४. २
 कवीश्वर, - कवियों का स्वामी, वाल्मीकि
 ऋषि - कपीश्वरौ १. ४
 काम, - आदिदोषरहितं ५. २
 कारण, तमशेष - परं १. ६
 कारिणीं, - करनेवाली को उद्भवस्थिति-
 संहार - १. ५
 कारुणीक, - करुणायुक्त, दयालु - कलकञ्ज-
 लोचनं ७. ३
 कुन्द, - एक प्रकार का श्वेत पुष्प - इन्दीवर-
 सुन्दरौ ४. १; - इन्दुदरगौरसुन्दरं
 ७. ३
 कुरु - करो ५. २
 कुलं, ब्रह्म - ३. १
 कृतिनः - विद्वान् लोग, पुण्यवान्, चतुर,
 कृतार्थ ४. २
 कृशानुं, - अग्नि को, (नष्ट करनेवाले को)
 दनुजवन - ५. ३
 केकी, - मोर - कण्ठाभनीलं ७. १
 कोमल, नीलाम्बुजश्यामल - अङ्गं २. ३
 कोमलौ ७. ५

कोशल, - इन्द्रपदकज्जमञ्जुलौ ७. २
 क्लेश, - दुःख - हारिणीम् १. ५
 क्वचित्, - कहीं पर १. ७
 गण्यम्, - गिने जाने योग्य अग्र - ५. ३
 गता, - प्राप्त हुई, गई - अभिप्रेकतः २. २
 गतः, - गया, रमा हुआ, व्याप्त सर्व - २. १
 गतौ, - प्राप्त हुए, विचरते हुए पथि - ४. १
 गतं, - गए हुए को, प्राप्त हुए को, चलते
 हुए को पथि - ३. २
 गरलम् - विप २. १
 गले, - कंठ में, गले में २. १
 गाथा, - कहानी, चरित्र रघुनाथ - भाषा-
 निबन्धम् १. ७
 गुण, सीताराम - ग्रामपुण्यारण्यविहारिणौ
 १. ४; सकल - निधानं ५. ३
 गुरुं, - गुरु को १. ३; सुर - ५. १
 गो, - गाय, इन्द्रिय - विप्रवृन्दप्रियौ ४. १
 गौर, - गौर वर्ण, गोरा रंग कुन्दइन्दुदर -
 सुन्दरं ७. ३
 ग्राम, - समूह, गाँव सीतारामगुण - पुण्या-
 रण्यविहारिणौ १. ४
 घन, - अधिक, घोर, वादल अघ - ज्वा-
 न्तापहं ३. १
 च - और १. १; २. १; १; ४. २; ५.
 २; २
 चन्द्रः - चाँद १. ३
 चापं, - धनुष (वाले) को महासायकचार -
 २. ३; नाराच - ७. १
 चारु - मनोहर, सुंदर महासायक - चापं
 २. ३

चिन्तकस्य - भक्त जन के ७. २
 चिन्हं, सुरवरविलसद्विप्रपादाब्ज - ७. १
 चूडा, - मस्तक भूपाल - मणिम् ५. १
 छन्दसाम्, - छंदों के - अपि १. १
 जगद्, - संसार - ईश्वरं ५. १
 जटा, - केशसमूह, जूड़ा धृत - जूटेन ३. २
 जलधेः, - समुद्र के विवेक - ३. १
 जातं, - उत्पन्न हुए को वात - ५. ३
 जानकी, - जनक की पुत्री, सीता श्री -
 जीवनं ४. २; - करसरोजलालितौ
 ७. १; - ईशं १
 जीवनं, - प्राणरूप, जल श्रीजानकी - ४. २
 जूटेन, - समूह से धृतजटा - ३. २
 ज्ञानिनाम् - ज्ञानी पुरुषों के ५. ३
 तत्परौ, - संनद्ध, तैयार सीतान्वेषण -
 ४. १
 तथा २. २
 तनुं, - शरीर (वाले) को सान्द्रानन्द
 पयोदसौभग - ३. २
 तम्, - उसको - अशेषकारणपरं १. ६
 तरोः, - वृक्ष का धर्म - ३. १
 तापहम् - दुःख दूर करनेवाले को ३. १
 तितीर्षाचितां - तैरने की इच्छा करनेवालों
 के लिए १. ६
 तुलसी - तुलसी वृक्ष, तुलसीदास कवि १. ७
 तूणीर, - तरकस कटिलसत् - भारं ३. २
 ते - वे ४. २
 तौ - वे दोनों ४. १
 दं, - देनेवाले को आनन्द - ३. १
 दनुज, - राक्षस - वनकृशानुं ५. ३

दर, - ईपत, थोड़ा, भय, गड्ढा, शंख
 कुन्दइन्दु - गौरसुन्दरं ७. ३
 दुःखतः - दुःख से वनवास - २. २
 दूतं - दूत को रघुपतिवर - ५. ३
 देव, - देवता ब्रह्मादि - असुराः १. ६;
 - आपगा २. १
 देहं, - शरीर (वाले) को स्वर्णशैलाम -
 ५. ३
 दोष, कामादि - रहितं ५. २
 धन्याः - पुण्यशाली जन ४. २
 धन्विनौ - धनुष धारण करनेवाले वर -
 ४. १
 धर्म, - तरोः ३. १; सद् - वर्मौ ४. १
 धामौ, - स्थान, घर विज्ञान - ४. १
 धामं, - निवास स्थान को अतुलितबल -
 ५. ३
 धृत, - धारण किया हुआ - जटाजूटेन ३. २
 ध्वान्त, - अंधकार अघघन - अपहं ३. १
 न - नहीं १. २; २. २; २; - अन्या
 ५. २
 नः - हमारे लिए ४. १
 नतः - प्रणाम करता हूँ १. ५
 नन्दनस्य, - पुत्र का, (नंदन वन का) रघु -
 २. २
 नमामि - नमस्कार करता हूँ २. ३; ५. ३
 नयनं, - आँख, आँख (वाले) को सर-
 सिज - ७. १
 नाथ, - स्वामी रघु - गाथाभाषानिवन्धम्
 १. ७
 नाथम्, - स्वामी को रघुवंश - २. ३

नाना, - अनेक - पुराणनिगमागमसम्मतं
१. ७

नाराच, - बाण - चापं ७. १

निकर, - समूह कपि - युतं ७. १

निगम, - वेक नानापुराण - आगमसम्मतं
१. ७

निगदितं - वर्णन की गई, कही गई १. ७

नित्यं - सदा १. ३

निधानं, - खजाने को सकलगुण - ५. ३

निबन्धम् - रचना को १. ७

निभः, - तुल्य (कांतिवाला) शशि -
२. १

निर्भरां - पूर्ण ५. २

निर्वाण, - मोक्ष - शान्तिप्रदं ५. १

नील, - नीला रंग - अम्बुजश्यामलकोम-
लाङ्गं २. ३

नीलं - श्याम रंग (वाले) को केकीकण्ठाभ -
७. १

नुतौ, - स्तुति किए गए श्रुति - ४. १

नौमि, - नमस्कार करता हूँ - ईर्ष्यं ७.
१; ३

पतिम्, - पति को, स्वामी को अम्बिका -
७. ३

पते, - हे स्वामिन् रघु - ५. २

पथि, - मार्ग में - गतं ३. २

पद, - चरण, पैर कोशलेन्द्र - कञ्जमञ्जुलौ
७. २

पयोद, - जल देनेवाला, जलधर, बादल
सान्द्रानन्द - सौभगतनुं ३. २

परं, तमशेषकारण - १. ६

पश्यन्ति - देखते हैं १. २

पाटन, - फाड़ना, तितर वितर करना
मोहाम्भोधरपूग - विधौ ३. १

पाणौ - हाथ में २. ३; ३. २; ७. १

पातु - रक्षा करे २. १

पाद, - चरण, चतुर्थ भाग यत् - प्लव १. ६

पाल, - पालन करनेवाला भू - चूडामर्षि
५. १

पित्त ७. २०८. १५

पिबन्ति - पीते हैं ४. २

पीत, - पिया गया, पीत वर्ण, पीले रंग का
- अम्बरं ३. २; - वस्त्रं ७. १

पुङ्गव, - श्रेष्ठ रघु - ५. २

पुण्य, - सीतारामगुणग्राम - अरण्यविहा-
रिणौ १. ४

पुराण, नाना - निगमागमसम्मतं १. ७

पुष्पक, - विमान का नाम - आरूढरामम्
७. १

पूग, - समूह, सुपारी का वृक्ष मोहाम्भो-
धर - पाटनविधौ ३. १

पूर्णा, - पूरा - इन्दुम् ३. १

प्रदा - देनेवाली मञ्जुलमङ्गल - २. २

प्रदौ - देनेवाले भक्ति - ४. १

प्रदं - देनेवाले को निर्वाणशान्ति - ५. १

प्रध्वंसनं - नष्ट करनेवाले को कलिमल -
४. २

प्रयच्छ - प्रदान करो, दो ५. २

प्रसन्नतां, - प्रसन्नता को २. २

प्रसन्नम् - प्रसन्न को सु - ७. १

प्रियौ, - प्यारे गोविप्रवृन्द - ४. १

- प्रियम्, - प्रिय को श्रीरामभूष - ३. १
 फणीन्द्र, - साँपों का राजा, शेषनाग ब्रह्मा-
 शम्भु - सेव्यम् ५. १
 वंदउँ १. ५
 वखानी १. ३९५. ४
 वखाने ६. ८१. १
 वचन १. ५; ५. ३२. १
 वछलता - वात्सल्य, प्रेम १. २५१. २
 वदत १. ३०९
 वत्स, - छाती, गौ आदि का वच्चा, वर्ष
 श्री - १. १७५. ३
 वदन, - मुँह करिवर - १. १
 वधाव १. २२६
 वधावा - वधाई २. १२. ४
 वधेउ - वध किया १. ४६. ३; ३. ३३
 वन्धुना - भाई ने, भाई से ७. १
 वर, - करि - वदन १. १; ११४. १; २.
 २१३; - प्रसाद ६. ९६. ५; - दानं
 १३८. ६
 वरनउँ १. ७. १
 वरनि १. ३६९. १; ३९५. ३
 वरनी - वर्णन की १. ३९३. ३
 वरूथा १. २१२. ३; ६. ६२. १
 वल, अतुलित - धामं ५. ३
 वलौ - बलवाले अति - ४. १
 वस १. ३६५
 वह १. १९७. ४
 वहु, पुर - १. १७७. ४
 वहुरि १. ३९५. १
 वाँचा १. ३०८. २
 वाग्, - वाणी निज - ईसा २. १०४. ४
 वाधिनी २. ५२. १
 वाचाल - वक्त्रवादी १. २
 वाण, - शरासनं ३. २
 वायस - कौआ १. ११. १; २२. १
 वार, - समूह, दिन, बाल १. ३७३. २
 वारि - जल १. १७२
 वारिज - कमल १. ३
 वारिधर, - मेघ, बादल कृपा - ६. ९२. २
 वारिधि, - समुद्र भव - १. १४३. २;
 २१८. ४; ३९५. ५
 वारुनी - शराव १. २९
 बाल, - वच्चा, (द्वितीया का) - विधु: २. १
 वासी, जलथलनभ - १. १७. १
 विकट - भयंकर ६. ९०
 विकल - दुखी १. ३६७. १
 विगत, - रहित - मोहमदकाम १. ९९
 विज्ञान, - विसारद १. ३४. ३; १३५.
 १; १९०. १
 विज्ञाना १. १०८. ४
 विज्ञानी १. ११४. १; २७०. ३
 विटप - वृक्ष, शाखा - वरशाखा १. १११.
 १; सिवविस्त्राम - १३०. २
 विदा १. ३७०. २
 विदित, - प्रसिद्ध विश्व - १. १८; ३१६. ३
 विदुपन - पंडितों को १. २७५. १
 विद्यमान - वर्तमान १. २८६. १; ३०७
 विद्या, १. ३९१. १
 विध, - प्रकार त्रि - १. १३०. २
 विधाता - ब्रह्मा १. ३२. ४

विधात्री-ब्रह्मणी १. ७७
 विधान १. ३७९. २
 विधाना १. ५८. ७
 विधि-विधान, दैव, रीति, ब्रह्मा १.
 ७. ५; -वस ८. ५; १२. २;
 १०६. ४; ११७; ३९०. ४; ३९४. १
 विधिहि १. ११५. ३
 विधु, -चंद्रमा-वदनी १. १९. २; बाल-
 १३०; २६५; २७४. २; ३१९. २
 विन १. १००. ३
 विनय-विनती १. १७. २; ३८७. १;
 २. ९८. ४
 विस्राम, सिव-विटप १. १३०. २
 विस्व १. २३. २; -सुखद ३२. ३; ३३०
 २; ६. ८९. ३
 विस्वास १. १७
 विहँसि १. ७४
 विहँसे १. १०२
 विहीना-रहित १. ११७. ४
 वीर १. ३९५. छं. ५
 वृद्ध १. ३१९; ३. ७. ४
 वृषकेतु-महादेव १. १२६
 वृषभ-वैल १. ३०१. ४
 वृषली, -शूद्र स्त्री-स्वामी ७. १५८. ४
 वृष्टि ७. २४. १
 वेखा, मुनि-१. १८६. १
 वेद १. ८. ३; १२. २; १३. ४; -यग
 २२. १
 वेष, -प्रताप १. १३. ३; सु-३; २२.
 १; ७७; ११६. २; १२२. ४

वैदेहि १. ३९५. छं. ५
 वैदेही-सीता १. ३७८. २
 वैसे ६. ६१. १
 विनवउँ १. १०. ५
 विनु १. ८. ४
 विपति, -भंजन १. ३४. ५
 विपिन-वन १. १८६. १
 विप्र १. ३०; २. १४५; ६. ११५. १;
 ७. ६३. ४
 विबुध-पंडित, देवता, विद्वान्-विप्रबुध-
 ग्रहचरन १. ३०; -वैद ५२. २
 विभागा, गुणदोष-१. ११०. ४
 विभाती-शोभित होती है, सुहावनी लगती
 है १. ३१. ५
 विभीषन १. ४१. १
 विभूती-ऐश्वर्य १. ११. ४
 विमल-पवित्र १. ६. २; ७. १
 विमूढ ३. १
 विमोहनि, विस्व-१. २६८. ४
 वियोगी १. १०९. ४
 विरक्त १. १०९. ४
 विरह १. १३२
 विरोधु २. १९
 विलखाने १. ३६६. १
 विलासिनि-स्त्री १. ३७८. ३
 विलोकि-देखकर १. ३१. ३; ६. १२३. ४
 विलोकेउ १. ७८. ४
 विलोचन-आँख १. ६. ४; ७. १
 विवस-विवश, वैवस १. ३७०
 विवाह १. ३९५

विवेक, - ज्ञान - विलोचन १. ७. १; ८. ४
 विश्राम, बुध - १. ५१. ३
 विस्वामित्र १. ३९४. २
 विष १. २९; - पान १६४. ४; १६४;
 ३. ३. ३; ६. १६. ५
 विषई - विषयों में फँसा हुआ, विषयी
 मनुष्य १. ५९. २
 विषम - कठोर, जो एक-सार न हो, ऊँचा-
 नीचा १. ६०. १
 विषय - कामादि, देश ५६. ४; ५९. २;
 १३९. १; १४१. ३; १७०
 विषयक - विषय में १. १४१. २
 विषाद - शोक १. ६९; ७९. ४
 विष्णु १. ८५. १; १०४; ११२. ३;
 ११६. ४; १५१. ३
 विसाला - विशाल १. ५९. ४; ६९. ३
 विस्तार - फैलाव ६. १२५
 बोध, - ज्ञान - मयं १. ३
 व्यवहरिया - साहूकार १. ३०९. २
 व्यवहारा १. २२३. २
 व्यवहार १. १६४
 व्याकूल ३. ३. २; ३; ४. १३. १; २२
 व्याघ ४. ११. ३
 व्याध् १. ११. ४
 व्यापक ४. २५. २
 व्यापा १. ८७. ३
 व्यापिहि १. १११
 व्यापेड १. १२२; ३०२
 व्याल - साँप, दुष्ट दायी ३. २६. १
 व्याला १. ५९. ४

व्याली - सर्पिणी १. १०३. ३
 व्याह १. ३९५. ५
 व्योम - आकाश १. ८५. २; ३. ५४
 ब्रह्म, - ईश्वर, वेद - कुलं ३. १; - अम्भो-
 धिसमुद्भवं ४. २
 ब्रह्मा, - आदिदेवासुराः १. ६; - शम्भु-
 फणीन्द्रसेव्यम् ५. १
 भक्ति, - प्रदौ ४. १
 भक्ति - भक्ति को, प्रेम को, अनुराग को
 ५. २
 भजे - भजता हूँ, ध्यान करता हूँ ३. २
 भव, - संसार, महादेव, कल्याण - अम्भोधेः
 १. ६
 भवं - महादेव को ३. १
 भवानी, - पार्वती - शङ्करौ १. २
 भागम्, सीतासमारोपितवाम - २. ३
 भाति - प्रकाशित होता है, प्रतीत होता है
 १. ६
 भारं, - बोझ कटिलसचूरीर - ३. २
 भाले, - माथे पर २. १
 भाषा, रघुनाथगाथा - निबन्धम् १. ७
 भास्करं, - सूर्य को वैराग्याम्बुज - ३. १
 भू, - पृथिवी - पालचूडामणिम् ५. १
 भृति, - भस्म, ऐश्वर्य - विभृपणः २. १
 भृधर, - पृथिवी को धारण करनेवाला,
 पर्वत - मुता २. १
 भृष, - गजा श्रीराम - प्रियम् ३. १
 भृङ्ग, - भौंग मन - सङ्गिनी ७. २
 भेषजं, - औषध संसारामय - ४. २
 भ्रमः - भ्रम १. ६

मङ्गल, मञ्जुल - प्रदौ २. २
 मङ्गलानां १. १
 मञ्जुल, - मनोहर, सुन्दर - मङ्गलप्रदा २. २
 मञ्जुलौ, कौशलेन्द्रपदकञ्ज - ७. २
 मञ्जुलम्, - सुन्दर को अति - १. ७
 मणिम्, - मणि को, श्रेष्ठ को भूपाल-
 चूडा - ५. १
 मन, - भृङ्गसङ्गिनौ ७. २
 मनुष्यं, माया - ५. १
 मम्लौ - मलिन हुई, फीकी पड़ी २. २
 मल, - फलंक, पाप कलि - प्रध्वंसनं ४. २
 मस्तके - मस्तक पर २. १
 महा, - सायकचारुचापं २. ३
 महेश, - महादेव अज - वन्दितौ ७. २
 मानसं - हृदय को, मन को ५. २
 मानुष, - मनुष्य, माया - रूपिणौ ४. १
 माम्, - मुझ को २. १
 माया, यत् - वशवर्ति १. ६; - मानुष
 रूपिणौ ४. १; - मनुष्यं ५. १
 मुख, - अम्बुजश्री २. २; श्रीमच्छम्भु -
 इन्दुसुन्दरवरं ४. २
 मूलं - जड़, कारण ३. १
 मे - मुझ को २. २; ५. २
 मोचनम्, - छुड़ानेवाले को अनङ्ग - ७. ३
 मोह, - अज्ञान - अम्भोधरपूगपाटनविधौ
 ३. १
 यद् - जो १. ७
 यत्, - मायावशवर्ति १. ६
 यथा - जैसे १. ६
 यम् - जिस को १. ३

यस्य, - जिसके - उरसि २. १
 या - जो २. २
 याभ्यां - जिनसे, जिनके १. २
 युतं, - युक्त को, सहित को कपिनिकर -
 ७. १
 रघु, - नाथगाथाभाषानिवन्धम् १. ७;
 - नन्दनस्य २. २; - वंशनाथम्
 ३; - वरौ ४. १; - वरं ५. १;
 - पुङ्गव २; - पते २; - पतिवरदूतं
 ३; - वरं ७. १
 रज्जौ - रस्ती में १. ६
 रसानां - रसों के १. १
 रहितं, - कामादिदोष - ५. २
 राजीव, - कमल - आयतलोचनं ३. २
 राट्, - राजा व्याल - २. १
 राम, सीता - गुणग्रामपुण्यारण्यविहारिणौ
 १. ४; - वल्लभाम् ५; - आख्यम् ६;
 श्री - भूप्रियम् ३. १; - अभिरामं २,
 श्री - नामामृतम् ४. २; - आख्यं
 ५. १
 रामम् - श्रीरामचंद्रजी को २. ३; पुष्पका-
 रूढ - ७. १
 रामायणे - रामायण में १. ७
 रूपिणौ - रूप धारण करनेवाले माया-
 मानुष - ४. १
 लक्ष्मण, सीता - संयुतं ३. २
 लसत्, - शोभायमान कटि - तृणीरभारं ३. २
 लालितौ, - लालन किए गए जानकीकर-
 सरोज - ७. २
 लोचनं, - आँख, आँख (वाले) को राजी-

वायत - ३. २; कारुणीककलकञ्ज -
 ७. ३
 वंश, - कुल रघु - नाथम् २. ३
 वक्रः - टेढा - अपि १. ३
 वदामि - कहता हूँ ५. २
 वन, - जंगल - वासदुःखतः २. २; दनुज
 - कृशानुं ५. ३
 वन्दे - वंदना करता हूँ, प्रणाम करता हूँ १.
 १; २; ३; ४; ६; ३. १; ५. १
 वन्दितौ - वंदना किए गए अजमहेश - ७. २
 वन्द्यते - वंदना किया जाता है १. ३
 वर, - श्रेष्ठ - धन्विनौ ४. १; रघुपति -
 दूतं ५. ३; सुर - विलसद्विप्रपादाब्ज-
 चिन्हम् ७. १
 वरौ, रघु - ४. १
 वरः, सुर - २. १
 वरं, श्रीमच्छम्भुमुखेन्दुसुन्दर - ४. १;
 रघु - ५. १
 वरम् ३. २; रघु - ७. १
 वर्णानाम् - वर्णों के १. १
 वर्ति, - दीपक की वत्ती, आँख का काजल,
 लेख, रहने वाला यन्मायावश - १. ६
 वर्माँ, - कवच, रक्षक सद्गर्म - ४. १
 वल्लभाम् - प्रिया को १. ५
 वश, - अधीन - वर्ति १. ६
 वस्त्रं, - कपड़ा, कपड़े (वाले) को पीत -
 ७. १
 वाणी, - सरस्वती - विनायकौ १. १
 वात, - वायु, पवन - जातं ५. ३
 वानराणाम् - बंदरों का ५. ३

वाम - वाम भाग, बाँया हिस्सा, कुटिल
 - अङ्के २. १; सीतासमारोपित -
 भागम् ३
 वास, - रहने का स्थान, रहना वन - दुःखतः
 २. २
 विज्ञान, - धामौ ४. १
 विज्ञानौ, विशुद्ध - १. ४
 विधुः, - चंद्रमा बाल - २. १
 विधौ, - विधान में, करने में मोहाम्भोधर
 पूगपाटन - ३. १
 विना १. २
 विप्र, - ब्राह्मण गो - वृन्दप्रियौ ४. १;
 सुरवरविलसद् - पादाब्जचिन्हं ७. १
 विभाति - शोभित होता है २. १
 विभूषणः, - सजा हुआ भूति - २. १
 विलसद्, - शोभा युक्त, शोभायमान सुर-
 वर - विप्रपादाब्जचिन्हं ७. १ .
 विवेक, - ज्ञान - जलधेः ३. १
 विशुद्ध, - पवित्र - ब्रिज्ञानौ १. ४
 विश्वम् - संसार, संपूर्ण १. ६
 विश्वास, श्रद्धा - रूपिणौ १. ३
 विहारिणौ - विहार करनेवाले १. ४
 वृन्द, - समूह गोविप्र - प्रियौ ४. १
 वेदान्त, - ब्रह्म का प्रतिपादन करनेवाला
 शास्त्र - वेद्यं ५. १
 वेद्यं - जानने योग्य को ५. १
 वैराग्य, - रागहीनता, त्याग - अम्बुज
 भास्करं ३. १
 व्याल, - साँप - राट् २. १
 शङ्कर, - कन्याणकारी, महादेव - रूपिणम्

१. ३
 शङ्करः, श्री - २. १
 शङ्करं ३. १
 शङ्करम् - शिव को ७. १
 शमनम्, - शांत करने वाले को, नष्ट करने वाले को कलङ्क - ३. १
 शम्भु, - महादेव, कल्याणकारी श्रीमत् - मुखेन्दुसुन्दरवरं ४. २; ब्रह्मा - फणीन्द्रसेव्यम् ५. १
 शरासनं, - बाणों को फेंकनेवाला, धनुष बाण - ३. २
 शर्वः - महादेव २. १
 शशि, - चाँद - निभः २. १
 शान्तं - शांतियुक्त ५. १
 शाश्वतम् - निरंतर ५. १
 शिवः - कल्याणरूप, शिव २. १
 शैल, - पर्वत स्वर्ण - आभदेहं ५. ३
 शोभा, - आढ्यौ ४. १; - आढ्यं ७. १
 श्यामल, - श्यामवर्ण नीलाम्बुज - कोमलाङ्गं २. ३
 श्रद्धा, - विश्वासरूपिणौ १. २
 श्री, - शोभा, कांति - शङ्करः २. १; मुखा-म्बुज - २; - रामभूप्रियम् ३. १; - जानकीजीवनं ४. २; - रामनामा-मृतम् २
 श्रीमत्, - शोभायुक्त, सुंदर - शम्भुमुखेन्दु-सुन्दरवरं ४. २
 श्रुति, - वेद, कान - सुतौ ४. १
 श्रेयस्करिं - कल्याण के करनेवाली को १. ५
 श्वासं - पवन, साँस ३. १

संयुतं, - सहित, युक्त सीतालक्ष्मण - ३. २
 संशोभितं, - शोभायमान ३. २; ४. २
 संसार, - आमयभेषजं ४. २
 संहार, - नाश, प्रलय उद्भवस्थिति - कारिणीं १. ५
 सः, - वह - अयं २. १
 सकल, - संपूर्ण, सब - गुणनिधानं ५. ३
 सकलं १. ६
 सङ्गिनौ, - साथी, संगी मनभृङ्ग - ७. २
 सङ्घानां, - समूहों के अर्थ - १. १
 संततं - निरंतर, लगातार ४. २
 सत्यं ५. २
 सत्वात्, - सत्ता से यत् - १. ६
 सदा २. २
 समारोपित, - रक्खा सीता - वामभागम् २. ३
 समुद्भवं, - उत्पत्ति, उत्पन्न (होनेवाले) को ब्रह्माम्भोधि - ४. २
 सम्मतं १. ७
 सरसिज, - तालाब में उत्पन्न होने वाला, कमल - नयनं ७. १
 सरोज, - कमल जानकीकर - लालितौ ७. १
 सर्व, - सकल, सब - श्रेयस्करिं १. ५; - गतः २. १; - अधिपः १
 सर्वत्र - सब जगह १. ३
 सर्वदा २. १; ४. २; ७. १
 सा - वह (स्त्री) २. २
 सान्द्र, - सघन, घना - आनन्दपयोदसौभ-गतनुं ३. २
 सायक, - बाण महा - चारुचार्यं २. ३

सिद्धाः—सिद्ध जन १. २
 सिद्धिदम्,—सिद्धि देनेवाले को अभीष्ट—
 ७. ३
 सीता,—रामगुणग्रामपुण्यारण्यविहारिणी
 १. ४;—समारोपितवामभागम् २.
 ३;—लक्ष्मणसंयुतं ३. २;—अन्वे-
 पणतत्परौ ४. १
 सीतां १. ५
 सु,—अच्छा, भलीभाँति—प्रसन्नम् ७. १
 सुखकरं—सुख देनेवाले को ४. २
 सुखाय—सुख के लिए १. ७
 सुता—पुत्री भूधर—२. १
 सुन्दर, श्रीमच्छम्भुमुखेन्दु—वरं ४. २
 सुन्दरौ, कुन्देन्दीवर—४. १
 सुन्दरं ३. २; कुन्दइन्दुदरगौर—७. ३
 सुर,—देवता—वरः २. १;—गुरुं ५. १;
 —वरविलसद्विप्रपादान्जचिन्हं ७. १

सेव्यम्,—सेवा करने योग्य को ब्रह्माशम्भु-
 फणीन्द्र—५. १
 सेव्यमानं,—सेवा किए गए को ७. १
 सौभग,—सुभग, सुंदर सान्द्रानन्दपयोद—
 तनुं ३. २
 स्थिति,—पालन उद्भव—संहारकारिणीं
 १. ५
 स्वान्तः—अपना अंतःकरण १. ७
 स्वान्तःस्थम्—अपने हृदय में विद्यमान को
 १. २
 हि—क्योंकि, निश्चय से १. ३; ३. १;
 ४. १
 हरिं—विष्णु को ५. १
 हरिम् १. ६
 हारिणीम्,—हरनेवाली को क्लेश—१. ५
 हितौ—कल्याण करनेवाले ४. १
 हृदये—हृदय में, मन में ५. २

सम्बद्ध कथाभाग



अगस्त्यः—

इनके पिता मित्रावरुण थे । कहा जाता है कि एक बार मित्रावरुण ने उर्वशी को देख कामार्त हो वीर्यपात किया, जिससे इनकी उत्पत्ति हुई । कुछ पौराणिक कहते हैं कि इनकी उत्पत्ति एक घड़े में हुई थी, जिससे इनका नाम कुम्भसंभव, घटोद्भव तथा कुम्भज पड़ा । सुना जाता है कि एक बार इन्होंने बढ़ते हुए विन्ध्याचल को रोक दिया था, जिससे इतका नाम विन्ध्यकूट पड़ा । एक बार इन्होंने समुद्र को चुल्लू में भरकर पी लिया था, जिससे यह समुद्रचुलुक और पीताम्बि कहलाये । कहीं कहीं पुराणों में इन्हें पुलस्त्य का पुत्र भी बताया है । ऋग्वेद में इनकी कई ऋचाएं हैं ।

अजामिलः—

यह एक आचारभ्रष्ट कुकर्मी ब्राह्मण था । इसने अपने पुत्र का नाम 'नारायण' रक्खा था । मृत्यु के समय यमराज के दूतों से घबरा इसने अपने पुत्र 'नारायण' को पुकारा । अन्तसमय पुत्रस्नेहवश भी ईश्वर का नाम लेने के कारण भगवान् ने इसे वैकुण्ठवास दिया ।

अदिति—

देखो 'कश्यप.'

अन्ध तापसः—

अयोध्या के समीप एक अन्धा तपस्वी अपने परिवारसहित तप करता था । एक दिन उसका पुत्र जल भरने नदीतट गया । जब वह जल भर रहा था तब जल भरने के शब्द को सुन मृगयारत महाराज दशरथ ने उसे जल पीता हुआ हाथी समझ शब्दवेधी वाण से मार दिया । पुत्रशोक से संतप्त हो अन्धा तपस्वी अग्नि में जलकर

मर गया और चलते समय राजा दशरथ को यह शाप दे गया कि 'मेरी भाँति तुम्हें भी पुत्रशोक में प्राण त्यागना पड़ेगा।'

अहिल्या:—

यह महर्षि गौतम की स्त्री तथा वृद्धाश्व की पुत्री थी। यह अत्यन्त रूपवती थी। एक बार मुनि के गंगास्नान को चले जाने पर इन्द्र उनका रूप धारण कर आश्रम में पहुँचे। कुछ काल पश्चात् जब ऋषि लौटे और उन्होंने इन्द्र को आश्रम से खिसकते देखा तब उनके मन में खटका हुआ और उन्होंने योगद्वारा रहस्य जान इन्द्र को यह शाप दिया कि 'तू सहस्रभग हो जा'। अहिल्या को उन्होंने क्रोध में आ पत्थर बना दिया पर कुछ सोचकर बाद में कहा कि 'त्रेता में श्रीराम जी के चरणस्पर्श से तेरा उद्धार होगा।'

कद्रू:—

कश्यप ऋषि की दो पत्नियाँ थीं। एक का नाम कद्रू और दूसरी का नाम विनता था। पहली की सन्तति सर्प और दूसरी के पुत्र गरुड़ थे। एक बार दोनों में विवाद चला कि सूर्य के घोड़ों का क्या रंग है। विनता ने श्वेत और कद्रू ने उनका रंग काला बताया, गरम बहसा हुई, जिसमें यह ठहरी कि जो हारे वह शेष जीवन दूसरे की चेरी बनकर रहे। कद्रू ने (अपनी सन्तति) सर्पों को घोड़ों के पास जाकर उनसे लिपट जाने को कहा। उनके ऐसा करने पर सूर्य के घोड़े काले दिखलाई पड़े और विनता को हार मानकर दासी बनना पड़ा।

कश्यप:—

यह ब्रह्मा के पौत्र और मरीचि के पुत्र थे। इन्होंने अपनी धर्मपत्नी अदिति के साथ कठोर तपश्चर्या की, जिससे प्रसन्न हो भगवान् ने इन्हें वर मांगने को कहा। इन दोनों ने प्रार्थना की कि आप हमारे पुत्र हों। त्रेता में ये दोनों महाराज दशरथ और कौशल्या हुए और श्रीराम जी के रूप में भगवान् इनके पुत्र बनें।

कैकेयी:—

देवासुर संग्राम के समय इन्द्र ने महाराज दशरथ को सहायतार्थ बुलाया था। युद्ध में बहली के पहिये की धुरी की कील तड़क कर दूर जा पड़ी। रानी कैकेयी ने कील की जगह अपनी अंगुली डालकर धुरी को संभाला। युद्ध के पश्चात् दशरथ ने प्रसन्न हो उनसे दो वर मांगने को कहा। कैकेयी ने दोनों वर उनके पास धरोहर रख दिये और कहा कि समय पढ़ने पर मांग लूंगी। ये दोनों वर ही एक प्रकार से अशेष रामायण के आधार हैं।

गज :—

क्षीरसागर के बीच त्रिकुटाचल पर्वत है, जिस पर एक विशाल सरोवर है। वहां जाकर एक मत्त गज हथिनियों के साथ जलक्रीड़ा करने लगा। उसी समय एक भारी मगर ने उसकी टांग पकड़ ली। दोनों में सहस्र वर्ष तक खींचातानी चलती रही। अन्त में गजेन्द्र ने हार मान भगवान् की शरण ली। विष्णु भगवान् ने पुकार सुनते ही उसका उद्धार किया। गज और ग्राह दोनों शापमुक्त हो अपने अपने यथार्थरूप में आगये। ग्राह, जो पहले हूहा नामक गन्धर्व था, अपने लोक को चला गया और गज, जो वास्तव में इन्द्रद्युम्न नामक राजा था, विष्णु भगवान् का पार्षद बन गया।

गणिका :—

जीवन्त नामक एक नवयौवना रूपवती स्त्री पति के चल बसने पर आचारभ्रष्ट हो वेश्यावृत्ति से अपना गुजारा करने लगी। उसने एक सुग्गा पाला था, जिसे वह राम-नाम रटाया करती थी। इस पावन नाम के उच्चारण से अन्त में उसे वैकुण्ठवास मिला।

गरुड :—

एक समय भुसुण्डि मोहवश बालक राम के हाथ से पूरी का टुकड़ा छीनकर भाग गये। राम ने गरुड को याद किया। भुसुण्डि और गरुड में लंबी ठनी। अन्त में भुसुण्डि हारे और श्रीराम की शरण आये, तब उनका छुटकारा हुआ। गरुड जी को उसी समय से अहंकार हुआ था।

गालव :—

ये विश्वामित्र जी के शिष्य थे। विद्यासमाप्ति पर इन्होंने गुरु को दक्षिणा मांगने पर वाधित किया। गुरु ने खीज कर आठ सौ श्यामकर्ण घोड़े मांगे। गालव राजा ययाति के पास पहुंचे, जिसने इन्हें अपनी पुत्री माधवी देकर कहा कि जो इससे एक पुत्र उत्पन्न करे उससे दो सौ श्यामकर्ण घोड़े लीजिये। गालव माधवी को क्रम से राजा हर्यश्व, दिवोदास और उशीनर के पास ले गये और प्रत्येक से दो दो सौ घोड़े लेकर उन्हें उनकी कामपूर्ति करने दी। जब गालव जी को चौथा राजा न मिला, तब वे छः सौ घोड़े और माधवी को ले गुरु की सेवा में पहुँचे। विश्वामित्र ने छः सौ घोड़े ले, माधवी से एक पुत्र उत्पन्न कर गालव को गुरुऋण से मुक्त कर दिया। हरिवंश में गालव को विश्वामित्र का पुत्र बताया है।

गंगावतरण :—

अयोध्या नरेश सगर को केशिनी नामक रानी से असमंजस और सुमति से

साठ सहस्र पुत्र हुए। असमंजस बड़ा निर्दय था, इसलिये राजा ने उसे देश से निकाल दिया। इसके विपरीत उसका पुत्र अंशुमान् सदाचारी और मृदुलस्वभाव था। सगर ने अश्वमेध रचा, इन्द्र ने यज्ञ का घोड़ा हर लिया और वह उसे कपिलदेव जी की कुटीर के पास बांध आया। सगर ने अपने साठ हजार पुत्रों को घोड़े के पीछे भेजा। वे खोजते खोजते कपिल की कुटी के पास पहुँचे और वहाँ घोड़े को बांधा देख ऋषि को 'चोर चोर' कहने लगे। कपिल जी ने क्रुद्ध हो अपनी 'हुंकार' से उन्हें भस्म कर दिया। कुछ दिन बाद अंशुमान् घोड़े और अपने चाचाओं को हूँदता हुआ उधर आया और गरुड़ जी से जगवीती सुनकर दुःखी हुआ। गरुड़ जी ने कहा कि लोकपावनी गङ्गा जी के जलस्पर्श से तुम्हारे चाचाओं की मुक्ति होगी। अंशुमान् घोड़ा लेकर लौट आया और उसने घर जाकर राजा सगर से सब बातें कह सुनाई।

सगर गङ्गा जी के अवतरण का कुछ उपाय न कर सके। उनकी मृत्यु पर अंशुमान् राजा हुए। यह अपने पुत्र दिलीप को राज्य दे तपश्चर्या को चले गये और वहाँ उनका देहपात हुआ। दिलीप के पुत्र भगीरथ हुए। उन्होंने राज्याभिषिक्त होने पर राज्य मंत्रियों को सौंप दिया और स्वयं गोकर्ण तीर्थ पर जाकर तपस्या करने लगे। पहले उन्होंने ब्रह्मा जी को प्रसन्न कर गङ्गाजल और पुत्र का वर मांगा और पश्चात् महादेव जी को प्रसन्न कर उन्हें आकाश से गिरती हुई गङ्गा को धारण करने पर बाधित किया। वेग से गिरती हुई गङ्गा शिव जी की जटा में लुप्त होगई। तब फिर तप कर भगीरथ ने शिव जी से गङ्गाजल की याचना की। इस पर गङ्गा जी का प्रादुर्भाव हुआ और भगीरथ जी के पितरगण स्वर्ग को सिंधारे।

चित्रकेतुः—

यह शूरसेन देश के राजा थे और इनके एक करोड़ रानियां थीं। पुत्र न होने के कारण ये अन्नमना रहते थे। एक दिन ऋषि अङ्गिरा इनके यहाँ पधारे और राजा ने उनसे अपनी वेदना कही। मुनि ने यज्ञ रचकर पटरानी को चरु खिलाया, जिससे पुत्रोत्पत्ति हुई। पुत्र को देख राजा का प्रेम पटरानी और लड़के की ओर खिंच गया, जिससे सपत्नियों के मन में हूक हुई। अन्त में रानियों ने पुत्र को विप दे उसका काम तमाम कर दिया। पुत्र के मरने पर राजा को घोर कष्ट हुआ और वह भांतिभांति से विलाप करने लगा। उसी समय ऋषि अङ्गिरा और मुनि नारद उधर आ निकले और उन्होंने उसे ज्ञानोपदेश दिया। राजा राज्य छोड़कर उनके वताये मन्त्रों के यथाविधि जाप से विद्याधर हो गया। पार्वती जी के शाप से यही वृत्रासुर हुआ था।

चन्द्रमा :—

चन्द्रमा ने दिग्विजय कर राजसूय यज्ञ रचा और मदान्ध हो अपने गुरु बृहस्पति से उनकी स्त्री तारा छीन ली । उसने दैत्यों की सहायता से देवताओं के साथ युद्ध ठाना और उनके बार बार कहने पर भी बृहस्पति को उनकी धर्मपत्नी न लौटाई । अन्त में ब्रह्मा जी मध्यस्थ बने और उन्होंने तारा बृहस्पति जी को दिलाई और नवजात पुत्र को चन्द्रमा की सन्तति बताकर उसे उन्हें ही लौटा दिया । यही पुत्र आगे चलकर बुध नामक ग्रह बना ।

तपस्विनी :—

विश्वकर्मा की हेमा नामक कन्या ने अपनी नृत्यकला से महादेव जी को तुष्ट करके दिव्यधाम प्राप्त किया । वहां वह दिव्यनामक गन्धर्व की कन्या स्वयंप्रभा के साथ विहरती थी । जब वह ब्रह्मलोक जाने लगी तब स्वयंप्रभा से कहती गई कि—'त्रेता में जब रामदूत यहां आवेंगे, तब उनका सत्कार कर तुम राम जी के दर्शन करना । तब तुम्हें परमपद की प्राप्ति होगी ।'

त्रिशंकु :—

सूर्यवंशी राजा त्रिशंकु ने सशरीर स्वर्ग जाने की इच्छा से गुरु वसिष्ठ से यज्ञ-विधान की प्रार्थना की, किन्तु वसिष्ठ जी के वैसा न करने पर वह उनके पुत्रों के पास पहुंचे । वहां भी कोरा जवाब मिला । राजा ने उनकी बात भी न मानी, जिस पर क्रुद्ध हो ऋषिपुत्रों ने उसे चाण्डाल बना दिया । चाण्डालरूप में राजा विश्वामित्र के पास पहुंचे और उनसे यज्ञविधान को कहने लगे । मुनि ने यज्ञ रचा, किन्तु जब देवता यज्ञ में अपना भाग लेने न आए, तब मुनि ने क्रुद्ध हो तपस्या के बल से त्रिशंकु को सशरीर स्वर्ग भेजना चाहा । उधर से इन्द्र ने विगड़कर उन्हें मर्त्यलोक को लौटाया । राजा त्रिशंकु पर बुरी वीती और वे चिल्लाए । विश्वामित्र ने उन्हें वहीं रोककर दक्षिण की ओर सप्तर्षियों और नक्षत्रों की रचना आरम्भ की । इस बात से देवता डरे और भयभीत हो विश्वामित्र के निहोरे करने लगे । तब विश्वामित्र ने कहा कि—'मैंने त्रिशंकु को सशरीर स्वर्ग पहुंचाने की प्रतिज्ञा की है; अतः अब वे जहां के तहां रहेंगे और मेरे बनाये सप्तर्षि तथा नक्षत्र उनके चारों ओर घूमते रहेंगे । देवताओं ने उनकी यह बात मान ली और तब से त्रिशंकु उसी प्रकार वीचों वीच लटके हुए हैं ।

दधीचि :—

ऋषि दधीचि बड़े तपस्वी थे । वृत्रासुर से परास्त होने पर देवताओं ने, भगवान्

के कहने पर, इनसे इनके शरीर की हड्डी मांगी । दधीचि ने परोपकारार्थ शरीर विसर्जन किया । उनकी हड्डी से विश्वकर्मा ने वज्र रचा । इसी वज्र से वृत्रासुर मारा गया था ।

दण्डक :—

इक्ष्वाकु के पुत्र दण्डक विन्ध्याचल और नीलगिरि के मध्यस्थ प्रान्त के राजा थे । ये शुक्राचार्य के शिष्य थे । एक बार कामार्त हो इन्होंने गुरु की बड़ी पुत्री अरजा का कौमार्यभङ्ग किया । मुनि ने क्रुद्ध हो शाप दिया कि—‘इन्द्र ! सौ योजन पर्यन्त पत्थर बरसाकर इनका राज्य नष्ट कर दे ।’ इस शाप से वह प्रान्त निर्जल हो गया और राजा के नाम पर दण्डकारण्य कहलाया ।

दुन्दुभिः—

इस नाम का एक राक्षस था, जिसे बालि ने मारकर ऋष्यमूक पर्वत पर फेंक दिया था । इस पर्वत पर मतङ्ग ऋषि का आश्रम था । उन्होंने आश्रम के पास शव को देख बात ताड़ ली और बालि को शाप दिया कि ‘यदि वह इस पर्वत पर आवेगा तो उसका मस्तक फट जाय’; इसी कारण बालि उस पर्वत से आंख कतराता था ।

दुर्वासा :—

यह अत्रि ऋषि के पुत्र थे । इन्होंने और्व मुनि की पुत्री कन्दली से उसके सौ अपराध क्षमा करने की प्रतिज्ञा कर विवाह किया । कन्दली ने अपराध पर अपराध करके सौ संख्या पूरी कर दी । जब उसने एक और अपराध किया तब ऋषि ने क्रुद्ध हो उसे भस्म कर दिया । पुत्री को मरा देख और्व मुनि को अपार कष्ट हुआ और उन्होंने दुर्वासा को शाप दिया कि ‘तुम्हारा दाप चूर्ण हो’ ।

एक बार राजा अम्बरीष एकादशी के व्रत में थे । व्रत समाप्त कर वे पारण की तैयारी में ही थे कि दुर्वासा उधर आ निकले । राजा से न्यौता ले ऋषि स्नान को चले गये और वहां स्नान ध्यान में ऐसे लटके कि राजा की पारणवेला उकने लगी । राजा ने डरते २ जल से पारण किया, क्योंकि जल भोजन में गिना भी जाता है और नहीं भी । जब मुनि स्नान से लौटे और उन्होंने पारण की बात भांपी तब वे आपे में न रहे और उन्होंने श्लट राजा के नाश के लिये कृत्या ला खड़ी की । पर भगवान् के सुदर्शन चक्र ने, जो राजा के शरीर की रक्षा करता था, प्रकट हो कृत्या को नष्ट कर दिया और बाद में वह ऋषि की ओर चमचमाया । दुर्वासा घबराये और बारी बारी से ब्रह्मा, विष्णु और शिव सब की शरण गये पर कहीं त्राण न पाया । अन्त में हार मान राजा के पास पहुंचे । राजा ने चक्र की स्तुति कर उसे शान्त किया । मुनि हरिभक्तों के गुण गाते हुए चलते बने ।

ध्रुवः—

स्वयंभू के पुत्र राजा उत्तानपाद के दो स्त्रियां थीं। एक का नाम सुनीति और दूसरी का नाम सुरुचि था। सुनीति से ध्रुव और सुरुचि से उत्तम उत्पन्न हुए। राजा का मन सुरुचि पर अधिक था। एक दिन राजा उत्तम को गोद में लिये बैठे थे। इसी वीच ध्रुव खेलते खेलते वहां आ निकले और राजा की गोद में खिसक गये। विमाता सुरुचि ने उन्हें अचज्ञा के साथ वहां से उठा दिया। ध्रुव इस अपमान को न सह सके और तपस्वार्थ घर से चल दिये। उन्होंने दारुण तप किया। विष्णु भगवान् उनकी भक्ति से सन्तुष्ट होकर बोले कि—‘तुम सब लोक, ग्रह और नक्षत्रों के ऊपर उनके आधार-स्वरूप होकर अचल भाव से स्थित रहोगे और जिस स्थान पर तुम रहोगे वही ध्रुवलोक कहलायेगा।’ वर मिलने पर ध्रुव ने घर आकर पिता से राज्य प्राप्त किया और छत्तीस सहस्र वर्ष राज्य करके वे ध्रुवलोक सिंधारे।

नल, नीलः—

समुद्र तट पर रहने वाले ऋषि मुनियों के ध्यानावस्थ हो जाने पर नल, नील उनकी शालग्राम मूर्तियों को समुद्र में फेंक दिया करते थे। तंग आकर ऋषियों ने शाप दिया कि ‘तुम्हारा छुआ पत्थर जल में न डूवेगा।’

नहुषः—

वृत्रासुर को मारने से ब्रह्महत्या दोष लगने के कारण जब इन्द्र मानसरोवर में जा छिपे, तब बृहस्पति ने इन्द्रासन को रीता देख राजा नहुष को उस पर बिठाया। यह अयोध्या नरेश इक्ष्वाकुवंशीय अंबरीष के पुत्र और ययाति के पिता थे। नहुष इन्द्राणी को देख उस पर रीझ गये और उन्होंने उससे प्रेमभिक्षा मांगी। बृहस्पति की सलाह से इन्द्राणी ने कहला भेजा कि ‘यदि तुम सप्तर्षियों द्वारा उठाई गई पालकी में आओ तो हम तुम्हारे साथ चलें।’ नहुष ने वैसा ही किया, पर ताव में आ मार्ग में वे ऋषियों से बोले ‘सर्प सर्प—(जल्दी चलो)।’ इस पर क्रुद्ध हो अगस्त्य मुनि ने शाप दिया कि ‘तू सर्प हो जा।’ यह स्वर्गभ्रष्ट हो सर्प बने और द्वापर में धर्मराज युधिष्ठिर द्वारा मुक्त हुए।

नारदः—

भागवत के अनुसार यह वेदज्ञ ब्राह्मणों में से किसी एक की दासी से उत्पन्न हुए थे। इनका वचन उन तपस्वियों की सेवा में बीता। एक बार उनका उच्छिष्ट पा यह दोषों से छूट गये। इन्होंने ऋषियों से अनेक धर्मगाथाएं सुनीं। अभी यह पांच वरस के ही थे कि इनकी मां, नाग से डसी जाने पर, संसार से चल बसी। अब नारद

सांसारिक मोह जाल से स्वतन्त्र हो गये और हरिकीर्तन करते हुए उत्तर दिशा की ओर चल दिये । उन्होंने अनेक देश देशान्तर लांघे । भूख और प्यास के लिये वन्य फल तथा पावन झरनों का नीर था । एक दिन सन्ध्या समय यह एक पीपल के नीचे समाधिस्थ हुए और इन्हें श्री भगवान् के दर्शन हुए । बरसों तपस्या चलती रही । यह बूढ़े हुए और काल पा लोकान्तरित हुए । सृष्टि की रचना के समय मरीच आदि मुनियों के साथ यह भी अवतीर्ण हुए । हरिकीर्तन के सहारे यह भगवान् के पार्षद और इच्छाचारी मुनि बने ।

विष्णु पुराण में आता है कि जब ब्रह्मा जी ने अपने पुत्रों को प्रजासर्जन में जोड़ा, तब नारद जी ने आपत्ति की । इस पर ब्रह्मा जी ने रूठ कर शाप दिया कि—‘तुम सदा लोक लोकांतरों में फिरते रहो और किसी एक स्थान में न टिको’ । तब से यह सदा संसार का चक्कर लगाते रहते हैं ।

इनकी वीणा हरिकीर्तन के लिये प्रख्यात है । साथ ही इनका स्वभाव कलहप्रिय बताया जाता है ।

इन्होंने दक्षप्रजापति के हर्यश्च नामक पुत्रों को, जो पिता की आज्ञा से सृष्टि-रचना में संलग्न थे, ज्ञानमार्ग दिखाकर प्रजासर्जन से विमुख कर दिया । यह जानकर दक्ष दुःखी हुए । ब्रह्मा के कहने पर दक्ष ने फिर एक सहस्र पुत्र उत्पन्न किये । उन शबलाश्च नामक ऋषियों को भी नारद जी ने वही पट्टी पढ़ाई, जिससे उन्होंने भी अपने भाइयों का अनुसरण किया । दक्ष यह जानकर बहुत दुःखी हुए और उन्होंने नारद जी को शाप दिया कि—‘दो घड़ी से अधिक एक स्थान पर ठहरोगे तो तुम्हारा माथा फूटने लगेगा’ ।

नारद वचनः—

एक समय जानकी जी पार्वतीपूजन के लिये जा रही थीं कि उनकी नारद से भेंट हो गई । सीता जी के प्रणाम करने पर मुनि ने उन्हें आशीर्वाद दिया कि—‘इसी बाग में तुम पहले पहल पतिदेव का साक्षात्कार करोगी और इस स्थान पर जिसे देख कर तुम्हारा मन आकृष्ट हो जाय उसे ही तुम अपना पतिदेव जानना’ ।

परशुरामः—

जमदग्नि ऋषि को रेणुका स्त्री से पांच पुत्र हुए—समन्वान्, सुपेण, वसु, विश्वावसु और परशुराम । एक दिन रेणुका गङ्गातट जल भरने गई । वहां राजा चित्ररथ की स्त्रियों के साथ जलविहार करते देख, कामपीडित हो वह देर करके लौटी ।

ऋषि ने उसकी दशा को जान, क्रुद्ध हो प्रत्येक पुत्र को मातृवध की आज्ञा दी। जब किसी भी पुत्र से यह दारुण कर्म न हो सका तब परशुराम उठे और उन्होंने पिता की आज्ञा वजाई। पिता ने प्रसन्न हो वर मांगने को कहा। परशुराम ने माता के लिये पुनरुज्जीवन और अपने लिये दीर्घायु तथा अजेयता मांगी। एक दिन कार्तवीर्य अर्जुन जमदग्नि के आश्रम पर आया और आश्रम को तहस-नहस कर उनकी होमघेनु के वत्स को लेकर चलता बना। जब परशुराम को इस दुर्घटना का सूत मिला तब वह कार्तवीर्य के साथ जुझे और उन्होंने उसकी सब भुजाएं तराश डालीं। कार्तवीर्य के साथियों ने एक दिन अकेले में छापा मारकर इनके पिता को मार डाला। परशुराम ने जमदग्नि को मरा देख विलाप किया और अन्त में संपूर्ण क्षत्रियों के विध्वंस की प्रतिज्ञा की। प्रतिज्ञा पूरी कर चुकने पर उन्होंने अश्वमेध यज्ञ रचा और वाद में विजित पृथ्वी कश्यप को दान दे डाली। कश्यप ने इने गिने क्षत्रियों की रक्षा के निमित्त परशुराम जी से कहा कि 'अब यह पृथ्वी हमारी हो चुकी, आप दक्षिण समुद्र की ओर चले जाय'।

प्रह्लाद :—

भक्त प्रह्लाद दैत्यराज हिरण्यकशिपु के पुत्र थे। जब दैत्यराज तप के लिये गया तब देवताओं ने दैत्यों पर चढ़ाई करके उन्हें भगा दिया। इन्द्र प्रह्लाद की माता को अपने साथ ले चले पर नारद जी के कहने पर वह उसे उनके आश्रम में छोड़ गये। यहीं गर्भस्थ प्रह्लाद हरि-कीर्तन सुनते थे, जिससे वचपन ही से वे परमात्मा के भक्त बने। हिरण्यकशिपु ने इन्हें भगवद्भक्ति से विचलित करने के लिये अनेक प्रयास किये किन्तु सब निष्फल। इसके लिये उसने इन्हें भांति भांति के कष्ट दिये। अन्त में भगवान् ने नृसिंह रूप धारण कर प्रह्लाद की रक्षा की और हिरण्यकशिपु का संहार किया।

बलि :—

यह दैत्यराज प्रह्लाद के पौत्र थे और अत्यन्त धर्मनिष्ठ थे। जब इन्होंने देवताओं को परास्त कर स्वर्ग पर अधिकार कर लिया, तब देवताओं की माता अदिति ने भगवान् की आराधना की। विष्णु भगवान् ने प्रसन्न हो उनके गर्भ से वामन अवतार लिया। इनके यज्ञोपवीत के समय बलि ने सौ अश्वमेध यज्ञ करना आरम्भ कर दिया था, इतसे ये यज्ञमण्डप में पधारे। बलि ने इनके तेज को देख स्वयं इनका स्वागत किया और अर्घ्यदानानन्तर इन्हें वर मांगने को कहा। वामन जी ने तीन पैर पृथ्वी मांगी। शुक्राचार्य के मना करने पर भी बलि ने अंजलि में जल भर तीन पैर भूमि दान कर दी। भगवान् ने विराट रूप धारण कर दो पग में संसार नाप लिया और तीसरे पग के बदले में बलि

के शरीर को लिया। वामन जी ने प्रसन्न हो उसे सुतल लोक का राज्य दिया और स्वर्ग देवताओं को दिला दिया।

वेनु :—

ध्रुव के वंश में राजा अङ्ग हुए जो बड़े धार्मिक थे। इनका पुत्र वेनु हुआ। यह कठोर कुकर्मी था और प्रजा को भांति भांति के दुःख देता था। राजा अङ्ग खिन्न हो तप के लिये वन चले गये और उनकी अनुपस्थिति में ब्राह्मणों ने वेनु का राज्याभिषेक कर दिया। गद्दी पर बैठ वेनु मनमाने अत्याचार करने लगा। प्रजा में हाहाकार मचने पर ब्राह्मणों ने उसे भस्म कर दिया। इसी के पुत्र ईश्वर के अवतार राजा पृथु हुए।

ययाति :—

यह चन्द्रवंशी राजा नहुष के पुत्र थे। इनकी पहली स्त्री दैत्यगुरु शुक्राचार्य की पुत्री देवयानी और दूसरी दैत्यराज वृषपर्वा की पुत्री शर्मिष्ठा थी। पहली से यदु तथा तुर्वसु और दूसरी से द्रुह्यु, अनु और पुरु नामक पुत्र हुए। शुक्राचार्य के शाप से जब ययाति जराजीर्ण हुए, तब उन्होंने अपने पुत्र पुरु के कहने पर उसका यौवन ले उसे अपना बुढ़ापा दे दिया। कुछ दिन और यौवन के रंग देख उन्होंने उसे फिर पुरु को लौटा दिया और उसे राज्याभिषिक्त कर आप वन को चले गये। वहाँ शरीर त्याग कर स्वर्ग गये और स्वर्ग समाप्ति पर फिर अपने दौहित्रों के यज्ञमण्डप में अवतीर्ण हुए। तपस्विनी कन्या माधवी तथा दौहित्रों के पुण्यफल से इन्हें फिर स्वर्गप्राप्ति हुई।

रन्तिदेव :—

यह राजा बड़ा दानी था। अशेष दान दे डालने पर एक बार उसे अड़तालीस दिन तक पानी तक पीने को न मिला। उंचासवें दिन जब भोजन के लिये कुछ सामग्री मिली तब क्रम से एक ब्राह्मण, शूद्र तथा अतिथि कुत्ते को लिये आ पहुँचे और राजा की सारी भोजनसामग्री इन्हीं के आतिथ्य में बस हो गई। केवल जल बच गया, जिसे पीने को इन्होंने ओक की ही थी कि एक चाण्डाल आ पहुँचा और उसने जलयाचना की। राजा ने हंसते हंसते जल भी दे दिया। उनके दानभाव पर प्रसन्न हो भगवान् ने उन्हें मोक्ष-धाम दिया।

रामनाम का माहात्म्य :—

(१) एक समय ब्रह्मा जी ने देवताओं से पूछा कि तुम सब में प्रथम पूजनीय कौन है। देवता आपस में बहसने लगे। ब्रह्मा जी ने कहा कि जो पृथ्वी की परिक्रमा

करके सब से पहले हमारे पास लौटेगा उसी को प्रथम स्थान मिलेगा। सब देवता अपने अपने वाहनों पर चले, पर गणेश जी अपने वाहन भूसे को देख अनमना हुए। उसी समय नारद जी उधर आ निकले। उनके कहने पर गणेश जी पृथ्वी पर रामनाम लिखकर और उसी की परिक्रमा कर ब्रह्मा जी के पास लौट आये। ब्रह्मा जी ने रामनाम का प्रभाव पहचान कर इन्हें प्रथम पद दिया।

(२) एक समय महादेव जी ने पार्वती से भोजन करने को कहा। उन्होंने उत्तर दिया कि मुझे अभी सहस्रनाम का पाठ करना है। महादेव जी ने कहा एक बार राम नाम लेकर भोजन कर लो। उन्होंने वैसा ही किया। एक बार लिया रामनाम सहस्र नाम के बराबर है।

(३) समुद्र मथन के समय हलाहल विष प्रकट हुआ, जिसको देख देवता थरथरा उठे और शिव जी की शरण पहुँचे। शिव जी ने संसार की रक्षा के निमित्त हलाहल को पी लिया। उनके हृदय में श्रीराम का निवास था, इसलिये उन्होंने विष को गले में ही रोक लिया।

रावण-पराजय:—

एक बार रावण सहस्रार्जुन से युद्ध करने गया। उसने इसे बांध लिया और पुलस्त्य ऋषि के कहने पर छोड़ा।

(२) रावण किष्किन्धा में वानरराज वालि से भी जूझा था। वालि ने उसे कांख में दबा चारों समुद्रों की परिक्रमा की और तब दया कर छोड़ दिया।

(३) कुबेर को हराकर जब रावण उनके पुष्पक नामक विमान में सवार हो कैलास की ओर चला, तब एकाएक विमान रुक गया। रावण नन्दीश्वर को देख उनके मर्कट-वदन पर हंसा। इस पर नाराज हो नन्दीश्वर ने इसे शाप दिया कि 'जा, वंदर ही तेरे वंश का विध्वंस करेंगे'। रावण ने क्रुद्ध हो पर्वत में अपनी भुजाएं घुसाकर उसे ऊपर उठा लिया। उधर शिव जी ने अँगूठे से पर्वत को दबाया। बोल के मारे रावण की भुजाएं मरमरा उठीं। इस पीड़ा से उसने ऐसा भयंकर नाद किया जिससे त्रिलोकी कांप गई। फिर उसने सामगान कर शिव जी की स्तुति की और उन्हें प्रसन्न किया। शिव जी ने स्वतन्त्र कर रावणपदवी से विभूषित किया और साथ ही उसे प्रसिद्ध चन्द्रहास नामक खड्ग भी दिया।

राहु:—

समुद्रमथन के समय जब धन्वन्तरि चैद्य हाथ में अमृतकलश लिए प्रादुर्भूत हुए

तब दैत्यों ने उनसे अमृतकलश झपट लिया । देवता विष्णु भगवान् की शरण गए । तब विष्णु जी मोहिनीस्वरूप धारण कर रङ्गस्थल में पधारे । मोहिनी को देख दैत्य उस पर लट्टू हो गए और उसके मांगने पर अमृतकलश उसे दे दिया । मोहिनीरूप भगवान् ने देवता और दैत्यों को दो पांत में विठाकर देवताओं को अमृत पिलाना आरम्भ कर दिया । जब वे अमृत परोसते परोसते दैत्यों की पंक्ति के समीप आए तब राहु नामक दैत्य, यह देखकर कि अमृत का दुहना रीता हुआ चाहता है, देवता रूप धारण कर देवताओं में खिसक आया । जब भगवान् ने उसे अमृत परोसा तब चन्द्र और सूर्य ने उसका रहस्य खोल दिया । भगवान् ने चक्र से उसका सिर काट डाला, किन्तु अमृतपान के कारण उसका सिर और कबंध अमर हो गए । ब्रह्मा जी ने इन दोनों को राहु और केतु नाम देते हुए अष्टम और नवम ग्रह बना दिया । आज भी यह ग्रह उस वर के कारण अमावस और पूर्णिमा के पर्वों पर सूर्य और चन्द्र को ग्रस लेते हैं ।

वाल्मीकि :—

यह अयोध्याधिपति श्रीराम के समकालिक, रामायण के प्रणेता आदि कवि थे । इनका आश्रम अयोध्या और मथुरा के बीच बताया जाता है । यद्यपि जन्म से यह ब्राह्मण थे तथापि किरातों के साथ रहने के कारण लूटमार करके अपना तथा अपने परिवार का पेट पालते । एक दिन, जिस वन में वे रहते थे, उधर सप्तर्षि आ निकले । यह उन पर झपटे । मुनियों ने ललकारा 'रे द्विजाधम ! पाप क्यों करता है' ! वे बोले 'मेरा परिवार भूखा है, तुम्हें लूटकर उन्हें भोजन दूंगा' । मुनियों ने कहा 'भाई ! घर जाकर पूछो कि तुम्हारे किये पापों में परिवार के आदमी हाथ बटायेंगे या नहीं' । वाल्मीकि ने जाकर एक एक से यह बात पूछी, किन्तु सब ने उत्तर दिया 'नहीं' । इस स्वार्थपरायणता से उनकी आत्मा को ठेस पहुँची और वे संसार से विरत हो ऋषियों की सेवा में जाकर ज्ञानार्जन करने लगे । पहले पहल वे 'राम' शब्द का शुद्ध उच्चारण न कर सके । तब ऋषियों ने इन्हें राम का उलटा 'मरा' 'मरा' जपने को कहा । समाधिस्थ हो यह वही शब्द जपने लगे । युग बीत गये और इनके शरीर पर वल्मीक जम गया । सहस्र युग व्यतीत होने पर जब सप्तर्षि लौटे तब उन्होंने इन्हें वल्मीक से निकलने को कहा । 'वल्मीक' में से निकलने के कारण इनका नाम 'वाल्मीकि' पड़ा ।

शिवि :—

काशिराज शिवि के वानवे यज्ञ कर चुकने पर इन्द्र अग्नि को कवूतर बना और

स्वयं वाज वन यज्ञशाला में पहुंचे । कबूतर राजा की गोद में छिप गया । वाज ने अपना शिकार मांगा पर राजा ने देना न माना । इस पर वाज ने मरने की सौगंध खाई । राजा ने उसे उसके बराबर अपने शरीर का मांस देना चाहा । यह बात वाज को जंच गई । मांस तोलने के लिये तुला मंगाई गई । राजा ने खुरच खुरच कर शरीर का मारा मांस तराजू में रख दिया पर फिर भी मांस का पलड़ा उठा रहा । तब राजा ने गला काटकर तराजू में रखना चाहा । इस पर भगवान् ने प्रकट हो उन्हें मोक्षधाम दिया ।

शबरी :—

इसके गुरु ने मरते समय कहा था कि 'तू अभी कुटी में रह । कुछ दिन बाद यहां राम और लक्ष्मण पधारेंगे, तब उनके दर्शन कर परमधाम को जाना' ।

सहस्रबाहु :—

यह हैहयवंशी कार्तवीर्य सहस्रार्जुन महिष्मती पुरी का स्वामी था । जमदग्नि ऋषि का आश्रम नष्ट करने के कारण उनके पुत्र परशुराम जी द्वारा मारा गया था ।

हरिश्चन्द्र :—

अयोध्यानरेश हरिश्चन्द्र प्रसिद्ध दानी और धर्मात्मा हो गये हैं । एक बार इन्द्र ने डाह से विश्वामित्र को इनकी परीक्षा के लिये उभारा । वे स्वप्न में इनसे सारी पृथ्वी दान लेकर सवेरे दक्षिणा लेने पहुंचे । दक्षिणा चुकाने के लिये महाराज पृथ्वी से न्यारी काशी में गये और वहां एक ब्राह्मण के हाथ अपनी स्त्री बेच आधी दक्षिणा चुकाई । शेष दक्षिणा के लिये वे स्वयं चाण्डाल के हाथ बिके । पुत्र रोहिताश्व के सांप से डसकर मरने पर उनकी स्त्री उसे श्मशान में लाई । पहले तो राजा ने उन्हें पहचाना ही नहीं । पर पहचान लेने पर भी जब उसने कर लिये बिना पुत्र को जलाने देना स्वीकार न किया तब रानी ने अपनी माड़ी फाड़कर कर देना चाहा । इस धर्मनिष्ठा पर भगवान् ने प्रसन्न हो उन्हें तथा उनके प्रजावर्ग को स्वर्गधाम दिया ।

हिरण्यकशिपु :—

देखिये 'प्रह्लाद' ।